

Ardeshir Sorabjee Dastoor Kamin's Prize Essay.

A

COMPLETE DICTIONARY

OF THE

Avesta Language,

IN

GUZERATI AND ENGLISH,

COMPRISING, IN ADDITION TO THE MEANINGS, A COMPARISON, WHEREVER PRACTICABLE, OF AVESTA WORDS WITH THOSE OF PAHLAVI, SANSKRIT, PERSIAN AND LATIN, AND ALL THE INFLECTED FORMS OF VERBS, NOUNS SUBSTANTIVE AND ADJECTIVE, PRONOUNS, AND PARTICIPLES, AND REFERENCES AS TO WHERE THEY OCCUR,

BY

KAVASJI EDALJI KANGA,

FELLOW OF THE UNIVERSITY OF BOMBAY,

Translator of the Khordeh Avesta, the Vendidad, the Yasna, the Vispered, and the Gáthás. Author of a Practical Grammar of the Avesta Language, compared with Sanskrit,

HEAD MASTER, MOULLA FEEROZ MADRESSA.

Published with the Permission of the Managing Committee of the Moolla Feeroz Madressa.

BOMBAY:

PRINTED AT THE EDUCATION SOCIETY'S STEAM PRESS.

THE YEAR OF YEZDZERD, 1269.

THE YEAR OF CHRIST, 1900.

Registered under Act XXX of 1867

Dedicated

TO THE MEMORY OF

THE LATE

Sheth Framjee Dinshawjee Petit,

IN APPRECIATION OF

HIS KEEN INTEREST IN, AND ZEAL FOR,

THE PROGRESS OF MORAL AND RELIGIOUS EDUCATIO

AMONG PARSEES,

AND HIS ENLIGHTENED CHARITY.

જેહશ્ત-નશીન

શેઠ ફરામજી દીનશાહજી પીતીત.

જેવણુ પારસી યોજામાં નીતિ તથા ધર્મ
સંબંધી કેળવણીના

ફેલાવા સારૂ દિલસોજી અને ઉલટ દેખાડતા હતા,

તથા

સખાવતના બાબમાં ઉત્તમ વિચારો ધરાવતા હતા.

તેવણની યાદમાં

આ પુસ્તક

તેના બનાવનારે

મહોટાં માન સાથે અર્પણુ કરયું છે.

આ પુસ્તક વિશે

મુલ્લાં શ્રીરોજ મદરેસાની કારોબાર મંડલી તરફનો ખોલાસો.

મુલ્લાં શ્રીરોજ મદરેસાની કારોબાર મંડલી હસ્તક શેઠ અરદેશર સોરાબજી, દસ્તુર કામદીને અવસ્તાનાં તમામ પુસ્તકોમાં આવેલા તમામ ખોલોની ફરહંગ ૩૦ ૧૨૦૦ નું ઇનામ આપી લખાવી મંગાવવામાટે ઇસવી સને ૧૮૯૨નાં સાલમાં નીચલો પત્ર લખી માંગણી કરી હતી.

મુંબઈ, તા. ૪ આગસ્ટ ૧૮૯૨.

નેક નામ શેઠજી સાહેબ,

શેઠ બહમનજી બેહરાંમજી પટેલ, બે, પી.

મુલ્લાં શ્રીરોજ મદરેસાના ઓનરરી સેક્રેટરી બેગ.

શ્રી મુંબઈ.

બેહરબાન સાહેબ,

જત અવસ્તાના અબ્યાસીઓ તથા સાધારણ વાંચનારાઓમાટે આપણામાં એક ખરેખરી ખુટ હું જોવું છું અને તે ખુટ પુરી પાડવા મારી ઇચ્છા છે, તે એ છે કે:—

અવસ્તાનાં તમામ પુસ્તકોમાં આવેલા તમામ ખોલોની એક ફરહંગ પ્રગટ કરાવવી. એ કામ વખત, ધીરજ તથા મેહેનતનું છે તે હું સમજું છું, પણ મને માનવાને કારણ છે કે આપણા કાબેલ અબ્યાસીઓ એવું એક પુસ્તક બાહાર પાડવાને પૂર્ણ કાબેલીયત ધરાવે છે; પણ તેની સાથે તેઓને ઉત્તેજન આપવાની જરૂર પણ હું વિચારું છું. તેની એ ફરહંગમાટે ૩૦૧૨૦૦ અંકે બારસોનું હું એક ઇનામ આપવા તૈયાર છું. જેમ વિશેષનામોની ફરહંગ બાહાર પડી છે તેમ ખોલાનું ચાહું છે તે એ ફરહંગ પણ બાહાર પડ્યા વીના રહેશે નહીં. માટે તમારી કમીટીના સાહેબોને એ કામ પણ સોંપવાની હું આરજી રાખું છું, અને મને આશા છે કે તેઓ તે કમ્યુલ રાખશે. એ સંબંધી થોડી શરતો નીચે મુજબ છે:—

૧. એરવદ કાવશજી એદલજી કાંગાની બનાવેલી વંદીદાદની ફરહંગની ઢપમાં એ ફરહંગ પ્રગટ કરાવવી. ફક્ત તેમાં એકજ સુધારો કરવાની હું સુચના કરું છું, તે એ છે કે, અવસ્તાના દર બોલની પાસે તેના ગુજરાતી ઉચ્ચાર પણ આપવો.

૨. અવસ્તાના બોલો તથા ધાતુઓને, બની શકે ત્યાં સુધી સંસ્કૃત, પેહેલવી, ફારસી, ઇંગ્રેજી તથા બીજી એરીયન ભાષાઓના બોલો સાથે સરખાવવા.

૩. નામ, સર્વનામ, વિશેષણ વગેરે બોલો જે જુદી જુદી વિભક્તિઓનાં રૂપમાં વપરાયેલા આવે છે તે સઘળાઓને તેઓનાં વ્યાકરણ સાથે આપવા. વળી જે જે ઠેકાણે તે બોલો આવેલા હોય તે જગાના બની શકે તેટલા હવાલા (references) આપવા.

૪. ક્રિયાપદનાં જુદાં જુદાં રૂપોને, તેઓનાં વ્યાકરણ સાથે, તેના ધાતુનાં પેટાંમાં જણાવવાં. વળી જે જે ઠેકાણે તે આવેલાં હોય તેના બની શકે તેટલા હવાલા (references) આપવા.

૫. હવાલા જે આપવા તે પ્રોફેસર ગેલ્ડનરે લાલ જે અવસ્તાનો ટેક્સ્ટ (Text) છપાવ્યો છે, તથા હજી તેના થોડા અંકો બાકી છે, જે સેહેજ મુદતમાં બાહાર પડશે એવી વકી છે, તેના ફકરાઓ ઉપર આપવા.

૬. હાલ જે વિશેષનામોની ફરહંગ બાહાર પડી છે તેમાં આવેલાં નામોમાં કાંઈ સુધારો તથા વધારો કરવાનું જરૂર નહીં જણાયે તો તેવાં નામોની સામે એ ફરહંગનાં પાનાનો દ્રુક્ત હવાલો આપવો, અને જે કાંઈ સુધારો કે વધારો કરવો ધટે તો ઉપર મુજબ હવાલો આપી તે દાખલ કરવો, તથા કદાચ કોઈ નામો તે ફરહંગમાં દાખલ કરવાનાં રહી ગયાં હોયે તો તે ઉમેરવાં.

૭. એ ફરહંગ લખાવવાની મુદત વર્ષ ૨ ની રાખવી અને તે પછી પણ મુદત વધારવાનું તમારી કમીટીને દરૂસ્ત લાગે તો તેમ કરવું.

ઉપલી શરતોમાં સુધારો, ઘટાડો તથા વધારો કરવાનું તમારી કમીટીના કાબેલ સભાસદોની મુનસફી ઉપર હું રાખું છું.

લા૦ સેવક તમારો

અરદેશર સોરાબજી દસ્તુર કામદીનની

સલામ વાંચજો.

ઉપલો પત્ર કારોબાર મંડલીની તા૦ ૧૧ મી આગસ્ટ ૧૮૯૨ ને દીને મલેલી સભામાં રજુ કરવાથી, શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીનની એ માંગણી ઉપકાર સાથે બાહાલ રાખવામાં આવી હતી, અને એ ફરહંગ બનાવવા માટે નીચલી બહુરખબર અતરેના ગુજરાતી વર્તમાનપત્રોમાં છપાવવામાં આવી હતી.

મુદલાં કીરોજ મદરેસા.

૩. ૧૨૦૦) નું ઈનામ.

શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીને કારોબાર મંડળી હસ્તક આપેલા ૩૦ ૧૨૦૦ નું ઈનામ જે કોઈ જરૂરોશતી “ અવસ્તાનાં તમામ પુસ્તકોમાં આવેલા તમામ બોલોની ફરહંગ ” નીચલી શરત મુજબ સઠથી સરસ બનાવી મોકલશે તેને આપવામાં આવશે.

શરતો.

૧—એ ફરહંગ એરવદ કાવશજી એદલજી કાંગાની બનાવેલી વંદીદાદની ફરહંગની ઢપમાં બનાવવી. તેમાં અવસ્તાના દરેક બોલની પાસે તેનો ગુજરાતી ઉચ્ચાર તથા અર્થ આપવો.

૨— અવસ્તાના બોલો તથા ધાતુઓને સંસ્કૃત, પેહેલવી, ફારસી, ઇંગ્રેજી ઇત્યાદિ એરીયન ભાષાઓના બોલો સાથે સરખાવવા.

૩— નામ, સર્વનામ, વિશેષણ ઇત્યાદિના બોલો જે જુદી જુદી વિભક્તિઓનાં રૂપમાં વપરાયેલા આવે છે તે સઘળાઓને તેઓનાં વ્યાકરણ સાથે આપવા. વળી જે જે ઠેકાણે તે બોલો આવેલા હોયે તે જગાના હવાલા (references) આપવા.

૪— ક્રિયાપદનાં જુદાં જુદાં રૂપોને, તેઓનાં વ્યાકરણ સાથે તે ક્રિયાપદનાં ધાતુનાં પેટાંમાં જણાવવાં. વળી જે જે ઠેકાણે તે આવેલાં હોયે તેના હવાલા (references) આપવા.

૫— હવાલા (references) જે આપવા તે પ્રેક્ટિસર ગેલ્ડનરના અવસ્તાના “ ટેક્સ્ટ ” (Text) ના ફકરા ઉપર આપવા.

૬— આ ફરહંગમાં તમામ વિશેષનામો પણ દાખલ કરવાં, તે એવી રીતે કે ઉપલા શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીને આપેલાં ૩૦ ૫૦૦ નાં ઈનામની એ જીવનજી જમશેદજી મોદી, બી: એ. એ બનાવેલી વિશેષનામોની ફરહંગ જે હાલ બાહુર પડી છે તેમાં આવેલા નામોમાં કાંઈ સુધારો કે વધારો કરવો નહીં હોયે

ત્યાં ફક્ત એ ફરહંગનાં પાનાંનો હવાલો આપવો, અને જે કાંઈ સુધારો કે વધારો કરવો ઘટે તો, ઉપર મુજબ હવાલો આપી તે દાખલ કરવો. તથા જે નામો ઉપલી ફરહંગમાં નહીં હોય તે ઉમેરવાં.

૭—એ ફરહંગ આજથી બે વરસની મુદતમાં ઈશ્વાને તા. ૨૦ મી આગસ્ટ ૧૮૯૪ સુધીમાં બનાવી નીચે સહી કરનાર ઉપર મોકલી આપવી. કારોબાર મંડળી તે તપાસાવી તેમાંની જે તપાસનારા સાહેબોનાં ધીઆનમાં લાએક લાગશે તેના બનાવનારને ઉપલું ઈનામ આપવામાં આવશે.

મુંબઈ, તા. ૨૦ મી આગસ્ટ ૧૮૯૨.

કારોબાર મંડળીના હોકમથી,

બહમનજી બેહરામજી પટેલ,

ઔનરરી સેક્રેટરી.

ઉપલી ૨૦ મી આગસ્ટ ૧૮૯૪ સુધીની મુદતમાં *મુજબ હવાલો આપવો* (વીરપ સ્ત્રવાઓ જ.રથુશ્લિ યજ્ઞ.મધદે) એવી નિશાનીવાળી એકજ ફરહંગ કારોબાર મંડળીને મળી હતી. એ ફરહંગ એકજ હોવાથી તે તપાસી ઈનામને લાએક છે કે નહી, તે વિશે પોતાનો અભિપ્રાય આપવાને કારોબાર મંડળીએ સેવકને એલતેમાસ કીધી હતી. તે મુજબ ફરહંગ તપાસી તે ઉપર નીચે પ્રમાણે રીપોર્ટ મેં લખી મોકલ્યો હતો.

મુંબઈ, તા. ૨૨ મી જાનેવારી ૧૮૯૫.

શેઠ બેહમનજી બેહરામજી પટેલ,

તે મુલ્યાં શ્રીશેજ મદરેસાના ઔનરરી સેક્રેટરી જેગ.

સાહેબ,

જત તમારા તા. ૧૭ મી અક્ટોબર ૧૮૯૪ ના પત્રમાં જણાવ્યા મુજબ આપણી મંડળીએ શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીનવાળા ૩૦ ૧૨૦૦) નાં ઈનામનો અવસ્તાના તમામ ખોલોની ફરહંગના રેસાલો તપાસવાને અને ફરમાવ્યું હતું, તે મેં બનતી ફરસુદે તપાસી આ સાથે પાછો તમારી ઉપર મોકલ્યો છે.

બનાવનારે ફરહંગ પછવાડે ઘણી મેહનત લીધેલી જણાએ છે, અને તે ઉપલાં ઈનામને પુરતો લાએક છે. એ ફરહંગ વધારે ઉપયોગી કરવા તેમાં સેજસાજ સુધારો કરવાની જગો છે, તે બનાવનારને ખુશીથી ખતલાવીશ. ઉપલું ઈનામ તેને આપવાની બલામાયુ કહું છું.

હું છું, સાહેબ,

તમારો આધીન સેવક,

ખ. રૂ. કામા.

ઉપલા રીપોર્ટમાં એ ફરહંગ ઈનામને પુરતી રીતે લાએકનો ગણવાથી, કારોબાર મંડળીએ પોતાની તા. ૨૪ મી જાનેવારી ૧૮૯૫ ને દીનેની બેઠકમાં, તેની સાથે આવેલું ઉપલી *મુજબ હવાલો આપવો* (વીરપ સ્ત્રવાઓ જ.રથુશ્લિ યજ્ઞ.મધદે) નિશાનીવાળું પરખીકું ઉપેડવાથી તેના લખનાર તરીકે આએ મદરેસાના વડા શિક્ષાગુરૂ એરવદ કાવશજી એદલજી કાંગાનું નામ જાહેર થયું હતું. એ ચંચલ એરવદ સાહેબ આએ મદરેસાના આજ ૩૬ વરસ થયાં વડા શિક્ષાગુરૂ છે, અને એવણે વગર ધાંધલ દેખાડવે આગળ વંદીદાદ, યજ્ઞને, વીરપ-રદ, ખોરદેહ અવસ્તા તથા ગાથાના તરજુમા કરેલા છે. એવા આએ મદરેસાને લગતા વિદ્વાન તથા લાએક ગૃહસ્થને આએ મોટી રકમનું ઈનામ મદરેસા હસ્તકતજ મળવાથી, કારોબાર મંડળીને તેમ ખુદ એ ઈનામ આપનાર સખી ગૃહસ્થ શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીનને ખી ઘણું સંતોષ ઉપજ્યો હતો.

એ બાદ મુદ્દામાં ફીરોજ મદરેસાની તા. ૨૩ મી ફેબ્રુઆરી ૧૮૯૫ ને દીને સર જમશેદજી જીજીભાઈ ખારોનેટ, સી. એસ. આઈ. નાં પ્રમુખપણા હેડલ મળેલી વાર્ષિક સભામાં નામદાર સરનશીન સાહેબે પોતાને મુખ્યારક હાથે ઉપલું ૩૦ ૧૨૦૦ નું ધનામ એરવદ કાવશજી એદલજી કાંગાને આપી, નીચે પ્રમાણેના સોખનો તેવણુ વિશે કહી સંભળાવ્યા હતા.

“ કેટલાક કારોબારીઓનાં મરણના દલગીરી ભરેલા ખનાવોની ઉપલી નોંધો લેવા પછી, સેક્રેટરીનો રીપોર્ટ ખુશાલી ભરેલા ખનાવોની નોંધ લે છે. તેમાં આપણું પેહેલું ધ્યાન શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીનનાં ધનામનાં રેસાલાઓ ખેંચે છે. આ ગૃહસ્થને સર્વ પ્રકારની શાખાશી ઘટે છે કે, તેવણુ સખી દિલથી આવાં ધનામો આપી એક હાથ ઉપર આપણા ભણેલા વિદ્યાર્થીઓને ઉત્તેજન અને ઉલટ આપે છે. અને ખીજા હાથ ઉપર તેમ કરી એવાં પુસ્તકોને હસ્તીમાં લાવે છે, કે જે વિદ્યાર્થીઓને તેઓના અભ્યાસમાં ઉપયોગી થઈ પડે છે, અને આપણા ટોળાના મહોટા ભાગને સામાન્ય રીતે કાંમનાં થઈ પડે. વધારે ખુશાલીની વાત એ છે કે, શેઠ અરદેશર કામદીને રેસાલાઓ માટે જે બાબદો રજુ કરી હતી, તે બાબદનાં પુસ્તકોની આપણામાં અભ્યાસીઓ માટે તેમજ સાધારણ વાંચનારાઓ માટે ખરેખરી ખુટ હતી. અવસ્તા ભાષાનો સંપૂર્ણ શબ્દકોષ જેમ અમને જણાવવામાં આવ્યું છે તેમ, શું અંગ્રેજીમાં કે ગુજરાતીમાં, આજસુધી એક પણ નથી. એ ભાષાનો દ્રક્ત એકજ શબ્દકોષ પ્રગટ થયો છે. અને તે ડાકટર યુસ્તીનો જરમન ભાષામાં છે, કે જે ભાષા આપણામાં ઘણા થોડાજ વિદ્યાર્થીઓ સમજે છે. ખીજું, આપણા પવિત્ર ગાથાના તરજુમાઓ અંગ્રેજી અને ખીજા કેટલીક ભાષાઓમાં થયા છે. પણ આપણા ટોળાનાજ એક પક્કા અભ્યાસીને હાથે ખુદ અસલમાંથી અને હાલની વિદ્યાની નિયમિત રીત પ્રમાણે ગુજરાતી ભાષામાં તે પેહેલ વેહેલોજ થયો છે. એ ખેડ ધનામો જીતી જનાર એરવદ કાવશજી એદલજી કાંગાને તેવણુની ફતેહ માટે અમો મુખ્યારકબાદી આખે ઢિયે. આ એક મારગી પણ કાખેલ શિક્ષકે આપણા ટોળાને ખુદ અસલ અવસ્તામાંથી ગુજરાતી ભાષામાં સત્તાવાર તરજુમાઓ પુરા પાડવા માટે ઘણું કર્યું છે, અને આશા રાખવામાં આવે છે કે એવણુ સાહેબ યશોનો થોડોક ભાગ જે એવણુને હાથે તરજુમો કર્યા વિનાનો રહી ગયો છે, તે પણ તમામ કરી પોતાના તરજુમાઓની માળા સપૂર્ણ કરશે. એવણુ સાહેબે આસરે ૨૫ વરસ ઉપર વંદીદાનો દરહંગ સાથે તરજુમો કરી આજના જેવું મહોટું ધનામ મેળવ્યું હતું. તે વખતે ડાકટર હાકો એવણુના તરજુમા માટે જે કર્યું હતું કે, તે ખાંસીઓમાં ઘણા વરસો સુધી સત્તાવાર તરજુમા તરીકે ગણાતો રહેશે, તે અમને અનુભવીઓથી ખાતરી આપવામાં આવી છે કે, એવણુના ખીજા તરજુમાઓને પણ લાગુ પડે છે અને તે ખાસ કરી એટલા માટે છે કે, બ્યારે પણ પોતાના તરજુમાઓની એવણુ ખીજા આવૃત્તિ કાઢાડે છે, ત્યારે અવસ્તા ભાષાનાં લખાણો ઉપર જે નવી રોશની પડી હોય તેના એવણુ લાભ લેતા રહે છે. ”

એરવદ કાવશજીએ ખુશાલીની તાલીઓ વચ્ચે ઉપલું ધનામ બાહાલ રાખતાં, નામદાર સરનશીન સાહેબનો તથા ધનામ બખશનાર શેઠ અરદેશર સોરાબજી દસ્તુર કામદીનનો ઉપકાર માન્યો હતો.

એ મુજબ ઉપલી ફરહંગ બનાવ્યા તથા તેનું ધનામ આપ્યા પછી, તે પોતાને હીસાબે તથા જોખમે છપાવી પ્રગટ કરવાને એરવદ કાવશજી એદલજી કાંગાએ માંગણી કરવાથી, કારોબાર મંડલીએ તેને મહોટી ખુશી સાથે સ્વીકારી એવણુને તે બાબેની પરવાનગી આપી હતી, અને તેની રૂયે એરવદ કાવશજીએ આએ ફરહંગ પોતાને હસ્તક છપાવી પ્રગટ કરી છે.

ખીજા એક બાબદ જણાવતાં આ જગોએ કારોબાર મંડલીને અતી ઘણી દલગીરી ઉપજે છે કે, એ ફરહંગ છપાઈ તૈયાર થાયે તે આગમચ મજકુર અરદેશર સોરાબજી દસ્તુર કામદીનનું અકાળ મરણ નીપજ્યું છે. અગર એ ગૃહસ્થની હૈયાતી લાંબી રહી હતે તો, કારોબાર મંડલી યકીનથી માને છે કે, તેવણુ આપણા ધર્મને લગતાં હજુ ખીજાં વધારે ઉપયોગી પુસ્તકો પ્રગટ કરાવવાને મદદ કરતે.

આ ફરેહંગ બાહેર પડ્યાથી આપણુ જરતોણતી ટોળામાં તથા સર્વ વિદ્વાનોમાં, અવસ્તા ભાષાના એક અગ-
ત્વનાં સાધનની ખુટ પુરી પડશે. હરેક ભાષા શિખતાં વ્યાકરણ તથા ફરહંગ પાસે રાખવાની જરૂર હોએછે; તે બંધે
મારા કાબેલ કોશેશમંદ એકમારગી અને રાંક મિત્રથી પુરી પડેલી જોઈ ઘણી ખુશી ઉપજેછે. એવણુના હાથ
તળેથી પસાર થાએલા ચેલાએને એવણુની ઉસ્તાદગીરીથી મગરૂર થવાનું વાળખી કારણ મળ્યું છે. કાણું બાલુકી
ચોડ દેખાવ કરનારાઓમાં એરવદ કાવશજી ગણાએછે. એવણુનો દરેક ચેલો તે ખુખીની નકલ કરવાથી પોતાના
ઉસ્તાદની યાદગારી રાખશે.

ખ. રૂ. કામા,

મુંબઈ, તા. ૬ ઠી જાનેવારી /
સને ૧૯૦૦ ઇસવી. ।

મુલ્લાં શીરોજ મદરેસાની કારોબાર મંડલીના સરનશીન.



PREFACE.

An advertisement offering a prize of Rs. 1,200 for the compilation of a complete dictionary of all the words occurring in the Avesta texts was published in the local Guzerati newspapers in August 1892 by the Managing Committee of the Moolla Feeroz Madressa. The writer successfully competed for the prize, and, thanks to the patronage extended to him, he is able to publish this work.

The want of such a work of reference has been greatly felt by students of the Avesta and Pahlavi Languages, especially since those languages were recognized by the Bombay University as classical languages in its higher examinations like Sanskrit, Latin, Persian, &c. So far back as 1864, Professor Ferdinand Justi of Marburg published a dictionary of the Avesta language (*Handbuch der Zendsprache*). Though it is in the German language, it was found to be very useful by students of the Avesta language, as it helped them in determining the grammatical forms of Avesta words, and for knowing the references as to where those words occurred. The author of this dictionary has also derived very great help from that work. But during the period of 36 years which has elapsed since that dictionary was issued, the study of the language has greatly advanced, with the natural result, that new light is thrown on the interpretation and elucidation of many passages, phrases, and words, whose meaning was till then either ambiguous or altogether unknown. The want of a new dictionary, calculated to satisfy the requirements of the students of the present day was thus felt, and with a view to supply that want and still further to stimulate a study of Avesta, the late Mr. Ardeshir Sorabjee Dustoor Kamdin offered the prize of Rs. 1,200 above referred to.

In this dictionary, the inflected forms of nouns substantive and adjective, pronouns and participles, and also the references as to where they occur in the text, are given under their respective BASE or CRUDE Form as sub-items, and the inflected forms of verbs under their respective root. The *variants* of words as given by Professor Westergaard and Dr. Geldner are, as far as practicable, also given. As regards the signification of words, wherever the author has found reason to differ from European scholars, *viz.*, Spiegel, Justi, Haug, Harlez, Darmesteter, Mills, &c., he has, in notable cases, given their interpretations along with his own. One of the conditions of the prize was that the competitor should not insert proper names in the book, but merely give references to Shams-ul-Olamâ Jivanji Jamshedji Modi's Dictionary of Avestic Proper Names. But the author thought that such an omission would detract from the value and usefulness of a book as a work of reference. All proper names have therefore been inserted in this work with their

inflected forms, references and explanation. The work in the form in which it was awarded the prize was entirely in the Guzerati language, but with a view to enhance its value and enlarge the sphere of its usefulness, the author has, under the advice of some of his friends, given the English as well as the Gujerati rendering of the Avesta words. The work is thus calculated to be of some help even to European students.

After the prize was awarded, the work was thoroughly revised and enlarged in the direction described above. This alone took three years and the present volume is therefore really the result of nearly seven years' work. But notwithstanding all the care and attention bestowed in making the work as accurate and useful as possible, the writer is conscious, having regard to the great and obvious difficulties attending the compilation of a dictionary of an ancient language, of inaccuracies and shortcomings. He will be thankful if such shortcomings are brought to his notice, for rectification hereafter.

In conclusion the author begs to express his deep gratitude to the late Mr. Ardeshir Sorabjee Dustoor Kamdin for his generosity in offering the prize and to the Managing Committee of the Moolla Feroz Madressa for kindly according their permission to publish the work. He also offers his grateful thanks to his learned preceptor, Mr. Khurshedjee Rustomjee Kama, for valuable and practical suggestions while this work was being examined by him and for his interest in the publication of the same. The author's warmest acknowledgments are also due to the late lamented Bai Dinbai Nusserrwanjee Petit and Sheth Framjee Dinshawjee Petit for their liberal support, without which this publication would not have seen the light of day, and to the esteemed Trustees of the Sir Jamsetjee Jejeebhoy Translation Fund who have marked their approbation of the work by subscribing for 100 copies.

Bombay, }
February, 1900. }

KAVASJI EDALJI KANGA.

દીબાચો.

ઈસવી સને ૧૮૯૨ નાં સાલના આગસ્ટ મહીનામાં અન્નેનાં ક્તોમાન પત્રોમાં મુદ્દાં શ્રીશેજ મદરેસાની કારોબાર મળી તરફથી આપણી અવસ્તા કેતાબોમાં આવેલા તમામ બોલોની સંપૂર્ણ ફરલગ બનાવા બાબે ૩૦ ૧૨૦૦ નું ઇનામ બહાર કરવામાં આવ્યું હતુ. એ બહાર ખબર મુજબ પાક દાદાર હોરમબદની મદદ માંગી મેં એ કામ શરૂ કીધું હતું. મુદ્દાં શ્રીશેજ મદરેસાનાં કામથી ફારેગ થયા પછી, મને જે વખત મળતો હતો તે વખતનો લાભ લઇને, આએ ફરલંગનાં કામની પુઠે લાગતાં ખોદાની મેહુરબાનીથી આખરે એ પાર પડ્યું છે. યુનોવરસીટીની ચઢતી પરીક્ષાઓમાં સંસ્કૃત, લાટિન, ફારસી, ઇલાદિ બાષાઓની માફક બીજી બાષા તરીકે, અવસ્તા તથા પેહેલવી દાખલ થએલી હોવાથી, અવસ્તાના અભ્યાસીઓને એ પુસ્તકની ઘણી જરૂર હતી. ઇસવી સને ૧૮૯૪ નાં સાલમાં ઇબાને આજ ૩૬ વરસની વાત ઉપર, બાણીતા જરમન વિદ્વાન પ્રોફેસર યુસ્તીએ અવસ્તાની ફરલંગ જરમન બાષામાં છપાવી બાહાર પાડી હતી. એ ફરલંગ જરમન બાષામાં હોવા છતાં, અવસ્તા બોલોના ઇશારા, તથા તે બોલોની વ્યાકરણની હાલત ઇલાદિ બાણીતા માટે, અવસ્તાના અભ્યાસીઓને તે ઘણી ઉપયોગી હતી. એ ફરલંગ લખનારને એ કેતાબની ઘણી મદદ લેવી પડી હતી. પણ એ ફરલગ છપાયા પછી ઇબાને ૩૬ વરસની મુદ્દતમાં, અવસ્તાનો અભ્યાસ વધું ખેડવાથી તથા તેમાં પુષ્કળ વધારો થયાથી, એના તરજુમાં તથા સમજમાં મ્લેટા ફેરફાર થઈ ગયો છે, તથા ઘણાએક કકરાઓ, વાક્યો તથા શબ્દો જે આગળ સમજ નહી પડતા હતા, તે ઉપર નવું અજવાળું પડ્યાથી તેના અર્થ સિદ્ધ થયા છે. એ પ્રમાણે હોવાથી હાલના આગળ વધેલા અભ્યાસને અનુસરતી તથા અવસ્તાના વિદ્યાર્થીઓને ઉપયોગી થઈ પડે એવી એક ફરલંગની ઘણી જરૂર હતી; અને તે પુરી પાડવાને માટે મરહુમ શેહ અરદેશર સોરાબજી દસ્તુર કામદીને ઉદાર દિલથી ૩૦ ૧૨૦૦ નું ઇનામ બહાર કીધું હતું.

એ ફરલંગમાં નામ, સર્વનામ તથા વિશેષણને તેઓના અધુરા આકાર (Base) માં આપીને, તેનાં પેટાંમાં, તેઓની શુદ્ધ શુદ્ધ વિભક્તિનાં સઘળાં રૂપો તથા તેના ઇશારા, જે અવસ્તાનાં પુસ્તકોમાંથી મળી શક્યાં છે, તે આપ્યાં છે. વળી ઉપસર્ગ (Prefix) સાથના તેમજ ઉપસર્ગ વગરના ક્રિયાપદોને તે ક્રિયાપદનાં ધાતુ (Root) નાં પેટાંમાં ગોઠવ્યાં છે. અવસ્તા બોલોની જોડણીની બાબદમાં જે જે દેકાણે ડકટર ગેલડનરનું લખાણ પ્રોફેસર વેસ્ટરગાર્ડનાં લખાણથી શુદ્ધ જણાયું છે ત્યાં, ઘટતી જગાએ તે શબ્દની બેહુની જોડણી આપી છે. શબ્દોના અર્થમાં જ્યાં ફેર જણાયો છે ત્યાં મારો પોતનો અર્થ આપ્યા પછી, જોઈતે દેકાણે સ્પીગલ, યુસ્તી, લાકિંગ, હારલે, દારમેસ્તેને, મીસ્સ ઇલાદિ યુરોપિયન સ્કાલરોના તરજુમાં બી આપ્યા છે. એ રીસાલો લખવાની શરતોમાંની એક શરતમાં એવું જણાવ્યું હતું કે લખનારે વિશેષનામો નહી આપવાં, પણ તે બાબે શમસુલ-ઓલમા જીવનજી જમશેદજી મોદી બી. એ. ની વિશેષનામોની ફરલંગના ઇશારા આપવા. પણ એ પુસ્તક સંપૂર્ણ બનાવાની મકમલથી અવસ્તામાં આવેલાં સઘળાં વિશેષનામો તેઓના ખોલાસા, ઇશારા તથા શુદ્ધ શુદ્ધ વિભક્તિનાં રૂપો સાથે આપવામાં આવ્યાં છે. વળી મારા કેટલાએક ખેર-ખાહ દોસ્તોની બળી સુચનાથી એ ફરલંગના ઉપયોગ આપણા જરતોરતીઓ ઉપરાંત યુરોપિયનોમાં બી થઈ શકે એવી નેમથી, અવસ્તા બોલોના જુજરાતી અર્થ સાથે અંગ્રેજી તરજુમાં બી આપ્યો છે.

એ રીસાલો પસાર થયા પછી, છાપવા આપવા આગમ્ય નવેસરથી તપાસી બોલોના અર્થ, વ્યાકરણ તથા ખોલાસામાં મેં ઘટતો ફેરફાર તથા વધારો કીધો હતો, અને તેને માટે મને બીજાં ત્રણ વરસ જીઆદે રોકાવું


પડ્યું હતું. અવસ્તા જેવી કદીમ તથા ખીકટ ભાષાની ફરહંગ બનાવામાં કેટલી મુશ્કેલીઓ છે તે, એ ભાષાના રકાલરો તથા અભ્યાસીઓને જાણીતી ખીના છે. એ ફરહંગ સંપૂર્ણ હાલતમાં લાવવાને માટે ઘટતી સંભાળ, ચોકસાઈ તથા ધીરજ સાથે બનતી કોશેશ કરવામાં આવી છે તે છતાં, કમ્પુર તથા ભુલભાલથી ખાલી નહી હશે, માટે એ કેતાબનો ઉપયોગ કરનારા સમજી તથા કદરદાન સજ્જનોને એલતેમાસ કરવામાં આવે છે કે, મેહેર-ખાની કરીને તે વિશે મને લખી જણાવવાની તસદી લેવી, કે તે ઉપર ધ્યાન આપીને પેહેલ્લી જોગવાઈએ સુધારવાને બની શકે.

સેવટે જણાવવાની જરૂર છે કે, મ્હોટાં દિલથી રૂ. ૧૨૦૦ નું ઈનામ આપીને એ ફરહંગ બનાવવાની તક આપનાર મરહુમ શેઠ અરદેશર સોહોરાબજી દસ્તુર-કામદીનનો, તથા એ ફરહંગ છપાવી બાહાર પાડવાને માટે પરવાનગી આપનાર મુલ્લાં શીરોજ મદરેસાની કારોબાર મંડળીના સાહેબોનો હું ઉપકારી થયો છું. વળી એ રીસાલો તપાસનાર મારા પોતાના વિદ્વાન ઉસ્તાદ શેઠ ખરશેદજી રસતમજી કામાજીનો તેવણુની કીમતી સુચનાઓને માટે તથા એ કામ તરફની તેવણુની દિલસોજીને માટે હું ઉપકાર માનું છું. એ કામની કદર તથા તેનું અગલપણું જાણીને, આ પુસ્તક છપાવીને બાહાર પાડવાને સવલ પડે એવી મકસદથી, જેહેશતનશીન બાઈ સાહેબ દીનબાઈ નસરવાનજી પીતીતે તથા જીજત-ગુજીન ઉદાર દિલના શેઠ ફરામજી દીનશાહજી પીતીતે એ પુસ્તકને પુરતી મદદ આપી છે, તેને માટે એઓનો હું ખાસ કરીને મ્હોટો આભારી થયો છું. તેમજ “સર જમશેદજી જીજીબાઈ ટરાંનસલેશન ટ્રસ્ટ” ના ટરસ્ટી સાહેબોએ એ પુસ્તકની ૧૦૦ નકલ ખરીદ કરીને જે આશ્રો આપવાની મેહેરખાની કીધી છે તેને માટે, એ માનવંતા અકાબરોનો હું એહસાન માનું છું.

મુંબઈ, ફેબ્રુઆરી, સને ૧૯૦૦ ઈસવી.

કાવશજી એદલજી કાંગા.

LETTERS.



The Avesta alphabet consists of 47 letters; 13 vowels and 34 consonants. They are, like Persian, written from right to left.

The following is the order of letters.

Vowels.

𐬀 a (short), 𐬁 â (long), 𐬂 i (short), 𐬃 î (long), 𐬄 u (short),
 𐬅 û (long), 𐬆¹ 𐬇¹ ere, 𐬈² e (short), 𐬉 𐬊 ê (middle),
 𐬋⁵ ē (long), 𐬌⁴ o (short), 𐬍⁵ ô (long), 𐬎⁶ ā

Consonants.

𐬏 k, 𐬐⁷ 𐬑, 𐬒 kh, 𐬓 g, 𐬔 gh, 𐬕⁸ 𐬖 n, 𐬗 ch, 𐬘 j, 𐬙⁹ zh,
 𐬚 z, 𐬛, 𐬜¹⁰ t, 𐬝 th, 𐬞 d, 𐬟 dh, 𐬠¹¹ 𐬡 𐬢 p, 𐬣 ph,
 𐬤 b, 𐬥 m, 𐬦¹² 𐬧 y, 𐬨 r, 𐬩¹³ 𐬪 v, 𐬫 w, 𐬬¹⁴ ç (ss),
 𐬭¹⁵ s, 𐬮¹⁶ 𐬯 sh, 𐬰 h,

¹ Corresponding with the Sanskrit ऋ *ri*. ² Pronounced like *e* in the word *fed*.
³ Pronounced like *a* in the word *mate*. ⁴ Sounded like *o* in the word *for*.
⁵ Sounded like *o* in the word *fore*. ⁶ Pronounced like â with a slight tinge of a nasal sound, like the French *an* in *boulangier, langue, ancre, &c.*
⁷ Corresponding to Persian خ (in خراب, خویش, خواندن). Professor Geldner, in his Avesta Texts, uses 𐬐 before 𐬡, and 𐬑 before vowels. He considers the former a modification of 𐬏 h, and the latter of 𐬡 hv. ⁸ 𐬕, 𐬖—Sounded like *ng* in the word *ring*. ⁹ Pronounced like *z* in the English word *azure* or the Persian ژ ¹⁰ 𐬆, 𐬇—Of the two, 𐬆 is a little soft, between a surd and a sonant. ¹¹ 𐬠—This letter never occurs at the beginning or end of a word; neither between two vowels. ¹² 𐬦, 𐬧—𐬦 is used at the beginning and 𐬧 in the body of a word. 𐬥 is an obsolete form of 𐬦, generally seen in old copies. Exceptions—𐬥 Yaçna 35, 2; 𐬥 Yasht 1, 19 (see Westergaard's Zend-Avesta) ¹³ 𐬩, 𐬪—𐬩 is used at the beginning and 𐬪 in the body of a word. Exceptions: - 𐬩, 𐬪, &c. ¹⁴ Pronounced like the

It should be noted that the Avesta characters, unlike Sanskrit, Pehlvi and Persian, are always written in their full forms without being joined with one another, except **𐬀𐬎**, **𐬀𐬨**, and **𐬀𐬵** which are optionally written conjointly; as, **𐬀𐬎**, **𐬀𐬵** and **𐬀𐬵**; **𐬀** is a rare form of **𐬀**, generally seen in old copies.

Specimen of Reading. No. 1. Ashem Vohû.

𐬀𐬎𐬎𐬎	𐬀𐬵𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵
açtî	vahistem	vohû	Ashem*
𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵
ahmâi	ustâ	açtî	Ustâ
𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵
ashem.	vahistâi	ashâi	Hyat

Specimen of Reading. No. 2. Ahunavar.

𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵
hachâ	ashâtçhîç	ratus	athâ	vairyô	ahû	Yathâ*
𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵
Mazdâi	añhêus	shyaothananâm	manañhô	dazdâ	Vañhêus	
𐬀𐬵𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵	𐬀𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵
vâçtârem.	dadaç	dregubyô	yim	â	Ahurâi	Khshathremchâ

Specimen of Reading. No. 3. Yênhê Hâtâm.

𐬀𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵
vañhô	partî	yêçné	âaç	hâtâm	Yênhê*
𐬀𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵	𐬀𐬵	𐬀𐬵
hachâ	ashâtç	vaêthâ	Ahurô	Mazdâo	
𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵𐬵	𐬀𐬵𐬵	𐬀𐬵𐬵
yazamaidê.	taoçchâ	tâçchâ	Yâoñhâmchâ		

Sanskrit ष, or ç in the word city, or like s in sun. ¹⁰ Sounded like the Sanskrit ष, or s in the word sure. 𐬀𐬵 and 𐬀𐬵 may optionally be written conjointly: 𐬀𐬵 and 𐬀𐬵; e.g., 𐬀𐬵𐬵𐬵𐬵, 𐬀𐬵𐬵𐬵𐬵

¹⁰ 𐬀—Pronounced like the Sanskrit ष, or ss in the word compassion. 𐬀 is a modified form of 𐬀, and, according to Dr. Geldner, is generally used before " ;

e.g., 𐬀𐬵𐬵, 𐬀𐬵𐬵𐬵, 𐬀𐬵𐬵𐬵𐬵

* The transliterated form should be read from left to right, each word.

Zarathustra Çpitama bâ mânayen Mazdâo Ahurô mraot Âat
 çravâis anyâis upairi Zarathustri vidôyûm yim dâtem aêtem
 Vouru-kashem Zrayô yatha çrayanacha vanhanacha maçanacha
 apâm kaçyanhâm âphs maçyâo yatha *** âpô. anyâo upairi
 vanâm kaçyanhâm vana maçyâo yatha *** phrâdavaiti. avi
 bavâva. pairicha âcha zâm imâm yatha *** aiwi-verenvaiti.

Specimen of Reading. No. 9. Yas 60, 2 - 5.

khshnûtaçcha ashaonâm yâo jamyâres nmânê ahmi Tâo
 aiñhâi nç-nû paiti-zantayaçcha. vyâdaibischa ashayaçcha
 qâthremcha qarenaçcha çavaçcha khshathremcha ashemcha jamyât viçê
 Âhurôis yaç daênayâo aiñhâo dareghlô-phratemathwemcha
 Zarathustrôis.

ashem aqistem buyât gâus viçat hacha aiñhat Aqista-nû
 tkaêshô. Âhûiris aqistô aojô ashaonô nars aqistem

phravashayô çpentâo çîrâo vanuhis ashâunâm ithra Jamyân
 ÷vare- dânu-drâjânha zem-phrathañha hachimnâo baêshaza ashôis

ABBREVIATIONS AND THEIR MEANINGS.

संक्षेप ग्रीषला भोलोनो भोलासो.

अकर्तृक कि.	= अकर्तृक क्रियापद = Impersonal verb.
अति. कि.	= अतिशय अतलावनार क्रियापद = Intensive verb.
अति. कि. अ.	= अतिशयार्थक क्रियाविशेषण अव्यय = Adverb of the superlative degree.
अति. वि.	= अतिशयार्थक विशेषण = Adjective of the superlative degree.
अधि. कि. अ.	= अधिकार्थक क्रियाविशेषण अव्यय = Adverb of the comparative degree.
अधि. वि.	= अधिकार्थक विशेषण = Adjective of the comparative degree.
अनि.	= अनियमितकाल = Aorist.
अ. लू.	= अपूर्ण लूतकाल = Imperfect tense.
अ. लू. सं.	= अपूर्ण लूतकाल संशयार्थ = Imperfect subjunctive.
असल.	= असल अर्थ = Original meaning.
आत्मने.	= आत्मनेपद = Ātmanepada.
आङ्गं. गाढाम.	= आङ्गं गान गाढामार = Āfringān Gāhāmār.
आङ्गं. रपि.	= आङ्गं गान रपिथ्वन = Āfringān Rapithwan.
आशी. कि.	= आशीर्वादाद्यर्थक क्रियापद = Benedictive verb.
आज्ञा.	= आज्ञार्थ = Imperative mood.
उ०, उ०.	= उ०स्ते = Yasna.
उप.	= उपसर्ग = Prefix.
उपरथी.	= योक्तस भोल उपरथी नीकणेलो (शब्द) = Derived from.
उभया. अ.	= उभयान्वयी अव्यय = Conjunction.
ऐक्य.	= ऐक्यवचन = Singular number.
कर्म. कि.	= कर्मणि क्रियापद = Passive verb.
कारंत	= the Base of a noun; e.g., ॐ कारंत i.e., base ॐ; ॐ कारंत i.e., base ॐ; ॐ कारंत i. e., base ॐ, &c.
कृ. वि.	= कृतं विशेषण = Participial adjective.
क्यण. अ.	= क्यणप्रयोगी अव्यय = Interjection.
क्यण संख्या. वि.	= क्यण संख्यावाचक विशेषण = Cardinal numeral adjective.
क्रम संख्या. वि.	= क्रम संख्यावाचक विशेषण = Ordinal numeral adjective.
कि.	= क्रियापद = Verb.
कि. अ.	= क्रियाविशेषण अव्यय = Adverb.
गोड.	= डाक्टर गोडनर = Dr. Karl F. Geldner.
गुओ	= Vide = See.
त. पु. सर्व.	= तृतीय पुरुष सर्वनाम = Third personal pronoun.
दश. सर्व.	= दशक सर्वनाम = Demonstrative pronoun.
दरमे.	= प्रोफेसर दरमेस्तेते = Professor Darmesteter.
द्वि.	= द्विवचन = Dual number.
द्वि. पु. सर्व.	= द्वितीय पुरुष सर्वनाम = Second personal pronoun.

धा.	= धातु = The root of a word.
नर.	= नर जती = Masculine gender.
नान्य.	= नान्यतर जती = Neuter gender.
नारी.	= नारी जती = Feminine gender.
नाम सा. क्रि.	= नामसाधित क्रियापद = Denominative verb.
नीञ्चा.	= नीञ्चाञ्छ = Nyâesh.
परग.	= वंदीदादनी परगरद = The Fargard of the Vendidad.
परस्मै.	= परस्मैपद = Parasmaipada.
पू. कृ. आत्मने.	= पूर्णभूत कृतं आत्मनेपद = Perfect participle Âtmanepada.
पू. कृ. परस्मै.	= पूर्णभूत कृतं परस्मैपद = Perfect participle Parasmaipada.
पू. भू.	= पूर्ण भूतकाल = Perfect tense.
प्र. पु. सर्व.	= प्रथम पुरुष सर्वनाम = First personal pronoun.
प्रथो.	= प्रथोऽन्य क्रियापद = Causal verb.
प्रश्ना. सर्व	= प्रश्नार्थक सर्वनाम = Interrogative pronoun.
प्रोफ़े.	= प्रोफ़ेसर = Professor
प्लुव.	= प्लुवचन = Plural number.
भवि.	= भविष्य काल = Future tense.
भवि. कृ.	= भविष्य कृतं = Future participle.
भवि. कृ. वि.	= भविष्य कृतं विशेषण्यु = Future participial adjective.
भू. कृ.	= भूत कृतं = Past participle.
भू. कृ. वि.	= भूत कृतं विशेषण्यु = Past participial adjective.
भोदी	= शम्सुल ओलमा जवनज नमशेदज भोदीनी अवरता विशेषनाभोनी इरदंग = Shamsul-Olamâ J. J. Modi's Dictionary of Avestic Proper Names.
य.	= यस्त = Yasht.
यु., युस्ति.	= Professor Ferdinand Justi.
वर्त.	= वर्तमान काल = Present tense.
वर्त. कृ.	= वर्तमान कृतं = Present participle.
वर्त. कृ. वि.	= वर्तमान कृतं विशेषण्यु = Present participial adjective.
वर्त. संश.	= वर्तमान काल संशयार्थ = Present subjunctive
वि.	= विशेषण्यु = Adjective.
वि. ना.	= विशेषनाम = Proper noun.
वि. ना. नर.	= विशेषनाम नर जती = Proper noun, masculine gender.
वि. ना. नान्य.	= विशेषनाम नान्यतर जती = Proper noun, neuter gender.
वि. ना. नारी.	= विशेषनाम नारी जती = Proper noun, feminine gender.
वीरप.	= वीरपरद = Visperad.
वेस्टर.	= प्रोफ़ेसर वेस्टरगाई = Professor Westergaard.
वं.	= वंदीदाद = Vendidad.
सनन्त क्रि.	= सनन्त क्रियापद = Desiderative verb.
समास ना. नर.	= समास नाम नर जती = Compound noun, masculine gender.
समास ना. नान्य.	= समास नाम नान्यतर जती = Compound noun, neuter gender.
समास ना. नारी.	= समास नाम नारी जती = Compound noun, feminine gender.
वीरप.	= वीरपरद = Visperad.
वेस्टर.	= प्रोफ़ेसर वेस्टरगाई = Professor Westergaard.
वं.	= वंदीदाद = Vendidad.
सनन्त क्रि.	= सनन्त क्रियापद = Desiderative verb.
समास ना. नर.	= समास नाम नर जती = Compound noun, masculine gender.
समास ना. नान्य.	= समास नाम नान्यतर जती = Compound noun, neuter gender.
समास ना. नारी.	= समास नाम नारी जती = Compound noun, feminine gender.
समास ना. सामा.	= समास नाम सामान्य जती = Compound noun, common gender.
समास वि.	= समास विशेषण्यु = Compound adjective.

सर्वे.	= सर्वनाम = Pronoun.
सा. ना.	= सामान्य नाम = Common noun.
सा. ना. नर.	= सामान्य नाम नर जती = Common noun, masculine gender.
सा. ना. नान्य.	= सामान्य नाम नान्यतर जती = Common noun, neuter gender.
सा. ना. नारी.	= सामान्य नाम नारी जती = Common noun, feminine gender.
सामा. सर्व.	= सामान्य सर्वनाम = Indefinite pronoun.
सा. ना. सामा.	= सामान्य नाम सामान्य जती = Common noun, common gender.
सीरो.	= सीरोज्ज = Sirôzâ.
संख्या. वि.	= संख्यावाचक विशेषण = Numeral adjective.
संबंधी सर्व.	= संबंधी सर्वनाम = Relative pronoun.
संश.	= संशयार्थ = Subjunctive mood.
स्पी.	= डाक्टर स्पीगल = Dr. Spiegel.
शक्यां.	= शक्यार्थ = Potential mood.
शब्. अ.	= शब्दयोगी अव्यय = Preposition.
हाङ्ग.	= डाक्टर हाङ्ग = Dr. Haug.
हादो. नुरक	= हादोभ्त नुरक = The Hâdokht Nask.
Aor.	= Aorist = अनियमित काल.
Av.	= Avesta = अवरस्ता.
Av. Gram.	= Avesta Grammar = अवरस्ता व्याकरण.
Bund.	= Bundesh = युनहदेश.
Cf.	= Compare = सरभावो.
Cl.	= Class (<i>i.e.</i> , the class to which a verb belongs) क्रियापदतो वर्ग.
Com.	= Commentary = शरेख.
Comp.	= Compare = सरभावो.
Compara.	= Comparative adjective = अधिकार्थक विशेषण.
Cune.	= Cuneiform = ખીલारेझી भाषानो (भोल).
Dar.	= Professor Darmesteter = प्रोफेसर दारमेस्तेते.
Fr.	= From = (इलानो) उपरथी अनेलो भोल.
Frag.	= Miscellaneous fragments. (<i>Vide</i> Westergaard's text, pp. 331—334.)
Gâth.	= Gâthâ = गाथा.
Geld.	= Dr. Karl F. Geldner = डाक्टर गेल्डनर.
Ger.	= German = जर्मन भाषानो (भोल).
Gr.	= Greek = ग्रीक भाषानो (भोल).
Har.	= Dr. Harlez = डाक्टर हारले.
I. e.	= Id est (Lat.) = that is = छान्ने, ओटले.
Infini.	= Infinitive = सामान्य रूप.
Jack.	= Professor A. V. Williams Jackson = प्रोफेसर जकसन.
Jus.	= Prof. Ferdinand Justi = प्रोफेसर युस्ती.
L., Lat.	= Latin = लाटीन भाषानो (भोल).
Lit.	= Literally = भोले भोल (अर्थ); असल अर्थ.
M.	= Rev. Dr. Mills = रेवरंड डाक्टर मिल्स.
Nya.	= Nyâesh = नीआओश.

Orig.	= Originally = અસલ અર્થ.
Pass. fut.	= Passive future = કર્મણિ ભવિષ્ય કાળ.
Pass. perf.	= Passive perfect = કર્મણિ પૂર્ણભૂત કાળ.
Páz.	= Pázend = પાઝંદ ભાષાનો (બેલ).
Pehl.	= Pehlavi = પેહેલવી.
Pehl. Com.	= Pehlavi commentary = પેહેલવી શરેહ.
Per.	= Persian = ફારસી ભાષાનો (બેલ).
Pos.	= Adjective of the positive degree.
Q. V.	= Quid vide = Which see = જે જુઓ.
Reduplic. Aor.	= Reduplicated aorist.
Rt.	= Root = શબ્દનો ધાતુ, બેલની ઉત્પત્તિ.
Sax.	= Saxon = સાક્સન ભાષાનો (બેલ).
Sp.	= Dr. Spiegel = ડાક્ટર સ્પીગલ.
Super. Adj.	= Superlative Adjective = અતિશયાર્થક વિશેષણ.
Ved.	= Vedic = વેદમાં આવેલો (બેલ).
Vend.	= Vendidâd = વંદીદાદ.
Visp.	= Vispered = વીસ્પરદ.
Wester.	= Professor Westerguard = પ્રોફેસર વેસ્ટરગાર્ડ.
Y., Yas.	= Yasna = ઇન્દ્રને.
Yt.	= Yasht = યસ્ત.

નામ, સર્વનામ, વિશેષણ તથા કૃદંતના બેલોમાં જ્યારે બે સંખ્યાની વચ્ચે | આવે છે તો ઉભો કાપો કાઢા-
ડેલો હોએ ત્યારે, પેહેલવી સંખ્યા વિભક્તિ બતલાવે છે, અને બીજી સંખ્યા વચન બતલાવે છે (૧ = એકવચન;
૨ = દ્વિવચન; ૩ = બહુવચન); જેમકે

૧/૧	= ૧ લી વિભક્તિ એકવચન = Nominative Singular.
૨/૨	= બીજી વિભક્તિ દ્વિવચન = Accusative Dual.
૪/૩	= ચોથી વિભક્તિ બહુવચન = Dative Plural.
૭/૧	= સાતમી વિભક્તિ એકવચન = Locative Singular.
૮/૧	= આઠમી વિભક્તિ એકવચન = Vocative Singular.

ક્રિયાપદોમાં જ્યારે બે સંખ્યાની વચ્ચે | આવે છે તો ઉભો કાપો કાઢાડેલો હોએ ત્યારે, પેહેલવી સંખ્યા પુરૂષ
બતલાવે છે (૧ = પેહેલ્લો પુરૂષ; ૨ = બીજો પુરૂષ; ૩ = ત્રીજો પુરૂષ); અને બીજી સંખ્યા વચન બતલાવે છે
(૧ = એકવચન; ૨ = દ્વિવચન; ૩ = બહુવચન); જેમકે ૧/૧ = પેહેલ્લો પુરૂષ એકવચન = First Person
Singular ; ૧/૩ = પેહેલ્લો પુરૂષ બહુવચન = First Person Plural ; ૨/૧ = બીજો પુરૂષ એકવચન =
Second Person Singular ; ૩/૨ = ત્રીજો પુરૂષ દ્વિવચન = Third Person Dual ; ૩/૩ ત્રીજો
પુરૂષ બહુવચન = Third Person Plural, etc.

જુદેજુદે ટેકાણે આવેલા બેલોના ઇશારાની બાબદમાં, વં. ની પછીનો પેહેલ્લો આંકડો વંદીદાદની પરગરદ,
ઈન્દ્ર.ની પછીનો પેહેલ્લો આંકડો ઇન્દ્રનેનો હા, વીસ્પ.ની પછીનો પેહેલ્લો આંકડો વીસ્પરદનો કરદો, ય.ની પછીનો
પેહેલ્લો આંકડો કેટરમી યસ્ત બતલાવે છે; અને તેની પછીના બાકીના આંકડા તેના ફકરા જણાવે છે; જેમકે:—

વં. ૨, ૪. પ. ઇચ્છાને વંદીદાદની ૨ જી પરગરદના ૪ થા તથા
૫ મા ફકરામાં આવેલો છે. ઇન્દ્ર. ૩૧, ૯. ૧૧. ઇચ્છાને વંદીદાદની ૩૧ મા હાના
૯ મા તથા ૧૧ મા ફકરામાં આવે છે; વીસ્પ. ૧, ૧. ૨. ૩. ૪. ઇચ્છાને ઇચ્છાને

વજ્રાવસ્થામાં બોલ વીરપરદના પેહેલા કરદના ૧ લા, ૨ ં, ૩ ં, ૪ થા ફકરામાં આવેલે; ય. ૧૦, ૯. ૨૪. ૪૬ ધ્યાને યજુસ્વલો બોલ ૧૦ માં (ધ્યાને) (મેહર) યસ્તના ૯ મા, ૨૪ મા તથા ૪૬ મા ફકરામાં આવેલો છે.

In the case of nouns substantive and adjective, pronouns, and participles, where a thin perpendicular stroke intervenes two numbers, the first number denotes the case and the second number indicates the number (1=singular ; 2=dual ; 3=plural) ; e.g., 1|1, i. e., nominative singular ; 2|2, i. e., accusative dual ; 4|3, i. e., dative plural ; 7|1, i. e., locative singular ; 8|1, i. e., vocative singular.

In the case of verbs, where a thin perpendicular stroke intervenes two numbers, the first number denotes the person (1=first person ; 2=second person ; 3=third person) ; while the second number indicates the number (1=singular ; 2=dual ; 3=plural) ; e.g., (1|1, i. e., First Person Singular ; 1|3, i. e., First Person Plural ; 2|1, i. e., Second Person Singular ; 3|2, i. e., Third Person Dual ; 3|3, i. e., Third Person Plural, &c.

Numerals are also employed to indicate where the words of the texts occur, i. e., the first number *after* વં. (Ven.) denotes the Fargard of the Vendidad ; *after* ઈસ. (Yas.), the Hâ of the Yasna ; *after* વીસપ. (Visp.), the Chapter of the Vispered ; and *after* ય. (Yt.), the ordinal number of the Yasht ; while the succeeding numbers indicate the *paragraphs* ; e.g., વં. ૨, ૪. ૫, i. e., Vendidad 4, §§ 4 & 5 ; ઈસ. ૩૧, ૯. ૧૧ ; i. e., Yasna 31, §§ 9 & 11 ; વીસપ. ૧, ૧. ૨. ૩. ૪. i. e., Vispered 1, §§ 1.2.3.4. ય. ૧૦, ૯. ૨૪. ૪૬. i. e., Yasht 10 (Mehr Yasht), §§ 9, 24, 46.

To enable the English readers to follow the references to the Avesta text, the writer gives below the Gujerati numbers up to 10 with their corresponding numbers in English.

૧	૨	૩	૪	૫	૬	૭	૮	૯	૧૦
1	2	3	4	5	6	7	8	9	10

अवस्था (धा. अ. १) अ. कृ. वि. नक्षत्री नक्षी यन्मि-
लुः not wounded; अवस्था नर. २।१ य. ५, ६५.

अवस्था (धा. अ. १) अ. कृ. वि. नक्षत्री नक्षी यन्मि-
(असल.); भरपुर, तंदरैरत; नक्षी यीगोउलु (मिस्स):
not empty (lit.); full, sufficient, healthy;
uncorrupted (M.); अवस्था नारी. १।३ ध्रु. ६५, ७.

अवस्था (अर्थ, आर्थ) (धा. २) कृ. वि. अलु,
आप्यवायुं, अुनियदी, मान आपवा लाय्मिक, नेक
(असल.); धरानने लगतु; आर्थ; of noble birth,
respectable (lit); Aryan; अ) ना. नर. धरानी,
धरानी मायुस; Aryan; Arya; अवस्था १।१ य. ८, ९,
१० नर. १।३ य. ५, ६६; अवस्था नारी. १।३ य. ८,
६. ५९. अवस्था नारी. १।३ य. ८, ६१; अवस्था
नारी. १।३ वं. १६, ६६; य. ५, ४२; य. १३, १०.

अवस्था (= अवस्था = Arian) (अ. १) वि.
अलाने लगतु (असल.), धरानने लगतु, धरानीने
लगतु, धरानी; Aryan, Iranian; अवस्था-
(धरानी अरिह) नान्य. २।१ य. १८, ५. अवस्था
अवस्था (धरानवेज) वि. ना. नान्य. २।१ वं १, ३;
अवस्था- अवस्था नान्य. २।१ य. १८, १; अवस्था
अवस्था वि. ना. नान्य. ७।१ वं. २, २१; य. १.
२१; य. ५, १७. १०४; य. १५, २.

अवस्था (अवस्था = अर्थमन) (अ. १) कृ. वि.
ना. नर. सत्राह सुप-शान्ति आपनारो कुरैश्तो;
अमिना विरीषलु तरीके अवस्था (पसंद पडतो)
आवेछे. अमि कुरैश्तानुं काम परी, अडुने लगता
वित्थारोने मनमांथी काहाडी नाप्पी आराम आप-
वानुं छे. अ) सलाह-आराम-सुप-शान्ति आप-
नारी अधरयमन' नामनी अंदगी (ध्रु. ५४)
ग) तावेदारी करनार, अेदमतगार (धार.)
अवस्था ध्रु. ३२, १.

(a) the angel presiding over peace and
happiness; (b) the prayer Airyaman (y.
54); giving happiness and peace of mind ;
(c) a servitor (D. y. 32, 1); अवस्था १।१
वं. २२, ६. १५. १६. २० अवस्था १।१ वं. २०,
११. १२; ध्रु. ५४, १; अवस्था नान्य. १।१ य.
३, २; अवस्था तावेदार ३।१ ध्रु. ३२, १.

अवस्था ३।१ वी. २४, १. अवस्था ४।१ वं. २२,
७, १३. अवस्था (= कारांत) ४।१ वं. २२, ८.
१४; अवस्था १।१ वी. १, ८. य. २, २; अवस्था

अवस्था १।१ ध्रु. ३३, ४; ध्रु. ४९, १; अवस्था
नर. ८।१ वं. २२, ६. अवस्था (अपुष्य) २।२
वी. २४, १. कोष्ठकोष्ठोकायि रेवरंड मिस्स अवस्था
ना अर्थ 'मददगार, कुमक आपनार' कुरैछे.

अवस्था वि. ना. नर. कुरैदुन पादशाहने सठिथी
नाहला दीकरै; अरिअ (अरिअ); the youngest
son of King Faridoon; Irach; अवस्था
(Geld. अवस्था) १।१ य. १३, १३१.
(अुय्या मोदी)

अवस्था-अवस्था (अुय्या अवस्था तथा अवस्था)
सा. ना. नर. धराननी अिहक-पादशाहत; the Aryan
seat of empire. अवस्था-२।१ य. १०, १३.

अवस्था विरी अुय्या

अवस्था-अवस्था (अुय्या अवस्था) वि. अलु। अेरारवर;
very powerful; अवस्था-नर. १।१ य. ८, २२. २८.

अवस्था-अवस्था (अुय्या अवस्था) वि. पुर वादलांवायुं;
overcast with clouds; अवस्था-अवस्था अवस्था
(पुरवादलांवासी रातनुं) नारी. १।१ य. १४, ३१.

अवस्था-अवस्था (अुय्या धा. अ.) सा. ना. नारी. न-
अुमात, हंधार, गंदगी; excrement; filth; Pehl-
लु; अवस्था-२।१ वं. ७, १३. १४.

अवस्था-अवस्था (अुय्या ३ धा. अ.) सा. ना. नर.
अलु। कापी नापनार (असल.); नाश कर-
नार; most cutting (lit.); most fatal
अवस्था-१।३ ध्रु. ७१, ७.

अवस्था-अवस्था (अवस्था) १) वि. अलु। अेरिह
-नुरवायो; over-glorious; अवस्था-अवस्था नर.
१।१ य. १५, ४८. २) वि. ना. नर. अिक महान
पुरषनुं नाम; name of an illustrious
personage; अवस्था-१।१ य. १३, ११७.

अवस्था-अवस्था (अुय्या २ धा. अ.) वि. अलु। अेरिह
सा. ना. नान्य. अेरिहलायु; residence, lodging;
अवस्था-अवस्था ४।१ वं. २, २५. ३३.

अथर्ववेद-शब्द-कोश (धा. अथर्व, अथर्व) वि. सुंद-
 २, सुअसुरत; beautiful, handsome; -अथर्व
अथर्ववेद-शब्द-कोश (Geld. अथर्ववेद) १/१ वं. ३, २४.
अथर्ववेद-शब्द-कोश (शुद्धि १ धा. अथर्व) सा. ना. नारी.
 आवी पोहोचिचु; approach; अथर्ववेद- (Geld.
 अथर्ववेद-) २/१ वं. ६, ६. ७. ६; अथर्ववेद-३/१ वं ८, ४.
अथर्ववेद-शब्द-कोश (शुद्धि १ धा. अथर्व) सा. ना. नर,
 ४) (शियालानु) नरदीक आवी पोहोचिचु (असल-)
 शिआगो; winter, Pehl. अथर्ववेद; अथर्व वरस; year;
 अथर्ववेद-३/१ वं. ५, १०. ४२; वं. १५, ४५; अथर्ववेद-
 ६/३ वं. २, ४१; ५. ६, १०; ५. १५, १२; ५. १६, २६.
अथर्ववेद-शब्द-कोश (धा. अथर्व) सा. ना. नर. धातुं
 वेहेयु; overflow (of waters); अथर्ववेद-२/१ य. ८, ४२.
अथर्ववेद-शब्द-कोश (शुद्धि ४ धा. अथर्व) सा. ना. नर. अथर्व वेद-
 तनो कुतरै तरतनो नरभेलो कुतरै (रपी.); ओस-
 वाने शर कुतरनु कुतरानु अथर्व; a species of dog;
 a dog just come to life (Sp); a puppy;
 अथर्ववेद १/१ वं. ५, ३२.
अथर्ववेद-शब्द-कोश (१ धा. अथर्व) वि. अथर्वी करतो-करनार,
 मथर्वने मथर्वे अथर्व करनार; offering prayers,
 in. v. king help; अथर्ववेद-६/३ अथर्व. ८, ४.
अथर्ववेद-शब्द-कोश (शुद्धि १ धा. अथर्व) वि. दौडतो:
 running; अथर्ववेद-नर. ६/१ य. १४, ११.
अथर्ववेद-शब्द-कोश (शुद्धि अथर्व) वि. वधारे दूरनु; far
 distant; अथर्ववेद-नारी. ५/३ य. १७, १४.
अथर्ववेद-शब्द-कोश (=अर्भाति) सा. ना. नारी. नरदीक्री (धु.);
 proximity (J.); अथर्ववेद-अथर्व, अथर्ववेद-
 (Geld.) ५/१ य. १६, ६.
अथर्ववेद-शब्द-कोश (=अमित्त) शर्व. अथर्व. आसपास,
 आगण, पसि; round about, near; अथर्ववेद
 य. १२, २५; ५. १६, ६६; ५. ५, ६८.
अथर्ववेद-शब्द-कोश (धा. अथर्व) वि. जेरावर, गालेय;
 powerful, triumphant; अथर्ववेद-नर. १/१ य.
 १०, ५; अथर्ववेद-नारी. १/३ य. १३, ४०;
 अथर्ववेद-नारी. १/३ अथर्व. ४, ६; ५.

११, १५; अथर्ववेद-नारी. २/३ य. १३, ७५.
 अथर्ववेद-अथर्व. १, १८; अथर्व. २२, २७. ५.
 १३, १५६, अथर्ववेद-नारी. ८/३ अथर्व. ६५, १२.
अथर्ववेद-शब्द-कोश (अथर्व) द्वि अथर्व. दूर, हांजे; far from;
 अथर्ववेद-अथर्ववेद (तमो दूर यजे) वं. १८, १७. २५.
 अथर्ववेद-अथर्ववेद-अथर्व (तमो दूर ना यता, हांगा
 ना नता) वं. १८, १७. २५.
अथर्ववेद-शब्द-कोश (शुद्धि अथर्व) वि. अथर्व देशने
 लगतो; आसपासना देशने लगतो (दार.);
 (Mithra) of elevated countries; of sur-
 rounding countries (D.); अथर्ववेद-अथर्ववेद
 नर. २/१ य. १०, १४४.
अथर्ववेद-शब्द-कोश (शुद्धि २ धा. अथर्व-अथर्व)
 तथा अथर्व (वि. जेनीथी धारती जेसी अथर्व
 तेवी; भीहामनो; terrific, dreadful; अथर्ववेद-
 नर. ६/१ य. ८, २१. २७.
अथर्ववेद-शब्द-कोश (२ धा. अथर्व-अथर्व) सा. ना. नर. थोडांना
 अथर्व अथर्वना ओगीर उपर नाथवानु कपड, अथर्ववेद;
 पाथर्व; horse-clothing; the armour for a
 horse; शुद्धि अथर्ववेद-अथर्ववेद
अथर्ववेद-शब्द-कोश (धा. अथर्व) द्वि. वि. मथर्व, जे-
 रावर; अथर्ववेद (दार.); strong, powerful; mani-
 fest (D.); अथर्ववेद अथर्ववेद-अथर्ववेद (मथर्व
 मथर्व) नाथर्व. ३/३ य. १३, १४६.
अथर्ववेद-शब्द-कोश (१ धा. अथर्व) द्वि. वि. तुष्टी
 (कोल), कोल अथर्वीने कुरी अथर्ववेद, अथर्ववेद;
 broken, unfulfilled, defrauded.
 अथर्ववेद-न. नाथर्व. अथर्ववेद अथर्ववेद ते, अथर्ववेद, अथर्व-
 वेद; falsehood, defrauding, deceit; अथर्ववेद
 -वि. नर. १/१ वं. ४, ५-१०; ५. १०, १७; अथर्ववेद
 २/१ य. १०, १०५; वं. ४, ५४. ५५.
अथर्ववेद-शब्द-कोश (१ धा. अथर्व) सा. ना. नारी. अथर्ववेद,
 अथर्ववेद, अथर्ववेद; deceit, fraud, trickery, अथर्ववेद
 अथर्ववेद-अथर्ववेद
अथर्ववेद-शब्द-कोश (२ अथर्व) सा. ना. नारी. इरमान;
 mandate; अथर्ववेद-अथर्ववेद २/१ अथर्व. ६, २६.
अथर्ववेद-शब्द-कोश (अथर्व-अथर्व) अथर्ववेद अथर्ववेद (असल-);
 अथर्ववेद ते, कपड, थोडा (सा. ना.); clothing,
 a garment; शुद्धि अथर्ववेद-अथर्ववेद

अथर्ववेद-अथर्ववेद (धा. ७५) सा. ना. नारी. लीनास; परसवे; moisture, perspiration; अथर्ववेद-२१ वं. ७, १३. १४.

अथर्ववेद-अथर्ववेद (धा. ७५) कृ. वि. (मदरे) पीडि-अनार; coming (for help); अथर्ववेद-२२-२१ वं. ७१, ३; गेह. १, ४.

अथर्ववेद-अथर्ववेद (शुद्धिमा धा. १) सा. ना. नारी. आसपास करे वपु-अथर्ववेद; leading or carrying about; अथर्ववेद-३१ वं. ८, १६. १७. १८.

अथर्ववेद-अथर्ववेद (धा. ७७) सा. ना. नारी. आ-कारी, वामित; vomit; अथर्ववेद-२१ वं. ७, १३. १४; अ + ७७ = अथर्ववेद, अथर्व प्रमाथे अ + ७७ = अथर्ववेद युस्से थ अथर्ववेद = enraged.

अथर्ववेद-अथर्ववेद (शुद्धिमा १ धा. १७) अथर्व. वि. वधारे भारनार-गालिय-श्रवनारे-इतेह मंद; more smiting or triumphant; अथर्ववेद-२२. ११ य. ५, ३४. ५८; य. ८, २२; य. १६, ७७.

अथर्ववेद-अथर्ववेद (१७) सा. ना. नारी. वरसाद वरसवे (असल.), पाणीनु वेलेवु; raining (lit.); flowing (of the waters); अथर्ववेद-३१ वं. ६, ४१.

अथर्ववेद-अथर्ववेद (१७) सा. ना. नारी. ढांकलु; covering; अथर्ववेद-२३ वं. ७, ११. ४५. ४६; वं, ६, ५१. शुद्धिमा-३१०५

अथर्ववेद-अथर्ववेद (अथर्ववेद) वि. कपडां साथे, कपडां पहरेने; covered with garments clothed; शुद्धिमा-३१०५

अथर्ववेद-अथर्ववेद (धा. १७-अथर्ववेद) कृ. वि. वरसाद वरसतां; raining; शुद्धिमा-३१०५

अथर्ववेद-अथर्ववेद (१७) सा. ना. नारी. आलासा, समललु (मिस्स); अथर्ववेद करवु (यु.); explanation (M.); declaring publicly (J.); अथर्ववेद-४१ वी. ६, ३.

अथर्ववेद-अथर्ववेद (शुद्धिमा १ १७) कृ. वि. सांभजता, सांभजनार; अथर्ववेद न श्रवनारे; hearing; putting faith in; अथर्ववेद-२२. ११ वं. ३, ४०.

अथर्ववेद-अथर्ववेद (= अथर्ववेद, अथर्ववेद) (१ धा. १७) वि. ना. नारी. अथर्ववेद अथर्ववेद गेह,

अथर्ववेद-अथर्ववेद; the time of Aiwicruthrema, time of darkness; अथर्ववेद-२१ वं. २, ६; गेह ४, ५; अथर्ववेद-२१ वं. १, ६; अथर्ववेद. ३, ८; गेह ४, १; अथर्ववेद-२१ वं. १ २०; (शुद्धिमा मीदी).

अथर्ववेद-अथर्ववेद (१ धा. अथर्ववेद) सा. ना. नर. शान करतो; अथर्ववेद मथक शाननार (२ धा. अथर्ववेद उपरथी); ruling; having a seat; अथर्ववेद-५. १०. ७७.

अथर्ववेद-अथर्ववेद (धा. ७७) सा. ना. नर. (थोडा उपर) अथर्ववेद; one who sits (on horseback) a rider. अथर्ववेद-११ वं. ११, २.

अथर्ववेद-अथर्ववेद (धा. ७७) वि. पुढे-साथे आलनार; following; अथर्ववेद (Geld.-अथर्ववेद-३१०५) नारी. २१ वं. ५२, १.

अथर्ववेद-अथर्ववेद (अथर्ववेद) वि. पीना लाअथर्ववेद; (water) fit for drinking. अथर्ववेद नारी. ११ वं. ६, ३२. ३५. ३८. ४१.

अथर्ववेद-अथर्ववेद (१ १७-अथर्ववेद) सा. ना. ना-य. प्रसार, पंथरावपु; spread, diffusion; अथर्ववेद-२३ वं. १, ११. १८. २०.

अथर्ववेद-अथर्ववेद (धा. अथर्ववेद) सा. ना. नर. अथर्ववेद, शि-अथर्ववेद. a teacher, an instructor; अथर्ववेद-११ वं. ६, २४. २५ सा. ना. नारी तपास, थोकसी; watchfulness, inspection; अथर्ववेद-४१ वं. १३, ६७.

अथर्ववेद-अथर्ववेद (१ धा. ७) सा. ना. नारी. होम कुडीने तैयार करवानु काम; expressing the Hom juice; अथर्ववेद-२१ वी. ६, ३.

अथर्ववेद-अथर्ववेद (१ अथर्ववेद-अथर्ववेद) सा. ना. नारी. कुस्ती आंथवी; girding the *Kushti* (i. e., the sacred thread); अथर्ववेद-२१ वं. १८, ६.

अथर्ववेद-अथर्ववेद (अथर्ववेद) (शुद्धिमा १-अथर्ववेद) सा. ना. नारी. कुस्ती, कमरबंध; पटो; the *Kushti*, the sacred thread; a waistband; a girdle. अथर्ववेद-२१ वं. ६, २६; य. १, १७. शुद्धिमा-३१०५

अथर्ववेद-अथर्ववेद (अथर्ववेद, अथर्ववेद, अथर्ववेद) (१ धा. अथर्ववेद-अथर्ववेद) सा. ना. ना-य. अथर्ववेद-२१

क्रियायां अरसम आंधवाने मोटे वपराती अशुश्रीनी
 पातरी-अशुश्रीनी पातरीना काहडिडा रेशाः ले
 शुभवाणो भोमेद कापी लावीने वापरछे ते; अशु-
 व्याम्भानधन; the fibres of the date-tree
 used for binding the *barsam* in the *Yagna*
 ceremony by the officiating priest. शुश्री
 ॐ

शुश्री (शुश्री धातु चर्त्त) सा.
 ना. नर. तथासनार, ओकसी करनार; an overseer,
 a guardian; ॐ ११ वं. २, ४. ५;
 छं. ५७, १५; ५. १०, १०३; ॐ १३ ५. १६, १८.
 २१ ५. १०, १०३; ॐ १३ ५. १६, १८.

शुश्री (शुश्री धा. चर्त्त) सा. ना.
 ना. ५. ओकसी, तथास, नगेह्यानी; watching,
 looking over; ॐ ४१ छं. ८,
 २; छं. ७१, ११; ५. ५, ९.

शुश्री (१ धा. ॐ) वि. नजदीक पो-
 होयदु; महेदे नदु; approaching; coming for
 help; ॐ नर. १३ छं. २६, ३; ५. १३.
 ८२; ५. १६, १५; ॐ अति. वि. नर.
 २३ छं. १३, ३; ५. ३, ५.

शुश्री (२ धा. ॐ) सा. ना. नान्य. अ-
 याव, टेको, महेद; protection, support, aid;
 ॐ ३१ छं. ५५, ३.

शुश्री (अरुष) वि. नंगली; savage; ॐ
 नर. ११ ५. १४. २३; ॐ नर. १३ छं.
 ३४, ६; ॐ २३ ५. ८, ३९.

शुश्री (ॐ = अरुष) वि. सडेद; अमिक जे
 टेकाडि अमिनो अर्थ रातु, करमल रंगनु, कपीला
 रंगनु पी याअमिछे; white, red, crimson;
 ॐ नर. ११ ५. १३, ८१; ॐ ... ॐ
 राता अथवा हेरमल रंगना तेस्तर (सेतारा)
 ने नर. २१ ५. ८, २; ॐ नर. २१ ५. १४,
 ५०; ५. ८, ५८; ॐ नर. ११ ५. ८, १८. २०;
 ५. १४, ६; ॐ नर. १२ ५. १०, १३६; ॐ
 नर. १३ छं. ५७, २७; ५. १०, ६८; ॐ
 १३ ५. ५, ७.

शुश्री (ॐ तथा ॐ) वि. सडेद-

गोरी आशुवाणु; white-armed; ॐ
 (सडेद-गोरी आशुवाणी कमानु) नारी.
 ११ ५. २२, ६.

शुश्री (ॐ तथा ॐ) वि. सडेद
 घोडावाणो (पहेलवान); (the warrior) of
 the white horse; ॐ नर. २१ ५.
 १०, १०२.

शुश्री (शुश्री २ धा. ॐ) वि. नामीयु, प्रयात,
 सुलंद, आहाडुर; renowned, illustrious, exalted,
 valiant; ॐ नर. ११ ५. ५, ४५; ५. १५, ५४;
 छं. १०, ४; ॐ नर. ११ ५. १०, १०६;
 ५. १५, १६; छं. ६, ५; ॐ नर. ८१ ५. १५, ५७;
 ॐ नर. १३ ५. १०, १४; ५. १६, ७२; ॐ
 नर. १३ ५. १५, ५७; ॐ अति. वि. नर.
 ११ ५. १५, ४६; ॐ नर. २१ ५. १५, ५७.

शुश्री = अरुष, अरुष (२ धा. ॐ) १) वि. शीताय,
 आलाक, जेरावर; quick, agile, active, strong
 ॐ नारी. ११ ५. ५, ७. ॐ नर. २१
 छं. १०, १०; ५. ५, १३१; ॐ नर. २३
 ५. १०, ४२.

२) सा. ना. नर. घोडा; a horse; ॐ
 १३ छं. ५७, २७; ॐ २३ छं. ६, २२;
 ॐ १३ छं. ११, २.

३) सा. ना. नर. पहेलवान; a warrior; ॐ
 ॐ २१ ५. ५, १३१; ॐ १३ ५. ५, १३२;
 ५. ६, ३०.

४) वि. ना. नर. अलवंद नामनो पाहाड; Mount
 Alvand; ॐ ५. १६, ३. (शुश्री मोदी.)

शुश्री (शुश्री २ धा. ॐ) (शुश्री २ धा. ॐ)
 तथा ॐ) वि. नहुडपथी तथा मनुष्यराधथी आ-
 लनारी; (a horse) going at a fast and steady
 pace; ॐ नर. १३ वं. २२, ३. १०. १६.

शुश्री (शुश्री २ धा. ॐ) (शुश्री २ धा. ॐ)
 तथा ॐ) वि. मनुष्य अने उंची शुधवाणु
 (उँ); strong and high-humped (a camel);
 ॐ नर. १३ वं. २२, ३. १०. १६.

शुश्री (शुश्री २ धा. ॐ) (शुश्री २ धा. ॐ) १)

वि. तेज-आलाक घोडा राप्पनार. अमि ओल ओर-
रोड तथा अपाम नपात (पाणीनु मूण) ना विरो-
धलु तरीके आविछे; swift-horsed; **हैलम-दुमगीम**

नर. ११ य. १८, ५१; **हैलम-दुमगीम** नानय. ११
य. १०, ८०; य. ६, १; **हैलम-दुमगीम** नर.
२१ हल. २, ५; यश्न २, ८; य. ५, ७२;
हैलम-दुमगीम (नर. ११ ने अदले) य. २३, ६;
हैलम-दुमगीम नानय. २१ हल. १६, ४; य. १२,
३४; **हैलम-दुमगीम** नानय. ४१ हल. ६८, २२;
हैलम-दुमगीम नानय. ६१ हल. २२, २४; य. १०,
१३; **हैलम-दुमगीम** नर. ८१ हल. ६५, १३;
हैलम-दुमगीम नानय. ८१ वं. २१, ५.

२) सा. ना. न. तेज-रोताय घोडा (दार.); a
swift horse (D.); **हैलम-दुमगीम**-२१३ य. २४, ३४-४६.

३) वि. ना. नर. **हैलम-दुमगीम** कर्म वीस्तास्पतो
आप, 'लोहोरास्प' अमि ओलनी शिश् आतनो
नीकणी गमिलो समलुअमि तो 'लोहोरास्प' थाअमि;
Lohraspa (father of Kai Gushtâspa);
हैलम-दुमगीम-१११ य. ५, ११६; **हैलम-दुमगीम**-२११ य. ५, १०८; य.
१८; ८७; **हैलम-दुमगीम**-६११ य. १७, ५०. (शुअमि मोदी.)

हैलम-दुमगीम (शुअमि, **हैलम-दुमगीम**) सा. ना. नर. दुश्मन, वे-
री; an enemy, a foe; **हैलम-दुमगीम** आइर. गाहम. १६;
हैलम-दुमगीम पा१ य. १; २४ **हैलम-दुमगीम-हैलम-दुमगीम**,
पा३ हल. ६८, १३; **हैलम-दुमगीम-हैलम-दुमगीम** पा३ य. १३,
६८; **हैलम-दुमगीम** ६३३ ह. ५७, २६; य. १०, ११.
८४; य. १३, ३१; **हैलम-दुमगीम** Wester. ६३३ य.
२४, १८.

हैलम-दुमगीम (शुअमि **हैलम-दुमगीम** तथा **हैलम-दुमगीम**) वि. ना.
नर. केअसइ पादशाहना दुश्मननु नाम; the
adversary of Kavi Husravah (Kaikhosru);
हैलम-दुमगीम १११ य. १५, ३१.

हैलम-दुमगीम विरो शुअमि १ धा. *

हैलम-दुमगीम सा. ना. नारी. अरइ (दार.); snow
(D.); **हैलम-दुमगीम** Wester. ७३३ य. २२, २५.

हैलम-दुमगीम, **हैलम-दुमगीम** विरो शुअमि **हैलम-दुमगीम**

हैलम-दुमगीम विरो शुअमि धा. १.

हैलम-दुमगीम सा. ना. नर. पीमारी, भरडी; sickness,

pestilence; rt. **हैलम-दुमगीम** =इच्छ्=to move, to go ;
हैलम-दुमगीम २११ य. १८, २. ६.

हैलम-दुमगीम वि. ना. नर. पाहाडुनु नाम; name of a
mountain; **हैलम-दुमगीम** १११ यश्न. १८, ४.

हैलम-दुमगीम (शुअमि धा. १) सा. ना. नानय. भरलु,
आहेश; wish, desire; **हैलम-दुमगीम** २११ य. १८, ८२;
हैलम-दुमगीम (Geld. १००-) ७११ य. १८, ८२.

हैलम-दुमगीम (=एत) दरी. सर्व. आअमि, ते, this, that;
हैलम-दुमगीम (नर.) =ते, पेला; **हैलम-दुमगीम**, **हैलम-दुमगीम**
(नारी) =ते, पेला; **हैलम-दुमगीम** (नानय.) =ते, पेला.
हैलम-दुमगीम नर. १११ वं. ४, ५, ४६; वं. ५, ११. ३३.
३४. ४१. ४२. ४३; वं. ७, ३७. ३८. ४४. ५८; वं. ६,
३८. ४०. ४२. ५२; वं. १३, ४१. ४५; वं. १५, १३, २४.
२७. ३०. ३३. ३६. ३८. ४२. ४८; वं. १६, २१;
हैलम-दुमगीम (**हैलम-दुमगीम** ने अदले) १११ वं. ५, २६; वं.
१५, १५. १६. **हैलम-दुमगीम** नारी. १११ वं. ३, १८. वं. ५,
२७-३२. ४५. ५०. ६०. ६१; वं. ६, ३०. ३३. ३६. ३८;
वं. ७, १-५. १०. ११. २४. २७. ५०. ५८. ७०. ७१;
वं. ८, १६-१८, ४१-५१; वं. ६, ४०, ४१. ४८; वं. १५,
६. ८. १४. १८. २३. २६. २८. ३२. ३५. ३८. ४१; वं.
१८, १६. २४; **हैलम-दुमगीम** नानय. १११ वं. ४, १७;
हैलम-दुमगीम नर. २१ वं. १, १३. ४१. ६१, वं. ६, ४६; वं.
८, २. ७४. ७५; वं. ६, ४२. ४३. वं. १३, २८; वं.
१५, २४. २७. ३०. ३३. ३६. ३८. ४२. वं. १८, १०;
हैलम-दुमगीम (नारी. २११ ने अदले) वं. ५. १३.
१४; **हैलम-दुमगीम** नानय. १११ वं. ५, २२-२५;
हैलम-दुमगीम नानय. २११ वं. ८, २. ३; **हैलम-दुमगीम**
नारी. २११ वं. ८, ७४; य. २२, १; **हैलम-दुमगीम** हल. ८, ४;
हैलम-दुमगीम नानय. २११ वं. ८, ७६-७८; **हैलम-दुमगीम** ३११वी.
८, १; य. ५, १३२; **हैलम-दुमगीम** नारी. ३११ हल. २१, ४;
हैलम-दुमगीम नर. ४११ वं ६, ३८; **हैलम-दुमगीम**
४११ वं. १३, ३१. ३७; **हैलम-दुमगीम** पा११ वं. १५, १४;
हैलम-दुमगीम नर. ६११ वं. ३, १५; वं. ४, २०. २१.
२४. २५. २८. २९. ३२. ३३. ३५. ३६. ३८. ३९. ४१.
४२; वं. ५, ४४; वं. ६, ५. ६. १८. ४८; वं. ७, ७२; वं.
१३, २४. २५; वं. १६, ७; वं. १८, २६; **हैलम-दुमगीम**
६११ वं. ५, १०. ११. २६. ५६; वं. १८, ६८;
हैलम-दुमगीम (Wester. **हैलम-दुमगीम**) नारी. ६११ वं. २,

२४; वं. ६, ५६; **सुप्रसूतम्** नारी. १११ वं. ८, ७५; वं. १७, ४; वं. १६, १३; वं. १८, ७२. **सुप्रसूतम्** नारी. १११ य. ५, ६३; **सुप्रसूतम्** १११ ना०य. १११ वं. ४, ५०-५४; वं. ५, ६; वं. ८, १००-१०२; वं. १५, १४; **सुप्रसूतम्** नर. १११ वं. ४, ५०-५४; वं. ७, ५७; वं. ८, ८१-८६; वं. १३, २०. २१. २३. २८; वं. १७, २. ४; **सुप्रसूतम्** १६, ६; य. १३, २०; **सुप्रसूतम्** ११२ वं. १३, ४३; **सुप्रसूतम्** नर. ११३ वं. २, २८. ३६. ३६; वं. ३, १५. १८; वं. ४, २; वं. ५, ४. ७. १०. १३. १४. ३६. ४६. ४६. ६३; वं. ६, ३. ६. ७. २६. २८. ४६. ५३; वं. ७, ४. १३. १४. ३६. ५७; वं. ८, १. ४. ८. १०. ११. ७३; वं. ९, ३६. ४६. ५०. ७. ११. १५. १६. १७; वं. १४, ७; वं. १५, ४. २१. २२. २४. २५. २७. २८. ३०. ३१. ३३. ३४. ३६. ३७. ४०. ४३. ४४. ४६. ४७; वं. १६, १. २. ११. १२. १३; **सुप्रसूतम्** (**आम्भि तेनी**) नर. ११३ वं. १३, ४५-४८; **सुप्रसूतम्** नर. ११३ वं. ८, ११. १३; वं. ९, ३६; **सुप्रसूतम्** ७१, ११; **सुप्रसूतम्** नारी. ११३ वं. ३, १६; वं. ८, १६-१८. २२. **सुप्रसूतम्** ११३ वं. ७, १३. १४; **सुप्रसूतम्** ११३ वं. ७, १०. ११; **सुप्रसूतम्** (**रार ने अदले**) वं. १८, २८; **सुप्रसूतम्** वं. ६, ४६; **सुप्रसूतम्** ना०य. ११३ वी. १२, ४; य. २२, १४; **सुप्रसूतम्** वं. ३, ४०; **सुप्रसूतम्** ११३ वं. २, ४३; वं. ७, ५३; वं. १३, ८; वं. १५, १३. १४, वं. १८, ३३. ३८. ३६. ४०. ४५. ४६. ५३. ५४. ७०; य. ३, १०; **सुप्रसूतम्** नारी. ११३ वं. ६, ७. ८. ४६. ४७; वं. ८, ७५; वं. १३, १. २. ५. ६; **सुप्रसूतम्** ना०य. ११३ वं. ४, २०. २४. २८. ३२. ३५. ३८. ४१; वं. १३, २०-२३; वं. १५, २. ३. ५. ७. ८; **सुप्रसूतम्** ११३ वं. ६, ४३; वं. ७, ५६; वं. ९, २६; **सुप्रसूतम्** नर. ११३ वं. २, ३६. ४३; वं. ७, ५०. ५६. ५७. ५८.

सुप्रसूतम् (**१** **सुप्रसूतम्** **उपरथी**) **क्रि. अ. क**) त्यांही, ते **सुप्रसूतम्**; there, in that place ; **सुप्रसूतम्** वं. ३. १८; वं. ५, १२. ४६; वं. ६, ४६. ४७; वं. ८, ८. ६; वं. ९, १. ४५. ४७; वं. १०, ३; **सुप्रसूतम्** वं. ५, ४५; वं. १५, ४६. ५०.
अ) त्यारै; then; (for **सुप्रसूतम्**); **सुप्रसूतम्** ५, १३; वं. ७, १३. १४; वं. ८, १०. ११; वं. १५, १६. १८. २२; **सुप्रसूतम्** **सुप्रसूतम्** त्यांही **अने** त्यारै; ते **सुप्रसूतम्** **अने** ते **वपने** (**पुरती**); वं. ८, ५०. ५१. ५२. ५३. ५४.

सुप्रसूतम् **वि.** ना. नर. **अधिक** नामांकित **पुरुष** नाम; name of an illustrious personage; **सुप्रसूतम्** (**Wester. सुप्रसूतम्**) १११ य. १३. १२३. (**सुप्रसूतम्** मोदी.)

सुप्रसूतम् (**सुप्रसूतम्** **उपरथी**) **वि.** **अधिक**; so much, this much; **सुप्रसूतम्** ना०य. २०१ (**क्रि. अ.**) वं. ६, २६. ३१. ३४; वं. ७, ३१. ३५; वं. ८, ८५. ८६; **सुप्रसूतम्** **अधिक** (**अधिक** **अधिक**) १११ वं. १३, ३०. ३७.

सुप्रसूतम् (**सुप्रसूतम्** **तथा**) **क्रि. अ.** त्यांही, त्यारै; there; then; **सुप्रसूतम्** वं. १५, १०. २१. २४. २७. ३०. ३३. ३६. ४२.

सुप्रसूतम् (meaning unsettled) ; thou, sawest (**Dar.**) य. २२, १३.

सुप्रसूतम् **विशे** **सुप्रसूतम्** **सुप्रसूतम्**

सुप्रसूतम् (**सुप्रसूतम्** **रथा**) सा. ना०य. **केलवली**, **विद्या**; education, learning. **सुप्रसूतम्** **नीचिना** **अलि**.

सुप्रसूतम् (**सुप्रसूतम्**) (**सुप्रसूतम्** **तथा** **१** **सुप्रसूतम्**) सा. ना. नर. **केलवली-विद्या** **धरणी**, **मानतो** **आपनार**, **शिष्यनार**, **हेरअद**, **अमरवद**; master of learning; an instructor; **Herbad**; **सुप्रसूतम्-१११** **सुप्रसूतम्-१११** य. १३, १०५; **सुप्रसूतम्-२१२** य. १०, ११६; **सुप्रसूतम्-११३** वं. ४, ४५; **सुप्रसूतम्-११३** **सुप्रसूतम्**. २६, ८; **सुप्रसूतम्**. ६८, १२.

सुप्रसूतम् (**सुप्रसूतम्** **उपरथी**) सा. ना. नर. **केलवली** **लेनारो**, **अलि**, **शिष्य**; one who receives instruction; a disciple; **सुप्रसूतम्** २१२ य. १०, ११६; **सुप्रसूतम्** ११३ **सुप्रसूतम्**. २६, ८; **सुप्रसूतम्**. ६८, १२. **सुप्रसूतम्** **सुप्रसूतम्-११३**

सुप्रसूतम् (**एनस्**) (**सुप्रसूतम्** **धा. १**) **क** सा. ना. ना०य. **की-नो**, **नुकसान**, **अपमान**, **गुनाह**; revenge, injury, insult, sin. **सुप्रसूतम्** १११ **सुप्रसूतम्**. ४६, ७; **सुप्रसूतम्**. ६५, ११; **सुप्रसूतम्** १११ **सुप्रसूतम्**. ३१, १३.

अ) सा. ना. नर. **कीनो** **रापनार**, **धातकी**, **अने** **हगार**; a revengeful, cruel person; a sinner; **सुप्रसूतम्** २११ **सुप्रसूतम्**. ३८, ४; **सुप्रसूतम्** १११ **सुप्रसूतम्**. ४६, ८; **सुप्रसूतम्** ११३ **सुप्रसूतम्**. ३०, ८; **सुप्रसूतम्**. ३२, ७.

अथर्ववेदशब्दकोश (= अथर्व + शब्द + कोश) अ-
ति. वि. धृष्टंश कौवत-डेका आपनारः; most sup-
porting or helping; अथर्ववेदशब्दकोश नर. १/३
वं. ७, २९, २७.

शक्ति (शब्दकोश नु षीशुं ३५) सा. ना. ना-य.
कौवत, डेका, मदद; strength, support, aid;
शक्ति १/१ य. १३, १२.

अथर्ववेदशब्दकोश, अथर्ववेदशब्दकोश विरो श्रुत्या १ नमः
शक्ति विरो श्रुत्या शक्ति

अथर्ववेदशब्दकोश विरो श्रुत्या १ नमः

शक्ति (= शक्ति) + अ; श्रुत्या १ नमः + अ; शक्ति आत्मने
-ना शक्ति तथा वचनानां शक्तिगी गयो()केलेवु,
आलवु; to call, to name; शक्ति वत. आ-
त्मने. ३/१ वं. १३, २. ३. ४. ६. ७; वं. १७, ३; वं.
१८, १५. २३; य. ८, ५१; शक्ति शक्ति (शक्ति
गानार तरिके कुंकेलेवाधरी शक्ति आने शक्ति शक्ति
शक्ति. ५०. ११; शक्ति शक्ति. आत्मने. ३/१
य. २४, ११; शक्ति अति. आत्मने. १/१ शक्ति. ४३, ८;
शक्ति वत. ४. आत्मने. नर. १/१ वं. २, १०. १८; वं.
३, २०; केलेली शक्ति वचने शक्ति शक्ति (शक्ति प्रमाणे
आलतां-आलीने) ने अदले समास ३५ मां शक्ति शक्ति,
आवेद; श्रुत्या ते आल; शक्ति नारी. १/१ य.
२२, ४२; शक्ति नारी. १/१ य. १७, १७.

शक्ति (= शक्ति = शक्ति) (धा. शक्ति) सा. ना. ना-य.
कौवत, शक्ति, शक्ति; strength, power; शक्ति
१/१ य. १६, १८; शक्ति. ६०, ३; शक्ति २/१ य. ८, २४;
य. १०, २३; शक्ति. ६, १७; शक्ति २/१ शक्ति.
७९, ८; य. १३, १; य. १०, १४९; शक्ति ३/१
वं. १५, १०; य. ८, ५५; शक्ति शक्ति. ५०, ३;
शक्ति १/१ य. १३, १३४; शक्ति २/३ शक्ति. ५७,
१०; शक्ति. ६, २२.

अथर्ववेदशब्दकोश (शक्ति कुपरथी) वि. कौवतवाणु,
शक्ति; strong, powerful; शक्ति...शक्ति
नर. २/१ य. १०, १४०.

अथर्ववेदशब्दकोश Geld., अथर्ववेद, Wester. य. १७, १३.

अथर्ववेदशब्दकोश, अथर्ववेदशब्दकोश (शक्ति कुप-

रथी) वि. कौवतमद, शक्तिवर; powerful, strong;
शक्ति (अति. वि.) वधारे कौवतमद; more
powerful; शक्ति अति. वि. धृष्टंश शक्ति;
most powerful; शक्ति २/१ शक्ति. ४३, ८.
१६; शक्ति शक्ति नर. २/१ शक्ति. ३४, ४; शक्ति
शक्ति नर. २/१ शक्ति. ५७, ११; शक्ति
ना-य. १-२/१ शक्ति. २८, ६; शक्ति. ३१, ४; वं. २०, ८;
शक्ति शक्ति नारी. २/३ य. १३, ३२; शक्ति
शक्ति (अति. वि.) नारी. १/३ य. १३, १७. १४;
शक्ति (अति. वि.) नर. १/१ य. १५, ४६;
य. १०, ६८; शक्ति. ६, १५; शक्ति. २६, ३; शक्ति
नर. २/१ शक्ति. ५७, १३; य. २३, ३; शक्ति
नर. ३/१ वं. १७, १; शक्ति नारी. १/३ य. १३,
१७. २६; शक्ति नारी. २/३ य. १३, ७५. शक्ति
शक्ति १/३ य. १०, १४९.

शक्ति (श्रुत्या १ धा. शक्ति) वि. शक्ति; power-
ful, stout; शक्ति (नर. १/१ ने अदले) य. १५, ४६.

अथर्ववेदशब्दकोश-शक्ति Wester. (श्रुत्या शक्ति
तथा शक्ति) अति. वि. कौवत-शक्ति धृष्टंश आ-
गवता; in the enjoyment of the greatest
strength; शक्ति नारी. २/१ वं. १, २.

शक्ति Geld. (शक्ति. ३२, ७.) विरो श्रुत्या शक्ति

अथर्ववेदशब्दकोश (श्रुत्या २ धा. शक्ति) वि. शक्ति;
वधारे शक्ति (मित्तस); powerful; more
powerful (M.); शक्ति नर. ७/३ शक्ति.
४६, १२.

शक्ति (श्रुत्या २ शक्ति) क वि. थंडु, शक्ति; cold;
शक्ति-शक्ति (थंडो पवन) नर. १/१ वं. २, ५; य.
१०, ५०; य. १२, २३; शक्ति नर. २/१ य. ६, १०;
शक्ति शक्ति (थंडां शक्ति आने शक्ति शक्ति-
अमान मायुसथी, शक्ति आने मायुसना हाथमांथी);
नर. ५/१ य. १३, ८६; Geld. शक्ति

अ) सा. ना. ना-य. थंडी; cold; शक्ति १/१
शक्ति. ६, ५; य. १५, १६; शक्ति २/१ य. १६, ६८.

अथर्ववेदशब्दकोश विरो श्रुत्या धा. शक्ति

अथर्ववेदशब्दकोश (श्रुत्या धा. शक्ति) सा. नां. ना-य. शक्ति;

a shoe; **शुभ्र** २/२ य. ५, ६४. ७८; **शुभ्र** ६/३ वं. ६, २७.

शुभ्र (**शुभ्र** उपरथी) सा. ना. पगनु भोज्यु; a stocking; **शुभ्र** वं. ८, २३.

शुभ्र (**शुभ्र** ५१, १२.) छातीनु, हिलनु (**मिस्**); तेय्या पाछा हठावेऽ-हांकी काहोडेछे (**हारले**); धातकीपळुं, सपती (**हार.**); bosom's (**M.**); they push back (**Harlez**); evil; wickedness (**D.**).

शुभ्र (**शुभ्र** ४) सा. ना. नर. पाण्णी, पा-
ण्णीने **शुभ्र**; water; a large volume of water;
the basin of the River Tigris (**D.**);
शुभ्र ७/३ वं. १, २०; ५. १२, १८; (**शुभ्र** मोदी.)

शुभ्र (= **शुभ्र**) सा. ना. कल्ले; tin; **शुभ्र**
५/१ वं. ८, ८६. ६३.

शुभ्र, **शुभ्र** विशे **शुभ्र** धा. ॥

शुभ्र (= **शुभ्र** = **अवर**) (**शुभ्र** २) **अधि**.
क्रि. **अ**. वधारे नीचे-डेडे; lower. nether; **शुभ्र**
वं. २, ४०; ५. ५, ६२; ५. १३, १४७; **शुभ्र**
शुभ्र ५/३ ७.

शुभ्र विशे **शुभ्र** धा. **शुभ्र**

शुभ्र (= **शुभ्र** = **शुभ्र**) (**शुभ्र** धा. **शुभ्र**) क)
सा. ना. ना-य. भोत; death; **शुभ्र** २/१ वं. १६,
३. ४६; **शुभ्र** ४६, १. **शुभ्र** **शुभ्र**-**शुभ्र**
अ) पीमारी, दरद; disease; sickness; **शुभ्र**-
शुभ्र

शुभ्र (= **शुभ्र**) (**शुभ्र** **शुभ्र**)
क) वि. मरवालायिक, नारा पामवा जोग, आक्रि;
perishable, mortal; **शुभ्र** Wester. नर.
१/१ वं. २, ६; **शुभ्र** नान्य. १/१ वं. २, ६;
शुभ्र **शुभ्र** (मरवा लायिक-आक्रि
ताननु) नारी. ६/१ वं. ४, ५०. ५१. ५२.

अ) वि. भोतकारक; deadly, murderous;
शुभ्र (**शुभ्र** **शुभ्र** ने **अदले**) वधारे
भोतकारक-धातक-पुनपार; more murderous or
deadly; **शुभ्र** नर. १/१ वं १३, ४२. ४३.

शुभ्र Converse ye (**D.**); तमो वात करे
(**हार.**); वीश्ता य. ४०.

शुभ्र May destroy (**M.**); ते नारा करे-
मारी नायि (**मिस्**.); Frag. 8, 1.

शुभ्र, **शुभ्र**, थापो (**हार.**); the thigh; **अ**-
थवा सं. **ओष्ठ**=**होड**; the lip; **शुभ्र** वं. ७, ५६.

शुभ्र वि. ना. नर. नामांक्रित पुरषनु नाम;
केकाउस पादशाहने सलाहकार; name of an
illustrious personage; the counsellor of
Kavi Usa; **शुभ्र** १/१ य. २३, २; **शुभ्र**
६/१ य. १३, १३१; (**शुभ्र** मोदी.)

शुभ्र (= **अक**) (**शुभ्र** धातु **शुभ्र**) क) वि.
अराय, **अद**, **अद**; evil, bad, wicked; abomin-
able; **शुभ्र** **शुभ्र** = **शुभ्र** **शुभ्र** **शुभ्र** विचार (**असल**)
अकोमन नामने **अहमननी** सांभिनो **दइ**; evil-
mindedness (**lit.**); opponent of Vohu Mano;
शुभ्र **शुभ्र** = **शुभ्र** **अराय** मार्गे **अलावनारे** भीने,
अद इह; the evil spirit; **शुभ्र**, **शुभ्र**
(**अधि**. वि.) = **वधारे** **शुभ्र**-**अद**; more wicked;
worse; **शुभ्र** (**अति**. वि.) = **अद** **शुभ्र**-**अद**;
most wicked; worst; **शुभ्र** नर. १/१ **शुभ्र** १६,
१५; **शुभ्र** ४७, ४; ५. १०, २६; **शुभ्र** नर. १/१
शुभ्र ३२, ५; **शुभ्र** २/१ **शुभ्र** ६३, ५; **शुभ्र**
ना-य. २/१ **शुभ्र** ३३, ४; **शुभ्र** नान्य.
१/१ य. १६, ६६; **शुभ्र** नान्य. १/१ य. १६, ४६;
शुभ्र ३/१ **शुभ्र** ४५, १; **शुभ्र** ३२, ५; वं. १६, ४;
शुभ्र ४/१ **शुभ्र** ४३, ५; **शुभ्र** ५/१ **शुभ्र** ३२, ३;
शुभ्र ४७, ५; **शुभ्र** ५६, ३१; **शुभ्र** १/३ **शुभ्र** ३२,
१२; **शुभ्र** ३/३ **शुभ्र** ४६, ११; **शुभ्र** ४६, ११;
शुभ्र २/१ य. १०, २६; **शुभ्र** नान्य. २/१
शुभ्र ५१, ६; **शुभ्र** (**शुभ्र** ने **अदले**) नान्य. १/१
शुभ्र ५६, ३१; **शुभ्र** नर. १/१ **शुभ्र** ३०, ४;
शुभ्र नर. २/१ वं. ३, ३५; **शुभ्र** ३३, ४;
शुभ्र नर. ४/१ वं. ५, ६२; **शुभ्र** नर.
५/१ **शुभ्र** ७१, १५; **शुभ्र** नान्य. ६/१ **शुभ्र**
३२, १३; **शुभ्र** (१/२ ने **अदले**) वं. ७, ७०;
शुभ्र २/३ **शुभ्र** ३२, ४; **शुभ्र** ५/३
वं. १४, १७; **शुभ्र** नान्य. ६/३ वं. १८, १७. २५.
अ) सा. ना. **अरापी**, **अराध**; evil, badness;
शुभ्र **शुभ्र**

नर. अराय काम करनार, अरायी करनार; a worker of evil; अरायन नर. १/१ य. १०, ५२.

अरायसा सा. ना. नारी. अयिक जतनुं दरद, अथवा अराय नर; a kind of disease; also. an evil eye (=अरायन); अरायन ६/१ वं. २०, ३. ६.६; अरायन ८/१ वं. २०, ७.

अरायसा सा. ना. नान्य. अयिक जतनुं दरद; a kind of distemper; अरायन २/१ वं. २०, ६.

अरायसा सा. ना. नारी. धुनरी (रपी.); अर्या-याने धनुं अरदाना कांडानुं तथा मांथानुं अयिक जतनुं दरद (दार.); shivering (Sp.); rickets (D.); अरायन १/१ वं. ७, ५८.

अरायसा वत. क. वि. नडी आली-अयाधुं यतु; नारा नडी पाने तेतु, अविनाशी; not decreasing; unfailing; धा. अय, अयल=अनीय-वतु, आली करतु; to squeeze, to empty; अरायन ६/१ वं. ११, ३.

अरायसा (=अम) क सा. ना. मथायुं, मायुं, शिअर, सडिथी उपरनो भाग; top, head, summit; अयसा अरायन, अरायन

अ) वि. पहिलेले, शर आतनुं; first, beginning अरायसा अरायसा अरायसा (पहिलेले अत्रकलां-वाणी आमदादनेवपते) नारी. २/१ य. १८, २०.

अरायसा (अघरि) (अयसा अरायसा तथा अरायसा) वि. ना. नर. अघरिस, अक्रासीआय तथा करसी-वणनो भाग; Aghreras; brother of Afrásyâb and Karsivaz; अरायसा अरायसा ६/१ य. १३, १३१; य. १६, ७७; अरायसा अरायसा ६/१ य. ६, १८. २२; य. १७, ३८. (अयसा मोदी.)

अरायसा (अरायसा उपरथी) वि. माथां आगणनो, मांथाने लगता (आल): (hair) of the head; अरायसा नर. १/१ य. १८, ३१.

अरायसा सा. ना. नारी. अयिक जतनुं दरद; a kind of disease; अरायसा २/१ वं. २०, ६.

अरायसा वि. आवंद-धली वगर, परधयावगर; unwedded; =नडी; अरायसा=आवंद, धली; a husband; अरायसा नारी. १/३ अरायसा. ६, २३; अरायसा नारी. २/३ य. १७, ५६.

अरायसा (अरायसा उपरथी) क वि. माथांने लगतुं (असल); अयिवरथी, माथां उपरथी (याली नामतुं) (purifying) from the head; अरायसा नारी. २/१ वं. ८, ६८.

अ) वि. पहिलेला कडनुं, सडिथी सरस; first-sized; of the first quality; of high value; अरायसा नर. २/१ वं. ७, ४१. ४३; अरायसा नर. ६/१ वं. ६, ३७.

अरायसा विरो अयसा अरायसा

अरायसा अरायसा (अयसा = तथा अरायसा) वि. नडी आतो, अयसे भरतो; not eating; starving; अरायसा अरायसा नर. २/१ वं. ४, ४६.

अरायसा (अरायसा अ उपरथी) सा. ना. नारी. शीडाणी, आध; धरधली आली; the mistress of a family; a house-wife. अरायसा २/३ अरायसा. ३२, १२.

अरायसा (= अरायसा; अयसा धा. अरायसा) वि. क) धटाड-नार, अयाधुं-कोताह-कमी करनार; decreasing, narrowing, destroying; अरायसा अरायसा = अरायसा = अरायसा = (आयादी) धटाडनर भीनो, गेपी नारा करनार, अयभीनो, हारमन; the destroying spirit; the invisible destroyer; Ahri-man; गाथांमां कडलीअयिक वपते अरायसा आवेछे. अयनुं उलतुं अरायसा अरायसा=आयादी करनार-धुकि करनार भीनो, सपेनाभीनो; the bountiful spirit; अय अय भीनो हारमन (अरायसा अरायसा) ने ताये-तेना हाथ तणे छे; पयु वंदीदादनी पहिलेले परगरदमां अरायसा अरायसा ने अरायसा अरायसा नी सांभितेना हरीक तरिके मुअिया छे; अरायसा अरायसा १/१ वं. १, २. ४-१३. १५. १६; वं. १६, १. ६. ८; वं. २०, ३. ५. ६; वं. २२, २. ६. १५; ध. ५७, १७; य. १६, ४४. ४६; अरायसा अरायसा (६/१ ने अदले) वं. १३, १. २; वं. १६, ८; अरायसा अरायसा २/१ वं. १०, ५; वं. १६, ५; अरायसा २/१ ध. ४५, २; अरायसा अरायसा (पांने अदले) वं. १६, १२; अरायसा अरायसा ६/१ वं. ६, १३; वं. १०, १६; अरायसा अरायसा ८/१ वं. ११, १०. १३; वं. १६, ३. ५. ६. अ) पापी, नडीरो, हारमनना जेवो, sinful, evil; Ahri-man-like. अरायसा १/१ अरायसा. ४४, १२; अरायसा २/३ अरायसा. ४३, १५.

अहुरिमांशुः (शुच्यो अहुरिमांशुः तथा अहुरिमांशुः)
 वि. अग्रमीना-हुरिमानने लगदु; (creation)
 of Ahriman, pertaining to Ahriman;
 अहुरिमांशुः-६/३ वं. ३, १०. २२; वं. १६, १२.

अहुरिमांशुः (शुच्यो अहुरिमांशुः तथा अहुरिमांशुः) वि. ना.
 नर. अग्रमीना; हुरिमान; Ahriman, the
 destroying spirit; अहुरिमांशुः (६/१ ने
 यदले) वं. १६, ८.

असत्यम् (=असत्य) (शुच्यो असत्यम् तथा असत्यम्)
 वि. साञ्चु-अहुरि-असत्यं नहीति; नासत्य, शुद्धं, छुपुं;
 not true-manifest; false; concealed; असत्यम्
 रा१ (क्रि. अ.) (छुपी गीते, नही ज्ञायामे तेम)
 वं. ५, १६. १८; ५. १६, ३३.

असृष्टम् (शुच्यो असृष्टम् तथा धा. सृष्ट) वर्त.
 कृ. वि. 'नही सुकादु, सुकळ नही जदु; ताशुं; not
 drying-decaying; free from drought; fresh;
 असृष्टम् नारी. १/२ य. १६, ३२; असृष्टम्
 नारी. २/२ छं. ६, ४; ५. १५, १६.

असुम् (असुम् नु पीशुं ३५) सा. ना. नारी.
 अंतःकरणु; conscience; असुम् ३/१ छं. ३२, १६.

असुम् (असुम्) (शुच्यो असुम्) सा. ना. नर. दुनियां;
 the world; असुम् अहुरिमांशुः = ह्राडमंद-अहुरिमांशुः
 दुनियां; the corporeal world; असुम् असुम्
 सर्वोत्तम दुनियां, अहुरिमाने अहुरिमांशुः; the best
 world (lit.); paradise; असुम् असुम् सउथी
 अराय दुनियां, अहुरिमाने अहुरिमांशुः; the worst world
 (lit.); hell; असुम् १/१ छं. १६, १०; छं. २८,
 ११; ५. १३, १२; ५. २२, २; अहुरिमांशुः २/१ वं. २, २२; वं.
 ५, ५२; वं. ७, ५२; वं. १८, ७६; वं. १६,
 ३१; छं. १६, २; असुम् ४/१ वं. २, २४; वं. ६, ४४;
 वं. १३, ८; ५. १०, ५; ५. ५, १; ५. ८, १५; छं. ५५,
 २; असुम् ४/१ छं. ७, २५; छं. ४०, २; असुम्
 असुम् ४/१ य. १३, १४६; असुम् ४/१;
 असुम् ५/१ य. २२, १६; वं. ७, ५२; वं. १६, ३१;
 असुम् ६/१ वं. ७, ५०; वं. ८, १००. १०१. १०२; वं. १०,
 १६; वं. १६, ४७; छं. ४३, ३; छं. ४८, २; ५. १०, १३७;
 असुम् १/१ वं. ४, ५०. ५१; वं. ५, ३६; वं. १६, २७.
 २६; छं. १६, ६; ५. १०, १४४; असुम् ७/१ वं. ६, १;
 असुम् ७/१ य. ६, ३; असुम् ७/१ छं. ७१, १६.

असुम् ४/२ य. १०, ६; छं. ५७, २५; असुम्
 ४/२ छं. ३५, ३; असुम्, असुम् ६/२; असुम् ६/२
 छं. २८, २; असुम् ७/२ वी. ११, ७; असुम्
 ७/२ छं. ४१, २; असुम् ७/२* ७/२ छं. ५१, ६. असुम्
 छं. ३१, १६; छं. ४४, २.

अ) सा. ना. नर. दुनियांनिं लोडि; people of
 the world; असुम् १/१ वं. १, १; वं. ३, ३३; वं.
 वं. ५, ४. ७; वं. ८, ३४; वं. १५, १; असुम् २/१ वं.
 १८, १६. २४.

ग) सा. ना. नर. अहुरिमांशुः; life; असुम् य. १०,
 ६३; छं. ५७, २५. शुच्यो असुम्

घ) सा. ना. नर. दम, प्राण, ज्ञान; spirit, vita-
 lity; असुम् छं. २६, ४; ५. १३, १४६.

च) सा. ना. नर. अहुरिमांशुः, साह्य; master, lord;
 असुम् १/१ वं. २, ४३; वी. १६, ३; असुम् १/१ छं.
 २६, ६; असुम् १/१ य. १३, ६१; असुम् २/१ वी. २,
 ४; छं. १६, १२; छं. २७, १; ५. १३, ६२;
 असुम् (अहुरिमांशुः) २/३ छं. ३२, ११.

असुम् (असुम् उपरथी) सा. ना. नर. साह्यी,
 सत्ता; mastery, authority; असुम्
 २/१ य. ८, १.

असुम् (शुच्यो असुम्) सा. ना. क) साह्यी;
 sway, mastery; असुम् नारी. २/१ छं.
 ३, ४; असुम् ३/१ य. १०, १०५.

अ) अंतःकरणु; heart, conscience; असुम्
 ३/१ छं. ११, १८; असुम् ५/१ वी. १४, २; ५. १०
 ६; असुम् ५/१ य. १३, ४६.

असुम् (असुम् उपरथी) denom. pres.
 subj. Atmane. ३/१ (हक धराये, सजवार
 थाय्मे) may have a right, may be fit for;
 आहुरि. २पी. ४; असुम् नाम साधित. क्रि. वर्त.
 आत्मने. ३/१ (हक धराये, सजवार थाय्मे)
 आहुरि. २पी. ६.

असुम् वि. ना. नर. अहुरिमांशुः नाम;
 name of an illustrious personage; असुम्
 ६/१ य. १३, ११८.

* अहुरिमांशुः दुनियांनिं (अहुरिमांशुः, अहुरिमांशुः, अहुरिमांशुः तथा
 अहुरिमांशुः); अहुरिमांशुः अहुरिमांशुः अहुरिमांशुः अहुरिमांशुः

अन्तर्गतम् (अन्तर्गतम्) इति शब्दम् ६. १८, १५; शब्दम्
अन्तर्गतम् (सातामां, कोलमां) वं. ३, ३. ४.

३) क्रि. अ. वयमां, आसपास; in the midst of,
around; शब्दम् वं. ६, ११; अशब्दम् वं. ६, ११.

अन्तर्गतम्-शब्दम् (शुद्धिमां शब्दम् तथा शब्दम् सा.

ना. नारी. दुवाही; interdicit; शब्दम्-शब्दम् ३/१
६७. १६, १५.

अन्तर्गतम्-शब्दम् वि. ना. नर. पाहाडजुं नाम,
जेनी उपर स्यावक्षे कंगदेज. नामने किल्ले प्यांया
हते; name of a mountain on the top which
Syâvakhsh had built a fort, called Kang-
dez; अन्तर्गतम्-शब्दम् य. १६, ४ (शुद्धिमां मोदी).

अन्तर्गतम्-शब्दम् (शुद्धिमां शब्दम् तथा शब्दम्)
वि. अंदरनां देशाने लगतो (मिथे ६७६); (Mi-
thra) of countries in the interior; शब्दम्
शब्दम् नर. २/१ य. १०, १४४.

अन्तर्गतम्-शब्दम् (शुद्धिमां शब्दम्) वि. ना. नर.
पाहाडजुं नाम; name of a mountain शब्दम्
शब्दम् १/१ य. १६, २.

अन्तर्गतम्-शब्दम् (=अन्तर्गतम्) (शुद्धिमां शब्दम् तथा
शब्दम्) समास ना. अंदरने भाग; the inside,
the inner part; अन्तर्गतम्-शब्दम् ५/१ वं. २,
३०. ३८; ६७. ५७, २१.

अन्तर्गतम्-शब्दम् (=अन्तर्गतम्) (शुद्धिमां शब्दम्)
सा. ना. नान्य. अमासने आंद (अधिकवयनमां); अ-
मासनी पछीना दाहाडा (अहुवयनमां); the moon
within (lit.); the day before the new moon;
the new moon (sing.); the days after the
new moon (plu.); अन्तर्गतम्-शब्दम् २/१ य. ७,
४; ६. २, ८; अन्तर्गतम्-शब्दम् ४/१ ६. १, ८; ६. ३,
१०; अन्तर्गतम्-शब्दम् २/३ य. ७, ४.

अन्तर्गतम्-शब्दम् (=अन्तरस्य) (१ शब्दम् तथा धा.
शब्दम्) वि. (आस्मान तथा जमीननी) वयमां
उत्तुं रेहेतुं; standing between (the earth and
the heavens); अन्तर्गतम्-शब्दम् ना. य. २/३ य. १३, १५३.

अन्तर्गतम् (=अन्तित्व=Lat. Ultimus) (शब्दम् उपर-

थी) अति. वि. सव्थी छेउनु (असल.); सव्थी
नीचेनु; at the furthest end (lit.); innermost.
शब्दम् २/३ वं. ७, ११.

अन्तर्गतम्=अन्तर्गतम्=आंधणुं यदु; आंधणुं करदु, शैशानी
अंद करवी; to be blind; to blind; to obstruct
the light; शुद्धिमां नीचेने भाग.

अन्तर्गतम् (=अन्तर्गतम्) (शुद्धिमां धा. शब्दम्) वि. आंधणुं;
blind; अन्तर्गतम् १/३ य. ५, ६३.

अन्तर्गतम्-शब्दम् (शुद्धिमां धा. शब्दम्) वर्त. क. वि.
नही दुःख देनार, नही नुकसान-हरकत करनार; not
tormenting—doing harm; अन्तर्गतम्-शब्दम् नर. १/१
य. १०, ६०.

अन्तर्गतम्-शब्दम् (=शुद्धिमां) (शुद्धिमां शब्दम्-शब्दम्)
वि. नही युनेहगार-पापी; रास्त; not sinful;
righteous; अन्तर्गतम्-शब्दम्-शब्दम् नर. ६/३ वं. १८, ६२.

अन्तर्गतम्-शब्दम् (शुद्धिमां शब्दम्-शब्दम्) वि. नही मां-
अनां तनवाणो, तनने मांअना ताप्यामां नही राप्प-
नार; not incarnate with Mâthra (holy word);
not keeping the body in control of Mâthra
शब्दम्-शब्दम् नर. १/१ य. १०, १३८.

अन्तर्गतम् (=Lat. Uter) दर्रा. सर्वनाम. जेमांनु
आत्मे; अ, अं (आत्मे) उपरथी; this of the
two; शब्दम् नर. १/१ य. १४, ४४; अन्तर्गतम् जेमानुं
पीशुं ३५ शब्दम् छे; शुद्धिमां शब्दम्

अन्तर्गतम् क) दर्राक स. नान्य. येहेल्ली तथा पीशु
अधिकवयन (अ, अंनुं पीशुं ३५).

अ) क्रि. अ. अमे प्रभाणु, अमे उपरथी, अमेरुषा
भाटे, तयारे (अंने अदले); अन्तर्गतम्, अन्तर्गतम्, हा.
गाथांमां अमे अन्वय वधारे वपराअमेला जेवांमां
आवेछे. वणी केरुलीअमेक वपते कवीताना मात्राने
भाटे नकामे आवेछे; वणी केरुलीअमेक वपते अं,
अं, अं, अथवा अं साथे जेडाअमेला आवेछे;
thus, thereupon, consequently; assuredly,
yes; अं ६. ११, ६; ६. २८, १०; ६. ४४, १६; ६.
५८, ८; य. १६, ४६, अन्तर्गतम्-अं-अं अं (अं अं-
नाजांमां तेमज शियाजांमां) ६. १६, १०; अं;
अं (L. Atque) ६७. २६, ६; ६७. ३०, ४;

वं. १, १८; **अथर्ववेदशब्दकोश** (देशी नो धरि-
नने लगतां नही ते, पारकां देशी) २/३ नारी. २/३
य. १८, २; **अथर्ववेदशब्दकोश** (अथर्व-ने अदले)
नारी. २/३ य. १८, १८.

अथर्ववेदशब्दकोश (श्रुत्वा धा. ५/१८) अ. ५. वि.
नही कातरने आंघिल्लु, नही करेले; not gnawed;
not nibbled: **अथर्ववेदशब्दकोश** नारी. १/१ वं. ७,
२८. ३३; वं. ८, ३७. ६६ धत्यादि.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अ. ५. वि. नही ढगायमेला; undeceived;
अथर्ववेदशब्दकोश नर. १/१ य. १०, ५.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा.
५/१) सभास ना. नारी. ढगाय-श्रुत्वावगरनी हा-
लत, ढगायथी वेगणापयु; आलिसी; guilelessness;
simplicity; **अथर्ववेदशब्दकोश** ३/१ धि. ६५, ११.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
सभास. ना. नारी. उपर असेवु (असल.);
अपारत साथे भरदना संबंध-संयोग यथा वगर;
without sexual intercourse; **अथर्ववेदशब्दकोश**
१/१ वं. १८, ३०. ३१.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश सा. ना. नान्य. (अर्थ अचोक्त) ; द्वेष
(हारले तथा मित्स); अविनाशी (स्त्री. तथा यु.);
युपकीडी (हाडिग); hate (H. and M.); im-
perishable (Sp. and J.); silence (Haug);
अथर्ववेदशब्दकोश ३/१ धि. ४४, १५.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

अथर्ववेदशब्दकोश (श्रुत्वा १/१ तथा १ धा. ५/१)
अनगमनु, नामुसाद, भरु वगरनु, रात्रु सुशील
नही; unsuccessful, disappointed; unwilling;
अथर्ववेदशब्दकोश नर. १/१ धि. ४६, २; **अथर्ववेदशब्दकोश**
धि. २८, ६; वं. ८, १००-१०३.

straitened by oppressions (M.); most sinless (Sp. & J.); most sincere (D.). **असह्य** आइरं. गाहाम. ४.

असुत (शुद्धि २) तथा **असुत** वि. नही जन्मिलुं; हवे पछी जन्मवानुं ते; unborn; yet to come hereafter; **असुत** ४/१ वं. २१, १.

असुत (शुद्धि असुत) अ. ६. वि. (असुती वपते) वचमांथी कांछि सुकी दीधा वगर; गप्रलत नही करीने (स्पी.); अशुद्ध उच्चार नही करीने (हाडिग); (recited) without omissions; without negligence (Sp.); incorrectly (Haug); **असुत** (२/१ ने अदले) वीस्प. १३, २; **असुत** नारी. १/१ छं. १६, ५; **असुत** ७/१ वीस्प. १५, २; **असुत** २/३ वीस्प. १३, २; **असुत** नारी. ६/३ छं. १६, ५.

असुत (शुद्धि असुत) अ. ६. वि. (असुती वपते) अशुद्ध वचमां नही जालीने, नकासुं कांछि नही उमेरीने; अशुद्ध नही करीने (हाडिग); (recited) without additions; without blunders (Haug).

असुत (२/१ ने अदले) वी. १३, २; **असुत** नारी. १/१ छं. १६, ५; **असुत** ७/१ वी. १५, २; **असुत** २/३ वी. १३, २; **असुत** नारी. ६/३ छं. १६, ५.

असुत (शुद्धि असुत) सा. ना. नारी. जे लप्यासु कवीतारपी अम्भारतमां नही ते, जे लप्यासु सादी अम्भारत-गद्यमां ते; unmeasured verse; prose composition; **असुत** २/१ छं. ४६, १७.

असुत (शुद्धि १, १ तथा १ असुत) अ. ६. वि. सुरादे नही पौहोयेली, सुरादे हसिल नही कीषेली-पानेली; सुदरौ पौहोरथा वगर (दार.); defeated of one's desire; without putting on the sacred shirt (D.); **असुत** नर. १/१ वं. १८, ५४, ५८; **असुत** २/१ वीस्ता. ५. २३.

असुत (शुद्धि १ धा. असुत) वि. इहा थअमिलुं; devoted; असुत = अमन = अमिसर अमि; the same; alike; **असुत** नर. ४/१ य. ५, ८.

असुत (शुद्धि असुत) वि. दया वग-

रनुं; having no mercy. **असुत** नर. ६/१ य. १३, १३६.

असुत (शुद्धि असुत) वि. रास्ती-सद्व्याध वगरनुं; सीधे-रास्त रस्ते नही आलनार; नेकी-सद्व्युध वगरनुं; void of truthfulness—virtue; going astray from rectitude; **असुत** नर. ३/३ छं. १२, ४.

असुत (शुद्धि असुत) वि. अकाम्यदे, धटती रीते-लाअमिक रीते नही; contrary to the prescribed rule, improper. **असुत** ७/१ (कि. अ.) छं. ६५, ८.

असुत सा. ना. नारी. निरपराधीपलुं, निर्दोषपलुं; रास्ती; innocence; truthfulness; धातु अ-सं. रुज-इ-अ-आगर देवा; to harm; अ + अ + असुत = असुत; असुत ६/१ छं. ७०, ३; वी. ८, २.

असुत (शुद्धि १ तथा असुत) वतं. ६. वि. नही उंधातो, उंधाया वगर; not sleeping; **असुत** नर. १/१ छं. ५७, १६; ५. १०, १०३; ५. ११, ११.

असुत (शुद्धि १ तथा असुत) वि. नही दरेलो, आटो नही कीषेलो; not ground (as corn); **असुत** आटो कीधा वगरनो जवनअनाज; आआ अनाज; unground corn; **असुत** नर. ६/३ वं. ७, ३५.

असुत (शुद्धि असुत) (शुद्धि असुत) वि. नही रास्त-साअनुं; नही अशी-पाक; नापाक, अइ नही जालनार; not honest—holy—truth-speaking; **असुत** नर. १/१ वं. ५, ३५. ३८; वं. ६, ५२. ५६; वं. २१, ४; ५. १०, १३८; **असुत** ५. ३, १०; **असुत** नर. २/१ वं. ४, ४६; **असुत** नर. ६/१ वं. १८, ११. १२; छं. ६, ३१; **असुत** नर. १/३ वं. १६, १८; वं. १७, ११; **असुत** नर. ६/३ य. १३, १०५.

असुत (शुद्धि असुत तथा असुत) ६. वि. नही सुरादे हसिल कीषिलु-पानिलुं; नही आआद; not prosperous; **असुत** नारी. १/३ य. १०, ३८.

असुत (शुद्धि असुत) वि. धरुी-साहेअ वग-

रतु; acknowledging no lord or master ;
अज्ञानम् (=अज्ञ + गणना) १/३ य. १३, १०५;
अज्ञानम् वीर्य. १०, २.

अज्ञानम् सा. ना. नारी. (अर्थ अज्ञानस); आलनो
आश, नलुसात; hair-wax; uncleanness ;
अज्ञानम् ५/३ वं. १४, १७.

अज्ञानम् वि. हसता चेहेरावाणी
आंभवाणो; (Vayu) with smiling face and
eyes; धा. अज्ञान, अज्ञान = सप्त धनुं, युस्से धनुं;
to be hard—angry; अज्ञान + अ + अ = सप्त-
युस्से नही, नरम; नही कुनती-हीलती धम्माने
स्थीर आंभवाणो (धार.); (Vayu) with un-
trembling eyes (D.); अज्ञानम् ८/१
य. १५, ५४.

अज्ञानम् वि. अज्ञान, ताजे नही धम्मेसो
(मित्स); unsubdued (M.); अज्ञानम्
अज्ञानम् अज्ञानम् नर. १/१ Frag. 9, 1.

अज्ञानम् (शुष्मि अज्ञानम्) वि. दोस्ती-
सलाह संपन नही राभते; दुश्मनी-अनभनाव
राभनार; not disposed to peace—friendship ;
inimical; hostile. अज्ञानम् २/३ य. ३, ११;
अज्ञानम् ८/३ य. ३, ८; अज्ञानम् अज्ञानम्
(दुश्मनी राभनाराभ्यांमांनो धम्मेसो दुश्मनी राभ-
नारने) अति. वि. २/१ य. ३, १५.

अज्ञानम् (शुष्मि अज्ञानम्) सा. ना. नारी.
कलुष्मो कंकाश, अनभनाव, दुश्मनी; unfriend-
liness, discord, enmity ; अज्ञानम् २/१ ध.
६०, ५; अज्ञानम् अज्ञानम् य. १०, २६.

अज्ञानम् (शुष्मि ३ धा. अज्ञानम्) अ. ध. वि. नही
आभनर पांमिषु, नही दुःखी धम्मेसु; not harmed ;
अज्ञानम् नारी. १/३ य. १३, ३०. ३४. ६३.

अज्ञानम् (शुष्मि १ अ तथा १ धा. अज्ञानम्) अ. ध.
वि. नही अज्ञानसो; not deceived; अज्ञानम्
नर. ८/१ य. १०, २३; Frag. 9, 1.

अज्ञानम् (शुष्मि १ अ तथा १ धा. अज्ञानम्) सभास
ना. नारी. अज्ञान-अज्ञान-दुश्मनी वेगणापयुं;
अज्ञानिकपयुं; freedom from deceit—lie ;
venacity. अज्ञानम् ५/१ य. १६, ३३;
अज्ञानम् ६/१ धर. ७०, ३; वी. ६, २.

अज्ञानम् (=अज्ञ) (शुष्मि २ अ) वि. पाण्णी वगरनुं;
(ने अज्ञानमां) पाण्णी नही नाभेसु-भेजेसु; (food
cooked) without water ; अज्ञानम् २/१ वं. ५, ५२.

अज्ञानम् (शुष्मि २ अ) वि. पाण्णी वगरनी
(नगा); (ground) destitute of water ;
अज्ञानम् (अति. वि.)=अज्ञान पाण्णी वगरनी
(नगा), (ने नगाभ्ये) सुदल पाण्णी नही अवि;
अज्ञानम् ४/१ वं. ३, ४. २३.

अज्ञानम् (शुष्मि अज्ञानम्) वि. पार नही धर्ध
शक्ति तेषु, नेने प्रायश्चित्त नही तेषु, प्रायश्चित्त क्रीधा-
थीपी अज्ञानम् नही थाय्ये तेषु (क्रांम); that admits
of no atonement; inexpiable. अज्ञानम् नान्य.
२/१ वं. ३, ४१; अज्ञानम् नान्य. २/३ वं. १, १२.
१७; वं. ३, ३६; वं. ८, २७.

अज्ञानम् (शुष्मि अज्ञानम्) अ. ध. वि. अनभना-
अज्ञान पाभ्या वगरनो; नही कसाअभिसो-अनुभविक
धम्मेसो; inexperienced (lit.); unfit to prac-
tise (the art of healing). अज्ञानम् नर. १/१
वं. ७, ३७.

अज्ञानम् (शुष्मि अज्ञानम्) वि. विआरी
नही शकाय्ये तेषु; मनमां अतरी नही शक्ति तेषु;
inconceivable, not to be seized by thought.
अज्ञानम् नारी. २/३ य. १३, ३२.

अज्ञानम् (शुष्मि १ धा. अज्ञानम्) अ. ध. वि.
वि. नही पंथरयिषु (असल.); नही शीमन-अप-
वित्र धम्मेसु; not spread (lit.); not infected or
polluted ; अज्ञानम् नान्य. २/१ वं. ८, २२.

अज्ञानम् (शुष्मि अज्ञानम्) सा. ना. नर.
तारीक-वप्यासु नही करनारो; not a praiser ;
अज्ञानम् १/१ वं. ३, ४०.

अज्ञानम् (शुष्मि १ धा. अज्ञानम्) वि.
आभुदगी-शीमनी-युनाह वगरनो; येथुनाह,
आभिस; free from defilement—sin; innocent;
pure. अज्ञानम् नर. १/१ आइरीन पेगम., ३.

अज्ञानम् साभा. ३५. नही इलावा देवा भोडे; not
spreading—diffusing ; अज्ञानम्; धा. अज्ञानम्, अज्ञानम्
=अज्ञानम्=इलापु; to spread अज्ञानम् अज्ञानम् अज्ञानम्
=अज्ञानम्; धा. अज्ञानम्=अज्ञानम्=Lat. Nano-ire, Lat.
Nanciscor=पांमिषु, पोडे/अज्ञानम्; to get, to reach ;
अज्ञानम् धर. ४४, १४.

अशुद्धः (शुद्धि १ तथा अशुद्ध) वि. क) निर्मल; undefiled, void of impurity; epithet of अशुद्धः शुद्धिः; अशुद्धः अशुद्धः शुद्धिः नारी. ११/६. ६५, ४; य. ५, ४. ७. ६६; य. १२, २४; अशुद्धः अशुद्धः शुद्धिः नारी. २०/१ वी. २, ७; ६. ६५, १; य. ५, १. ६. ६२; य. १३, ४; नीत्वा. ४, ६; अशुद्धः शुद्धिः नारी. ५, ०; य. १, २१; अशुद्धः अशुद्धः शुद्धिः नारी. ८/१ ५, ६. (शुद्धि भोदी)

५) नही गलीय-मेलु-रीमन थम्मिलु; पवित्र; पाक; not dirty, not soiled, not polluted; pure; अशुद्धः नर. १/१ य. १०, ८८; अशुद्धः ना-य. ५/१ य. १०, ८८; अशुद्धः नारी. ५/१ य. १०, ८८; अशुद्धः ५/३ य. ८, २; य. १०, ८८.

अशुद्धः (शुद्धि १ तथा १ धा. शुद्धि) अ. क. वि. आहार नही काहीडुं; not brought out; अशुद्धः २/३ वं. ८, ३७. ३८.

अनु (=अनु=Gr. Ana) १. उप. माककसर, काम्मिदा-प्रमाथि; being in suitable proportion or degree. नेमके अनु-मा काम्मिदासर विचारवुं (वं. ५, १०५). शुद्धि नीयेना भोधि.

२. शपु. अ. प्रमाथि, मुजय; agreeably to, in conformity to; अनु-मा अनु- (पोतानी भरु प्रमाथि) वं. २, ११. १५. १६.

अनु (शुद्धि १ तथा अनु) समास ना. नारी. माककसर-काम्मिदासर जालवुं; speaking in conformity with (the tenets of religion); orig. अनु + मा; अनु-मा अनु-मा ४/१ य. ५, १८. १०५; य. १६, ७६. ८४; अनु-मा अनु-मा ४/१ वं. ८, ७.

अनु (शुद्धि १ तथा धा. अनु) अ. क. वि. कथिलाने नही कथिलाने परापर नही कथिलुं, धम्मिने युनाह कथि पा घणी नेनी तोलेश नही कथिली; not reversed what has been done (lit.); not atoned; अनु-मा अनु-मा ५/१ वं. ४, २०. २४. २८. ३२. ३५. ३८. ४१, धम्मिदि अनु-मा अनु-मा ना-य. १/३ वं १५, १.

अनु (शुद्धि १ तथा अनु) अ. क. वि. (भरदनी) नरदीक नही गम्मिली (क-या), धम्मिने ने क-या अम्मि दुनयाना संसार नही भोगविला

ते; (a maid) not gone near (a man) (lit.); (a maid) who has had no carnal knowledge of man. अनु-मा अनु-मा (अनु-मा ने अदले) नारी. १/३ य. १५, ३६; य. १७, ५४. ५५.

अनु (शुद्धि अनु) अ. क. वि. (ने छेाकरी) आवदनी नरदीक नही गम्मिली, परथिली नही; (a maid) not gone near (a man); unmarried; अनु-मा अनु-मा नारी. २/१ वं. १४, १५.

अनु (शुद्धि १ तथा अनु) वि. माककसर अरथीवाणो, माककसर कुरथि; being moderately fat or plump; अनु-मा अनु-मा नर. ६/१ य. १०, ७०. १२७; य. १४, १५.

अनु (शुद्धि १ तथा अनु) वि. अरदीअरनां मांथानां तालना विशेषणु तरकि आवे छे; माककसर कहुं (अंकले.); अनु, म्हेटुं (स्पी.); गोण (हारले); proportional (Ankle.); thick (Sp.); circular (Har.) . . . अनु-मा अनु-मा नारी. २/१ य. ५, १२८.

अनु (=अनुमति) (शुद्धि १ तथा अनु) समास ना. नारी. (दीनना) काम्मिदा प्रमाथि-मुजय विचारवुं; thinking in conformity with (the tenets of religion); अनु-मा अनु-मा ४/१ य. ५, १८. १०५; य. १६, ७६. ८४; अनु-मा अनु-मा ४/१ वं. ८, ७.

अनु (=अनु) (शुद्धि १ तथा १ धा. अनु) समास ना. नर. माककसर कहुं पथु. नाठलु पथु, गोस्पंद; a quadruped of proportionate size; small cattle; a sheep, a goat; अनु-मा अनु-मा २/१ वं. ७, ४३; अनु-मा अनु-मा ६/१ वं. २, २४; वं. ६, ३८; अनु-मा अनु-मा २/३ वं. १४, १६; अनु-मा अनु-मा ६/३ वं. १८, ७०; वं. २२, ४. ११. १७. २०; य. ५, २१; य. २१, ५.

अनु (=अनु) (शुद्धि अनु) तथा अनु) वि. माककसर कहुना पथु-गोस्पंदनां नेटलु म्हेटुं (असल.); गोस्पंदनी क्रिमतनां ने-टलु; of the size or value of small cattle; अनु-मा अनु-मा नर. १/१ वं. ४, ४८.

अनु (शुद्धि अनु) व. क. वि. तंगी-हालत वगरवुं; नही मुकथिस-भोडोताल; not needy—poor; अनु-मा अनु-मा २/३ वी. १५, १.

वि. ना. नर. अपय्याप नामनो देव नो वादणा-
 य्मिने आस्मान उपरथी नमीन उपर आवतां
 अटकावी, तेय्मिने अतिराय गरमथी वाङ्ना
 आकारमां पाछा ठेराडी देछे. य्मि तेस्तरेनो दुस्मन
 छे; the Demon of Drought; the antago-
 nist of Tishtrya. He was supposed to
 keep away the rains, until vanquished
 by Tishtrya; **ह्युय्ये** १/१ य. ८, २१. २२;
ह्युय्ये २/१ य. ८, २८; य. १८, २. ६.
 (शुय्मो भोदी.)

अय्युय्ये (शुय्मो १ ७) सा. ना. नर. (अर्थ
 अयोक्तास); क) पीठ पाछल गीयत; कछु आओर
 (पुरती.); पछवाडिथी अदरिाकल, अुधि (दार.);
 backbiting; quarrelsome (J.); hump-backed
 (D). Pehl. **अय्युय्ये**; **ह्युय्ये** १/१ वं. २, २६. ३७.

अ)गीयत करनार; a back-biter, a slanderer:

ह्युय्ये १/१ य. ५, ६३.

अय्युय्ये (=अवक्रोत्) (शुय्मो धा.
 अय्युय्ये) वि. योकारदु; howling; **अय्युय्ये** नर.
 १/३ य. ५, ६५.

अय्युय्ये (शुय्मो अय्युय्ये) सा. ना.
 पादशाही उपरथी दूर करवुं; तत्त उपरथी ठेराडी
 भेलवुं, राजपदक्षु; dethroning; divesting
 of royal authority; **अय्युय्ये** २/१ छि. ६, २४.

अय्युय्ये वि. ना. नारी. मुसुकनु नाम;
 name of a country; **अय्युय्ये** १/१ य.
 १३, १२७. (शुय्मो भोदी.)

अय्युय्ये (=अप-गति) (धा. १ अ) सभास
 ना. नारी. दूर नवुं रेठेवुं, दोडदोड, नाहासभाग;
 fleeing, flight; **अय्युय्ये** ४/१ य. १३, ३५.

अय्युय्ये सा. ना. य्मिक नतनुं दरेद अथवा
 य्मिमाती; name of a disease or distemper;
अय्युय्ये १/१ वं. २१, २.

अय्युय्ये (शुय्मो अय्युय्ये) वि. उंदगीथी
 दूर (करवुं); depriving (a person) of his life;
 शुय्मो पेहेलवी छि. ४६, ४/१०१० **अय्युय्ये**

अय्युय्ये (शुय्मो धा. अय्युय्ये) सा. ना. नर.
 पाछीनु नाडुं, पाछीनी नेहेर; outlet of water,
 a channel; **अय्युय्ये** १/१ छि. ६५, ५; य. १३,
 ६; यं. १६, ५६; **अय्युय्ये** २/१ य. १५, २७;

अय्युय्ये २/३ य. ८, ४६; **अय्युय्ये** १/३
 छि. ६५, ४; य. ५, १०१; यं. १३, ७.

अय्युय्ये (शुय्मो धा. अय्युय्ये) सा.
 ना. नारी. छोडी देवुं; माथी अपराधी; remission,
 forgiveness; **अय्युय्ये** ४/१ वं. ५, २६.

अय्युय्ये (शुय्मो अय्युय्ये) सा. ना. ना-य.
 पाछलो भाग, गांड; पुछडी (दार.); posteriors,
 anus; tail (D.); **अय्युय्ये** १/१ वं. ७, २. ३.
 ५; वं. ८, १६. १७. १८. ७१; वं. ६, २६.

अय्युय्ये (अर्थ अयोक्तास); शी अयुं (पुरती);
 स्पीगल, हारले तथा दारभेरेते-य्मि य्मि य्मि
 आलनो अर्थे क्रिया नथी; समन नथी पडतो क-
 रीने मुडी दीथी छे; learning (Justi).; **अय्युय्ये**
 २/१ य. १६, ४२.

अय्युय्ये (अर्थ उपरथी) क) सा. ना. अंत, छोडा;
 end; **अय्युय्ये** २/१ य. १६, ४४.

अ) वि. उपर, अठता दरननवाणुं; high,
 exalted; **अय्युय्ये** (अति.वि.) सठिथी उपर, सठि-
 थी अठता दरनननुं, दरनननां सठिथी उपर-अठनुं;
 highest, most exalted in dignity; **अय्युय्ये**
 नर. १/१ छि. ५७, ४; छि. ७०, ७; **अय्युय्ये** नर.
 २/१ छि. ७१, ३; य. ५, ५४; **अय्युय्ये** नारी. २/१
 वं. १६, १४; छि. २६, २; य. १३, ८०; **अय्युय्ये**
 नर. १/१ वी. ६, ६; छि. १, १; **अय्युय्ये** नारी.
 ७/१ छि. ५८, ८.

अय्युय्ये (शुय्मो धा. अय्युय्ये) सा. ना.
 ना-य. नायुद करवुं, दई करवुं; annihilating,
 driving away; **अय्युय्ये** १/१ वं. २१, २.

अय्युय्ये (शुय्मो १ ७) सा. ना. नारी. कांछ
 अनावनुं आवी पडवुं, अनाव, आकत; befalling,
 accident, calamity; **अय्युय्ये** ४/१ य. १, २४;
 छि. ६५, ११.

अय्युय्ये (शुय्मो २ अय्युय्ये) अति. वि.
 अय्युय्ये दूर करवा लाय्मिक (असल); अय्युय्ये अय्युय्ये
 नेग; most repulsive (lit.); most abomin-
 able; orig. **अय्युय्ये** + **अय्युय्ये** = **अय्युय्ये**
अय्युय्ये नर. १/१ वन्त यश्त १.

अय्युय्ये विरो शुय्मो धा. अय्युय्ये

अधोऽधो (=अपर) (अधो उपरथी) क) अ.धि. वि.
 वधारे दूरतुं, पाछलतुं, पछवाडेतुं, पछीतुं; वधारे
 उत्तरतुं, हलतुं; further, posterior, later;
 lower, inferior.

अ) अ.धि. क्रि. अ. पाछलथी, पाछुं; later on,
 back; अधोऽधो २/१ वं. ४, ४५; वं. १५, ४८;
 अधोऽधो (क्रि. अ.) (त्यार पछी) वं. ८, ५८; वं. ६, २३;
 अधोऽधो वी. २०. ३; वी. २१, ४; गेह ३, ७; ४. ३१;
 २०; अधोऽधो ५/१ वीरता. ५. २६;
 अधोऽधो ६/१ वी. २१, ४; अधोऽधो नारी. ६/१ ५.
 १३, १३४; अधोऽधो नर. (पीठ) १/३ ४. ६, २;
 अधोऽधो १/३ ५. १६, ८०; अधोऽधो नारी. १/३ ४. ५२, ३.

अधोऽधो (अधो अधो तथा धा.
 अधो-अधो) वते. क. वि. नही मरी नतुं; not
 dying; अधोऽधो-अधो नर. १/३ ५. १३, ११;
 अधोऽधो-अधो नर. १/३ ४. २३, १.

अधोऽधो (अधो अधो तथा अधो) अ.
 क. वि. पाछलथी अथवा पछवाडेथी न-भेला; -हाने;
 born later on; younger; अधोऽधो-अधो
 ६/१ ५. १३, १२७.

अधोऽधो (अधो अधो-अधो) अ. क. वि.
 नही पारकाने आवेली (असल.); नही अदरा-
 मेली; (a damsel) not delivered over (lit.)
 not betrothed; अधोऽधो-अधो नारी
 २/१ वं. १५, ६. ११. १३. १५. १८.

अधोऽधो (अधो अधो तथा
 अधो-अधो) वि. उत्तर पश्चिम दिशा तरकतुं, वा-
 यंय दिशातुं; north-westerly; अधो अधो
 नकलमां आवेछे; अधोऽधो-अधो ५. ३, १७.

अधोऽधो (अधो अधो) वि. कुदतुं
 नाचतुं कुदतुं; jumping, dancing; अधोऽधो-अधो
 १/३ ५. ५, ६५.

अधोऽधो ना. विधास (दार.); पुरषतुं नाम
 (मोदी); confidence (D.); name of a person
 (Modi); अधोऽधो-अधो ६/१ ५. १६, ४२.

अधोऽधो क्रि. अ. पाछुं, पाछली तरक; back,
 backwards; अधोऽधो ५. १०, २०; ५. १४, ४६.
 अधोऽधो पीठुं ३५ अधो आवेछे.

अधोऽधो (अधो अधो) वि. उत्त-
 २ तरक; northern; अधो अधो रीति समलव
 शिवाऽधो: क) अधो=अधो=दूर; far from; अधोऽधो
 =अधो= रासीना तारा; a star; अधोऽधो + अधो
 रासीना ताराथी दूर, उत्तर दिशा तरक.

अ) अधो + अधो + अधो धा. अधो =अधो=अधो; to
 ४०; अधोऽधो-अधो ५/१ वं. १६, १; अधोऽधो-अधो ५. २५;
 अधोऽधो-अधो ७/१ ५. ३, १७; अधोऽधो-अधो २/३ वं. ८, २१;
 अधोऽधो-अधो-अधो ५/३ वं. ८, १६. १७. १८; वं.
 १६, १; अधोऽधो-अधो-अधो ५/३ वं. ८, ७१; वं. ६, २६.

अधोऽधो (अधो उपरथी) क्रि. अ. पछी, त्यारपछी;
 afterwards; अधोऽधो ५. १६, ४८.

अधोऽधो (अधो अधो १ धा. अध, अध) सा. ना. नर.
 अपवित्राध; अयकुशी, नादानो (होठो); अधो अधो
 (२पी.); धिक्कार, अधो अधो, मारामारी (धु.); दुश्म-
 नो (हारले); नामरद (दार.); impurity; stu-
 pidity (Haug); enmity (H.); impotent
 (D.); अधोऽधो-अधो १/१ वं. २, २६. ३७.

अधोऽधो (अधो अधो अधो अधो) क. वि. नारी.
 नो आधडीने धानमां दुध नही अधो अधो ते; not
 having milk in the breasts (of a woman);
 अधोऽधो-अधो २/१ वं. १५, ८; अधोऽधो-अधो ६/३
 वीरतास्थ. यश्त ५०.

अधोऽधो विशेष अधो २ धा. अधो-अधो

अधोऽधो (अधो अधो अधो अधो) वि. कथा-हिंकमत-
 तालमेल-दगलयात्र वगरने; भोलि; free from
 cunning or duplicity; guileless; अधोऽधो नर.
 १/१ ५. १०, १०५.

अधोऽधो (=अधो अधो अधो) (अधो अधो
 अधो-अधो अधो) वि. दरीआ वगरने (भोराक)
 आनार (असल.); नही तैयार अधो अधो आनार;
 पकाव्या वगरतुं आनार; भोशरम-नकत आनार
 (दार.); (a dog) eating uncooked food;
 eating without scruple (D.); अधोऽधो-अधो अधो
 नर. १/१ वं. १३, ४७.

अधोऽधो (= अधो = अधो) (अधो अधो अधो
 क) वि. छोकरां वगरतुं, नने अधो अधो नही ते;
 childless; अधोऽधो नारी. १/१ वं. ३, २४; अधोऽधो
 नर. ४/१ वं. ४, ४०.

५) वि. छोकरं साधि, हनेलदार, ले आधडीने
पेटमां अर्युं होअि ते (=आ=आ=नलदीक, पासि;
to, near तथा शीठल); being with young
(as a female), pregnant; शीठल नारी. २/१
व. १५, ५. ८. ४६. ५०.

ग) सा. ना. हनेल, पेटमांनुं अर्यु; pregnancy;
शुअ्या नीयेनो आल.

सुधु-डीठल (शुअ्या शीठल ग तथा धा. सुधु)
वि. नर. गर्भनेतोडनारै; हनेलने पाडी नाअनारै;
destroying pregnancy; सुधु-डीठल वि. नारी.
हनेल तोडनारी; सुधु-डीठल ६/१ य. १७, ५७.

सुधु-डीठल (शुअ्या शीठल) सा. ना. ना-य.
हनेल छुटवा, वीआपुं, छोकरं ननवाणी हालत;
delivery; accouchement; शीठल २/१ व. ५;
४५; वं. ७, ६०.

सुधु-डीठल (शुअ्या सुधु-डीठल) वर्त. कृ. वि. नही
कोही जतो, नही वास मारतो; never rotting-
stinking; सुधु-डीठल नर. २/१ य. १६, ११. ८६
सुधु-डीठल वीशतारप यस्त, ४५.

सुधु-डीठल (=अवम) (सुधु-डीठल) क) अति.
वि. सेवटनुं, छोकरं छोडेनुं, छोडलुं; final, last ;
सुधु-डीठल नर. ७/१ हन. ४३, ५; हन. ५१, ६.

५) सा. ना. न. सेवट, छोडे, अंत; end, close;
सुधु-डीठल १/१ हन. ४५, ३; हन. ५१, १४; ह. ४८, ४
ग) क्रि. अ. आअरे, सेवट; सेवट सुधी;
at last, up to the end; सुधु-डीठल हन. ४४, १६;
सुधु-डीठल हन. १०, १६; ह. ३०, ४; ह. ५३, ७; य. १, २६.

सुधु-डीठल (शुअ्या) सुधु-डीठल ५) वि.
दुअलुं-नअलुं नही थअिलां तनवाणु, सुठं नही
थअिलां तनवाणुं; not of lean or decrepiti
body (as animals); सुधु-डीठल ६/३ वं.
२२, ४. ११. १७.

सुधु-डीठल (=अवम) (शुअ्या सुधु-डीठल) सा. ना.
नर. पुरती उमरनुं नही ते (असल.); अर्यु; one
very young (lit.); a child ; सुधु-डीठल १/१
वं. १३, ४८; सुधु-डीठल य. १६, ४३; सुधु-डीठल
य. १७, ५४. ५५. शुअ्या नीयेनो आल.

सुधु-डीठल (=अवम) (शुअ्या सुधु-डीठल)

क) सा. ना. अर. अर्यु; a child; सुधु-डीठल १/१
वं. ३, ३; वं. १५, १५. १६. १८; वं. १६, ७. सुधु-डीठल
सुधु-डीठल १/१ वं. ३, ११; सुधु-डीठल २/१ वं. ६,
३८; वं. १३, २३; वं. १५, ४८. सुधु-डीठल ६/१
१३, ४४. ४५. ४८; वं. १५, ४५; वं. १६, ७;
सुधु-डीठल ६/३ ह. २६, ६; ह. ६८, १२.

५) वि. -हानी वयनुं, कुमणी उमरनुं; of
tender age; सुधु-डीठल सुधु-डीठल नारी. १/१
हन. २३, ३.

१) डेठल (१ सुधु-डीठल) क्रि. अ. दूर, वेगणुं;
नही; away, far from; not; नेमके-सुधु-डीठल ... सुधु-डीठल
सुधु-डीठल (तेअ्याअि लख लीधु, छीनवी लीधु);
they seized away हन. ३२, ६; धा. सुधु-डीठल-
वणुं, हसिल करणुं; to acquire.

२) डेठल विरो शुअ्या २ सुधु-डीठल

डेठल (सुधु-डीठल) क्रि. अ. हवे पछी; here-
after; सुधु-डीठल ह. ६, २४; ह. १०, १; य. १३, ६४. ६५.

सुधु-डीठल (=सु + सुधु + सुधु; शुअ्या १ धा. सुधु)
क्रि. अ. पछवाडेथी, पछवाडे; backwards,
behind ; सुधु-डीठल य. १०, ४८; य. १४, ६३.

सुधु-डीठल (२ सुधु-डीठल) वि. पाणीवाणुं,
पाणी राअनार; water-giving; सुधु-डीठल
नर. २/१ य. ७, ५.

सुधु-डीठल (शुअ्या = तथा सुधु-डीठल) वि.
नही नाहासी जणुं; not going away—disap-
pearing; सुधु-डीठल ना-य. २/१ य. १३, २६.

सुधु-डीठल (शुअ्या धा. सुधु-डीठल)
वर्त. कृ. वि. (अडो) नही उगनां अथवा वधतां,
उया वगर; without growing (as trees);
सुधु-डीठल नारी. १/३ य. १३, ५५.

सुधु-डीठल वि. पाछो नही हडनारै, नही
हारी आनारै (दार.); (दुरमन उपर) अमिदम
आगण धसारै नही करनार (हारले); never
falling back (D.); not rushing at once
(on the enemy) (H.); अि आल
सुधु-डीठल नामना राक्षसनां विरोधलु तरिके
आवेछे. सुधु-डीठल नर. २/१ य. १६, ४२.

अविचिन्तयन् (ऋच्मि = तथा १ धा. १८) वर्त. कृ. वि. नही विचारतां, विचारया वगर; without thinking; ऋचिन्तयन् ६/१ य. १०, १०८.

अविचिन्तयन् (ऋच्मि = क) तथा धा. १५-१) सभास. ना. नान्य. हिम्मतथी भारयुं, हिम्मतथी भारवानुं कौवत; smiting with courage; strength for smiting; अविचिन्तयन् १/१ य. १८, ५४.

अविचिन्तयन् (ऋच्मि = क तथा धा. १५-१) सभास वि. हिम्मतथी भारनार; smiting courageously; अविचिन्तयन् नारी. १/३ य. १३, ३३.

अविचिन्तयन् सा. ना. नारी. मुक्खिलेसीपयुं, गरीयाध, संपत्ति वगरनी हलत; want of means; poverty; अविचिन्तयन् = नही; नोति अविचिन्तयन् = अविचिन्तयन्, संपत्ति; means, money; अविचिन्तयन् = अविचिन्तयन् moneyless; अथवा, अविचिन्तयन्, मुक्खिलेसीपयुं, मुक्खिलेसीपयुं, foolishness, senselessness (Sans. माय); परीशान्ती, अविचिन्तयन् (मिस्स); distraction (M.); अविचिन्तयन् ६/१ धि. ७१, १७.

अविचिन्तयन् (ऋच्मि २ धा. १८) वर्त. कृ. वि. नही याद करतो, नही भायुतो; not remembering; not reciting; अविचिन्तयन् नर. १/१ वं. १८, ५.

अविचिन्तयन् (= अविचिन्तयन्) (= क उपरथी) वि. हिम्मतवान, जेरावर; bold, courageous; अविचिन्तयन् नर. १/१ ध. ८, २०; य. १०, १००; य. १२, ६; य. १४, १२; य. १७, १६; अविचिन्तयन् १/१ वी. १५, ३; य. १०, ६४. १०७; य. १४, ५६; आकुरी. पोगम. नर. ३ (य. २३, २); अविचिन्तयन् नारी. १/१ (२/१ ने अदले) वं. १८, १८; धि. ६५, ३; य. ५, १५. ६६; वीशता. य. २२; अविचिन्तयन् नान्य. १/१ धि. ५७, ६; अविचिन्तयन् नर. २/१ य. १०, ६. २५. ११२; य. १२, ५; गेह १, ६; आकुरी. रपि. ३; अविचिन्तयन् नारी. २/१ धि. २, १४; धि. ६५, ११; य. ५, १५; य. ६, २; य. १७, १; सीरि. २, २५; अविचिन्तयन् नर. ६/१ वी. ६, ४; अविचिन्तयन् नारी. ६/१ वी. ६, ४; अविचिन्तयन् नान्य. ६/१ य. १०, ६६; य. ८, ८; अविचिन्तयन् नारी. ८/१ य. १७, ७; अविचिन्तयन् नारी. १/३ य. १३, २६; अविचिन्तयन् ४/३ वी. ६, ४; अविचिन्तयन् अवि. वि. नारी. १/३ य. १३,

६४; अविचिन्तयन् अति. वि. नर. १/१ य. १४, ३. ७. ६. १३. १५. १७. २१. २३. २५. २७; अविचिन्तयन् नान्य. १/१ य. १, १; अविचिन्तयन् नान्य. २/१ य. १०, ६६. १३२.

अविचिन्तयन् (ऋच्मि = तथा. अविचिन्तयन्) वि. भायु-स-वस्ती वगरनुं; पेरान, उच्यते; empty of men; depopulated; अविचिन्तयन् २/३ य. ५, ३०; य. १५, २०.

अविचिन्तयन् (ऋच्मि = तथा १ अविचिन्तयन्) वि. मोत अथवा मरुती वगरनेा; free from death or pestilence; अविचिन्तयन् नर. २/१ आकुरी. पोगम. नर. ७. (य. २३, ७.); वीशता. य. २४.

अविचिन्तयन् (ऋच्मि = तथा २ धा. ७६) वि. अविचिन्तयन्—अविचिन्तयन् वेगगो; नुकसान नही करनारि (हारले); जेना जेवा पानि कोष नही, जेनेा जेकोष नही (दार.); free from deceit—guile; incapable of doing harm (H.); incomparable (D.); अविचिन्तयन् नर. २/१ य. १०, १४०.

अविचिन्तयन् (ऋच्मि = तथा धा. १८) वर्त. कृ. वि. नही हीलनु, दृढ, मकम; not moving; firm, steadfast; अविचिन्तयन् नारी. १/१ य. १७, १७; अविचिन्तयन् नारी. ६/१ य. १३, १३३; अविचिन्तयन् २/३ वी. ७, १; अविचिन्तयन् नारी. २/३ य. १३, ३५.

अविचिन्तयन् (ऋच्मि = तथा अविचिन्तयन्) सा. ना. नारी. अमरपयुं; immortality; अविचिन्तयन् १/१ य. १८, ११. ८६; अविचिन्तयन् २/१ य. ६, ६; य. १०, १२४; य. १७, २६.

अविचिन्तयन् (ऋच्मि = तथा अविचिन्तयन्) वि. नही मरयु पामे तेयुं, नही मरयु पामवा जोग; not perishable; अविचिन्तयन् य. १८, ६४; it is here (yt. 19, 94.) used as a substantive (immortality).

अविचिन्तयन् (Pehl. Com. Y. 9, 1.) नही मरयु पामे तेयुं (यु.); not perishable (J.); अविचिन्तयन् अविचिन्तयन् Pehl. Com. Y. 9, 1.

अविचिन्तयन् (ऋच्मि = तथा अविचिन्तयन्) सा. ना. नारी. अमरपयुं; immortality; वि. ना. नारी. अमरदाद अमराशापंद; अविचिन्तयन् कुरीने अमरदादना जडीया तडीके तेनी साथे आविधि, अने अविचिन्तयन्

(light) રોં ઈજ. ૪૩, ૭; ઈજ. ઈ. ૪૩, ૨; ઈજ. ૬/૧ ય. ૧, ૨૮; ય. ૧૧, ૫; ઈ. ૫૭, ૩૧; ય. ૮, ૫૪; ય. ૧૦, ૧૧૩; વીજ્ઞતા. ય. ૪૨; ઈજ. ૨/૩ વં. ૮, ૪; ય. ૧, ૧૧; ઈ. ૫૭, ૧૭; જાણવું જે, ઈજ., ઈજ. અને ઈજ. વચ્ચે કોઈ કોઈ ઠેકાણે તફાવત રાખવામાં આવેલા છે, તે એ કે ઈજ., ઈજ. daytime, ઈયાને સુરજ ઉગે ત્યારથી તે સુરજ અસ્ત પાંચે ત્યાંહાં સુધીનો વખત; દિવસનો વખત; ઈજ. ઈજાને સુરજ ઉગ્યાથી શરૂ થતો આખો દાહોડા; the whole day beginning from sunrise; એ તફાવત ઉપર જણાવેલા દાખલાઓ ઉપરથી મેહર જણાઈ આવશે. જુઓ. —

— (જુઓ ઈજ. તથા —) સા. ના. દાહોડાની સવારી (ઘોડા ઉપર એસીને કાવેલી) one day's ride (on horseback); — ઈજ. ૬/૩ ઈ. ૬૫, ૪; ય. ૫, ૪. ૧૦૧; ય. ૧૩, ૭.

— વિશે જુઓ —
— (જુઓ — તથા —) વિ. ૬૨૬- પીમારી વગરનો; ૬૨૬-પીમારીથી છુટા-વેગળો; freed from sickness; (૧/૧ ને બદલે) આફરી. પેગમ. જરતો. ૭; વીરતા. ય. ૪.

— (જુઓ — તથા —) વિ. આ-રાધના-ઈજનેને લાએકનું નહી; unworthy of adoration-worship; — રોં આફરં. ગાહામ. ૭; — નારી. ૨/૧ ય. ૧૩, ૯૦; — નર. ૨/૩ ય. ૧૬, ૮૧.

— વિશે જુઓ — તથા ૧ ધા. •

— (Geld. —) (= —, —) વિ. ના. નર. અયાગ્રેમ ગાહામખાર; છ ગાહામ-ખારમાંનો ૪ થો ગાહામખાર, જે મેહર મહીનાના આસ્તાદ રોજે શરૂ થાય છે, અને અનેરોન રો-જે આખરે થાય છે; એ મોસમ ઉપર ચોપગાં જનવરોમાં બચ્યાં જનમવાના જોઈ વધારે હોય છે; name of the 4th Galambar, when the heat of quadrupeds is on the increase. It begins from the 26th and ends with the 30th day of the 7th month, viz, Meher. — રોં વી. ૨, ૨; ઈ. ૨, ૬;

— રોં ઈ. ૧, ૯; ઈ. ૩, ૧૧; — રોં ઈ. ૬/૧ વી. ૧, ૨; આફરં. ગાહામ. ૨. ૧૦.

— વિશે જુઓ —

— વિશે જુઓ ૧ ધા. •

— વિ. ના. નર. નામાંકિત પુરુષનું નામ; name of an illustrious personage; — ૬/૧ ય. ૧૩, ૧૧૨ (જુઓ મોદી.)

— (જુઓ — તથા —) સમાસ વિ. લોહોડાંની લડાઈની તોપીવાળો અથવા રાખનાર; with helms of iron; — નારી. ૨/૩ ય. ૧૩, ૪૫.

— (—) (જુઓ — તથા —) સમાસ ના. સાફ કાવેલું — સોજું લોહોડું (અસલ); ચોખ્ખી ધાતુ; purified metal; — ૬/૧ રોં વી ૨૦, ૧; ય. ૨, ૭; ય. ૧૭, ૨૦; સીરો. ૨, ૪; — ૬/૧ ય. ૨, ૨; સીરો. ૧, ૪

— (જુઓ — તથા —) સમાસ વિ. લોહોડાંનાં હથિયારવાળું; with iron weapons; — નારી. ૨/૩ ય. ૧૩, ૪૫.

— (જુઓ — તથા —) સમાસ વિ. લોહોડાંનાં બખતરવાળું; with iron armour; — નારી. ૨/૩ ય. ૧૩, ૪૫.

— (જુઓ — તથા —) સમાસ વિ. લોહોડું પિગળવાને-એતવાને લગતું (કારખાનું); (a foundry) for casting iron into various forms; — —

— (=લોહોડું પિગળવાના-એતવાનાં કાર-ખાનામાંથી) નર. ૫/૧ વં. ૮, ૮૯.

— =અર ક) જવું; મળવું, મેળવવું, હાંસિલ કરવું; to go; to get, to acquire; — (મજે, હાંસિલ થાય છે) વર્ત. સંશ. ૫) મો વર્ગ. ૩/૩ ઈજ, ૫૨, ૩; — કમં. અનિ. (pass. aor.) ૩/૧ (એ જોલમાં વર્ગના મ ની વૃદ્ધિ થઈને પછી pass. aor. ની નીશાની • લાગી). ઈજ. ૯, ૩. ૬. ૯. ૧૨

— બલું ગણવું, માન આપવું; to regard (a person or thing) as good; to revere; — વર્ત. સંશ. ૩/૩ Frag. 4, 1.

ज) धसीने णवुं, धसारो करवो, हुमलो करवो; to rush, to attack; ध्सी (धसारो करतां, हुमलो करतां) वर्त. ६. शुष्मो ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी, ध्सी

ज-ज) = क) उडवुं, सञ्चवन थवुं; to arise . . . *
ज-ज) वर्त. संश. ३३ Frag. 4, 3. ज-ज) Wester. ज-ज) infini. ध्सी. ४३, १२ *

ज) उशिकरवुं, उत्तेजन आपवुं; to urge, to encourage; ज-ज) (Wester. ज-ज) infini. ध्सी. ४३, १४.†

ज-ज) = सांनि णवुं-थवुं (असल); वगोववुं, निन्दा करवी; to go against, to oppose (lit.); to calumniate; to vilify; ज-ज) वर्त. आत्मने. २ जे वर्ग ३/१. ध्. ४४, १२.

ज-ज) = क) आहार आपवुं, देयाव देवो; to come out, to appear; ज-ज) (+ ज) ज-ज) वर्त. आत्मने. ३/३ ध्. ४६, ३.

ज) आपवुं, अपयु करवुं; to give, to dedicate; ज-ज) आ. लू. पररमे. ५) मा वर्ग ३/१ ध्. ११, ४; ज-ज) वर्त. पररमे. ३/३ य. १३, ४६.

ग) लखुं गणवुं, मान आपवुं; to regard (a person or thing) as good; to revere. ज-ज) आ. लू. पररमे. ३/१ य. १३, १४६; ज-ज) (= ज-ज) + ज) लू. ६. वि. नारी. ३/३ य. १३, २५.

१-ज) विरो शुष्मो ज)

२-ज) वि. ना. नर. पुरधनुं नाम; name of a person; ज-ज) १/१ य. १३, ११० (शुष्मो मोदी).

३-ज-ज) (meaning unsettled); ज-ज) ज-ज) तमाम क्रिया पछी, अन्वया पछी (दार); after having accomplished (D.) Yt. 24, 5.

ज-ज) वि. जे जाल ज-ज) (क्रीडी) नां वि-शेषणु तरकि आवेजे; जेना अर्थ योक्स इयो

* आये ठेकाये क्रियापदनी मतलब वपरायमेजे.
(हुं उडुं, तैयार थाडुं).
† क्रियापदनी मतलब (हुं उशेके-उत्तेजन आपवुं).

नथी. नीचे मुल्य जेना शुदा शुदा अर्थ कर-
वामां आया छे:-क) अठको भारनारी, दुःख देनारी;

ज) टोलांयद ननार. ग) सीधुं नही ते,
पराय, दुःख; (variously interpreted)
— (a) stinging, tormenting; (b)
going in great numbers; (c) evil,
bad. Comp. ज-ज) = रेखा=a line; Pehl. ज-ज);
ज-ज) ज-ज) १/३ वं. १४, ५

ज-ज) (शुष्मो = तथा ज-ज) वि. वगर सरदारि;
acknowledging no lord ज-ज) नर. १/३ य.
१३, १०५.

ज-ज) (शुष्मो =, ज-ज) तथा ज-ज) क) वि. सरदारनी सत्ता कभूल नही करनार, धखीना
डेकमने तामे नही थनार; (a woman) disobe-
dient to her husband; ज-ज) नारी. ३/१ हदो. नुरक., ३६ (य. २२, ३६)

ज-ज) (ज-ज) नुं दुकुं ३५; शुष्मो ते-
जाल) वि. कवपतनुं; नहारो अथवा अपसगन
भरेयो अनाव (बुस्ती. तथा हारजे); काजमेदा;
अथवा मुकदमाना धास्ती (पेहेलवी तथा दार);
untimely; unauspicious occurrence (J. & H.);
danger of law-suit (Pehl. & D.) ज-ज)
(Wester. ज-ज) १/३ य. ११, ५.

ज-ज) (शुष्मो ज-ज) वि. कवपतनुं;
वपत सरनुं नही; रीत-काजमेदा मुल्य नही; जे-
काजमेदानुं; अथदीत. unseasonable; improper;
illegal; ज-ज) नर. २/१ वं. १, १६, ज-ज)
नानय. २/३ वं. १, १८. १६; ज-ज) नानय.
२/३ वं. ३, ४०. वीशता य. ४७; ज-ज) वीशता. य.
४८; ज-ज) नानय. १/३ १५; शुष्मो नीचेना
जालो.

ज-ज) (शुष्मो ज-ज) तथा
ज-ज) समास ना. नालाजिक-पराय विचार
करनार; an evil thinker; ज-ज)
नर. २/१ आडरं. गाहाम. १९; ज-ज)
नर १/३ ध्सी. ११, ४.

ज-ज) (शुष्मो ज-ज) तथा
ज-ज) समास ना. नालायक-परायसपुन जाल-
ननार; an evil speaker ज-ज)

𐬀𐬎𐬎𐬎𐬎𐬎 (**𐬎𐬎𐬎** २ धा. **𐬎𐬎**) सा. ना. लासि; लडाख (दार.); a spear, a lance; battle (D); **𐬀𐬎𐬎𐬎𐬎𐬎** २/३ य. १३, ४५.

𐬀𐬎𐬎𐬎𐬎 (= **𐬎𐬎**, **𐬎𐬎**) वि. ना. ना. न्य. 'अनिरथ' नामनां केशवरनी पश्चिम दिशां च आविलां केशवरनुं नाम; the first of the seven Keshvars into which the earth is divided. It is to the west of Khvaniratha, which forms the central region; **𐬀𐬎𐬎𐬎𐬎** २/१ वं. १६, ३६; य. १०, १५. १३३; य. १२, ६; **𐬀𐬎𐬎𐬎𐬎** **𐬀𐬎𐬎𐬎𐬎** **𐬀𐬎𐬎𐬎𐬎** (अरैरुहि केशवरथी) (५/१ नी मतलये) य. १०, १७; **𐬀𐬎𐬎𐬎𐬎** **𐬀𐬎𐬎𐬎𐬎** (इह समास) ४/३ वीर्य. १०, १; वीर्य. ११, १७. (**𐬎𐬎𐬎** मोदी.)

𐬀𐬎𐬎𐬎 (= **𐬎𐬎**) वि. ना. नर. दैत्यपना दरवाज आगण आविला पाहाडनुं नाम, ज्याहां देवदेवने वसेछे. असलतो 'अरैरु' नामनो देव हतो जेने गयाभरदे च पाहाड उपर मारी नाप्यो हतो. पाछलथी च पाहाडनेपी अरैरु केहेवा लाया. "Name of a mount at the gate of hell, whence the demons rush forth. Arezūra was first the name of a fiend who was killed by Gayomard." **𐬀𐬎𐬎𐬎** १/१ वं. ३, ७; वं. १६, ४६. ४५. (**𐬎𐬎𐬎** मोदी.)

𐬀𐬎𐬎𐬎𐬎𐬎 (**𐬎𐬎**) वि. ना. नर. कोख देव च्या राक्षसनुं नाम, जेने केशरारथे मार्यो हतो; name of a demon or monster, killed by Kershasp. **𐬀𐬎𐬎𐬎𐬎𐬎** २/१ य. १६, ४२.

𐬀𐬎𐬎𐬎𐬎 (**𐬎𐬎** तथा **𐬎𐬎**) लू. इ. वि. लडाख करवाने माटे नीकगेली (लश्करनी हार); the columns of an army set out for battle. **𐬀𐬎𐬎𐬎𐬎** १/१ य. १०, ३९.

𐬀𐬎𐬎 (**𐬎𐬎** उपरथी) वि. लडाखने लगनुं-नुं; (मेदान); (field) of battle; **𐬀𐬎𐬎** नारी. १/१ य. १३, १०७.

𐬀𐬎 वि. ना. नर. चिक नामांकित पुरषनुं नाम; name of an illustrious personage; **𐬀𐬎** **𐬀𐬎** (Geld ; **𐬎𐬎**) १/२ य. १३, ११५ (**𐬎𐬎** मोदी.).

𐬀𐬎 (= **𐬎**) सा. ना. रास्ती, सत्यता; truth; veracity; **𐬀𐬎** **𐬀𐬎** ३५ **𐬀𐬎** छे. **𐬀𐬎** **𐬀𐬎**, **𐬀𐬎**, **𐬀𐬎**, **𐬀𐬎**

𐬀𐬎 = **𐬎** = साच्युं जोलवुं, वाच्युं केहेवुं; to speak the truth or what is just; **𐬀𐬎** **𐬀𐬎**, २ **𐬀𐬎**, **𐬀𐬎**, **𐬀𐬎**

𐬀𐬎𐬎𐬎 (**𐬎𐬎** तथा **𐬎𐬎**) समास. वि. च्म जोल 'हमस्वस्मश्चि' गालाम-पारना विशेषण तरकि आविछे; धरमने लगती क्रिया च्मि तथा कामिना हीं गामवाणि; दीननां कामि करवाने माटे देवेया; अग्रने **𐬀𐬎** ने सं. कीर्तन साथे सरप्याये तो च्मिने अर्थ 'रास्तीनां कीर्तनेने लगते' च्मिने "रास्तीनां गायने आवाने लगते" थछे शकि; consecrated to the works of religion, or dedicated to the singing of divine and moral hymns (Sans. कीर्तन) **𐬀𐬎** २/१ वी. २, २; **𐬀𐬎** १/१ वी. १, २.

𐬀𐬎 (= **अर्थ**) सा. ना. ना. न्य. इच्छे, हसिल; उपयोग, मतलब, धारणा; रास्ती; धलकि, काम; profit, gain, utility, object, intention, truth, connection, concern; **𐬀𐬎** १/१ वं. ७, ७१; **𐬀𐬎** मृष्टि (अक्ष.) २/१ य. ५, ६०; **𐬀𐬎** १/१ वं. ४४, ५; **𐬀𐬎** ७/१ य. १२, ८; **𐬀𐬎** २/३ वं. ३३, ८; वं. ४३, १३.

𐬀𐬎𐬎𐬎 (= **अर्थवन्त**) (**𐬀𐬎** उपरथी) वि. रास्त, साच्यो; truthful, honest, just; **𐬀𐬎** नीचिने जोल.

𐬀𐬎𐬎𐬎 (**𐬎𐬎**) अति वि. रास्त-साच्यो माथुसने धुलोण ठेको-उनेनन आपनार; giving the greatest encouragement to a righteous person; **𐬀𐬎𐬎𐬎** नर. ८/१ य. १२, ७.

𐬀𐬎 सा. ना. अदनमांथी नीकणती नलस प्रवाही च्मि, परसेयो (स्पी. तथा हारले); humour of the body (Sp. & H.); **𐬀𐬎** ३/३ य. ५, ६०.

𐬀𐬎 = **अर्थ** = L. ex-alt-are = ईच्युं करवुं, ईचो दरने आपवे, वधारवुं; to elevate, to exalt

४. १०, १८; अर्थात् २/३ ४१, १०; वी. ७, १;
 वी. २०, १; य. ५, ७७; अर्थात् ५/३
 ४१, १; वी. ६, १; य. ३, १८; अर्थात् ६/३
 वी. १२, ३.

अ) सा. ना. सास्त्रो बोधिसो सच्युत; a word truthfully spoken. अर्थात् २/१ वी. १३, १; variant; अर्थात्

अर्थात् (शुभ्रो १०० तथा १००) समास.
 वि. भरद्वाजो आपनार-डित्पन्न करनार; मेहेरोम
 हर्षणी आसियत तरीके आविष्ट; yielding or
 producing virility. अर्थात् २/१ य. १४,
 २८. ३०. ३२.

अर्थात् विशे शुभ्रो २१००
 अर्थात् (१००० क उपरथी) वि. नारी.
 हजेलदार, पेटमां पत्रमां साथे; (a mare) male-
 mated; pregnant, big; अर्थात् अर्थात्
 अर्थात् (दश हजेलदार घोडी ten mares male-
 mated) २/३ ४४, १८.

अर्थात् (Geld. - १००) (१०० तथा १०००)
 समास. ना. ना-य. नेक मनश्नी, रास्त विचार; a
 good or correct thought ; अर्थात् ३/१
 ४६, १७.

अर्थात् वि. ना. न. अमेक नामांकित पुरुषनु नाम;
 name of an illustrious personage; अर्थात्
 ६/१ य. १३, १०८; (शुभ्रो मोदी.)

अर्थात् (Geld १००) क) समास ना.
 ना-य. नेक गवश्नी, सास्त्रो सच्युत; a truthful
 word; अर्थात् २/१ य. ३, २; अर्थात्
 ३/१ ४६, १७.

अ) समास वि. सास्त्रो सच्युतवाणो, रास्त
 सच्युत बोलनार; truth-speaking; अर्थात्
 नर. १/१ वं. ६, २; अर्थात्-नर. २/१ य. १०, ७;
 अर्थात् (= अर्थात् + अर्थात्) most
 voracious in speech अति. वि. नर. २/१
 वीर्य. ३, १; अर्थात् नर. १/३ आकुरं.
 माहाम. ४; अर्थात् नर. २/३ वी. ३, ५;
 ४१, ३, ३; अर्थात्, अर्थात्, अर्थात्
 अमे प्रमाथे मेहु रीतनां लपाथु भजे छे.

अर्थात् (Geld. -- १०० शुभ्रो

अर्थात्) समास ना. ना-य. नेक कुनश्नी, रास्त
 काम; a righteous action; अर्थात्
 ३/१ ४६, १७.

अर्थात् (शुभ्रो २१००) वि. सास्त्रो, अर्थात्; righ-
 teous, truthful; शुभ्रो अर्थात्, अर्थात्
 अर्थात्, अर्थात्, अर्थात्; अर्थात्

अर्थात् (= अर्थात्, अर्थात्) (शुभ्रो १००) क
 वि. ना. नारी. आस्ताद हर्षद; रास्ती-धनसाक्षी
 उपरनो भवत्कोल इरेशो; Ashtād Yazad,
 angel presiding over truthfulness and
 justice. अर्थात् २/१ ४६, २, ७; य. १०,
 १३८; गेह. ५, ७; सी. २, २६; अर्थात्
 २/१ य. २, १०; य. १३, १८; अर्थात् ६/१ य.
 ११, १६; सी. ३, २६; अर्थात् ६/१ ४१,
 ७; ४६, ३, ६; य. २, ५; य. १२, ४०.

अ) सा. ना. नारी. रास्ती, सत्यता, धनसाक्षी,
 truth, justice, honesty; अर्थात् २/१ वी. ७, २.

अर्थात् (अर्थात्) (१०० उपरथी) वि.
 ना. नारी. आस्ताद हर्षद; रास्ती-धनसाक्षी उपरनो
 भवत्कोल इरेशो; Ashtād Yazad, angel
 presiding over truthfulness and justice;
 another form of अर्थात्, अर्थात् ६/१ ४१,
 ५७, ३४; य. ११, १६.

अर्थात् (= अर्थात् = अर्थात्) (शुभ्रो धा.
 अर्थात्) सा. ना. नारी. बालो; नेणे; a lance,
 a spear; अर्थात् १/१ वं. १८, ६; य. १०, २०;
 य. १३, ७२; अर्थात् २/१ य. १०, २१; अर्थात्
 ६/१ य. १०, २४; अर्थात् १/३ वं. १७, ६. १०;
 अर्थात् १/३ य. १०, ३६; अर्थात् ६/३ य.
 १०, १३०. शुभ्रो अर्थात्, अर्थात्-अर्थात्,
 अर्थात्, अर्थात्, अर्थात्

अर्थात् (शुभ्रो १०० तथा
 अर्थात्) समास वि. रास्त मर्षहय-तरीका
 मुन्य आलनारो; following the doctrine
 or path of truthfulness. अर्थात् नर.
 २/१ आकुरी. पेम. नर. ७ (= य. २३, ७).

अर्थात् (शुभ्रो १०० तथा अर्थात्) समास
 क. वि. सास्त्रो-रास्त पेटा क्रीधिला; पाक-नीतिमान

विश्वामित्रः (वि. ना. नर. च्येक नामाङ्कित पुरुषन्तु नाम; name of an illustrious personage; **विश्वामित्रः** १/१ य. १३, १२५.

वस्तु (व = *व; श्रुच्यो वस्तु) सा. ना. नारी. कीमती वस्तु, माल; a thing of value; goods; **वस्तु** १/३ य. १७, ७; **वस्तु** १/३ वं. ५, १०; वं. ८, ३८; वं. १८, ३४. ३७; वं. १६, २६. **श्रुच्यो वस्तु**

व्यथितः (श्रुच्यो = तथा व्यथितः क) वि. म- ६६-७६-आश्रा वगरन्तु; destitute of aid or support; **व्यथितः** नारी. २/३ य. १०, २७.

व्यथितः (वि. ना. नर. च्येक नामाङ्कित पुरुषन्तु नाम; आदरभाद मारिस्पंदेनो छिद्रो; name of an illustrious personage. According to the eighth volume of the Dinkard, he was the son of Adarbād Mārāspand. **व्यथितः** १/१ य. १३, १०६; (श्रुच्यो मोदी).

व्यथितः श्रुच्यो धा. १-११

व्यथितः (१११ उपरथी) वि. च्येक; so much; **व्यथितः** नारी. १/१ ४. १५, ३; **व्यथितः** नान्य. १/१ य. ८, १; य. १६, १८; **व्यथितः** नर. २/१ वं. ५, १८; वं. ७, ५१; **व्यथितः** नान्य. २/१ वं. ८, ११. २३-२५. ७६-७८; वं. ६, २८; **व्यथितः** वं. ७, ५४; य. ५, १५; ४. १६, १०; **व्यथितः** नारी. ३/१ ४. १६, ७; ४. ७१, १५; **व्यथितः** नान्य. ३/१ य. १७, २०; **व्यथितः** १/१ ४. १६. नुस्क, ६ (= य. २२. ६); **व्यथितः** १/३ य. १७, ११.

व्यथितः (श्रुच्यो व्यथितः) सभास वि. क) पौतानी मरुतु मुस्य नही रोज करतो, पौतानी सुराद प्रमाथि नही सजा भोगव- नार; not ruling according to one's will; bereft of all free-will. **व्यथितः** नर. १/१ ४. ८, ६.

प) व्याप्युदी नही यथावतो; श्रुच्यो सचा नही यथावतार; a ruler who exercises no

* कथं कथं वचते शिवआतना =, = न जदले आवेले; नमके

wanton or despotic power; **व्यथितः** नर. २/१ ४. १६, २०.

व्यथितः (orig., व + श्रुच्यो + च्येक; धा.

व्यथितः = च्छिन्न = तोडवुं, कापवुं; to break down, to cut) कृ. वि. तोडी नापवा लाच्येक, तोडवा लाच्येक; fit to be broken down (= च्येक a verbal adjectival suffix).

व्यथितः (श्रुच्यो व्यथितः) तथा व्यथितः सभास वि. तोडी नापवा लाच्येक इरवशी वाणो; धातकी इरवशी वाणो (स्पी.); (evil persons) whose Fravashis are fit to be broken or destroyed; having wicked Fravashis. (Sp.); **व्यथितः** नर. १/३ य. १३, १०५.

व्यथितः (श्रुच्यो धा. १-११) सभास. ना. नारी. नजर, जेवुं; sight, seeing; **व्यथितः** नर. १/१ ४. ११, ५; **व्यथितः**

व्यथितः विरो श्रुच्यो धा. १-११

व्यथितः (श्रुच्यो धा. १-११) सभास ना. नारी. नजर, जेवुं, मलवुं; standing by; meeting; **व्यथितः** १/१ वं. ८, १००-१०३.

व्यथितः (Geld. व्यथितः) वि. ना. नर. च्येक नामाङ्कित पुरुषन्तु नाम; name of an illustrious personage. **व्यथितः** १/१ य. १३, १२३.

व्यथितः (श्रुच्यो = तथा व्यथितः) वि. व्या- राधना-मान-कीर्तनि लायकन्तु नही; unworthy of homage--adoration--glory; **व्यथितः** नारी. २/१ य. १३, ६०; **व्यथितः** नर २/३ य. १६, ८१.

व्यथितः (श्रुच्यो १ धा. १) सा. ना. नान्य. कविताइपी छंद; पामी वगरनी-प्रीगडचा वगरनी हालत (स्पी.); पूथुता (हारवे) ; मुकी दीधिला कलाम (हार.); poetic metre; non-mutilation (Sp.); completion (Har.); words omitted (Dar.); **व्यथितः** नर २/३ ४. ७१, १८.

व्यथितः विरो श्रुच्यो व्यथितः

𐬀𐬵𐬀𐬎𐬎 (𐬀𐬵𐬀 = 𐬀𐬵𐬀) नक्षि; शुद्धि १ 𐬀𐬵𐬀
 तथा धा. 𐬀𐬵𐬀 = 𐬀𐬵𐬀) वि. नक्षि भरतुं, नारा नक्षि पाभे
 तेषु; not dying; imperishable; 𐬀𐬵𐬀-𐬀𐬵𐬀
 ना-य. ३/१ छ. ४६, १०.

𐬀𐬵𐬀 विरो शुद्धि ३ 𐬀𐬵𐬀

𐬀𐬵𐬀𐬎𐬎-𐬀𐬵𐬀 (𐬀𐬵𐬀 = 𐬀𐬵𐬀; शुद्धि २ 𐬀𐬵𐬀) तथा
 धा. 𐬀𐬵𐬀) समास ना. नारी. पाष्णी पीवानी जगा-
 हभावे; पाष्णीना अरे (रपी. तथा मिल्म);
 a drinking fountain; a water-spring
 (Sp. & M.); 𐬀𐬵𐬀𐬎𐬎-𐬀𐬵𐬀 २/३ छ. २, १६;
 𐬀𐬵𐬀𐬎𐬎-𐬀𐬵𐬀 ६/३ छ. १, १६; छ. ३, १८.

𐬀𐬵𐬀𐬎𐬎-𐬀𐬵𐬀 (शुद्धि 𐬀𐬵𐬀 तथा १ 𐬀𐬵𐬀))
 समास 𐬀. ६. वि. हिम्भन-मददने भाटे आपिलु;
 given for help; 𐬀𐬵𐬀-𐬀𐬵𐬀 २/१ य. २४, २३.

𐬀𐬵𐬀𐬎𐬎𐬎𐬎 (असल ३य 𐬀𐬵𐬀 + 𐬀𐬵𐬀; शुद्धि २
 𐬀𐬵𐬀 तथा १ 𐬀𐬵𐬀) समास वि. पाष्णी राप्पनार,
 पाष्णीथी भरपुर; brimming with waters;
 𐬀𐬵𐬀𐬎𐬎-𐬀𐬵𐬀 २/३ छ. ४२, २.

𐬀𐬵𐬀𐬎𐬎𐬎𐬎 (शुद्धि २ 𐬀𐬵𐬀 तथा २ 𐬀𐬵𐬀))
 समास 𐬀. ६. वि. पाष्णीमांथी पेदा कृषिलु;
 created—produced from the waters; 𐬀𐬵𐬀
 𐬀𐬵𐬀-𐬀𐬵𐬀 ना-य. १/१ य. ८, ३४.

𐬀𐬵𐬀𐬎𐬎𐬎𐬎 वि. ना. नारी. नदीनु नाम; name
 of an unknown river near Vourukasha;
 𐬀𐬵𐬀-𐬀𐬵𐬀-𐬀𐬵𐬀-𐬀𐬵𐬀 १/१ य. १६, ६२
 (शुद्धि मोदी).

𐬀𐬵𐬀 (= अन्न = 𐬀𐬵𐬀) (= 𐬀𐬵 + 𐬀𐬵) सा. ना. ना-य.

𐬀𐬵𐬀 सा. ना. नारी. ६) वादलु; a cloud; 𐬀𐬵𐬀
 १/१ छि. ६, ३२. 𐬀𐬵𐬀 नारी. १/३ य. १४, ४१.
 𐬀𐬵𐬀) वरसादनुं आपडुं; a shower of rain;
 𐬀𐬵𐬀 नारी १/३ य. ८, ४०.

𐬀𐬵𐬀 = अहर = ६) जहडपथी जवुं, शेताप्पी करवी;
 to proceed rapidly, to hasten. शुद्धि
 𐬀𐬵𐬀, 𐬀𐬵𐬀

𐬀𐬵𐬀) पंथराधिं जवुं, कुंलावुं; to spread, to
 diffuse; शुद्धि 𐬀𐬵𐬀

𐬀𐬵𐬀) कुंकुं, नाप्युं, मोकलवुं; to throw, to

send, to emit; शुद्धि 𐬀𐬵𐬀, 𐬀𐬵𐬀, 𐬀𐬵𐬀
 𐬀𐬵𐬀, 𐬀𐬵𐬀

𐬀𐬵𐬀 (शुद्धि धा. 𐬀𐬵𐬀) सा. ना. जहडप, शेता-
 प्पी; haste, quickness; 𐬀𐬵𐬀 नारी. ३/१ छि.
 ५७, २७; य. १०, ६८. अथवा प्पीशु शेति:-
 𐬀 = नक्षि, वगर; not; 𐬀𐬵𐬀 = छाया = छायो;
 shade; 𐬀𐬵𐬀 = छाया वगरनुं, जेना छायो पडे
 नक्षि तेषु; shadeless; 𐬀𐬵𐬀 नर. १/३.

𐬀𐬵𐬀𐬎𐬎 (= आघा) (शुद्धि धा. 𐬀𐬵𐬀) सा. ना.
 ना-य. जगा, भेष्टेष्टी वेरान जगा, आली जगा;
 place, land; wide uninhabited space;
 𐬀𐬵𐬀 २/१ वं. १, १; य. १३, ६७; य. २४, २६; 𐬀𐬵𐬀-𐬀𐬵𐬀
 𐬀𐬵𐬀 ४/१ वं. ६, ५४. ५५. ५७; वं. १३, ५३. ५४. ५६;
 𐬀𐬵𐬀-𐬀𐬵𐬀 ५/१ वं. ६, ५३; वं. १३, ५२; 𐬀𐬵𐬀-𐬀𐬵𐬀
 ७/१ वं. ८, ६७; य. १३, ६७; 𐬀𐬵𐬀-𐬀𐬵𐬀 १/३ वं.
 १, २१; 𐬀𐬵𐬀 २/३ य. ८, ३३; सीरि. १, २८;
 𐬀𐬵𐬀-𐬀𐬵𐬀 २/३ छि. २, १६; 𐬀𐬵𐬀-𐬀𐬵𐬀 ३/३ य. १३,
 ३८; 𐬀𐬵𐬀-𐬀𐬵𐬀 ६/३ वं. १, ३. ५-१४. १६. २०.

𐬀𐬵𐬀 𐬀𐬵𐬀-𐬀𐬵𐬀 (= 𐬀𐬵, 𐬀, 𐬀 = अघान् =
 * سنگ) (धा. 𐬀𐬵 ग) सा. ना. नर. ६) पत्थर;
 a stone; 𐬀𐬵-𐬀𐬵 २/१ य. १४, ५६ भायो; a spear
 (H.) हथियार a weapon (Sp.); 𐬀𐬵-𐬀𐬵
 १/३ य. १३, ७२; 𐬀𐬵-𐬀𐬵 १/३ वं. १७, ६. १०;
 𐬀𐬵-𐬀𐬵 १/३ वं. १६, ४; 𐬀𐬵-𐬀𐬵 २/३ वं. ६, ११;
 𐬀𐬵-𐬀𐬵-𐬀𐬵-𐬀𐬵 ७/३ वं. ६, ५१.

𐬀𐬵) आकारा, आस्मान; the sky, the fir-
 mament; 𐬀𐬵-𐬀𐬵 (= 𐬀𐬵-𐬀𐬵) २/३ छि. ३०, ४.

𐬀𐬵𐬀 (शुद्धि धा. 𐬀𐬵) सा. ना. नर. गाडीनां
 पैडांणी धडी; axle of the wheel; 𐬀𐬵-𐬀𐬵
 २/३ य. १०, १३६.

𐬀𐬵𐬀, 𐬀𐬵𐬀 (शुद्धि धा. 𐬀𐬵) वि. नजदीकनुं,
 पासेनुं; near, from near; 𐬀𐬵-𐬀𐬵 ५/१ छि. ४५,
 १; 𐬀𐬵-𐬀𐬵-𐬀𐬵 ५/१ छि. नुरेक. १३ (= य. २२,
 १३); 𐬀𐬵-𐬀𐬵 (𐬀𐬵-𐬀𐬵 ने अदले) ७/१ य.
 १७, २; 𐬀𐬵-𐬀𐬵 ७/१ छि. नुरेक. २. २०.

* Orig. 𐬀𐬵 + 𐬀𐬵 = 𐬀𐬵-𐬀𐬵 = سنگ = a stone.

deflowered (as a virgin); **अथर्ववेद** नारी. २/१ वं. १४, १५.

अथर्ववेद लु. कृ. नष्टने, पीडित्वीने, धसाये करीने; going, rushing; **अथर्ववेद** = **अथर्ववेद**; **अथर्ववेद** = **अथर्ववेद** = **अथर्ववेद**; to go; probably a reduplicated form of the rt. **अथर्ववेद** to go; **अथर्ववेद** नर. १/१ य. १३, १०७.

अथर्ववेद विरो श्रुत्वा धा. लृ.

अथर्ववेद सा. ना. नर. पगनु देदुं, पगनु गोतणुं; calf (of the leg); **अथर्ववेद** २/१ वं. ८, ६३-६५; वं. ६, २३. श्रुत्वा **अथर्ववेद**

अथर्ववेद (= **अथर्ववेद** अस्त) (श्रुत्वा धा. लृ. ग) सा. ना. नर. भोक्तेषो (असल); कासद, पेगाम पीडित्वाऽनार; sent or despatched (lit.); a messenger; **अथर्ववेद** १/१ वं. १६, ३४; छि. ५१, १२; य. १६, ६२; **अथर्ववेद** ६/३ वं. १४, १७.

अथर्ववेद विरो श्रुत्वा **अथर्ववेद**

अथर्ववेद सा. ना. य्मिक नतनुं दरेद; त्रीष्णी त्रीष्णी दुस्वी; a kind of malady; prickly heat; rt. **अथर्ववेद** = **अथर्ववेद** = **अथर्ववेद** = to spread; **अथर्ववेद** ६/१ वं. २०, ३. ६; **अथर्ववेद** (८/१ ने अदले) वं. २०, ७.

अथर्ववेद (**अथर्ववेद**) (श्रुत्वा **अथर्ववेद**, १ धा. **अथर्ववेद**) कृ. ना. वीपरिधि नडी नवुं (असल.); परीरान नडी यवुं; मन तथा दिलनुं ठेकायुं रेहेवुं; हिम्मत धरती; undistractedness; composure of mind; taking courage; **अथर्ववेद** २/३ वी. ७, १; य. ११, १५ (नोटमां).

अथर्ववेद (**अथर्ववेद** = **अथर्ववेद**; श्रुत्वा १ धा. **अथर्ववेद**) सा. ना. मरुकी; नष्टमातथी उत्पन्न यवुं दरेद; pestilence; disease arising from filth; **अथर्ववेद** ६/३ छि. ७१, १७.

अथर्ववेद (श्रुत्वा **अथर्ववेद**) समास वि. वाली (अथवा कुटुम्बाना वडा) ना अयावमां नडी रहेली (छोकरि); (a damsel) not under the protection of a guardian or the chief of the family; **अथर्ववेद** नारी. २/१ वं. १५, ६. ११. १३. १५. १८.

अथर्ववेद, **अथर्ववेद** (= **अथर्ववेद** = **अथर्ववेद**, **अथर्ववेद** =

L. Os = Fr. Os = **अथर्ववेद** सा. ना. नर. तथा नारी. क) हाडकुं; a bone; **अथर्ववेद** २/१ वं. ५, १६. १८; वं. ६, १०. १२. १४. १६. १८. २०. २२; **अथर्ववेद** १/३ वं. १५, ४; **अथर्ववेद** १/३ वं. १६, ७; **अथर्ववेद** १/३ वं. ७, ५८; **अथर्ववेद** २/३ वं. ५, ६; य. १३, ११; **अथर्ववेद** य. १०, ७२; **अथर्ववेद** ६/३ वं. ६, २६. ४६. ४७; **अथर्ववेद** ६/३ वं. ६, ७. ८; **अथर्ववेद** ६/३ वं. १५, ३.

अ) शरीर; the body; **अथर्ववेद** (द्व कारात् प्रभाष्ये) ६/१ छि. १२, ३; **अथर्ववेद** (द्व कारात्) ६/१ वं. ८, ८१-८६; वं. ६, ४३; **अथर्ववेद** १/३ वं. ८, १०७. वं. १४, १८.

ग) हयाती; existence; **अथर्ववेद** ६/१ छि. १३, २. ध) शप्स, पुरे ध; a person; **अथर्ववेद** १/१ छि. ३१, २२. च) तीर; an arrow; **अथर्ववेद** २/३ य. १०, ११३.

अथर्ववेद विरो श्रुत्वा धा. लृ.

अथर्ववेद (१ **अथर्ववेद** नु णीश्रुं ३५) सा. ना. नर. हाडकुं; a bone; **अथर्ववेद** १/३ य. १४, ३६.

अथर्ववेद विरो श्रुत्वा धा. लृ.

अथर्ववेद (१ **अथर्ववेद** उपरथी) सा. ना. नारी. शरीरने अवयव; शरीरनुं कौवत (मिदस); a member of the body; vigour of the body (M.); **अथर्ववेद** १/३ छि. ४१, ३.

अथर्ववेद (श्रुत्वा १ **अथर्ववेद**, **अथर्ववेद** तथा धा. **अथर्ववेद**) समास वि. हाडकुं भांश्रु नापेतेवे (नपम-धा); (a blow) breaking the bone **अथर्ववेद** १/१ वं. ४, ३७. ३८.

अथर्ववेद (= **अथर्ववेद**, **अथर्ववेद** = Pâz. **अथर्ववेद**) (श्रुत्वा **अथर्ववेद**, **अथर्ववेद**, तथा **अथर्ववेद**) वि. ना. नर. हाडकां भांश्रु नार-काप-नार देव; the Demon who breaks the bones of men; **अथर्ववेद** १/१ वं. ४, ४६; वं. ५, ८. ६. (श्रुत्वा मोदी).

अथर्ववेद (= **अथर्ववेद**) (१ **अथर्ववेद**, **अथर्ववेद** क उप-रथी) वि. हाडमंद, नरुमाना; य्मि योक्ष धाळुं करीने **अथर्ववेद** (दुनिया), **अथर्ववेद** (मुळुक) तथा **अथर्ववेद** (छंदमी) ना विरोधयु तरीकि वपराय्यि आवे-

अश्वत्थम्-१६००-१७०० वि. ना. नर. अश्वत्थ
नामांकित प्रथमं नाम; name of an illustrious
personage; अश्वत्थम्-१६००-१७०० (Geld.
अश्वत्थम्-१६००-१७००) ६/१ य. १३, ११६.

अश्वत्थम्-१७००-१८०० (शुष्मि. अश्वत्थम् तथा अश्वत्थम्)
समास वि. घोडानां करनां वधारे भेदाद्-अश्वत्थम्;
घोडानां करनां वधारे भेदाद् कश्चिच्छुभ्रम्; bigger
than the size of a horse; अश्वत्थम्-१७००-१८००
नारी. १/३ य. ५, ७; य. ८, ५. ४२.

अश्वत्थम्-१९०० (= अश्वत्थम्-अश्वत्थम्)
(शुष्मि. अश्वत्थम् तथा अश्वत्थम्) समास ना. नर. घो-
डाने राप्पयान्ती जग्या, घोडानुं थान-तमिलो; a
horse-stall. अश्वत्थम्-१९०० २/१ वं. १५, २७;
अश्वत्थम्-१९००-२००० ७/३ व. १५, २६.

अश्वत्थम्-२००० (अश्वत्थम्-२००० उपरथी) व. घो-
डाना थान-तमिलाने लज्जो, घोडाना तमिलाने भाउ
राप्पयान्तर; the owner or the keeper of the
horse-stall; अश्वत्थम्-२००० १/१ वं. १५, २७.

अश्वत्थम् (= अश्वत्थ, अश्वत्थ, अश्वत्थ) वि. घोडाने
लग्नु, घोडानुं; relating to a horse, of a horse.
अश्वत्थम् नर. २/१ य. १४, ३३; य. १६, १०;
अश्वत्थम् नारी. २/१ य. ८, १६; अश्वत्थम् अश्वत्थम्
अश्वत्थ (घोडीनां दुधनुं; the milk of mares)
ना-य. ६/३ वं. ५, ५२.

१ अश्वत्थम्, अश्वत्थम् (= अश्वत्थम् = अश्वत्थम्) (शुष्मि
धा. अश्वत्थम्) सा. ना. नर. आस्मान; the sky,
the firmament; अश्वत्थम् २/१ वं. १६, ३५; वीर्य.
७, ४; अश्वत्थम्. १६, ६; अश्वत्थम् २/३, १; अश्वत्थम्. ६३, १; य.
१३, २. २२; य. १७, ५७; अश्वत्थम् २/१ अश्वत्थम्. १६, २. ३;
अश्वत्थम् २/१ य. १०, ६५; अश्वत्थम् २/१
अश्वत्थम्. ४२, ३; अश्वत्थम् २/३ वीर्य. १२, २.

२ अश्वत्थम्, अश्वत्थम् (= अश्वत्थम्) (शुष्मि धा. अश्वत्थम्
ग) सा. ना. पत्थर; a stone; अश्वत्थम् ३/१ य. १७,
२०. शुष्मि नीयेतो जाल.

अश्वत्थम् (= अश्वत्थम्) (२ अश्वत्थम् उपरथी) वि.
पत्थरनुं, पत्थरनुं अनायेतुं; made of stone, stone;
अश्वत्थम्-अश्वत्थम् (अश्वत्थम् पत्थरनी ये आश्वत्थी)

नर. १/२ वं. १४, १०; वीर्य. १२, ५; अश्वत्थम्
अश्वत्थम् नर. २/२ अश्वत्थम्. २२, २; अश्वत्थम्-अश्वत्थम्
अश्वत्थम्-अश्वत्थम् नर. अश्वत्थम् वीर्य. १०, २.

अश्वत्थम्-अश्वत्थम् (शुष्मि १ अश्वत्थम् तथा
अश्वत्थम्) वि. ना. नर. प्रथमपुत्र जरोतोश्चतना
पेडेहना शागेदींभानो अश्वत्थ शागेदं; name of one
of the first disciples of Zoroaster; if the
compound were dissolved, it means the
shining sky, vide Vend. 19, 15 (अश्वत्थम्
अश्वत्थम्-अश्वत्थम्); अश्वत्थम्-अश्वत्थम् १/१ य. १, ३२; अश्वत्थम्.
गुस्त. ३७ (= य. २२, ३७); अश्वत्थम्-अश्वत्थम्
१/१ य. १३, ६६. (शुष्मि मोघी).

अश्वत्थम्-अश्वत्थम् (= अश्वत्थम्) (शुष्मि अश्वत्थम् तथा
अश्वत्थम् अश्वत्थम्) वि. (धीननुं क्रमान) नखी
सांभजनार; धीनना होकमने नखी ताये थनार;
not hearing (lit.); not obeying the reli-
gious mandate; अश्वत्थम्-अश्वत्थम् (१/३ने अश्वत्थम्) वं.
१६, १८; वं. १७, ११.

अश्वत्थम्-अश्वत्थम्-अश्वत्थम् (शुष्मि अश्वत्थम् तथा अश्वत्थम्
अश्वत्थम्) वतं. कृ नि. नखी संभजावतो (अश्वत्थम्);
नखी गातो, नखी गाधने अश्वत्थम्; not chant-
ing (the Gāthās). अश्वत्थम्-अश्वत्थम् नर. १/१ वं.
१८, ५. शुष्मि नीयेतो जाल.

अश्वत्थम्-अश्वत्थम्-अश्वत्थम्-अश्वत्थम् (शुष्मि अश्वत्थम्-अश्वत्थम्-अश्वत्थम्
तथा अश्वत्थम्) समास वि. नखी गाथा गातो, गाथा
गाधने नखी अश्वत्थम्; not singing the Gāthās;
अश्वत्थम्-अश्वत्थम्-अश्वत्थम् नर. १/१ य. ५, ६२.

अश्वत्थम् (= अश्वत्थम् = अश्वत्थम्) सा. ना. ना-य. आंसु;
tears; अश्वत्थम्-अश्वत्थम् (आंसु पाडती shedding
tears) २/३ य. १०, ३८.

अश्वत्थम्-अश्वत्थम् (शुष्मि अश्वत्थम् तथा धा. अश्वत्थम्) वि.
नखी सांभजना लाश्वत्थम्; नखी सांभजेतुं (भिस्त);
नाश्वत्थम्, अश्वत्थम् (धारणे.); not fit for
hearing; unheard (M); indocility (D).
अश्वत्थम्-अश्वत्थम् ना-य. २/३ अश्वत्थम्. ४३, १२.

अश्वत्थम्-अश्वत्थम् (= अश्वत्थम्) (शुष्मि अश्वत्थम् तथा
अश्वत्थम्) सा. ना. नारी. नाश्वत्थम् अश्वत्थम्;
disobedience; अश्वत्थम्-अश्वत्थम् २/१ अश्वत्थम्. ३३, ४;

spentas. In the Gâthâs, he is often invoked by **𑀓𑀲𑀭𑀸𑀓** only; he presides over righteousness and purity; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** १/१ **𑀓𑀲𑀭𑀸𑀓**. ५७, २४; ५. १, २५; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ५. ३, १४; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** २/१ ५. २, ७; **𑀓𑀲𑀭𑀸𑀓**. २, ४; **𑀓𑀲𑀭𑀸𑀓**. १०, ६; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** (२/१ ने अदले) ५. ३, १. २; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** (अरदीये-हेरतनी मारकते) ३/१ ५. १७, २०; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** (सर्वोत्तम पवित्रार्थनी मारकते) ३/१ **𑀓𑀲𑀭𑀸𑀓**. २८, ८; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ४/१ वं. १६, ११; **𑀓𑀲𑀭𑀸𑀓**. १, २; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ६/१ ५. २, २; **𑀓𑀲𑀭𑀸𑀓**. ७०, २.

२) **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** = अरदीयेहेरत महीने; the second month of the year; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ६/१ (७/१ नी मतलमे) आकुरं. गा-हाम. ७.

३) **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** = अरदीयेहेरत रोज; the third day of every month.

४) **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** = अषेम वोहु, 'अ-षेम वोहु' नामनी अंदगी; the prayer Ashem Vohû. *vide*; **𑀓𑀲𑀭𑀸𑀓** ८; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** २/१ अरदी. न्या. ८; वीर्य. २, ६; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ६/१ वीर्या. १, ४.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) वि. पैसा—दोलत—संपत्ति वगरने; गरीब; destitute of means—riches; poor; **𑀓𑀲𑀭𑀸𑀓** नर. ४/१ वं. ४, ४७.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** क तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास. ६. वि. अरोधने वधारतो, रास्तीने वधारनार; causing the holy truth to flourish; **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** ६/२ **𑀓𑀲𑀭𑀸𑀓**. ३३, ६.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) वि. पुरतो जेरावर-कैवतमंद; sufficiently strong, powerful; **𑀓𑀲𑀭𑀸𑀓** २/१ **𑀓𑀲𑀭𑀸𑀓**. ६, ८; ५. ५, ३६; **𑀓𑀲𑀭𑀸𑀓** नारी. ६/१ **𑀓𑀲𑀭𑀸𑀓**. ५७, १५; **𑀓𑀲𑀭𑀸𑀓** अधि. वि. नारी. १/१ वं. ६, ४८; **𑀓𑀲𑀭𑀸𑀓** अति. वि. नारी. १/१ Frag. 8, 2; **𑀓𑀲𑀭𑀸𑀓** अति. वि. नारी. २/१ **𑀓𑀲𑀭𑀸𑀓**. ६, ८; ५. ५, ३४; ५. ६, १४; ५. १४, ४०.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास वि. अरोधना अणकावणो; पवित्र सुख-वाणो (६१.); of holy splendour, shining with holiness; of holy felicity (D); **𑀓𑀲𑀭𑀸𑀓** नर. २/१ **𑀓𑀲𑀭𑀸𑀓**. २, १४; **𑀓𑀲𑀭𑀸𑀓**. २५, ७; **𑀓𑀲𑀭𑀸𑀓** नर. ६/१ **𑀓𑀲𑀭𑀸𑀓**. १, १४; **𑀓𑀲𑀭𑀸𑀓**. ३, १६; **𑀓𑀲𑀭𑀸𑀓**. २२, २६; ५. १६, ०. ६७; **𑀓𑀲𑀭𑀸𑀓** नारी. २/३ वीर्य. २, ८; **𑀓𑀲𑀭𑀸𑀓**. ७१, १०; सी. २, २८; **𑀓𑀲𑀭𑀸𑀓** ६/३ वं. १६, २८; वीर्य. १, ६; **𑀓𑀲𑀭𑀸𑀓**. १, १४; सीरि. १, २८.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** = **𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓**, **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास ना. पुरती अकल-दुरियायी; ठेकाये अकल; sufficient sense; sound mind; **𑀓𑀲𑀭𑀸𑀓** ३/१ वं. १३, ३६.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास वि. अरोध-रास्तीनी पुठे आलनार; following; or closely knit with the righteous order; धा. **𑀓𑀲𑀭𑀸𑀓** नारी. १/१ **𑀓𑀲𑀭𑀸𑀓**, ५६, ३. ४; **𑀓𑀲𑀭𑀸𑀓** नर. २/१ **𑀓𑀲𑀭𑀸𑀓**. ४१, ३.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास ना. अरोध-रास्तीनी पुठे आलवु. pursuit of the righteous order; **𑀓𑀲𑀭𑀸𑀓** ३/१ **𑀓𑀲𑀭𑀸𑀓**. ५८, ४.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास वि. अरोधनां तोअमवाणुं, रास्तीनां मृण-व.णुं; जेनु मृण रास्ती-अरोध; containing the seed or principle of righteousness; **𑀓𑀲𑀭𑀸𑀓** ना. ५. १/३ ५. १, ७; **𑀓𑀲𑀭𑀸𑀓** ना. ५. २/३ वं. ११, १. १०. १३. १६; वीर्य. ११, ५; **𑀓𑀲𑀭𑀸𑀓**. ८, ५; **𑀓𑀲𑀭𑀸𑀓**. १६, २. **𑀓𑀲𑀭𑀸𑀓** ६/३ ५. २१, १; **𑀓𑀲𑀭𑀸𑀓** ७/३ ५. ११, ३.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास वि. अरोधनी आहेरा राभतो; पवित्रार्थ रोधतो; loving righteousness; seeking after truth; **𑀓𑀲𑀭𑀸𑀓** नर. ६/१ वीर्य. ११, ७; **𑀓𑀲𑀭𑀸𑀓**. २४, ५; **𑀓𑀲𑀭𑀸𑀓** नर. २/३ **𑀓𑀲𑀭𑀸𑀓**. १७, ३; **𑀓𑀲𑀭𑀸𑀓**. ४०, ३.

𑀓𑀲𑀭𑀸𑀓 (**𑀓𑀲𑀭𑀸𑀓** **𑀓𑀲𑀭𑀸𑀓** तथा **𑀓𑀲𑀭𑀸𑀓**) सभास वि. अरोध-रास्तीने तोअतो-नुकसान करनार; violating the righteous order; **𑀓𑀲𑀭𑀸𑀓**

२/१ ध्रुव. ६०, ५. **५५५** ५५५ प्रभावे जेह
 योखने छुग गणी ५५५ तो ५५५ने अर्थ 'रास्ती
 शुद्धाधनी उपर इतेह पाभे-इवि' (५५५) यध
 शक्ति; if the compound be dissolved (५५५
 ५५५), it signifies as follows: may the
 righteous order gain the victory over
 (५५५) falsehood.

५५५ सा. ना. आस्मान, आकाश; the sky,
 the firmament; ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५५-५५५ (शुद्धा २ ५५५ तथा २ धा. ५५५) स-
 मास वि. अशोध-रास्ती तरङ्ग पोहोत्याडनार;
 making (a person) to reach to purity
 or righteousness; ५५५-५५५ ५५५ (रास्ती
 तरङ्ग पोहोत्याडनारी अकल,) नर. २/१ वं. १८, ६;
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५५-५५५ वि. ना. नर. ५५५ नामांकित पुरुषनु
 नाम; name of an illustrious personage;
 (५५५-५५५) ५५५-५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५५-५५५ (शुद्धा २ ५५५ तथा ५५५)
 समास वि. अशोधिमां पेहेल्लुं-सउथी सरस; ५५५
 योख ५५५ (पेदा ५५५) ना विशेषणु तरीके आ-
 वेछे; foremost in holiness—righteousness;
 ५५५-५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५५-५५५ (शुद्धा २ ५५५ तथा ५५५)
 समास व. ५५५ वि. अशोधिने लीवि—थी अंचेला;
 रास्तीने लीवि रक्षणु पाभिलो; protected on
 account of holiness; preserved by righ-
 teousness; ५५५-५५५ ५५५ नर. २/१ वीस्ता. ५. ४२.

५५५ (शुद्धा ५५५ तथा ५५५) समास वि.
 पुरती हिम्मतवाणो, धृष्टिण जेरेभंद; of
 sufficient courage; very strong ५५५

५५५ (पुरती हिम्मतवाणी कन्यानुं) नारी.
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५
 ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५ ५५५

५५५-५५५ = सजवार थावेछे, लायेकीथी

भजवेछे (मिस्त); he becomes worthy of;
 he merits (M.) शुद्धा आइरं. २पी. ४.

५५५-५५५, **५५५-५५५**

(शुद्धा ५५५ तथा ५५५) समास. व. ५५५
 वि; अशो (मायुस) ने माटे उत्पन्न थय्येलुं; (the
 evil) produced for righteous persons;
 ५५५-५५५ ५५५ ५५५-५५५-५५५-५५५ (अशो
 मायुसने माटे ध्याने अशो मायुसनी विरुद्धमां
 उत्पन्न थय्येली अशो-पाणुं) ना-य. ५/१ य. १३, १०५;
 ५५५-५५५-५५५-५५५ ना-य. ५/१ य. १३, १२६.

५५५-५५५ समास वि. अशो-रास्ती मायु-
 सने पुराल करतो; rejoicing a righteous
 person; ५५५-५५५-५५५ (Wester. ५५५
 ५५५) नर. १/१ य. १३, ६३.

५५५-५५५ (शुद्धा ५५५
 तथा १ धा. ५५५) समास वि. अशो (मायुस)
 ने शुशी-पुशुनुद करनार; gladdening righ-
 teous persons; ५५५-५५५ ५५५-५५५-५५५
 नर ४/१ य. १८, ४.

५५५-५५५, Geld. ५५५ (५५५) (शुद्धा
 ५५५, तथा ५५५) समास वि. अशो-रास्ती
 (मायुस) ने मारनार-मारी नापनार; smiting
 holy persons, murdering righteous persons;
 ५५५-५५५ नर. ५/१ वं. १८, ११. १२.
 ५५५-५५५ नर. ५/३ ध्रुव. ६१, ४.

५५५-५५५ (५५५ उपरथी) समास ना-
 ना-य. रास्ती-अशो (मायुस) ने हानी पोहोत्या-
 डवानुं-मारी नापवानुं कांभ; act of tormenting
 or murdering righteous persons; ५५५-५५५
 २/१ वं. ३, ४१; ५५५-५५५ ४/१ वं. ५, १४.

५५५-५५५ (शुद्धा ५५५ तथा धा. ५५५) स-
 मास ना. नर. अशो (मायुस) ने मारनार; रास्ती
 (मायुस) ने मारी नापनार; the tormentor or
 the murderer of righteous persons; ५५५-५५५
 १/३ ध्रुव. ६५, ८; ५५५-५५५ १/३ य. १०, ३८.
 ४५; ५५५-५५५ २/३ य. १०, ७६.

५५५-५५५ (शुद्धा ५५५ तथा धा. ५५५) स-
 मास वर्त. ५५५ वि. रास्ती (मायुस) ने पोहोत्यो
 ध्याने भदद करतो; reaching to (५५५, helping)

righteous persons; ॐॐॐॐॐॐॐ (Geld, ॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐ) १/१ ॐॐॐ. ७१, १६.

ॐॐॐॐॐॐॐॐ (ॐॐॐॐॐ २ ॐॐॐॐॐ तथा ॐॐॐॐॐ)

समास वि. अशीर्ष-रास्तीनुं क्रीवत आपनार; रास्ती लावनार-राप्पनार (मिस्स); पाक जनमिलो, पवित्र पुन्यादनो (२पी., यु., हारले तथा दार.); आम्मे छेल्ला विद्वानो 'जन' (जनमयुं) धातु उपरथी लेछे; मिस्स 'वज्र' उपरथी गलुछे. ॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐ (होम) ना विरोधयु तरकि आवेछे; giving strength of righteousness; bringing righteousness (M.); pure born, pure by birth (Sp., H. & D.); ॐॐॐॐॐॐॐॐ नर. ६/१ ॐॐॐ. १०, १; सीरि. १, ३०; ॐॐॐॐॐॐॐ नर. ८/१ ॐॐॐ. १०, १४; ॐॐॐ. ११, १०.

ॐॐॐॐॐॐॐॐॐ वि. ना. नर. ॐॐॐॐॐ महान पुरषनु नाम जेनां कुरोहरने आराधयु छे; ॐॐॐ नामना ये शुदा पुरषो छे; (a) one of the immortals who will come forth to help Saoshyant in the final struggle (Bund. XXIX, 6) ॐॐॐॐॐॐॐॐ १/१ य. १३, ११२. ॐॐॐॐॐॐॐॐ १/२ य. ५, ७२; (l) name of an illustrious personage, son of Suyuzdri.

ॐॐॐॐॐॐॐॐॐ १/१ य. ५, ७२; ॐॐॐॐॐॐॐॐॐ ६/१ य. १३, ११३. (ॐॐॐॐॐ मोदी.)

ॐॐॐॐॐॐॐॐॐ (= ॐॐॐॐॐॐॐॐ) (ॐॐॐॐॐ उपरथी) वि. अशीर्ष-पाकीजगीवाजो; रास्त; holy, righteous, saintly; ॐॐॐॐॐॐॐॐ १/१ वीस्प. ६, ५;

ॐॐॐॐॐॐॐॐॐ (= ॐॐॐॐॐ + ॐॐॐॐॐॐॐ) ; अति. वि. धल्लोन् अशीर्ष-पाकीजगीवाजो, धल्लोन् रास्त (१/१ ने अदले) य. १, १२; ॐॐॐॐॐॐॐॐॐ (most saintly) नर. १/३ आकुरं. गाहाम. ४.

ॐॐॐॐॐॐॐॐॐॐॐ (ॐॐॐॐॐ ॐॐॐॐॐॐॐ तथा

ॐॐॐॐॐॐॐॐॐॐॐ समास वि. अशीर्ष तरीका- कानुनवाजुं; कानुन-तरीकांमां अशीर्ष-रास्त; following the law saintly; righteous in doctrine; ॐॐॐॐॐॐॐॐॐॐॐ २/३ ॐॐॐ. ७१, ६.

ॐॐॐॐॐॐॐॐॐॐॐ (ॐॐॐॐॐ ॐॐॐॐॐॐॐ तथा धा.

ॐॐॐॐॐॐॐॐॐॐॐ समास ना. नर. अशीर्ष-रास्त (मायुस)

ने दुःख देनार; अशीर्ष-रास्त (मायुस) नी साथे अदावत राप्पनार; tormenting righteous persons; bearing malice towards holy persons; ॐॐॐॐॐॐॐॐॐॐॐ (= ॐॐॐॐॐॐॐॐॐ) ६/३ ॐॐॐ. ६१, ४.

ॐॐॐॐॐॐॐॐॐॐॐ (ॐॐॐॐॐ ॐॐॐॐॐॐॐ तथा. ॐॐॐॐॐ) समास लु. दु. वि. अशीर्ष पेदा क्रीविलुं; अशीर्ष तरीकावाजुं; created holy, possessing the holy institutions; ॐॐॐॐॐॐॐॐॐॐॐ २/३ ॐॐॐ. ७१, ६.

ॐॐॐॐॐॐॐॐॐॐॐ (= ॐॐॐॐॐॐॐॐॐ, ॐॐॐॐॐॐॐॐ = ॐॐॐॐॐॐॐॐ) (२ ॐॐॐॐॐ उपरथी) वि. अशीर्ष, रास्त, नीतिमान, पाक, पवित्र, सास्त्र्युं मालनार; ॐॐॐ माल पीतानी शुदी शुदी विभक्तिनां रूपमां पुष्कण ठेकाछे आवेछे; holy, righteous, pure, truthful, faithful; ॐॐॐॐॐॐॐॐॐॐॐ नर. १/१ वं. ३, १. २; वं. ५, ६. २१. ६१; वं. ८, ११; वं. ६, २; वं. १६, ३. ४. १०. ३३. ४६; ॐॐॐ. ६, २; वीस्प. १२, ४; य. ११, ३; य. १३, २४; आकुरी. पेगम. नर. ४ (= य. २३, ४); ॐॐॐॐॐॐॐॐॐॐॐ १/१ ॐॐॐ. १२, ६; ॐॐॐ. ३१, १०; ॐॐॐ. ४४, १२; ॐॐॐ. ४६, ६; ॐॐॐ. ५८, ४; ॐॐॐॐॐॐॐॐॐॐॐ (२/१ ने अदले) वं. १६, १५. ३५; ॐॐॐॐॐॐॐॐॐॐॐ नारी. १/१ य. ६, ५; य. १६, ७; ॐॐॐॐॐॐॐॐॐॐॐ ७१, ६; ॐॐॐॐॐॐॐॐॐॐॐ नाम्. १/१ ॐॐॐ. ६८, १५;

ॐॐॐॐॐॐॐॐॐॐॐ नर. २/१ वं. १, ६. १७; वं. ३, १५; वं. ५, २१. ३३. ४६; वं. ८, ५; वं. १६, २. ३. ३३. ३४. ३५. ३६. ४२; वं. ११, १. २. १०; वं. १३, २२; वं. १५, २; वं. १८, ६; वं. १६, १२. २६; ॐॐॐ. २०, २; ॐॐॐ. ३१, १०; ॐॐॐ. ४२, ४; ॐॐॐ. ७१, १३; य. ४, ३; य. ११, १; ॐॐॐॐॐॐॐॐॐॐॐ नारी. २/१ वं. ६, ३३. ३४. ३५. ३६. ४२; वं. ११, १. २. १०; वं. १६, १२. २६. २६. ३५; वीस्प. २, ६; ॐॐॐ. १२, ६; ॐॐॐ. ६५, १; ॐॐॐॐॐॐॐॐॐॐॐ नाम्. २/१ य. ६, २; य. १०, २; ॐॐॐॐॐॐॐॐॐॐॐ नर. ४/१ वं. ३, ३४. ३५; वं. ५, २०; वं. ८, १०७; वं. १३, ३५; वं. १४, १८; वं. १८, २८. ३४. ३७; वं. १६, १८. १६. २६; वं. २१, १; ॐॐॐ. ३२, १०; य. १३, १५३; ॐॐॐॐॐॐॐॐॐॐॐ ४/१ ॐॐॐ. ३३, ३; ॐॐॐ. ४३, ८; ॐॐॐ. ४७, ५; ॐॐॐॐॐॐॐॐॐॐॐ ४/१ ॐॐॐ. ४३, ४; ॐॐॐॐॐॐॐॐॐॐॐ नारी. ४/१ हादा. वृक्ष. १८ (= य. २२, १८); ॐॐॐॐॐॐॐॐॐॐॐ नर. ५/१ ॐॐॐ. ७१, १३

𑀘. १०, २; 𑀘𑀓𑀯𑀭𑀮 नर. ६/१ वं. २, ५; वं. ३, ११
 ४२; वं. ७, ४४; वं. १०, ५. ६. १०. १३.
 १४; वं. १८, ६४; वीस्प. १, २; 𑀘. २१, ५;
 𑀘𑀓𑀯𑀭𑀮 नर. ६/१ ध्रु. ५८, ४; 𑀘𑀓𑀯𑀭𑀮
 (नर. ६/१ ने अहले) ध्रु. ८, १; 𑀘. १७, ५;
 𑀘𑀓𑀯𑀭𑀮 नारी. ६/१ वीस्प. १, ५; ध्रु. २२, २४; 𑀘.
 २, २; 𑀘. ५, ०. १६; 𑀘. १३, १३६; 𑀘. १६, ०. २०;
 𑀘𑀓𑀯𑀭𑀮 ध्रु. १०, १६; 𑀘𑀓𑀯𑀭𑀮 𑀘𑀓𑀯𑀭𑀮
 नारी. ७/१ 𑀘. ५, ५४. ५७; 𑀘𑀓𑀯𑀭𑀮 (नर. २/१ ने
 अहले) वं. १६, १; 𑀘𑀓𑀯𑀭𑀮 (=𑀘𑀓𑀯𑀭𑀮=𑀘𑀓𑀯𑀭𑀮)
 नर. ८/१ वं. २, १. ३६; वं. ३, १. २ तथा ४-१३;
 वं. ४, २. ५. ११. १८; वं. ६. १. ४२. ४३; वं. ७,
 १. १२. १३, २३ २४. २५; वं. ७, २६. ४६; वं. ६,
 ५२; वं. १३, ४१; वं. १५, २; वं. १७, २; वं. १८,
 १ थी ६ तथा ६२; वं. १६, ६. २६. ३१; वं. २१, २;
 𑀘𑀓𑀯𑀭𑀮 नारी. ८/१ वं. १६, १८; 𑀘𑀓𑀯𑀭𑀮 नारी.
 ८/१ 𑀘. १६, २; वं. २२, ३; 𑀘𑀓𑀯𑀭𑀮 नर. २/२
 ध्रु. २, ११; 𑀘. १०, १४५; 𑀘𑀓𑀯𑀭𑀮 नर.
 ४/२ ध्रु. १, ११; ध्रु. ३, १३; 𑀘𑀓𑀯𑀭𑀮 नर.
 ६/२ 𑀘. १३, ११५. १२४. १२७; 𑀘𑀓𑀯𑀭𑀮
 नर. १/३ वं. १६, १६. ३४; ध्रु. ११, १;
 ध्रु. ४०, ४; ध्रु. ६५, १२; 𑀘. १३, २५. ८२;
 𑀘. १६, १५; गेह २, ६; 𑀘𑀓𑀯𑀭𑀮 नर. २/३
 वं. ७, ७१; 𑀘𑀓𑀯𑀭𑀮 नारी. १/३ ध्रु. ६५, ७;
 𑀘𑀓𑀯𑀭𑀮 नर. २/३ वीस्प. २, २; ध्रु. २, ३; ध्रु.
 ६, २; 𑀘𑀓𑀯𑀭𑀮 २/३ ध्रु. २, १८; वी. ७, ४;
 𑀘𑀓𑀯𑀭𑀮 २/३ ध्रु. ४३, १५; 𑀘𑀓𑀯𑀭𑀮 २/३ सीरि.
 २, २८; 𑀘𑀓𑀯𑀭𑀮 नारी. २/३ ध्रु. २, १२;
 ध्रु. ७१, ६; आकूरं. गाथा., ३; 𑀘𑀓𑀯𑀭𑀮 ध्रु.
 २३, ३; 𑀘𑀓𑀯𑀭𑀮 नर. ४/३ वं. ६, ४३; वं. ७,
 ७७; वं. १४, ६. ७. ६. १०. १२. १३. ध्रु. ७१, ६;
 𑀘𑀓𑀯𑀭𑀮 Geld., 𑀘𑀓𑀯𑀭𑀮 Wester.
 नर. ४/३ 𑀘. ८, ११; 𑀘. १०, ५५. ७४; 𑀘𑀓𑀯𑀭𑀮
 𑀘𑀓𑀯𑀭𑀮 𑀘𑀓𑀯𑀭𑀮 Geld. (गरीशमान
 अहेश्त अशो-रास्त माखुसोने मटे छे.) 𑀘. ३, ४;
 𑀘𑀓𑀯𑀭𑀮 नारी. ४/३ वं. १६, ३८; ध्रु. २३;
 २; ध्रु. ७१, ११; आकूरं. गाथा. १; 𑀘𑀓𑀯𑀭𑀮
 नर. ५/३ वं. ३, १६; वं. ५, ४७. ४८; वं. ८, ६, ७,
 वं. ६, ४. ५; वं. १६, ३. ४; वं. १७, ४; 𑀘𑀓𑀯𑀭𑀮
 नारी ५/३; 𑀘𑀓𑀯𑀭𑀮 नर. ६/३ वीस्प. ५, १; वं.
 १४, १७; वं. १७, ४; वं. १८, ७६; वं. १६, २५.

३२. ३६; गेह २, ६; 𑀘𑀓𑀯𑀭𑀮 नर. ६/३ ध्रु.
 ४६, १०; वं. १६, ३०. ३२. ३७; 𑀘. २२, ३६;
 𑀘𑀓𑀯𑀭𑀮 नारी. ६/३ ध्रु. २१, २; 𑀘. १३, १४३;
 𑀘𑀓𑀯𑀭𑀮 नारी. ६/३ वीस्प. १, ३; 𑀘𑀓𑀯𑀭𑀮
 (नर. ८/३ ने अहले) ध्रु. १, २२, 𑀘𑀓𑀯𑀭𑀮
 २/३ 𑀘. १६, ८४; 𑀘𑀓𑀯𑀭𑀮 𑀘𑀓𑀯𑀭𑀮 (Yt. 19, 84)
 impious (Dar.)
 𑀘𑀓𑀯𑀭𑀮 (= 𑀘𑀓𑀯𑀭𑀮) (𑀘𑀓𑀯𑀭𑀮)
 𑀘𑀓𑀯𑀭𑀮 तथा 𑀘𑀓𑀯𑀭𑀮) सभास ना. नारी.
 अशो-पाक - नीतिमान 𑀘𑀓𑀯𑀭𑀮; a righteous
 line or offspring; 𑀘𑀓𑀯𑀭𑀮 २/१
 ध्रु. ६, २२.
 𑀘𑀓𑀯𑀭𑀮 (𑀘𑀓𑀯𑀭𑀮)
 तथा 𑀘𑀓𑀯𑀭𑀮) सभास. 𑀘. ६. वि. अशो-
 अशोधनी रीति अनावेसु; made holy; 𑀘𑀓𑀯𑀭𑀮
 𑀘𑀓𑀯𑀭𑀮 २/३ ध्रु. ७१, ६.
 𑀘𑀓𑀯𑀭𑀮 (𑀘𑀓𑀯𑀭𑀮) तथा
 𑀘𑀓𑀯𑀭𑀮) सभास. 𑀘. ६. वि. अशो माखुसथी
 अशोधना पावेसु; worshipped by the holy
 or righteous; 𑀘𑀓𑀯𑀭𑀮 २/३ ध्रु. ७१, ६.
 𑀘𑀓𑀯𑀭𑀮 (= 𑀘 + 𑀘𑀓𑀯𑀭𑀮) सा. ना. नर.
 अशोध, पवित्राध, पाकी जगी; holiness, purity,
 righteousness; 𑀘𑀓𑀯𑀭𑀮 २/१ 𑀘. १०,
 ३३; 𑀘𑀓𑀯𑀭𑀮 ३/१ ध्रु. ५५, ३; 𑀘𑀓𑀯𑀭𑀮
 ४/१ ध्रु. ११, १०; 𑀘. १०, ५; 𑀘𑀓𑀯𑀭𑀮
 ४/१ ध्रु. १४, ६; ध्रु. ६८, २; वीस्प. ५, १; वीस्प.
 ११, २०; 𑀘𑀓𑀯𑀭𑀮 ६/१ वं. १८, ६८; 𑀘𑀓𑀯𑀭𑀮
 ६/३ ध्रु. ६८, ४.
 𑀘𑀓𑀯𑀭𑀮 विरो 𑀘𑀓𑀯𑀭𑀮
 𑀘𑀓𑀯𑀭𑀮 (𑀘𑀓𑀯𑀭𑀮) तथा
 १ धा. 𑀘) सभास ना. नर. पवित्राध-अशोध
 आपनार; अहेश्तनु सुप्य आपनार (धार.);
 bestower of purity, holiness; bliss-giver
 (Dar.); 𑀘𑀓𑀯𑀭𑀮 १/१ 𑀘. १०, ६५
 𑀘𑀓𑀯𑀭𑀮 वि. ना. नर. 𑀘𑀓𑀯𑀭𑀮
 नाम; name of a person; 𑀘𑀓𑀯𑀭𑀮
 ६/१ 𑀘. १३, ११४.
 𑀘𑀓𑀯𑀭𑀮 (𑀘𑀓𑀯𑀭𑀮 २ 𑀘𑀓𑀯𑀭𑀮) तथा 𑀘𑀓𑀯𑀭𑀮)

વ્યુત્પત્તિ-શબ્દ-કોશ વિ. ના. નર. ઐક નામાંકિત પુરુષવું
નામ; name of an illustrious personage;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૧ ય. ૧૩, ૧૧૦.

વ્યુત્પત્તિ-શબ્દ-કોશ વિ. ના. નર. ઐક નામાંકિત પુરુષવું
નામ; name of an illustrious personage;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૧ ય. ૧૩, ૧૧૩. (શુચ્ચો મોદી.)

૧ વ્યુત્પત્તિ (૨ વ્યુત્પત્તિ ઉપરથી) ક) સા. ના.
નારી. અશોધિ, પવિત્રાધિ, રાસ્તી, નીતિ, આશી-
વોદ, કલ્યાન, ક્ષુદ્રમોદા; holiness, purity, right-
eousness, blessedness, blessing; વ્યુત્પત્તિ
૧/૧ ઈજ. ૯, ૩. ૬. ૯. ૧૨; ઈજ. ૩૩, ૧૩; વ્યુત્પત્તિ
૨/૧ વં. ૨૦, ૧૧; ઈજ. ૨૮, ૭; ઈજ. ૪૬, ૧૦;
ઈજ. ૫૧, ૨૧; ઈજ. ૫૪, ૧; ય. ૧૩, ૧૫૭; વ્યુત્પત્તિ
૨/૧ વીરપ. ૧૬, ૨; ઈજ. ૧૩, ૭; ય. ૧૩, ૮૭; વ્યુત્પત્તિ
૩/૧ ઈજ. ૪૩, ૧૨; વ્યુત્પત્તિ ૩/૧ વં. ૪, ૪૫; વ્યુત્પત્તિ
૩/૧ ઈજ. ૩૧, ૪; વ્યુત્પત્તિ ૬/૧ વીરપ. ૯, ૧; ઈજ.
૪૮, ૮; ઈજ. ૫૦, ૩. ૯; ઈજ. ૬૦, ૪; ય. ૧૩, ૩૨;
વ્યુત્પત્તિ ૧/૩ ઈજ. ૫૨, ૩; વ્યુત્પત્તિ ૧/૩ ઈજ.
૬૦, ૨; વ્યુત્પત્તિ ૨/૩ ઈજ. ૨૮, ૪; ઈજ. ૩૪, ૧૨;
ઈજ. ૪૩, ૧. ૪. ૧૨; શુચ્ચો વ્યુત્પત્તિ

અ) વ્યુત્પત્તિ-શબ્દ-કોશ = ડોષવ્યુત્પત્તિ, ડોષવ્યુત્પત્તિ,

ડોષવ્યુત્પત્તિ = ભલી પવિત્રાધિ-રાસ્તી (અસલ.); અ-
શિશ્વંગ નામનો કુરેશ્તો જે રાસ્તી અને અજ્ઞાનાની
ઉપર મવકોલ છે (વિ. ના. નારી.). રાસ્તી ઐ
આચ્ચિ દુનિયાવું સુખ તથા પેલી દુનિયામાં યેહેરતનો
દરજો મેળવવાનો સખ્ય-મૂળ છે; pure,
blessedness, righteousness (lit.); *Ashi
Vanguhi*, the angel presiding over
righteousness, good fortune, and wealth;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૧/૧ ઈજ. ૩; ઈજ. ૧૦, ૧; ય.
૧૦, ૬૬; ય. ૧૩, ૧૦૭; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૧/૧ ય.
૮, ૩૮; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૨/૧ વીરપ. ૪, ૨;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૨/૧ ઈજ. ૨, ૧૪; ઈજ. ૧૩, ૧;
ઈજ. ૧૬, ૬; ય. ૧૭, ૧; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૨/૧
ઈજ. ૫૭, ૩; ય. ૧૮, ૩; વ્યુત્પત્તિ-શબ્દ-કોશ
ઈજ. ૧, ૧૪; વં. ૧૯, ૩૯; ય. ૧૧, ૧૬. ૨૧; ય.
૧૭, ૦. ૬૨; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૧ ઈજ.
૬૦, ૭; વીરપ. ૧૧, ૧૬; વ્યુત્પત્તિ-શબ્દ-કોશ
૬/૧ ઈજ. ૫૬, ૩; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૮/૧ ય. ૧૭, ૭.
૨૪; વ્યુત્પત્તિ ૮/૧ ય. ૧૭, ૬.

૨ વ્યુત્પત્તિ (= વ્યુ = અક્ષિ) (શુચ્ચો ધા.
વ્યુત્પત્તિ) સા. ના. નાન્ય. આંખ; the eye;
વ્યુત્પત્તિ ૨/૨ ય. ૧૧, ૨; વ્યુત્પત્તિ ૩/૨ ઈજ. ૯,
૨૯; ય. ૧૧, ૫; વ્યુત્પત્તિ ૩/૨ ઈજ. ૩૨, ૧૦.

વ્યુત્પત્તિ-શબ્દ-કોશ (૧ વ્યુત્પત્તિ ઉપરથી) વિ. અશોધિ-પવિ-
ત્રાધિવાવું, આશીવોદ પામિજો, રાસ્ત; holy, blessed,
righteous; વ્યુત્પત્તિ નર. ૧/૧ ઈજ. ૫૧, ૫;
ઈજ. ૫૬, ૩; વ્યુત્પત્તિ નર. ૧/૧ ઈજ. ૧, ૭;
ગેહ ૫, ૨; વ્યુત્પત્તિ નર. ૨/૩ ઈજ. ૫૮, ૬.

વ્યુત્પત્તિ-શબ્દ-કોશ અતિ. વિ. પુરતી રીતે આલાક-
મેહેનત; ધણી કષ્ટિ અમનાર; sufficiently
strenuous; very laborious; orig., + વ્યુત્પત્તિ
વ્યુત્પત્તિ-શબ્દ-કોશ; or, વ્યુત્પત્તિ-શબ્દ-કોશ = મેહેનત,
કષ્ટિ, ઉદ્યોગ; labour, work; ધા. વ્યુત્પત્તિ = ગા =
જવું; to go; redupli. વ્યુત્પત્તિ; વ્યુત્પત્તિ-શબ્દ-કોશ
અતિ. વિ. નર. ૨/૩ ઈજ. ૧૩, ૨.

વ્યુત્પત્તિ-શબ્દ-કોશ (= વ્યુત્પત્તિ, ડોષવ્યુત્પત્તિ) (શુચ્ચો ૨ વ્યુત્પત્તિ
તથા ધા. વ્યુત્પત્તિ) ક) સા. ના. નર. અશોધિ-રાસ્તીનો
નાશ કરનાર, શુદ્ધ સમજવનાર, યોદ્ધા જેરવી આ-
પનાર; one who violates purity—righteous-
ness; a heretic, a misinterpreter. વ્યુત્પત્તિ-શબ્દ-કોશ
૧/૧ વં. ૫, ૩૫. ૩૮; વં. ૯, ૫૨. ૫૬; વં. ૧૨, ૨૩;
વં. ૨૧, ૧; ઈજ. ૬૫, ૮; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૧ ઈજ. ૯, ૩૧;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૧ ઈજ. ૧૬. ૮; ઈજ. ૬૧, ૪;
ઈજ. ૬૮, ૮; વ્યુત્પત્તિ-શબ્દ-કોશ ૨/૩ ય. ૩, ૧૦. ૧૪;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૬/૩ ઈજ. ૯, ૧૮; ય. ૧૩, ૧૦૫;
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૮/૩ ય. ૩, ૭.

અ) વિ. ના. નર. અશોધિ-રાસ્તીનો નાશ કરનાર
દેવ, આશ્વમોગ દેવ; the Demon who destroys
righteousness—purity; *Ashemaogha*.
વ્યુત્પત્તિ-શબ્દ-કોશ ૨/૧ વં. ૪, ૪૯; ય. ૧૫, ૫૧.

વ્યુત્પત્તિ-શબ્દ-કોશ વિ. ના. નર. અની-
રથ યામી નામનાં કેશ્વરમાં જે ૭ અમર હકુમત
કરનારાઓનાં નામ જણાવ્યાં છે તેમાંનો ઐક
શાસ તથા અની પછીના યે નામ જાણવા; name
of one of the seven immortals of the
Keshvar Khaniratha (Yt. 13,120.)
(શુચ્ચો મોદી.)

વ્યુત્પત્તિ-શબ્દ-કોશ વિ. ના. નર. ઐક

नामांकित पुरषन्तु नाम; same as above (vide Yt. 13, 120.)

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) वि. ना. नर. **अश्विनोऽप्यस्य** नामांकित पुरषन्तु नाम; same as above (vide Yt. 13, 120.)

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा धा. **अश्विनोऽप्यस्य**) वि. अश्विनोऽप्यस्येण, रास्तीना तरीका शुभ्रय आलतो; following the rule of righteousness; epithet of Husravangh; **अश्विनोऽप्यस्य** नर. ३१ वीस्ता. ५. २.

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) सा. ना. ना. न्य. जलप्राप्तौ अपेक्षितो नामो अङ्गी; the well-known prayer *Ashem Vohū*; **अश्विनोऽप्यस्य** वं. १६, १८. २२; वं. १८, ४३; तथा दरेकं अश्विनोऽप्यस्य शर आतमां आविष्टे. **अश्विनोऽप्यस्य** ग.

अश्विनोऽप्यस्य विशे **अश्विनोऽप्यस्य** १. १०

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा १ धा. **अश्विनोऽप्यस्य**) समास वि. पवित्राधि-अश्विनोऽप्यस्येण सज्जवार यतो; having a just claim for purity—righteousness; **अश्विनोऽप्यस्य** (**अश्विनोऽप्यस्य**) नर. २३ य. १३, १५१.

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा **अश्विनोऽप्यस्य**) समास वि. अश्विनोऽप्यस्येण पवित्राधि (वधारवा) नी आश्विनोऽप्यस्येण; desiring (to promote) purity—righteousness; **अश्विनोऽप्यस्य** नर. १३ ध्रु. ४२, ६.

अश्विनोऽप्यस्य वि. ना. नर. रास्तीना दोस्त (अससल.); **अश्विनोऽप्यस्य** नामांकित पुरषन्तु नाम; a friend of righteousness (lit.); name of an illustrious personage. **अश्विनोऽप्यस्य** ६/१ य. १३, ११६. (**अश्विनोऽप्यस्य** मोदी.)

अश्विनोऽप्यस्य (= **अश्विनोऽप्यस्य**) (**अश्विनोऽप्यस्य**) तथा **अश्विनोऽप्यस्य** वि. ना. नर. अश्विनोऽप्यस्येण आश्विनोऽप्यस्येण, पवित्राधिना दोस्त (अससल.), सपेनामीनोनी येदाअश्विनोऽप्यस्येण नामांकित पुरषन्तु पक्षि; a friend of purity (lit.); name of a bird of the good creation; it eats the nails of fingers and toes; **अश्विनोऽप्यस्य** ८/१ वं. १७, ६. (**अश्विनोऽप्यस्य** मोदी.)

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा **अश्विनोऽप्यस्य**) समास वि. रास्तीना तरीका-मनोहय प्रमाणे आलनार; following the doctrine of righteousness **अश्विनोऽप्यस्य** नर. १/१ य. १०, ८४.

अश्विनोऽप्यस्य वि. ना. नर. **अश्विनोऽप्यस्य** नामांकित पुरषन्तु नाम; name of an illustrious personage; **अश्विनोऽप्यस्य** ६/१ य. १३, ११७; **अश्विनोऽप्यस्य**

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा **अश्विनोऽप्यस्य**) समास ना. नर. पवित्राधिनी साशुं करनार, अश्विनोऽप्यस्येण तंदरेस्ती आपनार, धृत्वाते शीमनी दूर करीने पाकीश्वरी आपनार योश्विनोऽप्यस्येण; one who cleanses (lit., restores to health) by means of purificatory rites; **अश्विनोऽप्यस्य** ३/१ य. ३, ६.

अश्विनोऽप्यस्य (= **अश्विनोऽप्यस्य**) (**अश्विनोऽप्यस्य**) तथा **अश्विनोऽप्यस्य**) समास वि. पवित्राधिनी यदलो आपनार; रास्तीने मोटे यदलो आपनार; a giver of rewards for righteous deeds; **अश्विनोऽप्यस्य** नारी. १/३ ध्रु. ५५, २.

अश्विनोऽप्यस्य वि. ना. नर. **अश्विनोऽप्यस्य** नामांकित पुरषन्तु नाम; name of an illustrious personage; **अश्विनोऽप्यस्य** ६/१ य. १३, ८७.

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) समास ना. नारी. अश्विनोऽप्यस्येण रास्तीनी वआशु; **अश्विनोऽप्यस्य** धरिशारो 'अश्विनोऽप्यस्येण' नामो अङ्गीने मोटे आविष्टे; praise of righteousness (lit.); an allusion to the well-known prayer *Ashem Vohū*. **अश्विनोऽप्यस्य** ६/३ वं. १६, २२.

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा धा. **अश्विनोऽप्यस्य**) समास ना. अश्विनोऽप्यस्येण मोटे ले वआशुलेतुते (अससल.); रास्तीनी वआशु; **अश्विनोऽप्यस्य** धरिशारोनी उपला यालनी माकक 'अश्विनोऽप्यस्येण' अङ्गीने मोटे छे; that which is praised for righteousness (lit.); an allusion to the well-known prayer *Ashem Vohū*; **अश्विनोऽप्यस्य** ६/३ य. २१, ६. ८. १०. १२.

अश्विनोऽप्यस्य (**अश्विनोऽप्यस्य**) तथा धा. **अश्विनोऽप्यस्य**) समास वि. नेम अथवा नीशानने नही शारनार **अश्विनोऽप्यस्य** नर. १/३ य. १०, ४०.

द्वेष-शब्द-कोश (शुद्धिमा अर्थः तथा धा. २)
 (**द्वेष**) समास वि. नेम अथवा नीशानने
 नडी पोंहोअनार; अथवा धा. **द्वेष** = मिह =
 वीधुं; to pierce लक्ष्मि तो, नेम-नीशानने नडी
 वीधनार-तोडनार; not hitting or piercing
 the mark; **द्वेष-शब्द-कोश** नर. १/३ य. १०, ३६.

द्वेष-शब्द-कोश (= **द्वेष**, **द्वेष**, **द्वेष**) (२ **द्वेष**
 उपरथी) क) वि. अशी, पात्र, आशीर्वाद पामेला;
 म्मि विशेषण धातुं करीने **द्वेष-शब्द-कोश** (सैरारा धर्जद)
 ना म्मिलकाय तरकि आविष्टे; holy; righteous,
 blessed; epithet of Sraosha; **द्वेष-शब्द-कोश** नर. १/१
 वं. ६, ५६; वं. १८, २३. ३०. ३३. ३५. ३६. ४२.
 ४५. ४८; वं. १६, ६०. ४१; य. १०, ६१;
 य. ११, ३; **द्वेष-शब्द-कोश** नर. २/१ वं. १८, २२; वं. १६,
 १५. ४१; धर्ज. ५७, २; तथा दरेक करदानी शर-
 आतमां; य. ११, १. १०. १४. १५. १८; **द्वेष-शब्द-कोश**
 नर. ३/१ य. १३, १४६; **द्वेष-शब्द-कोश** नर. ४/१ वी. ११,
 ६; धर्ज. ४, २; **द्वेष-शब्द-कोश** नर. ५/१ धर्ज. ६०,
 ६; **द्वेष-शब्द-कोश** नर. ६/१ वं. १८, १४; धर्ज. १, ७;
 धर्ज. ५७, १; य. ११, २३; **द्वेष-शब्द-कोश** नर. ८/१ वं. १८,
 २२. ३१. ३४. ३७. ४०. ४३. ४६. ४८. ५४. ५७; धर्ज.
 ५७. २५.

अ) **द्वेष-शब्द-कोश**, Pehl. **द्वेष**, **द्वेष** सा. ना.
 पवित्रार्थ, शस्ती पवित्राधनुं काम; purity,
 holiness; a righteous deed; **द्वेष-शब्द-कोश** नारी. २/१
 वं. ३, ३३; **द्वेष-शब्द-कोश** Wester. **द्वेष-शब्द-कोश** Geld.
 नारी. २/१ वीस्प. २२, २; **द्वेष-शब्द-कोश** नारी. २/१
 धर्ज. ३, ४; **द्वेष-शब्द-कोश** २/१ वीरप. ७, १.

१ द्वेष-शब्द-कोश अधि. वि. वधारे अशी-पाक- शरत;
 more holy—righteous; compara. of **द्वेष-शब्द-कोश**,
द्वेष-शब्द-कोश; **द्वेष-शब्द-कोश** नान्य. २/१ धर्ज. ४८, ४.

२ द्वेष-शब्द-कोश विशे शुद्धिमा १ **द्वेष**
द्वेष-शब्द-कोश क्रि. शक्या. आत्मने. ३/१; धा. **द्वेष**
 = अश् = पामवुं, मेणववुं अथवा लक्ष्मि वुं;
 to get, to obtain; or, to lead (rt. **द्वेष** =
द्वेष = अश्); **द्वेष-शब्द-कोश** Frag. ३, २; **द्वेष-शब्द-कोश**
 (Mills; rt. **द्वेष** = to inhabit).

द्वेष-शब्द-कोश (शुद्धिमा **द्वेष** = २ **द्वेष** तथा **द्वेष**)
 धर्जि अद, पुरती रीते अराय; most evil,

or wicked; **द्वेष-शब्द-कोश** (Geld. **द्वेष-शब्द-कोश**)
 नारी. २/१ य. १६, ६५.

द्वेष-शब्द-कोश (= **द्वेष**, **द्वेष**) (शुद्धिमा २
द्वेष, **द्वेष** तथा ४ धा. **द्वेष**) क्रि. अ. नदरे,
 आशकार, ऐमिती रीते, नदृष्टिती रीते; evident,
 obvious; known far and wide; **द्वेष-शब्द-कोश**
 Wester. वं. १, ४.

द्वेष-शब्द-कोश (शुद्धिमा २ **द्वेष**, **द्वेष** तथा १ धा.
द्वेष) वि. धातुं जानार, म्मिधी, पाधरी; eating
 greedily; **द्वेष-शब्द-कोश** अति. वि. नर.
 ४/३ वं. ३, २०; वं. ६, ४६.

द्वेष-शब्द-कोश (शुद्धिमा २ **द्वेष**, **द्वेष** तथा
द्वेष-शब्द-कोश) समास वि. पुष्कण अरिहवाणुं;
 most glorious; **द्वेष-शब्द-कोश** नर. १/१ वं. २२,
 २. ६; य. १२, २; **द्वेष-शब्द-कोश** (नर. २/१ ने
 अदले) वं. १६, १६; **द्वेष-शब्द-कोश** नर. २/१
 धर्ज. २, १३; धर्ज. २५, ६; सैरि. २, २६.

द्वेष-शब्द-कोश (शुद्धिमा २ **द्वेष**, **द्वेष**, **द्वेष** तथा
द्वेष) समास वि. पुष्कण शैराणु अकलवाणुं; पु-
 रती तेज-दृशियारीवाणुं; possessing an exceed-
 ingly enlightened intellect; **द्वेष-शब्द-कोश**
द्वेष-शब्द-कोश अति. वि. नर. २/३ धर्ज. १३, ३;
 वीरप. ३, ५.

द्वेष-शब्द-कोश (शुद्धिमा २ **द्वेष**, **द्वेष** तथा
द्वेष) समास वि. पुरती-पुष्कण अकलवाणो;
 very intelligent; **द्वेष-शब्द-कोश** अति. वि.
 नर. १/१ य. १०, १४१.

१ द्वेष-शब्द-कोश (शुद्धिमा १ **द्वेष**) क सा. ना. नर.
 भोकलेला (असल.); कासद, पेगाम पोंहोअ-
 नार; one who is sent (lit.); a
 messenger; **द्वेष-शब्द-कोश** Geld. १/१ वं. १६, ३४.

अ) सा. ना. नान्य. नगा, विस्तार; space;
 room; शुद्धिमा **द्वेष-शब्द-कोश**

२ द्वेष-शब्द-कोश (शुद्धिमा धा. **द्वेष**) सा. ना. नान्य.
 ईंफीने नापवानुं हयिआर, भालो, तीर; a mis-
 sile, a lance; an arrow; **द्वेष-शब्द-कोश** २/१ य. १६, ४६;
द्वेष-शब्द-कोश २/२ य. १६, ४६.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा धा. मसु)
समास वि. अनारकमां भरपुर, पुष्कण अनारकवाहुं;
अथवा सारीपेठे पोतानो वहिवट अज्ञानानां
(राज्या) ; पुरती रीते पाकां (धा. मसु = पाकुं
थयुं) ; rich in aliments ; or (kingdoms)
well-administered (rt. मसु पञ्च to be ripe) ;

मसुमसुम-मसु २।३ य. ५, १३०; य. १७, ७; (य.
७१, ७ मां गेहउतरनी योपडीमां म्मे जोल नथी).

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा
अनारकम-मसु) समास ना. नारी. पुष्कण जेठ, पुरती
अपेणुनी अल; sufficient offering; ; nume-
rous gifts. अनारकम-मसु ३।१ य. १०, ७७.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा
अनारकम-मसु) समास ना. नारी. पुष्कण-पुरती आ-
राधना; many offerings of Yaçna; many
consecrations; अनारकम-मसु ३।१ य. १०, ७७.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा
अनारकम-मसु) समास वि. पुष्कण अनारकवाहुं, अनारकमां
भरपुर ; having stores of food; अनारकम-मसु
२।३ य. ५, १३०; य. १७, ७.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु) स-
मास वि. पुरती-मन्युठ आशुवाहुं (असल.) ;
मन्युठ अभांवाहुं (हंड); having strong arms
(lit.); (a camel) having powerful shoulders
अनारकम-मसु ३।१ य. १४, १२.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु)
समास वि. पुरती रीते-धत्तो आपनार; well-
supporting; अनारकम-मसु नारी. १।३ य. १३, २३.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु)
समास वि. पुरतो अदलो आपनार; giving
abundant rewards; अनारकम-मसु नारी. १।३ धरि.
५५, २.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु)
समास ना. नारी. पुरती आराधना; many offer-
ings of Yaçna; sufficient invocation; अनारकम-
मसु ३।१ धरि. ६८, ६.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु)
समास वि. पुरती रीते इतेह भेणवनार-

गावेय यनार; most conquering; अनारकम-मसु
ना. य. २।१ य. १६, ६.

अनारकम-मसु (शुष्मा र मसु, मसु तथा अनारकम-मसु)
समास वि. क) धत्तो नुरमंद, धत्तो कीर्ति-
वाणो ; most glorious; अनारकम-मसु नर. १।१ य.
५, ४५; अनारकम-मसु नर. १।१ य. २३, २.

अ) धत्तो दगलयाज-भकार (दार.) ; गुनेहगार,
पापी (हारले) ; most crafty (Dar.) ;
criminal (Har.); अनारकम-मसु ३।१ य. १०, ७७
(धत्तो कावनांवाणो नुरानी अकरासी आथ)
नर. १।१ य. १६, ५७.

१ एस् = अस् = L. Esse = Fr. être * = استن
होवुं, हयात होवुं, दम लेवो; to be, to exist, to
breathe ; cl. २ ; its inflected forms in the
Atmanepada are not to be found. एस्
(= अस्ति) वर्त. १।१ वं. २, ३; धरि. ६, २; य. ८,
१५; य. १०, ५४; एस् धरि. ३२, ८; धरि. ४६,
२; एस् (= अस्ति) २।१ वं. १६, ६. २०; वं. २१,
५. ६. १३; धरि. ६, १. २५; य. १०, २६; य. १२,
६-३८; य. १७, २२; य. २२, १०; एस् धरि.
३२, ७; धरि. ३४, ११; धरि. ५१, ३; एस्
(= अस्ति) ३।१ वं. २, ७. ४३; वं. ३, ३०; वं. ५.
११. २१; वं. ७, ४८. ५५. ५६. ७१. ७२; वं. ८, ३१. ३२.
१०७; वं. १०, १६; वं. १३, ६. १७. १८. १६;
वं. १४, १८; वं. १८, ८. ११. १४. ३६. ३७. ४२.
४३. ४८. ४६. ५६. ५७. ७५; वं. १६, ६; वं. २१,
४. ७. ८. ११. १२. १५. १६; धरि. ६, २८; य.
५, १२६; य. १०, ८२; य. १४, ३४; अनारकम-
मसु य. १६, ६८; एस्-एस् (तिने छे) वं. १३, ४४;
एस् धरि. ३५, ६; धरि. ५८, ४; एस् (स्तः=ते आ
ये छे) वर्त. ३।२ य. १, २५; य. १३, १२; एस्
वर्त. १।३ वीरप. ११, १३; एस् धरि. ३५, २;
एस् (= स्थ) वर्त. २।३ धरि. ३२, ३; धरि. ३४, ६.
एस् (= सन्ति) = L. Sunt = Fr. Sont वर्त.
३।३ वं. १, ४. १५. २१; वं. २, २७. २८. २६. ३५.
३६. ३७; वं. ६, ४६; वं. १०, २. ३. ७. ११. १५.
१६. १७; वं. १३, १. २. ५. ६; वं. १८, ३१; वं.
१६, ४; वीरप. ११, १३; अनारकम-मसु धरि. १५, २;

* असल जोल estre छे, पण इ नीकणी गथापी être थयुं.
† अभांवा धातु (एस्) नीकणी गथा अने इकत प्रत्यय इच्छो
स्मसि (Ved.).

धिन्. ५१, २२; **असत्** धिन्. ३३, १०; धिन्.
 ४४, १९; धिन्. ५१, १०; **असत्** (= असत्ति)
 वर्त. संश. ३१ धिन्. ३०, ११; धिन्. ३३, २२;
 धिन्. ५३; ७; **असत्** वर्त. संश. ३१ य. १०,
 ११७; **असत्** (असत्त लोकात्) **असत्**. लू. ३१ वं. २,
 ११. १५. १६; वं. ६. ४८. ५१; धिन्. ६, १५; धिन्.
 १२, ७; धिन्. ३१, ६; धिन्. ३८, ८; य. १०, ६८; य.
 १६, ७६; **असत्** धिन्. ४६, १८; **असत्** (Ved.
आसत्) **असत्**. लू. ३१ वं. ६, ५२; वं. २२, १६;
 धिन्. १६, १; य. १४, ४६; य. १६, ३६; **असत्**
 (= आसत्) **असत्**. लू. १२ धिन्. २६, ५; **असत्**
 (= असत्) **असत्**. लू. संश. २१; **असत्** (= असत्)
 ३१ वं. १, १५; वं. २, २३. २४; वं. ३, १५. ४०; वं. ४,
 ४८; वं. ५, २८-३३ तथा ३५. ५६; वं. ७, १३. १८. १५.
 ५१. ७४. ७५. ७८. ७९; वं. ८, १३. ५८ तथा ८१-८६
 तथा १०४. १०६; वं. ९, २. ३. २१; वं. १०, १८;
 वं. १३, ३. ७. ४०. ४१; वं. १५, २४. २७. ३०. ३३.
 ३६. ३८. ४२; वं. १८, ७. १३. ६०. ६६; धिन्.
 ४४, १६. वणी **असत्** लोकात् (**असत्**) **असत्** (अ-
 सत्) **असत्**. लू. संश. ३३ वं. २, २८. ३६. ३८;
 वं. ५, ११. २७; वं. ६, ४२. ४३; वं. ७, १२. २३.
 २८. ३२. ७६. ७७; वं. ८, १२. १०७; वं. ९, २७;
 वं. ११, ३. ८. ११. १४. १७. २०; वं. १३, ४१;
 वं. १४, १८; वं. १६, १६; धिन्. ३१, १. ४; धिन्.
 ३६, १; धिन्. ८८, १२; वीर्य. ११, १३;
असत् (**असत्**) **असत्** (**असत्**) य. ५, ३४; य. ६, १४;
 य. १५, २४; **असत्** (**असत्**) **असत्** (**असत्**)
 २१ धिन्. ३१, १७; **असत्** (= **असत्**) **असत्**
 ३१ य. १६, ३२; **असत्** वीर्य. ६, ७; वीर्य.
 १२, १; धिन्. १२, ६; धिन्. ५३, ८; **असत्**
 (= **असत्**) **असत्**. लू. ३३ धिन्. ३३, ७; धिन्. ५३, ८;
असत् (= **असत्**) **असत्**. लू. ११ धिन्. ४३, ८; धिन्. ५०, ६;
असत् (= **असत्**) २१ धिन्. ४१, ३; **असत्**
 (= **असत्**) ३१ धिन्. ८, ६; धिन्. ३५, ३; धिन्.
 ४०, ४; धिन्. ४३, १५; धिन्. ४४, १७; **असत्**
 (= **असत्**) ३१ य. ८, ५६; य. १०, १२०; य.
 १३, ७१; धिन्. ३२, १४; **असत्** (= **असत्**)
 १३ धिन्. ३०, ६; धिन्. ४०, ४; **असत्**
 (= **असत्**) २३ वीर्य. नुस्क. १२ (= य. २४, १२);
असत् (= **असत्**) २३ धिन्. ५०, ७; **असत्**
 (= **असत्**) ३३ धिन्. ५१, ४; **असत्** ३३ य. ८, ५५;

असत् ३३ वं. १७, ६; **असत्** (= **असत्**) **असत्**.
 लू. ३१ धिन्. ६, ५; य. १५, १६; **असत्**
असत् ३३ धिन्. ६, २३; धिन्. २३, १; य. १३,
 १५०; **असत्** ३३ धिन्. ३३, १०; धिन्. ४४, २०;
असत् धिन्. ४५, ७; **असत्** **असत्**. लू. संश.
 ३१ (युस्ती तथा हविषात्) वं. ५, ४. ७; वं. ८, ३४;
 वं. १३, ४६; य. १३, १२; **असत्** **असत्**. लू. संश.
 ३२ य. १३, १२; **असत्** **असत्**. लू. १३ वीर्य. १२, ४;
असत् धिन्. ३२, १; धिन्. ४६, ८; **असत्**
 (**असत्**) **असत्**. लू. संश. ३३ (युस्ती) धिन्. ६०, ११.
असत् (**असत्**) **असत्** (**असत्**) **असत्**. लू. ६.
 नर. १३ य. १३, २२; **असत्** **असत्**. लू. ६. नर. १३
 धिन्. ६५, ६.

असत् = **असत्** **असत्**, **असत्** **असत्**; to admit,
 to approve, to esteem; Pehl. **असत्**; **असत्**
असत् **असत्**, **असत्**, **असत्**

असत् = **असत्**, **असत्**; to throw, to fling;
असत् **असत्**, **असत्**

असत् = **असत्** = **असत्** **असत्**, **असत्** **असत्**, **असत्**
असत्; to run away; to overturn; to
 spill; **असत्** **असत्** **असत्**. लू. संश. ५२२. ३१
 धिन्. ६, ११; य. १६, ४०.

असत् **असत्** **असत्**
असत् (**असत्**) (**असत्**) **असत्** **असत्** **असत्**. लू.
 ६. वि. कृत्या वगरतो, नीम्यंया-गाव्या वगरतो,
 तेषार क्रीधा वगरतो (**असत्**); not expressed
 or squeezed (as the juice of Haoma); not
 strained; **असत्** वं. ६, ४३.

असत् (**असत्**) (**असत्**) वि. धर्मी-साहे-
 यने लगत् (**असत्**); pertaining to the
 Lord (lit.); **असत्** **असत्** = **असत्** = धर्मीने
 लगती मरुत्-**असत्** (**असत्**); **असत्** नवर; 'यथा
असत् वधर्मी' नामनी **असत्**; the Lord's
 Will (lit.); the mystic and well-known pray-
 er Ahuna Vairya, supposed to have been
 in existence before the creation of the
 world. It is considered to be very effica-
 cious against the attacks of evil spirits
 and evil-minded men. **असत्** **असत्** नर.

प्रमाप्ति ज्ञेतां अमि भोम एव (आअमि) नी
 प/रे छे; $\text{दुःख} = \text{दुःख}$ (एव नीकणी गयाथी) =
 $\text{दुःख} = \text{तथा} = \text{अवार नवार थयाथी}$; दुःख
 वं. १, ३ तथा ५-१४. १६-२०; वं. २, २. ३. ४. ५.
 ८. ९. १०. २४; वं. ३, ३. ७. ८. ९. १०. ११. २१.
 २८. ३२. ३४. ३६. ३७. ३८. ४०; दुःख , २. ५. ६. ७.
 ८. ९. १०. ११. १२. १३. १४. १५. १६. १७. १८. १९. २०. २१. २२. २३. २४. २५. २६. २७. २८. २९. ३०. ३१. ३२. ३३. ३४. ३५. ३६. ३७. ३८. ३९. ४०. ४१. ४२. ४३. ४४. ४५. ४६. ४७. ४८. ४९. ५०. ५१. ५२. ५३. ५४. ५५. ५६. ५७. ५८. ५९. ६०. ६१. ६२. ६३. ६४. ६५. ६६. ६७. ६८. ६९. ७०. ७१. ७२. ७३. ७४. ७५. ७६. ७७. ७८. ७९. ८०. ८१. ८२. ८३. ८४. ८५. ८६. ८७. ८८. ८९. ९०. ९१. ९२. ९३. ९४. ९५. ९६. ९७. ९८. ९९. १००.

पा) क्रि. अ. दुःख दुःख न्यारि; *adv.*, when;
 ५. १०, १०; वं. ५, १३; वं. ७, ३. ४; वं. ८, १.
 १०. ४०; वं. ९, १५; वं. १२, १. ३. ५. ७. ९. ११.
 १३. १५. १७. १९. २०; वं. १७, ८.

ग) क्रि. अ. आअमि नगोअमि ; *adv.*, in this
 place; दुःख छिन् . ५, १; छिन् . ३७, ३.

घ) उभया. अ. पयु; *conj.*, but; दुःख
 अथवा but if पयु अगरन्ने ...) वं. ३, ४०; वं.
 पु. ३६ ३२; वं. ७, १४. १५. ३०. ३४. ७४. ७५; वं.
 ८, ३७; अथवा दुःख वं. ३, १४. २१; वं.
 ५, २६; वं. ९, ५०.

अह (= अ = ए = उ = आ = इ = ए = अ) देवण. अ.
 अहमे! अहे! interj. O! Oh! अहमे
 अहमे (अहमे अरो सरोरा छिन्ने!) वं. १८,
 २२; छिन् . ५७, २५; अहमे अहमे
 (अहमे अरो नरतोस्त!) वं. १८, १-६;
 अहमे अहमे (अहमे अराय नालु-
 नारा अंभेने-नरा!) वं. १९, ९; अहमे
 (अहमे मेहेर छिन्ने!) वं. १०, ४२.

वृ अहमे क) राण्ड. अ. नन्दीक, पासि; *prep.*
 near, by, to; अहमे अहमे (= आडानी नन्दीक-
 पासि) वं. ९, ११. १२; अहमे अहमे (= धेरनी
 नन्दीक) वं. ९, ३२.

अ) क्रि. अ. पासि, नन्दीक; *adv.* by, near;
 अहमे वीशता. ५. ३६ (= ५. २४, ३६).

ग) उप. नन्दीक; *pref.*, near, by; अहमे
 अहमे = नन्दीक अहमे (वं. ९, ११); अहमे अहमे
 = नन्दीक अहमे (वं. ९, १२. ३१. ३२).

२ अहमे विरो अहमे १ धा. अहमे

अहमे , अहमे अहमे १ धा. अहमे .

अहमे सा. ना. नारी. क) सेवठ, छेडे; end, ultimate
 state; धाया भेगे (= अन्त = छेडे) उपरथी
 नीकगेलोछे; अहमे = अहमे , अहमे ; दुःख ,
 =
 दलगीरी (मिसम); woe, grief (M.); अहमे
 १/१ छिन्. ४८, ९; अहमे (Geld. अहमे
 अहमे) छिन्. ३२, १६. अहमे अहमे
 अ) पायमाखी, नारा, अरायी; अहमे २/१ य.
 १०, ३७.

अहमे (अहमे उपरथी) वि. दुःख -संकटथी
 अहमे, पीडाकारक; full of distress—trouble;
 अहमे नर. २/१ हदि. नुरक १७; अहमे
 नर. २/१ हदि. नुरक. ३५; अहमे Wester.
 २/१ वीशता. ५. ६३.

अहमे Geld., वि. ना नर. अमेक पुरषतुं नाम;
 name of a person; अहमे (Wester.
 अहमे) १/१ य. १३, ११०.

अहमे , अहमे , अहमे विरो अहमे १ धा. अहमे
 अहमे (अहमे = तथा धा. अ) सा. ना. नर.
 २/२ता देआडनार, लछ ननार; a guide, a
 leader; अहमे १/१ य. १५, ४६.

अहमे विरो अहमे अहमे this (आअमि)
 अहमे वि. ना. नर. मुलुकतुं नाम; name
 of a region; अहमे २/१ य. १०, १४.
 (अहमे मोदी.)

अहमे - अहमे (= अहमे + अहमे + अहमे) (अहमे
 ३ धा. अहमे) वि. आवाने लगतुं, आवाना,
 अवरथी आवाने लगतुं; अहमे अहमे
 आवानां-अवरथी आवाने लगतां वासथु; eating
 or culinary vessels; नर. १/३ वं. ७, ७३.

अहमे (= आहमे) सा. ना. ना-य. मोहोर्ड;
 the mouth; अहमे अहमे (Geld. अहमे
 from Thine own mouth तारा मोहोर्डथी ३/१
 छिन्. २८, ११; अहमे अहमे = तारां मोहो-
 डंती १/१ छिन्. ३१, ३.

अहमे विरो अहमे १ धा. अहमे to be (= होतुं).

अहमे (अहमे १ धा. अहमे ; अहमे अहमे
 तुं जेवतुं ३ प छे) सा. ना. नर. असल तोअम-

પ્રુન, અસલ પેદાઈમશા-ઉત્પત્તિ; the first origin, original or primitive existence - ડાંડવજી

દે. ૧/૧ વીરપ. ૧, ૩; દે. ડાંડવજી ૨/૧

વીરપ. ૨, ૩; ડાંડવજી ૧/૧ વીરપ. ૧, ૩.

દે. ડાંડવજી, દે. ડાંડવજી વિશે જુઓ ૧ ધા. ડાંડવજી

દે. ડાંડવજી, દે. ડાંડવજી } વિશે જુઓ ૧ ધા. ડાંડવજી
દે. ડાંડવજી, દે. ડાંડવજી

દે. ડાંડવજી (જુઓ ધા. ડાંડવજી) વિ. દે. ડાંડવજી, ડાંડવજી,
ખોલ્લું; evident, obvious, clear; Pehl. ડાંડવજી;
દે. ડાંડવજી દે. ડાંડવજી ડાંડવજીતા ચિન્વત પુત્ર
ઉપર (૭/૧ ની મતલબે) ડાંડવજી. ૧૩;
દે. ડાંડવજી (ક્રિ. ડાંડવજી) (ડાંડવજી રીતે, ખોલ્લી રીતે) ડાંડવજી.
૫૦, ૪; દે. ડાંડવજી (ક્રિ. ડાંડવજી) (ડાંડવજી રીતે, ખચીત)
ડાંડવજી. ૬૦, ૧૩.

દે. ડાંડવજી જુઓ ધા. ડાંડવજી

દે. ડાંડવજી (= આક્રમણ) (જુઓ ૧ ધા. ડાંડવજી) સા.
ના. નારી. પૂર્ણતા, સરંજમ, તમામ થવું, ખનાવ ;
consummation; a noble feature ; ડાંડવજી
૧/૧ ડાંડવજી. ૪૮, ૨.

દે. ડાંડવજી (૧ ડાંડવજી ઉપરથી) ક) વિ. ડાંડવજી
તરફ; in four directions, i. e., in all plaees ;
દે. ડાંડવજી દે. ડાંડવજી ડાંડવજી ડાંડવજી
ચો તરફ ફેલાઈને આહુતવર; ચાર વખત ભણાતો
... (દાર.) ; ચાર વખત રાગના હલકથી ભણીને
(મિદક્ષ) નર. ૨/૧ ડાંડવજી. ૯, ૧૩; દે. ડાંડવજી ય. ૧૯, ૮૧.

ખ) ચાર વખત-વાર; four times; ડાંડવજી ડાંડવજી
દે. ડાંડવજી (= આખી વચનો-સખુને
ચાર વાર નું ભણું) વં. ૧૦, ૧૧.

દે. ડાંડવજી વિ. ના. નર. ડાંડવજી નામાંકિત પુરુષનું નામ;
name of an illustrious personage; the son
of Husravang (not Kaikhosru). According
to the Bundelesh, he seems to be the son
of Sâma. ડાંડવજી ૧/૧ ય. ૧૩, ૧૩૦.

દે. ડાંડવજી (જુઓ ધા. ડાંડવજી) સા. ના. ના. ન્ય.
શિખવવું, કેળવણી; teaching, instruction;
દે. ડાંડવજી ૨/૧ ડાંડવજી. ૪૧, ૨.

દે. ડાંડવજી (ડાંડવજી ઉપરથી) વિ. દોસ્તી-
સલાહ-સંપજ ડાંડવજી; friendly, peaceful;

દે. ડાંડવજી. નર. ૧/૩ ય. ૧૧, ૩. જુઓ ૨
દે. ડાંડવજી

દે. ડાંડવજી (= ડાંડવજી = ડાંડવજી) ક) સા. ના.
નારી. દોસ્તી, સલાહ; friendship, amity, peace.
દે. ડાંડવજી ૧/૧ ડાંડવજી. ૬૦, ૫; દે. ડાંડવજી ૨/૧
વીરપ. ૭, ૧; ય. ૨, ૬; ય. ૧૩, ૧૫; ય. ૧૫, ૧;
દે. ડાંડવજી (૨/૧ ને ખદલે) ય. ૧૧, ૧૯; દે. ડાંડવજી
૫/૧ વં. ૩, ૧; દે. ડાંડવજી ૧/૧ ય. ૨, ૧; ય. ૧૦,
૨૯; સી. ૧, ૨; દે. ડાંડવજી (૩/૧ ને ખદલે)
ય. ૧૧, ૧૪; જુઓ ડાંડવજી

ખ) વિ. ના. નારી. દોસ્તી- સલાહ સંપજની
ઉપરનો મવકોલ ફરેજનો; the angel presiding
over peace and friendship; ડાંડવજી
૪/૨ વીરપ. ૧૩, ૧૬.

દે. ડાંડવજી વિશે જુઓ ૧/૧

દે. ડાંડવજી (= ડાંડવજી) (જુઓ ધા. ડાંડવજી)
ક. ના. ના. ન્ય. કોઈને મારવાને માટે હાથમાં હથિ-
યાર પકડવું તથા પકડવાનો યુનાહ; seized
(lit.); seizing a weapon with the in-
tention of striking a person ; the crime
committed; દે. ડાંડવજી ૨/૧ વં. ૮, ૧૭, ૧૮, ૨૧.

દે. ડાંડવજી Geld., ડાંડવજી Wester. સમાજ
વિ. દોસ્તી-સલાહસંપજ ડાંડવજી વિચાર રાખનાર
(ડાંડવજી મતિ, વિચાર a thought); સલાહનો
દોસ્ત (હારલે); entertaining a friendly
thought; epithet of Ashi Vanguhi. ડાંડવજી
દે. ડાંડવજી નારી. ૧/૧ ય. ૧૭, ૬.

દે. ડાંડવજી વિશે જુઓ ૧/૧

દે. ડાંડવજી (ધા. ડાંડવજી) ના. મારવું (યુ.); શિક્ષા
(હારલે તથા દાર. ચે.); smiting (J.); punish-
ment (Har. & Dar.); ડે. ડાંડવજી ૭/૧ ડાંડવજી.
૩૨, ૭. Geld. ડે. ડાંડવજી

દે. ડાંડવજી (= ડાંડવજી = ડાંડવજી) (ડાંડવજી નું ખીજું રૂપ)
ક) સા. ના. નર. લોભ, ખરાખ હવસ; lustful
desire; ડાંડવજી ૧/૧ ડાંડવજી. ૫૩, ૭.

ખ) વિ. ના. નર. લોભ-ખરાખ હવસનો દેવ;
the Demon of Lust.

દે. ડાંડવજી સામાન્ય રૂપ (infinitive) ખાહેશ
રાખવાને માટે ; મેળવવાને માટે (હારલે તથા

५६; वं. ११, १०, १३; वं. १३, ५५; वं. १६, ३. ४;
 वं. १७, ४; आक्षरं. २५। ५; ईरं ६/१ वं. ५, २;
 वं. ८, ८०; वं. १४, ६; वं. १५, ४५; वं. १८, २७;
 वं. २०, १. २; ध्रुव. ४३, ४; ध्रुव. ६२, १०;
 य. १३, ८५; य. २२, ४१; नीआ. ५, ४; ईरं
 (८/१ ने अदले) वीर्य. १९, ५; ध्रुव. ३६, १;
 अणुमिथुन वीर्य. ६, ५; ध्रुव. १, ४; आक्षरं.
 २५। २; ईरं ८/१ ध्रुव. ३६, २; ध्रुव. ६५, १२;
 ईरं ध्रुव. ५८, ७; अणुमिथुन ८/१ ध्रुव. ४, २३;
 ध्रुव. ३६, ३; ध्रुव. ६२, ४; नीआ. ५, ४. ५;
 सीरी. १, ६; ईरं २/३ ध्रुव. २५, ७; ध्रुव.
 ७१, १०; सीरी. २, ६; ईरं १/१ ध्रुव. १, १२;
 ध्रुव. २, १२; नीआ. ५, ६; अणुमिथुन ६/३ वं.
 २, ८. ६. १२. १३. १६. १७. २५

अ) वि. ना. नर. आदर ध्रुव; the angel
 Âdar, presiding over the fire; अणुमिथुन १/१ य.
 १६, ४७; ईरं, ईरं Geld. २/१ ध्रुव. १६, ४;
 अणुमिथुन, अणुमिथुन Geld. (१/१ ने अदले)
 य. १६, ४६.

अ) वि. अशुभ, अराज, दुष्ट; evil, bad;
 Pehl. १/१, Sans. आतुर; अणुमिथुन नर. ३/३
 ध्रुव. १२, ४; अणुमिथुन नर. ६/३ ध्रुव. ६०, ४.

अ) वि. (शुभो मिथुन) कि. अ. ते
 अर्थात् अम्बिक तरङ्ग; to that side of the two ;
 अणुमिथुन य. १०, ६; य. १३, ४७.

अ) वि. अ. ते तरङ्ग, आम्बिक तरङ्ग; towards
 this or that side ; अ = अ = आम्बिक this (अणु
 नु अणु ३५) ; ईरं तरङ्ग; वेद-नर उपरथी
 अणुमिथुन-अणुमिथुन-अणुमिथुन साधे लघनि दारमिस्तेन
 अम्बिको अर्थ 'आडी आल तथा युनाह' करेछे ;
 trespass and fault (Dar.); ईरं य. २, १३.

अ) वि. ना. नर. अम्बिक नामाङ्कित
 पुरषणु नाम; name of an illustrious per-
 sonage related to King Gushtâsp. -ईरं
 अणुमिथुन ६/१ य. १३, १०२.

अ) वि. (शुभो मिथुन तथा धा. मिथुन)
 समास वि. आतशनां अणुमिथुन लाम्बिक ; fit for
 kindling, setting on fire. (अणुमिथुन.); अणुमिथुन-
 वाने लाम्बिक; अणुमिथुन-अणुमिथुन नारी. ६/१
 वं. ८, ७५. (अणुमिथुन नी माङ्क ६/१ ने अणुमिथुन.)

अ) वि. (शुभो मिथुन तथा अणुमिथुन)
 समास ना. आतशने अणुमिथुन ध्रुव आनि शैरान
 शैरानुं साधणु, अम्बिके अणुमिथुनानां लाङ्कां, अणुमिथुन;
 materials for kindling fire, as fuel, sandal-
 wood, &c.; अणुमिथुन-ईरं २/२ वं. १४, ७.

अ) वि. (शुभो मिथुन-अणुमिथुन, अणुमिथुन-अणुमिथुन) (शुभो मिथुन)
 मिथुन तथा अणुमिथुन ध्रुव समास वि. क) आतशनां तो-
 अणुमिथुन ध्रुव आने अणुमिथुन सजगी उठे त्रेणु; having
 the germ of fire (lit.); easily combust-
 ible ; अणुमिथुन-ईरं अणुमिथुन = आतशनां अणुमिथुन
 लाङ्किकनुं अणुमिथुन ; अणुमिथुन-ईरं . . . अणुमिथुन,
 नारी. ६/३ वं. ८, ७५.

अ) आतशनां अणुमिथुन अणुमिथुन, आतशनी अणुमिथुन-
 अणुमिथुन, अणुमिथुन; fiery-faced, luminous like fire
 अणुमिथुन अणुमिथुन-अणुमिथुन (अणुमिथुन-अणुमिथुन-
 अणुमिथुन) नर. २/३ वीर्य. १६, १.

अ) वि. ना. नर. क) अम्बिक
 साधारण पुरषणु नाम; name of a person ;
 अणुमिथुन-ईरं २/१ वं. १८, ५२.
 अ) अणुमिथुन पण्डितानां कण्ठिकानां अम्बिक
 महान पुरषणु नाम; name of an illustrious
 personage of the family of King Gushtâsp.
 अणुमिथुन-ईरं ६/१ य. १३, १०२. (शुभो मिथुन मोदी.)

अ) वि. ना. नर. क) अम्बिक साधारण
 पुरषणु नाम; same as अणुमिथुन-ईरं ; -ईरं
 अणुमिथुन २/१ वं. १८, ५२.

अ) अणुमिथुन पण्डितानां कण्ठिकानां अम्बिक महान
 पुरषणु नाम; same as अणुमिथुन-ईरं ; -ईरं
 अणुमिथुन ६/१ य. १३, १०२.

अ) वि. ना. नर. अणुमिथुन पण्डितानां कण्ठिकानां अम्बिक महान
 पुरषणु नाम; name of an illustrious personage of
 the family of King Gushtâsp. -ईरं
 अणुमिथुन ६/१ य. १३, १०२.

अ) वि. ना. नर. अम्बिक साधारण मा-
 लुसणु नाम; same as -ईरं अणुमिथुन-ईरं
 अणुमिथुन २/१ वं. १८, ५२.

अ) वि. विशेष नाम नर अणुमिथुन क)
 अम्बिक साधारण मालुसणु नाम; same as

०१०७-११२०; ११२०-११२० २/१ वं. १८, ५२.

अ) अस्तारय पादशाहना कपीलाना अमिक महान पुरषन्तु नाम; १०७०-११२० २/१ य. १३, १०२.

अस्तारय-१) अस्तारय (अस्तारय = अस्तारय) वि. ना.

न२. अस्तारय पादशाहना कपीलाना अमिक महान पुरषन्तु नाम; शापुरशाह होरमखदना वपतमां यध गम्बिला अमिक नखुनीता तथा दीन-आगाह दस्तूरन्तु नाम; name of a well-known and deep-read Dustoor, who flourished in the reign of Shapoorsháh Hormazd; १०७०-११२० २/१ य. १३, १०२. (शुष्मो मोदी.)

अस्तारय-२) अस्तारय (Geld.

अस्तारय) (= अस्तारय, अस्तारय) (शुष्मो मोदी तथा धा. अस्तारय) वि. ना. न२. मोदिदना अमिक पंथ, जेन्तु काम आतराने शैराणु राखवानु होअमिछे; आतरवक्षी; a priestly order or fraternity, whose business is to keep the fire burning in certain religious ceremonies and to join in prayer; with the Zao-tar; *Ātarvakhshī*; ११२०-११२० १/१ वीरय. ३, ६; ११२०-११२० २/१ वीरय. ३, १ गेह ३, ५; ११२०-११२० ४/१ वं. ५, ५७. ५८; -अस्तारय ११२०-११२० ६/१ वीरता. ५. १५ (= य. २८, १५).

अस्तारय-३) अस्तारय (शुष्मो मोदी तथा अस्तारय)

समास. ना. आतराने वधारवानु अथवा अलाव-नाई हथियार; पंथो, वीना; an instrument for kindling fire, as a fan. ११२०-११२० २/१ वं. १४, ७.

अस्तारय-४) अस्तारय वि. ना. न२. अमिक महान पुरषन्तु

नाम; name of an illustrious personage; ११२०-११२० ६/१ य. १३, १०२.

अस्तारय-५) अस्तारय-६) अस्तारय vide ११२०

अस्तारय-७) अस्तारय (= अस्तारय-अस्तारय) (शुष्मो

२ अस्तारय) समास ना. न२. अलतु लाकडुं, लाक-डानी अलती अल; fire-brand; ११२०-११२० ६/१ वं. ८, ८१-८६.

अस्तारय-८) अस्तारय वि. ना. न२. अमिक महान पुरषन्तु

नाम; name of an illustrious personage; ११२०-११२० (Geld.—११२०) ६/१ य. १३, १०२.

अस्तारय (अस्तारय) सा. ना. आतराने

लगतु (असल) राख; dust remaining after anything is burnt (lit.); ashes. १०७०-११२०

६/१ वं. ६, ८.

अस्तारय-१) अस्तारय-२) अस्तारय (शुष्मो मोदी) सा.

ना. आतराने लगतु मरी गम्बिलु-अखुध गम्बिलु

(असल); राख; ashes, same as १०७०-११२०; Pehl. ११२०-११२०; ११२०-११२०-११२० २/१

वं. ५, ५१.

अस्तारय विरो शुष्मो अस्तारय

अस्तारय Geld., अस्तारय Wester. क्रि. अ. तयारे, ते

वपते; then, at that time; ११२०-११२०

अस्तारय-३) अस्तारय (अस्तारय, अस्तारय = अथर्वन्; अस्तारय

+ अस्तारय; शुष्मो १ धा. अस्तारय) सा. ना. न२.

आतरानी पासआनी करनार-अलववनार (असल);

मोदिद जेन्तु मुख काम आतरानी पासआनी करवानु

अथोनीन; the guardian of the sacred fire

(lit.); a man in holy orders; a priest. ११२०-११२०

१/१ वं. ५, २८; वं. ८, १६; वं. १३, २२.

४५; वं. १८, १-५; ध्रु. ६, २८; ध्रु. १६, १७;

५. १, १२; ५. १३, ८६; ५. १६, १७; वीरता. ५.

१०. अस्तारय वं. ७, ४१; वं. ८, ३७; वं. १८, १.

६; वीरय. ३, २; गेह ४, ७; ५. २, १२; -अस्तारय

अस्तारय २/१ ध्रु. १०, १५; अस्तारय ४/१ वं. ५, ५७.

५८; वं. १३, ४४. ४५; ५. १३, ८८; अस्तारय

(६/१ ने अदले) वं. १४, ८; अस्तारय

४/१ य. १६, ८; अस्तारय (= कारांत) ४/१ य. ४,

६; ५. १४, ४६; अस्तारय ६/१ ध्रु. १३, ३; ५. १६,

५३; आदरं. पोगम. १२. ५; अस्तारय (= अस्तारय

= अस्तारय (१ नो अथो.) ८/१ वीरय. ३, ७;

अस्तारय १/३ य. ५, ८६. ८९; ५. १३, १४७;

अस्तारय २/३ वीरय. ३, ५; अस्तारय २/३

अस्तारय सा. ना. अस्तारय, मार्ग, रस्ता; going

away, a path; धा. अस्तारय = अस्तारय = अस्तारय; to go;

शुष्मो अस्तारय-अस्तारय, अस्तारय

अस्तारय (अस्तारय) वि. आतरावाणु (असल);

अस्तारय . . . अस्तारय (= आतरावाणु घेर अस्तारय

અવ્યવસ્થા (જુઓ ૧૩ તથા અવ્યવસ્થા) સમાસ વિ. અંચલાઈ વધારનાર. હુંદગી વધારનાર; increasing vivacity—life; **અવ્યવસ્થા** નારી. રોઈ ૬૫, ૧; ય. ૫, ૧; ય. ૧૩, ૪.

અવ્યવસ્થા (જુઓ અવ્યવસ્થા) ક્રિ. અ. બે વખત; twice; **અવ્યવસ્થા** = આ + દ્વિતીય; દ્વિતીય માંને **૩ (૩) અવ્યવસ્થા** માં પાછા આવ્યાછે; પણ **અવ્યવસ્થા** માંથી **૩ (= ૩)** નીકળી ગયા છે; અંજ પ્રમાણે **અવ્યવસ્થા** માંથી શરૂઆતને **૩ (૩)** નીકળી ગયા, પણ **અવ્યવસ્થા** માં પાછા સભવન થયા; **અવ્યવસ્થા** રોઈ (ક્રિ. અ.) વ. ૧૦, ૩.

અવ્યવસ્થા (= અવ્યવસ્થા + અ + વ.) તુરતજ; ઉત્તેવારીથી (મિલ્સ); લોભાવવું, લલચાવવું (દાર.); મળ્યુટ પકડવું (યુ.); closely following; instantly; steadily (M.); alluring (Dar.); holding fast (J.); **અવ્યવસ્થા** ઈ. ૩૧, ૧૨.

અવ્યવસ્થા વિશે જુઓ **અવ્યવસ્થા**

અવ્યવસ્થા (જુઓ ૧ ધા. ૭) સા. ના. પૂર્ણતા, પુરતાપણું; perfection, sufficiency; **અવ્યવસ્થા** ૩૩ ઈજ. ૨૮, ૧૦.

અવ્યવસ્થા (૨ ઇ ઉપરથી) અતિ. વિ. ધણીજ પાણીવાળી (જગા); (ground) extremely wet or abounding with water; **અવ્યવસ્થા** ૩૧ વં. ૩, ૪. ૨૩.

અવ્યવસ્થા (જુઓ ૨ ધા. ૧૭) સા. ના. નારી. યુનાહની તોષ્ટિ, પ્રાયશ્ચિત; atonement; expiation. **અવ્યવસ્થા** ૧૧ વં. ૩, ૩૮. ૩૯; વં. ૮, ૨૭. ૧૦૭; વં. ૧૮, ૧૮; વં. ૧૮, ૧૮. ૭૫.

અવ્યવસ્થા (જુઓ ૨ ધા. ૧૭) વિ. પાર થઈ શકે તેવું, પ્રાયશ્ચિત થઈ શકે તેવું; expiable, that may be atoned for. જુઓ **અવ્યવસ્થા**

અવ્યવસ્થા (૧ ધા. ૭ ઉપરથી) પોહોંચવું; to reach, to overtake. **અવ્યવસ્થા** વર્ત. આત્મને. ૩૩ ઈજ. ૫૭, ૨૯.

અવ્યવસ્થા (૨ ઇ ઉપરથી) ક વિ. પાણીવાળું, પાણીથી ભરપુર; (mountains) rich in waters. **અવ્યવસ્થા** નર. ૧૩ ય. ૧૦, ૧૬; ય. ૧૩, ૯.

અ) પાણીવાળો માર્ગ, પાણીવાળું સુકામ; the watery way or place; **અવ્યવસ્થા** નર. ૨૧ વં. ૨૧, ૫. ૯. ૧૩; ય. ૮, ૩૫; ય. ૧૩, ૫૪.

અવ્યવસ્થા (ઈજ. ૨૩, ૨) જુઓ **અવ્યવસ્થા** **અવ્યવસ્થા** (જુઓ ૧ ધા. ૭) વર્ત. ક્રિ. વિ. શિખામણુ-નસિહત આપવું; delivering precepts; **અવ્યવસ્થા** નારી. રોઈ ઈજ. ૫૨, ૧.

અવ્યવસ્થા અંજ બોલ બે રીતે સમજવી શકાય છે:—૧. ક્રિ. અતિ. કાળ (Root-Aorist) આત્મને. ૩૧; ધા. **અવ્યવસ્થા** = પુછવું; **અવ્યવસ્થા** = પુછવું; દીન બાબે સવાલ કીયા-પુછપરછ કીયા; asked questions (on religious matters).

૨ કારોત સા. ના. નર. ૧૧; પુછનાર, (દીન બાબે) પુછપરછ કરનાર; તે ઉપરથી શાગેરદ, શિખાઉ; one who asks questions, ઇ. ૯., a student; a learner; **અવ્યવસ્થા** ઈજ. ૫૧, ૧૧.

અવ્યવસ્થા (જુઓ ધા. ૧૭) સા. ના. નારી. દુઆ, આશીર્વાદ, વખાણ; blessing; benediction, **અવ્યવસ્થા** ૧૧ વં. ૧૮, ૧૬; **અવ્યવસ્થા** ૩૧ વં. ૨૨, ૫. ૧૨. ૧૮; **અવ્યવસ્થા** ૨૧વીરપ. ૨, ૯; ઈજ. ૨, ૧૫; ઈજ. ૬, ૧૮; ઈજ. ૭૧, ૧૯; સીરો. ૨, ૩૦; **અવ્યવસ્થા** ૫૧ વં. ૭, ૮૧; વં. ૯, ૩૭; **અવ્યવસ્થા** ૧૧ વીરપ. ૧, ૭; વીરપ. ૯, ૨; ઈજ. ૧, ૧૫; ઈજ. ૩, ૧૭; ઈજ. ૭૦, ૩.

અવ્યવસ્થા (જુઓ ધા. ૧૭) તથા **અવ્યવસ્થા** સમાસ વિ. આફરીન-દુઆના મધુન બોલનાર; speaking words of blessing; **અવ્યવસ્થા** નર. ૧૧ આફ. પેગમ. જર. ૧; **અવ્યવસ્થા** નર. ૧૩ ઈજ. ૧૧, ૧; **અવ્યવસ્થા** (**અવ્યવસ્થા** + **અવ્યવસ્થા**) અતિ. વિ. નર. ૧૧ ય. ૧૧, ૩.

અવ્યવસ્થા (જુઓ ધા. ૧૭) સા. ના. ના-ય. દુઆ, આશીર્વાદ; blessing, benediction; **અવ્યવસ્થા** ૧૧ ઈજ. ૧૨, ૧૦; વં. ૧૮, ૨૭; **અવ્યવસ્થા** ૩૩ Frag. 8, 1. આપ્યા અવસ્તામાં આમ્જ **અવ્યવસ્થા** કારોત બોલને ૩૩ માં **અવ્યવસ્થા** પ્રત્યય લાગેલો મળેછે; સાધારણ રીતે **અવ્યવસ્થા** છેડે આવે-છે. અંજ પ્રમાણે કોઈ કોઈ વેદીક બોલોને જેસ્ ને બદલે અમિસ્ પ્રત્યય લાગેછે.

અવ્યવસ્થા (જુઓ ધા. ૧૭) સા. ના. નર. આફરીન કરનાર; a praiser; one who eulo-

grizes; **अथर्ववेद** (२१ ने अदले) य. ३, १. २.

अथर्ववेद (**अथर्व** = अथर्व) (**वेद** धा. **अथर्व**)

अथर्ववेद) सा. ना. नर. दुःखा, आशीर्वाद ;

blessing, benediction ; **अथर्ववेद** २१ आक्षेपम. नर. २. ८ ; वीशता. य. ३.

अथर्ववेद (**अथर्व** धा. **अथर्व**) सामा-

-यत्रप (infinitive) आक्षरीन करवाने, प्यार कर-

वाने; for wishing happiness to, for loving;

अथर्ववेद (Geld. **अथर्ववेद**) ध. ७१, १३.

अथर्ववेद (**अथर्व** धा. **अथर्व**)

समास ना. नारी. जे वपत पाणी छांटवुं; जे वपत

पाणीनी नेहेर मलायवी; watering or irrigating

(a piece of land) twice ; **अथर्ववेद**

३१ वं. १४, १३.

अथर्ववेद, **अथर्ववेद** विरो **अथर्ववेद** (**अथर्ववेद**).

अथर्ववेद (**अथर्व**, **अथर्व**) (**अथर्ववेद** धा. **अथर्ववेद**)

सा. ना. नारी. संगार, शोभा; elegance,

embellishment ; **अथर्ववेद** (Westergaard

अथर्ववेद) २३ धन. ४३, ८.

अथर्ववेद (= **अथर्व**) (orig. **अथर्व** + **वेद** ; **अथर्ववेद**

वेद तथा १ धा. **अथर्व**) वि. ना. नर. मायेद जेजुं कांम

येच्युं पाणी लाववानुं; नाहान नहवारवाने मठे

अथवा क्रियानां कांमोने मठे येच्युं पाणी लाव-

नार; a man in holy orders, who provides

for the sacred water used in religious

ceremonies and for purificatory purposes ;

अथर्ववेद २१ वीरप. ३, १ ; गेह ३, ५ ; **अथर्ववेद**

४१ वं. ५, ५७. ५८ ; **अथर्ववेद** ६१ वी शता. य. १५.

अथर्ववेद विरो **अथर्ववेद** **अथर्ववेद**

अथर्ववेद (**अथर्ववेद** तथा **अथर्ववेद**) सा. ना.

नर. विचार, मनशक्ति ; intellectual power ;

अथर्ववेद २१ य. १४, १२.

अथर्ववेद (**अथर्ववेद** १ धा. **अथर्ववेद**) अ.

कृ. वि. अजमाअमश पाभेला, कसाअभेला, अनुभ-

विक थअभेला ; experienced, proficient ; **अथर्ववेद**

नर. ११ वं. ७, ३६.

अथर्ववेद) याद कीविलु, मनमां विचारैलु ; remem-

अथर्ववेद सा. ना. मदद (२१ गल) ; अथर्ववेद-

ली (हारले) ; सोहायत, संगत (मित्र तथा हार-

भे.) ; help (Sp.) ; joy (H.) ; union, society

(M. & D.) ; जे अने **अथर्ववेद** नुं वधिलु ३५

अथर्ववेद तो अनेला धातु **अथर्ववेद** (**अथर्ववेद**, **अथर्ववेद** = साथे

मणवुं) थअरकि. हारभेरेते अने अनेला **अथर्ववेद** नुं

वधिलु ३५ अथर्ववेद. **अथर्ववेद** (Geld. **अथर्ववेद**)

१३ धन. ३१, ६.

अथर्ववेद (**अथर्ववेद** १ धा. **अथर्ववेद**) वि. विचारी

शकाअनेतु, मनमां उतारी शकाअने तवुं; conceiv-

able ; **अथर्ववेद** **अथर्ववेद**

अथर्ववेद (**अथर्ववेद** उपरथी) प्र. पु. सर्व. २१ (मने) ; to

me, me ; अने अथर्ववेद अने आवेले. **अथर्ववेद** **अथर्ववेद**

अथर्ववेद (**अथर्ववेद** धा. **अथर्ववेद**) वि. जालवाने अथवा

जालवाने लाअनेकना, जालवाना; fit for reciting ;

being recited ; **अथर्ववेद** **अथर्ववेद**, **अथर्ववेद**

अथर्ववेद, **अथर्ववेद**

अथर्ववेद (**अथर्ववेद** उपरथी) दर्श. सर्व. नारी. ३१ ;

अने करीने ; by or with this ; **अथर्ववेद** **अथर्ववेद**

अथर्ववेद (**अथर्ववेद** धा. **अथर्ववेद**) वि. जेउतार ; साथे

जेडी नाअनार ; मज्जुठ, जेरावर (सुरती.) ; मदद

करवाने मठे जेरावर (हारले) ; uniting together ;

strong (J.) ; powerful for assistance (Har.)

अथर्ववेद (Geld. **अथर्ववेद**) ११ य. १५. ४७.

अथर्ववेद (= **अथर्ववेद**) (**अथर्ववेद** १ धा. **अथर्ववेद**)

सा. ना. नाअय. नक्षे, क्षयदे, हांसिन ; gain, profit ;

अथर्ववेद ११ धन. ६, ३. ६. १२ ; य. १०, ३३

अथर्ववेद २१ य. ५, १८. २२. २६. ३०. ३६. ३८.

४२. ४६. ४८. यादि ; य. १३, २८ ; य. १७, २५ ; वीशता.

य. ३८ ; **अथर्ववेद** (मज्जुठ, ताकात) (७१ ने अदले)

वीरप. १४, २ ; **अथर्ववेद** २३ धन. २८, २. ७ ; धन.

५३, १ ; **अथर्ववेद** २३ य. ८, ४६ ; **अथर्ववेद** १३

य. ८, ४६ ; य. १३, १३५.

अथर्ववेद विरो **अथर्ववेद** धा. **अथर्ववेद**

अथर्ववेद (= आयु = L. *Ævum*) **अथर्ववेद** + **अथर्ववेद** = **अथर्ववेद**

(११ कीलीने **अथर्ववेद**) (**अथर्ववेद** धा. **अथर्ववेद**) क सा. ना.

... (at the appointed time) २/१ य. ८, ११; य. १०, ५५; ... ६/१ य. ८, १४. शुद्धि ...

५) क्रि. अ. ध्रुवः; times, fold; as ... (ten thousand times); ... (hundred times); ... (thousand times.)

... वि. ना. नर. अिक नामांकित पुरषन्तु नामः name of an illustrious personage; ... ६/१ य. १३, १३८.

... विशे शुद्धि धा. ...

... विशे शुद्धि धा. ...

... (शुद्धि धा. ...) क सा. ना. ना. य. पूर्णता, पुरतापयुं, धृती-नेष्ट्यं तेवी हालत; perfection, sufficiency; ... ४४, ८; धृ. ४५, १६; ... ३३, ६; धृ. ३४, ३; धृ. ५०, ५; ... ५६, ३. ५) वि. पुरतु, संपूर्ण, धृते-नेष्ट्यं तेयुं; sufficient, perfect, adequate. ... ४३, १०. Pehl. ११

... वि. ना. नर. येमभयर नरतोस्तनो ये-हेस्त्रा रागिर्द मेद्योमाह (...) नो आप; father of Maidhyô-Mâh (the first disciple of Zoroaster) ... = आरास्तीना छेडाकरी; ... नर. ६/१ य. १३, ६५.

... (...) सा. ना. नारी. पूर्णता, पुङ्कणयुं; perfection, abundance; ... ६/१ धृ. ५१, ४; अं डेकायुं आयादी (मित्स), उत्तम युलु, तमाम अुणी (हारले); ... ६/१ धृ. ५१, १४; अं डेकायुं-पूर्ण (मित्स); आयादी (हारले).

... (शुद्धि धा. ...) सा. ना. नारी. पाणी छांटयुं (असल.); अंतरमां नेहेर अलाववी; watering; irrigation; शुद्धि-... १९८

... (= भारमति) (= ... + ...) क सा. ना. नारी. संपूर्ण मनस्वी, नेक-पवित्र विचार, उहाययु, सभ्यता; अंणी सिद्धतां डेटली-

अिक वपते ... (ध्याने आयादी कर-नार) अल आविष्टे; a consummate or noble thought; piety, humility, wisdom; ... ३१, ६; धृ. ४४, ६. ११; धृ. ४५, ४; धृ. ५१, ४. ११. २०; धृ. ६०, ५; धृ. २८, ३; धृ. ३०, ७; धृ. ३४, ११; धृ. ४३, ६. १६; ... ११ धृ. ३३, ११; ... २/१ धृ. १२, २; धृ. ४७, ३; धृ. ४४, ७; वीर्य. २, ५; धृ. ३२, २; धृ. ३४, ६; धृ. ४६, २; य. १, ३२; ... ३३, १२; धृ. ३१, ४; धृ. ४३, १०; ... ६/१ धृ. ४४, १०; धृ. ४५, १०; ... ८/१ धृ. २८, ७; धृ. ४३, १; धृ. ४८, ५.

५) वि. ना. नारी. ... = ... असङ्गनदारमद अमिश्रास्पंद; the Bounteous Piety (lit.); Asphundârmad Ameshûspand; ... य. १७, १६; धृ. ५७, २४; ... (१/१ ने अदले) य. १०, ६२; ... २/१ वीर्य. ३, ४; गेह ४, ६; ... ३/१ य. १३, ३; य. १, २८; ... ४/१ वं. १६, ११; ... धृ. ७०, २; य. १, २७; ... ८/१ वं. ८, २१.

६) वि. ना. नारी. ... = ... सपनदारमद नमीन; the Bountiful Ârmaiti (the Archangel presiding over the earth); ... १६, १०; ... ४/१ वं. १८, ५१; ... ६/१ वं. ३, ३५; वं. १८, ६४; ... ८/१ वं. २, १०. १४. १८; वं. १८, ५१. (शुद्धि मोदी.)

... (शुद्धि ...) तथा ... सभास वि. सभ्यता-नमनताधमां स-उथी अदतो-सरस; foremost in humility; most advanced in piety; ... नारी. ६/३ धृ. २१, २.

... सा. ना. हाथनो अंयुठो; thumb; शुद्धि अंणी पधनीनो अल.

... (शुद्धि १ धा. ...) सभास वि. अंगोठानां नेठुं ठुं (नेहेर); (poison) as thick as thumbs; ... (१/१ ने अदले) धृ. ६, ११; य. १६, ४०.

अविष्णुः (उ अविष्णु उपरथी) सा. ना. नारी.
अविष्णुः, अविष्णुः; belief, faith; अविष्णुः
१३ ध्रु. ३०, २.

अविष्णुः (= आविष्) क्रि. अ. अविष्णुः, अविष्णुः;
evident, obvious; Pehl. अविष्णुः; rt. अविष्णुः
= आविष् = अविष्णु, अविष्णु; to know;
अविष्णुः = अविष्णुः (अ नीडणी गयाथी); अविष्णुः
क्रि. अ.) ध्रु. ३३, ७.

अविष्णुः (= अविष्णु + अ; अविष्णुः धा. अविष्णुः)
सा. ना. नारी. अविष्णुः, अविष्णुः; informa-
tion; अविष्णुः अविष्णुः अविष्णुः ४१ वीरप. ६, ३.

अविष्णुः (अविष्णु उपरथी) वि. अविष्णुः,
अविष्णुः, अविष्णुः; open, manifest; Pehl.
अविष्णुः; अविष्णुः adv. (openly) ध्रु. ३१, १३;
अविष्णुः अविष्णुः ना. अ. ३१ ध्रु. ५०, ५.

अविष्णुः (अविष्णु उपरथी) क सा. ना. विपत्ति,
दुःख, संकट; woe, affliction, misfortune; अविष्णुः
अविष्णुः य. १६, १३; हादि. अविष्णुः. ३४; वीरता. य. ४३.
अविष्णुः) केवण. अ. अविष्णुः! interj. alas!
अविष्णुः (= woe!) य. ३, १४.

अविष्णुः = अविष्णु = क) आनी अविष्णुः, अविष्णुः-
वधुः; to reach, to come; cl. ५; अविष्णुः वरु.
अविष्णुः. ३१ वं. १६, २८; य. १०, १३.
अविष्णुः) आगण अविष्णुः; to make (a person)
go by; अविष्णुः वं. १६, ३०.

अविष्णुः विरो अविष्णुः १ धा. अविष्णुः
अविष्णुः विरो अविष्णुः अविष्णुः

अविष्णुः-अविष्णुः (धा. अविष्णुः क तथा अविष्णुः) समास
वि. अविष्णुःनां कं अविष्णुः अविष्णुः; आलवानी
अविष्णुः (अविष्णुः); अविष्णुःना उपरथी अविष्णुः अविष्णुः
(अविष्णुः तथा अविष्णुः); active or steady on one's
duty; speed in walking (II.); (an offspring)
that rises quick from bod (M. & D.);
अविष्णुः-अविष्णुः २१ ध्रु. ६२, ५.

अविष्णुः विरो अविष्णुः अविष्णुः

अविष्णुः (= अविष्णु) (अविष्णुः धा. अविष्णुः क) वि. अविष्णुः,
अविष्णुः; आलक; speedy, swift, active;
अविष्णुः नर. ११ य. ५, १३१; य. १०, ६५

अविष्णुः नर. ११ य. १३, ५२; अविष्णुः नर. २१
अविष्णुः. ५७, ११; अविष्णुः (अविष्णुः, अविष्णुः)
क्रि. अ. अविष्णुः. ६२, ४; अविष्णुः. ५, ४; अविष्णुः अविष्णुः.
४४, ४; अविष्णुः नर. ५१ वीरप. ७, ३; अविष्णुः
अविष्णुः (क्रि. अ.) (अविष्णुः) अविष्णुः. ६५, १४; Frag.
८, १; अविष्णुः नर. ६३ य. १०, ६५.

अविष्णुः-अविष्णुः (अविष्णुः तथा अविष्णुः) समा-
स वि. अविष्णुः अविष्णुः; swift-horsed; अविष्णुः
अविष्णुः नर. २१ य. १७, ५६; अविष्णुः-अविष्णुः (the
lord of the swiftest horses) अविष्णुः वि. नर.
११ य. ५, ६८.

अविष्णुः-अविष्णुः (अविष्णुः तथा अविष्णुः) समास ना.
अविष्णुः अविष्णुः; swiftness to the horses;
अविष्णुः-अविष्णुः २१ य. ५, ६६, ६८; य. १०, ३.

अविष्णुः-अविष्णुः (अविष्णुः तथा अविष्णुः) स-
मास वि. अविष्णुः-अविष्णुः-अविष्णुः कं अविष्णुः,
अविष्णुः अविष्णुः; speedy at work; अविष्णुः-अविष्णुः
नारी. २१ य. १६, १.

अविष्णुः-अविष्णुः (अविष्णुः तथा अविष्णुः) स-
मास वि. अविष्णुः अविष्णुः, अविष्णुः अविष्णुः-
अविष्णुः (अविष्णुः); swift-flying; अविष्णुः-अविष्णुः
अविष्णुः-अविष्णुः नर. २१ य. ८, ३७.

अविष्णुः-अविष्णुः (अविष्णुः तथा अविष्णुः)
समास वि. अविष्णुः अविष्णुः अविष्णुः-अविष्णुः
quick in performing the Yağna; अविष्णुः
अविष्णुः नर. २१ य. १०, ८६.

अविष्णुः (अविष्णुः अविष्णुः) शि अविष्णुः (अविष्णुः)
अविष्णुः (अविष्णुः) (अविष्णुः); teaching (Dar.)
blessing (M.); अविष्णुः अविष्णुः. ५१, १४.

अविष्णुः सा. ना. नारी. अविष्णुः, अविष्णुः,
अविष्णुः (अविष्णुः); अविष्णुः (अविष्णुः);
perfection (Sp., J. & M.); residence
(Haug.); action (Dar.); अविष्णुः (Western
अविष्णुः) २१ ध्रु. ४४, १७.

अविष्णुः (= अविष्णुः) (अविष्णुः धा. अविष्णुः क)
अविष्णुः सा. ना. ना. अविष्णुः, अविष्णुः; praise
अविष्णुः २१ ध्रु. १३, ८.

—**अशुद्ध** (= भासित) (= **अशु** + **द्ध** ; **शु**-
द्धि **अशु**) वि. नही निर्मल-पाक-स्वच्छ; मेलु,
 गलीय; not pure—unsullied; dirty, filthy;
शुद्धि **अशुद्ध**

अशुद्ध (**अशु** = **शु**) (**अशु** + **द्ध** ; **शुद्धि**
अशु) क) सा. ना. नारी. गंदी, अपवित्रादि,
 नश्रसात, गलीयादि; filthiness, impurity,
 uncleanness; **अशुद्ध** १/१ छि. १०, ७; य. १०,
 ५०; य. १२, २३; **अशुद्ध** २/१ वं. ११, ६. १२;
 वं. १६, १६; **अशुद्ध** ३/१ वं. ५, २७; वं. ६, ३०.
 ३३. ३६. ३६; **अशुद्ध** **अशुद्ध** ४/१ वं. २०, ३. ६.
 अ) वि. ना. नारी. नश्रसात-गलीयादि-
 अपवित्रादिना देव; the demon of uncleanness.
अशुद्ध २/१ वं. ११, ६. १२.

—**अशुद्ध** (**अशु** = **अशु**) वि. नश्रसात, मेलु
 —नापाक धर्मिलु, अरदाधर्मिलु; filthy, impure,
 sullied; **अशुद्ध** नर. २/१ वं. १६, १६.

—**अशुद्ध** Geld. **अशुद्ध** Wester.
 सा. ना. अराप्पी; शिकार (दारमि.); मुकारा
 (यु.); नारा-पायामालीना (मिक्स). evil; prey
 (Dar); drought (Justi.); desolation (M.);
 fr. Pehl. **अशुद्ध**, impure, defiled (Sp.); छि.
 २६, १.

अशुद्ध, **अशुद्ध** (**अशु** = **अशु**) वि.
 होरमजदने लगनु, होरमजदी, होरमजदना नारी-
 कानु; devoted to Ahura (Mazda); pertain-
 ing to Ahura, Ahurian; **अशुद्ध** नर. १/१
 छि. ५७, २४; छि. ६०, ३; य. १५, २८;
अशुद्ध नारी. १/१ छि. ८, ७; छि. १२, ६;
अशुद्ध नर. २/१ वीर्य. २, ११; छि. ७१, १२;
 य. १३, १४८; **अशुद्ध** नारी. २/१ वं. २, १. २; य.
 ८, ८६; **अशुद्ध** नान्य. २/१ छि. १०, १; **अशुद्ध**
अशुद्ध नर. ६/१ वं. १८, १४; छि. ३, २०;
 छि. ५७, १; य. ११, ०; य. १३, ६६. १०६;
अशुद्ध नर. ६/१ वीर्य. १, ६; **अशुद्ध** नारी.
 ६/१ छि. ६०, ३; य. १३, ६६; **अशुद्ध** **अशुद्ध**
 (अशुद्ध होरमजद !) नर. ८/१ छि. ६०, ११.

अशुद्ध, **अशुद्ध** विरी शुद्धि **अशुद्ध** (**अशुद्ध**).
अशुद्ध Geld., **अशुद्ध** Wester.,

अशुद्ध **अशुद्ध** Sp. आहारी शीज (युस्ती.);
 लपको (दार.); (meaning unsettled); fr.
 Pehl. **अशुद्ध**, a weighty thing (J.);
 grandeur (Dar.) Y. 32, 14.

अशुद्ध = इ = Lat. I-re = लवु, आववु; to go ;
 to come ; cl. 2; **अशुद्ध** वर्त. परस्मै. ३/१ वं. ३,
 २४; वं. ५, २; छि. १०, १३; य. ८, १४;
अशुद्ध ३/३ छि. ५७, १४; **अशुद्ध** आशु.
 परस्मै. १/१ वं. ३, २७; छि. ४६, १; छि. ५०, ६;
अशुद्ध २/१ छि. ४६, १६; **अशुद्ध** ३/३ छि. ६५, ८;
अशुद्ध अ. लू. संश. आत्मने. २/१ (शि-
 आतनो = अ. लू. नो समजवो) छि. ३०, ७;
अशुद्ध अ. लू. संश. परस्मै. ३/३ वीर्य. य. ३०;
अशुद्ध छि. ४२, ६; **अशुद्ध** (Wester.) वर्त.
 कृ. परस्मै. नर. १/१ य. १३, १६. (शुद्धि
अशुद्ध); **अशुद्ध** २/१ वं. ६, २६; वं. ८, ७३;
 छि. ४६, ५; य. ५, ६८.

अशुद्ध = अशुद्ध = नजदीक लवु, पसारकरी लवु;
 to approach, to pass over; **अशुद्ध** (= **अशुद्ध**
अशुद्ध) लू. कृ. नर. २/१ हदि. नुस्क. १७.

अशुद्ध = लवु, आलवु; to go, to pass ; **अशुद्ध**
अशुद्ध (पोताने मार्गे लवुधे) वर्त. परस्मै. ३/१
 य. १३, १६; **अशुद्ध** **अशुद्ध** ३/३ य. १३, १६.

अशुद्ध = आ-इ = आववु; to come; **अशुद्ध** (= **अशुद्ध** + **अशुद्ध**)
 वर्त. परस्मै. ३/१ वं. ११, ६. १२; य. ८, ३३. ४६;
अशुद्ध (= **अशुद्ध** + **अशुद्ध**) वर्त. आत्मने १/१ छि. ३१, २;
अशुद्ध आशु. परस्मै. २/१ य. ५, ८५; **अशुद्ध** आशु.
 आत्मने. २/३ छि. ३३, ७; **अशुद्ध** (**अशुद्ध** + **अशुद्ध**
अशुद्ध) ३/३ य. १३, १५६; **अशुद्ध** अ. लू. संश.
 परस्मै. ३/१ छि. ३१, २०; **अशुद्ध** छि. ४६, ६.

अशुद्ध = उप-इ = नजदीक आववु; to come near ;
अशुद्ध वर्त. परस्मै. ३/१ वं. ८, २. १००-१०२; वं.
 १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; वं.
 १३, २८; वं. १५, ६. ११. १३. १५. १८; **अशुद्ध**
अशुद्ध वं. ५, २; **अशुद्ध** (= **अशुद्ध** + **अशुद्ध**) अ.
 लू. परस्मै. ३/१ छि. ६, १; **अशुद्ध** लू. कृ. नारी.

thra Vairya; he is the demon of an evil-government; Naonghathya is antagonistic to Spenta Armaiti; he is the demon of discontentment; Tauru and Zairi are the enemies of Haurvatat and Ameretat and empoison the waters and the plants (Dar.);

𐬔𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, 𐬔𐬀; 𐬔𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, 𐬔𐬀.

𐬀𐬭𐬀 (= इत) (शुद्धि १ धा.) सा. ना. ना.य.

रवेश, रीत, आलमलन; manner, way, practice; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (= इति) (शुद्धि १ धा.) सा. ना. नारी.

इरवुं इरवुं, उंढगी शुद्धरवी; रीत, रवेश; way, manner, mode of life; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (३ ० उपरथी) दरी. स. ४१; for this;

𐬀𐬭𐬀 (आग्नि आनदानने माटे for this family) नारी. ४१ छिन्. १८, १४.

𐬀 (३ ० उपरथी) दरी. स. नान्य. १-२०१ आग्नि;

this (neut. nom. and acc. sing.); अग्निं गाथा इय इ छे. कोष्ठ वपते अग्निं आल 'अग्नि' assuredly ने अग्निं अव्यय तरीकि वपराग्निं.

शुद्धि 𐬀

𐬀𐬭𐬀 (= इथा) (३ ० उपरथी) क्रि. अ. अग्नि,

अग्निं प्रमाणि, ते प्रमाणि; so, thus, in this manner; 𐬀𐬭𐬀 वं. ८, ४८; वं. ७, ५२; वं. १५, ४५; छिन्. १०, १७; य. १०, १०५; य. १६, ५७; 𐬀𐬭𐬀 छिन्. ५, १; छिन्. ३७, १; छिन्. ४५, ३; छिन्. ४७, ४.

𐬀𐬭𐬀 = इत्य; (शुद्धि १ धा.) वि. नवा

लाग्नि (असल.); नारा पाणि तेषु; passing (lit.); perishable; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (= इत्) (शुद्धि १ धा.)

क्रि. सा. ना. ना.य. नारा; मोत; destruction; death; इत् 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, ३४, ८; इत् 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, १६, ४३.

अ) वि. नाराकारक; destructive; इत् 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, ११ वं. १८, ८; इत् 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀 (नर. १/१ ने अदले) वं. १६, १. २; इत् 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, १/१ य. ६, ४; 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, १/१ य. १३, १३०.

𐬀𐬭𐬀 (= इत्) (शुद्धि १ धा.)

क्रि. नारा पामवाग्ने, नारा

पामनार; perishable; decaying; 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀

𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, ५/१ वं. ७, ५२; वं. १६, ३१; छिन्. 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, १६, ३४; वीरता. य. १२.

𐬀𐬭𐬀 (३ ० उपरथी) क्रि. अ. आग्नि—ते तरक;

in this place; here, there; 𐬀𐬭𐬀 वं. २, ११. १५. १६; वं. ४, १; वं. ७, ४४; छिन्. १०, ४; य. ८, १५; य. १०, ६६.

𐬀, 𐬀 = इग् = अग्नि; to burn; शुद्धि

𐬀, 𐬀, 𐬀

𐬀 𐬀 विरो शुद्धि १ धा. .

𐬀𐬭𐬀 (= इह) (३ ० उपरथी) क्रि. अ. अग्निं,

आग्निं नग्नि; here, in this place; 𐬀𐬭𐬀 वं. २, २३. २४; वं. ३, २४. २७. ३२. ४२; वं. ४, ४८; वं. ८, १००-१०२; वं. ६, ५६; वं. ११, ४-७; वं. १३, २२. ३६. ५५; वं. १४, १८; वं. १६, ३१; वं. २१, ६. ७. १०. ११. १४. १५. १०, ६०; य. १३, २७; वीरता. १५, १; 𐬀𐬭𐬀 (आग्निं दुनियामां) छिन्. २६, ८.

𐬀𐬭𐬀 (= इह) (३ ० उपरथी) क्रि. अ. अग्निं;

𐬀𐬭𐬀 छिन्. ५७, ३३.

𐬀𐬭𐬀 (= इह) (३ ० उपरथी) क्रि. अ. आग्निं न-

ग्निं, अग्निं; in his place, here; अग्निं (मित्स); by this (M.); इत् 𐬀𐬭𐬀 छिन्. १८, २१.

𐬀 = क) दलगीर करवुं, दुःख देवुं; क्रियो राग्निं;

to grieve, to afflict, to harbour vindictive feelings; cl. 8. 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀, ५२. ६२. ८

वर्ग ३१ वं. १८, ६१. अ) सङ्कलमां-द्वानमां आववुं; to be pressed—straitened; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (शुद्धि १ धा.) अ. अ. वि. सङ्क-

लमां-द्वानमां आवेवुं, शुद्धि पाणिवुं; straitened, oppressed; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (शुद्धि १ धा.) सा. ना. नारी. क्रियो, वि-

कार, अदावत; सङ्कलस, द्वान; revenge, hatred; enmity, straitness, pressure; शुद्धि 𐬀𐬭𐬀

𐬀𐬭𐬀 (= इत्) दरी. स. आग्नि; this; अग्निं सर्वनाम

* E. g., 𐬀𐬭𐬀 = Av. 𐬀𐬭𐬀 𐬵𐬀 𐬀 𐬵𐬀 this night (lit.), to-night; 𐬀𐬭𐬀 this day (lit.), to-day.

कैटलीयैक विभक्तिमां = (आय्मि) नी साथे
 आवेछे; ह/आने थोडीयैक विभक्तिनां इपे =
 उपरथी, अने आनीनां = (अणु) उपरथी नीक-
 जेनां आवेछे; अणु नान्य. १/१ वं. ५, २२;
 वं. १८, २७; अणु नान्य. २/१ वं. १६, १४.
 १७. ३४; अणु २/१ वं. ११, ४-७; अणु नर. २/१
 वं. १८, ५१; वं. १६, ४५; अणु. ६, १६-२१;
 अणु नारी. २/१ वं. २, १०. ११. १४. १५. १८.
 १६; वं. ३, १२. १३. २२. २३. २५. २६. २८. ३४;
 वं. ५, २५; वं. २०, ३. ५. ६. ७. ८; वीर्य. ११,
 २; अणु. २, १; अणु. ६६, १; अणु नर. २/२ वीर्य.
 ११, २; अणु नर. १/३ वं. १०, ३. ७. ११. १५. १६. १७;
 य. १०, ४२; अणु नर. २/३ वं. ६, १२. २७; वं.
 ११, ३-८. ११. १४. १७. २०; वं. १७, ५. ७;
 वीर्य. ११, २; अणु. ४, १; अणु. २४, १; य.
 १३, २०; अणु नर. २/३ वं. ६, ४६; वं. १०, २. ३.
 ५. ७. ८. ११. १३; अणु १/३ य. १, १५; य. ५, १५.
 अणु नारी. २/३ वं. १७, ६; अणु २/३ वं. १२, २.
 ४. ६. ८. १०. १२. १४. १६. १८. २०; अणु
 २/३ अणु. २, १६; य. १, ११; (अणु) अणु
 नारी. २/३ वं. १७, ६; अणु. १०, १८; अणु नान्य.
 २/३ अणु. ४, १; अणु नान्य. २/३ अणु. ३५, ६;
 अणु. ५८, ८; अणु. ६८, २३.

१, १) = इर = उंचे थवुं, उंचकामेले थवुं; इरवुं,
 गरहेरा करवी; to rise, to turn, to revolve;
 अणु/अणु continually revolve (गरहेरा कुरी
 करेछे) पू. अणु. परस्मै. ३/३; धातु जेवंडा थयाने
 अदले इकत गुण थयाने अ प्रत्ययलागि; आनदाद
 (हरले, मिल्स तथा दारमे.) ; Aurora (M. &
 Har.) ; dawn (Dar.) ; अणु/अणु अणु. ५०, १०.

१, १) = उइर = (आरशेद,
 सेतारा उत्थादिनुं) उगवुं; to rise, to rise
 up (as the sun, the moon, &c.) ; अणु/अणु
 वर्त. परस्मै. ३/१ वं. १६, २८ ; अणु/अणु आसा.
 परस्मै. २/१ वं. २१, ५. ६. १३. १७ ; अणु/अणु
 अ. अणु. संश. परस्मै. ३/१ य. ८, ५. ४२;
 अणु/अणु वर्त. अणु. परस्मै. नर. २/१ य. ८, ३६.

१, १) = १) = १) = इधवुं, अराम
 करवुं; to discharge excrement; to soil;
 अणु/अणु अणु/अणु

१) = १) = इधवुं, अरदी नापवुं; to discharge
 excrement, to soil; अणु/अणु अणु/अणु
 (अणु अणु/अणु इधेडी-अरदाय्मेली अणु) अणु. अणु. वि. नर.
 १/१ वं. ५, ५६.

१) = १) = इधार-छेर नापवो; to void excre-
 ment (as a bird); अणु. . . अणु अणु. अणु.
 नारी. १/१ वं. ५, १.

१) = १) = सा. ना. नीकणवुं, उगवुं, तलु थवुं;
 rising (of the sun, the moon, &c.) ; अणु/अणु
 अणु/अणु. १/१ वं. २, ४०.

१) = १) = (अणु/अणु/अणु) सा. ना. अरामणी;
 नाश (मिल्स); आउ मारि जवुं, युमराडी (यु.) ; evil,
 harm; ruin (M.) ; deviation (J.) ; अणु/अणु २/१
 अणु. ३२, ७; अणु. ४४, २; Wester. अणु/अणु

१) = १) = अणु/अणु करवुं, उगवुं करवुं; to empty,
 to desolate; cl. 7; अणु/अणु य. १०, ७५ मां - अणु/अणु
 अणु, अणु/अणु अणु/अणु अणु/अणु.

अणु/अणु अणु/अणु अणु/अणु अणु/अणु
 अणु/अणु अणु/अणु अणु/अणु अणु/अणु
 अणु/अणु अणु/अणु अणु/अणु अणु/अणु
 अणु/अणु अणु/अणु अणु/अणु अणु/अणु
 अणु/अणु अणु/अणु अणु/अणु अणु/अणु

१) = १) = अणु/अणु करी नापवुं (अणु/अणु.) ;
 अपमान आपवुं, दुःख देवुं; to empty (lit.) ;
 to offend, to harm. अणु/अणु अणु/अणु वर्त. अणु/अणु
 अणु/अणु. अणु/अणु अणु/अणु अणु/अणु.

१) = १) = अणु/अणु अणु/अणु, अणु/अणु, अणु/अणु अणु/अणु;
 out, to flow; cl. 4; अणु/अणु अणु/अणु वर्त. परस्मै.
 अणु/अणु वं. ६, १०. १२. १८. १९. १८. २०. २२. २४;
 अणु/अणु अणु. अणु. संश. परस्मै. अणु/अणु वीर्यता. य. ४४;
 अणु/अणु पू. अणु. परस्मै. अणु/अणु वं. ५, ४. ७; वं. ८, ३४.

अणु/अणु नीकणवुं, अणु/अणु थवुं (सारी अणु/अणु) ;
 अणु/अणु थवुं (हरले) ; साथे अणु/अणु अणु/अणु (दर.) ; to
 issue, to be produced; to flow; to pene-
 trate (Har.) ; to be mixed (Dar.) ; अणु/अणु
 अणु. १०, १२.

अणु/अणु अणु/अणु अणु/अणु, अणु/अणु नापवुं, नापाक करवुं;
 to soil, to pollute; अणु/अणु अणु. अणु. संश.
 परस्मै. अणु/अणु वं. १६, १४.

अणु/अणु अणु/अणु अणु/अणु; to die; अणु/अणु
 वं. ५, २७. ३६; वं. ८, १. ४; अणु/अणु अणु/अणु पू. अणु.
 परस्मै. नर. अणु/अणु अणु/अणु. २४, ५; वीर्य. ११, ७.

दुःख-मिश्र = साथे मरुतुं नवुं, मिश्र नवुं; to besmear, to mingle; **दुःख-मिश्र-मृत्** **दुःख-मिश्र-मृत्** मेटाडां-मिट्टी साथे मणी मृत्मिला-मरुतुं मृत्मिला घोटाना आलने, a horse's hair mingled with the dust. वर्त. कृ. नर. २।१ य. १६, १०. म्यनी मुकामिल शुभ्या य. १४, ३१.

दुःख-मृत = (सारां मायसुतं) गुजरयुं-मरी नवुं; to die; cl. 4. **दुःख-मृत** वर्त. परस्मै. ४ धा वर्ग ३।१ वं. प. १; वं. १२, १. ३. प. ७. ६. ११-१३. १५. १७. १८. २१; वं. १३, ५०; हृदि. नुस्क. १; **दुःख-मृत** ३।३ वं. ६, १-४; **दुःख-मृत** म्य. लू. संश. ३।१ वं. प. ४१-४३; **दुःख-मृत** वर्त. कृ. परस्मै. नर. १।१ हृदि. नुस्क. १६; **दुःख-मृत** लू. कृ. नर. ६।१ वं. ६, १०. १२. १४. १६. १८. २०. २२. २४. ४२; वं. ७, १२. २३. २८. ३२. ७३. ७६; वं. ८, ३५; वं. १६, २८; **दुःख-मृत** ६।३ हृदि. २६, ७; शुभ्या **दुःख-मृत**

दुःख-मृत् = मरुतीने-मरीने म्यं कर्तुं यवुं; to congeal, to concrete; शुभ्या **दुःख-मृत्**

दुःख-मृत् विरो शुभ्या **दुःख-मृत्**

दुःख-मृत् = नवुं; to go.

दुःख-मृत् = नवुं; to go. म्यं घातुनां यथां ३ पमां मीते नी पक्षी ने ३ आवेला ऐ, ते कदाच **दुःख-मृत्** नुं दुं कुं यम्यलु ह्ये म्यं; म्यं नुं मीशुं ३ प **दुःख-मृत्** आवेति. **दुःख-मृत्** (Wester. **दुःख-मृत्**) वर्त. परस्मै. ३।१ वं. ८, १०४. १०६*; **दुःख-मृत्** Wester. य. २१, १७; **दुःख-मृत्** **दुःख-मृत्** (Wester. **दुःख-मृत्**) आत्मने. (नम्ये-ऐ, दाप्यल थाच्ये; enters) वं. ८, ४०; **दुःख-मृत्** (Wester. **दुःख-मृत्**) (नम्ये-ऐ; goes) य. १०, ६; **दुःख-मृत्** (Wester. **दुःख-मृत्**) (नम्ये-ऐ) परस्मै. ३।३ य. १३, ४७. ४८. **दुःख-मृत्** (पाणी उपर पुल) पोहोयता कुरे-यं प्रावे; he shall throw (bridges) over (canals) शक्या. परस्मै. ३।१ वं. १४, १६; **दुःख-मृत्** (इरेवी नापतां, हृथी वाणीने; up-

turned (as a mortar). वर्त. कृ. आत्मने. १।२ (अथवा १।३) वीर्य. १२, ५.

दुःख-मृत (दुःख उपरथी) क लू. कृ. मुवेलुं गुजरैलुं; dead, expired; **दुःख-मृत** नर. २।१ वं. ३, १४; वं. ५, ४०; वं. ६, २७. ४६; वं. ८, २. २३-२५; **दुःख-मृत** नारी. २।१ वं. ६, २७; **दुःख-मृत** **दुःख-मृत** **दुःख-मृत** (= मुवेलां उपरथी गुवतां उपर-तरुं) (पां नी मतलमे) वं. ८, ४५; वं. १०, १. १७. १८; **दुःख-मृत** नर. ६।१ वं. ५, १. १०. ११; वं. ७, ४५-४६; वं. ८, १००-१०३; **दुःख-मृत** १।३ वं. ७, ५६; **दुःख-मृत** (१।३ ने अदले) वं. ३, ३६-३८; **दुःख-मृत** २।३ वं. ३, ८. १०. १२. १४; वं. ७, १; वं. ८, १४; **दुःख-मृत** पां ३ वं. ८, ११; **दुःख-मृत** नर. ६।३ वं. ६, ४४. ४६; हृदि. १६, ७; हृदि. २६, ७; हृदि. ७१, २३; य. १३, १७; हृदि. नुस्क ३६.

प) (दुःख उपरथी) नीकणतुं, उत्पन्न यतुं; produced, obtained; **दुःख-मृत** **दुःख-मृत** (milk) obtained from the cow (= गां म्य-मांथी नीकणती-उत्पन्न यती मीशुं, नेमके गु-वाम हत्यादि) ६।१ हृदि. १०, १३.

दुःख-मृत-दुःख-मृत (= मृत्-मृत) (शुभ्या **दुःख-मृत** क तथा धा. **दुःख-मृत** क) समास ना. नर. म्यं म्यला—म्ये म्येदे मुवेलांने लघु ननार; म्यं म्यल **दुःख-मृत-दुःख-मृत** (मीशुनी साथे काच्येदे प्र-भायु पेंदं यधने मुवेलांने लघु ननार) नी मु-कायले आवेति; one who singly carries a dead person unceremoniously; contrast **दुःख-मृत-दुःख-मृत**, Vide Vend. 8, 11, 12; **दुःख-मृत-दुःख-मृत** ६।१ वं. ३, १५.

दुःख-मृत = मृत्-मृत = मृत्-मृत = क) नपम कर-वे; to wound; cl. 4. **दुःख-मृत** (for **दुःख-मृत** **दुःख-मृत**) वर्त. परस्मै. ४ धा वर्ग ३।३ वं. १५, १२; **दुःख-मृत** म्य. लू. संश. परस्मै. ३।१ वं. ७, ३८; वं. १३, ३८; वं. १५, ४. ६. ८. १६; **दुःख-मृत** ३।३ वं. १५, २२. २५. २८. ३१. ३४. ३७. ४०. ४८; **दुःख-मृत** वर्त. कृ. ६।१ वं. ७, ३८; वं. १३, ३१; वं. १५, १६; वीशता. य. ४४; **दुःख-मृत** ६।३ वं. १५, १२. २२. २५. २८. ३१. ३४. ३७. ४०.

* म्यं ह्ये म्येना अर्थ "लावेत, उत्पन्न करे" थाच्येते. Requires (Darm.)

१) (शुभ्रि २ धा. १०) वि. ताकातवाणो, शक्तिवान्; powerful, strong; ११११११११ नर. १/१ ६११. ४७, ४.

१ शुभ्र = इष = ६२४३, भांगवु; आदेश राप्पवी; to desire, to ask for, to demand; cl. 6. शुभ्र (orig. *६ + शुभ्र + शुभ्र) अवि. परस्मै. १/१ ६११. ४८, ८; वणी म्मे योअ षीशु रीतिष्मि समअवी शक्राम्मिछे:—धा. १० = इषा = भेणववु; to acquire; *६ + शुभ्र + शुभ्र = शुभ्र = हु भेणवीश-भेणवु; शुभ्र वत. परस्मै. २/३ ६११. ४५, १; शुभ्र inchoative verb वत. परस्मै. १/१ ६११. ३१, ४; शुभ्र incho. शक्र्या. परस्मै. ३/१ ६११. ५०, २; शुभ्र वत. परस्मै. ६७० वर्ग ३/१ वं. ५, २; हदि. नुस्क. २. २० (= य. २२, २. २०); शुभ्र ३/३ ६११. ४९, ६; शुभ्र संश्री. ६११. ७, २४; ६११. ४५, ७; शुभ्र अ. लू. परस्मै. ३/१ वं. २, ३२; शुभ्र लू. ६. ३/१ ६११. ४६, १२; शुभ्र वत. ६. नर. १/१ ६११. ५०, ६; शुभ्र incho. वत. ६. नर. १/१ ६११. ५१, १६; शुभ्र वत. ६. नारी. १/३ य. १३, ६९.

शुभ्र-शुभ्र प्रति-इष = ३) पसंद करवु, ६२४३, आदेश राप्पवी, कयुल राप्पवु; to desire, to wish for, to seek for; शुभ्र-शुभ्र (= शुभ्र-शुभ्र) तमो आदेश राप्पोआत्ता. परस्मै. ६७० २/३ ६११. ५७, १३; शुभ्र-शुभ्र (= शुभ्र-शुभ्र) अ. लू. संश्री. परस्मै. ३/१ ६११. ४४, २; शुभ्र-शुभ्र ३/३ ६११. ६०, ६; शुभ्र-शुभ्र वत. ६. आत्मने. नर. १/३ ६११. ५५, ६.

शुभ्र-शुभ्र = पसंद करवु, वप्पायु करवी, मशहुर करवु; आदेश राप्पवी; to deem good, to praise, to seek for, to proclaim; शुभ्र-शुभ्र वत. परस्मै. १/१ ६११. ४६, ६; शुभ्र-शुभ्र वं. २०, ५; वीस्प. २२, १; शुभ्र-शुभ्र (हमो मशहुर-महुर करीम्मे छिये) ६११. ६१, १; ६११. ७२, १; शुभ्र-शुभ्र (हमो आदेश राप्पे छिये-भांगीम्मे छिये) ६११. ३५, ४.

२ शुभ्र = तपासवु, मोकसी करवी; तपासीने जेवु; to examine, to search into.

शुभ्र-शुभ्र = तलाश करवी, शोधवु; to search for; to look for; शुभ्र-शुभ्र... शुभ्र अ. लू. संश्री. परस्मै. ३/३ वं. ८, २.

शुभ्र-शुभ्र = सांभे जेवु, अदननरथी जेवु, अ-देषाई करवी; to look with an evil eye upon; to envy; शुभ्र-शुभ्र (= शुभ्र-शुभ्र + शुभ्र) वत. परस्मै. ३/१ वं. ७, ५६; शुभ्र-शुभ्र वत. ६. परस्मै. नर. २/१ य. १५, ५०. ५१; वीश्ता. य. ५२.

शुभ्र-शुभ्र = परि-इष = आसपास जेवु; परीक्षा करवी; to examine, to look into; शुभ्र-शुभ्र वत. परस्मै. ३/३ वं. १४, ७; शुभ्र-शुभ्र वत. आत्मने. ३/३ वं. ६, ८; शुभ्र-शुभ्र अ. लू. प्रथी. आत्मने. ३/३ वं. ६, ७.

३ शुभ्र = नाअवु, डूंकवु; to throw; शुभ्र ३ शुभ्र, शुभ्र, शुभ्र.

शुभ्र-शुभ्र = हांकी काहाडवु, नहसाडवु; to drive away, to turn (a person) to flight; शुभ्र-शुभ्र वत. परस्मै. ३/१ य. १४, ३९.

शुभ्र-शुभ्र (शुभ्रि ३ धा. शुभ्र) क्रि. अ. जलदीथी, शी-ताप्पीथी; immediately, soon, directly; शुभ्र-शुभ्र वं. ७, २; वं. १८, ५५. ५६. शुभ्रि नीयिना योअ. शुभ्र-शुभ्र (शुभ्रि शुभ्र) क्रि. अ. धारयामिगे म्मे योअ शुभ्र-शुभ्र नी ७/१ छे. जलदीथी, थोडा वप्पतमां; soon, in a short time (adv.); possibly, loc. sing. of शुभ्र-शुभ्र; शुभ्र-शुभ्र-शुभ्र वं. ५, ४. ७; शुभ्र-शुभ्र वं. ८, ३४.

शुभ्र-शुभ्र (शुभ्रि १ धा. शुभ्र) सा. ना. मरु, आदेश; wish, desire; शुभ्र धातुने incho. suffix (प्रत्यय) शुभ्र लायाथी शुभ्र थवु; शुभ्र-शुभ्र २/१ (क्रि. अ.) वं. ५, ४. ७; वं. ८, ३४.

शुभ्र-शुभ्र (yt. 19, 53) denom. verb pot. Atmane. 3rd per. sing.; one can long for; ६२४३ राप्पी शक्ति; शुभ्र-शुभ्र wish = ६२४३; धा. शुभ्र = ६२४३; to long for.

शुभ्र-शुभ्र सा. ना. नान्य. म्मिक जगतनु इरेद अथवा

प्रीमारी; a kind of disease or distemper;
मारी २/१ व. २०, ६.

शुभ्र (= इषु) (शुभ्रि ३ धा. शुभ्र) सा. ना.
नर. तीर; an arrow; शुभ्र १/१ वं. ६, ४६; य.
१३, ७२; शुभ्र ६/१ य. १०, २४; शुभ्र १/३
य. १, १८; शुभ्र १/३ वं. १७, ६. १०;
शुभ्र १/३ य. १०, ३६; शुभ्र २/३ य.
१०, १०१; शुभ्र ६/३ य. १०, १२६.

शुभ्र सा. ना. नारी. करण; करणदारी, अहसान-
मंदि, आभारी थलु; debt; indebtedness;
obligation; शुभ्र २/१ ध्रि. ३४, १५;
शुभ्र १/३ ध्रि. ६५, ६; शुभ्र १/३
२/३ ध्रि. ३१, १४. शुभ्रि २/३ ध्रि.

शुभ्र (शुभ्रि १ धा. शुभ्र) तथा
(शुभ्रि १ धा. शुभ्र) वि. ना. नर. सारी पेटे अिल्लो अह-
डाविलो तीर (असल); तीरनी माकुं अिकामिक
मोत लावनार देवनु नाम; a well-shot arrow
(lit.); the Demon who brings on instantane-
ous death like a well-shot arrow; शुभ्र
शुभ्र १/१ वं. ४, ४६. (शुभ्रि मोदी.)

शुभ्र (denom. verb pres. Para.
1st per. plu.) we are indebted (हमो कर-
णदार-अहसानमंद-आभारी अिथे) ध्रि. १३,
५; ध्रि. ३५, ५; ध्रि. ३८, ४.

शुभ्र (शुभ्रि १ धा. शुभ्र) वि. पसंद पडतो.
अह्रवाणेग; agreeable, welcome; शुभ्र
नर. १/१ ध्रि. ५४, १; शुभ्र नर. २/१ ध्रि. ५४,
२; शुभ्र नारी. २/१ ध्रि. ५१, १७; शुभ्र
नर. २/३ ध्रि. ३२, १६.

शुभ्र (शुभ्रि ३ धा. शुभ्र) सा. ना. नर. तीर;
an arrow; शुभ्रि २/३ ध्रि.

शुभ्र (शुभ्रि १ धा. शुभ्र) तथा (शुभ्रि १ धा. शुभ्र) सा.
ना. नर. तीरना लोवी लहडप-रीतापी; the speed
of an arrow; शुभ्र ३/१ य. १४, २०.

शुभ्र य. १६, ४. (शुभ्रि Geld.)
वि. ना. पाहाडनु नाम; name of a mountain.

शुभ्र वि. ना. पाहाडनु नाम; name of a

mountain; शुभ्र य. १६, ३; शुभ्र
डुनी लला, पाहाडनी रीअ; गोट्टो (दारमे.); top
of a mountain; a cavern, a grotto (Dar.);
शुभ्र ध्रि. १०, ११.

शुभ्र (= इष्ट) (शुभ्रि १ धा. शुभ्र) अ. इ.
वि. अह्रिलु. पसंद अिल्लो, वाहासो, अिलपसंद,
प्यारी; wished for, desired, beloved; शुभ्र
नर. १/१ ध्रि. १५, ३; ध्रि. ५६, १; वीरप. १५, २;
शुभ्र नर. १/१ य. १३, १५२; शुभ्र नर.
२/१ ध्रि. ४०, ४; शुभ्र नारी. १/३ ध्रि.
५६, २; शुभ्र ध्रि. ४६, १६; अि डोकाअि दारमे-
स्तेति शुभ्र ने शुभ्र नी अि गथिअि:- अरलमां.

शुभ्र, शुभ्र (= इष्टि) (शुभ्रि १ धा. शुभ्र) सा.
ना. नारी. अरल, अह्रिल, अुराद, शुभ्र; दोलत, अंय;
wish, desire, happiness; riches; शुभ्र
१/१ ध्रि. ४८, ८; ध्रि. ५३, १; ध्रि. ६०, ७;
शुभ्र = सर्वोत्तम अुराद-आह्रि
(असल.); वेह्रिशीअि १ गाथा; the best wish
(lit.); Vahishtoishiti Gāthā (Visp. 23, 1).
Vide शुभ्र शुभ्र; शुभ्र २/१ ध्रि. ३२,
६; ध्रि. ४६, २; ध्रि. ६५, ११; ध्रि. ६८, ११;
य. ५, ६८; य. ८, १५; य. १०, ३३; शुभ्र (अुराद
अरलाववाने मोटे) अि ध्रि. ६०, ४; शुभ्र १/१
ध्रि. ४६, १८; ध्रि. ५१, २. १८; वीरता. य. ४६;
शुभ्र १/३ ध्रि. ४८, १०; ध्रि. ३४, ५; शुभ्र
शुभ्र (Geld. शुभ्र) २/३ य. ५, २६.

शुभ्र (= शुभ्र) (शुभ्रि
शुभ्र तथा शुभ्र) समास वि. अह्रिदीना लो-
टलु अेह्रि; as large or thick as a brick;
शुभ्र ना. २/१ वं. १३, ३०. ३७.

शुभ्र, शुभ्र (= शुभ्र = इष्टका =
अह्रि) सा. ना. नर. अह्रि, अह्रिदी; a brick;
शुभ्र १/१ वं. ८, ८. शुभ्र शुभ्र

६

शुभ्र (३ धा. शुभ्र) अि. स. ना. १-२/३ अिअि;
these; शुभ्र ३५, ३; ध्रि. ४६, ६; ध्रि. ६५, ८;
वणी अिअि वअि अिअि (assuredly) ने
अिअि अिअि.

अल्ल (शुभ्रि १ धा. लृ) सा. ना. सुराद, पु-
 ष्कणपल्लं, आयादी, सुभाकारी, आराक; wish,
 desire; abundance, prosperity, comfort;
 food; अल्ल नारी. १/१ वं. ६, ५३. ५४. ५५. ५७;
 वं. १३, ५२. ५३. ५४. ५६; छिन्. ४६, ५. १०; अल्ल
 ४/१ छिन्. ४०, ३; अल्ल... अल्ल (मारां दि-
 लना उभारानां कविताशी गायनोनी मारकृते)
 नारी. १/१ छिन्. ५०, ८; अल्ल (Geld. अल्ल)
 नारी. ६/१ य. १६, ६४; अल्ल नारी. २/३ छिन्. ३८,
 २; छिन्. ६८, २१; अल्ल छिन्. ७०, ४; अल्ल नान्य.
 २/३ छिन्. ५१, १. शुभ्रि अल्ल

अल्ल (अल्ल उपरथी) वि. पुष्कणपल्लं—
 आयादी—सुभाकारी आपनार; giving plenty—
 prosperity—comfort; अल्ल (Wester. अल्ल)
 नर. २/१ छिन्. ४१, ३; अल्ल २/३ वीस्प. १२, ४;
 अल्ल अधि. वि. १/३ वीस्प. १२, ४.

अल्ल (३ • उपरथी) दश. सर्व. नान्य. १-२/१
 आम्मे; this; अमे गाथामान् आवेछे; अमेनु
 अवस्ता इप अमे; कोर्कोर्कोर्वपते अमे अल्ल अशीत
 (assuredly) ने अर्थे अव्यय तरीके आवेछे;
 अल्ल छिन्. ३५, ६; छिन्. ३६, ३; छिन्. ४३, १०;
 छिन्. ४४, १६. २०; छिन्. ४६, २. वणी केटलीअमेक
 वपते प्रत्यय तरीकेणी आवेछे; sometimes
 अल्ल is used as an enclitic particle; e. g.,
 अल्ल (= अल्ल + अ) ; अल्ल (= अल्ल + अल्ल) ; अल्ल
 (= अल्ल + अल्ल) ; अल्ल is orig. अल्ल, १. १. १.

अल्ल क्रि. अ. अहिंयां (स्पी. तथा यु.); here
 (Sp. & J.); आम्मे मायुस (हारले.); this
 man (Har.); Geld. अल्ल अल्ल आम्मे पैदा कीधु-
 अनायुं (दारमे.); he made this (Dar.); अल्ल
 क्रि. अ. त्यांहां (स्पी. तथा यु.); there (Sp. &
 J.); ते मायुस (हारले.) that man (Har.);
 Geld. अल्ल अल्ल ते पैदा कीधु-अनायुं (दारमे.);
 he made that (Dar.); अल्ल छिन्. ६५, ८.

अल्ल (३ • उपरथी) दश. नारी. १/१ आम्मे, ते;
 this, that (= इयम्); शुभ्रि अल्ल वणीकेटली-
 अमेक वपते 'अशीत' (assuredly) ने अर्थे
 गाथां अमेक अव्यय तरीके वपराअमेला आवेछे;
 अल्ल छिन्. १६, १२; छिन्. ३०, ६; छिन्. ४५, १. ३. ४.
 ११; छिन्. ४६, ८; छिन्. ५१, १२.

अल्ल = अल्ल = छीलवपु; पडुवु (दारमे.); to move, to
 shake; to fall (Dar.); cl. ६; अल्ल आम्मा.
 परमे. ६/१ वर्ग ३/१ छिन्. ५३, ८.

अल्ल नीये ठोणपु-नाअपु-रेडुवु; to spill, to pour
 out; अल्ल वर्त. आत्मने. १/१ छिन्. १०, १७.

अल्ल अमे अल्लने अोकस अर्थे इरयो नथी; साइ न-
 सीअ (स्पी., यु. तथा दारमे.); कौवत, जिर (हारले);
 happiness, good luck (Sp., J. & Dar.);
 strength (Har.); अल्ल य. १३, २६.

अल्ल (= इरा) सा. ना नारी. लरकर; troops; an
 army; अल्ल २/३ य. १०, १४. Wester. अल्ल

अल्ल (शुभ्रि १ धा. लृ) सा. ना. सुराद, आहेशा,
 अल्ल; desire, wish; अल्ल-अल्ल (अली
 अल्ल) नारी. २/१ छिन्. ३८, २; अल्ल
 अल्ल (सुरादनां मार्गमां) ६/१ छिन्. ५०, ४.

अल्ल (शुभ्रि १ धा. लृ) क) सा. ना. नान्य.
 अल्ल; wish; अल्ल-अल्ल (नाराकारक अल्ल,
 अल्लाने अद दुआ, लीअनत; evil wishes, वं. e.,
 curses) १/३ छिन्. ६५, ८.

अ) सा. ना. नर. आहानार; one who de-
 sires—wishes; अल्ल ६/३ छिन्. ३२, १२.

अल्ल (शुभ्रि अल्ल तथा अल्ल)
 अल्ल) समास ना. नर. पीतानी मरु-अल्ल प्र-
 माणे अल्लनार पादराह (असल.); अपत्यार
 सरदार-साहेब; one who is the lord over his
 will; अल्ल अल्ल २/१ छिन्. २६, ६.

अल्ल (३ • उपरथी) दश. स. नर. २/३ अमे-
 अमाने; to these, to them; शुभ्रि अल्ल (आम्मे).

अल्ल विरी शुभ्रि अल्ल

अल्ल (शुभ्रि अल्ल) वि. सुराद-दोषत-
 सुअ-संपत्ति अपनार; bestowing comfort—
 riches—desired wishes; अल्ल (Geld.
 अल्ल) नर. २/१ य. ७, ५.

अल्ल (Gāth.) (अल्ल = L. Ut, Uti = इति)
 (अल्ल + अल्ल = ते) क्रि. अ. अमेरेवी-प्रमाणे;

अस्तमन् (शुद्धि धा. १-०) सा. ना. न२. उभयुः
 rising (of the sun, the moon, &c.); **अस्तमन्**
 २/१ वं. २१, १६; **अस्तमन्** ३/१ वं. २१, ५. ६. १३. १३.

अस्तमन् (= अस्तमन्, अस्तमन्) वि. ना.
 न२. उस्तमन् गेह; the third division of the
 day; the evening twilight; *Uziran Goh.*;
vidē अस्तमन्; **अस्तमन्** २/१ छिन्. २, ५ गेह
 ३, ५; **अस्तमन्** ४/१ छिन्. १, ५; छिन्. ३, ७;
 गेह ३, १; **अस्तमन्** ८/१ छिन्. १, २०.

अस्तमन् वि. ना. न२. तेहेमास्पने छेकरे शुः Zu,
 son of Tehmâsp; grandson of Minochehr;
 Pehl १६, Per. २३; **अस्तमन्** १/१ य. १३, १३१.

अस्तमन् विरो शुद्धि धा. १-०

अस्तमन् (शुद्धि धा. १-०) सा. ना. ना०य. ल-
 द्यो वप्यत प्यारोद आस्मान उपर देवाम्पि
 तेद्व्यो वप्यत; सुरज उगवाथी ते अस्त पानि
 त्यांहां सुधीना वप्यत; day time; the time
 between the rising and setting of the sun;
अस्तमन् ७/३ वं. २१, ३.

अस्तमन् विरो शुद्धि धा. १-०

अस्तमन् विरो शुद्धि धा. १-०

अस्तमन्, **अस्तमन्** (शुद्धि धा. तथा
 अस्तमन्) वि. दिलगी गरमी वमरनुं, लव
 वगरनुं; मुवेदुं; destitute of vitality; lifeless,
 dead; **अस्तमन्** ३/१ वं. ५, ४५.

अस्तमन् (शुद्धि २ धा. १-०) (अर्थ अयो-
 कस); उंचे धरवुं-करवुं (युस्ती); आहार नीकणवुं
 (मिल्स); युवंद दरन्जे, कीर्ति (हारजे);
 उंचे अठवुं-यवुं (दारमे.); (meaning unset-
 tled); raising up (J.); sallying or breaking
 forth (M.); exalted dignity (H.); rising,
 ascending (D.); **अस्तमन्** ७/१ छिन्. ४९, ५.

अस्तमन् विरो शुद्धि २ धा. १-०

अस्तमन् (शुद्धि १ धा. १-०) वि. प्यार, वाहापि,
 आदरमान आपतो (मिल्स); प्यार (स्पी., यु.
 तथा दारमे.); beloved; revering (M.); love
 (Sp., J. & D.); **अस्तमन्** न२. २/१ छिन्. ४४, ७.

अस्तमन् विरो शुद्धि १ धा. १-०

अस्तमन्, **अस्तमन्** विरो शुद्धि धा. १-०

अस्तमन् विरो शुद्धि धा. १-०

अस्तमन् (शुद्धि धा. अस्तमन्)
 तथा **अस्तमन्**) सभास. वि. उंचे पकडेला-धरेला
 वावतावायुं; with uplifted banners.
अस्तमन् नारी. १/१ य. ७ ११; ५.
 १३, १३६; **अस्तमन्** नारी. १/३ य.
 १३, ३७.

अस्तमन् विरो शुद्धि धा. अस्तमन्

अस्तमन् (शुद्धि धा. अस्तमन्) वि. छुंदि-
 एणी नाये तेषु; pounding, grinding; heavy;
 अये आलने प्रोडे० रीडर्टे पावन, gravel साथे
 सरपावीने अयेना अर्थ 'आहारी' शिथिले.
 शुद्धि नीयेने आल.

अस्तमन् (शुद्धि धा. अस्तमन्) तथा
अस्तमन्) सभास वि. छुंदि-एणी शके तेवा उपरना
 भागने लगतुं; **अस्तमन्** अस्तमन्
 उपरना भागवायुं आहारी अयेवुं ले अनान छुंदि-
 वानुं-दणवानुं हयियार; धंटीके लेने उपरने पत्यर
 आहारी; a hand-mill with a heavy upper-
 stone; ना०य. १/१ वं. १४, १०.

अस्तमन् विरो शुद्धि १ धा. १-०

अस्तमन् (= वेही = उ) (शुद्धि धा. १-०)
 सा. ना. न२. युलद उपरथी आंधी सेवुं, उ-
 पर आध काम उठाववुं; raising up; building
 up; **अस्तमन्** १/३ वं. ७, ५६; **अस्तमन्** २/३ वं.
 ३, ६. १३;

अस्तमन् (शुद्धि धा. अस्तमन्) सा. ना. न२.
 क्षस-अनान छत्यादिना दगदो, गंछ; a heap of
 corn; a stack; **अस्तमन्** २/१ वं. १५, ३६;
अस्तमन् ७/३ वं. १५, ३५.

अस्तमन् (२ अस्तमन्) उपरथी) वि. अनान
 दगदानो अथवा क्षसनी गंछनो भाषिक (अथवा ते
 भाडे रापनार; the owner or the keeper of a
 stack; **अस्तमन्** न२. १/१ वं. १५, ३६.

अस्तमन् (शुद्धि धा. तथा अस्तमन्) वि. दूरनां-
 पारका हेराने लयवुं; हेरान्दी आहारवुं; beyond

the country; **अश्विन** (**अश्विन**) १३ ६१. २६, ६ ; वी२५. १६, २.

अश्विन (**अश्विन**) सा. ना. नान्य.

हुयेथी धरतु, हुयेथी अणतांनी लहार सेवी ; holding up (lit.); receiving the heat or flame from on high; **अश्विन** ३१ वं. ८, ७५;

अश्विन (**अश्विन** २ धा. **अश्विन**) क सा. ना. नर.

अस्तोदान, अवेदानां हाडकां युक्वाने अंधिली जगा ; a repository for the bones of dead persons ; an ossuary; **अश्विन** (**अश्विन** Wester.) २१ वं. ७, ५०.

अश्विन (**अश्विन**) सा. ना. नर. नसा सुधां अणतां लाकडांने दगला ; a corpse-burning fire with the fuel on it. **अश्विन** **अश्विन** **अश्विन** **अश्विन** (**अश्विन** ते नसा सुधां अणतां लाकडांने दगलाने वीजेरी नाये) २१ वं. ८, ७४.

अश्विन (**अश्विन**) विरो **अश्विन** २ धा. **अश्विन** ;

अश्विन (**अश्विन**) विरो **अश्विन** धा. **अश्विन** ;

अश्विन (**अश्विन**) तथा **अश्विन**) वि. युक्ति-लान वगरतु, अवेधु ; destitute of consciousness ; lifeless ; **अश्विन** **अश्विन** (= **अश्विन** वगरतां-अवेधां तनने) नारी. २१ वं. ५, १२ ; वं. ८, ६.

अश्विन (**अश्विन**) तथा **अश्विन**) वि. हुयेथी आशु-वाणो (**अश्विन**) ; जेरावर-अश्विन आशुवाणो ; (Mithra) with strong arms ; **अश्विन** (Wester. **अश्विन**) नर. ११ य. १०, १२४.

अश्विन वि. ना. नर. नामांकित पुरंधतुं नाम ; name of an illustrious personage ; **अश्विन** १३, ११६. (**अश्विन** भाटी.)

अश्विन, **अश्विन** (**अश्विन**) विरो **अश्विन** धा. **अश्विन** ;

अश्विन (**अश्विन**) सा. ना. नान्य. अधिलांने नही अधिलां अराअर करतु (**अश्विन**) ; प्रायश्चित्त, अनाहनी तोनेश ; reversing what has been done (lit.); expiation, atonement ; **अश्विन** ११ वं. १८, ३६. ३७. ४२. ४३. ४८. ४९. ५६. ५७ ; **अश्विन** ४१ (सामा-अश्विन तरीकि infinitively) वी२५. २०, २.

अश्विन (**अश्विन**) विरो **अश्विन** धा. **अश्विन** ;

अश्विन (**अश्विन** धा. **अश्विन**) सा. ना. नारी.

अनाहनी तोनेश, प्रायश्चित्त ; expiation, atonement ; **अश्विन** (Pehl. Commentary) १३ वं. ७, ५३.

अश्विन (= **अश्विन** = Lat. Et = Fr. Et = **अश्विन** = **अश्विन**) क **अश्विन**. अ. वणी, तथा ; also, and, moreover ; धारांभेजे अश्विन जाल (= **अश्विन** = ते) उपरथी नीकजेलो छे ; **अश्विन** वं. २२, ५. १२. १८ ; **अश्विन**. ६, २२ ; य. २, १५ ; य. १४, २. ७. ६. १२. १५. १७. २१. २३. २५. २७ ; **अश्विन** **अश्विन** **अश्विन** as well as **अश्विन**. ११, १ ; य. १०, १८ ; **अश्विन**. ३५, ६ ; **अश्विन**. ४०, ४.

अश्विन उप. वधारे, धातु ; उपसर्ग तरीकि धातुअ धातु आवेछे ; a prefix, implying ' much, great ; ' e. g. **अश्विन** (**अश्विन** + **अश्विन** + **अश्विन**)

अश्विन वि. ना. नर. नामांकित पुरंधतुं नाम ; name of an illustrious personage ; **अश्विन** ११ य. १३, १२६. (**अश्विन** भाटी.)

अश्विन (**अश्विन**) तथा धा. **अश्विन**) क सा. ना. नारी. कौवत, जेर, अण ; strength, power, might ; **अश्विन** २१ वं. ४८, ६ ; **अश्विन** ३१ वं. ४५, ७ ; **अश्विन** २१ वं. ३३, ८ ; **अश्विन** **अश्विन** (कौवत अने शक्ति) २१ वं. ३४, ११ ; **अश्विन**. ४३, १ ; **अश्विन** **अश्विन** २१ वं. ४५, १० ; **अश्विन**. ५१, ७. अश्विन जे जेलो, **अश्विन** नी साथे आवेछे त्यारे, **अश्विन** तथा **अश्विन** **अश्विन** ' जे हनेशां **अश्विन** नारी (**अश्विन** आलाक) शक्ति ' अश्विन प्रभाणे अर्थ करीने **अश्विन** ने लायु पडिछे.

अश्विन कौवतमंद, जेरमंद, अणवंत ; powerful, strong ; **अश्विन** **अश्विन** Geld. (अणवंत आर्भति) नारी. ११ वं. ३०, ७.

अश्विन वि. ते उपरांत, तेथी वधारे, ते साथे वणी ; moreover, more than this, besides. **अश्विन** ३१ य. २, १४.

अश्विन, **अश्विन** Geld., same as **अश्विन** ; vide **अश्विन**

𐬨𐬀𐬎𐬎 (= 𐬀𐬎) (णुञ्मो ४ धा. 𐬎𐬎) सा. ना. ना-५. नापाक प्रवाही स्त्री; impure liquid matter; 𐬨𐬀𐬎 २/१ वं. १६, १७.

𐬨𐬀𐬎𐬎 (= उदर) सा. ना. ना-५. पेट; the belly; णुञ्मो नीचिनो ज्वाल.

𐬨𐬀𐬎𐬎𐬎 (णुञ्मो 𐬎𐬎 तथा धा. 𐬎𐬎) सभास वि. पेटे आलनार; (snakes) going on the belly; 𐬨𐬀𐬎𐬎𐬎-𐬎𐬎-𐬎𐬎 (= पेटे आलनारा सापोनुं) नर. ६/३ वं. १४, ५; वं १८, ७३.

𐬨𐬀𐬎 (= 𐬎𐬎 = उदर = Otter) (णुञ्मो ४ धा. 𐬎𐬎) सा. ना. नर. पाण्डीमां रेहेनारो कु-तरौ; स्मिनी सिद्धतां 𐬨𐬀𐬎 (पाण्डीमां रेहेनारो) आविधे; the water-dog; 𐬨𐬀𐬎 २/१ वं. १४, १; 𐬨𐬀𐬎 ३/१ वं. १३, १६; 𐬨𐬀𐬎 ६/१ वं. १३, ५१. ५५; 𐬨𐬀𐬎 १/२ वं. १३, ५१.

𐬨𐬀𐬎𐬎 (= 𐬎𐬎-𐬎𐬎) (णुञ्मो 𐬎𐬎) तथा धा. 𐬎𐬎 सभास ना. नर. उद्रे ह्मिने पाण्डीमां रेहेनारा कुतराने मारी नापनारो; the murderer of the water-dog; 𐬨𐬀𐬎𐬎 १/१ वं. १३, ५५.

𐬨𐬀𐬎 (वि. ना. नर. पाहाडनुं नाम; name of a mountain; 𐬨𐬀𐬎 १/१ य. १८, ६.

𐬨𐬀𐬎 (= 𐬎𐬎 = उर्णा, ऊर्णा) सा. ना. नारी. माथां उपरना ज्वाल; the hair on the crown of the head; 𐬨𐬀𐬎 ७/३ वं. १७, २.

𐬨𐬀𐬎 (उप = 𐬎) १ उप. क) तरङ्, पासि, नज्दीक; pref.; towards, by, near; नेभके 𐬨𐬀𐬎 (कंठ स्त्रीजनी तरङ् लक्ष ज्युं) वं. २, २५; वं. ६, ५१; 𐬨𐬀𐬎 (पासि ज्युं) वं. ६, २७; 𐬨𐬀𐬎 (दिवनुं नज्दीक होड्युं) वं. १८, १; कुटली स्मिक वपते स्मि उपसर्गे क्रियापदनी सा-थिज नथी आवतो, पयु तेनी आगमथ्ज जरा दूर आविधे; नेभके 𐬨𐬀𐬎 ४, ४४; 𐬨𐬀𐬎 ४, ४४.

𐬨𐬀𐬎) उपर; on, upon; नेभके 𐬨𐬀𐬎 =

𐬨𐬀𐬎 + 𐬨𐬀𐬎 = जमीन उपरनां (जनवरी) वीरप. २, १.

𐬨𐬀𐬎) अंदर, मां; in, into; नेभके 𐬨𐬀𐬎 २/१ वं. १६, ४२; 𐬨𐬀𐬎 २/१ वं. १४, १.

२) शब्द. अ. नज्दीक, तरङ्, पासि, आगण, सुधी; २ 𐬨𐬀𐬎 तथा ७ मी विभक्तिवाणां नाम तथा सवेनाम साथि वपरास्मिणो आविधे; prep. near, towards, by, up to; नेभके 𐬨𐬀𐬎 (दक्षिणु दिशा तरङ्) वं. २, १०. १४. १८; 𐬨𐬀𐬎 (ते काल-युद्ध तरङ्) वं. ५, १; 𐬨𐬀𐬎 (ते आड तरङ्) वं. ५, २; 𐬨𐬀𐬎 (𐬨𐬀𐬎) वं. ६, ४५. ४७; 𐬨𐬀𐬎 (𐬨𐬀𐬎) (शूर आपनार रस्तायेजना वपत सुधी) हल. ६०, ३; 𐬨𐬀𐬎 (शैरानीवाणां गरौथमान ज्येहेरत तरङ्) य. १२, ३७.

३) वि. उंचुं, धलुं; adj. high, much; 𐬨𐬀𐬎 𐬨𐬀𐬎, 𐬨𐬀𐬎, 𐬨𐬀𐬎

𐬨𐬀𐬎 (णुञ्मो १ 𐬨𐬀𐬎 तथा २ 𐬨𐬀𐬎) सभास वि. पाण्डीवाणुं (वादलुं); (clouds) full of water, i. e., thick; 𐬨𐬀𐬎 𐬨𐬀𐬎 𐬨𐬀𐬎 ना-५. २/१ वं. २१, २.

𐬨𐬀𐬎 (𐬨𐬀𐬎 = उर्परि = 𐬨𐬀𐬎 = Lat. *Super = Ger. Uber = Over) (३ 𐬨𐬀𐬎 उपरथी) १) वि. उपर, वधारे उंचे; धलुं; pref.-above, higher; more. नेभके 𐬨𐬀𐬎 𐬨𐬀𐬎 = उपर-उंचे काम करनार (य. १३, ३१); 𐬨𐬀𐬎 𐬨𐬀𐬎 𐬨𐬀𐬎 उपरनां देशने लगेतो (य. १०, १४४); कोष्ठि वपते स्मि उपसर्गे क्रियाप-दनी साथिज नथी आवतो, पयु तेनी आगमथ्ज जरा दूर आविधे; नेभके 𐬨𐬀𐬎 𐬨𐬀𐬎 𐬨𐬀𐬎 वं. ८, २.

२) शब्द. अ. क) उपर, वधारे उंचे; prep. above, upon, on, higher; नेभके 𐬨𐬀𐬎 𐬨𐬀𐬎 𐬨𐬀𐬎 (कुतर्ह, लोकि डी तथा वर पोहोन्थी रिके तेनां करतां उपर-वधारे उंचे) वं. ६, ५०; 𐬨𐬀𐬎 𐬨𐬀𐬎 (जेनी उपर) हल. ६, ११;

* Lat. Super is originally 𐬨𐬀𐬎 + 𐬨𐬀𐬎 + 𐬨𐬀𐬎

... (આમ્ને જમીન ઉપર) ઇતિ. ૧૨, ૩.

અ) ઉપર કરતાં, થી; over, than; ...

... (ખીજ કલામીના કરતાં) વં. ૫, ૨૨-૨૫; કેટલાં ...

... (ખીજ પાણીમાં કરતાં) વં. ૫, ૨૩; ૨ જી તથા ૩ જી વિભક્તિવાળાં નામ તથા સર્વનામ સાથે વપરાયેલાં આવેલે; ...

ખાલ ની અધિકાર્યક (compara.) થઈને જાનો પ્રત્યય લાખાથી બનેલો દીસેલે; ... = ... (૧ ની પછીનો નીકલી ગયાથી).

... (જુઓ ... તથા ...) સમાસ વિ. ઉપર કામ કરવું-કામ કરનાર; વધારે શક્તિથી-સારીપેઠે કામ કરનાર (હારણે તથા દારને.); working on. high; working powerfully (Har. & Dar.); ...

... નારી. ૨૩ ય. ૧૩, ૩૧; અમે ખાલનું ખીજું ૩૫ ... આવેલે.

... (જુઓ ... તથા ...) સમાસ વિ. જમીન ઉપર રહેનાર (જીવજન્તુ-પેદાશ્ચરિ); (creatures) living on dry land; ...

... ૧૩ ય. ૮, ૪૮.

... (જુઓ ... તથા ...) સમાસ વિ. ઉપરનાં દેશને લગતો; pertaining to upper or elevated countries; epithet of ...

... નર. ૨૧ ય. ૧૦, ૧૪૪.

... (જુઓ ... તથા ...) સમાસ વિ. ઉપરનો બાજુ; the upper part or side; top; ...

... ૫૧ વં. ૯, ૫૦.

... (= ...) સમાસ ના. ઉપરનો ભાગ, ઉપરની બાજુ; the upper part or side; top; ...

... ૫૧ વં. ૯, ૫૦.

... (જુઓ ... તથા ...) જી. કૃ. બરાબર જોડેલું-મજબૂત કીધેલું; well fastened; ...

... બરાબર જોડેલા-મજબૂત કીધેલા આપડાં કીરીને) ૩૧ ય. ૧૦, ૧૨૫.

... (જુઓ ...) જી. કૃ. વિ. ન-જીવક અમ્મલી (અસલ); (મરદની) નજીવક અમ્મલી (આરત), ઈઆને જે આરતે કુનિયાનો સંસાર જોખવેલો તે; gone near (lit.); (a woman) who has had connection or sexual intercourse with a male individual; contrast ...

... ૫. ૧.

... (... + ... ઉપરથી; જુઓ ...) સા. ના. નારી. જે તરફથી સવારનું અ-ઝકલું નીકળેલે તે (અસલ.); પૂર્વદિશા; that part of the heavens where the morning twilight appears; the East; ...

... ૧૩ ય. ૧૬, ૧.

... સા. ના. નાન્ય. ભક્તિમાં ઉડો વિચાર, બદગીમાં પુરતું ચિત્ત રાખવું-તદન મરાયુલ થઈ જવું, ભક્તિ; deep meditation in prayer, religious meditation; Pehl. tr. ...

... goodness, virtue; નેકી; Comp. ...

... = ...

... = ...

... = ...

... = ...

... (જુઓ ...) સા. ના. નાન્ય. રેડવું, નાખવું; pouring; ...

... ૨૧ વં. ૯, ૧૪.

... (જુઓ ...) સા. ના. નારી. રેડવું, નાખવું; ગાળવું; pouring; filtering; ...

... ૪૧ વીરય. ૯, ૩.

... (જુઓ ...) સા. ના. નર. કાપી નાખવું; તોડી નાખવું; cutting; breaking; ...

... ૨૩ વં. ૮, ૧૦.

... (વિશે જુઓ ૨ ધા. ...)

... (જુઓ ૨ ધા. ...) સા. ના. નાન્ય. ઠંકણું, છાયો, છાયદો; covering; shade; જુઓ ...

... (વિશે જુઓ ...)

... Geld. (... ઉપરથી) વિ. પહેલો, પહેલા દરજ્જાનો (તેશતર સેતારો); first; foremost in rank; epithet of Tishtrya; ...

... નર. ૨૧ ય. ૮, ૧૨.

... (જુઓ ૧ ધા. ...) વિ. લઈ જવાયે તેવું, ઉંચકી શકાયે તેવું; that can be borne; portable; ... = વધારે લઈ જવાઈ શકાયે તેવું, ઉંચકી લઈ જવાને વધારે સવલ પડે તેવું; ... ૨૧ વં. ૮, ૨, ૩.

अधोऽधो (शुभ्रि १०० तथा १०१) सा. ना. नर. तक्षिर्ह, (पाहाडनी) नीचिनी अड्डकनो भाग; (किस्ती (दर.); the bottom; the lower seat of a mountain; a fortress (Dar.); अंभे ओल अलधुर्ण पाहाडना संबंधमां आविछे; हेरु (अलधुर्ण पाहाडना नीचिना भागमां- तणीअंभे) ७१ य. ५, २१; य. ८, ३; य. १७, २४.

अधोऽधो, अधोऽधो (= उपर) (३ ०० उपरथी) क अति. वि. सडिथी उपरतुं; सडिथी धुलद; सडिथी अदतुं; uppermost, highest, हेरु नर. ११ गेह १, ६; अलधुर्ण नर. २१ य. ११, १८; अलधुर्ण नान्य. २१ वं. ८, ३८; वं. ६, ३०; य. ५, २२; अलधुर्ण नर. ३१ य. ११, १८; अधोऽधो ५१ वं. ८, ३८; वं. ६, ३०.

अधोऽधो अति. वि. सडिथी आगणना (भाग) ; foremost; अधोऽधो अधोऽधो (सडिथी आगणना भागमां १२ ' वीतार ') २३ वं. १४, १४

अधोऽधो (शुभ्रि २ धा. १०८) सा. ना. नारी. रेहेहाल्य, मुकाम; abode, residence; अलधुर्ण २१ वं. ३, २०.

अधोऽधो (= उपमा, उपमान) १ सा. ना. नान्य. भीसाल, उपमा, वीतार, नीशान; a simile, a sketch, a symbol; अंभे ओल ये रीति समजनी शकाअंभे; क) धा. १०८ = नन् = विचारतुं; to think; (मननी नलदीक लावनार, याद हेवडावनार). अ) अंभे = ना = मापतुं. to measure; अलधुर्ण ११ य. १०, १२९.

२) वि. ना. नर. इरेशता-धुर्णदनु नाम; हनेशा अधोऽधो नी साथे आविछे; अधोऽधो अधोऽधो = डाहापलुनी उपमा (असल); ' दामि उप-मन ' नामनो धुर्णद; the symbol of wisdom (lit.); name of an angel. In Yt. 10, 66, he is said to be a companion of Mithra; अधोऽधो अधोऽधो अधोऽधो ११ य. १०, ६६; अधोऽधो अधोऽधो ११ य. १०, ६८. १२७; अधोऽधो अधोऽधो (३१ ने अदसे) य. १०, ६; य. १२, ४; अधोऽधो २१ धुर्ण. २, १५; धुर्ण. ७१, २३; वीर्य. २, ६; अधोऽधो ३१ य. १३, ४७; अधोऽधो ४१ धुर्ण. ८, १; सीरि. १, ३०; अधोऽधो अधोऽधो ६१ धुर्ण. १, १५; वीर्य. १, ७.

अधोऽधो (शुभ्रि १ धा. १०८) वि. नारी रेहेतां, ते उपर रेहेतां, आलु राअतां; conti-nuance, perseverance; अलधुर्ण २१ वं. ५, ५३-५६.

अधोऽधो (अधोऽधो ने अदसे) (शुभ्रि २ धा. १०८) सा. ना. नर. याद करनारे, सारी याददाशतनी राडित धरावनार; one who bears in mind; अधोऽधो who has a retentive memory. अधोऽधो ११ वं. ४, ४८.

अधोऽधो (= उपर) अ. ध. वि. अंभे ओल ये रीति समजनी शकाअंभे; क) धा. अधो = अधो = ताये-वश करतुं; to subdue. अधो + अधो = उप + अधो = परलुतुं; to marry; अधो + अधो + अधो = अधोऽधो (८ नीकणी गथाथी) = (आवदने) ताये थअंभेनी, परलुली; closely attached (to the husband); wedded.

अधोऽधो धा. अधो + अधो = उप + अधो = नलदीक ततुं; to go near; अधो + अधो + अधो = अधोऽधो (अधो = थयाथी) = (आवदनी) नलदीक ग-अंभेनी, सोहेअतमां पडेनी; approached to (the husband); married; contra, अधोऽधो

अधोऽधो शुभ्रि १ धा. १०८ सा. ना. नारी. शिआमन, हेवणधुनी ; शुभ्रि रेवान-काअंभेदा-रसम; अधोऽधो उपरतुं आविलु ते; teaching, instruction; old custom, tradition; अधोऽधो अधोऽधो अधोऽधो २१ धुर्ण. २, १३; अधोऽधो २५, ६; अधोऽधो ७१, ५; अधोऽधो अधोऽधो ६१ धुर्ण. १, १३. अधोऽधो ३, १५; य. ११, १७. २२; सीरि. १, २६.

अधोऽधो (= उपर = Ger. Uber = Upper) (अधो उपरथी) अधि. वि. वधारे उपरतुं, वधारे अदतुं; पछीतुं, अधोऽधो (अधोऽधो नी मुकामिल); higher, more exalted, superior, later, next; अधोऽधो अधोऽधो तारां अधोऽधो नीअववातां कामने (अधोऽधो होम !) २१ धुर्ण. १०, २; अधोऽधो अधोऽधो (उपरना अधोऽधो उपर कुकता पवनने) २१ सीरि. २, २२; अधोऽधो अधोऽधो वधारे अधोऽधो अधोऽधो तने मारे) नर. ४१ आदुरं. गाहा. १४; अधोऽधो अधोऽधो वधारे अधोऽधो सताने मारे) आदुरं.

अहाम. १४; इत्येवम् इत्येवम् (वधारे उपरना
अहाम उपरथी) ५१ वं. ८, ८; वं. १४, ७; -माम्
नर. ६१ सीरी. १, २२.

अथर्ववेदम् (विरी श्रुत्या अथर्ववेदम्)

अथर्ववेदम् (श्रुत्या अथर्ववेदम्) वि. अथर्ववेद, वधिसा,
कदावर, सारा धातने; grown up (li.);
well-shapen; इत्येवम् इत्येवम् इत्येवम् इत्येवम्
(the most righteous and well-shapen
Rashnu) अग्नि. वि. नर. ११५. १०, १२६.

अथर्ववेदम् (श्रुत्या उपरथी) सा. ना. नारी. अथर्व-
तापयुं, युवंद एरन्ते, सरसाध; superiority,
exalted dignity; ascendancy. अथर्ववेदम्

अथर्ववेदम् इतिहमं सरसाध-अथर्वतापयुं (असन्न.);
इतिहतावुं नाम (वि. ना. नारी.); Victo-
rious Ascendancy; the angel presiding over
it; अथर्ववेदम् अथर्ववेदम् री १ छन्द. ५७, ३४;
वीर्य. २, ८; य. ५, ८६; य. १०, ३३; य. ११, १६;
अथर्ववेदम् अथर्ववेदम् ११ छन्द. १, ६;
छन्द. ३, ८; वीर्य. १, ६; छन्द. ३, ८; य. १, २७;
य. १४, ०; अथर्ववेदम् अथर्ववेदम् (हिमन्त
आपनार सरसाधिनी) ११ वीर्य. ८, ४; अथर्ववेदम्
११ य. ५, ८६.

अथर्ववेदम् (श्रुत्या श्रुत्या तथा २ अथर्व)
श्रु. इ. वि. उपरनी (ध्याने पेत्री दुनियानी) सु-
कर अथर्ववेदवेधी (अथर्ववेद) ; (prayer) or-
dained for above, i. e., for the next world.
अथर्ववेदम् अथर्ववेदम् ना. य. ३१ य. १०, ११८.

Geld. अथर्ववेदम् श्रुत्या

अथर्ववेदम् (श्रुत्या श्रुत्या तथा अथर्ववेदम्)
समास ना. ना. य. उपरने भाग; the upper side
or part; अथर्ववेदम् ५१ य. १४, १६.

अथर्ववेदम् (श्रुत्या श्रुत्या तथा अथर्ववेदम्)
समास वि. उपर काम करवुं-काम करनार; वधारे
शक्तिथी-सारीपेडे काम करनार; जेरेमं; work-
ing on high; working energetically; अथर्ववेदम्
अथर्ववेदम् नर. १११ छन्द. ८, १०; य. १५, ४; अथर्ववेदम्
नर. २११ छन्द. २५, ५. ८, ४; य. १५, ५; अथर्ववेदम्
ना. य. २१६, ६; अथर्ववेदम् नर. ६११ वं.

१६, १३. १६; छन्द. २२, २४; य. १५, ०; अथर्ववेदम्
नर. ८११ य. १५, ३; श्रुत्या अथर्ववेदम्

अथर्ववेदम् (श्रुत्या श्रुत्या तथा अथर्ववेदम्)
समास वि. युवंद मुकामवागो; having a lofty
residence; (Mithra) who has a residence
on heights; अथर्ववेदम्... अथर्ववेदम् (उमाध उपर
आवेला मुकामवागो जेहेर छन्द) नर. २११
य. १०, १४०.

अथर्ववेदम् (श्रुत्या श्रुत्या तथा
अथर्ववेदम् वि. (दीन उपर) वधारे-युमानने
लगवुं; (दीन उपर) धत्ये शकलध जवानुं (५५५);
more unsettled in religious belief. अथर्ववेदम्
अथर्ववेदम् the sin of utter unbelief;
ना. य. २१ वं. १, १६.

अथर्ववेदम् (श्रुत्या १ धा. अथर्ववेदम्) वि. नर-
दीक लध जतां-जावतां; carrying or bringing
near; अथर्ववेदम् नर. १११ आहुरं. गाहा. ४.

अथर्ववेदम् (श्रुत्या २ धा. अथर्ववेदम्) वि. युक्तो;
blowing; अथर्ववेदम् अथर्ववेदम् अथर्ववेदम्
(wind blowing from the region of the
South अथर्ववेदम् नर. १११ अथर्ववेदम्
नर. ३; अथर्ववेदम् अथर्ववेदम् अथर्ववेदम्
अथर्ववेदम् युक्तो पवन; wind blowing from the
region of the North नर. १११ अथर्ववेदम् नर. २५.

अथर्ववेदम् सा. ना. (अर्थ अथर्ववेदम्) लाकडि-
नो गांस; युयो, सगडी (हारये तथा मिस्स); आ-
वना वपतने मोटेनो जठो-मोरोक (हारये); वधारे
(र्थी.); knotty or hard log of wood;
and irons (Har. & Mills); provision Dar.)
increase (Sp.); Pehl. अथर्ववेदम् अथर्ववेदम्
७१ छन्द. ६२; २; आतरी नीआ. २; Geld.
अथर्ववेदम् अथर्ववेदम्

अथर्ववेदम् सा. ना. युनरेलांने मुकवान्नी जगा;
कत; the place where the corpse is laid;
Kata; Pehl. अथर्ववेदम् अथर्ववेदम् (Wester.
अथर्ववेदम्) २१ वं. ८, १०.

अथर्ववेदम् (श्रुत्या धा. अथर्ववेदम्) सा. ना. नारी.
क) मं ६६, टेके; assistance, support; अथर्ववेदम्
अथर्ववेदम् १११ य. १३, ६६; अथर्ववेदम् २११ य. ५, ६३;

५. १३, १. १२; ५. १४, ३१; शुष्मि ५०००-६५१/५
 ५) गर्भस्थान, अग्नेदान; the womb; comp.
 Sans. उपस्य. शुष्मि नीचिनो भोज.
 ५००००-५००००) (शुष्मि ५०००) ५ तथा
 १ धा. १) समास वि. शिष्टवत-परस्त, अपराध
 पेशी करनारी; पापी माणुसोने, अत्यावतार (दारमे);
 lustful; (a harlot) offering her person
 to the lusts; giving protection to sinners
 (Dar.); ५००००-५००००) ५०००००००
 नारी. ४/१ ध्र. ६, ३२.
 ५०००००००) (शुष्मि धा. १०) सा. ना. नारी.
 वभासु, रतुति; praise; ५०००००० १/१ य. १४,
 ४२; वीस्ता. ५. २६. (= य. २४, २६).
 ५०००००००) Geld., ५०००००० Wester. (शुष्-
 म्मि १ धा. १०) सा. ना. नान्य. गालीया ध-
 त्यादि पांथरीने कीवेली जेक (असन्न); गादी, छत्र,
 टांकल (युस्ती. तथा दारमे.); a seat of carpet,
 mat, &c.; a sitting carpet; canopy (Justi
 & Dar.); ५०००००० ३/१ य. १५, २.
 ५०००००००) (शुष्मि धा. १०) सा. ना. नारी.
 धातु, नाहातु; washing, bathing; ५००००००
 ४/१ वं. ८, ६८. ६६.
 ५०००००००) (शुष्मि ० तथा ०/०) सा. ना.
 नारी. हमेला; pregnancy; ०/०-००० २/१ वं.
 ५, ४५; वं. ७, ६०.
 ५००००००) (= ०/० + ००; शुष्मि म्मि जेलि) वि.
 नमीनथी उपर रेहेनार, धिमाने नमीनथी अल-
 ग रेहेनारा (शुवशुवु); हवाभां रेहेनारां; (crea-
 tures) that fly in the air; ५०००००० नारी.
 २/१ ध्र. ७१, ६; ५०००० १/३ वं. ८, ४८; ५००००
 २/३ वीर्य. २, १; ५००००० ६/३ वीर्य. १, १;
 ५. १३, ७४.
 ५०००००००) (शुष्मि २ धा. १०) वर्त. कृ. वि.
 आस्ते आलतु, धिमे ननु; slow-going . . . ६५१
 ५०००००००) (धिमे आलता शियाणा अथवा
 नमेस्ताननु) नर. ६/१ वं. ७, २३.
 ५०००००००) (शुष्मि २ धा. १०) सा. ना. नारी.
 रेहेडासु; residence; ५०००००० ४/१ य. १३, ३०.

५०००००००) (शुष्मि धा. ०००-०० क) समास
 ना. नर. पुठे आलनार; one who follows ;
 ५०००००००) (Wester. ५०००) १/१ य. १०, ७१.
 ५००००००, ५०००००० विरो शुष्मि १ धा. ०-००
 ५०००००००) (= ५००००, ५००००) वि. ना.
 पारसीन नामनो पाहाड; name of a mountain ;
 lit., higher than the eagle, i. e., higher
 than the flight of an eagle; Pehl. ३०१
 ५०००००; हमकारानी आइरीनभां ' मेहेपारसीन कुह'
 करीने आवेछे. ५००००-०००० . . . ००० २/३
 ध्र. १०, ११; ५००००-०००० य. १६, ३.
 ५००००००) (शुष्मि २०-०० क) सा. ना. नान्य.
 अडिभां लध ननु, हांकी काहाडतु; leading
 astray; driving away (noxious animals)
 used as a religious castigation to remove
 sin; ५००००० ५०००००-००० जेलि शिक्का-
 नी आथदभां वंदीदादभां नमन्य वपरः म्मि जेलि
 आवेछे; ५००००० २/३ वं. ४, १८. २२. २१;
 ५०००००० ६/३ वं. ३, ३६. ३७; म्मि आथे
 वधारे जेलासा मोरे शुष्मि २ धा. ०-०० क.
 ५००००००) विरो शुष्मि २ धा. ०-०० क.
 ५००००००) (शुष्मि ० तथा २०) वि. क)
 पाएलीभां रेहेनाहे, पाएलीनी अंदरनु (शुवशुवु-
 ननवर); (creatures) that live in the
 waters; ५०००० नर. १/१ य. ५, १२६; ५. १४, २६;
 ५. १५, २८; ५. १६, ५२; ५०००० नर. २/१ वं. १४,
 १; ५०००० नारी. २/१ ध्र. ७१, ६; ५०००० ३/१ वं.
 १३, १६; ५०००० ५/१ नर. १/२ वं. १३,
 ५१; ५०००० १/३ य. ८, ४८; ५०००० २/३ वीर्य. २, १;
 ५००००० ६/३ वीर्य. १, १; वं. १४, ५; वं. १८,
 १३; ५. १३, ७४.
 ५) पाएलीथी नरेसु (वादसु); (a cloud) full
 of water; ५०००० ५०००० १/३ य. १४, ४१.
 ५००००००) (= उपास्ति) (असल जेला + ००
 ५ + ००; शुष्मि धा. ०० ५) सा. ना. नारी.
 अजित, जेला उपर दिल लगाडतु-पोते डेदा थध
 ननु; prayer; deep meditation in prayer;
 ५००००००० ४/१ वीर्य. ६, ३.

... विरी शुद्ध्या १ धा. ...

... , ... , ... , ...

... विरी शुद्ध्या १ धा. ...

... (= ... = Lat. Ambo) वि. ...

... = ... = दाबनां ...

... (= ... = Woven) (शुद्ध्या १ धा. ...)

... (...) वि. ...

... (शुद्ध्या धा. १) ...

... (असन्न ३५ ...) वि. ...

... (= ...) वि. ...

... (= ...) (शुद्ध्या ४ धा. ...)

... (शुद्ध्या ...)

... विरी शुद्ध्या १ धा. ...

... विरी शुद्ध्या ३ धा. ...

... (शुद्ध्या १ धा. ...) सा. ना. ...

... (शुद्ध्या १ धा. ...) सा. ना. ...

... (...) वि. ...

... (...) सा. ना. ...

... (...) वि. ...

... (शुद्ध्या १ धा. ...)

... (...) सा. ना. ...

... (...) सा. ना. ...

... (...) सा. ना. ...

... सा. ना. ...

... वि. ना. ...

... (...) सा. ना. ...

had subdued many demons; ७७०१ (Geld.) (२/१ ने अदले) य. १६, २८

७७०१) (= ७७०१ = ७७०१) (शुष्मि धा. ७१) सा. ना. नर. कोडोलु; a jackal; a fox; ७७०१, १/१ वं. ५, ३३. ३४; ७७०१, (७७०१) ने अदले; छेडेनी. नी शुष्म थयाने अदले वृद्धि थधने ७ लागे) १/१ वं. १३, १६.

७७०१) (शुष्मि १ तथा २ ७०) वि. जोडोलां पाएलावागे; वयमाना ० नकामो छे; having a large quantity of water; (lakes) with salt waters (Dar.); ७७०१ १/१ वं. ८, ८.

७७०१) विरो शुष्मि १ धा. ७१, ७१

७७०१) वि. रास्त, साध्यु; righteous, just; truthful; ७७०१ ने ७७०१ (रास्त) तुं पीशुं ३५ गएयु छे (७७०१ ७७०१ तुं ७७०१ थाम्मे छे तेम); ७७०१ रास्त (मायुसे) ने भाटे ४/३ छे. २६, ७.

७७०१) (= ७७०१ = रोध = ७७०१) (शुष्मि ४ धा. ७१) सा. ना. वेडेतुं पाएला, नदी; flowing water; a river; ७७०१ ७/१ वं. १३, १८; वं. १५, ६.

७७०१) विरो शुष्मि १ धा. ७१

७७०१) वि. ना. नारी. नामांकित कन्यातुं नाम; name of an illustrious maid; ७७०१ १/१ वं. १३, १४२. (शुष्मि मोदी.)

७७०१) वि. ना. नर. नामांकित पुरुषतुं नाम; name of an illustrious person; ७७०१ १/१ वं. १३, ११२. (शुष्मि मोदी.)

७७०१) विरो शुष्मि १ धा. ७१

७७०१) वि. ना. नारी. कायुल रोडेरतुं असली नाम (डाफ्टर हाडिंग); जोरासाननी दक्षिणे आवेलां रोडेरतुं नाम (हासले); the ancient name of Kabul (Haug); a city to the south of Khorassan (Har.); १) (जरु = जोडोलु; wide; extensive; ७७०१ १/१ वं. १, ११. (शुष्मि मोदी.)

७७०१), ७७०१) ३) सा. ना. नारी. दोस्ती, सनाह, सुवाङ्कित; डोल; संबंध; friendship, peace, concord; promise, connection; ७७०१ जोडने मे रीते समजवामां आवेछे:—

१- १) = १) = जोडोलु; wide; धा. ७७ = वे = व- एयु; ७७०१ पीज साधे जोडयु; to weave, to tie, to join; ७७ + ७७ + १) = ७७०१

२- धा. ७७ = वरु = आहायु; to love; orig., ७७ + ७७ + १); ७७०१ (सुवाङ्कित in accordance with) ३/१ य. १०, ३३; ७७०१ (दोस्तीथी ३/१ ने अदले) य. ११, १४. ७७०१ १/१ छे. ४६, ५.

५) वि. दोस्ती लरेलु (असल); आयादी करनार; friendly; prosperity-bestowing; ७७०१ ७७०१ आयादी करनारां वादलां (७७०१ ने अदले) १/३ य. ८, ४०.

७७०१) (७७०१ ७७२थी) सा. ना. ना-म. कोडकरार, साटुं, आवेज; a contract, a bargain; compensation; ७७०१ १/१ वं. ४, ३. ४.

७७०१) सा. ना. काम अजववुं, पुरं करयु; प- वित्र कोल अजववे (मित्स); fulfilling, finishing; faithfulness to holy vows (Mills); ७७०१ (Geld. ७७०१)

७७०१) (= ७७०१ + १); शुष्मि १ तथा धा. १) ६. वि. जोडोलु-लांपी हए सुधी जेतुं, दूर सुधी नेगाह करतुं; far-seeing; observing to a great distance; ७७०१ (Geld. ७७०१) नारी. १/३ य. १३, ३३.

७७०१) (शुष्मि धा. ७०१) सा. ना. नर. ३) छेडे, अंत, आयेरी; end, final change; ७७०१ २/१ य. १३, ५८; ७७०१ ५/१ वीरता- य. २६; ७७०१ ७/१ छे. ४३, ५. ६; छे. ५१, ६; छे. ६८, २३; छे. ७१, १४; ७. २१, १५.

५) पातजो-जीशुा मोन्जे (फारमे); मिकुं, पारीक नीशान (युस्ती); the rippling of the wave (Dar.); a small mark (Justi); ७७०१ २/१ य. १४, २६.

७७०१) वि. जेरावर, मजुट; strong, stout;

हस्तानां नर. ६/१ य. ११, २*; य. १४, ११. १६;

हस्तानाम् नर. २/३ ह्रि. ५०, ७१.

हस्तानां वि. संपूर्ण, धर्म, जोहोहस्त; complete; great; हस्तानां हस्तानां हस्तानां (न्व संपूर्ण. अथवा जोहोहो अशाली) २/१ ह्रि. ३१, ३.

हस्तानां (= हस्तानां, हस्तानां) वि. ना. नर. ३) वेगमय नरतोश्तना त्रयु छोकरोमोमानो अमिक छोकरो; अमि अदुतोना सरदार हतो; वणी अमि नमशोदना वरनो वेडा गण्यो छे; अमिनां हस्तानां हस्ताने आराधयु छे; one of the three sons of Zarathushtra, and the head of the agricultural class. He was the chief of the Vara, made by King Jamsheed. हस्तानां हस्तानां १/१ वं. २, ४३; हस्तानां हस्तानां ६/१ य. १३, ६८.

हस्तानां अमि नामनो अमिक पण्डिते नामांकित शम्स. जेनां हस्ताने आराधयु छे; name of an illustrious personage; हस्तानां हस्तानां ६/१ य. १३, १२७. (ज्युअमि मोदी.)

हस्तानां ३) वि. दोरती शम्पनार-धरावनार, friendly; हस्तानां हस्तानां (दोरती शम्पनार भा- लुस) नर. २/१ य. १, २४; हस्तानां हस्तानां (Geld. हस्तानां) (अयुकातरक पाणी) नारी. २/३ य. ८, ४७.

हस्तानां सा. ना. नर. दोरत; a friend; हस्तानां १/१ ह्रि. १०, ६; ह्रि. ३१, २१; ह्रि. ४४, २; ह्रि. ४५, ११; ह्रि. ४६, १४; ह्रि. ५०, ६; हस्तानां २/१ ह्रि. १०, ६; ह्रि. १६, १४; ह्रि. ७१, १३; हस्तानां ५/१ ह्रि. ७१, १३; हस्तानां १/३ ह्रि. ५१, १४४.

हस्तानां सा. ना. दोरती; हस्तानां नारी. २/१ य. १२, ३. ५; ज्युअमि हस्तानां हस्तानां, हस्तानां हस्तानां

हस्तानां (हस्तानां नु पण्डिते ३५) वि. दोरती धरा- वनार, दोरती अरेहस्त; आइगान्नीस्तानमां आवेली नदीनु नाम (गेदसनर); friendly, amicable; a river in Afghanistan (Geld.); हस्तानां (Geld. हस्तानां) य. १६, ६७.

हस्तानां (= हस्तानां, हस्तानां) सा. ना. नर. भाइसनां श- रीरमां अमिक इहानी वीज, जे आअमि दुनियानां

पाताना अथिनां सारां अमि नदारां अमिने अमि आवती दुनियामां नवामदार ते; अथ, रवान, आत्मा; soul; the immaterial and immortal spirit of man, responsible for his actions committed in this world; अमि जोहोहो अमिकस उत्पत्ति नवामां नथी; कदाअमि = कदा = जोहोहो; wide; धा. १ = अन् = अथवु; to live;

हस्तानां १/१ वं. १३, ३. ६. ५५; वं. १६, २६. ३०; य. १३, ५०. ८१; ह्रि. नुस्त. १. १६; वीश्ता. य. ४२; हस्तानां १/१ ह्रि. २६, १. ५; ह्रि. ३४, २; ह्रि. ४४, ८; ह्रि. ४५, ७; ह्रि. ४६, ११; ह्रि. ५०, ३; ह्रि. ५१, १३; ह्रि. ७०, ५; हस्तानां २/१ वं. १३, ३. ६. ५५; वं. १६, २६. ३०; ह्रि. १६, १४; सीरी २, १४; ह्रि. ३६, १; गेह ४, ६; य. ६, ४; य. १३, ८४; हस्तानां २/१ वं. १६, २६; ह्रि. ५५, १; हस्तानां ३/१ य. २१, ४; हस्तानां ४/१ वं. १४, २-४. ६-१०. १२-१६; वं. १६, २७; ह्रि. १. २; ह्रि. ६२, ४; ह्रि. ७०, २; गेह. ४, ५; वीश्ता. य. ३२; आइ. गाहाम. ७; Frag. ६, १; हस्तानां ४/१ ह्रि. ६, १६; ह्रि. ६२, ६; य. १७, २२; हस्तानां ६/१ ह्रि. १, १८; वीश्प. ६, ५; वीश्प. ११, १; सीरी २, १२; हस्तानां ६/१ ह्रि. ६३, ३; हस्तानां १/३ वं. १६, ३२; हस्तानां १/३ ह्रि. १६, ७; ह्रि. ३३, ६; ह्रि. ४५, २; ह्रि. ४६, ११; ह्रि. ६०, ११; हस्तानां २/३ वं. १६, ३०; हस्तानां २/३ ह्रि. २६, ७; य. १३, १४८; हस्तानां २/३ ह्रि. ३६, १; य. १३, ७४. १५४; हस्तानां २/३ ह्रि. ४२, ४; ह्रि. ४६, १०; हस्तानां ४/३ ह्रि. ४, २; ह्रि. २४, ४; वीश्प. ११, ६; ज्युअमि

हस्तानां हस्तानां, हस्तानां हस्तानां, हस्तानां हस्तानां

हस्तानां (= हस्तानां = डर्वरा = Fr. Arbre = L. Arbor) सा. ना. नारी. अमिारवर, अडपान; a tree, a plant; हस्तानां १/१ वं. ५, १२. १३; वं. ८, ६. १०. १०६; हस्तानां २/१ वं. ६, ३३-३६. ४२; वं. ११, २. ६; वं. १८, ३; वं. १६, ३५; ह्रि. ३, ३; वीश्प. ११, ५; हस्तानां २/१ वं. १५, ६. १०; हस्तानां ५/१ वं. ११, १०. १३; हस्तानां ५/१ वीश्प. ७, ४; हस्तानां ६/१ वं. ८, ७५; वं. १४, ४; वं. १८, ७२; ह्रि. १६, ८; य. १३, ८६; हस्तानां ८/१ वं. १६, १८; हस्तानां हस्तानां २/२ गेह. ४, ५; हस्तानां १/३ वं.

* Geld. हस्तानां † Geld. हस्तानां
‡ हस्तानां (अथमोदो)

य, १६; वं. २१, ३; ध्रुव. १२, ७; वीर्य. २१, १;
 य. १३, १०; अणुशब्दावली १/३ य. ८, ७; य.
 १३, ६३; शब्दावली २/३ वं. १, ४; वं. ११, ६;
 वं. २०, ४; ध्रुव. ४८, ६; ध्रुव. ७१, ६; य.
 १३, ७८. ७६; अणुशब्दावली २/३ वं. ९, ३; वीर्य.
 १६, ३; अणुशब्दावली २/३ ध्रुव. ५, १; ध्रुव.
 ३७, १; ध्रुव. ४४, ४; अणुशब्दावली ५/३ वं.
 १६, २; शब्दावली ६/३ वं. २, २८. ३९; वं. ८,
 २. ३. ७५. ७६. ८६; वं. ६, २; वं. १२, २. ४. ९.
 ८. १०. १२. १४. १६. १८. २०; वं. १४, ३; वं.
 १५, १४; वं. १८, ६३. ७१; वं. १६, १८; य. ७, ४;
 य. १२, १७; अणुशब्दावली ६/३ वं. ३, ४. २३;
 वं. ६, ४६. ४७; ध्रुव. ५२, ५; शब्दावली ५. १०,
 १४५; अणुशब्दावली ७/३ ह्रिदि. नुस्क. ७; शुभ्रि
 शब्दावली-अणुशब्दावली, शब्दावली-७

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली तथा शब्दावली)
 समास वि. अंतरावर-आडपानतु तोपम रापनार;
 (the stars) having the seed of the plants
 (in them); शब्दावली १/२. २/३ य. १२, ३१;
 सीरि. २, १३; शब्दावली-शब्दावली १/२. ६/३ सीरि. १, १३.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली तथा
 शब्दावली) समास ना. नर. आडपानथी साशु
 करनार वैद्य, आडपालानो द्रुक्तर; one who re-
 stores to health by means of vegetable
 drugs शब्दावली १/१ य. ३, ६; शब्दावली
 अणुशब्दावली १/३ वं. ७, ४४.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली तथा शब्दावली)
 समास ना. नर. आडपानाने तोडी पाडवां, आड-
 पानाने कापी नांयवां; felling or cutting
 down the trees; अणुशब्दावली-शब्दावली २/३ ह्रिदि.
 नुस्क. १३; वीरता. ५. ३७. ५६.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली)

शुभ्रि-शब्दावली (अर्थ अयोक्स); वधारे भक्तिभा-
 वथी (मिस); प्रति (दारमे); (meaning un-
 settled); more devoutly (M.); glory
 (Dar.); अणुशब्दावली ध्रुव. ३४, ६.

शुभ्रि-शब्दावली सा. ना. गरभी (दारमे); इदगीरी,

रीक (दारमे); heat (Dar.); grief (Har.);
 अणुशब्दावली २/१ य. १६, ६६.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली)
 शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली) वि. शु-
 शाकी भरेलु, सुप भोगवतु; joyful, happy;
 अणुशब्दावली, अणुशब्दावली
 Wester. (शुशाकी भरेली शुंङगी साथि) ३/१
 ध्रुव. ६२. १०; अणुशब्दावली (शु-
 शाकीभरेली शुंङगीना शुव साथि) ३/१ वं. १८, २७.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली) वि. ना. नर. अित
 ध्रुवाने अक्षतने छिकरी तथा केरशास्पने भाषि;
 son of Thritha, and brother of Kereshâspa;
 he was killed by Hitâspa and was avenged
 by Kereshâspa; अणुशब्दावली १/१ ध्रुव. ६, १०;
 अणुशब्दावली ५. १५, २८; अणुशब्दावली
 Wester. ६/१ आक्षरी. पेगम. नर. ३.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली) वधवु (असल.);
 शुशाकी पामवी, सुप भोगवतु; शुशाकी करतु;
 to enjoy happiness; to please; to rejoice;
 अणुशब्दावली अ. भू. परस्मै. ३/१ ध्रुव. ३४, १३;
 ध्रुव. ४४, ८; ध्रुव. ७०, ५.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली तथा शब्दावली)
 समास. ना. नारी. शुशी भरेलो-घेहेरी सपुन
 (असल.); हसवाभां-पुशी भीजलभां भाषतु; a
 humorous word (lit.); speaking jesting-
 ly; अणुशब्दावली ३/१ ध्रुव. ३२, १२.

शुभ्रि-शब्दावली = वधवु (असल.); शुशाकी पामवी, शु-
 शी थवु; to feel gladness, to be pleased;
 शब्दावली वर्त. ६. आत्मने. नर. १/१ य. १०, ७३;
 अणुशब्दावली १/३ य. १०, ३४.

शुभ्रि-शब्दावली (शुभ्रि शब्दावली) क वि. शुशाकी-
 वागो-पामतो; joyous, mirthful; अणुशब्दावली (शु-
 शी-दार्क; useful, advantageous) २/३ ध्रुव.
 ३०, १; अणुशब्दावली अति. वि. नर. १/१ ध्रुव.
 ३६, २; अणुशब्दावली the most favoring
 guardian power (M.); the ardour for doing
 good works (Dar.) नारी. २/१ ध्रुव. ४६ ८
 अणुशब्दावली of the most friendly
 (M.) नर. १/१ ध्रुव. ३६, २.

य) सा. ना. पुराणी, आनंद; joy, gladness; ... नारी. ३/१ ध्रु. ३६, २.

ग) वि. ना. नर. आउपाशुनी अंदरने। आतरा, ते तेअमाने वधारवाने मद्द करेछे; the fire in trees and plants which is kindled by friction. ... २/१ ध्रु. १७, ११; ... १/१ ध्रु. १३, ८५.

अवस्था (शुष्मा) सा. ना. नान्य. पुराणी, आनंद, सुख; दोस्ती (मिस्स); joy, happiness; friendship (M.); ... १/१ ध्रु. ३२, १.

अवस्था सा. ना. नान्य शिआमलु, दीनने। काअमेदो, धर्मनी सुख्य आउद-तत्व; धा. ... = मानवुं, अमीकीन लाववुं; to put faith in a religious doctrine—instruction; ... ३४, ८; ... २/३ ध्रु. ३०, ११; ध्रु. ३१, १; ... ३/३ ध्रु. ३१, १; ध्रु. ४४, १५.

अवस्था विरो शुष्मा

अवस्था सा. ना. नान्य. पीअर; पुराणी (दारमे.); सुखी वधारो (मिस्स); love; joy (D); happy increase (M.); ... ३/१ ध्रु. ४३, २. शुष्मा

अवस्था सामान्यरूप. दीन विपर अमितकाद-अमीकीन लाववानेभठि; for putting faith in religion; धा. ... = अमीकीन लाववुं; to put faith in; ... (Dar.); ध्रु. ३१, २.

अवस्था (= ल +) ; शुष्मा , तथा र ल) समास वि. ओहोलां पाणीवाहुं; having a large quantity of water; (lakes) with salt waters (Dar.). Comp. ... १/१ य. ५, ४८; ... नर. १/३ य. १०, १४.

अवस्था (शुष्मा) सा. ना. नारी. आतरा विपर आलवाननी अमिक नतनी पुराणी; शु-राआधुनि नाम; a sort of perfume, burnt on the fire for fumigation. Comp. ... a plant having the odour of garlic; ...

१/१ वं. ८, २; ३. ७६; वं. ६, ३२; वं. १४, ३; वं. १८, ७१.

अवस्था (शुष्मा) सा. ना. नान्य. पुराणी, आनंद; joy, gladness; ... ३/१ ध्रु. १०, ८; ... वीशता. य. ५०.

अवस्था (शुष्मा) तथा अमीकीन वि. ना. नर. पोहोणी पोहोलांनी-खडाधनी टोपीवागो (असल); माणुसनुं नाम; तेने शुशतारप पादराह नहसाउवा भागता हतो; with a broad helmet (lit.); name of a person whom Kai Gushatâsp wanted to put to flight; ... १/१ य. ६, ३०.

अवस्था वि. पातनुं; thin; शुष्मा नयिनो ज्येल.

अवस्था (शुष्मा) तथा अमीकीन समास वि. पातणी कमरवाहुं; having a thin waist; ... नारी. १/३ य. १७, ११.

अवस्था (शुष्मा) तथा अमीकीन वि. ना. नर. पोहोलां अतरवागो (असल.); माणुसनुं नाम, तेने शुशतारप पादराह नहसाउवा भागता हतो; with a broad armour (lit.); name of a person, whom King Gushatâsp wanted to put to flight; ... १/१ य. ६, ३०.

अवस्था = क) पोहोलांयवुं, नहउपथी नवुं; to reach, to go hastily; ... य. ५, १३१ य) गोल करवुं, अकगति करवी; to turn round, to revolve; ... १/३ य. १२, २५; ... प्रयो. अ. जू. पररमे ३२ (Geld. ...) य. १६, ८२.

ग) पाछुं करवुं, पाछुं करी नवुं; to turn back, to revert; ... प्रयो. अ. जू. आतने. ३/१ य. १३, ८६.

अवस्था-अवस्था = (कोधमाणुस धम्मा यीननी) नरदीध आववुं-करवुं; to turn, to come near; ... १/३ य. १७, १५.

अवस्था-अवस्था क) पोहोलांयवुं, आवी पोहोलांयवुं; to

૧૪) . ૧૫-૨૦ આહાર ખોદી કાઠાડવું; વં. ૩, ૧૨.

ગ) સિવાય, વતરેગે, નહી; except, exclusive of, without; જેમકે ૧૫૧૫૨, દિલની ગરમી-જીવ વગરનું, ક્રિયુવેવું (વં. ૫, ૪૫); ૧૫૨૧-૨૦ યુદ્ધિ વગરનું (વં. ૫, ૧૨); ૧૫૩-૨૦ = નહી પરણવું (૧૫૩-૨૦ પરણવું બિલકું) (૫.

૧૭, ૫૯); ક્રીધલાને નહી ક્રીધા ખરા-ખર કરવો = યુનાહની તોળેશ કરવી (વં. ૧૩, ૩).

કેટલીએક વખતે એ ઉપસર્ગ ક્રિયાપદની પાસેજ આવતો નથી, પણ તેની આગમ્ય, જરા દૂર આવેછે; જેમકે ૧૫૧૧૫૦ ... ૨૦ (વં. ૧૩, ૪૨. ૪૩); ૧૫૧૫૧૫૦૦ ... ૨૦ (વં. ૧૩, ૧૦. ૧૧); ૧૫૩૧૫૦૦ ... ૨૦ (૫. ૧૦, ૨૫); ૧૫૧૧૫૦ ... ૨૦ (ઇલ. ૧૨, ૨).

૧૫૩૦ (જુઓ ધા. ૧૫૩) સા. ના. મરજી, આહેશ; wish, desire; ૧૫૩૦ (ગીજી યુશીથી) ઝી ૫. ૧૦, ૧૦૮. Geld. ૧૫૩૦૧૫૩૦. ૧૫૩૦૦૦ એ પ્ર-માણે લેતાં ક્રીધલા, to bless, to wish happiness to; to exalt = સાર કરવું, કદયાન કરવું, બુલંદ કરવું.

૧૫૩૦૦૦ વિશે જુઓ ૨ ૧૫૩૦૦૦
૧૫૩૦૦૦ (જુઓ ધા. ૧૫૩) તથા ૧૫૩ ૧૫૩ વિ. ધણો બુ-રો-દુષ્ટ-પાપી; exceedingly bad-wicked-sinful. ૧૫૩૦૦૦ નર. ૧૩૩ ૫. ૧૩, ૧૦૫.

૧૫૩૦૦૦ (જુઓ ધા. ૧૫૩) સા. ના. ના-ય. મરજી, યુશી, ઇચ્છા; wish, desire; ૧૫૩૦ ૨૧૨ (ક્રિ. અ.) (= યુશીથી, મરજીથી, જાણી જોઈને voluntarily) વં. ૮, ૨૭; ૧૫૩૦૦૦ ૨૧૨ વીશ્તા. ૫. ૩૪. ૪૬. જુઓ ૧૫૩૦૦૦

૧ ૧૫૩૦૦૦ (જુઓ ધા. ૧૫૩) વિ. કૃ. ઇચ્છતાં, મરજી સાથે-થી; યુશી થઈને; willing, inclined to anything; જુઓ; ૧૫૩૦૦૦

૨ ૧૫૩૦૦૦ (જુઓ ૩ ધા. ૧૫૩) વર્ત. કૃ. વિ. ચલકવું, પ્રકારવું, ઝકઝક જવું; ૧૫૩૦૦૦. ૧૫૩૦૦૦ ૧૫૩૦૦૦ (પેલેલી ઝકઝકાંવાળી ખામ-દાદની વખતે) નારી. ૨૧૧ ૫. ૧૪, ૨૦.

૧૫૩૦૦૦૦ (અર્થ અચોક્કસ); ૧૫૩૦૦૦૦ = Ved. ૧૫૩૦૦૦૦ = એક જાતનો જોહેરી રીપો (હાઉંગ);

૧૫૩૦૦૦ = રહસ = માંકડ (ઉવિનદિશ્માન) ; કરડી-કોતરીને ખાનાઈ એકજાતનું જાનવર (હારલે); કીડીએના જથ્થો (દારમે.); (meaning unset- tled); a poisonous plant (Haug); a bug (Windis.); a gnawing insect (Har.); a swarm of ants (Dar.); ૧૫૩૦૦૦૦ ૨૧૧ વં. ૧, ૬.

૧ ૧૫૩૦૦૦, ૧૫૩૦૦ વિ ના. નર. ૧૧૧૧ (૧૧૧૧૧) ૧૫૩૦૦૦, ૧૫૩૦૦ ૧૧૧૧૧ = ૧૧૧૧૧ = કેકાઉસ; Kava Usa, Kai Kâus, son of Kavi Kavâta (Kai- kobâd) the founder of the Kayânian dynasty. He is said to have made an unsuccessful attempt to reach heaven, through the instigation of Abriman. 'કાઉસ' એલમાંજ ૧૧૧૧ ૧૧૧૧૧ આવી ચુકો; કેકોમાદ, કેખસરમાં 'કે' જુદો આવ્યો, તે ઉપરથી 'કાઉસ' માંખી તેની આગમ્ય, 'કે' ઉમેરેલો દીસેછે; ૧૧૧૧ ૧૧૧૧૧ ૧૧૧ ૫. ૪૫; ૫. ૧૪, ૩૯; આફ. પેગમ. જર. ૨; ૧૧૧૧૧૧૧ ૧૧૧૧૧૧ ૨૧૧ ૫. ૧૯, ૭૧; ૧૧૧૧૧૧૧ ૧૧૧૧૧૧૧ ૧૧૧ ૫. ૧૩, ૧૩૨. (જુઓ મોદી.)

૨ ૧૫૩૦૦૦ વિ ના. નર. મજદયસ્ન નામના શાસ્ત્રો છોકરો; name of an illustrious personage; son of Mazdayasna. ૧૧૧૧૧૧ ૧૧૧ ૫. ૧૩, ૧૨૧.

૧૫૩૦૦૦ વિ ના. નર. કીક, કરપ ઇત્યાદિની માફક દેવ ઇત્યા બુરા માણસની એકસ જાત; a sect of Daevas or miscreants; ૧૧૧૧૧૧૧ ૧૧૧ ઇલ. ૪૮, ૨૦; the Pehlvi translation has a pure transcript, viz., ૧૧૧૧૧૧૧ (જુઓ મોદી.)

૧૫૩૦૦૦૦ વિ ના. નર. નામાંકિત પુરુષનું નામ; name of an illustrious personage; ૧૧૧૧૧૧૧ ૧૧૧ ૫. ૧૩, ૧૧૩. ૧૪૦. (જુઓ મોદી.)

૧૫૩૦૦૦૦૦ (જુઓ ધા. ૧૫૩) વિ. ઇલ-વેલી-ઇજીને પવિત્ર ક્રીધેલી (મ્યઝદ); (Myazda) consecrated with blessings; ૧૧૧૧૧૧૧૧ ૧૩૩ વં. ૧૮, ૧૨.

૧૫૩૦૦૦૦૦ વિશે જુઓ ધા. ૧૫૩
૧૫૩૦૦૦૦૦, ૧૫૩૦૦૦૦૦ વિશે જુઓ ધા. ૧૫૩
૧૫૩૦૦૦૦ () ઉપરથી) વિ. ઉંચું; high; ૧૫૩૦૦૦

(उंचे वेरथी, उंचे सुन्धी; high up) पा१ (क्रि. अ.) ५. ५, १४; ५. १३, १०७; ५. १५, ५४.

उंचे-उंचे (शुच्यो) तथा (१२५) वि. अलंकारेण उंचेगीवाणो; of an exalted life; १२५-७ नर. ८/१ आ३. पेगम. ७२. १.

उंचे-उंचे (= उत्तान) (शुच्यो धा. १२५-७) वि. आलेखनी रीते उंचा क्रीषिला-धरेला (हाथ); लंबावीने आस्मान तरफ क्रीषिला (हाथ); (hands) stretched out (with the face upwards in a supplicating posture); ७५५-७७७. ७५५-७७७ नर. ३/३ छं. २८, ५. शुच्यो ७७७-७७७

उंचे-उंचे (= उत्तानहस्त) (शुच्यो ७७७-७७७) तथा (७७७) सभास वि. आलेखनी रीते आस्मान तरफ हाथ उंचा करीने; with hands stretched forth in entreaty; ७७७-७७७ नर. १/१ छं. २८, १.

उंचे-उंचे (= उत्तम) (७७७) उपरथी) अति. वि. सउथी अलंकारेण-उंचे, सउथी आमेरनुं, छेले; highest; ultimate; last; ७७७-७७७ २/१; ७७७-७७७ (उंचेगीना आमेरीना छेडासां at the last ending of life) ७/१ छं. ७१, १८; ५. २१, १५.

उंचे-उंचे (७७७) उंचेभांथी (लगी) डोर मंडीने changing the side after awaking from sleep; rt. ७७७-७७७ to turn the side; orig. ७७७-७७७; ७७७-७७७ वर्त. ६. नर. १/१ ५. २१, ११.

उंचे-उंचे (७७७) उपरथी) सा. ना. नारी. उंचाछ, अलंकारेण; height, altitude; ७७७-७७७ २/१ छं. १०, १३.

उंचे-उंचे (= ७७७-७७७; शुच्यो धा. ७७७-७७७) सा. ना. नारी. उंचे वेरथी धावुं-स्नान करवुं; washing (the whole body) from the top; ७७७-७७७ २/१ वं. ८, ६८.

उंचे-उंचे वि. ना. नर. नामांकित पुरुषनु नाम; name of an illustrious personage; ७७७-७७७ १/१ ५. १३, ११७. (शुच्यो मोदी.)

उंचे-उंचे (Wester. ७७७-७७७) वि.

ना. नर. ७७७-७७७ = कुटुंबनु नाम (दारमे); ७७७-७७७ = अस्मात्परी पामिलो (रपी., युस्ती); name of a family (Dar); the experienced Caenas (Sp. & J.); ७७७-७७७ नर. १/१ ५. १३, १२९. (शुच्यो मोदी.)

उंचे-उंचे वि. ना. नर. पुरुषनु नाम; name of a person; ७७७-७७७ १/१ ५. १३, १२१.

उंचे-उंचे विरो शुच्यो धा. ७७७

उंचे-उंचे व. ना. नर. उंचे नामना जे पुरुष थया छे; १ ७७७-७७७ नो छेकरे; २-७७७-७७७ नो छेकरे; उंचे जेडुनां करेहरने आराध्यां छे; two persons of the same name: (1)son of Paeshata;(2) son of Paeshatangh; ७७७-७७७ १/१ ५. १३, ६७. १२०.

उंचे-उंचे विरो शुच्यो धा. ७७७

उंचे-उंचे विरो शुच्यो ७७७-७७७

उंचे-उंचे (शुच्यो ७७७-७७७) सा. ना. (अर्थ अचोकरे); नाहो मेवो-कुण (रपी. तथा युस्ती); वगर छालनो मेवो (हाडग); अरिरे लोवा नही अनाविलो (दुधनो) नरम अरिरे; meaning unsettled); a small fruit (Sp. & J.); fruits without rind (Haug); (milk) without pap (D.); ७७७-७७७ १/३ वं. ५, ५२.

उंचे-उंचे विरो शुच्यो धा. ७७७

७ ७७७ = उच = क अणवुं, गरमी आपवी; प्रकारावुं; to burn; to communicate heat; to shine; शुच्यो ७७७, ७७७ अ) आणी नाअवुं; to burn, to consume with fire; शुच्यो ७७७-७७७

२ ७७७ = कच = आगरि पडवुं, पीमार थवुं; to be sick or ill; शुच्यो ७७७-७७७

उंचे-उंचे वि. ना. नर. पाहाडनु नाम; name of a mountain; ७७७-७७७ १/१ ५. १६, ५. (शुच्यो मोदी.)

उंचे-उंचे (उचस् = Lat. Aurora = Aurora) (शुच्यो १ धा. ७७७) सा. ना. क)

सवारनां अत्रकलांते वामत, आमदाद; the break of day, dawn. **अवस्था** नारी. २।१ गेह ५, ५; अवस्था नारी. २।१ वं. १३, १. २. ५. ६; वं. १८, १५. २३; य. ५, ६२; य. १८, २०; य. १५, ५५; गेह ५, ५; अवस्था नर. २।१ वं. १३, १; **अवस्था** २।३ ध्रि. ४४, ५; **अवस्था** ५।३ हादि. नुस्क. ४१; **अवस्था** ७।३ वं. २१, ३. शुभ्या **अवस्था**

५) **अवस्था** = सवारनां अत्रकलांती शैरानीनी नगा=पूर्व दिशा; that part of the heavens where the morning light appears, i. e., the East. **अवस्था** - **अवस्था** (नुरवाणी पूर्व दिशांमिथी) नारी. ५।१ य. ८, ३५. **अवस्था** Wester.

अवस्था (= **अवस्था**) (शुभ्या **अवस्था**) वि. पूर्व तरङ्क; eastern; **अवस्था** 'तरङ्क, दिशा' अतज्ञावनारे प्रत्यय छे; suffix implying direction; e. g., **अवस्था** western पश्चिम तरङ्क; **अवस्था** southern दक्षिण तरङ्क; **अवस्था** northern उत्तर दिशा तरङ्क; **अवस्था** + **अवस्था** = **अवस्था**; **अवस्था** ३।१ वं. १, १८; **अवस्था** ५।१ वं. १८, ५; **अवस्था** ७।१ ध्रि. ५७, २८; य. १०, १०४; **अवस्था** ५।३ वं. १८, ५.

अवस्था (= **अवस्था**) (**अवस्था** उपरथी) वि. ना. नर. उराहेत गेह; सवारनु अत्रकलु राइ थांमि तेअारथी ते सुरन उगे त्यांहां सुनीना वामत (अमज्ञ.); रातना आर वागाथी ते अत्रकलु हेआंमि त्यांहां सुनीना वामत (हालनी रीत प्रभात्तु); Ushahin Geh; the time between the morning twilight and the rising of the sun (orig.); the time between twelve o'clock at night and the morning twilight; **अवस्था**; **अवस्था** २।१ ध्रि. २, ७; गेह ५, ५; **अवस्था** ४।१ ध्रि. १, ७; ध्रि. ३, ६; गेह ५, १; **अवस्था** **अवस्था** ८।१ ध्रि. १, २०.

अवस्था (= **अवस्था** = **अवस्था**) (शुभ्या १ धा. **अवस्था** क) सा. ना. ना-य. हुशियारी, होश, धिआन; intelligence, understanding; mind;

अवस्था २।१ य. १, २८. ३१; य. ११, २; य. १४, ५६; ध्रि. ६, २८; ध्रि. ६२, ४; वीर्य. १५. १; **अवस्था** (Geld. **अवस्था**) ३।१ ध्रि. ४३, १५.

अवस्था (= **अवस्था**) (शुभ्या **अवस्था**) तथा **अवस्था** समास ना. ना-य. हुशियारीथी धिआनमां खिबु-समनबु, मतमां याद राप्यबु; holding in mind; **अवस्था**. २।१ ध्रि. २२, २५; ध्रि. २५, ६; सीरि. १, २६; सीरि. २, २६.

अवस्था (= **अवस्था**) (शुभ्या **अवस्था**) तथा **अवस्था** वि. ना. नर. हुशियारी राप्यबु (अमज्ञ अर्थ); पाहाडनु नाम छे, अने ते पेगमअर नरतोशतना दीन लाववानी यीना साथे न्नेडांमिथो छे. वधारे जोलासा मठे शुभ्या जोरदेह अवरता या मांमिनी, होरमनद यशतना २८ मा कुकरानी नोट; the name of the mountain, on which Ahura Mazda revealed His religion to Zoroaster. The Bundchesh places it in Seistan. **अवस्था** १।१ य. १८, २; **अवस्था** **अवस्था** २।१ ध्रि. २, १४; ध्रि. २५, ७; **अवस्था** . . . **अवस्था** ५. १, २८. ३१; **अवस्था** ६।१ ध्रि. १, १४; ध्रि. ३, १९; य. १८, ०. ६७; सीरि. १, २६.

अवस्था (शुभ्या **अवस्था** तथा १ धा. **अवस्था**) समास वि. हुशियारी आपनार; अंमि जोल **अवस्था** नामना पाहाडनां विशेषण तरीके आविछे, न्ने पाहाड उपर पेगमअर नरतोशतने दादर होरमनद साथे दीन आये वातयीत यध अने धर्म आये यधी हुशियारी हांसिज यध; (the mountain) that gives intelligence; **अवस्था** २।१ य. १८, २. ६९; **अवस्था** २।१ य. १, २८. ३१.

अवस्था, **अवस्था** समास ना. ना-य. जोडोली अकल, धुली हुशियारी; wide mental light; **अवस्था** = **अवस्था** + **अवस्था** = **अवस्था**; **अवस्था** ३।१ ध्रि. ३४, ७; **अवस्था** ४।१ ध्रि. ३२, १९.

अवस्था (शुभ्या १ धा. **अवस्था** क) क वि. तंदरौरात, निरौगी; healthy, hale; vigorous; **अवस्था** नर. २।१ य. १८, ४२; **अवस्था** . . . **अवस्था** **अवस्था** नर. ६।१ आकुरं. गाहाम. ३.

५) सा. ना. नारी. आयादी, यदती कणा, तंदरेस्ती, दिल्नी गरमी; केशलायिक वयत अंग्रेण 'Hail!' (नय नय) नी मतलमे वपरा-यमेला आविष्ट; prosperity, good fortune, health; vitality; hail! ह्य. ७७. ७७. ७७. ७७. अयमे नर! तुने म्ये प्रमाणे आयादी-भेडायाध (होणे)! १/१ वं. ७, ५२; ७७. ७७. तुं उलटुं ह्य. तथा ह्य. आविष्ट, नरेतो अर्थ 'दुःख, हार, शोक, अकसास' थायमेष्ट; शुभ्या य. ८, २३; य. १०, १३८. ७७. ७७. ७७. ७७. २५; ७७. ७७. ७७. ७७. १३, १; वीर्य. १८, १; य. ८, २६; य. १०, ६१. १३७; ७७. ७७. १/१ ७७. २०, २; ७७. ७७. ११; ७७. ७७. ४३, १; ७७. ७७. ५१, ८; ७७. ७७. (held. ७७. ७७. Hail to us!) य. १३, ६८; ७७. ७७. ३/१ ७७. ३३, १०; ७७. ७७. (अने आयादीथी) ३/१ ७७. ८, ५; ७७. ७७. ४१, ४.

७३३) ७३३-७३३) वि. ना. नर. पाहाडनु नाम; name of a mountain; ७३३-७३३-७३३ १/१ य. १६, ५.

७३३) ७३३ (७३३ क उपरथी) सा. ना. नारी. तंदरेस्ती, सुख, आयादी, कृतेह; health, happiness, prosperity, success; ७३३-७३३ २/१ ७७. २१, ८; ७७. ७७. ७७, १६; वीर्य. १८, १; य. ८, २६; य. १३, ६३; होदो. नुरक. २ (= य. २२, २); ७३३-७३३ ४/१ वीरता. य. ३३ (= य. २४, ३३); ७३३-७३३ ७/१ ७७. २१, ४; वीर्य. १८, २.

७३३) विरो शुभ्या ७३३

७३३) ७३३ (७३३ उपरथी) वि. जन रायनार, जनवागो, जनदार; possessing life; living (creature); ७३३-७३३ नर. १/१ य. १३, १२६; ७३३-७३३ नर. ६/३ य. १४, २०.

७३३) ७३३ (शुभ्या ७३३ तथा ७३३) समास ना. नारी. तंदरेस्ती आपनारी भेट, ध्याने न्ने भेट अर्पणु क्रीषाथी तंदरेस्ती-सुभा-कारी हांसिल थायमे; a healthful offering, i. e., an offering conducive to health; ७३३-७३३ २/१ ७७. ६०, ६; ७७. ७७. ६२, १. ७; ७३३-७३३ (२/१ ने यदले) ७७. ७७. १८.

७ ७३३) ७३३) (= ७३३, ७३३, ७३३) वि. नारी. तंदरेस्ती-आयादी आपनार (असल); ७३३-७३३) (वि. ना. नारी) = ७३३ ७३३ = अशतवद गाथा; येग-मयर नरतोशतना पांय गाथाय्यामांनो पील गाथा. ७३३) जोदथी शइ थायमेष्ट. ते उपरथी म्ये नाम आपवामां आंधुं; 'भेदरेती रवान भेदरेतमां नवा आगमय म्ये गाथाना रावेदो म्ये-अरेष्ट.' म्ये गाथाना हा, ७७. ४३-६६; giving health and prosperity (lit.); the second of the five Gāthās of Zoroaster consisting of Yaç. 43-46. It is so named from its first word ७३३) 'The souls of the pious and the blessed chant the hymnic words ७३३) ७३३) &c., before they enter their celestial residence. ७३३) ७३३) २/१ वीर्य. २, ८; ७७. ४६, २०; ७७. ७७. ७७, १६; होदो. नुरक. २; आइ. गाथा. ३; गेह २, ५; ७३३) ७३३) (अशतवद हा) २/१ ७७. ४३, १७; ७३३) ७३३) १/१ वं. १६, ३८; ७७. ४६, २०; वीर्य. १, ६; आइ. गाथा १.

७ ७३३) ७३३) वि. ना. नारी. म्येक नामीची स्त्रीनु नाम; name of an illustrious woman; ७३३) ७३३) १/१ य. १३, १३८. (शुभ्या मोदी.)

७३३) ७३३ (७३३ ५ उपरथी) वि. तंदरेस्ती आपनार्इ, सुखवासी (असल); आइ-गातीरतानमां आविष्टा पाहाडनु नाम; health-giving, prosperous (lit.); name of a mountain in Afghanistan (Geld.); ७३३) ७३३) नारी. १/१ य. १६, ६७.

७३३) ७३३ (शुभ्या ७३३ ५ तथा ७३३) समास ना. नर. तंदरेस्ती-शुवनी शक्ति आपनार साहेय (असल.); वृद्धि करनार-अशरीरा करनार साहेय; the bestower (orig., the master) of health and the vigour of life (lit.); the lord of prosperity or gift; ७३३) ७३३) (Geld. ७३३) २/१ ७७. २६, २.

७३३) ७३३) वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage; ७३३) ७३३) १/१ य. १३, ११६.

५५५५, ५५५५ (शुद्धो १ धा. ष्ट) क.सा. ना. नर. हिलनी गरभी (असल.); श्रु; the heat of the heart (lit.); life; ५५५५ री वं. ७, ७१; वं. १८, ५; वं. १६, ७; ५५५५ री वं. ११, १८; ध्रु. १३, ४; ध्रु. १४, २; ध्रु. ३१, ११; ध्रु. ३३, १८; वीरप. ५, २; ५५५५ री वं. ५, ६; ५५५५ (दम-श्रु साधे, पुर तेशुथी) ३१ ध्रु. ४३, १६; ५५५५ ४१ ध्रु. ३८, १८; ५५५५ ६१ ध्रु. ६, १६; ध्रु. १२, ३; य. १६, ४८; आक्षर. गाहाम. १४; ५५५५ री वं. ५, १; ५५५५ ३३ ध्रु. ५, ३; ध्रु. ३७, ३; शुद्धो ५५५५-५५५५ तथा न्यिनेनो योव.

५५५५-५५५५ (शुद्धो ५५५५ तथा ५५५५) समास ना. जननी आदेशि, जननी पीयार; the love of life; ५५५५-५५५५ ६१ य. १६, ४८.

५५५५ (शुद्धो धा. ५५५) सा. ना. नारी. मरुश्रु, ध्रु. wish, desire; ५५५५ ११ ध्रु. ४८, ४; ५५५५ री वं. २, ११. १५. १६; ५५५५ (Wester. ५५५५) य. ८, ७.

५५५५ (= ५५५५ = उष्ट्र = شتر) सा. ना. नर. उँकः a camel; प्रो. पिकेटो (Prof. Pictet) उँक योवने ५५५५ = वग = तामे थयुं उपरथी नीकगेलो गणेश; सोलेनाहमि वरा-नरे थाय्ये तेयुं जनवर (असल); ५५५५ ६१ वं. ६, ३७; वं. १८, ११; ५५५५ १३ य. १७, १३; ५५५५ ३३ वं. २२, ३. १०. १६. २०; य. ८, २८; य. ६, ३०; आक्षर. गाहाम. १०.

५५५५ वि. ना. नर. नामांकित पुरुषयुं नाम; name of an illustrious personage; ५५५५ ६१ य. १३, ११५. (शुद्धो माती.)

५५५५-५५५५ (५५५५) (शुद्धो १ ५५५५ तथा ५५५५) समास ना. नारी. सां- दलुणी; a she-camel; ५५५५-५५५५ ११ वं. ७, ४२. Comp. ५५५५ ५५५५ a he-camel.

५५५५-५५५५ (= ५५५५-५५५५ = उष्ट्रस्थान) (शुद्धो १ ५५५५ तथा ५५५५) समास ना.

नर. उँकने रायवानी नगा, उँकनुं थात; a camel-stall; ५५५५-५५५५ री वं. १५, २४; ५५५५-५५५५ ७३ वं. १५, २३.

५५५५-५५५५ (५५५५-५५५५ उपरथी) स- मास वि. उँकना तमेवने लगनो, उँकना तमेवने भाडे रायनार; the owner or the keeper of the camel-stall; ५५५५-५५५५ नर. ११ वं. १५, २४.

१

१ = ऊन् = उँकनुं थयुं, आली थयुं, तंगीमां होयुं, हा- नतमंद थयुं; to decrease, to be empty, to be in want; उँकनुं धातु उपरथी उँकनुंमां Want (तंगी) योव नीकगेलो छे. शुद्धो ५५५५, ५५५५, ५५५५

५५५५ (= उ) (शुद्धो ४ धा. ५५५, ५५५) सा. ना. नान्य. अरथी, स्त्रिकस, रसी; grease, matter excreted from a dead body; ५५५५ री वं. ६, १०. १२. १४. १६. १८. २०. २२. २४.

५५५५ सा. ना. नान्य. कुम्भे (रपी. तथा युगती); सुय (हारले.); आयात्री (दारमे.); मरु (मिस्स); profit (Sp. & J.); happiness (Har.); prosperity (Dar.); help (M.); ५५५५ ११ ध्रु. ४६, ३.

५५५५-५५५५ (शुद्धो १ ५५५५ तथा धा. ५५५) समास ना. नान्य. त्रिकस-रसीयुं वेलेयुं; the flowing of grease or excreted matter; ५५५५-५५५५ ११ वं. ६, १०. १२. १४. १६. १८. २०. २२. २४.

५५५५ (= ऊन) (शुद्धो धा. १) क. लु. कुं. वि. आली थय्येयुं (असल.); हागतमंद, गरगतमंद, तंगीवागो; आय्य उँकनुं लु. कुं. ना. ५५५ ने यदले, ५५५ प्रत्यय लागो (शुद्धो भाई अवस्ता आकरणु, सके २६४ मो); emptied (lit.); needy, indigent; ५५५५ नर. री वं. २२, ५. १२. १८. ५५५ सा. ना. नारी. तंगी, गरीभाध, दरिद्रता; need, indigence; misery; ५५५५ री वं. १०, १५.

५५५५ विरो शुद्धो ५५५

५५५५ विरो शुद्धो ५५५

६

६ (* ने अहवे ; शुभ्र्या *) वि. सिवाय, वनरेगे, नडी ; अमे विपसर्ग ङ थि राइ यना चोक्स ओलिनी आगमय आविधि ; a prefix used generally before words beginning with ङ, », implying 'negation, privation, absence,' *wide* * ; e. g., * अह्वय-होमो = नडी तमाम उंघ काहाउ-नार, ह्मिाने जेहचिम तेठली उंघ काहाउनार (वं. १३, ४६) ; * अश्रुंते = काम करवाने अशक्त, ना-तवान (वं. १८, ३०) ; * अश्रुते = नडी पामतो (वं. १३, २८) ; * अश्रुते = नडी नालुतो (ह्रि. ३१, १२) ; * अश्रुते = कुटुंब वगरतो (वं. ८, ४७).

* अश्रुते/वि. ना. नर. अश्रुते नामीया तीर-अंदाहरनु नाम ; अमेना ओलासा आमे शुभ्र्या ओरेहेह अवन-स्ता आमाअमिनी, तीर यशत, ६ डोकाइरे ; Erekhsha, well known in the later writings by the name of ارش شیدا تیر (Pehl. Arish Shīvatīr; Av. * अश्रुते-अश्रुते-अश्रुते-अश्रुते) was the best archer in the Iranian army. When Minochehr and Afrāsyāb agreed to fix the boundary between Iran and Turan, Erekhsha was directed to discharge an arrow from Mount Damāvand, and the place in which the arrow fell was to form the boundary between the two kingdoms. अश्रुते/१/१ य. ८, ६.

* अश्रुते/वि. धनधातु, वास भारतु ; stinking ; * अश्रुते ना-य. ३/१ य. १८, ४४ ; * अश्रुते नारी. ३/१ वं. ७, २. ३. ५ ; वं. ८, १६-१८. ७१ ; वं. ९, २६ ; * अश्रुते ५/१ य. ४, ७ ; अश्रुते नर. १/१ वं. १८, ४७ ; * अश्रुते नारी. १/३ वं. १४, ६.

* अश्रुते/वि. रास्त ओलिना (स अश्रुते) ; truthfully spoken ; rightly uttered ; अश्रुते * अश्रुते नर. १/१ य. १८, ४६ ; * अश्रुते अश्रुते अश्रुते नर. १/१ य. २१, ४ ; * अश्रुते ना-य. ४/१ ह्रि. ३१, १६ ; * अश्रुते ना-य. ५/१ य. ५, ७६ ; * अश्रुते ६/३ ह्रि. ६, २५.

* अश्रुते (* अश्रुते ना. नर. रास्त-साश्रुते स अश्रुते ओ-लनार ; a truthful or correct speaker ; * अश्रुते ४/१ ह्रि. ४४, १६.

* अश्रुते/वि. (अश्रुते इय * अश्रुते/वि. शुभ्र्या १ धा. * अश्रुते) समास ना. नर. रास्तीथी आलनार, प्रमा-ल्यिक उंघणी युज्जरनार ; one who passes his life honestly ; अश्रुते अमे ओलने * अश्रुते/वि. उपरथी ल अश्रुते, अमेना अर्थ 'साश्रुते स अश्रुते ओ-लनार' था अश्रुते ; पश्री * अश्रुते ना. न यथे ; a truth- speaker (* अश्रुते/वि.) ; अश्रुते ६/३ ह्रि. ४८, ६.

* अश्रुते/वि. (शुभ्र्या/वि. तथा ३ धा. * अश्रुते) समास ना. नर. रास्त-प्रमाल्यिक रीते उंघणी युज्जर-नार ; one who lives honestly—truthfully ; * अश्रुते ६/१ ह्रि. ५३, ६ ; * अश्रुते १/३ ह्रि. ५०, २.

* अश्रुते/वि. (शुभ्र्या/वि. तथा ३ धा. * अश्रुते) समास ना. रास्त—प्रमाल्यिक पयुथी उंघणी युज्जरवी ; liv- ing truthfully or honestly ; * अश्रुते ७/१ ह्रि. २६, ५.

* अश्रुते/वि. (= रजत = Fr. Argent = Lat. Argentum) (शुभ्र्या १ धा. * अश्रुते क) सा. ना. ना-य. इपुं, अंदि ; silver ; * अश्रुते २/१ य. १७, १८ ; शुभ्र्या * अश्रुते/वि. * अश्रुते/वि. ३/१ य. १३, १४ ; * अश्रुते/वि. ५/१ य. ५, १२६.

* अश्रुते/वि. * अश्रुते/वि. (* अश्रुते/वि. क उपरथी) वि. इपेरी ; of silver, silver ; * अश्रुते/वि. १/१ वं. ७, ७४ ; * अश्रुते/वि. ३/१ ह्रि. १०, १७ ; * अश्रुते/वि. १/३ य. १०, १२५.

* अश्रुते/वि. (शुभ्र्या * अश्रुते/वि. अ तथा * अश्रुते) समास वि. इपेरी लडाठनी टोपी-डोलाह पेहेरनार ; (a warrior) with a silver helmet ; * अश्रुते/वि. नर. २/१ य. १०, ११२.

* अश्रुते/वि. (शुभ्र्या * अश्रुते/वि. तथा * अश्रुते) समास वि. इपाने पिगगावाने लगतु-अमितवाने-धडवाने लगतु कारभानु ; (a foundry) for melt- ing silver and moulding it into various forms ; * अश्रुते/वि. * अश्रुते/वि. इपाने

વિગળાવી તેની જુદી જુદી જાનસા ધડવાનાં કર-
વાનામાંથી) નર. પાંચ વં. ૮, ૮૮.

૧ **સ્પૃષ્ટ** (જુઝ્મા ૨ ધા. સ્પૃષ્ટ) સા. ના. નારી. સરઆઈ,
રાસ્તી: uprightness, truthfulness ; **સ્પૃષ્ટ**
સ્પૃષ્ટ (= રાસ્તીનું મૂળ) ૧/૧ ય. ૧૪, ૨૯. ૩૧. ૩૩.

૨ **સ્પૃષ્ટ** વિ. ના. અફઘાનીસ્તાનમાં આવેલી
નદીનું નામ (ગેહડનર); name of a river in
Afghanistan (Geld.); **સ્પૃષ્ટ** નારી. ૧/૧
ય. ૧૯, ૧૭.

૧ **સ્પૃષ્ટ** (= ફાલ્કન) સા. ના. નર. બાજ
પક્ષિ, સફરે; શાહબાજ; a falcon; જુઝ્મા
સ્પૃષ્ટ-સ્પૃષ્ટ

૨ **સ્પૃષ્ટ** વિ. ના. નર. પાહાડનું નામ; name
of a mountain, probably a peak of the
Alborz, on which Kai Kâus prayed to
Ardivi Sûra to enable him to conquer the
Devs, the Pairikas and the Yâtus. Mount
Erezifya has been supposed to be the
same as the Sariphi Montes in Ptolemaeus,
which stretch between Margiana and
Ariana—from Bournouf (Dar.); **સ્પૃષ્ટ**
૧/૧ ય. ૧૯, ૨; **સ્પૃષ્ટ** **સ્પૃષ્ટ** (સ્પૃ-
સ્પૃષ્ટ નામના પાહાડ ઉપરથી) ૫/૧ ય. ૫, ૪૫.

સ્પૃષ્ટ (જુઝ્મા સ્પૃષ્ટ) સમાસ વિ.
બાજ પક્ષિનાં પીંજાંવાળાં, શાહબાજનાં પીંજાંવાળાં
(તીર); falcon-feathered (arrows);
સ્પૃષ્ટ નર. ૧/૩ વં. ૧૭, ૯. ૧૦; ય. ૧૦,
૩૯; **સ્પૃષ્ટ** નર. ૨/૩ ય. ૧૦, ૧૦૧.

સ્પૃષ્ટ વિ. ના. નર. પાહાડનું નામ; name of
a mountain; **સ્પૃષ્ટ** ૧/૧ ય. ૧૯, ૨. (જુઝ્મા
મોદી.)

૧ **સ્પૃષ્ટ** (= ક્રુજુ = Arch) (જુઝ્મા ૨ ધા. સ્પૃષ્ટ)
વિ. અરૂં, વાજબી, ખાલિસ, સાદરું; right, just,
righteous; **સ્પૃષ્ટ** નર. ૧/૧ ઇજ. ૩૩, ૧; **સ્પૃષ્ટ**
ના. નર. ૧/૧ ઇજ. ૫૧. ૧૩; **સ્પૃષ્ટ** નર. ૮/૧ વં. ૫,
૧૭. ૨૧; વં. ૧૦, ૧૯; વં. ૧૮, ૭. ૧૩. ૧૦. ૧૧; ઇજ.
૯, ૧૩; ય. ૫, ૮૯; ય. ૧૨, ૨; Frag. 4, 1 **સ્પૃષ્ટ**
(Geld. **સ્પૃષ્ટ**) ૧/૩ ઇજ. ૩૩, ૧; **સ્પૃષ્ટ** ૨/૩
ઇજ. ૩૩, ૫; ઇજ. ૮૩, ૩; ઇજ. ૫૩, ૨.

૨ **સ્પૃષ્ટ** (જુઝ્મા ૨ ધા. સ્પૃષ્ટ) સા. ના. નર. હાથનું આં-
ગળું, a finger; પગનાં આંગળાંને માટે **સ્પૃષ્ટ**
(a toe) આવે છે; **સ્પૃષ્ટ** = (સઉથી
નાંદલી-છેલ્લી આંગળીનું) વં. ૧, ૧૦; વં. ૧૭, ૭;
સ્પૃષ્ટ (વચલાં આંગળાંનું; જે હાથને
અંચુકો અને ત્રીજું આંગળું બાદ કરીએ તો, છે-
લ્લી આંગળીની પાસેનું આંગળું; અને એવીજ મ-
તલાએ એ બાલ વપરાયેલા છે) ૧/૧ વં. ૧, ૧૨;
સ્પૃષ્ટ (સઉથી મોટાં આંગળાંનું,
ત્રીજાં આંગળાંનું) ૧/૧ વં. ૧, ૧૪; **સ્પૃષ્ટ** ૨/૨
વં. ૯, ૧. ૭. ૯; **સ્પૃષ્ટ** ૧/૩ વં. ૧, ૪૩; વં. ૯, ૨૯;
સ્પૃષ્ટ ૨/૩ વં. ૯, ૧. ૭. ૯. ૨૯; જુઝ્મા **સ્પૃષ્ટ**
સ્પૃષ્ટ, **સ્પૃષ્ટ**

૩ **સ્પૃષ્ટ** વિ. ના. નર. નામાંકિત પુરુષનું નામ ; name
of an illustrious personage. According
to the Dinkard, Erezu and Srûto-spâd,
Zrayangh and Spento Khratu flourished
about the middle of the Parthian dynasty.
Four hundred years after the rise of
Zoroastrianism comes the persecution
of the Â-hmogh *Bashmê-rîsh*, and the
high-priest *Arezvâk* (Av. **સ્પૃષ્ટ**)
with his three colleagues (mentioned
above) confirms the Zoroastrians in their
faith (Dar.); **સ્પૃષ્ટ** ૧/૨ ય.
૧૩, ૧૧૫.

સ્પૃષ્ટ વિ. ના. નર. પાહાડનું નામ; name of a
mountain; same as **સ્પૃષ્ટ** q. v.; **સ્પૃષ્ટ**
૧/૧ ય. ૧૯, ૨. (જુઝ્મા મોદી.)
સ્પૃષ્ટ (જુઝ્મા ૨ ધા. સ્પૃષ્ટ અને **સ્પૃષ્ટ**)
સમાસ વિ. હાથનાં આંગળાં જેટલું મોટું (હાડકું);
સ્પૃષ્ટ . . . **સ્પૃષ્ટ** (a bone as large
as a finger) નર. ૨/૧ વં. ૧, ૧૬.

સ્પૃષ્ટ સા. ના. નારી. જુવાનીનું જોર, જોબન;
મરદી; youthful vigour ; **સ્પૃષ્ટ** ૨/૧ ય.
૮, ૧૪.

સ્પૃષ્ટ વિ. ના. નર. નામાંકિત પુરુષનું નામ;
name of an illustrious personage; the
high-priest of the Karshvare Vouru-

bareшти; વસ્તુવસ્તુવસ્તુવસ્તુ ૬/૧ ય. ૧૩, ૧૨૧.
(જુઓ મોદી.)

દ્રશ્યવસ્તુવસ્તુવસ્તુ (જુઓ ૧ ધા. વસ્તુ) વિ. પાક, પવિત્ર,
'આલેસીવાળો; pure, holy, righteous; વસ્તુવસ્તુવસ્તુ
નર. ૬/૧ ય. ૧૩, ૧૨૫; વસ્તુવસ્તુવસ્તુવસ્તુ નારી. ૬/૧ ય.
૫, ૬૪; ય. ૧૩, ૧૦૭; જુઓ ૧ ધા. વસ્તુ ઉપરથી લક્ષ્ય
તો ય. ૫, ૬૪; ય. ૧૩, ૧૦૭—વસ્તુ વસ્તુવસ્તુ ' સીધા.
સરોવરનાં જેવા કદવાળી ' straight and lofty
like a cypress વસ્તુવસ્તુ વસ્તુ વસ્તુ વસ્તુ શિકે.

વસ્તુવસ્તુવસ્તુવસ્તુવસ્તુ (વિ. ના. નર. પુરુષવતું નામ;
name of a person; વસ્તુવસ્તુવસ્તુવસ્તુવસ્તુ (Geld.
વસ્તુવસ્તુવસ્તુવસ્તુવસ્તુ) ૬/૧ ય. ૧૩, ૧૨૮.

વસ્તુવસ્તુવસ્તુ (વસ્તુ ઉપરથી) સા. ના. નાન્ય. પવિ-
ત્રાઈ, સત્યતા; કાવ્યમદા, નિયમ (મિલ્સ તથા દારમ્);
purity, righteousness; institution (M.);
law (Dar.); વસ્તુવસ્તુવસ્તુ ૨/૩ ઈજ. ૭૦, ૨.

વસ્તુવસ્તુ (જુઓ ધા. વસ્તુ) ક વિ. ઉચ્ચું, બુલંદ; high,
exalted.
વસ્તુ સા. ના. નર. ઉચ્ચ કરનાર; one who raises-

erects; જુઓ વસ્તુવસ્તુવસ્તુ, વસ્તુવસ્તુવસ્તુ

વસ્તુવસ્તુ (જુઓ ધા. વસ્તુ) સા. ના. નારી. રાસ્તી, સ-
ચ્ચાઈ, સત્યતા; truthfulness, righteousness;
વસ્તુવસ્તુ * ૬/૧ વીરપ. ૯, ૪.

વસ્તુવસ્તુ (વસ્તુ નું બીજું રૂપ; જુઓ ધા. વસ્તુ)
સા. ના. રાસ્તી, સત્યતા; વસ્તુ બોલ વસ્તુ રૂપમા
૬/૧ માં આવેલું; righteousness, truthfulness;
also, the angel presiding over truthfulness
(pr. n.); વસ્તુવસ્તુવસ્તુ વસ્તુવસ્તુ નારી. ૬/૧ ઈજ. ૧, ૧૪;
ઈજ. ૩, ૧૬; ઈજ. ૭, ૧૬; ય. ૧૭, ૦. ૧૨; સીરિ. ૧,
૨૫.

વસ્તુવસ્તુ (વિશે જુઓ વસ્તુવસ્તુ)

વસ્તુવસ્તુ, વસ્તુવસ્તુ, વસ્તુવસ્તુ (જુઓ ૧
ધા. વસ્તુ) ક વિ. ઉચે ધરેલું; raised
on high; lifted up; વસ્તુવસ્તુવસ્તુ વસ્તુવસ્તુ
(ઉચે ધરેલાં-પકડેલાં હથિયાર કરીને) નાન્ય.
૩/૧ ઈજ. ૫૭, ૧૬; વસ્તુવસ્તુ (મજબુટ, મ-

ક્રમ) નારી. ૧/૩ ય. ૧૩, ૭૧. જુઓ વસ્તુવસ્તુ
વસ્તુવસ્તુ, વસ્તુવસ્તુવસ્તુ-વસ્તુવસ્તુ વસ્તુવસ્તુવસ્તુવસ્તુ

વસ્તુ (વિ. બુલંદ દરજ્જાનું, ઉચ્ચ મરતબાનું; લા-
વ્યંક થવ્યવિા; exalted, honoured with rank;
fitted; વસ્તુવસ્તુ નર. ૧/૧ ઈજ. ૪૬, ૧૩; વસ્તુવસ્તુ
નર. ૨/૩ ઈજ. ૨૮, ૧૦.

વસ્તુવસ્તુ (જુઓ ૧ ધા. વસ્તુ) વિ. બુલંદ દરજ્જાનું;
exalted, of high rank; જુઓ નીચેનો બોલ.

વસ્તુવસ્તુવસ્તુ (જુઓ વસ્તુવસ્તુ તથા વસ્તુ) બુ-
નીઆદી આનદાનની, ઉચી તોષમના વડાવાવ્યો-
થી ઉતરેલી (અસલ.). વિ. ના. નારી. કેઆમતની
વખતે જન્મ લેનાર સાશોસની માવ્યેનું નામ.
of noble and exalted parentage (lit.);
the mother of Saoshyant, the future pro-
phet. The Bundesh states that she will
become pregnant, while bathing in the sea
Kāsava from one of the seeds of Zara-
thushtra. Per. ૭/૩૨; વસ્તુવસ્તુવસ્તુ-વસ્તુવસ્તુ
૬/૧ ય. ૧૩, ૧૨૨. (જુઓ મોદી.)

વસ્તુવસ્તુવસ્તુ, વસ્તુવસ્તુવસ્તુ Wester. વિ. બાહાર

નીકળેલી છાટી-થાનવાળી (કન્યા); (a maiden)
thick-breasted; વસ્તુવસ્તુ, વસ્તુવસ્તુ = raised up;
વસ્તુ, વસ્તુ, a corrupt form of વસ્તુવસ્તુ
breast. વસ્તુવસ્તુવસ્તુવસ્તુ . . . વસ્તુવસ્તુ નારી. ૬/૧
હદિ. ય. ૯; વસ્તુવસ્તુવસ્તુવસ્તુ . . . વસ્તુવસ્તુ નારી.
૬/૧ વીરતા. ય. ૫૨. (= ય. ૨૪, ૫૨.)

વસ્તુવસ્તુવસ્તુ-વસ્તુવસ્તુ (જુઓ વસ્તુવસ્તુ તથા ધા.

વસ્તુ) સમાસ વિ. તક્રો દઈને ઉચે કીધેલું (માથું);
વસ્તુવસ્તુ-વસ્તુવસ્તુ વસ્તુવસ્તુ the head elevated
or set upright by putting a pad below it;
નાન્ય. ૧/૧ વં. ૫, ૧૧.

૧ વસ્તુવસ્તુ (વિશે જુઓ વસ્તુવસ્તુ, વસ્તુવસ્તુ)

૨ વસ્તુવસ્તુ (વિ. ના. નર. પુરુષવતું નામ; name of
an illustrious personage; વસ્તુવસ્તુ ૬/૧ ય.
૧૩, ૧૧૯. (જુઓ મોદી.)

વસ્તુવસ્તુ (જુઓ ૧ ધા. વસ્તુ) સા. ના. નર. ટેકા
આપનાર, કૌવત આપનાર, મદદ કરનાર; one who
gives vigour or support; a helper; વસ્તુવસ્તુ
૧/૧ ય. ૧૦, ૧૨૦.

* એજ પ્રમાણે વસ્તુવસ્તુ, વસ્તુ ની ૬/૧ વસ્તુવસ્તુ
વસ્તુવસ્તુ આવેલું.

अवस्था-शब्दादि (शुद्ध्या १ अवस्था तथा -शब्दादि) समास वि. अरे पगे उलो रेहेनार, महेनतु; firm-footed, steady; अवस्था-शब्दादि Pehl. Com. वं. ५, ११. अवस्था-शब्दादि नर. २/१ यं. १०, ११; अवस्था-शब्दादि नारी. २/१ छत्र. १२, ५; ५. १६, ३६.

अवस्था-शब्दादि (शुद्ध्या १ अवस्था तथा -शब्दादि) समास वि. इत्या वावतावातुं, इत्ये उडा-वेला वावतावातुं; with uplifted banners; अवस्था-शब्दादि नारी. २/१ वं. १, ७; -शब्दादि अवस्था-शब्दादि नारी. १/१ य. १, ११; य. १३, १३६.

अवस्था-शब्दादि (शुद्ध्या अवस्था तथा -शब्दादि) समास वि. म्मे माल सीमार्ग पक्षितुं आउ, धम्माने न्ने आउ उपर सीमार्ग पक्षि म्मे छे तेनी सिद्धतामां आवेछे; म्मेनो अर्थ "तदरेस्तनीना युलंद-मन्व्युट उपायवातुं" करवामां आवेछे; अवस्था माल अवस्था नुं डुं डुं ३५ दीसेछे; (the tree) of powerful remedies; अवस्था-शब्दादि १/१ य. १२, १३. (शुद्ध्या मोदी.)

अवस्था-शब्दादि विरो शुद्ध्या अवस्था race-course

अवस्था-शब्दादि विरो शुद्ध्या धा. १ to acquire

अवस्था-शब्दादि विरो शुद्ध्या अवस्था ۱۰۰۰ (pr. n.)

अवस्था-शब्दादि विरो शुद्ध्या धा. १ to acquire

अवस्था-शब्दादि (शुद्ध्या धा. १) (अर्थ अचोक्रस). अवस्था-शब्दादि छत्र. ५६, ३. ४ (४१) उनेजन आपवाने (मिस्स); इत्येदानेमाटे (हारले); प-वित्राधनुं (दारमे.); युलंद करवाने माटे (रपी. तथा युस्ती); (meaning unsettled); for inciting (us) (M.); for (our) advantage (Har.); of piety (D.); for uplifting (Sp. & J.).

अवस्था-शब्दादि सा. ना. नारी. इत्ये (पुरती); पोगमयर (मिस्स); अवस्था-शब्दादि ने सं. कवि साथे सरआवतां म्मेनो अर्थ "धधरस्तुतिनां गायन लपनार कवी," कवि; दारमेस्तेने म्मे म्मेनो अर्थ "अधमिनी-अधर्मी-पलानो दैत-राक्षस" करेछे, म्मेने ते दीनकरदमां आवेला अरे साथे सरआवेछे, नेनीसाथे पोग-मयर नरतोशतने दीन आप्पे तकरार थछे हवी; advantage (J.); a prophet (M.); an inspired poet or sage (Sans. कवि); the

Demon of Infidelity (Dar.); अवस्था-शब्दादि १/१ छत्र. ३१, ५.

अवस्था-शब्दादि (अर्थ उपरथी) वि. आवेस, प्रमायिक; righteous, pure; sincere; अवस्था-शब्दादि नर. १/३ छत्र. ४०, ४.

अवस्था-शब्दादि (अर्थ उपरथी) वि. रास्त, वाजपी, अरं; सादरुं; true, upright, just; अवस्था-शब्दादि नर. १/१ छत्र. ५१, ५. ११; अवस्था-शब्दादि ... अवस्था-शब्दादि ... अवस्था-शब्दादि (अर्थ होरमजद! तारी अदिल पादराडीने लीवे) नान्य. ३/१ छत्र. ४४, ६; ... अवस्था-शब्दादि अवस्था-शब्दादि (सादर्या सपुनोने लीवे) ३/३ छत्र. २८, ६; अवस्था-शब्दादि नर. २/३ छत्र. २६, ३.

अवस्था-शब्दादि (शुद्ध्या अवस्था तथा अवस्था) वि. रास्त मालनार; a truth-speaker; contrast अवस्था-शब्दादि (शुद्धुं मालनार) one who tells lies; अवस्था-शब्दादि नर. १/१ छत्र. ३१, १२.

अवस्था-शब्दादि (शुद्ध्या २ धा. अवस्था) क वि. सादरुं, रास्त, नीतिवान. म्मे म्मेनो विभक्ति नथी लागती. म्मेन ३५मां आवेछे; true, just, moral, righteous; (indeclinable); अवस्था (सदाचारी, नीतिवान) (नान्य. २/३ नी मतलमे) छत्र. ४४, १०.

अ) सा. ना. नान्य. रास्ती, सदाचरि; truthfulness; अवस्था २/१ छत्र. ३०, ३; छत्र. ४४, १-१६. (अवस्था-शब्दादि ... अवस्था-शब्दादि)

अवस्था-शब्दादि (शुद्ध्या अवस्था क तथा १ अवस्था) स-मास ना. नर. रास्त-सादर्यो सरदार; a righteous leader; अवस्था-शब्दादि २/१ छत्र. ५१, ५.

अवस्था-शब्दादि (अवस्था-शब्दादि नुं पीशुं ३५. शुद्ध्या ते म्मेन.) वि. सादरुं-रास्त मालनार; a truthful speaker; अवस्था-शब्दादि नर. १/१ छत्र. ४६, ६.

अवस्था-शब्दादि (शुद्ध्या ६ तथा २ धा. अवस्था) वि. नहीं पांमो, नहीं मेणवो; not obtaining; अवस्था-शब्दादि नर. २/३ वं. १३, २८.

अवस्था-शब्दादि (शुद्ध्या ६ तथा अवस्था) सा. ना. नारी. मे-अप्यरी, अणुणुणुणु, अज्ञानपणुं; नहीं पां-भनुं-मेणवुं (दारमे.); want of knowledge, ignorance; not obtaining (Dar.); अवस्था-शब्दादि (Wester. अवस्था-शब्दादि) ३/१ छत्र. ३४, ६.

to destroy; rt. २२१ to destroy (M.); शिक्षा यध्छे; धा. २३ (संकडासमां आवधु) नु सनन्त क्रि. नु ३५ (दारमे.); (the criminals) are punished (D). २२१-२३५ ध्रि. ३२, ६.

२२१ सा. ना. नारी. दुःख, विपत्ति, संकट; woe, affliction; २२१ यो ल २१, २२१ (संकडास, दुःख) नु गाथा ३५ दीसेछे (शुद्धी वं. १८, ६१). वणी २२१ २२१ (अनीति) नु यी गाथा ३५ यध्शिके; २२१ २२१ (सुय तथा संकट पाये) ३२ ध्रि. ३०, ११.

२२१ (२२१ नु गाथा ३५; शुद्धी ते यो ल) वि. हिमतवान, हिमत आपनार, नोरा-वर; giving courage; bold; powerful; २२१ नर. २१ ध्रि. ३४, ४; ध्रि. ४३, १०; २२१ नारी. २१ ध्रि. ४४, १४; २२१ ना-५. २१ ध्रि. ३३, १२; २२१ नर. १३ ध्रि. ४१, ४; २२१ ६३ ध्रि. ४३, १०.

२२१ विरो शुद्धी २२१ प्रथम पुत्र सव. २३; २२१ (हमुने) नु गाथा ३५; us, to us; २२१

३, ३

३, ३ विरो शुद्धी १ २२१

३

२२१ (२२१ + २२१; शुद्धी २ तथा २२१) वि. नारा नडी पामे तेवुं, अराय नडी यध् नय्ये तेवुं; नडी डीकी शिके-भीसी शिके तेवुं, महकप (हारले); not perishable or decaying; immovable; firm (Har.); २२१ नारी. २३ य. १०, २८.

२२१ सा. ना. नारी, लगाम; reins; २२१ २३ य. ५, ११.

२२१ वि. ना. नर. पुत्रपनु नाम; name of a person; २२१ ६१ य. १३, १२२. (शुद्धी मोदी.)

२२१ सा. ना. नर. अशुं; a shoulder; शुद्धी यिनी पडीने यो ल.

२२१ सा. ना. नर. अशुं हाडकुं (युस्ती); आगुं अशुं, अशुं आगो भाग; the fore-shoulder; शुद्धी नीयेना यो ल.

२२१ (शुद्धी २२१) स-भास वि. अशुं आगो भाग नेटलुं महेडुं—लायुं; (a piece of wood) as high as to reach the fore-shoulder; २२१ ३३ आड. गाहाम. ५.

२२१ सा. ना. नर. (पगनां) पाखलां-करां-वारा; anklets; शुद्धी नीयेना यो ल.

२२१ (शुद्धी २२१) समास वि. पगनां पाखलां-करां-वारा साथि; adorned with the anklets of the leg. २२१ (Wester. २२१) (२२१ ने येले) नारी. १३ य. १७, ११.

२२१ (= अंहस) (शुद्धी धा. २२१) सा. ना. ना-५. संकडास, संकट, पीडा, दुःख; straitness, affliction, distress; २२१ २१ वं. १८, १०; २२१ २१ ध्रि. ८, ८; २२१ ४१ य. १३, ३६; आड. गाहाम. १८; २२१ ५१ य. १०, २२, २३; २२१ Wester. ७१ य. १३, १४६; २२१ Geld. (२२१ Wester.) ५३ य. १०, २३; २२१ ७३ यीरता. य. ५१; २२१ Geld. ७३ य. १३, १४६; शुद्धी २२१, २२१ ७३ तथा नीयेना ये यो लो.

२२१ (शुद्धी २२१) समास. ३. वि. दुःखथी-तंगीथी भारेला; लुपभराथी भारेला (हारले); गजामां कृत्सि धनि भारेला, गुंगजावी ना-येला (दारमे.); deprived of life by extreme indigence; . . . by starvation (Harlez.); . . . by the noose, i.e., strangled to death (Dar.); २२१ ३३ वं. ७, ४.

२२१ (शुद्धी धा. २२१, २२१) समास वि. संकट-पीडा-पापथी छुटकरा आपनार; शिकर-यिन्तामांथी छिडाडनार (दारमे.); delivering a person from affliction—sin; making free from anxiety (Dar.); २२१ नर. २१ वं. १८, ६; २२१ नारी. २१ ध्रि. ६२, ५; २२१ नारी. ६१ य. १३, १३४.

१०६ सा. ना. ना. य. कौवत्, शक्ति, उत्तेवारी ; strength, vigour, firmness; orig., १०६ + १०; १० not; rt. १०६ = to bend; १०६ + १० = १०६ not bending (lit.); stiffness; २३३ छिन्. ३०, ७; १०६६ ४३३ (७३३ नी मतलमे) छिन्. ४४, २०; १०६६ ७३३ छिन्. ४५, १०.

१०७ सा. ना. (अर्थ अयोक्स); सारी स्त्री (स्त्री.); टोले, ताधुके (रथ तथा मिल्स); पै-होअयु, आवयुं (दारमे.); a good thing (Sp.); a band (M.); arrival (D.). Comp अंश = a share, a portion; १०७७ १३३ छिन्. ३३, २.

१०८ (अर्थ अयोक्स) परा आका-रमां आहार आवरी (मिल्स तथा दारमे.); पैहे-लवीमांणी म्पिवीत् मतलमनो अर्थ क्रीषो छि; shall be disclosed, shall come out; shall come (M. & D.); १०८७ ४८, १.

१०९ (= अंश) सा. ना. ना. नर. आडनी डाणी—जंअली; a branch of a tree; १०९० १०९०६

११० (शुभो धा. १००) सा. ना. नर. क) दुःख, पीडा; शुभम; affliction, anguish; oppression; ११०० ४३३ छिन्. ४६, १८; ११०० २३३ छिन्. ४६, १८.

१११) दुगाआणु; treachery; fraud; (rt. अंत् = दुगु to cheat); १११० २३३ छिन्. ४४, १४.

११२ (शुभो धा. १००) सा. ना. नर. दुःख-हेनार, पीडा करनार, शुभम करनार; (दीननां कर-मानो) म्पिनकार करनार-रद करनार; a tormentor, an oppressor; one who holds in contempt (the mandates of religion); ११२० ३४, ८; ११२० ५. ४४ (= ५. २३, ४४).

१

११३ (= १ = क = ल = L. Quis = Fr. Qui = Sax. Hwa = Who) प्रश्ना. सर्वे. कोणु, शुं, इयुं; interro. pro., who? which? what? अनियमित सर्वे. तरीके म्पिनो अर्थ 'कोणु, न्कोणु, कांणु, थांमिछे; indef. pro., some one, whoever, whichever; ११३० १३३ (नर.); ११३० नारी. ११३ (ना. य.); ११३० नर. १३३ वं. २. ४२. ४३; वं. ३, १२. १३. २२. २३; वं. ७, ७८; वं. ८, ३१; वं. १८,

१४. ३३. ३६. ४५. ५३. ६१; वं. २०, १; ५. १०, १०८; ५. १४, ४७; ११३० (कोणु तुने) नर. १३३ छिन्. ६, ३. ६. १२; ११३० (११३ + ११३) तारी (म्पिनो शायस) कोणु (छि) १३३ छिन्. २६, ७; ११३० (कोणु म्पि) नर. १३३ वं. ८, १००-१०२; वीर्य. ३, ५; ५. ५, १०१; ११३० नर. १३३ छिन्. १२, ७; छिन्. ४६, ५; ११३० नर. १३३ छिन्. ६५, ४; नीमा. ४, ५; छि नर. १३३ छिन्. २६, ३; छिन्. ४४, ३. ५. ७. १२. १६. १६; ११३ नारी. १३३ वं. ३, ३६. ३७; वं. ४, ११-१६; वं. १४, १५; ११३० आलना वधारे धिरारा माटे शुभो म्पिनो आल. ११३ नारी. १३३ छिन्. ३४, ५; छिन्. ६, ३. ६. ६. १२; ५. २३, ६. ८. १०. १२. १४. १६; ११३ (११३ ने अदले) नारी. १३३ छिन्. २३, ३; ११३० ना. य. १३३ वं. ३, ३०. ३८; वं. ८, २७; वं. १८, ६८; ११३० ११३० (ते के छि पिदा म्पिनो) ना. य. १३३ वं. १३, १. ५; छिन्. १६, १६; छिन्. २८, ५; छिन्. ३४, ५. १२; छिन्. ७३, १; छिन्. ४८, २; छिन्. ४६, १२; छिन्. ५०, १; ५. १, १; ५. ७, २; ११३ नर. २३३ ५. ५, ६४; ११३० २३३ वं. २, २५. ३३; वं. ६, ३१. ३७; वं. ७, २६-३१. ३५. ५०; ५. ५, १०२; ११३ नर. २३३ छिन्. २६, २; ११३० नारी. २३३ छिन्. ४६, १; ११३० नारी. २३३ ५. ४, ५; ११३० ना. य. २३३ छिन्. ३४, १२; ११३० वं. १८, ८; ११३० ३३३ छिन्. ७०, ५; छिन्. ४४, ८; ११३० नर ३३३ वं. १६, ८. १७; ५. ५, ६०; ५. १५, ५४; ११३० नर. ४३३ वं. २, १; छिन्. २६, १; छिन्. ४४, १५; ११३० ११३० नर. ४३३ वं. ७, ७३; वं. १०; १६; वं. १३, ३५; छिन्. १६, ११; ११३० ११३० नर. ४३३ छिन्. २३, ३; छिन्. ३५, ८; छिन्. ४४, १६; ११३० ११३० नारी. ४३३ छिन्. ३३, १३; ११३० ११३० ना. य. ४३३ ५. १३, ४१; ११३० नर. ५३३ वं. १५, १७. २०. २३. २६. २८. ३२. ३५. ३८. ४१; ११३० ११३० ना. य. ५३३ वं. ८, ८०; ११३० नर. ६३३ वं. १६, १२; वं. १६, ८; ११३० नर. ६३३ छिन्. ४३, ७; ११३० ११३० नर. ६३३ वं. १६, १२; ११३० ११३० नर. ६३३ छिन्. १२, ५; ११३० ११३० ११३० नारी. ६३३

* अंश आलना वधारे आलनासा माटे शुभो म्पिनो म्पिनो.

વં. ૫, ૫૭; વં. ૬, ૪૨; વં. ૭, ૧. ૧૨. ૨૩. ૨૫. ૨૮. ૩૨. ૭૩. ૭૬; વં. ૮, ૧૪. ૩૩. ૩૫. ૯૭.

વિ. ના. નારી. સ્પેન્તો-મદ ગાથાના છેલ્લા હાનુ નામ, ઈશ્વરશનેનો ૫૦મો હા; ઝમ્ હાના પહેલા યોજા ઉપરથી ઝમ્ નામ પડ્યું; name of the last chapter of the Spentomad Gâthâ, i. e., the 50th chapter of Yasna; ઈશ્વ. ૫૦, ૧૨.

(= कथा, कथम्) (૫ ઉપરથી) ક્રિ. ઝ. ૩) કેવી-રતિ? કેમ? how? ઈશ્વ. ૬૧, ૫; ઈશ્વ. ૬૫, ૯; હોદા. નુસ્ક. ૧૬ (= ય. ૨૨, ૧૬); ઈશ્વ. ૪૩, ૭; ઈશ્વ. ૪૪, ૧૭; ઈશ્વ. ૪૪, ૨; ઈશ્વ. ૫૦, ૧૨ (જમ કેમ = જમ ગમે તેમ) વં. ૨, ૧૧. ૧૫. ૧૯; ય. ૪, ૭; ઈશ્વ. ૫. ૧, ૨૬; ઈશ્વ. ૫૦ (કોઈપણ રીતિ) વીરપ. ૨૨, ૨.

ખ) કેટલું? how much? ઈશ્વ. ૬૧, ૫ (ઝમ્ કદમ તે કેટલું?) વં. ૯, ૮; ઈશ્વ. ૬૫, ૯ (ત્રણ કદમ તે કેટલું?) વં. ૯, ૯. ૧૦; ઝમ્ની મુકાબલ ઈશ્વ. ૫૦ (= જોડલું) આવેછે. (જુઓ વં. ૯, ૮. ૯. ૧૦.)

ગ) Fr. Quand=L. Quand=ક્યારે? when? ઈશ્વ. ૫૦ (ક્યારે તેમના થાઓ) વં. ૧૫, ૪૪.

સા. ના. નર. ગવિડું; an ass; જુઓ નીચેનો ખાલ.

(જુઓ ગણ) સમાસ ના. નારી. ગવિડી; she-ass; ઈશ્વ. ૧૧ વં. ૭, ૪૨.

વિરો જુઓ ઈશ્વ. ૫.

(વાહાડનું) વિ. ના. નર. પાહાડનું નામ; name of a mountain; the Kōndrâsp mountain, by the town of Tûs (the modern Meshed), on whose summit is the Lake Sôvbar (Bund. XII, 24)—Dar. ઈશ્વ. ૧૧ વં. ૧૯, ૬. (જુઓ મોદી.)

(= कष = क्) (૫ ઉપરથી) ક્રિ. ઝ. ૩) ક્યાંહાં? where? ઈશ્વ. વં. ૧૯, ૩૧.

ખ) ક્યારે? when? ઈશ્વ. વં. ૯, ૫૪; વં. ૧૩,

૫૩; ય. ૧૦, ૮૬; ઈશ્વ. ૬૧ (ક્યારે હમારી તરફ) ય. ૮, ૫; ઈશ્વ. (Wester. ૬૧) (ક્યારે હમુને) ય. ૧૦, ૮૬; ઈશ્વ. ૨૯, ૯; ઈશ્વ. ૪૬, ૩; ઈશ્વ. ૪૮, ૯. ૧૦.

૧ જુઓ* = જાન = જાન = ખોદવું; to dig; cl. 1 and 2; ઝમ્ ધાતુ ૧ લા વર્ગનો છે, પણ ઝમ્નાં કેટલાંક રૂપો ૨ ના વર્ગમાંથી આવેછે.—જુઓ ઈશ્વ. ૫૦, ૧૨.

ખ) ખોડા ખોદવો; to dig (a hole); to fill up (holes) (Dar.); ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૧૪, ૬.

ખ) ખોદવું; to dig; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૧૭, ૫. ૭; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૮, ૮. ૩૭-૩૯; વં. ૧૫, ૪૭; વં. ૧૬, ૧૨; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૧૫, ૩૯; જુઓ ઈશ્વ. ૫૦, ૧૨.

ખ) ઉઠાવવું = ઉઠાવવું = ખાહાર ખોડી કાઠાડવું; to dig out; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૩, ૧૨.

ખ) નિ-જાન = દાટવું, દફનાવવું; to bury; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૩, ૮. ૧૨. ૩૬. ૩૭; વં. ૭, ૪૭. ૪૮; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૭, ૧૩.

ખ) જમીનદોસ્ત કરી નાખવું, ભોંય ખરાબર કરી નાખવું; to level to the ground; to raze; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૩, ૧૩. ૨૨; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૭, ૫૧. જુઓ ૧ ઈશ્વ. ૫૦, ૧૨.

ખ) ખોળવું, મટોડી સાથે ધસડવું, જમીનમાં ખોડા ખોદી તેમાં ધસવું—ઉત્તરવું; to rub (with earth); to scour; ઈશ્વ. ૫૦, ૧૨. ૨૩. ૨૫. ૨૬. ૨૭. ૩૧ વં. ૭, ૧૫; વં. ૯, ૩૦.

૨ જુઓ = કાન = આહાહા, ખાત કરવો, પસંદ કરવું; to love, to feel affection; to like; ઈશ્વ. ૫૦, ૧૨.

* ઝમ્ ધાતુ (જુઓ) ઉપરથી અંગ્રેજીમાં Can-al (પાણીના તરફ), Chan-nel (જલમાર્ગ) બોલો નીકળેલા છે.

परस्मै. ३।१ हादि. नुस्क. ११; 𑂢𑂣𑂤𑂥 (२।१ ने अदले) हादि. नुस्क. १२; 𑂢𑂣𑂤𑂥 पू. नू. परस्मै. ३।३ 𑂢𑂣𑂤𑂥 , १३; 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 , 𑂢𑂣𑂤𑂥 , 𑂢𑂣𑂤𑂥

𑂢𑂣𑂤𑂥 (केन) प्रसा. स. ३।६; 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 who को अलु.

𑂢𑂣𑂤𑂥 वि. ना. नारी. 𑂢𑂣𑂤𑂥 नामांकित कन्यातु नाम; name of a noted maiden; 𑂢𑂣𑂤𑂥 ६।१ य. १३, १४१. (𑂢𑂣𑂤𑂥 मोदि.)

𑂢𑂣𑂤𑂥 (कन्या) (𑂢𑂣𑂤𑂥 २ धा. 𑂢𑂣𑂤𑂥) सा. ना. नारी. कुमारी छेकरि, कन्या; a virgin; a maid; 𑂢𑂣𑂤𑂥 १।१ वं. १४, १५ वं. १५, १०. ११. १२. १४. १६; 𑂢𑂣𑂤𑂥 २।१ वं. १४, १५; 𑂢𑂣𑂤𑂥 (𑂢𑂣𑂤𑂥 ने अदले) १।३ य. १७, ५६.

𑂢𑂣𑂤𑂥 (Wester.) विरी 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥

𑂢𑂣𑂤𑂥 क) सा. ना. नारी. जेहेरी रोपो-वनस्पति;

अथवा दगलयात्र, इगाध, कपट (𑂢𑂣𑂤𑂥 + 𑂢𑂣𑂤𑂥); a poisonous herb or plant (𑂢𑂣𑂤𑂥); or, fraud, deceit (𑂢𑂣𑂤𑂥); 𑂢𑂣𑂤𑂥 १।१ य. ८, ५६; य. १४, ४८.

अ) वि. ना. नारी. दगलयात्र—इगाधिनो देव; the Demon of Fraud or Deceit; 𑂢𑂣𑂤𑂥

𑂢𑂣𑂤𑂥 (Geld. 𑂢𑂣𑂤𑂥) २।३ वं. ११, ६. १२.

𑂢𑂣𑂤𑂥 (= कफ = कं) सा. ना. नर. मोहोडांभांधी नीकणतु शीलु; foam; 𑂢𑂣𑂤𑂥 २।१ य. १४, १३.

𑂢𑂣𑂤𑂥 = कम् = Lat. *Am-are = आहातुं, धिच्छुं, प्यार करवा; to love, to be in love with, to wish; 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥

𑂢𑂣𑂤𑂥 (= 𑂢𑂣𑂤𑂥 = 𑂢𑂣𑂤𑂥) सा. ना. नारी. कम्बरअंद, पेटा; a girdle, a waist-band; from 𑂢𑂣𑂤𑂥 = कमर = वांकु थवुं, भंग्जमित्तु थवुं; to be bent (J.); 𑂢𑂣𑂤𑂥 १।१ वं. १४, ६.

𑂢𑂣𑂤𑂥 (𑂢𑂣𑂤𑂥 = कु + मूर्धन) सा. ना. क) अराय भायुस धिमा देव-इइन्दुं माथुं; the head (as of bad beings); the brainless head; सारां-नेक भायुसनां माथानेमाटे 𑂢𑂣𑂤𑂥 the head (as of good beings); the head with brains; 𑂢𑂣𑂤𑂥 = Camera = आली ज्योपु-पेटारि;

* Lat. Am-are भांधी शङ्खातनी K नीकणी मथे; असल १५ Kam-are सभन्नु; orig., Kam-are

𑂢𑂣𑂤𑂥 = 𑂢𑂣𑂤𑂥 राप्पनार; keeping, possessing; 𑂢𑂣𑂤𑂥 = आली ज्योपुं राप्पनार, समन् वगरनुं माथुं. 𑂢𑂣𑂤𑂥 २।१ वं. ३, २०; वं. ६, ४६; वं. १८, १०; 𑂢𑂣𑂤𑂥 , ६, ३१; 𑂢𑂣𑂤𑂥 , ५७, १०; 𑂢𑂣𑂤𑂥 ५।१

हादि. नुस्क. २०; 𑂢𑂣𑂤𑂥 ७।१ वं. १६, १५; य. ६, ५; य. १०, १२८; 𑂢𑂣𑂤𑂥 ७।१ वं. ४, ४६; 𑂢𑂣𑂤𑂥 नारी. २।३ य. १०, ३७.

अ) दोण्पना रस्ता उपर आविला अरेजुर नामना पाहाडनी टोय-मथाणुं—शिपर; the head, the top; 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 (अरेजुर पाहाडनी टोय तरङ्क; on the top of Mt. Arezūra, q.v.) २।१ वं. १६, ४४. ४५.

𑂢𑂣𑂤𑂥 (= 𑂢𑂣𑂤𑂥 = 𑂢𑂣𑂤𑂥) वि. 𑂢𑂣𑂤𑂥 , थोडुं, कम; few, little, deficient; insufficient; 𑂢𑂣𑂤𑂥 ना-य. २।१ वं. ४, ४६. 𑂢𑂣𑂤𑂥 नीयिना ज्योपु.

𑂢𑂣𑂤𑂥 (𑂢𑂣𑂤𑂥 ३ 𑂢𑂣𑂤𑂥) सभास वि. ना. नारी. थोडां गाय्मे-दंरवाणो (अमसल); थुं संपत्तिवाणो, थोडी गुणसवाणो; having few herds of cattle (lit.); of moderate or insufficient means; 𑂢𑂣𑂤𑂥 १।१ 𑂢𑂣𑂤𑂥 . ४६, २.

𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 अशतवद गाथाना छे-एला हानुं नाम; 𑂢𑂣𑂤𑂥 शतेना ४९ मो हा; अमि हाना पे-हेएला ज्योपु उपरथी अमि नाम पडथुं छे; name of the last chapter of Ushtavad Gāthā, i. e., the 4th chap. of Yasna, viz., 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 ? 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 २।१ 𑂢𑂣𑂤𑂥 . ४६, २०.

𑂢𑂣𑂤𑂥 (= 𑂢𑂣𑂤𑂥) (𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥) सभास वि. थोडा भायुसवाणो, थोडा साथीवाणो; having few men (lit.), i. e., poor in followers; 𑂢𑂣𑂤𑂥 १।१ 𑂢𑂣𑂤𑂥 . ४६, २.

𑂢𑂣𑂤𑂥 (= 𑂢𑂣𑂤𑂥) (𑂢𑂣𑂤𑂥 उपरथी) अति. वि. थोडुं ज्योपु-थोडुं; the least; + 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 = 𑂢𑂣𑂤𑂥 𑂢𑂣𑂤𑂥 ; 𑂢𑂣𑂤𑂥 २।१ (कि. अ.) वं. ३, १५; वं. ५, ४६; वं. ८, ५; वं. ६, ३.

* नम Combustion जलभा b नकापो आवेदी छे (rt. 𑂢𑂣𑂤𑂥 = 𑂢𑂣𑂤𑂥 = उष् = अण्ड), तन प्रभाञ्जि 𑂢𑂣𑂤𑂥 भां नकापो छे. Orig., Com + b + us + tion.

... विशे शुभ्या ... who, which

... (Ved. कचाद्) सा. ना. नर. क) दुष्ट-पापी-घातकी मायुस; an evil-doer, a wicked person; ...

...) अदी, युनाह, पाप; evil, vice, sin; शुभ्या ...

... विशे शुभ्या धा. ...

१) ... = Lat. Cre-are= Fr. Créer = ... करु = करवु, उत्पन्न करवु; ...

... पू. भू. परस्मै. ३/३ वं. ४, ४९; ... (असल ३प ...) अनियमित (= aor.) पर-स्मै. ३/१; ...

... = करवु; to do; to cause; ... thou didst cause अ. भू. परस्मै. २/१ छन्द. ८, १५.

... = प्र-कर = करवु, उत्पन्न करवु; to do; to work, to produce. ...

... = सङ्-कर = क) संपूर्ण करवु (हारषे तथा मित्स); ...

...) अंकुं करवु, साथे जोडी नापवु; to unite, to consolidate; ...

२) ... = ... = जेडवु, जेती करवी; to sow, to cultivate; ...

३) ... = क) कापवु; to out; ... he draws (the furrows) (कश अयेछे)

...) छन्न करवी, दुःख देवु; to harm; to torment.

... = कापी छोली तैयार करीने अनावु (अस-ल.); पैदा करवु; to mould, to model (orig.); to create; ...

दृक् () सा. ना. नर. क) छरी; आकु; a knife ;
अवस्था-दीर्घः ३/३ वं. ४, ५०. शुभ्र-दीर्घः

अवस्था-दीर्घः

अ) तलवार, शमरोर; a sword; दीर्घः
१/१ वं. १४, ६; य. १३, ७२; दीर्घः २/१ य. १४,
२७; दीर्घः १/३ य. १, १८; दीर्घः १/३ य.
१०, ४०; दीर्घः (दीर्घः उपरथी) १/३ वं.
१७, ६. १०; दीर्घः १/३ य. १०, १३१.

अवस्था-दीर्घः वि. ना. नर. पक्षिनुं नाम; परो-दीर्घः
माकुं मायुसोने उधमांथी आमदादना वप्यतमां
उकारनार भरघो; the name of the cock,
which, by its crowing, scares away Bushy-
ásta, the Demon of Sloth. Comp. अ-दीर्घः;
अवस्था-दीर्घः १/१ य. हृदि. नुस्क. ४१.

अवस्था-दीर्घः (= अ-दीर्घः)

(शुभ्र-दीर्घः क तथा अ-दीर्घः) समास
ना. नर. वाहोड कापनुं काम ज्ञानार वेद्य; one
who heals with the knife (lit.); a surgeon;
अवस्था-दीर्घः १/१ य. ३, ६; अ-दीर्घः
अ-दीर्घः १/३ वं. ७, ४४.

दृक् कर्त् = Lat. Curt-are क) ब्राहोड कापनुं
काम करवु; to cut or open a part of the
body with a view to healing; to operate;
दीर्घः (असल इय दीर्घः + दीर्घः) आमा. पर-
स्मै. ३/३ वं. ७, ३८. ४०; दीर्घः अ. लू. संरा.
परस्मै. ३/१ वं. ७, ३७. ४८; दीर्घः (असल इय
दीर्घः + दीर्घः) वर्त. आत्मने. ३/३ वं. ७, ३८.

अ) कापवु, कापी नापवु; to cut; to cut off;
दीर्घः वर्त. परस्मै. ३/१ य. १४, ६२;
दीर्घः वं. ७, ३८. ४०.

दृक्-दीर्घः = कापी नापवु; to cut off; अ-दीर्घः
दीर्घः वर्त. परस्मै. ३/१ वं. ७१, ८; य. १०,
७२; दीर्घः-दीर्घः ३/३ वं. ७१, ८.

दृक्-दीर्घः-दीर्घः = कापी नापवु; to cut off; अ-दीर्घः
दीर्घः वर्त. परस्मै. ३/१ वं. १३, १०. ११.

दृक्-दीर्घः-दीर्घः = कापी नापवु, कापवु; to cut off;
दीर्घः-दीर्घः शक्या. परस्मै. ३/१ वं. ४, ५०.

दृक्-दीर्घः-दीर्घः = कापी नापवु; कापवाने माटे आववु
(दीर्घः); to cut off; to come to cut. (Dar.);
दीर्घः-दीर्घः वर्त. परस्मै. ३/१ य. १४, ६२.

दृक्-दीर्घः-दीर्घः = कापी नापवु; to cut off; अ-दीर्घः
दीर्घः-दीर्घः प्रयो. अ. लू. परस्मै. ३/३ वं. १३, ३३.

दृक्-दीर्घः-दीर्घः = क) कटके कटका करी नापवा; to
rend to pieces; दीर्घः-दीर्घः अ. लू. परस्मै.
३/३ वं. ७, १३.

अ) सांनि पेदा करवु (हरेमननुं); to coun-
ter-create; दीर्घः-दीर्घः अ. लू. परस्मै. ३/१
वं. १, २. ४-१३. १५-१६; दीर्घः-दीर्घः वं.
६, ८; य. ५, ३४.

दृक्-दीर्घः सा. ना. नर. (अर्थ अयोक्तस) ; क्षरी
नापनार, क्षरीने छुडुं पाडनार (स्पी. तथा हारले),
कांछि मीज करवाने माटे जेनार (दीर्घः);
one who tears and separates (Sp. &
Har.); one who sees the thing to do
(Dar.); दीर्घः (Wester. दीर्घः)
१/१ य. १५, ४६.

दृक्-दीर्घः (= कर्ण) सा. ना. नर. कान (देव-दीर्घः धम्मा
अराय मायुसने) ; an ear (of an evil being);
सारं मायुसना कानने माटे दीर्घः an ear (of
a good being); दीर्घः २/२ य. ११, २.

दृक्-दीर्घः वि. जेहेरे; deaf. Comp. अ-दीर्घः;
दीर्घः-दीर्घः १/३ य. ५, ६३.

दीर्घः = कल्प = सीधुं करवु, आकार यनावे; to
erect, to shape, to model; शुभ्र-दीर्घः

दृक्-दीर्घः = कर्ण = पातलु-दुपलु-कावलु यवु; to be
lean—weak—thin; शुभ्र-दीर्घः

दृक्-दीर्घः-दीर्घः (दीर्घः उपरथी) वि. करेस
धम्माने कारननां आनदानने लगते; (a member)
of the family of Karesna (Per. ७, ८);
दीर्घः (Geld. दीर्घः)
नर. १/१ य. १३, १०८.

વેદવ્યાજ્ઞાન નારી. ૭/૩ ય. ૧૦, ૧૬; જુઝ્મો
વેદવ્યાજ્ઞાનવેદવ્યાજ્ઞાન, વેદવ્યાજ્ઞાનવેદવ્યાજ્ઞાન

જામશ્દી (= જામશ્દી) વિ. ના. નર. પાદશાહ
જામશ્દીના ' વર ' માં યજ્ઞ ગમ્મિલા પેગમબરજી
નામ; name of the prophet who preached
and promulgated his new religion in
the Vara made by King Jamsheed; જામશ્દી
વેદવ્યાજ્ઞાન (Wester. જામશ્દીવેદવ્યાજ્ઞાન) ૧/૧ વં.
૨, ૪૨. (જુઝ્મો મોદી.)

જામશ્દી (જુઝ્મો ૧ ધા. જામશ્દી) બુ. કૃ. વિ. ક)
એજો, એતી કાથિલો; વાવેજો; sown; culti-
vated; જામશ્દી જામશ્દી નર. ૧/૩ વં. ૭, ૩૫.
જામશ્દી ઉત્પન્ન થયેલું, પેદા કાથિલું; produced,
done; જુઝ્મો જામશ્દીવેદવ્યાજ્ઞાન, જામશ્દીવેદવ્યાજ્ઞાન,
જામશ્દીવેદવ્યાજ્ઞાન, જામશ્દીવેદવ્યાજ્ઞાન, જામશ્દીવેદવ્યાજ્ઞાન,
જામશ્દીવેદવ્યાજ્ઞાન, જામશ્દીવેદવ્યાજ્ઞાન, જામશ્દીવેદવ્યાજ્ઞાન

જામશ્દી (= કૃષિ = કશ્ત) (જુઝ્મો ૧ ધા. જામશ્દી)
સા. ના. નારી. એતી; cultivation, tillage;
જામશ્દીવેદવ્યાજ્ઞાન ૪/૧ વં. ૬, ૬; જામશ્દી ય. ૨૪, ૩૩
(= વીશ્તા. ય. ૩૩). જુઝ્મો જામશ્દીવેદવ્યાજ્ઞાન

જામશ્દી સા. ના. જામશ્દી, મંત્ર; sorcery, black art
જામશ્દી (Wester. જામશ્દી) વં. ૧, ૧૪.

જામશ્દી, જામશ્દી, જામશ્દી (= જામશ્દી) વિ.
ના. નર. કેઝાની પાનદાન, જે પેશદાદીઆનની
પછી ધરિનની ગાદી ઉપર આબંધુ હતું; the second
dynasty of the ancient Persians; the
Kayânian dynasty, which succeeded the
Peshdâdyan; literally, it implies 'im-
perial, royal'; જામશ્દીવેદવ્યાજ્ઞાન (કશ્ત-
એસર) ૧/૧ ય. ૯, ૧૮; ય. ૧૫, ૩૨; જામશ્દીવેદવ્યાજ્ઞાન
જામશ્દી (= જામશ્દીવેદવ્યાજ્ઞાન = કશ્ત યુશ્તાસ્પ) ૧/૧ ય.
૫, ૧૦૮; જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૧ ધર્મ. ૫૩, ૨;
જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૧ ધર્મ. ૧૨, ૭; ધર્મ. ૪૬,
૧૪; ધર્મ. ૫૧, ૧૬; જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૧
આહરં. પેગમ. જર. ૩ (= ય. ૨૩, ૩); જામશ્દીવેદવ્યાજ્ઞાન
જામશ્દીવેદવ્યાજ્ઞાન ૨/૧ ય. ૫, ૧૦૫. ૧૧૩; જામશ્દીવેદવ્યાજ્ઞાન
૨/૧ ય. ૧૬, ૭૧; જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન સીરિ.
૨, ૬; જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૧ ધર્મ. ૨૩, ૨; નીઆ. ૫, ૫;

ય. ૫, ૧૩૨; ય. ૯, ૧૮; ય. ૧૫, ૩૬; જામશ્દીવેદવ્યાજ્ઞાન
(૫/૧ ને યદલે) ય. ૧૫, ૩૨; જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૩ ય.
૧૬, ૭૧.

જામશ્દી (= જામશ્દી) વિ. પાદશાહી, કેઝાની; royal, im-
perial; Kayânian; જામશ્દીવેદવ્યાજ્ઞાન નામ. (પા-
દશાહી-કેઝાની એરેહ) નામ. ૧/૧ ય. ૧૦, ૧૬.
૧૨૭; ય. ૧૬, ૧૮; જામશ્દીવેદવ્યાજ્ઞાન નામ. ૨/૧
ધર્મ. ૨, ૧૪; ધર્મ. ૬, ૧૩; ય. ૧, ૨૧; ય. ૧૬, ૯;
જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન (૩/૧ ને યદલે) ય. ૧૨,
૪; જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન નામ. ૧/૧ ધર્મ. ૧,
૧૪; ધર્મ. ૩, ૧૬; ધર્મ. ૭, ૧૬; ય. ૧૬, ૦. ૯૭;
નીઆ. ૫, ૫.

જામશ્દી, જામશ્દી (= જામશ્દી) સા. ના. નર. કીક,
જોતી આંખે આંધળો રહેનાર, ધર્મી, જરતોશ્તી
દીનનાં કુરમાનો ઉપર ધ્યાન નહીં આપનાર; blind
(orig.); one who is unheedful to the
moral truths of Zoroastrianism : Kavi;
જામશ્દી ૧/૧ ધર્મ. ૪૪, ૨૦; જામશ્દીવેદવ્યાજ્ઞાન નર. ૨/૩
ધર્મ. ૩૨, ૧૪; જામશ્દી (= જામશ્દી + જામશ્દી; નો
" તથા " નો " યથાથી) ૧/૩ ધર્મ. ૯, ૧૮; ય. ૧,
૧૦; ય. ૫, ૧૩; ય. ૧૦, ૩૪; ય. ૧૩, ૧૩૫.

જામશ્દી (= જામશ્દી = કબા) વિ. ના. નર. કો-
બાદ; જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન = જામશ્દીવેદવ્યાજ્ઞાન કશ્ત-
કોબાદ, કેઝાની વંશનો સ્થાપનાર; Kobâd,
જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન Kai Kobâd, the founder of
the Kayânian dynasty. He had a son,
named Kai Apiveh (Av. જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન)
and the latter had four sons, viz., Kai
Arish, Kai Vyârsh, Kai Pisân, Kai Kâus
(Dar.); જામશ્દીવેદવ્યાજ્ઞાન જામશ્દીવેદવ્યાજ્ઞાન ૧/૧ ય. ૧૩,
૧૩૨. (જુઝ્મો મોદી.)

જામશ્દી (= ગુરુઝ) વિ. ના. નર. એસ્ટુદી-
આરનો ભાઈ જેણે અદ્યાઈ તથા અદ્યાવતને
લીધે પોતાના પાપ યુશ્તાસ્પ પાદશાહને આપે સમ-
ભવીને એસ્ટુદીઆરને કેઝાનામાં નખાવ્યો હતો
(યુરાને કાંતે); શીરોસી એને યુશ્તાસ્પનો એશી ગણે-
છે; the Gurezmi (ગુરુઝ) of later tradition;
' the jealous brother of Isfendyâr, whom
he slandered to his father and caused to
be thrown into prison ' (Burân qatî'h).
Firdausi has only that he was a relation
of Gûshtâsp: شهنشاه را خویش

armpit; **अरुपित** (नमस्को काष्मने) २।१ वं. ८, ४८. ४६; वं. ६, १७. १८; **अरुपित** (जाष्मि काष्मने) २।१ वं. ८, ५०; वं ६, १७, १८.

रुपित (कच्छ, कक्ष) (शुष्मा धा. **रुपि** क) सा. ना. किनारे; shore; शुष्मा **रुपित** (शुष्मा धा. **रुपि** क) १।१ वं. ८, ५०; वं ६, १७, १८.

परुपित (वि. ना. नर. 'परुपितरी' नामनां पक्षिनुं षीष्तुं नाम; another name of the bird Parodars, q. v.; * + **परुपित** = **परुपित** १।१ वं. १८, १५. २३. शुष्मा **परुपित**

परुपित (वि. ना. नर. कर्क नामनां आनदाने; **परुपित** (हुक्वय) नामनो नामाकित नर ष्मि आनदानेो हतो; (a member) of the family of Kahrka; **परुपित** ६।३ य. १३, १२७. (शुष्मा मोदि.)

परुपित (अरुपित = कर्क) सा. ना. नर. गीध पक्षि; a vulture; ष्मि यो ल नीचे मुन्य सम-जवी शकाष्मिः **परुपित** = **कर्क** = पक्षि, मोर्ग; a bird; **परुपित** = **अह** = **आहु**; to eat; **परुपित** १।१ य. १४, ३३; य. १६, १३; **परुपित** ६।१ य. ५, ६९; **परुपित** (= **परुपित** + **परुपित**) ६।३ वं. ३, २०; वं. ६, ४६.

परुपित (= **परुपित**) सभास वि. गीध पक्षिनां पीछांवागो-साधनो (तीर); vulture-feathered (arrows); **परुपित** **परुपित** (Geld. **परुपित**) नर. ६।३ य. १०, १२६.

परुपित (= **परुपित** = **करो**, **करो**, **करो** = Ger. Krabbe, = Fr. Crabe = Crab); सा. ना. करचलुं, जेडके; a crab; a lizard; शुष्मा नीचे.

परुपित (परुपित उपरथी) वि. करचलांती ज्यो, करचलांती सुरतने; crab-shaped; **परुपित** **परुपित** नर. ६।३ वं. १४, ५.

परुपित = अकचकित थवुं, अलकवुं; अनीनो-तीक्ष्ण आवाज काहाडवो (उवीनदीशमान); अक ष्मिज साथे अथजावयुं-लागयुं (हारजे); to glitter;

to fizz (Windis.); to clash against; **परुपित** यो ल लडाछिनां हथियारना संबंधमां आविछि; **परुपित** **परुपित** अ. लू. संरा. पररमे. ३।३ य. १०, ११३.

परुपित (परुपित = कन नुं ष्मिष्तुं ३५) = क) आहावुं, प्यार करवो, पसंद करवुं; to love; to regard with affection; to like; शुष्मा **परुपित** **परुपित** (अ) मर्दे यो लाववुं. याद करवुं, आराधवुं; to invoke, to address in prayer; **परुपित** वर्त. १।१ हठि. ३३, ६; **परुपित** वीशता. य. ४२.

परुपित (विशे शुष्मा **परुपित**) **परुपित** = **परुपित**, जहरे करवुं, आशकारी करवुं (दारमे); to make (a thing) known, to declare (Dar.); Comp. काशा. **परुपित** **परुपित** वर्त. आत्मने. १।३ वीशता. य. २२. (= य. २४, २२)

परुपित (शुष्मा २ धा. **परुपित**) क सा. ना. नर. आहानार, पसंद करनार; one who holds wisdom dear; **परुपित** = **परुपित** (अ ष्मि **परुपित** ने अहले प्रत्यय आवेलो छे; शुष्मा **परुपित** **परुपित** (अ) लू. कृ. यहवाष्मिलो, पसंद पडेलो; beloved, greatly esteemed; शुष्मा **परुपित** **परुपित**

परुपित (वि. ना. नर. नामाकित पुरुषनुं नाम; name of an illustrious personage. Comp. Pehl. **परुपित** Kát, name of the Grand Vazir of Dārā (Bund. XXXII, 2)—Dar. **परुपित** १।१ य. १३, १२८.

परुपित (शुष्मा धा. **परुपित**) सा. ना. ना-य. छिच्छा, आहेश; wish, desire; **परुपित** १।१ हठि. ४७, ४.

परुपित (अ उपरथी) क्रि. अ. डेवी रीते, डेम; in what manner? how? other forms of the same:—**परुपित**, **परुपित**, **परुपित** Geld. य. १, २६; **परुपित** हठि. ४४, २०. Comp. Sans. कयम्. **परुपित** हठि. ४४, २.

परुपित (= काम = मक) (शुष्मा धा. **परुपित**) सा. ना. छिच्छा, आहेश, सुराह; wish, desire; **परुपित** २।१ हठि. २८, १०; **परुपित** १।१ य. १३, ३३; **परुपित**

५/१ धर. ४३, १३; १०८७ ७/१ धर. ३२, १३;

शुभ्रि = १०८७-३/१०८७

शुभ्रि (= १०७ = कार = २४) (शुभ्रि १ धा. १०७) सा. ना. नर. काम, धर्मो, उद्योग, मेहेनत; doing; act, deed; business, labour; शुभ्रि १०७

शुभ्रि (शुभ्रि १ धा. १०७) प्रयो. वर्त. ६. काम करावतो, उद्योगी करतो; causing (a person) to work; making active; १०७ नर. १/१ वीश्ता. ५. १३ (= ५. २४, १३).

शुभ्रि (शुभ्रि १ धा. १०७) वि. काम करण, मेहेनत, उद्योगी; hard-working, industrious; शुभ्रि नारी. १/१ वं. २१, ७. ११. १५; वीश्ता. ५. ४६ (= ५. २४, ४६).

शुभ्रि विरो शुभ्रि १ शुभ्रि, शुभ्रि

शुभ्रि विरो शुभ्रि २ शुभ्रि, शुभ्रि

शुभ्रि = कार प्रकाशयु; to shine; शुभ्रि धा. शुभ्रि

शुभ्रि (शुभ्रि धा. शुभ्रि) प्रकाशयु, ज्येष्ठमथी प्रकाशी नीकणयु; to shine; to shine by the lustre of knowledge; शुभ्रि (धर्मि मानथी प्रकाशित यज्यलाया) जू. ६. वि. नर. १/३ धर. ५०, २.

शुभ्रि (२ शुभ्रि ३५) = तोल्लेरा करवी ; to atone for, to expiate.

शुभ्रि अराअर रीते तोल्लेरा करवी ; to atone for (a crime) thoroughly ; शुभ्रि शकया. आत्मने. १ सो वर्ग ३/३ ५. १०, १२२.

शुभ्रि the Gáthâ of despair (vide Y. 46, 1) ;

शुभ्रि is an adjectival form of शुभ्रि (Dar.); शुभ्रि = singing the Gáthâ words of despair, viz., to what land shall I turn? हवे हुं क्थां हुं जगुं? ज्मे प्रमाथे निराशा उपजवनारा गाथाना कथाम गातां. दुष्ट-पापी मायुसतां युज्जवा पछी तेना तकीया आगण तेनुं रवान गजरात-रीक करेथे ते आअदमां ज्मे जोषि आविथे. गोया ते पापी मायुसनुं रवान जोषिथे:—' हुं क्थां हुं जगुं. हुं थुं करे' (शुभ्रि हादि. नुरक २०).

शुभ्रि विरो शुभ्रि १ धा. शुभ्रि

१ शुभ्रि - ३) शुभ्रि नुं पीशुं ३५, लेनी उपरथी शुभ्रि, शुभ्रि, शुभ्रि, शुभ्रि, शुभ्रि जोषि नीकयाथे; शुभ्रि ते जोषि.

शुभ्रि (शुभ्रि. अ. क. = क्थां हुं? where? १० धर. ५१, ४; धर. ५३, ६.

२ शुभ्रि = कु = मंडयुं. दुःख देयुं, आंधयुं थयुं; to bend, to torment; to be blind. Comp. rt. शुभ्रि; शुभ्रि शुभ्रि, शुभ्रि

३ शुभ्रि कु उप. अराअ, अद; pref.- bad, evil; e. g., शुभ्रि अराअ आछडी, रांड; a bad woman.

शुभ्रि (शुभ्रि धा. शुभ्रि) सा. ना. ना. ५. गरदन पटो, गरदन तथा छाती अथावानुं अतर; armour for the neck and chest; a hauberk; शुभ्रि (Geld. शुभ्रि) १/१ वं. १४, ६.

शुभ्रि (शुभ्रि १ धा. शुभ्रि) ६. वि. अरा करतां, संतोष पमाडतां, राजु राअतां; rejoicing, satisfying; propitiating; शुभ्रि शुभ्रि नर. १/१ ५. १३, २४; शुभ्रि हादि. नुरक. १३; वीश्ता. ५. ५६; शुभ्रि नर. ४/१ ५. ८, ६६.

शुभ्रि (rt. शुभ्रि) desider. pres. 1. sing.; शुभ्रि (for शुभ्रि—) I wish to render thee content or satisfied. Frag. 7, 2.

शुभ्रि (= शुभ्रि = कवन्ध) वि. ना. नर. देवनुं नाम; name of a demon; the demon in the cloud (Dar.). Comp. Per. शुभ्रि stupid, dull; a blockhead; शुभ्रि २/१ वं. १६, ४१;

शुभ्रि (२/१ ने अदले) वं. ११, ६. १२.

शुभ्रि वि. ना. नर. देवनुं नाम; name of a demon; or, the offspring of the Demon Kunda; fr. शुभ्रि + शुभ्रि; rt. शुभ्रि = to be born; शुभ्रि (२/१ ने अदले) वं. ११, ६. १२.

शुभ्रि (= शुभ्रि = कडक) वि. ना. लघु; small. शुभ्रि (ना. लघी कीडी ज्मानुं) ६/३ वं. १४, ५.

अ॒र्वा॒ (शु॒चि॒ १ १) कि. अ. ३) के॒वी॒ री॒ति, के॒म;
 in what manner? how? अ॒र्वा॒ (ते॒के॒ने॒ मा॒न॒द-
 य॒सो॒ ते॒चि॒मा॒ के॒म॒ करे॒ अ॒य॒वा॒ शु॒ करे॒ ?) वं. ५, १०.
 ३६. ४५; वं. ६, ६. २६. २८; वं. ८, १. ४. ७३; वं.
 १३, २६. ३५. ३६; वं. १५, ४६; वं. १६, १; अ॒र्वा॒
 वं. २, ३१; वं. ११, १; वं. ६, १. ४५. ४७; वं. १०,
 १; वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८.
 २०; वं. १६, १२; वं. २२, ६; ५. ४, ४; ५. १०.
 १२१; ५. १७, ५७.

अ॒र्वा॒) Lat. quando = Fr. quand = क॒या॒रे;
 when? अ॒र्वा॒ (क॒या॒रे॒ ते॒ आ॒त॒रा॒ने॒ पा॒छे॒ ला॒वे॒ ?) वं. ५, ४१.

अ॒र्वा॒) क॒या॒ं॒हां॒; where? अ॒र्वा॒ (ते॒चि॒मा॒नी॒ अ॒र्वा॒-
 न॒य॒मे॒छे॒) वं. १३, ५०.

अ॒र्वा॒ (शु॒चि॒ १ १) कि. अ. ३) के॒धं॒ त॒र॒ङ्गं॒, क॒या॒ं॒हां॒;
 whither? to what place? अ॒र्वा॒, अ॒र्वा॒. ३४, ७;
 अ॒र्वा॒. ४४, १५; अ॒र्वा॒. ४६, १; अ॒र्वा॒. ५१, ४.

अ॒र्वा॒) के॒वी॒ री॒ति, के॒म; in what manner?
 how? अ॒र्वा॒, अ॒र्वा॒. ६५, ६.

अ॒र्वा॒ (१ १) उप॒र॒थी॒) कि. अ. न॒या॒ं॒हां॒, क॒डे॒;
 where; anywhere; अ॒र्वा॒ वं. १, १.

अ॒र्वा॒ (१ १) उप॒र॒थी॒) कि. अ. न॒या॒ं॒हां॒, क॒डे॒;
 (६१२०६); whence does that wind blow? (D.);
 Vishtâsp Yt. ५५.

अ॒र्वा॒ (१ १) उप॒र॒थी॒) कि. अ. क॒या॒रे॒; when?
 अ॒र्वा॒, अ॒र्वा॒. २६, ११.

अ॒र्वा॒ (१ १) उप॒र॒थी॒) कि. अ. क॒या॒रे॒, क॒या॒ं॒हां॒
 (मि॒स्स); any time; wherever, at whatever
 place (M.); शु॒चि॒मा॒ नी॒यि॒ने॒ना॒ आ॒ल.

अ॒र्वा॒ (शु॒चि॒मा॒ १ १) स॒मा॒स॒ अ॒र्वा॒. ६. वि.
 क॒या॒ं॒हां॒ व॒प॒न्ते॒ न॒यि॒ने॒ना॒ आ॒ल (मि॒स्स);
 born at any time; born at what-
 ever place (M.); अ॒र्वा॒ (१ १) अ॒र्वा॒ ६३
 अ॒र्वा॒. ३६, २.

अ॒र्वा॒ (शु॒चि॒मा॒ २ १) सा. ना. अ॒र्वा॒, अ॒र्वा॒;
 ना॒री. अ॒र्वा॒ आ॒र्वा॒, अ॒र्वा॒; a bad woman,

a woman of easy virtue. Comp. Sans.
 कु + नारी; अ॒र्वा॒ १/१ वं. ८, ३१. ३२.

अ॒र्वा॒ = क॒र्ष = उ॒त्था॒य॒ य॒वु, अ॒र्वा॒ आ॒व॒वा, उ॒त्थुं॒ य॒वु;
 to be excited, to be raised; शु॒चि॒मा॒ अ॒र्वा॒

अ॒र्वा॒ = क॒र्ष = र॒क्ष॒य॒ कर॒वु, अ॒र्वा॒ अ॒र्वा॒ व॒वु;
 to protect, to shelter; शु॒चि॒मा॒ अ॒र्वा॒

अ॒र्वा॒ सा. ना. अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ (मि॒स्स); a
 species of dog (M.); अ॒र्वा॒ अ॒र्वा॒ the
 dog Kuro (M.) Frag. 2, 2; or, अ॒र्वा॒ = अ॒र्वा॒ =
 blind.

अ॒र्वा॒ सा. ना. अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒; a kind of
 disease or distemper; अ॒र्वा॒ अ॒र्वा॒ १/१ वं. २०,
 ३. ६. ६; अ॒र्वा॒ अ॒र्वा॒ (८/१ ने॒ अ॒र्वा॒) वं. २०, ७.

अ॒र्वा॒ ३) वि. ना. अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒; a
 (मि॒स्स); अ॒र्वा॒ (२५.); name of a mountain;
 the gorge of a mountain (M.); a crag
 (Sp.). अ॒र्वा॒ अ॒र्वा॒ (Wester. अ॒र्वा॒)
 ५/१ अ॒र्वा॒. १०, ११.

अ॒र्वा॒) सा. ना. अ॒र्वा॒ अ॒र्वा॒ (अ॒र्वा॒); edge,
 corner, angle (J.); शु॒चि॒मा॒ अ॒र्वा॒, अ॒र्वा॒

अ॒र्वा॒ (शु॒चि॒मा॒ अ॒र्वा॒ ३) तथा अ॒र्वा॒ =
 अ॒र्वा॒) स॒मा॒स॒ ना. अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒; अ॒र्वा॒-
 अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ (मि॒स्स); अ॒र्वा॒ अ॒र्वा॒; the
 pass of Kusra; abyss (M.); a craggy way
 (Sp.); अ॒र्वा॒ (Wester. अ॒र्वा॒)
 ५/१ अ॒र्वा॒. १०, ११. (शु॒चि॒मा॒ अ॒र्वा॒.)

अ॒र्वा॒ = क॒र्ष = अ॒र्वा॒ = अ॒र्वा॒ ना॒य॒वु; to kill.

अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒; to kill; अ॒र्वा॒
 अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒. ६ अ॒र्वा॒ अ॒र्वा॒ ३/१ वं. ५, ३४.

अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒ अ॒र्वा॒

अ॒र्वा॒ (= अ॒र्वा॒ = अ॒र्वा॒) (शु॒चि॒मा॒ १ १)
 अ॒र्वा॒) अ॒र्वा॒. ६. वि. अ॒र्वा॒, अ॒र्वा॒; made, formed
 अ॒र्वा॒ ना॒री. १/१ वं. १६, ३०; अ॒र्वा॒ ना॒य॒. १/१
 ५. ५, १२६; अ॒र्वा॒ १/१ वी॒क्ष॒ना॒. ५. ४७. शु॒चि॒मा॒
 अ॒र्वा॒, अ॒र्वा॒, अ॒र्वा॒

२२१७-२२१७, २२१७-२२१७, २२१७-२२१७

२२१७-२२१७, २२१७-२२१७

२ २२१७ (शुद्धि १ धा. १७) वि. उत्पन्न करती—
करनार; producing; forming; शुद्धि २२१७
२२१७

१ २२१७ (कृत्) (शुद्धि १ धा. १७) सा. ना.
नर. करनार, काम करनार; a doer, one who
acts. शुद्धि २२१७-२२१७

१ २२१७ (शुद्धि ३ धा. १७) सा. ना. नारी. कापी
नाम्न (असल); छल करवी, शिक्षा करवी;
cutting (lit.); tormenting; punishing;
२२१७-२२१७ (युनेहगारने छल करवाने
अथवा शिक्षा करवाने) ४१५. १०, १०६.

२ २२१७ (= कृति) (शुद्धि १ धा. १७) सा. ना.
नारी. करयु, अलवयु, काम; making, fulfilling;
deed; शुद्धि २२१७-२२१७, २२१७-२२१७,
२२१७-२२१७, २२१७-२२१७

२ २२१७ (शुद्धि १ धा. १७) सा. ना. करयु,
काम; performing; action; शुद्धि २२१७
२२१७

२ २२१७ (शुद्धि १ धा. १७) कृ. ना. नर.
काम करनार (असल); मददगार; workers
(lit.); helpers; यं यालनी सभर: + ७ + १७
२२१७; ७ नकामि जेउलीने भिटे आविले
छे; पछी २२१७ नो दुका २२१७ यधने १३ नो
बागो. २२१७ ने लीधि धावु अवेडा थवो जेधम्मि,
पलु नछी थयो; २२१७ १३ छल. २६, ३.

२ २२१७ (शुद्धि १ धा. १७) विरो शुद्धि २२१७

२ २२१७ (शुद्धि १ धा. १७) कृ. कृ. वि. अनावेष्टु;
आकार—३५ आवेष्टु; formed, shaped; शुद्धि
२२१७-२२१७

२ २२१७ वरो शुद्धि २२१७

२ २२१७ (= २२१७) (शुद्धि २२१७ अ
तथा १ धा. २२१७) सभास ना. नर. कालयुद्ध आनार,
धारा—मुरद आनार; corpse-eating; २२१७

२२१७-२२१७. २२१७-२२१७ (= काल-
युद्ध आनार कुतरानुं अथवा कालयुद्ध आनार
पक्षिनुं) ११ वं. ७, २६. ३०. ३३. ३४. २२१७
२२१७-२२१७. २२१७-२२१७ १३ वं. १,
४५. ४६. ४७; वं. ७, ३; वं. ८, १०; २२१७-२२१७
१३ वं. ३, २०; वं. ६, ४६.

२ २२१७ (= कृमि = Lat. Vermis = Fr. Ver
= Worm) सा. ना. नारी. कृडि; a worm;
२२१७-२२१७ worm-shaped (i. e., shooting)
stars; कृडाना आकारना तारा, आलुना आकार
रमां अरता तारा १३ य. ८, ८.

१ २२१७ (= कृष्ण) शुद्धि १ धा. २२१७) वि. पा-
तलुं, लांयुं; thin, lean, long; २२१७ २१५ य.
१६, ७७.

२ २२१७ सा. ना. नर. दीन दुश्मन; युतपरस्त
(दारमे.); शुलभगार (हारले); आनार देनार
(रु.); an opponent to the Zoroastrian
religion; an idolator (D.); an oppressor
(Har.); a tormentor (Sp.); २२१७-२२१७
(Geld. २२१७) (१३ ने अदले) य. ११, ९.

२ २२१७ (शुद्धि १ धा. १७) वि. ना. नर. अमिक नामांकित पु-
त्रपुं नाम; name of an illustrious personage;
२२१७-२२१७ ११५ य. १३, १०१. (शुद्धि मोदी.)

२ २२१७ (کر کشوز) वि. ना. नर. करसी-
वन्, अकुरासीआयने भाध; the Kersivaz of
Firdosi and the brother of Afrāsyâb, to
whom he calumniated Syâvarshâna and
obtained the order of his death. He was put
to death by Husravangh in company with
his brother; २२१७-२२१७ २१५ य. १६, ७७.
(शुद्धि मोदी.)

२ २२१७ (= २२१७) वि. ना. नर. होमनी क्रिया
दापल करनार होमनो हरीश; यंने कंधिक मजते
वेदमां कृषामु आवेछे. प्रोक्ते. दारमे. यंने सिकन्दर
साथे सरआवेछे; the adversary of Haoma,
the founder of the Haoma ceremony. Comp.
Ved. कृषामु; Keresani represents Alexander
and the Hellenic oppression, which for a
while put down the Mazdayasnian religion
(Dar.); २२१७-२२१७ २१५ छल. ६, २४. (शुद्धि
मोदी.)

अवस्था (= अवस्था, अवस्था = कर्षास्प)

(= अवस्था + अवस्था) वि. ना. नर. केशशास्त्र ना-
मना मराठु पेशवेवान; सामनां पानदानना अत्र
(अस्त) ना छे।करी तथा उर्वीक्षना आर्ष; the
well-known hero Kershâsp, the son of
Thrita and the brother of Urvâkshaya;
" Kereshâspa plays the same part in the
Avesta as Rustam plays in the Shâh-
Nâmeh. He is the Hercules and the
Theseus of Irân, subduing the monsters
like the one, and the brigands like
the other. According to the later
legend, Kereshâspa is one of the immor-
tals; he lies asleep in the plain of
Pêshyânsâi; the glory (farr) of heaven
stands over him for the purpose that,
when Azhi Dahûka (i. e., Zohâk) be-
comes unfettered, he may rise and
slay him; a myriad guardian spirits
of the righteous are as a protec-
tion to him (Bund. XXIX, 8; tr.
West)"—Dar. as for his exploits,
vide Yt. 19, 38-44. अवस्था १/१ हल.
६, ११; य. ५, ३७; य. १५, २७; य. १६,
३८. ४४; अवस्था १/१ हल. ६, १०;
अवस्था २/१ वं. १, ६; य. १६, ३६;
आर्ष. पोगम. १२. ३ (= य. २३, ३); अवस्था
अवस्था १/१ य. १३, ६१. (शुभ्रमा मोदी.)

अवस्था (अवस्था, अवस्था उपरथी) सा. ना. कवि

अथवा क्रीक (अमाने अवतोशती दीननां इरमाने।
उपर ध्यान नखी आपनार) ना खेला-शागिर्द
(मिस्र); पेशवेवी उपरथी दारभेस्तेने अमे आलने।
अर्थे कवी अमाने क्रीकना खेलाव करेछे; a
disciple of Kavi (M.); Kavi (Dar.);
अवस्था अवस्था २/३ हल. ३२, १५.

अवस्था विरो शुभ्रमा अवस्था-१/१

अवस्था (अवस्था उपरथी; शुभ्रमा अवस्था, अवस्था)

अ + अवस्था = अवस्था (गाथा इप) ; वि. कवि-क्रीकना
खेला; क्रीकने लगते; अवस्था; Kavi-like,
following the Kavi; irreligious; अवस्था १/१
(ने अवस्था गव्ही अमेने १/३ थाअमे) हल. ५१, १२

अवस्था (शुभ्रमा १ धा. १/१) सा. ना. क) काम; orig,

अवस्था = अवस्था (१/१, १/१ = अवस्था ; vide Av. Gram.
pp. 87-88); अवस्था २/३ य. १२, ८.

अ) अनावत, कारीगरी; make, workman-
ship; अवस्था नारी. २/३ य. १७, १४.

अवस्था (= अवस्था = Ved. कल्प, कृष् = Lat. cor-
pus = Fr. corps = अवस्था). अमे आलने। धाव
ने रीति काहाडवामां आव्वा छे:—

१) अवस्था = कर = अनावत, धाव; to make, to
shape; अने अवस्था प्रत्यय लागे।

२) अवस्था = कल्प = अनावत, उत्पन्न करवुं; to
make, to produce; सा. ना. नारी. क) अवस्था शरी-
र; a living body; अवस्था २/१ हल. ६, ३०.
३१; य. ८, १३; य. ११, २१. २२; य. १३, ६०;
आर्ष. पोगम. १२. ३; अवस्था २/१ हल. ३०, ७;
हल. ५१, १७; हल. ५८, ८. हल. ३६, ६; अवस्था
अवस्था वं. २१, ६. १०. १४; अवस्था ३/१ वं. १६,
३७; य. ५, ३८. ६१; य. १३, १०७; य. १५, ४०;
अवस्था १/१ वं. १६, ३६; य. १०, ६०; अवस्था
२/३ हल. ५५, १; वीरप. ११, ३; य. १३, ८१;
अवस्था १/३ हल. ५८, ८. शुभ्रमा अवस्था-अवस्था

अ) Corpse = मुवेवु शरीर, लाश, मुरदुं; a
dead body, a corpse ; अवस्था (२/१ ने अदले)
वं. ३, २०; वं. ६, ४६; अवस्था २/१ वं. ५, १.
१३. १४.

ग) रचना, गोकवलय, योजना; arrangement,
plan, system ; अवस्था-अवस्था अवस्था
अवस्था-अवस्था (डारमनदनी तमाम रचना—
योजनाने हमे वप्पाशुीये छिये) (२/१ ने अदले)
हल. ७१, ४.

अवस्था, अवस्था, अवस्था, अवस्था, अवस्था विरो शुभ्रमा १/१

अवस्था, अवस्था वि. ना. नारी. प्रेडि. दारमे-

स्तेने अने सिस्तानमां आवेला अरेह अथवा
हामुन दरिया साथे सरप्पावेछे; the present
Zarah or Hâmun Sea in Seistan (Dar.);
Pehl. अवस्था (Kyânsâi); अवस्था अवस्था
(Geld. अवस्था) २/१ य. १६, ६६; अवस्था-अवस्था
अवस्था ५/१ वं. १६, ५; य. १६, ६२.

1/2/3/4-5/6 वि. ना. पाडाडनुं नाम; name of a mountain; 1/2/3/4-5/6 य. १८, ३.

1/2/3/4 सा. ना. ना-य. -1/2/3/4 -1/2/3/4 (अर्थ चोक्स जलुयो नथी). धांठ (युरती); अने कांठ/क भलता सं. कांस्य (धांठ अनानानी धातु); दामां रायवानी तथा मलयुठ लगाम (री.); काम करती वपते (अल-दोने) भारवाना तथा अमकाववाना आयुक (हारले); आदवानो तथा अति करवानो पावडे (दारमे.); a spade to dig and to plough (D.); reins which hold in and are strong (Sp.); -1/2/3/4

1/2/3 a bell (J.). Comp. कांस्य bell-metal; reins (Sp.); a whip (Har.) Comp. कस, कसा; a spade (Dar) —rt. 1/2/3 = खन् = to dig. Pohl. 1/2/3; 1/2/3/4 ना-य. १/२ वं. १८, ११.

1/2/3 (= क्व) (१ ७ उपरथी) कि. अ. क) क्वांहां; where? 1/2/3 वं. ३, १५; वं. ६, ४४. ४८; व. ७, ५५; वं. ८, ४१—६६; वं. १३, १७. १८. १९; वं. १६, ४. २७. ४६; हदि. नुरक. १

1/2/3 कयुं; which? 1/2/3 वं. ३, १. २. ४-११.

1/2/3 केम, शी रीते; how? in what manner? 1/2/3 (केम? अम.) वं. ३, ४०; वं. ७, १३. २६. ३३. ७४; वं. ८, ३६. ६८.

1/2/3 केठेपी, केठेपी जगाअमे; anywhere, wherever; 1/2/3/4 हदि. २३, ३.

1/2/3/4 वि. ना. आयुल (Babylon) मां आं-धिला जुहाडना मेहेलनुं नाम. आयुल मां ओहदि अग-लांना आकारने. अक सुंदर मेहेल आंथ्या हते, जेनुं नाम तेलु दिस कुंग (अमाने अगलांना आकारने किल्ला) पाडयुं हतुं; कदाय दिस कुंग नुं अय-स्तामां 1/2/3/4 थयुं (दारमे.); वणी अमेनी सि-कृतमां 1/2/3/4 (नजदीक जवाधि नडी शकाअमे तेवा) आवेछे ते पाछलथी अदलधने दिस दिस थयुं; शादानामां अमे मेहेल दूख्त (1/2/3/4) ने नामे जलुअमेलेछे; name of the palace of Azi Daháka. Hamza of Ispáhân says, 'Azi Daháka used to live in Babylon, where he had built a palace in the form of a stork; he called it Kuleng Dis (कुलंग दिस), the fortress of the stork; the inhabitants called it Dis Het (दिस हत).' Kuleng Dis was in Avesta Kvirinta Daeza, and Dis

Het is nothing else than Duzhita. One may doubt whether Kvirinta is the name of a palace or the Avesta form of Kuleng, a stork: in any case it was a palace in Bawri (Babylon). Kvirinta Duzhita is changed to Kang-dezh-hukht (कुंग दूहोख्त). The (दिस हत) of Hamza is another corruption of duzh-it 1/2/3/4 (Dar.); 1/2/3/4 1/2/3/4 २/१ य. १५, १६.

1/2/3, 1/2/3

1/2/3 = स्व = Lat. Se, Su-us = Fr. Se, Soi

(अमेनुं पीणुं ३५ 1/2/3/4, 1/2/3/4 छे) सामा. सर्व. पीतानुं; reflex pro. own; belonging to oneself; चोक्स विभक्तिअमां 1/2/3 आवेछे, अने आकीनीमां 1/2/3/4, 1/2/3/4 आवेछे. वणी केहि केहि वपने अकज विभक्तिना प्रत्यय जेडने (1/2/3 तथा 1/2/3/4 ने) लागेला आवेछे; नेभके 1/2/3, 1/2/3/4 ३/१; 1/2/3, 1/2/3/4 ४/१; 1/2/3/4, 1/2/3/4 ६/१; ६/१; ६/१; ६/१. जलुयुं जे, जे नामनी साथे अमे सर्वनाम आवेछे ते नामनी जती पीते लेछे; 1/2/3/4 (पीतानुं रवान) नर. १/२ हदि. ४६, ११; 1/2/3/4 (पीतानुं अंत:करलु) नारी. १/१ हदि. ४६, ११; 1/2/3/4 (पीता-नी राजितथी) नाम. ३/१ हदि. ६, २५; 1/2/3/4 1/2/3/4 नारी. ४/१ हदि. ३०, २; 1/2/3/4 ४/१ वं. ४, १; 1/2/3/4 नर. ६/१ हदि. ६, १; य. ८, ११; य. १०, ५५; 1/2/3/4 नारी. ६/१ हदि. १४, २; हदि. ३३, १४; वीरप. ५, २; 1/2/3/4 ७/१ वीरप. १४, २; 1/2/3/4 ३/३ वं. ५, ६२; हदि. १५, २; हदि. ३१, २०; हदि. ४६, ४; हदि. ४६, ४; हदि. ५१, १४; 1/2/3/4 ७/३ Frag 4, 2; 1/2/3/4 1/2/3/4, 1/2/3/4, 1/2/3/4, 1/2/3/4; समास ३५मां 1/2/3 ने अदले धयुं-करीने 1/2/3 आवेछे.

1/2/3/4 (1/2/3/4 १ धा. 1/2/3) वि. अयसुरत, अ-लकतुं, सुंदर; beautiful, shining, splendid; 1/2/3/4 1/2/3/4 (सुंदर पीछावेली अक साथे) ३/१ वं. १४, १४. 1/2/3/4 नीचिना जाल.

1/2/3/4 (1/2/3/4 तथा ३ धा. 1/2/3) समास ६. वि. सुंदर अनवेलु (असल); अपकादर

वि. ना. न२. अलकती—सुन्दर गाडी (अमसल.); अनिरथ, अमसली धरिणी मुलुकाभांनि मध्य केशव-
 नुं नाम; one of the seven Keshvars of the
 earth, lying in the centre ; it is called the
 brilliant Khanirac; for particulars, vide
 १०३३; १०३४. अलकती (= अलक
 १०३३ = अलकतुं—शोभितुं अनिरथ नामनुं केशवर)
 २/१ वं. १६, ३६; ध्रुव. ५७, ३१; य. १०, १५. १७.
 १३३; य. १२, १५; य. २१, १४; अथर्ववेद. १०३३
 १/१ वीर्य. १०, १. (शुभ्रिमा मोदि.)

अथर्ववेद. १०३३ विरो शुभ्रिमा अथर्ववेद. १०३३

१) अथर्ववेद (शुभ्रिमा १ धा. अथर्ववेद) वि. प्रकाशित, अ-
 लकतुं, शैशान; bright, enlightened; शुभ्रिमा
 अथर्ववेद. १०३३

२) अथर्ववेद (शुभ्रिमा १ धा. अथर्ववेद) वि. अलकतुं,
 प्रकाशित; shining, bright; अथर्ववेद. १०३३
 (= अलकतां-प्रकाशित आरमानने) न२. २/१ वं.
 १६, ३५; वीर्य. ७, ४; सीरि. २, २७; अथर्ववेद
 नान्यतर जती २/१ ध्रुव. ५३, ४; अथर्ववेद
 अथर्ववेद. . . . (कीर्ती भरेली—प्रतापवाणी रा-
 स्तीथी) ना. न२. ३/१ ध्रुव. ३२, २; अथर्ववेद ३/१ य.
 ८, ३८; अथर्ववेद न२. १/१ ध्रुव. ६, १; य. ८, ११;
 य. १०, ५५; य. १३, ६६; अथर्ववेद. १०३३ नारी. २/३
 ध्रुव. १६, ७; वीर्य. १६, २. अथर्ववेद. १०३३
 (brilliant deeds) २/३ य. ३, १. २.

३) अथर्ववेद वि. ना. न२. अमक नामांकित पुरष-
 नुं नाम; name of an illustrious personage ;
 अथर्ववेद. १/१ य. १३, ११७.

४) अथर्ववेद वि. ना. न२. पाहाडनुं नाम;
 आभीआननो पाहाड (दारमि.); " Mount
 Khanvant may be the same as Mount
 Bâmyân, from which the Balkh river
 springs. Aris' arrow, mentioned in Yt. 8,
 6, stopped at the Balkh river (an affluent
 of the Oxus)" — Dar. अथर्ववेद. १०३३
 अथर्ववेद. (अनवन्त नामना पाहाड सुधी) २/१
 य. ८, १. ३८.

अथर्ववेद = अथर्ववेद = स्वर = अथर्ववेद , अथर्ववेद = Lat.
 Som-niare = To sleep = सुषु, उषुषु; to sleep,

to slumber; अथर्ववेद. १/१ वं. १८, ४७.
 शुभ्रिमा अथर्ववेद, अथर्ववेद. १०३३

अथर्ववेद (अथर्ववेद उपरथी) क्रि. अ. पातपोतामां;
 among themselves; Pehl. अथर्ववेद. १०३३
 अथर्ववेद. अथर्ववेद. . . . अथर्ववेद (ते अ
 भीनाम्ये पोहेलां पातपोतामां अमक भीजने सांभ-
 षुं अथर्ववेदने वात कीर्ती) ध्रुव. ३०, ३.

अथर्ववेद (अथर्ववेद = स्वप्न = अथर्ववेद = L. Som-nus =
 Fr. Sommeil = Sleep) (शुभ्रिमा धा. अथर्ववेद)
 क) वि. उषुषुने पसंदकरतो-आहोतो ; fond of sleep ;
 अथर्ववेद न२. १/१ वं. १३, ४८.

अथर्ववेद) सा. ना. न२. उषुषु; sleep; अथर्ववेद. २/१
 वीर्य. ७, ३; अथर्ववेद. २/१ ध्रुव. ४४, ५; अथर्ववेद
 ५/१ वं. १८, ४६; अथर्ववेद. ५/१ य. २१, १३; अथर्ववेद
 अथर्ववेद. १/३ य. २१, ५.

ग) वि. ना. न२. उषुषुने देव, माणुसने आ-
 लसु करनार—हृदयी अथर्ववेद उषुषु लावनारी देव;
 the Demon of Sleepiness and Drowsiness ;
 अथर्ववेद. १/३ य. १३, १०४.

अथर्ववेद (शुभ्रिमा अथर्ववेद तथा १ धा. अथर्ववेद) वि.
 पोताने पसंद पडतुं—मनगमतुं (अमसल.);
 धातुं संतोषकारक; pleasing or agreeable to
 one's self (lit.); very satisfactory; अथर्ववेद
 नारी. २/३ वीर्य. ५. ३८ (= य. २४, ३८)

अथर्ववेद (अथर्ववेद उपरथी) = अथर्ववेद = अथर्ववेद =
 सुषु, उषुषु; to sleep, to slumber; अथर्ववेद
 अथर्ववेद. १/१ य. १३, ११७ (sleep on, O men!) आथर्ववेद.
 परमै. २/३ हादो. नुरक. ४२; शुभ्रिमा नीयेनो आल.

अथर्ववेद (शुभ्रिमा धा. अथर्ववेद) सा. ना. न२. उषुषु,
 नेधुषुषु तेनां करतां वधारे उषुषु; sleep; sleepiness,
 drowsiness; अथर्ववेद. १/१ य. १८, ४६ (लांभी-धुषुषु उषुषु,
 अथर्ववेदने नेधुषुषु तेनां करतां वधारे उषुषु) १/१ वं.
 १८, १६. २८.

अथर्ववेद (शुभ्रिमा अथर्ववेद तथा १ धा. अथर्ववेद) = उषुषु-
 षु; to sleep.

अथर्ववेद-अथर्ववेद = सुषु, आसाअमश-आराम लेयो;
 to sleep, to take rest; अथर्ववेद. १/१ य. १३, ४८

ढेरनी दालत (युस्ती); सुपनी शैली तथा गोशत (दारमे.) २/१ नी आ. ३, १०; वीशता. ५. ६.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः क) वि. ओरैह-
कृतिंवाजो; full of glory; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (the
man endowed with glory; कृतिंवाजो मायुस)
नर. १/१ ध्र. ४३, २.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः तथा ऋषिः ग)
सा. ना. नारी. पोतानुं अंतःकरण्यु (असल);
पोतानुं करतुक; one's own conscience (orig.);
one's own doings; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 नारी. १/१ वं. ५, ६२.

𑀧𑀺𑀢𑀺 (वि. पोतानी दीननो, ह्मदीन; (a man)
of the same faith or religion; 𑀧𑀺𑀢𑀺 (नर.
५/१ य. १०, २.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 वि. ना. नर. इरशोस्तारनो छेकरै
तथा पोगमयर नरतोशतनो साणो; the son of
Frashaostra, and the brother-in-law of
Zarathustra; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 ६/१ य. १३, १०४.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो १-२ ऋषिः) वि. पोतानी
भेजे दौडनार; अथवा पोतानी भेजे गुनरायु
करनार; capable of running; or, capable of
self-supporting; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (नर. १/३ ने अदले)
वं. १५, ४३. ४४.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः तथा ऋषिः) सा.
ना. पोतानी अुदी; selfness; self-existence;
𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 . . . 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (Ahura Mazda
by His Omnipotence; हेरमनरै पोतानी
अुदीथी...) ५/१ ध्र. ३१, २१.

𑀧𑀺𑀢𑀺 (ऋषिः) नुं पीशुं इय; शुच्यो ते
आल) वि. पोतानुं, पोताने लगतुं; one's own;
belonging to one's self; 𑀧𑀺𑀢𑀺 (नर. १/३
ने अदले) (पोतानां मुकाम तरङ्) २/१ य. ५, ६२.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः तथा ऋषिः) वि.
पोतानीभेजे—सेहेलाधथी—नवाध शकाय्मे य्मेवा
(रस्ता); (roads) that can be easily passed
over; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (आसानीथी न-
वाध शकाय्मे य्मेवा रस्ता) नर. १/३ य. १६, ३.

𑀧𑀺𑀢𑀺 (= 𑀧𑀺𑀢𑀺) (शुच्यो ऋषिः तथा ३ धा. १)
वि. पोते अरदारत करनार; टकाडि, मन्वुष्ट (स्पी.
तथा युस्ती); अक्षैश करनार, सप्पी (दारमे.);
self-supporting, self-dependent; enduring

(Sp. & J.); full of bounty (Dar.); 𑀧𑀺𑀢𑀺
नारी. २/१ ध्र. २, १४; ध्र. ६, १३; ध्र. १०,
३; ध्र. ६५, ११; य. १३, १५७; सीरि. २, २५;
𑀧𑀺𑀢𑀺 २/३ य. १३, ३२.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः तथा १ धा. १)
समास वि. पोते टेके आपतुं—आपनार, पोते रक्ष-
यु करतुं; पोते तदन इदा थर्ध नवुं (मिस्स);
self-supporting, self-defending; offering
of the entire self (M.); 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 ५/१ ध्र.
६०, ६.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः क) समास ना.
ना-य. पोतानुं ढांकयु—पीछानुं—आदर धत्यादि;
one's own covering, bedding or sheet;
𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 २/१ वं. ६, ५१.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः) समास
वि. पोतानी भेजे शैशनी आपतुं; self-lighted;
𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 २/१ वं. २, ३०. ३८; ध्र. ५७, २१.

𑀧𑀺𑀢𑀺 (विरि शुच्यो १ धा. १)

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो १ ऋषिः) समास वि.
पोते सुय अथवा क्शय्मेदो आपनार; conferring
weal or benefit on one's self; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺
𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 नारी. २/१ य. ६, २.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (= ऋषिः + ऋषिः; शुच्यो ऋषिः) लू.
क. वि. आवा लाय्मेक—स्वाददार क्शिविलुं, पकविलुं;
(food) made eatable or delicious; cooked;
𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 २/१ वं. ५, ५२; वं. ७, ५७; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺
ना-य. २/३ वं. ७, ५७; वं. १६, ४०; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺
६/३ वं. ७, ३५.

𑀧𑀺𑀢𑀺 (सा. ना. ओराक; food; 𑀧𑀺𑀢𑀺 नारी.
२/१ ध्र. ११, १.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः) समास ना.
ना-य. पोतानुं पीछानुं, पोतानी पथारी; one's
own bedding or seat; 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 २/१
वं. ६, ५१.

𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (शुच्यो ऋषिः) वि. पोते—पो-
तानी भेजे उचुं रेहेतुं, पोतानी नगा राय्पतुं; ह्म,
काय्मेम; अुशाली नरैली हालत, सुयस्थीति
(मिस्स); self-standing (lit.); firm;
pleasantness (M.); 𑀧𑀺𑀢𑀺𑀓𑀺𑀢𑀺 (𑀧𑀺𑀢𑀺
= (दीनना) उस्तेवार भार्गने नारी. २/१ नी आ.

१, ८; Frag. 5, 2; ...
नारी. १/१ Frag. 5, 1.

१ **...** (= ...) ;

... = ... = रामप्रास्ता, ...
आखुना स्वादनी उपर सरदारी लोगवतो क्रेशतो,
वणी यि क्रेशतो वातावरणु उपरणी भवकोल छे;
भीतो राम (वि. ना. नर.); the Genius of the
atmosphere; the angel that gives their
taste to different kinds of meals; Râm
Khâstar or Mino Râm. ...
२/१ वीरप. २, ९; छन्द. १६, ५; छन्द. २, ३;
छन्द. ६८, १५; ... २/१ वं. ३,
१; गेह १, ७; ... ५/१ छन्द. १,
३; छन्द. ३, ५; ५. १५, ०. ५८; गेह १, १; ...
... १/१ छन्द. २२, २३; वीरप. १, ७;
५. १०, ०. १४६; ... (१/१ ने
अदले) ५. २३, ७ (= आहूरी. पोगम. नर. ७)

२ **...** वि. ना. आहूगानिस्तानमां आवि-
री नदीनु नाम; name of a river in Af-
ghanistan; the River Khâsh, an eastern
tributary of the River Hâmûn (Geld.);
... Yt. 19, 67.

... = ... (orig.) = स्वर्ह = क) आवु;
to eat; ... = ...; e. g., ... = ...
a bridge; ... = dead; ... =
... = mortal; ...

...) पीवु; to drink; ...

... (...) सा. ना. नर
पीनार; one who drinks; ... २/१ छन्द.
११, ३.

... (...) सा. ना. नारी.
आराक, आवु; food, eating; another form
of ... १. ५; ... ३/१ वं. ३, २३.

...

... सा. ना. नारी. भोज; pleasure, enjoy-
ment; ... = ...; (असल ३५); स्वाह,
स्वाहन = भोज, आनंद; धा. ... = स्वाह = स्वाह

सेवा, मज्जु सेवा; to taste, to enjoy; ...
२/३ ५. ४, १.

१ **...** सा. ना. नारी. सुख; happiness; ...
= ... (असल ३५) = स्वाह; Comp. Sweet.

... (concerning happiness and
suffering सुख तथा दुःख आवि) ३/१ छन्द. ३०, ११

२ **...** (...)
वि. पति; itself; ...
(the Mâzdayaçna religion itself; ...
यसन दीन पति) नारी. १/१ ५. १०, ६८.

... = ... = स्वाह = कुंझार भारवा, हंइवु;
to pant, to be out of breath; cl. ७;
... ५. १६, ४०; ... ३/३ वं. ३, ३२.

... सा. ना. ना. न. सुरज; the sun; Gâthio
form of ... = स्वह; ... नां ३५ सि-
वाय, यि योलने निभक्ति लागती नथी; ...
१/१ छन्द. ५०, १०; ... (१/१ नी मतलये)
छन्द. ४८, ३.

... (...) सभास
वि. सुरजनां जेवु हेवापु. सुरजनां जेवु; looking
like the sun (lit.); Avestaic form ...
... (vide Y. 9, 4); ...
... = in that (holy) Realm which
shines (with splendour) as the sun; सुर-
जनां जेवी (नुरमंद) पादशाहीमां; ना. न. ३/१
छन्द. ४३, १६.

... विरी शुष्मा दक्षुमा

... वि. ना. नर. क) धराननी उत्तरे आ-
वेला मुलुकनु नाम; वधारे ओलासा आवि शुष्मा.
आरेहेह अवरता आ माय्मनी, गोरा यशतने ३१ भो
कुंझार; name of a region lying to the north
of ancient Irân. Arejat-aspa, who waged
war against King Gushtasp, was the king
of Khyaona; ... १/१ ५. ६, ३०;
५. १७, ५०;

...) यय्मिान मुलुकने रेडेवासी; ...
२/३ ५. १६, ८७; ...

dahar (Haug); name of a river in Hyrcania (Dar.); Pehl. १३६; १००४ २१ वं. १, ११. (शुष्मो मोदी.)

१००४ ११ वं. वि. ना. नारी. हरिमन्त्री संकृती चक्र परीनु नाम; name of a fairy, who was attached to Kereshaspa; vide Dar. ; १००४ २१ (२१ ने अदले) वं. १, ६; वं. १६, ५

१००४ ११ (११ वं. १, ६; शुष्मो ४ धा. १०) सा. ना. अकल; sense, intelligence; शुष्मो १००४ ११, १०४

१००४ ११ (शुष्मो १००४ ११) इ. वि. सप्त, कठलु; hard, firm; १००४ ११ अति. वि.; १००४ ११ (with louder voice ; वधारे भेदो साद, वधारे अलं: रागधी) नारी ३१ छिन्. ६, १४; य. १६, ८१; १००४ ११ (ध्रुवो ६४; धनसाकमां ध्रुवो वागपी) नारी. २१ वं. १६, १४; छिन्. २९, २; य. १३, ८०; -१००४ ११ (सधो मन्त्र आकारा तरु) २३ छिन्. ३०, ५; शुष्मो नीयेना योल.

१००४ ११ (शुष्मो १००४ ११) तथा (११) समास वि. कथवाच्येना शुववागे, ना पुरा रवानवागे; (a man) with a dissatisfied heart or soul; १००४ ११ नर. ११ वं. ५, ६. ७; वं. ८, ३६.

१००४ ११ (शुष्मो ११ तथा १ धा. ३०) = सप्त अथवा कठलु करतु; to harden, to make obdurate; १००४ ११ अ. लू. पररु. ३१ छिन्. ४९, १०.

१००४ ११ (११ शुष्मो १००४ ११)

१००४ ११ (११ ३१) वि. सप्त, कठलु; hard; १००४ ११ नर. ११ वं. १३, ३०. ३७; १००४ ११ १३ वं ७, ३१; वं. १८, २; वं. १८, ७१; १००४ ११ नारी. १३ वं. ५, १.

१००४ ११ (शुष्मो ११) वि. पीकार, विषाप करतु; howling, wailing; १००४ ११

(नर. ११ ने अदले) वं. १३, ६; १००४ ११ अति. वि. (नर. ११ ने अदले) वं. १३, ८.

१००४ ११ (= ११ = कतु = ३१) (शुष्मो ४ धा. १०) ; ११ + १० = १००४ (= १३३ अया- ०याधी) . सा. ना. नर. अकल, उहापलु; sense, wisdom; १००४ ११ य. १, ७; य. १०, १०७; १००४ ११ छिन्. ३१, ६; छिन्. ३२, १४; १००४ ११ वं. १८, ६; छिन्. २५, ६; छिन्. २८, १; छिन्. ३२, ६; छिन्. ६२, ४; वीरु. १६, १; य. १, ३१; य. २, ६; य. १७, २; वीरुता. य. ४१ (= य. २४, ८१) ; १००४ ३१ छिन्. ४५, ६; छिन्. ४८, १०; १००४ ११ (११ ने अदले) वं. ४, ४५; १००४ ११ छिन्. २२, २५; य. २, १; १००४ ११ ११ छिन्. ३४, १४; छिन्. ४३, ६; छिन्. ४९, १८; य. १६, ६४; वीरुता. य. ४१ (= य. २४, ४१) ; -१००४ ११ ११ (११ ने अदले) छिन्. ३२, ४; -१००४ ११ ११ छिन्. ४८, ४; १००४ ११ १३ छिन्. १६, १५; छिन्. ४५, २; छिन्. ६९, ३; १००४ ११ २३ छिन्. ३१, ११. शुष्मो १००४ ११, १००४ ११, १००४ ११, १००४ ११, १००४ ११, १००४ ११, १००४ ११ तथा नीयेना योलो.

१००४ ११ (शुष्मो १ १००४) समास ना. नर. अकलने आहानार-पसद करनार; one who loves wisdom; comp. १००४ ११ Vend. 4, 44; १००४ ११ य. १३, १६.

१००४ ११ (शुष्मो २ धा. १०) समास वि. अकलने वधारेतो; wisdom-increasing; -१००४ ११ नर. ११ य. ८, ३६.

१००४ ११ (शुष्मो १००४) समास वि. अकलने शोधनेतो; विद्या-अभिलषणी आहेशेरा शोधनेतो; seeking after knowledge, wishing for wisdom; १००४ ११ १३ वं. ४, ४४.

१००४ ११ (= ११ = ३१) (१००४ ३१) वि. अकलने, उहापलुवागे; intelligent, wise; १००४ ११ य. १, ७; १००४ ११ अति. वि. नारी. २१ (१००४ ११ = ध्रुवो अकलवागे—उहापलुवागे) वं. १६,

१४; ध्रुव. २६, २; य. १३, ८०; अथर्ववेद-अथर्ववेद
नर. ६/१ ध्रुव. १, १.

अथर्ववेद (अथर्व वेद) सा. ना.
नर. अथर्व, उहापयु; intelligence, sense,
wisdom; अथर्ववेद २/१ य. १८, १; अथर्व
अथर्ववेद (योताना अथर्ववेद) ३/१ वं. १५, २;
अथर्ववेद ३/१ य. १७, २; अथर्ववेद ३/१ ध्रुव.
३१, ७; ध्रुव. ४८, ३; ध्रुव. ५३, ३; अथर्ववेद
३/१ य. १, २६. शुद्धि अथर्ववेद-अथर्व, -अथर्व
अथर्ववेद, अथर्ववेद-अथर्व

अथर्ववेद विद्वान् शुद्धि अथर्ववेद

अथर्ववेद वर्त. इ. आत्मने. अथर्ववेद-
हेति; being intelligent or wise; denom.
pres. partic. from अथर्व (sense, wisdom);
अथर्ववेद नर. ६/१ वं. ४, २.

अथर्ववेद (शुद्धि अथर्व तथा १ अथर्व) समा-
स ना. नर. अथर्ववेदो अथर्व, उहापयुने धरु;
lord of wisdom, master of intelligence;
अथर्ववेद ८/१ ध्रुव. ४०, १.

अथर्ववेद, **अथर्ववेद** = क्रय = कंगाल यवु; अथर्ववेद
आलवु; to be miserable; or, to creep; शुद्धि
नीचिने आल.

अथर्ववेद (= अथर्ववेद = खुरस्तर) (शुद्धि
धा. अथर्ववेद) क सा. ना. नर. अथर्ववेद, नुकसा-
न करनार जनवर; noxious creatures;
Khrafstras; अथर्ववेद २/१ वं. १९, १२; अथर्ववेद
अथर्व १/३ वं. १७, ३; अथर्ववेद १/३ ध्रुव. ३४,
६; अथर्ववेद २/३ य. २०, १; अथर्ववेद
३/३ वं. ७, २. ३. ५; वं. ८, १६-१८. ७१; वं. ९, २६;
अथर्ववेद ६/३ वं. १६, १२.

अ) सा. ना. नर. दुष्ट-अथर्व आलुस; an evil
or vicious person; अथर्ववेद २/३ ध्रुव. २८, ५

ग) वि. दुष्ट, अथर्व; evil, bad; अथर्ववेद
अथर्ववेद (दुष्ट आलुस) २/३ ध्रुव. १६,
१; ध्रुव. ३४, ५.

अथर्ववेद (शुद्धि अथर्ववेद तथा १ अथर्व)
समास ना. ना. अथर्ववेद-नुकसानकारक जन-

वरेनि मारवानु हथियार; an instrument for
killing noxious animals; अथर्ववेद २/१
वं. १४, ८; वं. १८, २.

अथर्ववेद प्रयो. वर्त. आत्मने. ३/१ य.
१०, ३६; धारया भेजे अथर्ववेद अथर्ववेद
छे. धा. अथर्ववेद = अथर्ववेद = अथर्ववेद =
अथर्ववेद; to fear; अथर्ववेद = अथर्ववेद
= अथर्ववेद; to terrify (caus.).

१ अथर्ववेद (अथर्ववेद वं ३/३ ३५) = सप्त यवु; अथर्ववेद
to be hard; to be angry; अथर्ववेद
नर. २/१ ह्रि. नरक. १७, ३५. शुद्धि अथर्ववेद,
अथर्ववेद, अथर्ववेद

२ अथर्ववेद (= क्रय) (शुद्धि १ धा. अथर्ववेद) सा. ना.
नर. कडलु-कडलु गोरत; hard flesh; अथर्ववेद
अथर्ववेद = अथर्ववेद a handful of hard flesh;
(मुक्तीमां मा अथर्ववेद कडलु गोरत) २/१ य. १४, ३३.

३ अथर्ववेद (शुद्धि १ धा. अथर्ववेद) वि. ना. नर. देवतु
नाम; name of a Demon; possibly, the
Demon of Tyranny; अथर्ववेद (२/१ ने अथर्ववेद)
वं. ११, ६. १२. (शुद्धि आदि.)

अथर्ववेद (शुद्धि धा. अथर्ववेद) क सा. ना. नाथी.
अथर्ववेद; anger, wrath; अथर्ववेद = अथर्ववेद;
अथर्ववेद ने अथर्ववेद प्रत्यय आगो; अथर्ववेद ३/१ वं.
१६, ४.

अ) वि. सप्त, कडलु; hard; शुद्धि अथर्ववेद-
अथर्ववेद

अथर्ववेद (शुद्धि धा. अथर्ववेद) क) वि. सप्त,
मुक्केल (सवाल); hard, difficult; अथर्ववेद
अथर्ववेद-अथर्ववेद १/३ य. ५, ८२.

अ) सप्त, सुक्कु (अथर्ववेद, आंठुं); hard
(wood); अथर्ववेद-अथर्ववेद नर. ६/३ वं.
१६, २४. ४०.

अथर्ववेद, **अथर्ववेद** = क्रय = सप्त यवु, अथर्ववेद
मनमां कथवावु; to be hard—angry; to be
displeased or fretted; अथर्ववेद वर्त. ५२-
२६. १ सो वर्ग. ३/१ ध्रुव. ५१, १३. शुद्धि अथर्ववेद
अथर्ववेद

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 = क्रुश = خرو و شيد = क) (क्री-
 धिनी) सांभि पोकारयु; to clamour against, to
 decry; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 वर्त. परस्मै. ३/१ वं. १५, ५;
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 शक्या. परस्मै. ३/१ आइरं. गाहम. १३.
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓) विनाय करवो, शोक करवो; to bewail,
 to lament; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 वर्त. कृ. परस्मै. १/३
 धि. ५३, ८.

𑀧𑀸𑀓 (विरो ऋय्या ३ 𑀸𑀓)

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (= 𑀧𑀸𑀓 + 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓; ऋय्या 𑀧𑀸𑀓)
 (Wester. 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓) समास ना. नर. सप्त-
 ङलु नमीन; hard earth or ground; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 ३/१ वं. ८, ८; वं. १५, ४७; वं. १७, ५;
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 १/३ वं. ८, ११.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या १ धा. 𑀸𑀓) लू. कृ. वि. सप्त
 थय्यलु, धातकी; hardened; cruel, severe;
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 𑀧𑀸𑀓 (सप्त थंडीनुं, धा-
 तकी नमेस्ताननुं) नर. १/१ वं. ७, २७.

𑀧𑀸𑀓 (१ 𑀸𑀓 उपरथी) = सप्त थयु, दुःख देयुं,
 ऋलम करवो; to be hard, to torment, to
 oppress; ऋय्या नीयेना यो.ल.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या धा. 𑀸𑀓) सा. ना. नारी. न-
 यम, सपती; wound, hardship; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 २/१ धि. ५३, ८.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या धा. 𑀸𑀓) सा. ना. ऋलम, स-
 पती, दुःख; oppression, hardship, suffering;
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 ५/१ धि. ४६, ५.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓, 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या १ धा. 𑀸𑀓) वि. न-
 यंकर, धारती नरेलु; dreadful, frightful;
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 २/१ य. १०, ३८; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 नारी. १/३ य.
 १०, ३८; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 २/३ य. १३, ३८.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (= क्रूर) (ऋय्या १ धा. 𑀸𑀓) वि.
 धातकी, नयंकर, सप्त हिलनुं; cruel, hard-
 hearted, dreadful; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 २/१ य. १,
 ११; य. १३, १३६; धि. ५७, २५; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 ३/३ (५/३ नी मतलमे) धि. ४८, ११. ऋय्या
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या १ धा. 𑀸𑀓) वि. सप्त, नयंकर,
 नयम करतो; hard, dreadful, wounding;
 ऋय्या 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या ३ 𑀸𑀓 तथा धा. 𑀸𑀓) वि.
 ना. नर. देवनुं नाम; name of a Demon;
 possibly, the Demon of Murder. 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 (२/१ ने नदले) वं. ११. ८. १२.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (१ धा. 𑀸𑀓 उपरथी) = धातकी-सप्त
 थयु; to be hard or cruel; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 कृ. वि. नर. १/१ धि. ८, ३०; -𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (= कारंत) (धातकी-नाराकारक
 लरकरनुं) नर. १/१ य. १०, ३६; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 कृ. वि. नारी. २/३ य. १३, ३३; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 (𑀧𑀸-ने नदले) कृ. वि. नारी. २/३ य. १०, ४७.
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (Geld. 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓)
 कृ. वि. नारी. २/३ य. १५, ४८.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (ऋय्या 𑀧𑀸𑀓 तथा ३ 𑀸𑀓 𑀧𑀸𑀓) स-
 भास वि. नयंकर नालो रायनार; नयंकर हयियार
 रायनार; (Aeshma) of the wounding or
 bloody spear; epithet of Aeshma (the
 Demon of Wrath); 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 = 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 𑀧𑀸𑀓 = नयंकर नालो रायनार
 यंशम देव; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 Geld.)
 नर. १/१ य. १८, ८५; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 नर.
 २/१ वं. १०, १३; वं. १८, ४३; य. १८, ४६; -𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓
 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (Geld. -𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓) नर. (३/१ ने नदले)
 धि. १०, ८; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (Geld.-𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓) य. १७,
 ५; 𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (Geld.-𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓) नर. १/१
 वं. ८, १३; वं. १०, १६; धि. २७, १.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 = शिष्यवयु; to teach; धारयामिगे धा. 𑀧𑀸𑀓
 (= चक्र = शिष्यवयु) नुं पीणुं ३५; 𑀧𑀸𑀓 वर्त.
 संश. आत्मने. १/१ धि. २८, ४; 𑀧𑀸𑀓 पूणुं
 लू. आत्मने. ३/१ धि. ६५, ८; 𑀧𑀸𑀓 𑀧𑀸𑀓
 (शिष्यवला कलामे करीने) लू. कृ. वि. ३/१ धि. ६५, ८.

𑀧𑀸𑀓𑀾𑀢𑀺𑀓 (= 𑀧𑀸𑀓 = 𑀧𑀸𑀓) (ऋय्या ३ धा.
 * Mark 𑀧𑀸𑀓 in 𑀧𑀸𑀓 (= Av. 𑀧𑀸𑀓
 𑀧𑀸𑀓); 𑀧𑀸𑀓 (= Av. 𑀧𑀸𑀓)

श्रीमन्मन्त्र २।१ वं. १८, ५; य. ८, १३; —मन्त्र
 मन्त्र ४।१ वं. ४, १. ४५; वं. १८, १८. २०. २२;
 श्रीमन्मन्त्र ६।१ य. ५, ६२; य. १४, ३१; श्रीमन्मन्त्र
 १।३ वं. ६, ३३. ३४; वं. १६, ८—११; वं. १८, २३;
 श्रीमन्मन्त्र २।३ वं. १८, २७; ध्रुव. ६२, १०; श्रीमन्मन्त्र
 मन्त्र २।३ ध्रुव. ५७, १७; श्रीमन्मन्त्र २।३ य.
 १३, ४६; श्रीमन्मन्त्र २।३ य. ८, १३; श्रीमन्मन्त्र
 ६।३ वं. ७, ५४; मन्मन्त्र ६।३ वं. ४, ४५;
 ध्रुव. ६२, ५; श्रीमन्मन्त्र ६।३ वं. ७, ५४ (पहेलवी
 शरैहमां); मन्मन्त्र ७।३ वं. २१, ३.

श्रीमन्मन्त्र (२ मन्त्र उपरथी) सा. ना. ना. य.
 रातथी रात्रे यतो आत्मा दाहति, रातना अंधाई
 थात्मे त्पारथी ते यानि दाहते सांजना अंधाई
 थात्मे त्याहां सुधीने वपत; the whole day
 beginning from night; the time from
 night to night; contrast मन्त्र, q. v.
 शुभो श्रीमन्मन्त्र-मन्त्र, श्रीमन्मन्त्र,
 श्रीमन्मन्त्र-मन्त्र, श्रीमन्मन्त्र-

श्रीमन्मन्त्र (शुभो २ मन्त्र तथा मन्त्र
 ध) समास वि. रातना अंधकार; prowling
 about in darkness; श्रीमन्मन्त्र नर. १।१ वं.
 १३, ४७.

श्रीमन्मन्त्र (मन्त्र उपरथी) वि. रातने
 लगत; pertaining to night; श्रीमन्मन्त्र २।१
 य. १४, २०.

श्रीमन्मन्त्र (शुभो १ धा. मन्त्र) वि. राज
 करतो, ह्युमत—सत्ता भोगवतो, ताकात राप्पनार;
 ruling, enjoying authority; with full
 power; श्रीमन्मन्त्र नर. १।१ ध्रुव. ३२, ५; य. १३,
 १८; मन्मन्त्र नर. ८।१ ध्रुव. २८, ७.

श्रीमन्मन्त्र (= मन्त्र = मन्त्र) (शुभो २ धा.
 मन्त्र) सा. ना. नर. मुकाम, रहैकायु; abode,
 residence; श्रीमन्मन्त्र (Geld. श्रीमन्मन्त्र) १।१
 ध्रुव. ३१, २०.

श्रीमन्मन्त्र (श्रीमन्मन्त्र उपरथी) वि. तोपम-पीनने
 लगतो, अनानने लगतो, अनानने; गोशतने ल-
 गतो (आराक) नडी; पीनागो मेवो (स्पी.); गागे-
 धी पीनाग्नी मीन (हारले); कोवत आपनारी दाइ

(६१२.); (food) of seeds or of corn; of seed
 fruits (Sp.); distilled beverage (H.); cor-
 dial liquor (D.); otherwise: honey (Comp.
 Sans. कौटिलि); जे सं. कौटिलि साथे सरप्पावीयनेना
 यमनो अर्थ ' मध ' थई शके. श्रीमन्मन्त्र (Geld.
 श्रीमन्मन्त्र) ६।३ वं. १६, ७.

श्रीमन्मन्त्र (श्रीमन्मन्त्र उपरथी) सा. ना.
 रातनु आनु, रातनो आराक; the night meal;
 मन्मन्त्र २।१ ध्रुव. ६२, ७; नीत्मा. ५, १३.

श्रीमन्मन्त्र = सि = राज्म अजावतु, साहे पी भोगवती,
 शक्तिवान थतु, होकम करवो; to rule, to govern,
 to exercise authority, to be powerful, to
 command; cl. I; मन्मन्त्र (हुं उरिनेवार छेई)
 वर्त. परस्मै. १।१ ध्रुव. ५०, ६; मन्मन्त्र
 (तु राज करेछे) २।१ ध्रुव. ४४, १५; मन्मन्त्र
 य. १०, २६; मन्मन्त्र (होकम करेछे) वर्त.
 आत्मने. ३।१ वं. ५, २६; मन्मन्त्र य. ५. ६६;
 मन्मन्त्र वर्त. परस्मै. २।३ ध्रुव. ४८, ६; मन्मन्त्र
 मन्मन्त्र वर्त. परस्मै. ३।३ य. १७, ७; मन्मन्त्र
 (मन्मन्त्र ने अहले) शक्या. आत्मने. २।१
 ध्रुव. ८, ५; मन्मन्त्र शक्या. परस्मै. ३।१ ध्रुव.
 ६, ५; मन्मन्त्र मन्मन्त्र आत्मने. ३।१ ध्रुव.
 १२, ५; Geld. मन्मन्त्र मन्मन्त्र—यम प्रभायु
 लेतां धा. मन्मन्त्र, मन्मन्त्र = उप-विश, भा-विश
 = शिपवतु, देयाउतु. मन्मन्त्र...मन्मन्त्र
 (Wester.) वीशता. य. ४७ (= य. २४, ४७);
 मन्मन्त्र आमा. परस्मै. १।१ Frag. 4, 2;
 मन्मन्त्र (orig., मन्मन्त्र) आ-
 मा. आत्मने. ३।३ ध्रुव. ४८, ५; मन्मन्त्र
 म. लू. परस्मै. ३।१ य. १६, २६. २८. ३१; मन्मन्त्र
 मन्मन्त्र (orig., मन्मन्त्र ३।३ ध्रुव.
 ४८, ५; मन्मन्त्र म. लू. संश. ३।१ Frag. 4, 2;
 मन्मन्त्र वर्त. कृ. परस्मै. नर. १।१ ध्रुव. ४३,
 १०; ध्रुव. ४६, ५; ध्रुव. ५१, ५; मन्मन्त्र
 २।१ य. १०, ३५; मन्मन्त्र नर. ६।१ य. १३,
 ६३. ७८; मन्मन्त्र नर. १।३ ध्रुव. ३५, ४३.

* Compare Per. मन्त्र evening; supper; रात वषा
 रातक आहु

इत्युत्पत्त्या १।३ ध्रि. २६, २; इत्युत्पत्त्या
 वर्त. इ. आत्मने. नर. १।१ ध्रि. ३१, १६; ध्रि.
 १६, २०; ध्रि. २०, ४; ध्रि. ११, ५; य. १०, २३.
 ३५; य. १४, ४७; इत्युत्पत्त्या ३।१ वं. ६, ३३-३५;
 वं. १८, ५५. ५६; इत्युत्पत्त्या २।१ ध्रि. ८, ५; य. ८,
 ४६; य. १०, ३५; इत्युत्पत्त्या नर. ८।१ ध्रि. ३२, १६;
 इत्युत्पत्त्या नारी. १।३ ध्रि. १८, २१; य.
 १५, ५४; इत्युत्पत्त्या नर. २।३ ध्रि. ३२, १५.
 इत्युत्पत्त्या इत्युत्पत्त्या, इत्युत्पत्त्या, इत्युत्पत्त्या

इत्युत्पत्त्या = साहेली भोगवणी, राज्य अला-
 वयु; to exercise authority, to rule; इत्युत्पत्त्या
 इत्युत्पत्त्या वर्त. परस्मै. ३।३ वं. १, १६.

इत्युत्पत्त्या = साहेली भोगवणी, राज्य करयु; to
 reign, to rule; इत्युत्पत्त्या वर्त. आ-
 त्मने. ३।१ य. १६, १६.

इत्युत्पत्त्या, इत्युत्पत्त्या क्षि = रेहेवु, मुकाम करवो; to
 dwell, to reside; cl. 2. इत्युत्पत्त्या वर्त. पर-
 स्मै. ३।१ ध्रि. ३३, ५; इत्युत्पत्त्या ध्रि. ४६, १६;
 इत्युत्पत्त्या य. १४, ४८; इत्युत्पत्त्या (Geld.
 इत्युत्पत्त्या) ३।३ य. १०, ३८; इत्युत्पत्त्या ३।३
 ध्रि. १२, ३; इत्युत्पत्त्या ध्रि. ३७, २; ध्रि.
 ३६, ३; इत्युत्पत्त्या वीर्य. ६, ४; वीर्य. ११, १२;
 ध्रि. २४, ६; इत्युत्पत्त्या आत्मा. परस्मै. १।३ ध्रि.
 ५८, ३.*

इत्युत्पत्त्या = रेहेवु; साथे मुकाम करवो; to dwell,
 to lodge with; इत्युत्पत्त्या (इत्युत्पत्त्या
 ने अदले) वर्त. परस्मै. ध्रि. ४३, ३; इत्युत्पत्त्या
 वर्त. इ. परस्मै. नर. १।१ ध्रि. ४७, ५.

इत्युत्पत्त्या रेहेवु, मुकाम करवो; to dwell, to
 abide; इत्युत्पत्त्या (इत्युत्पत्त्या - ने अदले) वर्त. पर-
 स्मै. ३।१ ध्रि. २३, ३; इत्युत्पत्त्या (तमो मु-
 काम करी) आत्मा. परस्मै. २।३ य. १३, १८७.

* आत्मा हेकात्रि अना अर्थ 'हमो मोन अथवा पुशाकी
 जेणये' ओ लाय पडशे.

† तमोअपे पुशास थय जेअपे ओ अर्थ थय शि. धा. इत्युत्पत्त्या
 पुशास थय; ओ प्रमात्रि सेता शक्या परस्मै. २।३ (इत्युत्पत्त्या + इत्युत्पत्त्या)

इत्युत्पत्त्या, इत्युत्पत्त्या = क्षि = प्रकारावु, अलकयु;
 to shine, to glitter; इत्युत्पत्त्या इत्युत्पत्त्या

इत्युत्पत्त्या = क्षि = क) लागेर - नअलु थयु, आत्मा-
 कमी थयु; to be lean or meagre; to decrease;
 इत्युत्पत्त्या इत्युत्पत्त्या, इत्युत्पत्त्या
 य) नारा करवो, मारी नापयु, नुकसान पोहो-
 याडयु; to destroy, to kill, to injure; इत्युत्पत्त्या
 इत्युत्पत्त्या

इत्युत्पत्त्या (इत्युत्पत्त्या ४ धा. इत्युत्पत्त्या) सा. ना. नारी.
 नातवाणी; आंसु पाडवां, शोक (दारमे.); in-
 firmity, weakness; tears, grief (Dar.);
 इत्युत्पत्त्या इत्युत्पत्त्या १।१ ध्रि. ७१, १७.

इत्युत्पत्त्या (= क्षु = شوي) सा. ना. नापय.
 दुध अथवा दुधमां नरम क्राविली शरली-
 ना आराक; milk; soft food made of
 bread softened with milk; rt. इत्युत्पत्त्या =
 क्षु = to squeeze, to soften; इत्युत्पत्त्या
 (Geld. इत्युत्पत्त्या) २।१ वं. १३, २८.

इत्युत्पत्त्या वि. ना. नर. दमावंद पाहाडनुं पीसुं
 नाम; Mount Khshutha seems to be the
 same as Mount Damâvand (Dar.); the
 mount from which the noted archer Ere-
 khsha discharged his arrow to fix the
 boundary between Irân and Tûrân in
 the reign of King Minochehr. इत्युत्पत्त्या
 इत्युत्पत्त्या इत्युत्पत्त्या (क्षुथ पाहाड उपरथी) ५।१ य. ८, १.
 ३३. (इत्युत्पत्त्या मोदी.)

इत्युत्पत्त्या = क्षु = Lat. Cui erc = شستن = नीवु
 करवु, पी-तापम नापयु; to moisten; to
 discharge seed; इत्युत्पत्त्या इत्युत्पत्त्या, इत्युत्पत्त्या

इत्युत्पत्त्या = वेहेवु, to flow; to stream; इत्युत्पत्त्या
 इत्युत्पत्त्या (Geld. इत्युत्पत्त्या)

इत्युत्पत्त्या (= इत्युत्पत्त्या = क्षुत्र) (इत्युत्पत्त्या धा. इत्युत्पत्त्या)
 सा. ना. तापम, पी, मनी; semen, seed;
 इत्युत्पत्त्या २।१ य. १३, १२; इत्युत्पत्त्या य. १६,
 ५८; इत्युत्पत्त्या ५।१ वं. १६, १६; इत्युत्पत्त्या
 ७।१ वं. १८, ३२. ३५. ४१. ४७; इत्युत्पत्त्या २।३ वं.
 ७, १६; वं. ८, ३२; वं. १५, ७. ८; वं. १६, १७; वं.

१८, ४९. ६२. ६७. ६८; य. ५, २; य. १३, ५; **गण्ड**
६१ ६३ वं. ८. ३२. शुभ्रि **गण्ड**, **गण्ड**
गण्ड

गण्ड = **गण्ड** = **गण्ड** (असल.); गण-
रातमां यदु, परीरान यदु; to move, to trem-
ble (lit.); to be disturbed or perplexed;
गण्ड (= ... + **गण्ड**) inchoative
verb अ. अ. संश. ५२२. ३३ य. १०, ११३.

गण्ड (असल ३५ **गण्ड**) (शुभ्रि
धा. **गण्ड**) अ. ६. वि. धिम्बु, साङ्-सोशुं
क्रियुं पीगणवेनुं; washed (lit.); comp.
Per. **गण्ड**; melted; purified (as iron).
गण्ड. **गण्ड** ना. ३१ **गण्ड**. ५१, ६.
शुभ्रि **गण्ड**-**गण्ड**

गण्ड (शुभ्रि धा. **गण्ड**) अ. ६. वि.
घोस्ती पडेली तथा गी नायेली (जमीन); (the
earth) turned up and strewn with seeds;
गण्ड (Geld. **गण्ड**)
(घोस्ती यम्बेली-येडवा जाय्मिक जमीनमां) नारी.
७१ वं. २, ३१. ३२.

गण्ड, **गण्ड** विरो शुभ्रि
१ धा. **गण्ड**

गण्ड (शुभ्रि ३ धा. **गण्ड**) वि. नारी.
नुरमं, अगकाठ-यलकाठवाणी; brilliant, shin-
ing, bright; **गण्ड** ११ य. १३, १०७;
गण्ड २१ **गण्ड**. २, १४; य. ५, १५; य.
१७, १; गेह ५, ५; सारि. २, २५; **गण्ड**
५१ य. ८, ३५; **गण्ड** (Geld. **गण्ड**) ११
य. १३, १३४; हदो. नुरक. ६ (= य. २२, ६).

गण्ड वि. ना. न२. नामांकित पुं-
पनु नाम; name of an illustrious personage;
गण्ड ११ य. १३, १११.

गण्ड (**गण्ड** ७५-
२थी) वि. क्षोधव्रास्पने लगनो (असल);
क्षोधव्रास्पनो छाकरो; of the family of

Khshoiwraspa (orig.); the son of Kh—;
गण्ड ११ य. १३, ११२. १४०.

गण्ड (शुभ्रि धा. **गण्ड**) सा. ना. ना. न५.
६: ५, संकट; affliction, suffering; **गण्ड**
७१ **गण्ड**. २६, ६.

गण्ड (शुभ्रि १ धा. **गण्ड**) सा. ना.
ना. न५. शुशाली, शुशुदी, शुशी करु; satisfac-
tion; propitiation; **गण्ड** ११ य. २१,
५; **गण्ड** ३, २४; वीर५.
४, २; तथा दरेक न्याम्पेरा, गेह तथा यशतना
भवराते (**गण्ड**) ना ककरातां; **गण्ड**
१३ **गण्ड**. ४, २३; तथा दरेक न्याम्पेरा, गेह तथा
यशतना भवरातेना ककरातां; शुभ्रि **गण्ड**

गण्ड (शुभ्रि १ **गण्ड**) वि. शुशी—
शुशुद करवा लाय्मिक, प्रसन्नकारक; worthy of
propitiation; **गण्ड** most worthy
of propitiation (adj. super) अ. ति. वि.
न२. २१ य. १३, १५२. शुभ्रि नायेनो जाल.

गण्ड (शुभ्रि **गण्ड**) सा.
ना. नारी. शुशुदीने लायकनी हलत, प्रसन्न
करवानी योग्यता; worthiness of propitiation;
गण्ड ३१ य. ८, ५०.

गण्ड (शुभ्रि १ धा. **गण्ड**) सा. ना.
ना. न५. शुशाली, शुशुदी; joy, satisfaction;
गण्ड ३१ वं. ३, १२. १३. २२. २३. ३४.

गण्ड = **गण्ड** = **गण्ड**, वाकेक थदु; to
know, to be acquainted with; **गण्ड**
(desider. base) = **गण्ड**नाणी आदेशे राय्वी:
to desire or to wish to know; **गण्ड**
नारी. १३ य. १३, ४८. ७३.

१ **गण्ड** = **गण्ड** = **गण्ड**) शुशु थदु;
to be pleased or propitiated; **गण्ड**
आशीर्वा. ५२२. २१ य. १०, ३२; **गण्ड**. ६८, ६;
गण्ड प्रयो. वर्त. ५२२. ३१ वं. ३, १२.
१३. २२. २३. ३४; वं. ६, ४२; य. ६, ४; य. १०,
१३६; शुभ्रि **गण्ड**

५) शुशु करु, संतोष पमाडवो, राशु करु;
to rejoice, to satisfy, to propitiate; to
conciliate; **गण्ड** अवि. आत्मने. ११

* Compare Per **गण्ड** = **गण्ड** to be dis-
turbed; गणरातमां यदु

ध्रु. ४६, १; गण्डगण्डो लवि. अ. अ. ५२२३.
३३ ध्रु. ३०, ५; गण्डगण्डो लवि. ६. आ-
रमने. नर. १११ ध्रु. ४६, १८. शुष्मो गण्डगण्डो,
गण्डगण्डो, गण्डगण्डो-गण्डगण्डो

२ गण्ड = शुष् = तीक्ष्ण करवु; to sharpen;
शुष्मो गण्डो-गण्डो, गण्डगण्डो

३ गण्ड (गण्डो नुं णीशुं ३५) = ज्ञानवु,
अलम हांसिल करवो; to know, to acquire
knowledge; शुष्मो ५ गण्ड

४ गण्ड (शुष्मो १ धा. गण्ड) विशेषु
क) पुराल, संतोषी; pleased, content;
गण्डो Wester. नर. १११ य. १३, ६३. शुष्मो
गण्डो-गण्डो

५) पुरा करतो, राणु राभतो; giving
satisfaction, gladdening; गण्डो (-गण्ड
गण्डो नी माङ्क) नर. १११ ध्रु. ४६, १. १३;
ध्रु. ५१, १२.

५ गण्ड (शुष्मो ३ धा. गण्ड) सा. ना. नर.
दीनतो अलम, आदाने पीछानवानो अलम;
divine or spiritual knowledge, religious
lore; गण्डो रो१ ध्रु. ४८, १२; ध्रु. ५३, २.

गण्डगण्डो (خوششود) (शुष्मो १ धा. गण्ड)
सा. ना. नारी. पुरनुदी पुराली, प्रसन्नता;
satisfaction, propitiation; शुष्मो गण्डगण्डो,
गण्डगण्डो

गण्डगण्डो (= गण्डो = خوششود) (शुष्मो १
धा. गण्ड) क) अ. ६. वि. पुरशी-पुराल य-
अलो, तुम यअलो; well-pleased, satisfied,
satiated; गण्डगण्डो नर. १११ वं. ६, ३६; वं. १८,
२६; वं. १६, ३२. ८०; ध्रु. ६२, ६; य. ८, ४३;
य. १०, २८. ८७; गण्डगण्डो नर. १११ य.
१०, १११; गण्डगण्डो नारी. १३ य. १३, ३८. १५६.
१५७. शुष्मो गण्डगण्डो, गण्डगण्डो

५) सा. ना. नर. पुरनुदी, पुराली; satis-
faction; गण्डगण्डो १११ (अथवा ६ कारंत
लधअतो १३) ध्रु. ६०, २; गण्डगण्डो
रो१ ध्रु. ३१, ३; ध्रु. ५१, ६. आअमे अे उकाणे

गण्डगण्डो नो अर्थ 'मननी तीक्ष्णता', 'उहापणु,
दीनतो अलम' णी यध शिडे; or, mental
keenness, wisdom, religious lore (rt.
गण्डो to know); शुष्मो गण्डगण्डो-गण्डो

गण्डगण्डो (शुष्मो १ धा. गण्ड) सा. ना. ना-५.
पुरनुदी, पुरनुमन, पुरशी करवु; propitiation;
गण्डगण्डो रो१ ध्रु. ३, १; ध्रु. ६६, १.

गण्डगण्डो (हुं पुराल करीरा-कडे) वरु.
लवि. ५२२३. १११; धा. गण्ड = शुष् = पुरा क-
रवु; to propitiate; लविष्यता गण्डो नी आग-
मय नकामी र आवीछे; ग + गण्ड + र + गण्डो
(अमल ३५); गण्डगण्डो (Wester. -गण्डो
गण्डो) ध्रु. २८, १.

गण्डगण्डो विरो शुष्मो गण्डो thou तु.

गण्डगण्डो, गण्डगण्डो विरो शुष्मो गण्डो thou तु.

गण्डगण्डो (गण्डगण्डो नुं दुकुं ३५) Poss.
Pron. 2nd Plu.; your; तमाडे; जेके अमे सर्व-
नाम अहुवयननां ३५मां छे, तो पणु अिकवयननां
नामने लागे त्यारे ते नामनी विभक्ति तथा अिक-
वयनतो प्रत्यय लागेछे; गण्डगण्डो नर. २११ ध्रु.
४६, १८; गण्डगण्डो नारी. २११ ध्रु. ३४, १४;
ध्रु. ४८, १७; गण्डगण्डो ३११ ध्रु. ३४, १५;
गण्डगण्डो रो१ ध्रु. ५०, ५. १०; गण्डगण्डो
१११ ध्रु. ४६, ६; ध्रु. ५०, ७.

गण्डगण्डो (गण्डगण्डो नुं दुकुं ३५)
सर्वनामिक वि. (Pron. Adj.) तमारा जेवो;
like you; गण्डगण्डो of the One like You
१११ ध्रु. ३३, ८; ध्रु. ३८, २; ध्रु. ४६, १; ध्रु.
४६, ६; ध्रु. ५८, ३; गण्डगण्डो of such as
You ११३ ध्रु. ८६, १०; गण्डगण्डो among
those like You ३३३ ध्रु. ३८, ३.

गण्डगण्डो गण्डो-गण्डो-गण्डगण्डो वि.
ना. नारी. ' हमधया गेठरा उवा ' नामने ध्रु-
शनेनो २६ मो हा; the 29th Chapter of Yas-
na; गण्डगण्डो गण्डो-गण्डो-गण्डगण्डो
गण्डो रो१ ध्रु. २६, १२.

गण्डगण्डो (= گنبد , گنبد) (शु-

५) रेडुवु, नामधु; नाभधु; to pour; to throw; शुष्मो अथर्वशुद्ध

अथर्वशुद्ध (शुष्मो धा. ठशुद्ध ५) सा. ना. नाभय. चिक्रास, अरुष्पी; fat, grease; शुष्मो नीचिनो भोल.

अथर्वशुद्ध (अथर्वशुद्ध उपरथी) वि. चिक्रास— अरुष्पीवाधुं; rich in fat or grease; अथर्वशुद्ध नारी. १/१ वं. २१, ७. ११.१५; वीरुता य. ४६ (= य. २४, ४६).

अथर्वशुद्ध वि. ना. नर. नाभंकिन्त पुरधनु नाम; name of an illustrious personage; शुष्मो नीचिनो भोल.

अथर्वशुद्ध वि. द्विवत्रास्पनां पानदानना—कुक्षुष्पी; तेनो छेकिरै; of the family of Kshshiviwrâspa; the son of Kshshiviwrâspa; अथर्वशुद्ध नर. ६/१ य. १३, १११.

अथर्वशुद्ध (शुष्मो धा. ठशुद्ध ३) वि. शेताप्य, अथर्वशुद्ध; swift; शुष्मो नीचिनो भोल.

अथर्वशुद्ध (शुष्मो श्शु ३) समास वि. शेताप्यीथी अतो तीर राभनार—नाभनार (अ-सल); अस्ताद तीरंदाज; the swift (i. e., the best) archer; अथर्वशुद्ध नर. १/१ य. ८, ६; अथर्वशुद्ध नर. २/१ य. १०, १०२; य. १७, १२.

अथर्वशुद्ध (शुष्मो १ धा. अथर्वशुद्ध) समास वि. शेताप्यीथी अतो—आलतो; swift-moving; अथर्वशुद्ध नर. २/१ य. ८, ३७.

अथर्वशुद्ध विरो शुष्मो अथर्वशुद्ध

अथर्वशुद्ध (शुष्मो धा. ठशुद्ध ३) वि. शेताप्य, तेज; swift, fast; fluent; comp. क्षिप्र. अथर्वशुद्ध (= अथर्वशुद्ध = तेज अथर्वशुद्ध सुभाषित अथर्वशुद्ध a fluent tongue) २/१ अथर्वशुद्ध. ६२, ४.

अथर्वशुद्ध (= अथर्वशुद्ध) कि. अ. अथर्वशुद्ध; six-fold; six times; अथर्वशुद्ध अथर्वशुद्ध. ११, ६.

अथर्वशुद्ध सा. ना. नाभय. दुध, मीठास (अ-सल); आभादी; milk, sweetness (orig.);

prosperity; अथर्वशुद्ध २/१ अथर्वशुद्ध. २६, ७; अथर्वशुद्ध (अथर्वशुद्ध) ४/१ अथर्वशुद्ध. ६८, २; अथर्वशुद्ध (दुध तथा पापयुने) २/१ अथर्वशुद्ध. १६, ८; अथर्वशुद्ध. ६८, ८.

अथर्वशुद्ध, abridged of अथर्वशुद्ध, which is a reduplicated form of the rt. अथर्वशुद्ध (to stand), q. v.

अथर्वशुद्ध वि. ना. नर. पुरधनु नाम; name of a person; अथर्वशुद्ध नर. ६/१ य. १३, १११. (शुष्मो भादी.)

अथर्वशुद्ध (अथर्वशुद्ध उपरथी) वि. म६६ करनार, देका आपनार; giving support—help; अथर्वशुद्ध नर. २/१ य. ७, ५.

अथर्वशुद्ध (अथर्वशुद्ध उपरथी) सा. ना. नर. अथर्वशुद्ध—अथर्वशुद्धीथी अतो देहेनार (अ-सल.); अथर्वशुद्ध, अथर्वशुद्ध; one who stands firm (lit.); a hero; अथर्वशुद्ध १/३ य. १३, ३७. ३८; अथर्वशुद्ध (Wester. अथर्वशुद्ध) ४/३ य. १३, ३७. (suff. अथर्वशुद्ध* is orig. अथर्वशुद्ध)

अथर्वशुद्ध विरो शुष्मो अथर्वशुद्ध sixth.

अथर्वशुद्ध Vend. 1, 14 (meaning (unsettled) the worst acts (Dar.); blights (Haug); अथर्वशुद्ध दुष्ट कामो (अथर्वशुद्ध.); अथर्वशुद्ध पानोने नारा करनार अथर्वशुद्ध (अथर्वशुद्ध).

अथर्वशुद्ध विरो शुष्मो अथर्वशुद्ध

अथर्वशुद्ध (= अथर्वशुद्ध = अथर्वशुद्ध = Lat. Sextus = Ger. Sechste = Sixth) अथर्वशुद्ध संख्या. वि. अथर्वशुद्ध, ६ अथर्वशुद्ध; sixth, 6th; अथर्वशुद्ध नर. १/१ वं. ४, २; य. १, ७; य. १६, २; अथर्वशुद्ध नारी. १/१ वं. १४, ६; अथर्वशुद्ध नर. २/१ वं. ५, २६. ३०; वं. ६, ७; अथर्वशुद्ध. ६, २१; अथर्वशुद्ध नाभय. २/१ (कि. अ.) वं. १, ६; वं. ४, १६. २३. २८; वं. ८, ७७; अथर्वशुद्ध नर. ६/१ आथर्वशुद्ध. गाहाम. १२.

° Comp. अथर्वशुद्ध, अथर्वशुद्ध, अथर्वशुद्ध (orig., अथर्वशुद्ध + अथर्वशुद्ध).

७

गण्डमल (= गति) (शुचि धा. ल) सा. ना. नारी. ननु, हिलयाल, गती; going, movement; शुचि गण्डमल flight होडाहोड.

गण्डमल (= गं = गन्ध = गन्ध) (शुचि धा. ल) सा. ना. नारी. वास, धन, अदयो; stench, stink; गण्डमल १/१ वं. ७, ५८; गण्डमल २/३ ह्री. नुस्. २५; शुचि गण्डमल ७

गण्डमल (= गं = गिरि = गिरि) (शुचि ३ धा. ल) सा. ना. नर. पाहाड; a mount, a mountain; rt. गण्ड = गण्ड = to sprinkle, to flow, (Prof. Pictet); गण्डमल १/१ य. १६, १; गण्डमल २/१ वं. २२, १६; छि. २, १४; छि. २५, ७; य. १, ३१; य. ८, ९, ३८; नीत्मा. १, ८; गण्डमल ५/१ य. ५, ४५; य. ८, ९; गण्डमल ६/१ छि. १, १४; छि. ३, १६; य. १६, ०, ६५; गण्डमल ७/१ छि. १०, ४; गण्डमल १/३ य. १०, १४; य. १९, ३; य. १६, २, ७; गण्डमल गण्डमल नारी. २/३ छि. २, १४; वीर्य. २, ८; सीरि. २, २८; गण्डमल गण्डमल नारी. २/३ छि. ७१, १०; गण्डमल २/३ छि. १०, ३; गण्डमल गण्डमल २/३ य. १३, ६; गण्डमल २/३ य. १४, ४१; गण्डमल २/३ छि. ४२, २; गण्डमल (२/३ ने अदले) छि. १०, ११; गण्डमल ५/३ वं. २, २२; गण्डमल ६/३ वं. २, २३; वं. ५, १, २; वं. १६, २८; छि. ६, २६; वीर्य. १, ६; य. ८, २४; य. १४, २१; य. १६, ६; सीरि. १, २८. शुचि नीत्तेना योषि.

गण्डमल (शुचि गण्डमल) समास वि. पाहाडना न्हल्लु ग्हेडुं, पाहाडनां क्कनुं; as large as, or, of the size of, a mountain; गण्डमल गण्डमल Pehl. Commentary, Vend. 5, 9.

गण्डमल (शुचि धा. ल) समास. वि. क) पाहाड उपरथी आवतु-वेहेतु (पाहुरी); (waters) running from the mountain; गण्डमल गण्डमल नारी. १/३ य. १६, ६६. ग) पाहाड उपर अडकतां (जनवरी); (wild beasts) wandering on the mountains; गण्डमल १/३ य. ८, ३६.

गण्डमल (= गण्ड, गण्ड = गन्धि) (शुचि धा. ल) सा. ना. नारी. क) प्राणी, जवन्तु (असल); दुनियां, मुसुक, संस्थान, अलकत; animals, creatures (orig.); creation, the world, a region, a settlement; गण्डमल गण्डमल गण्डमल (होडमं) दुनियां तरकु-उपर) छि. ६, ८; छि. ५७, २४; गण्डमल २/१ छि. ५०, ३; य. १६, ६४; गण्डमल गण्डमल (Geld. गण्डमल) ४/१ (७/१ नी अलमले) छि. ६, ३, ६, ६, १२; गण्डमल ७/१ य. ५, ७३; य. १२, ८; गण्डमल १/३ वं. ८, २१; छि. ४३, ६; वीर्य. २, ५; य. १६, १२; गण्डमल २/३ वं. २, ४, ५; वं. १८, ५५, ५६; छि. ८, ३; छि. ३१, ३; छि. ४६, ८; गण्डमल गण्डमल (दुनियांनो मालमता) २/३ छि. ५५, १; छि. ५८, २; गण्डमल गण्डमल (जनवरी योषिने) २/३ छि. ३१, ११; गण्डमल गण्डमल (दुनियांनो योषिने) ४/३ छि. ६५, ६; य. १७, १; गण्डमल गण्डमल ४/३ छि. ६, ८; य. ५, ३४; य. ६, १४; गण्डमल गण्डमल ५/३ य. १६, ६३; गण्डमल गण्डमल गण्डमल गण्डमल Creator of the corporeal world, Thou Holy One! होडमं अलकतना अचि अशी पेदा करनार ६/३ वं. २, १; वं. ३, १, २, ४-१३, १५, १६, २२, २३, ३०, ३४, ३६; वं. ४, २, ५, ६, ७, ११, १८; वं. ५, ५, ८, ६, १०; वं. ६, ४, ६, ८, १०; वं. ७, १, ४, १२, २३, २८, ६त्यादि; य. १०, ७४; गण्डमल गण्डमल ६/३ वं. १६, २६; वीर्य. १, ३; छि. ६, ८; छि. ५५, ४; य. ८, २६; गण्डमल गण्डमल (मालमिलकतनु) छि. ६५, ७; गण्डमल गण्डमल गण्डमल (तारा मुसुकोमां) ७/३ छि. ४३, ७; गण्डमल गण्डमल ७/३ छि. ६, १७.

ग) गण्डमल-द्वारने राचवानी नगा, मेठानो वाडो; a pen or enclosure for animals; a fold; गण्डमल २/१ वं. १८, ६५; गण्डमल २/३ वं. १३, १०; गण्डमल गण्डमल ४/३ वं. १३, ३६, ४२; गण्डमल गण्डमल ५/३ वं. १३, १०, १७; गण्डमल गण्डमल ६/३ वं. १३, ३६.

शुचि गण्डमल-द्वारण ग) मिलकत; goods, property; शुचि गण्डमल-द्वारण तथा गण्डमल

गण्डमल (गण्डमल ग उपरथी) सा. ना. नर. माल लख ननार; पाल्लु, घेरनु (हारषे); दांया मालवाणं (६१.); (a camel) carrying the goods

of men; domesticated (H.); long-haired (Dar., from *𑀘𑀓𑀭𑀯𑀭𑀮* = Per. *گیسو*, *گیس* hair); *𑀘𑀓𑀭𑀯𑀭𑀮* ६/१ य. १४, ११.

𑀘𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀭𑀯𑀭𑀮 (*𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* य तथा धा. *𑀘𑀓𑀭𑀯𑀭𑀮*) अघि. वि. गांमि ढेरनो-गांमि ढेरना वाडानो वधारे नाश करनार; more destructive to the folds of animals; *𑀘𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. १/१ वं. १३, ४२. ४३.

𑀘𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀭𑀯𑀭𑀮 (*𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* क तथा *𑀘𑀓𑀭𑀯𑀭𑀮*) समास वि. सुलुक-दुनियांने आयाद करनार; गांमिढेरनां टोलाने वधारनार (हरले तथा दार.); rendering the world or regions prosperous; multiplying the flocks and herds (Har. & Dar.); *𑀘𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀭𑀯𑀭𑀮* नारी. २/१ छिन्. ६५, १; य. ५, १; य. १३, ४; नीत्या. ४, २.

𑀘𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀭𑀯𑀭𑀮 (*𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* क तथा धा. *𑀘𑀓𑀭𑀯𑀭𑀮*) समास वि. दुनियांने अराय-वेरान करनार; spreading death into the world; desolating the world; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ६/१ य. १३, १३७.

𑀘𑀓𑀭𑀯𑀭𑀮 (*𑀘𑀓𑀭𑀯𑀭𑀮* उपरथी) वि. आंमि दु-नियाने लगणु; earthly, mundane; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. १/१ य. १०, १०६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. २/१ छिन्. १६, २; वीस्प. २, ४; वीस्प. ७, ४; य. १०, १०७; सीरि. २, ३०; *𑀘𑀓𑀭𑀯𑀭𑀮* २/१ छिन्. १६, २०; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नारी. २/१ छिन्. ३५, १; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* नारी. ६/१ वीस्प. २, ४; वीस्प. ७, ४; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. १/३ Frag. 1, 2; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. २/३ छिन्. १६, ६; छिन्. ७१, ५; य. ६, ४; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. २/३ वीस्प. २, १; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ४/३ छिन्. १, १६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ६/३ छिन्. ३, ४; वीस्प. १, १; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ६/३ य. १६, २२.

𑀘𑀓𑀭𑀯𑀭𑀮 वि. ना. नर. नामांकित पुरुषनु नाम; name of an illustrious personage; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ६/१ य. १३, ११५. (*𑀘𑀓𑀭𑀯𑀭𑀮* मोदी.)

𑀘𑀓𑀭𑀯𑀭𑀮 (*𑀘𑀓𑀭𑀯𑀭𑀮*) वि. शुद्धा साथना-वाणेला या-

लवाणे; ringlet-headed; with plaited hair; *bouclé*; epithet of Kereshâspa, son of Thrîta; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. १/१ छिन्. ६, १०; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ६/१ य. १३, ६१; *𑀘𑀓𑀭𑀯𑀭𑀮* नर. ६/१ य. १३, १३६.

𑀘𑀓𑀭𑀯𑀭𑀮 (= *𑀘𑀓𑀭𑀯𑀭𑀮* = गो = *𑀘𑀓𑀭𑀯𑀭𑀮* = Lat. *Bōs* = Fr. *Bœuf* = Ger. *Kuh* = Cow) (*𑀘𑀓𑀭𑀯𑀭𑀮* २ धा. *𑀘𑀓𑀭𑀯𑀭𑀮*) सा. ना. सामा. क) गांमि, यलद; कुटली-मिक वपते, मुप्य करीने गाथामां, संस्ततनी मा-कूक 'पृथिव, जमीन' ने अर्थेणी वपरांमिसे आवेछि; वणी कौडि वपते जन्ववर-पशुना तमाम वर्गने माटे म्मिज जोल आवेछि; a cow, an ox, a bull. In some few cases, the word is used for the animal creation, every kind of cattle; also, the Mother Earth. *𑀘𑀓𑀭𑀯𑀭𑀮* १/१ वं. ३, ३; छिन्. ११, १; छिन्. १२, १; छिन्. ६०, ३; य. १०, ३८; *𑀘𑀓𑀭𑀯𑀭𑀮* १/१ छिन्. ११, १; *𑀘𑀓𑀭𑀯𑀭𑀮* (२/१ ने यदले) छिन्. ६, १७; *𑀘𑀓𑀭𑀯𑀭𑀮* २/१ वं. १६, २१; *𑀘𑀓𑀭𑀯𑀭𑀮* (६/१ ने यदले) सीरि. २, १२; *𑀘𑀓𑀭𑀯𑀭𑀮* २/१ वं. ५, ३७; वं. ६, ३३-३६. ४२; वं. ११, १. २. ६. ६; वं. १३, ४५; वं. १८, १२; छिन्. ६, २६; छिन्. १२, ७; छिन्. १६, २; छिन्. ३२, १०; छिन्. ४४, ६; छिन्. ४७, ३; छिन्. ५१, ५; य. १३, २२; *𑀘𑀓𑀭𑀯𑀭𑀮* २/१ छिन्. ५, १; छिन्. ३७, १; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* (तमाम जन्वरेने) २/१ (२/३ नी मतलमे) छिन्. ७१, ६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ३/१ छिन्. १०, १३; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ३/१ छिन्. ४६, १६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ४/१ वं. ५, २०; वं. १६, ४१; छिन्. १०, २०; वीस्प. १, ६; य. १०, १४; य. १४, ६१; वीस्ता. य. ४१ (= य. २४, ४१); *𑀘𑀓𑀭𑀯𑀭𑀮* ४/१ छिन्. २६, २; छिन्. ३३, ३; छिन्. ३५, ४; छिन्. ४८, ५; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ५/१ वं. ११, १०. १३; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ५/१ वीस्प. ७, ४; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ६/१ वं. २, २७. ४१; वं. ४, ४८; वं. ५, ५१. ५४. ५६; वं. ७, १४. १५. ७४. ७५; वं. ८, ३६-३८. ६८. ६६. १०३; वं. ६, ३३-३५. ३७; वं. १६, १२; वं. १८, २७; वं. १६, ३७; छिन्. १६, ८; य. ८, १६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* गांमिदाद-पेहेल्ला पेदाकीधिला गोधाने नमाज (होन्ने) छिन्. ६८, २२; *𑀘𑀓𑀭𑀯𑀭𑀮* (= गांमिदादनी) वीस्प. २१, २; य. १३, ८६; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ६/१ य. ८, २; य. १०, २८; य. १३, ५२; *𑀘𑀓𑀭𑀯𑀭𑀮* ६/१ छिन्. १३, ७; छिन्. ५८, ४; वीस्प. ६, ५; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* (*𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮*) *𑀘𑀓𑀭𑀯𑀭𑀮* (*𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮*) *𑀘𑀓𑀭𑀯𑀭𑀮* (गां-मिदादनी) ६/१ य. ७, ०. ७; *𑀘𑀓𑀭𑀯𑀭𑀮* *𑀘𑀓𑀭𑀯𑀭𑀮* (गां-

धानु) नर. ६/१ य. १४, ७; य. १७, ५५; **अवस्था**
 ६/१ ध्रि. १०, १४; **अवस्था** ६/१ ध्रि. ३२, १४;
अवस्था **अवस्था** ८/१ वं. २१, १; **अवस्था** १/३ वं. २,
 २३; वं. ७, ३६; **अवस्था** २/३ वं. १, ४; **अवस्था**
 २/३ ध्रि. ४६, ४; **अवस्था** ३/३ ध्रि. १२, ३;
अवस्था ६/३ वं. २, २५; वं. २२, ४. ११. १७. २०;
 य. ५, २१. **अवस्था** नीचिना योयो.

अवस्था गोशत, मांस; दुध; meat; milk; **अवस्था**
अवस्था fresh roasted meat, or clarified but-
 ter; (गोशोदि, **अवस्था**मां दृशेननी उपर कवाम अथवा
 धी भुकेते) **अवस्था** गोशत, मांस २/१ वं. ५, ५२-
 ५४; वं. ७, ५७; **अवस्था** **अवस्था** fresh milk; (अ-
 वाम, ध्रि.शनेनी क्रियामां गार्थि अथवा अकरीनुं
 वपरानुताणुं दोहेषु दुध) २/१ ध्रि. ३, ३; ध्रि.
 २२, १; ध्रि. २४, १; **अवस्था** (अवामिकरीने) दरेक
 नीचाम्पिरा तथा यरतने छेरे **अवस्था** **अवस्था**
अवस्था ना कृकरांमां; **अवस्था** ६/१ वं. ७, ४३. ७७;
 वं. १३, २८; वं. १४, १७; वं. १८, २६; ध्रि. ११,
 ७; **अवस्था** ६/१ ध्रि. ३२, ८.

अवस्था (**अवस्था** **अवस्था** क तथा २ धा. **अवस्था** **अवस्था**)
 समास वि. गार्थिदोरनु पोष यु करनार; nourishing
 or feeding the cattle; **अवस्था**
 (Wester. **अवस्था**) नर. ६/१ वीर्य. १, ६.

अवस्था (**अवस्था** **अवस्था** क तथा २ धा.
अवस्था) सा. ना. नारी. दुध अथवा गोशत मुकवानी
 रकामी; the milk-dish; the meat-dish;
 Pehl. **अवस्था**; **अवस्था** (Geld. **अवस्था**)
 १/१ वं. १४, ८.

अवस्था (= **अवस्था** = **अवस्था** = गोकर्णी) वि.
 ना. नर. सकेद होम; **अवस्था** रोपाने तमाम ओडोने स-
 रदार गपयेछि; **अवस्था** वीवाणा **अवस्था** नी शरह
अवस्था (सकेद होम) **अवस्था**; the white
 Hom, the juice of which is the elixir of
 immortality. It grows in the Sea Vouru-
 Kasha, and is protected by the Fish Kara
 from being destroyed by Anghra Mainyu;
अवस्था; **अवस्था** २/१ वं. २०, ४; य. १,
 ३०; सीरि. २, ७; **अवस्था** ६/१ य. १, ३०;
 य. २, ३; सीरि. १, ७. (**अवस्था** मोदी.)

अवस्था (**अवस्था** **अवस्था** क तथा **अवस्था** **अवस्था**)
 समास वि. गार्थि-गोरपंदु तोअम राअनार;
 (the moon) that keeps in it the seed of
 the kine or cattle; epithet of **अवस्था**
 (the moon); **अवस्था** नर. २/१ ध्रि. १६,
 ४; य. ७, ३; य. १२, ३३; **अवस्था** नर. ४/१ य.
 ७, १; **अवस्था** नर. ६/१ ध्रि. १, ११; ध्रि.
 ३, १३; य. ७, ०. ७; **अवस्था** नर. ८/१ वं. २१, ६.

अवस्था (गोहन्) (**अवस्था** **अवस्था** क तथा धा.
अवस्था) समास वि. गार्थि-दोरने नारा करनार;
 cattle-killing (winter); **अवस्था** ... **अवस्था**
 नर. ६/१ वं. ७, २७.

अवस्था (**अवस्था** **अवस्था** क तथा **अवस्था**)
 समास वि. अवाम-दुधना हाथवागो, हाथमां अ-
 वाम लक्ष्णे; (the holy man) with
 fresh milk in hand; **अवस्था** नर. १/१
 वं. ३, १; ध्रि. ६२, १; य. १०, ६१.

अवस्था (गौतम) वि. ना. नर. युद्ध धर्मने
 स्थापक गार्थिगतम; the founder of the
 Buddha religion Gaotama. In Yt. 13, 16,
 there is an allusion to controversies with
 the Buddhists or Gaotama's disciples,
 whose religion had attained a footing in
 the western parts of Iran, as early as
 the second century before Christ (Dar.);
अवस्था ६/१ य. १३, १६. (**अवस्था** मोदी.)

अवस्था (विशे **अवस्था**)

अवस्था, **अवस्था** (**अवस्था** **अवस्था** क तथा
 २ धा. **अवस्था** **अवस्था**) समास वि. गार्थिदोरनी परव-
 रेरा करनार; अथवा, 'दुनियांनी आयादी करनार;
 nourishing or feeding the cattle; otherwise:
 rendering the world prosperous (**अवस्था**
 = गो = the world); **अवस्था** नर. १/१
 ध्रि. २६, २; **अवस्था** नर. २/१ वीर्य. २, ११.

अवस्था (= गोधन) (**अवस्था** **अवस्था** क तथा
अवस्था) समास ना. गार्थिदोरनी दोक्षत-अ-
 वती; the wealth or increase of cattle;
अवस्था २/१ वं. २१, ७. ११. १५.

गुण्यु (= गृण = गुण = कर्म) सा. ना. नर. ३)
 गुण्यु, कृष्णमेदा, हसिल, नई, दालत, वधारे; grain,
 benefit, riches, increase; **गुण्यु** २/१ वं. ३,
 २५; वं. २२, २०.

५) स्नायु; a sinew; **गुण्यु** **गुण्यु**
 bones and sinews (हाडकी तथा स्नायु) २/३
 ५. १३, ११.

ग) रंग, तराँह, जात; colour, sort; **गुण्यु**
 ६/३ ५. १४, ५०. **गुण्यु** finest-coloured
 सङ्घी सरस रंगनु १/३५. ५, १२८. **गुण्यु** **गुण्यु**
गुण्यु, **गुण्यु**-**गुण्यु**, **गुण्यु**-**गुण्यु**, **गुण्यु**
गुण्यु, **गुण्यु**-**गुण्यु**-**गुण्यु**

गुण्यु वि. ना. नर. नामांकित पुरुषनु नाम;
 name of an illustrious personage; **गुण्यु**
गुण्यु ६/१ ५. १३, १११. (**गुण्यु** मोदी.)

गुण्यु (**गुण्यु** क उपरथी) सा. ना. नर. ३)
 गाँय्, अलद, गाँय् दोर; a cow, a bull; cattle;
गुण्यु **गुण्यु** क.

५) गाँय्ने लगती खीज, दुध, ज्वाम;
 the fresh milk of the cow; the Jeevám;
गुण्यु **गुण्यु** ५.

गुण्यु (= **गुण्यु**) (**गुण्यु** **गुण्यु** क तथा
गुण्यु) सभास ना. ना-य. गोधानो नीरंग, आ-
 ये नर, गोमिज; the urine of the bull; gomez;
गुण्यु १/१ वं. ६, १४; **गुण्यु**
 २/१ वं. १६, २१. २२.

१ **गुण्यु** (= गोमन्त्र) (**गुण्यु** ५ उपरथी) वि.
 ३) गोशतने लगनु, गोशतनु; of meat; **गुण्यु**
गुण्यु . . . meals with meat (गोशतनु
 आनु) नर. २/१ वं. ८, २२; **गुण्यु** नर. ३/१ ५.
 १३, ५०; **गुण्यु** हसि. नुसक. १६.

५) खेजतदार, स्वादिष्ट (दारमे.); दुधना
 रंगनु (मिल्स); मिठु (स्पी.); savoury (Dar.);
 of milky whiteness (M.); sweet (Sp.);
गुण्यु नर. ८/१ **गुण्यु**. १०, १२.

२ **गुण्यु** वि. ना. नर. नामांकित पुरुषनु नाम;
 name of an illustrious personage; **गुण्यु**
 ६/१ ५. १३, १२५. (**गुण्यु** मोदी.)

गुण्यु (**गुण्यु** क उपरथी) क वि. गाँय्
 दोरथी लरपुर, गाँय्-दोरवाणु; rich in flocks
 or herds; **गुण्यु** नारी. २/१ ५. १८, १;
गुण्यु . . . **गुण्यु** a house where the
 cattle thrive ना-य. २/१ वं. ३, २.

५) (**गुण्यु** ५ उपरथी) वि. गाँय्ने लेग-
 ती खीजनु, दुध-ज्वामवाणु; provided with
 the fresh milk; **गुण्यु** . . . **गुण्यु** the
 offering with the fresh milk with it (ज्व-
 वाम साधनी जेठ-नर) नारी. १/१ **गुण्यु**. ६८, १;
गुण्यु **गुण्यु** नारी. २/१ **गुण्यु**. ६६, १;
गुण्यु नारी. २/३ **गुण्यु**. २२, २; वीस्य.
 ११, ४; **गुण्यु** नारी. ५/३ (३/३ नी
 मतलमे) ५. ५, ८; **गुण्यु** नारी. ६/३ वं.
 १४, ४; वं. १८, ७२; ५. ५, ६३.

गुण्यु (**गुण्यु** क उपरथी) वि. गाँय्दोरने ल-
 गनु; pertaining to the cattle; **गुण्यु**
गुण्यु **गुण्यु** **गुण्यु** the wealth of cattle,
 a herd of cattle (गाँय्दोरने लगती दालत,
 गाँय्दोरनु टोडु) नारी. २/१ ५. ८, १७. **गुण्यु**
गुण्यु

गुण्यु (= **गुण्यु**, **गुण्यु** = गच्छति) (**गुण्यु**-
गुण्यु **गुण्यु** क तथा **गुण्यु**) सभास ना. नारी. गा-
 य्-दोरने संबंध यवानी नगा (असल), खरवानी
 नगा, अंतर; ४००० ई. ४ मेल अथवा २ गाँ;
 a cattle-breeding plain (orig.); grazing
 ground, pasture, a field; a measure of
 distance equal to four miles; **गुण्यु**
 ४/१ ५. १०, १२२; **गुण्यु** २/३ **गुण्यु**. २.
 १६; ५. ८, ४२; **गुण्यु** ६/३ **गुण्यु**. १,
 १६; **गुण्यु**. ३, १८. **गुण्यु** **गुण्यु** **गुण्यु**

गुण्यु (**गुण्यु** उपरथी) वि. गय्मारिने
 कुडुणी; गय्मारिने छोकरी; pertaining to
 the family of Gaori (lit.); the son of
 Gaori; **गुण्यु** ६/१ ५. १३, ११८.

गुण्यु वि. ना. नर. नामांकित पुरुषनु नाम;
 name of an illustrious personage; **गुण्यु**
 ६/१ ५. १३, ११८. (**गुण्यु** मोदी.)

अश्विभूतल (शुष्मा भूतल क तथा २ अश्वि क)

समास ना. नारी. गात्रमि शिकलनो अश्वि (अ-सल.); हथियार; भाषि (युरती); a cow-shaped club (lit.); a weapon; a spear (Jus.); -भूतल कश्विभूतल ५/३ (३/३ न्नि भतत्तये) य. १४, ४१.

अ) वि. हथियारवाहुं, हथियारबंद; furnished with weapons, armed; अश्विभूतल २/१ वीशता. य. ६; कश्विभूतल १/३ य. १७, ८.

अश्विभूतल (शुष्मा भूतल तथा अश्विभूतल)

समास ना. नर. आभादी करनार-वृद्धि करनार न-मीन; पवित्र गोषि (युरोपियन विद्वानो); the bountiful earth; the holy bull (Euro. scho.); an allusion to the primeval bull (Har. & Dar.); Comp. Per. अश्विभूतल ८/१ वं. २१, १.

अश्विभूतल (= अश्वि = घोष = گوش) (शुष्मा धा.)

श्विभूतल सा. ना. नर. क) कान (सारी वेदात्रे-शाना माथसने); an ear (of beings of good creation); contrast अश्वि, q. v.; अश्विभूतल २/१ वं. ८, ४४-४६; वं. ६, १६. १७; वं. १३, १०.

११. ३२; अश्विभूतल (Gold. अश्विभूतल) (काने

संभलात्रे तेरी रीति, भेदोथी) ३/१ य. १०, ८५; अश्विभूतल ३/२ य. १०, १०७; अश्विभूतल ४/२ य. १७, ७; अश्विभूतल ६/२ य. १०, २३;

अश्विभूतल २/३ य. १०, ४८; अश्विभूतल ३/३ अश्वि.

३०, २. शुष्मा अश्विभूतल-अश्विभूतल, अश्विभूतल-अश्विभूतल,

अश्विभूतल-अश्विभूतल, अश्विभूतल-अश्विभूतल तथा नीशेना

भाषि.

अ) अश्विभूतल = अश्विभूतल; a corner; शुष्मा अश्विभूतल

अश्विभूतल (= अश्विभूतल = گوشوار) (शुष्मा

अश्विभूतल क तथा धा. अश्विभूतल = शुष्मा १ धा.

अश्विभूतल क) सा. ना. ना.य. काननी भाषि, कानमां पे-

हेरथानु अश्विभूतल; an ear-ring; अश्विभूतल

अश्विभूतल ३/१ य. १७, १०; शुष्मा अश्विभूतल-अश्विभूतल,

अश्विभूतल-अश्विभूतल

अश्विभूतल (शुष्मा अश्विभूतल) समास

वि. कानने लागे अश्विभूतल-कान सुधीनुं भेदोथुं (धा-

कडु—अश्विभूतल); (wood) as high as the ear; अश्विभूतल-अश्विभूतल ३/३ अश्विभूतल. गाहाम. ५.

अश्विभूतल (अश्विभूतल) समास क. वि.

काने सांभलेषु; heard with the ear; अश्विभूतल

अश्विभूतल = अश्विभूतल = the derived

understanding which is heard by the ear;

contrast अश्विभूतल q. v. There is be-

tween the two, (i. e., the *āgna khratu*

and the *gaoshô-grûta khratu*) nearly the

same relation, as between the *parāvidyâ*

(पराविद्या) and *aparāvidyâ* (अपराविद्या)

in Brahminism, the former reaching

Brahma in se (parabrahma), the latter

sabdabrahma, the word Brahma (Brahma

as taught and revealed) Dar.; काने सांभलेषु

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

अश्विभूतल अश्विभूतल अश्विभूतल अश्विभूतल

* From the same root, Lat. Gāneo (orig. Gās-neo) a glutton, and Lat. Gānea (orig. Gās-nea) a cook-shop.

now as the celestial guardian of Som. In the Shah-nameh, he appears as the prime minister of Azhi Dahaka (Zohak)—Dar.

हवश्रिः १/१ य. १५, २८; हवश्रिः २/१ य. ५, ३८; य. १६, ४१.

हवश्रिः १/१ वि. ना. न२. अयं पुरुषं नाम, जेना छेकरा हवश्रिः १/१ (परपित) नां इरोह-रने आराधयु छे; name of a person, the Fravashi of whose son Parshinta is invoked; हवश्रिः १/१ य. १३, १३३.

हवश्रिः १/१ (श्रुत्वा धा. ७७ तथा १/१) समास वि. लडाहमां गम्भिलो (असल.); लडाहमां कसाय्मिलो, लडाहयो; gone in the battle (lit.); experienced in war; veteran, warlike; हवश्रिः १/१ (Geld. १/१ य. १६, ४२. हवश्रिः १/१) १/१ य. १६, ४२.

१ हवश्रिः (= Ved. व) क्रि. अ. असीत; assuredly, verily (adv.); हवश्रिः ४३, १.

२ हवश्रिः विरो श्रुत्वा धा. ७७ गम to go.

१ हवश्रिः सा. ना. न२. लुडारी, प्युनी; a freebooter, a brigand; a murderer; हवश्रिः १/१ हवश्रिः ६५, ८; हवश्रिः २/१ हवश्रिः ६, २१; हवश्रिः ३/१ हवश्रिः ६, ३०; य. ११, ५; य. १३, १३५. श्रुत्वा १/१ हवश्रिः

२ हवश्रिः (= हृत् = हृत्) सा. ना. न२. अयं अतनी प्तिमारी-मांढगी-शैग; a kind of sickness or distemper; हवश्रिः १/१ व. २१, २.

हवश्रिः १/१ (असल ३५ हवश्रिः १/१; श्रुत्वा हवश्रिः तथा १ धा. १/१) समास. ना. न२. गुरज राप्पनार; a club-bearer, a bludgeon-bearer; हवश्रिः १/१ हवश्रिः ६, १०; हवश्रिः १/१ य. १३, ६१.

हवश्रिः (= गहा) सा. ना. नारी. गुरज, लाहारी शैरो; a club, a mace, a cudgel; हवश्रिः २/१ य. १०, १०१; हवश्रिः १/३ य. १०, १३१. श्रुत्वा हवश्रिः १/१

हवश्रिः १/१ (श्रुत्वा १ हवश्रिः तथा १/१) १/१ समास कृ. वि. लुडारा-प्युनीथी उत्पन्न थय्येः (the evil) done by the brigand; हवश्रिः १/१ हवश्रिः १/१ (लुडाराथी उत्पन्न थय्येः प्युनीनुं) नान्य. १/१ य. १३, १३५.

हवश्रिः १/१ (१ हवश्रिः उत्पत्ती) सा. ना. न२ लुडारा-राजुं टोलुं; a band of freebooters; हवश्रिः १/१ य. ११, ६.

हवश्रिः १/१ सा. ना. नारी. क) कुतरी; a bitch;

हवश्रिः १/१ वं. १५, ६. १६. २३. २५. २६. ३२. ३५. ३८ ४१; हवश्रिः २/१ वं. १४, १५. १७. वं. १५. ५. ४६. ५०.

५) कुतरी; a dog; हवश्रिः १/१ वं. ८, ३३, ३८.

हवश्रिः = लुडारी = वास भारयु, धन नीकगवी; to stink, to emit a strong offensive smell; श्रुत्वा हवश्रिः

हवश्रिः = जम् = मोहोऽं जोलुं करयुं, डायुं पकासयुं; हवश्रिः करयुं; to gape; to yawn, to deepen; श्रुत्वा नान्येनो जाल.

हवश्रिः १/१ (श्रुत्वा धा. ७७) सा. ना. न२. हवश्रिः; depth; हवश्रिः १/१ य. १५, २८. श्रुत्वा नान्येनो जाल.

हवश्रिः १/१ (Wester.) (श्रुत्वा १ हवश्रिः) समास. ना. न२. हवश्रिः नो धवु, हवश्रिः गारमां रेहिनार; master of the depth (lit.); one who dwells in a deep cave; हवश्रिः १/१ य. १५, २८. (Geld. हवश्रिः १/१ य. १५, २८.

हवश्रिः = गम् = गम् = लुडारी = to go, to come; † = लुडारी; हवश्रिः intensive verb शयार्थ पररभै. १/१ य. ८, ११; य. १०, ५५; हवश्रिः (पोहोये, हवश्रिः

* अने डार्क भलतो अंश्रुमां Cat जाल आवेछे.

† गम् = गम (अ छेउ आवाधा) = न (ग नीकणी गथाधी) = गम् + †; तेभज वा (= तरक) उपसर्ग लायाधी लुडारी थयुं.

‡ अंश्रुत्वा To Go अने To Come अयं जाल छे; Come नो हवश्रिः थयुं, G नो G थयाधी Go थयो; 'आ-ववुं' अने 'जवुं' अने पररपर संबंध राप्पनारा जाले छे, पारीकीधी जेतें तेजाना अर्थ अयं छे.

५ गृह्णते = गृह् (गृ) = गावुं, क्रीर्तिं गावी; to sing in praise; to hymn; ऋक्संहिते वी२५. ४, १.

शुभ्रिमा गृह्णते

५ गृह्णते अभि-गृह्ण = गावुं, क्रीर्तिं गावी; to sing in praise; ऋक्संहिते व. ७०, १.

६ गृह्णते = पकडवुं; to hold, to keep fast.

५ गृह्णते = पकडवुं; अस्मि अत्यार करवुं; to hold fast, to choose; शुभ्रिमा गृह्णते

७ गृह्णते (शुभ्रिमा ३ धा. गृह्णते) सा. ना. आरज्योन्, आदरमानथी भद्रे ज्योलाववुं; gravity, respect, invocation; अस्मि ज्योलाववुं नी माकुक धावु तेन नाम तरीके वपराया; इति ६११ छन्द. ४१, १.

५ गृह्णते (शुभ्रिमा २ ज्ये तथा ५ मो धा. गृह्णते) सा. ना. नर. छिचिरी गायन अथवा ज्येष्ठ रोराणी-वाणुं मुकाम, गरीयमान; the celestial abode of endless lights, or where hymns are chanted; गृह्णते (for गृह्णते इति) ७११ छन्द. २८, ४.

२ गृह्णते (= गृह्) (शुभ्रिमा ४ धा. गृह्णते) सा. ना. नर. जेहेरे; poison, venom. Comp. गृह्णते विष, गृह्णते विष poison; शुभ्रिमा गृह्णते

५ गृह्णते (शुभ्रिमा ५ धा. गृह्णते) सा. ना. ना-य. गायन; a song, chant. गृह्णते ३३३ छन्द. ३४, २.

२ गृह्णते (= गृह्णते = L. Gula, Jugulum = Ger. Gurgel) (शुभ्रिमा ४ धा. गृह्णते) सा. ना. ना-य. गणुं; the throat; इति गृह्णते गृह्णते गृह्णते under the throat of a ram (= मेंढानां गणानां अंदर) २११ य. १७, ५१. शुभ्रिमा २ गृह्णते

३ गृह्णते (शुभ्रिमा ३ धा. गृह्णते) सा. ना. ना-य. आदरमान, आरज्योन्; respect, honour, gravity; इति २११ वं. २१, ५. ६. १३.

गृह्णते (२ गृह्णते ७५२थी) वि. जेहेरी (असह्य.); दुष्ट, नुकसानकारक; poisonous (orig.); wicked, harmful; गृह्णते (Geld. गृह्णते) नर. ६३३ छन्द. ६, २८.

५ गृह्णते = गृह्णते = गृह्णते पाकार करीने केहेवुं, अरन्ध युनरनी, २३५; to utter a loud voice; to weep, to cry aloud, to wail; cl. 6. Comp. गृह्णते; गृह्णते वर्ते. आत्मने. १११ छन्द.

३२, ६; गृह्णते गृह्णते नु अणुं ३५) छन्द. ४१, २; गृह्णते वर्ते. परस्मै. ३११ य. १०, ५३; ५. १७, ५७; गृह्णते Intensive Verb अ. ७. परस्मै. ३११ छन्द. ३२, १३; गृह्णते (असह्य ३५ गृह्णते) अ. ७. आत्मने. ३११ छन्द. २६, १; गृह्णते व. ६. आत्मने. नर. ६११ य. १०, ८५; गृह्णते व. ६. आत्मने. नारी. १३३ य. १३, १५७; ५. १६, ८०.

२ गृह्णते = गृह्णते, गृह्णते = पकडवुं; लेवुं, मानसाथे कपूल राखवुं; क्रीर्तिं गावी (हारले); to hold (orig.), to receive, to welcome; to chant the glory (Har.); गृह्णते (Geld. गृह्णते) आत्मा. आत्मने. २३३ छन्द. ५१, १७.

गृह्णते = पकडीने दापी नाखवुं, छुंदवुं, दूरवुं; to press closely, to pound, to grind; शुभ्रिमा गृह्णते

५ गृह्णते = गृह्णते, गृह्णते = पकडवुं (असह्य अर्थ); कपूल राखवुं; माथे लेवुं (हारले, भिस्स तथा दार.); to hold (orig.); to accept, to welcome; to take up, to undertake (H., M. & D.); गृह्णते वर्ते. परस्मै. १३३ वी२५. २१, १.

गृह्णते = गृह्णते = क) पकडी राखवुं; मनमां कसाववुं—गोखवुं; to lay hold of (orig.); to impress on the mind, to study carefully; गृह्णते वर्ते. परस्मै. १३३ छन्द. ६२, ११; वी२५. १७, १.

२ गृह्णते = गृह्णते = खुशी करवुं; समजवुं; to please, to gratify; to understand; शुभ्रिमा गृह्णते

गृह्णते सा. ना. खुनली (दारमे); रोग, पीमारी (स्त्री. तथा पुस्ती); दूरद (हारले); itches (Dar.). Comp. Per. गृह्णते; disease, sickness (Sp. & J.); pain (Har.); गृह्णते १११ वं. ७, ५७.

गृह्णते (शुभ्रिमा धा. गृह्णते) सा. ना. नारी.

पङ्कडुः कम्बुल राभ्युः अम्भित्यार करुः holding (lit.); embracing; choosing; अव्ययम् (Gold. अव्ययम्) २।१ ध्रि. ३४, १०.

अव्ययम् सा. ना. ना. अ. अम्भित्यार जे त्रयु रीति समन्वयी राकात्मिष्ठेः—क) धा. अव्ययम् = मश् = पङ्कडुः; to hold, to conceive; अव्ययम् = गर्भ = भेदा-भेदांतुं अस्मत्तुं, हलवान्त; a lambkin.

अ) अव्ययम् = अम्रि = अम्रि; fat, grease. ग) गोश्ततो कटकेः; a piece of flesh; अव्ययम् २।१ वं. ६, ३८; आह्र. गाहाम. ३.

अव्ययम् (= अऽ = अर्भ = गर्भ = Lat. Fervor = Gr. Thermos) (अव्ययम् २ धा. अव्ययम्) क) वि. गरम; hot; अव्ययम् नर. १।१ वं. २, ५; य. १०, ५०; य. १२, २३; अव्ययम् २।१ य. ६, १०; अव्ययम् अर्भम् १।३ वं. १५, ४; अव्ययम् १।३ वं. १५, ३.

अ) सा. ना. ना. अ. गरमी; heat; अव्ययम् १।१ ध्रि. ६, ५; य. १५, १६.

ग) सा. ना. ना. अ. प्रताप, नुर; lustre, light; अव्ययम् अव्ययम् (तारा आतशाना प्र-तापनी भारकृते) ३।१ ध्रि. ४३, ४.

अव्ययम् (= अऽ = L. Gula, Jugulum = Ger. Gurgel) (अव्ययम् ४ धा. अव्ययम्) सा. ना. ना. अ. गजुं; the throat; अव्ययम् १।३ वं. १५, ४.

अव्ययम् (अव्ययम् उपरथी) सा. ना. ना. अ. अतिशय गरमी; excessive heat; अव्ययम् २।१ वं. १, १६.

अव्ययम् (अव्ययम् अव्ययम् क तथा २ अव्ययम्) समास वि. गरम अथवा दाजेवी छाडीवागो (अस-ल.); युनेहगार जलुआम्भिलो (भिस्स); hot-breasted (lit.); (a reprobate) having his breast burnt by the ordeal, i. e., detected (M.); अव्ययम् अव्ययम् नर. २।१ आह्र. गाहाम. ६.

अव्ययम् (= अव्ययम् + अव्ययम् + अव्ययम्; अव्ययम् १ धा. अव्ययम्) वि. गरमीने उत्पन्न करतां-वधारतां (असल.); अवीवीयो (दारमे.); heat-

producing or increasing; a pair of tongs (Dar.); अव्ययम्-अव्ययम् नारी. १।२ वं. १४, ७.

अव्ययम्† = अव्ययम् = मश्, मह = अव्ययम् Ger. Ergreifen = पङ्कडुः हाथमां लावयुं, पामयुं; to take hold of; to get into the hand; to acquire; अव्ययम् अव्ययम् वर्त. परस्मै. ६ मा वर्ग ३।१ य. १०, १३; अव्ययम् अव्ययम् वर्त. परस्मै. ४ या वर्ग ३।१ वीश्ता. य. ३०; अव्ययम् अव्ययम् पू. अ. परस्मै. १।१ हादि. नुस्क. ६; अव्ययम् अव्ययम् राफ्या. परस्मै. ३।१ य. ८, ५६; य. १४, ५१; अव्ययम् अव्ययम् seize away (लघि-ले) आमा. परस्मै. २।१ ध्रि. ६, २८; अव्ययम् अव्ययम् अ. अ. परस्मै. ३।१ य. ५, ६५; अव्ययम् अव्ययम् संश. य. ८, ६०. अव्ययम् अव्ययम्, अव्ययम् अव्ययम्

अव्ययम्-अव्ययम् = अय-मह = अयुं पाडु (असल.); पाछो हाथ पांयवे; to separate (orig.); to hold back (the hand); अव्ययम्-अव्ययम् अ. अ. परस्मै. ३।१ य. १६, ४८. ५०.

अव्ययम्-अव्ययम् = अव-मह = पङ्कडुं जवुं, गीरकृतार यवुं; अंद थजवुं; to be caught (as in a snare); to be entangled; to be closed; अव्ययम्-अव्ययम् अ. अ. संश. परस्मै. ३।३ य. ११, ६; अव्ययम्-अव्ययम् (संकट—अयमां गीरकृतार यम्मिलाने) अ. अ. नर. २।१ वं. १८, १०.

अव्ययम्-अव्ययम् = आ-मह = क) पङ्कडु पाडु, पौहो-अयुं; to overtake, to reach; अव्ययम्-अव्ययम् वर्त. आत्मने. ३।१ ध्रि. ५३, २६; य. १०, १०४.

अ) आगेरेप्त धिमाने कोधने मारवानेमाटे हाथमां हथियार पङ्कडुवो अुनाह करवे; to commit the crime called Agerepta; अव्ययम्-अव्ययम् परस्मै. वं. ४, १८. २१.

अव्ययम्-अव्ययम् = उद्-मह = उद्वे पङ्कडु-धरयुं; to hold up, to uplift; अव्ययम्-अव्ययम् अ. अ. परस्मै. ६ मा वर्ग ३।३ ध्रि. ५३, २५; अव्ययम्-अव्ययम् राफ्या. परस्मै. ३।१ य. १३, ४६; अव्ययम्-अव्ययम् वर्त. आत्मने. ३।३ य. १३, १४७; अव्ययम्-अव्ययम् अ. अ. संश. परस्मै. ३।१ वं. १६, २३. २५; अव्ययम्-अव्ययम् अ. अ. वि. नर. १।१

• Mark the redundant 's', as in अव्ययम्-अव्ययम्

† The words Graft and Gripe are derived from the same root.

- કૌભ (રર ને બદલે) ય. ૧૦, ૪૮; ય. ૧૪, ૬૩.
 કૌભાણ (રર ઇતિ. ૬, ૨૬; જુઓ
 કૌભાણ)
- ૨ કૌભાણ વિ. ના. નર. ઇરાનનાં તાબાનું એક ક-
 દીમ મુલુકનું નામ, જેની રાજધાની મુકધ (સો-
 ગદીઆના) હતી; name of a country, subject
 to the empire of Ancient Irân, having
 Sogdiana as its capital city; Pehl. tr. કૌભાણ;
 કૌભાણ રા. ૧ વં. ૧, ૪; કૌભાણ રા. ૧ ય. ૧૦, ૧૪.
- ૩ કૌભાણ વિરો જુઓ કૌભાણ a bull, a cow.
 કૌભાણ (કૌભાણ ક ઉપરથી) સા. ના. નર. ગાઝ્મિ-
 બલદને રહેવાની જગા, ગાઝ્મિ-બલદનું ધાન; the
 cow-stable; કૌભાણ રા. ૧ ય. ૧૦, ૮૬.
- કૌભાણ (કૌભાણ ક તથા કૌભાણ) સમાસ ના.
 નારી. ગાઝ્મિ; a cow, the female of the bull;
 કૌભાણ કૌભાણ અથવા કૌભાણ કૌભાણ = બલદ, ગોધી;
 a bull, the male of the cow kind; કૌભાણ
 ગા. ૧ વં. ૩, ૪૨.
- કૌભાણ (જુઓ કૌભાણ ક તથા ૧ કૌભાણ)
 સમાસ. જુ. કૃ. વિ. બલદનો આપેલો, ગોધાનો જીવેલો
 (નીરંગ-ગોખેર); (Gomez or urine) given
 by the bull; કૌભાણ કૌભાણ (i. e.,
 the Gomez from the bull) નારી. ૧/૧ (નાન્ય.
 રા. ૧ ને બદલે) વં. ૧૬, ૨૨.
- કૌભાણ (વિ. ના. નર. નામાંકિત પુરુષનું નામ,
 જેનાં કૃષીકરને આરાધ્યું છે. કૃષ્ણવરદીન યજ્ઞમાં
 જુઓનાં કૃષીકરને આરાધ્યાં છે, તેઓની શીષ-
 માં એ રાજસનું ત્રીજું નામ છે. તેથી જુઓએ
 કે પેગમબર જરતોશ્તના સડેથી પહેલ્લા રાગેદોંમાંનો
 એક હોએ; name of an illustrious personage
 whose Fravashi has been invoked. This
 man's name stands third in the list of the
 Fravashis in the Farvardin Yasht, from
 which he appears to be one of the very
 first disciples of Zoroaster. કૌભાણ ૬/૧
 ય. ૧૩, ૬૬.
- કૌભાણ (જુઓ કૌભાણ ક તથા ૨ કૌભાણ) સમાસ

- ના. નર. ગાઝ્મિ-બલદનાં આંતરડાં; cow-grut;
 કૌભાણ ૬/૧ ય. ૧૦, ૧૨૮.
- કૌભાણ (જુઓ કૌભાણ ક તથા કૌભાણ)
 સમાસ ના. નર. ગાઝ્મિ-ઢોરનું રહેવાનું મુ-
 કામ; the abode of cattle; કૌભાણ
 રા. ૧ ય. ૧૦, ૧૫.
- કૌભાણ (જુઓ કૌભાણ ક તથા કૌભાણ)
 સમાસ ના. નારી. ગાઝ્મિ-ઢોરને રહેવાની જગા;
 ગાઝ્મિ-ઢોરનું રહેણાણ; the dwelling of cattle;
 કૌભાણ રા. ૧ ય. ૧૦, ૧૫.
- કૌભાણ (કૌભાણ, કૌભાણ, કૌભાણ, કૌભાણ) (અસલ
 કૌભાણ + કૌભાણ; જુઓ કૌભાણ ક તથા ૨ કૌભાણ
 ક) સમાસ ના. નર. ગાઝ્મિ-ઢોરને હાંકવા-
 નું હથિયાર, આજુક, કેરડો; an ox-whip;
 an instrument for driving cattle; કૌભાણ
 ૧/૩ વં. ૧૪, ૧૦. જુઓ નીચેનો બોલ.
- કૌભાણ (કૌભાણ ઉપરથી) અતિ.
 વિ. ગાઝ્મિ-ઢોરને ધણેજ હાંકવાનો (કેરડો);
 (a whip) driving or urging the ox
 greatly; કૌભાણ કૌભાણ (ગાઝ્મિ-ઢોરને
 ધણેજ હાંકવાના કેરડાઓ) નર. ૧/૩ વં. ૧૪, ૧૦.
- કૌભાણ (અસલ કૌભાણ + કૌભાણ;
 જુઓ કૌભાણ ક તથા કૌભાણ) સમાસ
 વિ. ગાઝ્મિ-ગોરપંદનાં ધાંસ-આરાને લગતું; per-
 taining to the fodder for cattle; જુઓ નીચે.
- કૌભાણ (જુઓ ધા. કૌભાણ) સ-
 માસ વિ. ગાઝ્મિ-ગોરપંદનાં ધાંસ-આરાનેમાટે કામ
 કરનાર; working for the fodder of cattle;
 કૌભાણ most strenuous for
 obtaining the fodder of cattle (superla.
 adj. acc. plu.) નર. ૨/૩ ઇતિ. ૧૩, ૨૦.
- કૌભાણ (કૌભાણ ગોસ્થાન) (જુઓ
 કૌભાણ ક તથા કૌભાણ) સમાસ ના. નર. ગાઝ્મિ-
 બલદને રાખવાની જગા; તબેલો; an ox-stall;
 a place for cattle; કૌભાણ રા. ૧ વં. ૧૫, ૩૦;
 કૌભાણ ૩/૩ વં. ૧૫, ૨૬.
- કૌભાણ (કૌભાણ ઉપરથી) સમાસ
 વિ. ગાઝ્મિ-બલદના તબેલાને લગતો, ગાઝ્મિ-

* In several cases, કૌભાણ is changed to કૌભાણ in compound forms.

* એ બાબે જુઓ માફે અવરતા વ્યાકરણ, સર્ગ ૪૧ મો.

नामथी ऋत्विजा छे ; any one of the five days of the Gāthâ Gâhâmbâr; also, the five days immediately following the month of Asfandâd. These days are named after the names of the said Gāthâ Gâhâmbârs.

अथर्ववेद-अथर्ववेद-अथर्ववेद (= वहिश्तोऽश्रत गाथाना दहाडातु) ६/१ आहु. गाहाम. १२.

गौत्रमन्त्र (ऋत्विजा २ धा. अल) सा. ना. ना-य.

गीत गावुं, गाथानुं गायन; singing, a song; chanting of the Gāthâs or sacred songs;

ऋत्विजा अथर्ववेद-अथर्ववेद तथा नीचिना जाल.

अथर्ववेद-अथर्ववेद (ऋत्विजा धा. गी) समास

वि. ग्नाथानां गायनने अपवित्र करतो-अराय करतो; desecrating the Gāthâs; treating the Gāthâs with irreverence;

अथर्ववेद-अथर्ववेद नर. ६/३ य. १३, १०५.

अथर्ववेद-अथर्ववेद (ऋत्विजा २ धा. अल) वि. गा-

थाने लगवुं; pertaining to the sacred hymns; Gāthic; अथर्ववेद-अथर्ववेद अथर्ववेद

= कामनेमोऽथ संम (अथर्ववेद-अथर्ववेद) *गाथाने लगता सञ्चुना भयुतां (हदि. नुस्क, २०); अथर्ववेद अथर्ववेद (=गाथाने लगता कलामथी, धम्माने गाथाना कलामथी मारहुंते) ३/१ धि. १०, १८; धि. ६५, १४; वीशता. ५. ३६; नीच्या. ४, ८.

अथर्ववेद (= अथर्ववेद) (ऋत्विजा १ धा. अल) सा.

ना. नर. पगवुं, कदम; अथर्ववेद ३/१ य. १०, ५२; अथर्ववेद २/२ हदि. नुस्क, १५ (= य. २२, १५); अथर्ववेद २/३ वं. ६, ८. १०. ऋत्विजा नीचिना जाल.

अथर्ववेद-अथर्ववेद (ऋत्विजा अथर्ववेद य) समास ना.

नारी. पगवुं लघुं (असल.); कदम भरवुं; moving a step; अथर्ववेद-अथर्ववेद २/१ वं. १८, ५५. ५६.

अथर्ववेद (= गाय) (ऋत्विजा १ धा. अल) सा.

ना. ना-य. पगवुं, कदम; a step, pace; ऋत्विजा अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद,

अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद

अथर्ववेद-अथर्ववेद (= गाय) (ऋत्विजा अथर्ववेद) वि.

गाथाने लगवुं, गाथानुं; (milk) of cows; अथर्ववेद-अथर्ववेद अथर्ववेद (अने गाथानां दुधनुं) ना-य. ६/३ वं. ५, ५२.

अथर्ववेद-अथर्ववेद (अथर्ववेद अथर्ववेद) सा. ना. ना-य.

गाथाने गोसंपदने रायवानी जगुं, गाथाने-ठोरनुं थान; a pen or enclosure for cattle; Pehl. १२२५; Comp. अथर्ववेद-अथर्ववेद = २२२५ = गोस्थान; अथर्ववेद २/१ वं. २, २५. ३३; वं. १४, १४.

अथर्ववेद = जि = अथर्ववेद; to live; अथर्ववेद-अथर्ववेद शक्या.

आत्मने. २/१ वं. १८, २७. ऋत्विजा अथर्ववेद

अथर्ववेद पोहोयवुं; to reach. Comp. अथर्ववेद गा to go.

अथर्ववेद-अथर्ववेद = नरदीक-पासे पोहोयवुं; to ap-

proach, to come near; अथर्ववेद-अथर्ववेद वर्त. आत्मने. १/१ धि. ३४, २.

अथर्ववेद = गु = अथर्ववेद लयडी नाथवुं; शुथी अथर्ववेद

करवुं; to soil, to dirty, to void excrement; ऋत्विजा अथर्ववेद

अथर्ववेद = गु = आवाज काहाडवो, अथर्ववेद; गाथाने

गोधानी पेडे पोकारवुं; to make a loud cry; to bellow (as a bull); ऋत्विजा अथर्ववेद

अथर्ववेद = गुह = संताडवुं, अथर्ववेद; to conceal,

to hide; to shelter; cl. 6; अथर्ववेद शक्या. आत्मने. ३/१ य. ४, ४; अथर्ववेद अ. अ. आत्मने.

१/१ (= augment नो छे) य. १७, ५५. ५६.

अथर्ववेद शोधी काहाडवुं, अथर्ववेद करवुं; to discover,

to find out; अथर्ववेद-अथर्ववेद शक्या. आत्मने. ३/३ य. १७, ५५.

अथर्ववेद, अथर्ववेद (= अथर्ववेद) सा. ना. अथर्ववेद, अथर्ववेद,

अथर्ववेद; अथर्ववेदनुं कथुस अथर्ववेद कथुसवुं (धारने.); ground corn, flour; an ear of corn (Dar.);

अथर्ववेद नर. १/१ वं. ३, ३२; अथर्ववेद नारी. ४/१ वं. ३, ३२.

* वधारे जालासा माटे अथर्ववेद जाल.

राङ्गा वि. ना. नर. रंधा नदीनी च्छिक्क शाप्पानु नाम,
 नेना श्रीनारा आगण केरशास्त्रे राम धनदनी अं-
 दगी श्रीधी, केतेना आर्ध उर्वीक्षयना श्रीनामां तेनु
 पुन करनार हितारूपने भारवाने शक्तिवान
 थाप्पि; an unknown affluent of the Ran-
 gha (the Tigris): "It is curious to see the
 legend of Kershâsp, the scene of which
 is laid in Seistan and Kabul, extending
 up to the River Tigris. The name of his
 brother may signify 'The King of Urva'
 (Av. **उर्वीक्षयना**) that is to say, 'The
 King of Méséné,' which would explain
 the presence of Kershâsp on the borders
 of the Raugha, i. e., the River Tigris"
 (Dar.). **राङ्गा** २/१ य. १५, २७.

गुह्य = गुप् = संताडयुं, छुपावयुं, अंश्यावयुं; to
 hide, to conceal, to shelter; or, **कुंफ** = to
 speak, to declare; केहेयुं, जहेरे करयुं, जालयुं.
गुह्य नीचेनो जाल.

गुह्य (गुह्यो धा. गुह्य) वि. छुपुं, उंउं, नडी
 जलुअप्पि, नजरे नडी पडतुं; deep, not
 obvious (fr. गुप्); or, well-known,
 famous (fr. कुंफ); जालुअप्पि, वजुअप्पि,
 प्रथ्यात. जालुयुं ने आअप्पि उंकायुं प्रत्यय जूत
 इंत तरिके वपराअप्पिलो छे (गुह्यो माई अवस्ता
 व्याकरण, सक्के २५५ मे); **गुह्य**. **गुह्य**.....**गुह्य**
 नर. २/१ य. १०, २५; **गुह्य** **गुह्य**
 (उंउं दरियाना) ना.य. ६/१ य. १६, ५१;
गुह्य १/३ वं. १, २०; **गुह्य** नारी. २/३
 य. १३, ३०; **गुह्य** नर. ८/३ वं. २१, १३.

श्रुणु = *श्रुणु = **श्रुणु** = सांभणयुं.
 कान धरवा, लक्ष् आपयुं; to hear, to give
 ear; to attend to; cl. 6; **श्रुणु**
 (do Thou hear) आसा. आत्मने. २/१ धन.
 ४६, ७; **श्रुणु** (hear ye) २/३ धन.
 ४५, १; **श्रुणु** अ. जू. आत्मने. ३/१ धन.
 २६, ८; **श्रुणु** अनियमित (Root-aorist)
 आत्मने. ३/१ धन. ३१, १८. १६; **श्रुणु**

यस्त १३, ८७. ६१. **श्रुणु** = **श्रुणु**, तथा
श्रुणु

श्रुणु = सांभणवाथी दूर ययुं (असल.);
 जेहेई ययुं; to be deprived of the sense
 of hearing, to become deaf; **श्रुणु**
श्रुणु (Geld. **श्रुणु**) प्रयो. वर्त. प२२मे.
 ३/१ य. १०, ४८; ५. १४, ६३.

श्रुणु (श्रुणु धा. श्रुणु) वि. छुपुं, जेद
 जरेयुं; secret, mysterious; **श्रुणु**
श्रुणु secret sayings (जेद जरेला कलामो-
 शिआमनो) नर. २/३ धन. ४८, ३.

श्रुणु (= श्रुणु = गूथ = **श्रुणु**) (श्रुणु १ धा.
 श्रुणु) सा. ना. नर. कादव, कयरे, यु, नलसात;
 filth, refuse, excrement; **श्रुणु** **श्रुणु**
 तथा नीचेनो जाल.

श्रुणु (श्रुणु धा. श्रुणु) समास
 वि. कादव-कयरांमां जालनार-करनार; moving
 about in filth or refuse (as a mouse);
श्रुणु **श्रुणु** (कादव-कयरांमां
 करनारा उंहेरानुं) नर. ६/३ वं. १४, ६.

श्रुणु (श्रुणु धा. श्रुणु) तथा
श्रुणु समास वि. दीनता कलाम संभणवातो-
 संभणवानार, दीनता कलाम समभणवानार; (a
 man) causing the Holy Word to be
 heard (lit.); elucidating the tenets of reli-
 gion; **श्रुणु** नर. १/१ य. १३, १६.

श्रुणु विशी श्रुणु धा. **श्रुणु** पकडयुं.

श्रुणु विशी श्रुणु १ **श्रुणु** a woman.

श्रुणु, **श्रुणु** विशी श्रुणु धा. **श्रुणु** गम् to go.

श्रुणु (= गर्ज, गर्जा, गर्जन) (श्रुणु १ धा.
श्रुणु) सा. ना. नारी. २२युं, २२वानो षोकार;
 wailing, lamenting with audible cries;
श्रुणु २/१ य. १७, ५७.

श्रुणु (श्रुणु १ धा. **श्रुणु**) सा. ना. नर.
 अरन गुनरनार; a suppliant, an humble
 petitioner; **श्रुणु** १/१ धन. ५०, ६; **श्रुणु**.

* Pehl. **श्रुणु**, Per. **श्रुणु** = Av.
श्रुणु

is the soft form of (denoting the agent). Mark (Yag. 29, 1) in the verbal form.

१ अर्थात् (१२०७ = गृह) सा. ना. नर. आ- ३। (दिवदृश तथा नुकसानकारक जनवशोना); a burrow, a hole underground (of Drujes and noxious creatures); अर्थात् (Geld. अर्थात्) ५।१ वं. ३, ७; अर्थात् (from अ + अर्थात्) ६।३ वं. ३, १०. २२.

२ अर्थात् (शुद्धो २ धा. अर्थात्) सा. ना. नर. शुशी करनार; समननार; योकार करनार (६।२ भे.); आडा-गोक्षावाणो (६।२ भे.); one who gladdens; one who knows or perceives; one who cries out or screams (Dar.); full of burrows; cavernous (Har.); अर्थात् १।१ य. १५, ४७.

अर्थात् (Wester. अर्थात्) समास ना. नर. अरकृस्तरना आडांमां धुकनार; one who spits in the burrow (of noxious creatures); from अर्थात् = a burrow; अर्थात् = खो = spittle; अर्थात् १।१ य. १५, ४७.

अर्थात्-अर्थात् (अर्थ अयोक्स) नीचे मुन्य समनवी राकाय्मिः—धा. र्थात्, र्थात् = गृह = गणी नवु, आर्ध नवु; to eat, to devour; अर्थात् = अर्थात् = मुकुवु, राअवु; to keep; अर्थात् = आ- राक राअनार, अर्थात्; the organ of digestion; the stomach; धा. र्थात् = कर् = नुकसान करवु; to do harm; अर्थात्-अर्थात् = अर्थात्- पाअन धन्द्रिने नुकसान करनार; doing harm to the stomach (lit.); Pehl. अर्थात्; ने राअस भुवेला कृतारा तथा भुवेलां मायुसनेो नसेो आअयि तेथी ने परिशुाम नीपन्ने ते अर्थात्मां अर्थात्-अर्थात् तथा अर्थात्-अर्थात् अर्थात् अर्थात् आवेछे; अर्थात्-अर्थात् = दिल-हृदयने नुकसान करनार; doing harm to one's heart; (अर्थात्, अर्थात् = हृदय the heart दिल; his burrow (i. e., his house) shall be dug out, his heart (i. e., his life shall be torn out (Dar.); अर्थात्-अर्थात् १।१ वं. ७, २४.

अर्थात् (शुद्धो १ अर्थात् तथा धा. अर्थात्) समास ना. नर. अरकृस्तरना आडाअर्थात् ओदी काहाडनार-नारा करनार-पुरी नाअनार; one who digs out (and then fills up) the burrows (of noxious creatures); अर्थात्-अर्थात् १।१ य. १५, ४७.

अर्थात् विरो शुद्धो धा. अर्थात् to take hold of; ५३५५.

अर्थात् विरो शुद्धो अर्थात्

अर्थात् विरो शुद्धो अर्थात् गो a bull, a cow.

अर्थात् (= घोष) सा. ना. नर. आवाज, प्रसि- द्धता, कीर्ति; sound, noise (lit.); fame, glory; rt. अर्थात् अर्थात् to make known; अर्थात् करवु; अर्थात् प्रमायु 'अर्थात् करवु' अर्थवाणा धातु उपरथी अर्थात् अर्थात् fame अर्थात् अर्थात् अर्थात् (कीर्ति) अर्थात् नीकगेला छे; अर्थात् ३।१ धन्. ५१, ३.

अर्थात् विरो शुद्धो अर्थात्

अर्थात् (= घोर) वि. दुष्ट, अराय, भयंकर, धिकार भरेवु; evil, bad, dreadful, hateful; शुद्धो नीचेना अर्थात्.

अर्थात् (शुद्धो अर्थात्) समास वि. अराय-धिकार भरेली अर्थात् अर्थात् करनार; अर्थात् अर्थात् धिकार पार्थी; (an evil person) dedicating an unworthy offering; one whose oblations are hated; अर्थात्-अर्थात् नर. ६।३ य. १०, ११३.

अर्थात् = अर्थात्, अर्थात्, अर्थात् = धुरवु, अर्थात् नवु, अर्थात्मां पार्थात्; to growl in rage; to be angry, or wrathful; अर्थात् (orig., अर्थात्) अर्थात्. वि. नर. १।१ य. १०, १८. १६. २३. ३६. ४३; अर्थात् नर. ६।१ य. १०, १६. ७०. १२७; used as an epithet of अर्थात्;

* To grumble and to grunt are derived from the same root.

† Similarly अर्थात् + अर्थात् = अर्थात् vomited अर्थात्;

अर्थात् + अर्थात् = अर्थात् met together.

to Kaikhosru is the destruction of a temple of idols, on the borders of the Lake Chaechista. It is the Bahmandezh of the Shâh-nâmeh. Firdusi through mistake writes 𐬀𐬀𐬀𐬀𐬀 for 𐬀𐬀𐬀𐬀𐬀 ; 𐬀𐬀𐬀𐬀𐬀 (of deep water) which is the epithet of 𐬀𐬀𐬀𐬀𐬀 is the same as Urumiah (𐬀𐬀𐬀 + 𐬀)- 𐬀𐬀 being the Semitic word for 𐬀 (water).

𐬀𐬀𐬀𐬀𐬀 रीरि सीरि. २, ६; 𐬀𐬀𐬀𐬀𐬀𐬀 ६रि सीरि. १, ६; 𐬀𐬀𐬀𐬀𐬀𐬀 य. ५, ४६; य. ६, १८. २१; य. १७, ३८. ४१; नीआ. ५, ५.

𐬀𐬀𐬀𐬀𐬀 विरो शुचिो २ धा. १७ कनु to love

𐬀𐬀𐬀 सा. ना. नर. गोइलु; a sling; 𐬀𐬀𐬀𐬀 १/३ य. १, १८. शुचिो नीचिेना जाल.

𐬀𐬀𐬀𐬀𐬀 (𐬀𐬀 उपरथी) सा. ना. नर. नीशान भारवानु अकर; अमि क जतनु अकरनां जेवु धुभा-वीने दुश्मन उपर ईकवानु हयियार; a quoit; a heavy flat ring of iron; 𐬀𐬀𐬀𐬀𐬀𐬀 ६/३ य. १०, १३०.

𐬀𐬀𐬀𐬀𐬀 (शुचिो धा. 𐬀𐬀) पू. कृ. परस्मै. (अमिना जालासा आजे शुचिो माई अवस्ता व्या-करलु, सई २६१ मो); आहानार, पसंद करनार; one who loves or regards with kindness; 𐬀𐬀𐬀𐬀 ४/१ य. १३, २४. ४०.

१ 𐬀𐬀𐬀𐬀 (= चक्र = 𐬀𐬀𐬀) सा. ना. नान्य. ३) गाडीनु पैडुं; a wheel; अमि जालेना धातु जे रीते काहाडी शकामि छे; - 𐬀𐬀𐬀 = चक् = जवु, गिसवु; to go, to move; 𐬀𐬀 + 𐬀𐬀 = 𐬀𐬀𐬀𐬀 ; 𐬀𐬀 = चर = आलवु; to go, to walk; 𐬀𐬀 + 𐬀𐬀 = 𐬀𐬀𐬀𐬀 (नी आगमन ७ आन्याथी); 𐬀𐬀𐬀𐬀 २/१ य. १६, ४३; 𐬀𐬀𐬀𐬀 ३/१ य. १०, १३६.

अ) सत्ता-हकुमतनु अकर, होर; the wheel of authority or sovereignty; 𐬀𐬀𐬀𐬀 २/१ य. १३, ८६; 𐬀𐬀𐬀𐬀 ३/१ य. १०, ६७.

२ 𐬀𐬀𐬀𐬀 (𐬀𐬀𐬀 , 𐬀𐬀𐬀) वि. ना. नर. नी-शापुरनी दक्षिणे ओरासानां आविलु अर्थ नामनु शीहेर; name of the city in Khorassan to

* 𐬀𐬀𐬀𐬀 माने 𐬀 अने 𐬀 अललल थयाथी 𐬀𐬀𐬀 य.

the south of Nishâpur. It has been identified with the modern 𐬀𐬀𐬀 ; 𐬀𐬀𐬀 २/१ व. १, १७. (शुचिो मो. १.)

𐬀𐬀𐬀𐬀 विरो शुचिो धा. 𐬀𐬀 to teach.

𐬀𐬀𐬀 (= 𐬀𐬀𐬀) = आहेश राअवी, पसंद करवु; आतुरताथी शोधवु; to seek, to desire, to wish earnestly; 𐬀𐬀𐬀 आआ. परस्मै. १/३ छि. ३८, ३. शुचिो नीचिेना जे जालि.

𐬀𐬀𐬀𐬀 (𐬀𐬀 उपरथी) वत. कृ. वि. आहेश राअतो, आतुरताथी शोधतो-छिछतो; wishing, seeking, desiring; असल ३५ 𐬀𐬀𐬀 छे, गाथाने लीवि 𐬀𐬀𐬀 थवु; 𐬀𐬀𐬀 नर. १/१ छि. ५१, २०.

𐬀𐬀𐬀𐬀𐬀 (शुचिो धा. 𐬀𐬀) पू. जू. परस्मै. (असल.); सा. ना. नर. आहेश राअनार, आतुरताथी शोधनार; a seeker, one who desires. 𐬀𐬀𐬀 १/१ छि. ४६, २.

𐬀𐬀𐬀𐬀 सा. ना. जनवरनी अडी; कृटेली अडी; the hoof of an animal, cloven hoof; शुचिो नीचिेना जाल.

𐬀𐬀𐬀𐬀𐬀 (शुचिो धा. 𐬀𐬀) समास वि. अडी उपर आलनार (जनवर), अडीवाणु (जनवर); hoofed or cloven-hoofed (animals). 𐬀𐬀𐬀𐬀𐬀𐬀 𐬀𐬀𐬀 𐬀𐬀𐬀 नारी. १/१ य. १०, ३८; 𐬀𐬀𐬀𐬀𐬀 २/३ वीरप. २, १; 𐬀𐬀𐬀𐬀𐬀 २/३ छि. ७१, ६; 𐬀𐬀𐬀𐬀𐬀 ६/३ वीरप. १, १; य. १३, ७४.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 वि. हरियार, आलाडी भरेलु; जालुनार (असल.); दीन-आशीदार, दीन-आगाह, धर्म समजवनार; intelligent, discerning, ingenious; devoutly religious; rt. 𐬀𐬀𐬀 = चक् = 𐬀𐬀𐬀 to taste; to discern; आअवु, जेवु, तपासवु; 𐬀𐬀𐬀 + 𐬀𐬀𐬀 = 𐬀𐬀𐬀𐬀 = intelligence, discernment; हरियारी, मान; 𐬀𐬀𐬀𐬀 + 𐬀𐬀𐬀𐬀 = 𐬀𐬀𐬀𐬀𐬀𐬀 ; - 𐬀𐬀𐬀𐬀 𐬀𐬀𐬀𐬀 (गाथा ३५) = intelligent, discerning; हरियारी—आलाडीवाणु (असल.); 𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 नर. २/१ छि. ४४, ५; 𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 नर. ४/३ छि. ३१, ३.

••••• સંશ. ઇજ. ૫૭, ૨૪; ••••• આ-
ત્મને. ય. ૧૦, ૧૧૨; ••••• શક્યા. આત્મને.
ઝરે ઇજ. ૯, ૫; ••••• શક્યા. આત્મને.
ઝરે ય. ૧૩, ૧૦૭; ••••• આત્મા. આત્મને.
૧૧૧ ઇજ. ૯, ૧૭; ••••• અ. બુ. આ-
ત્મને. ઝરે વં. ૨, ૧૧. ૧૫. ૧૯.

ખ) (માગે) ખોલ્યા-મોકળો કરવો; to clear
or open (the way); ••••• અ. બુ.
પરસ્મે. ઝરે ઇજ. ૪૬, ૪.

••••• = કિ-ચર = ક) ફરવું હરવું; હંદગી યુ-
નરથી; to move about; to come and go
through; to pass one's life; ••••• વર્ત.
પરસ્મે. ઝરે ય. ૫, ૮૯; ય. ૧૩, ૪૯; •••••
આત્મા. પરસ્મે. ઝરે ય. ૧૩, ૧૫૬. જુઓ •••••,
•••••

••••• = સમ-ચર = દાખલ થવું, અંદર જવું;
to walk inside, to enter; ••••• આ-
ત્મા. આત્મને. રો ૧ ય. ૧૭, ૬૦.

••••• (= ચરણ) (જુઓ. ધા. ૧૫૫ ક) સા.
ના. ના-ય. ચલાવવાનું સાધન-હથિયાર; the
means or instrument of setting in motion;
જુઓ •••••, •••••

••••• (= ઝરણી) (જુઓ ધા. ૧૫૫) સા.
ના. નારી. ક) કુમારી, છોકરી; a maiden,
a virgin; ••••• ૧૧૧ વં. ૩, ૨૪; •••••
(• કારાંત) ૧૧૧ હદો. નુસ્ક. ૧૦. ••••• (કુ-
મારી છોકરીઓમાંની) ઝરે હદો. નુસ્ક. ૧૦
(= ય. ૨૨, ૧૦). જુઓ નીચેનો ખોલ.

ખ) ઝમીરત; a woman; •••••
••••• (for •••••) women on the
point of giving birth to... (nom. plu.)
Yt. 5, 87.

••••• (= ઝરણી) (••••• ઉપરથી)
સા. ના. નારી. ચરખા ઉપર ચત્રત કાંતનારી કુમારી
છોકરી; a spinster, a maid; ••••• ૧૧૧
વં. ૫, ૬૦. ૬૧.

•••••, ••••• (જુઓ ધા. ૧૫૫ ક) સા.

ના. નર. એતર; a field. Comp. Per. ઝર (in
ઝર, કશ્ત ઝર, (علف زار, کشت زار); ••••• ૨૧૧ ઇજ. ૧૦, ૪.
જુઓ ••••• a corn-field.

••••• (જુઓ ૧ ધા. ૧૫૭) સા. ના. ના-ય.
જે કાંઈ કરવાનું તે; ખરી ફરજ; ધાતુ એવડો યજ્ઞને
શીઠ પ્રત્યય લાગે; that which a person is bound
to do; duty. ••••• ૨૩૩ ઇજ. ૨૯, ૮.

••••• (જુઓ ધા. ૧૫૫ ક) સા. ના. નારી. મા-
ર્ગ, રસ્તો; જલદ પવાળી દોડ; way, rapid course,
race; ••••• ૨૧૧ ય. ૧૯, ૭૭. જુઓ •••••

••••• (જુઓ ધા. ૧૫૫ ક) સા. ના. નર. આ-
લનાર, જનાર; જુઓ •••••

••••• (જુઓ ધા. ૧૫૫ ક) સા. ના. નર. ધોડની
શરતનો રસ્તો; ધોડો દોડી શકે એટલી જગા; ભ-
રતનું ચોકસ માપ; riding ground; a running
place for horses; a sort of measure of
length; Pehl. •••••; Per. •••••
જુઓ નીચેનો ખોલ.

••••• (જુઓ ધા. ૧૫૫ ક) સમાસ
વિ. 'ચરેતુ' જેટલું લાંબું; ધોડો દોડી શકે એ-
ટલું લાંબું; long as a riding-ground. Pehl.
•••••; ••••• ૨૧૧ વં. ૨, ૨૫. ૩૩.

••••• (= ચર્મન = છાંદ) સા. ના. નારી. આમડું;
the skin; hide, ••••• ૨૩૩ ય. ૫, ૧૨૯.

૧ ••••• = ••••• = ક) આપવું,
ચારાની કરવી, ખાવું; to taste; to eat; જુઓ
•••••, •••••

ખ) દીનનો એલમ આપવો (અસલ.); દીન-
નો એલમ શિખવો-હસિલ કરવો; to acquire
spiritual knowledge or religious lore;
જુઓ •••••, •••••

૨ ••••• = ચક્ષુ = જોવું, તપાસવું, નેગાહ કરવી;
to see, to examine, to look into; જુઓ
••••• the eye; આંખ.

••••• (જુઓ ૧ ધા. •••••) સા. ના. ના-ય.
આપવું, શિખવું; tasting; learning; જુઓ
•••••

𐬨𐬀𐬎𐬎𐬎𐬎 (𐬀𐬎𐬎 १ धा. 𐬎𐬎𐬎 𐬎𐬎) सा. ना.
 न२. दीननो ज्मेलम शिष्यनार-हसिल करनार;
 दीननो ज्मेलम शिष्यवतार (स्पी., हारले तथा दार);
 one who acquires religious lore; a religious
 teacher or doctor (Sp., Har. & Dar.);
𐬨𐬀𐬎𐬎𐬎𐬎 २/३ छल. १३, ३.

𐬨𐬀𐬎𐬎𐬎 (= 𐬨𐬀𐬎 = चक्षन्, चक्षुस् = چشم)
 (𐬀𐬎𐬎 २ धा. 𐬎𐬎𐬎) सा. ना. ना-य. आंय; the
 eye; **𐬨𐬀𐬎𐬎𐬎** ५/१ वं. ३, १४; वं. ७, २४; वं.
 ६, ४०; **𐬨𐬀𐬎𐬎𐬎** ७/१ छल. ३१, ८; छल. ४५,
 ८; **𐬨𐬀𐬎𐬎𐬎** ६/२ य. १०, २३; **𐬨𐬀𐬎𐬎** (𐬨-
 ने अदले) २/३ छल. ५०, १०; **𐬨𐬀𐬎𐬎** (𐬨
 कारोत) (अ२ ने अदले) छल. ३१, १३. 𐬀𐬎𐬎
𐬨𐬀𐬎𐬎-𐬀𐬎𐬎, **𐬨𐬀𐬎𐬎-𐬀𐬎𐬎**, **𐬨𐬀𐬎𐬎-𐬀𐬎𐬎**,
𐬨𐬀𐬎𐬎-𐬀𐬎𐬎

𐬨𐬀𐬎𐬎𐬎 वि. ना. न२. पोगमपर नरतोशतना य-
 पावाना यपावा ह्येयत्-अस्पना आपनु नाम;
 name of the father of Haechat-aspa, the
 great, great grandfather of Zoroaster.
𐬨𐬀𐬎𐬎𐬎 ६/१ य. १३, ११४. (𐬀𐬎𐬎 मोदी)

𐬨𐬀𐬎𐬎𐬎 विशे 𐬀𐬎𐬎 २ धा. 𐬨𐬀 कर् to love.

𐬨𐬀𐬎𐬎𐬎 विशे 𐬀𐬎𐬎 १ धा. 𐬨𐬀 कर to do.

𐬨𐬀𐬎𐬎 (= 𐬨𐬀𐬎) (𐬀𐬎𐬎 ६𐬎𐬎) वि. कुवाने
 जगत्, कुवानु; of a well; well **𐬨𐬀𐬎𐬎**
𐬨𐬀𐬎𐬎 of well-water (कुवानां पाणीनु) नारी.
 ६/१ वं. ६, ३३.

𐬨𐬀𐬎 (= 𐬨𐬀𐬎 = 𐬨𐬀) (𐬀𐬎𐬎 १ धा. 𐬨𐬀) सा.
 ना. कुवा; a well; **𐬨𐬀𐬎** into a well (कुवामां).
 ७/१ वं. १३, ३८; वं. १५, ६.

𐬨𐬀𐬎 = 𐬨𐬀𐬎 = चि = 𐬨𐬀𐬎 = क) ज्मिकुं करवुं;
 जुंठी काहाडवुं; to gather, to collect, to cull.
 𐬎) शोधवुं, आदेशे शोधवी, छिद्यवुं; to seek,
 to desire, to wish; 𐬀𐬎𐬎 **𐬨𐬀𐬎**, **𐬨𐬀𐬎**
 𐬎) गोडवुं, स्थापवुं, अंर नडवुं; to
 arrange, to establish, to set; **𐬨𐬀𐬎** अ. 𐬀.
 𐬨𐬀𐬎. ६ मो वर्ग २/१ छल. ४४, ६.

𐬨𐬀𐬎𐬎 (Wester. 𐬨𐬀𐬎) = अनाववुं; वधा-
 रवुं, उधारवुं; पीलववुं; to form, to nourish,

to develop; **𐬨𐬀𐬎𐬎** अ. 𐬀. 𐬨𐬀𐬎. १/१
 य. १३, ११; **𐬨𐬀𐬎𐬎** ३/१ य. १३, २८;
𐬨𐬀𐬎𐬎 ३/३ य. १३, २२.

𐬨𐬀𐬎𐬎 = (पाणी) अरापर ज्मिकुं करवुं; सारी
 पेठे वेलेतुं करवुं; to collect sufficiently; to
 make (the water) flow; **𐬨𐬀𐬎𐬎** **𐬨𐬀𐬎𐬎**
 आसा. 𐬨𐬀𐬎. २/१ वं. २, २६; **𐬨𐬀𐬎𐬎** **𐬨𐬀𐬎𐬎**
 अ. 𐬀. 𐬨𐬀𐬎. ३/१ वं. २, ३४.

𐬨𐬀𐬎𐬎 = 𐬨𐬀𐬎 = क) पसंद करवुं, पारअवुं; to
 choose, to discern; **𐬨𐬀𐬎𐬎** you discern;
 (तमो पां ज्मिछा-पिछानोछा) वत. 𐬨𐬀𐬎. २/३ छल.
 ४६, १५. **𐬨𐬀𐬎𐬎** अ. 𐬀. 𐬨𐬀𐬎. ५ मो वर्ग ३/१ छल.
 ४६, १७; **𐬨𐬀𐬎𐬎** (पसंद करी रकि) शक्या.
 आत्मने. ३/१ वं. १६, २. ११; **𐬨𐬀𐬎𐬎** सामा-य
 ३५ (infinitively) छल. ४६, ६; 𐬀𐬎𐬎 **𐬨𐬀𐬎𐬎** 𐬎
 𐬎) सं. विनिस्-चि = चुकदो करवो, उराव करवो;
 to decide; 𐬀𐬎𐬎 **𐬨𐬀𐬎𐬎** क (decision).

𐬨𐬀𐬎 = चि = तोलेश करवी; शिक्षा करवी; to
 atone for; to punish; **𐬨𐬀𐬎** अ. 𐬀. 𐬨𐬀𐬎.
 ३ न्ने वर्ग. ३/३ वं. १५, १२. २२. २५. २८. ३१. ३४.
 ३७. ४०; **𐬨𐬀𐬎** ३/१ वं. १३, १०. ११. ३१.
 𐬀𐬎𐬎 **𐬨𐬀𐬎**, **𐬨𐬀𐬎**, २ **𐬨𐬀𐬎**

𐬨𐬀𐬎𐬎 = तोलेश करवी; (कांछि युनाहने मति
 तेनो) अदलो आपवो; to atone for, to make
 amends; **𐬨𐬀𐬎𐬎** . . . **𐬨𐬀𐬎** (व्याकरण, उप-
 रनी मांक) वं. १३, १०. ११.

𐬨𐬀𐬎𐬎 = तोलेश करवी; (कांछि युनाहने मति
 तेनो) अदलो आपवो; to atone for; to make
 amends; **𐬨𐬀𐬎𐬎** . . . **𐬨𐬀𐬎** (व्याकरण, उप-
 रनी मांक) वं. ७, ३८; वं. १३, ३१; वं. १५, १६;
 वीशता. य. ४४ (= य. २४, ४४).

𐬨𐬀𐬎 (𐬨𐬀 नुं पीणुं ३५; 𐬀𐬎𐬎 𐬨𐬀) क) प्रभा.
 सर्व. कोलु? शु? *interrogative pronoun* :—
 who? what? which?
 𐬎) अनि. सर्व. कोछि, ने कोछि, ने कोछि; *indef.*
pro., any one, some one, whoever, what-
 ever; **𐬨𐬀𐬎** (कोलु) न२. १/१ वं. ६, ५१; वं. १८,
 ११; **𐬨𐬀𐬎** **𐬨𐬀** (नछि कोछि) वं. ३, १४; **𐬨𐬀𐬎**

आपनार; one who shows himself by the look; *वे०* १८, ५. *अ०* १, १४.

अपत्तुण (*अ०* ३ उपरथी) तोयम—भूतने लगतुं (असल.); जत, नसल; pertaining to the seed (orig.); breed; *वे०* १, ४, ७.

अपण (३ *अ०* उपरथी) क) प्रभा. सर्वे. शाभां, शा-
नी अंदर; केह जतनां (वासयुभां); wherein;
in what kind (of vessels); Pehl. *ह०* ११७
अपण *ह०* ११७ = *अ०* ११७ *ह०* ११७;
अपण in what kind of vessels shall he
carry the food? (शानी अंदर ओराक लह
जम्मे?) वं. १९, ६.

अ) कोह वपते नामने विभक्ति लाया पछी
अनियमित अतलावनारा अण्यय तरिके आवेछे;
अपण is sometimes, though rarely, used as
an indefinite particle at the end of a word;
e. g., *अपण* *ह०* ११७ वं. ४, १; वं. १८, ३४;
अपण *ह०* ११७ य. ११, ५; *अपण* *ह०* ११७ वीर्य. २२, २.
अपण *ह०* ११७ *ह०* ३१, १०.

अपण (*अ०* १ धा. *अ०* ५) सा. ना. ना-य.
आहेरा, छिछो; तलप; desire, wish; search;
अपण *ह०* ११७, *अपण* *ह०* ११७, *अपण* *ह०* ११७,
अपण *ह०* ११७, *अपण* *ह०* ११७, *अपण* *ह०* ११७,
अपण *ह०* ११७, *अपण* *ह०* ११७

अपण विरो *अ०* १ धा. *अ०* ५

अपण विरो *अ०* १ धा. *अ०* ५

अपण विरो *अ०* १ धा. *अ०* ५

अपण (*अ०* १ धा. *अ०* ५) सा. ना. ना-य.
प्यार, प्रीति; love, affection; *अपण* *ह०* ४१ य.
१६, ३३; *अपण* *ह०* (Geld. *अपण*) ४१ य.
१०, ३२; *अपण* *ह०* ७१ *ह०* १२, ३.

अपण (*अ०* १ धा. *अ०* ५) वर्त. *ह०*.
वि. आहेश रापते, छिछोतो, आहेशभंद;
wishing, desirous; *अपण* (नर. ११ ने अद-

ले) वं. १८, ५. *अ०* *अपण* *ह०* *ह०* *ह०* (*अपण* वं.
१८, ५) नी राइआतमां आविला *अपण* ने लागेछे.

अपण (= *अपण*) वर्त. *ह०*. शिक्षा करतो;
inflicting punishment upon (rt. *अ०* = *अपण* =
to punish); or, gathering, culling (rt.
अ० = *अपण* to cull); *अपण* नीचिने *अपण*.

अपण (= *अपण*, *अपण*,
अपण, *अपण*) (*अपण* २ *अपण* तथा
अपण) वि. ना. शिक्षा करतो-शिक्षावाणि पुल (अ-
सल.); अ-वत पुल. आये तथा पेही दुनियांनी
वचनेनो पुल, नयाहां आये दुनियांमां कथिलां
करतुकनो सुवा पछी छीसाय लछने नेकीने अदलो
तथा अदीनी शिक्षा ठेरववामां आवेछे; केहलीअमेक
वपते अमे *अपण* छुटो (*अपण* *अपण*) आवे-
छे, *अपण* पेहेले *अपण* एही विभक्ति ३पमां
आवीने छुटो पडेछे; *अपण* is the bridge
between heaven and hell; according to
the Pehlvi interpretation, it extends
from Mount Alborz to the Chakât Dâi-
tih. It is called by different names, viz.,
the Judge's Bridge, the bridge of the
gatherer, the punishing bridge. Here the
souls of the virtuous and the wicked
receive divine rewards and punishments
respectively. *अपण* *अपण* ११७ *ह०* ४६,
११; *अपण* *अपण* २११ वं. १३, ३; वं. १८, ६;
वं. १६, २६. ३०. ३६; सीरि. १, ३०; सीरि. २, ३०;
अपण *अपण* २११ *ह०* ७१, १६; वीर्य. ७, १;
अपण *अपण* *अपण* २११ *ह०* ४६, १०; *अपण*
अपण ७११ *ह०* ५१, १३. (*अपण* मोदी).

अपण (धा. *अपण* उपरथी) = आपवुं, आपरा-
वुं; to give; to bestow; *अपण* (आप-
वामां आवे) कर्म. अनियमित (Pass. Aor.)
अ१ *ह०* ५१, १५; *अपण* † अ. *अपण*. परस्मै.
२३ (अथवा *अपण* *ह०*) *ह०* ३४, १३.

अपण (*अ०* १ धा. *अ०* ५) सा. ना. नर. ज-
लुनार, वकिङ्गारी धरावनार; one who is well
informed or conversant with; Pehlvi tr.,
अपण; orig. *अपण* + *अपण*; *अपण* १११ वं. २, ३.

० *अपण* माइं अवचता व्याकरण, सद्दी २५४ प्रो.
† तं *अपण* कथि (धारि.); तं *अपण* आपणिते (स्वीनल).

* आये केहले अने अर्थे 'अ-वद पुल उपर' जी मठ राह.

—१११— (= चित्त) (शुद्धि १ धा. ५०) सा. ना. नारी. मान, उहापयु. वि. ना. नारी. उ-हापयुनी उपरतो भवक्राल इरेस्तो, नो दीन हिन. ६ साथे संयं धरायेछे; knowledge, wisdom (orig.); the angel that presides over religious knowledge, the knowledge that leads to bliss; she is invoked in company with Daena (—१११), the impersonation of the

Zoroastrian Law or Religion. “ —१११ was not worshipped by the old epic heroes, as Aredviçura Anâhita was, but by Zarathushtra and his wife, because she must have been, from her very name and nature, a goddess of Zoroastrian origin and growth (Dâr.). —१११ १/१ य. १६, ७. १०. १३; ६६००० २/१ हिन. २५, ४; य. १०, १२६; य. १६, १. ५. ८. ११. १४. १६. १८; नीत्मा. १, ८; ६००००० १/१ वं. १६, ३६; हिन. २२, २४; य. ११, १६. २१; य. १६, ०. २०; ७०००० ८/१ य. १६, २. शुद्धि —१११-१/१ हिन

—१११— (= चित्ति) (शुद्धि १ धा. ५०) क) सा. ना. नारी. मान, उहापयु. य) वि. ना. नारी. उहापयुनी उपरतो भवक्राल इरेस्तो; same as —१११ q. v.; ७०००० १/१ हिन. ३०, ६; हिन. ४८, ६; य. १, ७; ६६००० २/१ हिन. ५१, १६; वीर्य. ४, १; ७०००० ३/१ हिन. ४७, २; हिन. ५१, २१; ७०००० ३/१ य. १, २६; ७०००० ६/१ वं. १६, ३६; हिन. १, १४; हिन. ३, १६; हिन. ३६, ४; हिन. ४४, १०; हिन. ४८, ५; वीर्य. ६, १; य. ११, १६. २१; य. १७, ०. ६२. शुद्धि १०००००

—१११— (१०००० उपरथी) वि. उहापयु-वाणे; endowed with wisdom; ६०००० १२. १/१ य. १, ७; ६०००००००० more endowed with wisdom (compara.) अघि. वि. १२. २/१ हिन. १०, १३.

—१११—, —१११— = आपवु, अप्पशवु; लायु पाउवु, लगाउवु; कभूल करवु; सुप्पी पीछानवी; देप्पाउवु; to give, to bestow, to attribute; to accept, to appreciate, to show; ७००००० वत. परस्मै. ७ मो वर्ग १/१ हिन. १२, १; ७०००००० (हमा सुप्पी पीछान्ये छिये) २ नो वर्ग १/३ हिन. ३५, ५; हिन. ४१, १; आङ्. गाहाम. ६; ७०००००

हिन. १३, ५; हिन. ३६, ४; ७०००००००० आ-त्मने. १/३ वीर्य. १२, २; ६०००००० शक्या. परस्मै. ३/१ आङ्. गाहाम. ६; ७००००० (देप्पाउ) आमा. परस्मै. २/१ हिन. ४४, १६; ६००००० (हुं आपुं) अ-नियमित (Aor.) परस्मै. १/१ हिन. ४६, १८; ७०००० (अमल ३५ ७ + ७००००) २/१ हिन. ३१, ३; हिन. ४७, ५. *७०००० ३/१ हिन. ५१, १५; ७०००० हिन. ५०, ३; ६०००००० वत. ६. आत्मने. १२. १/१ य. १६, ६३.

—१११— = (मार्ग) तैयार करवा-ज्याल्लो कर-वा; (मार्ग) देप्पाउवा; to clear (the way) to show (the path); ६००००००० शक्या. परस्मै. ३/२ य. ८, ३८.

—१११— = तैयार करवु; to prepare; ... ७००००० शक्या. परस्मै. ३/३ वं. ८, २.

—१११— for —१११ q. v.; adj. (ways) dividing into branches; धुटा पडता (२२ताम्प); ६०००००० ७०००० ७०००० Wester. नारी. २/३ वीर्यता य. ५४. (= य. २४, ५४).

—१११— (शुद्धि १ धा. ७०००० क) सा. ना. नारी. स्वाददार आपुं-पकवान; delicious viands; or, teaching, admonition (fr. आ-चम = to teach); शिप्पामन; ६०००००० १/३ हिन. १०, १८.

—१११— वीरो शुद्धि ३ ०

—१११— वीरो शुद्धि १ धा. ७००००

—१११— (= ७००) (२ ००० उपरथी) कि. अ. केवी रीति? केडलु? how? how much? ७०० वं. ५, २२.

—१११— (= ६ + ०० ; शुद्धि अमे योयो) कि. अ. अचीन, ताकीदथी; assuredly; by way of injunction; ६००० हिन. १२, ५.

—१११—, —१११— विरो शुद्धि १ धा. ६००

—१११— विरो शुद्धि १ धा. १०

—१११—, —१११—, —१११— विरो शुद्धि ७०००

* आपवाने ठेरुंछे (हाडिग); अप्पश्या (स्पीगल); कभूलात आपीछे, आशा आपीछे (धारभेस्तेते).

solicit, to beg; cl. 4; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. परस्मै. १/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६, १६. २०. २१; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६५, १२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आङ्क व्याकरणे) **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६५, ११; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** २/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ११, २; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ३/३ य. ५, ६८; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** संरा. ३/३ य. ५, ६६; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. परस्मै. २/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६५, १०; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** अ. लू. परस्मै. ३/१ य. ५, १८; य. १५, ३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आत्मने. वीरता. य. ८ (= य. २४, ८); **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** परस्मै. ३/३ य. ५, ५८; य. १५, ४०; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. कृ. परस्मै. न२. १/१ वं. ३, १; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (= कारांत) न२. १/१ य. ५, ५३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (= कारांत) ४/१ य. ५, १६; य. ८, ४६; य. ६, ५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** न२. १/३ य. १०, ११; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. कृ. आत्मने. न२. १/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६, २३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** २/३ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६८, २२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (= **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** + **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) लू. कृ. वं. १८, ३४. **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** करवी; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. परस्मै. ३/३ वं. १६, २६.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** to smite; to kill; cl. 2; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. परस्मै. ३/१ वं. ४, २६. २६. ३०. ३३. ३४. ३६. ३७. ३८. ४०. ४२; वं. ५, ८. ६. ३७; वं. १३, ८. १०-१५; वं. १४, १; वं. १५, ५०; य. ३, १०; य. १०, ५२; य. १४, ३६; य. १७, २०; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. परस्मै. २/१ य. १०, २; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ३/१ वं. १८, १२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** संरा. वर्त. परस्मै. ३/१ वं. ५, ३४; वं. १५, ५; य. ३, ५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺*** (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आङ्क व्याकरणे) य. २, ११; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आत्मा. परस्मै. १/१ वं. १६, ५; य. ५, २२; य. १५, २८; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ३/१ वं. २०, १२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** १/३ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६१, ५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (तुं मार) २/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६, ३०. ३१. ३२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺*** अ. लू. परस्मै. ३/१ वं. १३, ३. ४. ७; वं. ७, ५३ (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शरिहमां); **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६, ८. ११; य. ३, १०; य. १०, २; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ३/३ य. १४, ५६; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺*** अ. लू. संरा. ३/१ य. ३, १४; य. ६,

* **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** धातुने केवलमेक इयमां पुइय वयननां प्रत्यथनी आगमय = वधारे लागे; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आइ अवस्ता व्याकरणे, १६५ गो.

१८; य. १६, ४४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** सामान्य इय (infinitive) **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ३२, १४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** कर्म. वर्त. संरा. ३/३ य. ८, ६१; य. १४, ४३. ५३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** कर्म. अति. (Pass. aor.) ३/१ य. १६, ६२. ६३. **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**; to smite; to beat; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. परस्मै. ३/१ य. १०, ६८; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** लू. कृ. न२. १/१ वं. ५, ५६; वं. १३, ४५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ७/१ (Geld. **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) वं. ३, ३२.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ; to smite; to kill; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. आत्मने. ३/१ वं. १६, १२; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वं. ८, ७४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. परस्मै. ३/१ वं. १४, ५. ६; वं. १६, १२; वं. १८, ७३; वं. १६, ४१; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ३/३ वं. ८, ७४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. कृ. आत्मने. न२. १/१ वं. १३, ५१.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺) **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ; to bite; to gripe with the teeth (as a dog); **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** अ. लू. संरा. परस्मै. ३/१ वं. १३, ३२. ३३. ३४.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ; to fell (a tree); **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** . . . **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (Wester **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) वर्त. संरा. ३/१ वं. ५, २.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**); **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**, **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ; to strike (lit.); to touch; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** शङ्खा. परस्मै. ३/१ वं. ५, ११.

𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺 = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** = **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ; to crush down, to destroy; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** वर्त. आत्मने. २/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. १०, २; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** परस्मै. ३/१ वं. १८, ३८. ४४. ५०; य. १०, ७१. १०१; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** intensive ३/३ य. १३, ४८; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** (**𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** ने **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**) कर्म. संरा. ३/१ वं. १३, ५५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** आत्मा. परस्मै. १/१ य. ५, ५४; य. ६, ३१; य. १०, १०१; य. १४, ५८; य. १५, ३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** १/३ य. ५, ५८; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** . . . **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** अ. लू. संरा. ३/१ **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺**. ६, २४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀢𑀺** य. १५, ३२;

आल करयु; to welcome; to receive with honour; शुभ्या अशुभ्या-पुत्रो

अशुभ्या-पुत्रो = आसपास पोहोचयु; नजदीक अ-
दु; to come around, to go near; अशुभ्या-पुत्रो
अशुभ्या-पुत्रो may we come around about
Thee आशीर्वा. परस्मै. १/३ छिन्. ६०, १२.

अशुभ्या-पुत्रो = वि-गम् = दा-अल ययु; अं-दर अयु (अ-
सल.); असर करवी; to enter into (orig.); to
exercise influence; अशुभ्या-पुत्रो शिखा. परस्मै.
३/१ छिन्. ४४, ११.

अशुभ्या-पुत्रो = सम्-गम् = साथे अयु—मणयु; अशुभ्या-
पुत्रो ययु; to meet together; अशुभ्या-पुत्रो . . . अशुभ्या-
वर्त. आत्मने. ३/२ छिन्. ४४, १५. शुभ्या अशुभ्या-
अशुभ्या-पुत्रो, अशुभ्या-पुत्रो

अशुभ्या-पुत्रो (= जय) (शुभ्या १ धा. ५) सा.
ना. नर. इतेह, अत, अय; victory; triumph;
अशुभ्या-पुत्रो ४/१ वं. १८, ५.

अशुभ्या-पुत्रो (= अशुभ्या + अशुभ्या; शुभ्या धा. अशुभ्या) सा.
ना. ना.य. पोहोचयु; reaching (Pehl. and
Euro. scholars); अशुभ्या-पुत्रो ३/३ छिन्. ५०, ७.

अशुभ्या-पुत्रो (शुभ्या १ धा. ५) वर्त. इ. परस्मै.
अततो, अतनार, इतेह भेजवनारो; conquering;
vanquishing; शुभ्या अशुभ्या-पुत्रो-अशुभ्या-पुत्रो

अशुभ्या-पुत्रो = گریستن = पोकार करवो, रडयु; to wail,
to weep. Comp. अशुभ्या-पुत्रो; शुभ्या अशुभ्या-पुत्रो आल.

अशुभ्या-पुत्रो (शुभ्या धा. अशुभ्या) वि. पोका-
रतो, पोकार करतो; रडतो; wailing, weep-
ing; अशुभ्या-पुत्रो अशुभ्या-पुत्रो she lifts
up a wailing cry; (रडतो अथवा दलगीरी
अशुभ्या आवाज काहोउंछे) २/१ वं. ३, ११.

अशुभ्या-पुत्रो वि. ना. नर. नामांकित पुत्रपुत्र नाम;
प्राचीन वप्यतमां सवहि नामनां कुश्वरनो
दश्वर (द्विस्त); the high-priest of the
Karshvare Savahi (West). Comp. अशुभ्या-
पुत्रो the high-priest of the Karshvare
Arezahi (West.); अशुभ्या-पुत्रो ६/१ य.
१३, ११०. (शुभ्या मोदी.)

अशुभ्या-पुत्रो वि. ना. नर. नामांकित पुत्रपुत्र नाम;
name of an illustrious personage; अशुभ्या-
पुत्रो ६/१ य. १३, ११३. (शुभ्या मोदी.)

अशुभ्या-पुत्रो (शुभ्या २ धा. ५) सा. ना. नर. आ-
गण वधारनार; one who promotes or fur-
thers; अशुभ्या-पुत्रो अशुभ्या-पुत्रो
अशुभ्या-पुत्रो the furtherer of the deeds of Vohu
Mano or good-mindedness (नेक मनश्नीनां
कामिनो आगण वधारनार...) १/१ छिन्. ४८, ८.

अशुभ्या-पुत्रो = अयु; आवयु, पोहोचयु; अनयु, आवी पडयु;
to go; to come; to reach; to happen; cl. 1;
another form of rt. अशुभ्या, q. v. अशुभ्या-पुत्रो वर्त.
परस्मै. ३/१ वं. १३, ५०; वं. १६, २६. ३०; अशुभ्या-पुत्रो
३/३ वं. ८, ४; अशुभ्या-पुत्रो संश. ३/१ य. ४, १; अशुभ्या-पुत्रो
अशुभ्या संश. ३/३ य. १, ६; य. ८, ६१; य. १३,
७०; य. १४, ५३; अशुभ्या-पुत्रो शिखा. परस्मै. ३/१
वं. ६, ३३—३६; छिन्. ४६, ८; अशुभ्या-पुत्रो शिखा.
परस्मै. ३/२ य. १६, ८२; अशुभ्या-पुत्रो १/३ य. १०,
६६; अशुभ्या-पुत्रो आत्मा. परस्मै. १/१ य. १, ६; य.
१२, ४; अशुभ्या-पुत्रो २/१ य. १, ३३; अशुभ्या-पुत्रो ३/३
छिन्. १०, १४; छिन्. ६५, ६; अशुभ्या-पुत्रो य. १३,
१४६; अशुभ्या-पुत्रो आत्मने. छिन्. ६०, ११; अशुभ्या-पुत्रो
अ. अ. परस्मै. ३/१ छिन्. ६, ३. ४. ६. ७. ८. १०.
१२. १३; छिन्. ३०, ७; छिन्. ५१, १५; अशुभ्या-पुत्रो
३/३ वं. १, १४; अशुभ्या-पुत्रो संश. ३/१ वं. ५, ४५;
वं. ७, ६०. ७०; य. १६, ११; अशुभ्या-पुत्रो ३/३ वं. ४, ४४;
अशुभ्या-पुत्रो वर्त. इ. परस्मै. नर. १/१ छिन्. ४३, ६. १२;
छिन्. ६८, २३; य. १३, ४१; अशुभ्या-पुत्रो २/१ छिन्.
५५, ५; अशुभ्या-पुत्रो वं. १३, २२; अशुभ्या-पुत्रो
(Wester.) नारी. ६/१ य. २१, ५; अशुभ्या-पुत्रो
नर. ६/३ य. १, २५.

अशुभ्या-पुत्रो = मणयु, हासिल ययु; to be acquired,
to be found; अशुभ्या-पुत्रो वर्त. परस्मै. ३/१
आशुभ्या-पुत्रो. अशुभ्या-पुत्रो. ८. अशुभ्या-पुत्रो अशुभ्या-पुत्रो-
ने अदले अशुभ्या-पुत्रो अशुभ्या-पुत्रो प्रमाथु लहअथितो,
अथितो अर्थ " अशुभ्या प्रमाथु (सं. इति) वु अथ, वु
अथितो ! " यथशक्ति—अशी अशुभ्यानां शिखा तया

तमाम आसानीवाणां येहेरतमां अमि प्रमाळु दु
नमि ! (य. २३, ८.)

अमि-अमि = अण-गम् = क) दूर नवु दु रेहेवु; नाहा-
सी नवु; छुट्टु पडवु; to flee, to run away,
to take refuge; to depart; अमि-अमि अ. अ.
परस्मै. २/१ हाहा. पुस्कं. १६. अमि-अमि अ. अ.
संश. परस्मै. ३/१ वं. २, २३.

अ) तंदेरास्तीमां आववु; साणुं थवु (दिव-
यस्तनुं); to recover from sickness (of a
Daevayaçna); अमि-अमि . . . वं. ७, ३६.

अमि-अमि = नवदीक नवु; to come near;
अमि-अमि (अमि-अमि) ने अदले) वर्त. संश.
परस्मै. २/१ वं. १६, १८; अमि-अमि आमा. परस्मै.
२/१ य. ५, ८५; अमि-अमि वर्त. कृ. परस्मै. न२.
१/१ य. १, १७; अमि-अमि १/३ य. १०, ८.

अमि-अमि = आ-गम् = (कोधिमाळुस-सीन) तरक
नवु; आववु; पोहोअवु; to go to (a person
or thing); to reach; अमि-अमि . . . वर्त. प-
रस्मै. ३/१ अवि. ८, ४; अमि-अमि आमा. परस्मै.
१/१ य. १०, ११८; अमि-अमि अ. अ. परस्मै. ३/१
य. १४, २. ७. ६. १५. १५. १७. १६. २३. २५. २७;
अमि-अमि संश. य. ११, ६; य. १७, १०; अमि-अमि
(अरि ने अदले) वं. ७, ७०; अमि-अमि . . .
अमि-अमि अमि-अमि मारी पुशादीने मोटे (मारी)
आराधनाया तरेक तमो आवो-आमा. परस्मै.
२/३ अवि. २८, ३.

अमि-अमि = नवदीक नवु; to walk to; अमि-
अमि राश्या. परस्मै. ३/१ वं. ६, १२. ३१. ३२.

अमि-अमि = उव-गम् = क) आगण वधवु, उवे नवु;
to march on; to go forth; to reach up;
अमि-अमि वर्त. परस्मै. ३/१ य. १०, ५०; अमि-अमि
अमि संश. य. १०, १६; अमि-अमि वर्त. परस्मै.
३/३ वं. १, १४; अमि-अमि वर्त. कृ. परस्मै. न२.
२/१ य. ८, ३६.

अ) (अनानवु) उगी नीकणवु; to be
produced, to grow up (as corn); . . .
अमि-अमि वर्त. संश. परस्मै. ३/३ य. ८, २६.

ग) (अम्यांनु) उठरवु, अहेट्टु थवु; (पीटमां-
नी अम्यांनु) आहार आववु, नम अमवु;

(स्पी., हारले तथा हारने.); to grow up (as
a child); to be born (Sp., H. & D.);
अमि-अमि अ. अ. संश. परस्मै. ३/१ वं. १५, १५;
अमि-अमि ३/३ वं. १५, २१. २४. २७. ३०. ३३. ३६. ३६.

अमि-अमि = उवा-गम् = नवदीक नवु-आववु;
to go to; to reach; अमि-अमि राश्या. परस्मै.
३/१ वं. ६, २७; अमि-अमि अवि. ३०, ६.

अमि-अमि = क) नीवे नवु; to go down; अमि-
अमि वर्त. परस्मै. ३/१ वं. ५, ८.

अ) मेणववु, कुतेह पाभयी; to obtain, to
succeed; अमि-अमि आमा. परस्मै. १/१ य. १५, २८.

ग) धसारो करिने आववु; to come rushing;
अमि-अमि अ. अ. परस्मै. ३/३ य. १३, ३७.

घ) अम्यांनु नम आवो; to give birth
to; अमि-अमि अमि-अमि . . .
the woman gives birth to a still-born child;
वर्त. संश. परस्मै. ३/१ वं. ५, ४५.

अमि-अमि = प्रति-गम् = क) सांनि नवु; to go
against; अमि-अमि वर्त. परस्मै. ३/१ वं.
१३, १. २. ५, ६; वं. ८, ८०.

अ) कोधिनी सांनि मणवु; to meet face to
face; अमि-अमि (सांनि मणो) अ. अ. प-
रस्मै. ३/१ वं. २, २१.

ग) नवदीक नवु; पोहोअवु, दागवु; to
reach; to touch; अमि-अमि वं. ८, ४१-
६६; अवि. ५७, १२; अमि-अमि . . . अमि-अमि य. १०,
६६; अमि-अमि अ. अ. संश. ३/३ य. ५, १३२.

घ) पाछु आववु; to come back again;
अमि-अमि वर्त. संश. परस्मै. ३/२ वं. ६,
५४. ५५. ५७; वं. १३, ५३. ५४. ५६.

अमि-अमि = परि-गम् = पासि नवु, नवदीक पोहो-
अवु; to approach; to reach to; to draw
near; अमि-अमि . . . अमि-अमि वर्त. परस्मै. ३/१ य.
१०, ८५; अमि-अमि-अमि वर्त. संश. आत्मने.
१/३ अवि. १३, ६; अवि. ३६, ५; अमि-अमि-अमि
अमि-अमि अवि. ३६, १; अमि-अमि . . . अमि-अमि वर्त. संश.
आत्मने. १/१ अवि. ५१, २२; अमि-अमि-अमि अवि.
५०, ८; अवि. ७०, १; य. १०, ६; अमि-अमि-अमि

ध्रि. २८, २; **अवस्था** = अ. अ. ५२२मै. ३/१ ध्रि. ४३, ७. ६. ११. १३. १५; **अवस्था** य. १७, २६.

अवस्था = अव, पौहोत्यवु; to come, to arrive; **अवस्था** य. १०, १०१.

अवस्था = प्र-गम् = क) आगण-पसि अवु; to go forward; to come near; **अवस्था** वतं. ५२२मै. ३/१ वं. ५, ८. ६; **अवस्था** अ. अ. संरा. ३/१ वं. ६, ४७; वं. १६, १६; **अवस्था** ३/३ वं. ६, २६. ४६; वं. ८, ७३.

अ) अवस्युं अवु; वीआवु; to give birth to; *accoucher*; **अवस्था** वं. १५, १७. २०. २३. २६. २८. ३२. ३५. ३८. ४१.

अवस्था = वि-गम् = पंथराध अवु, योमिरे पौहो-त्यवु, कुलध अवु; इरीवणवु; to spread all over; to go over; **अवस्था** (इकत वतं. ने अदले) ध्रि. ६५, ५; नीआ. ४, ६; य. १०, ८५; य. १३, ४४; **अवस्था** . . वं य. ८, ६; **अवस्था** (कुल-ध्रि नरो, पंथराधो) य. १३, ६४; **अवस्था** (इकत अ-अ. ने अदले) य. १०, ८६; **अवस्था** वीस्ता. य. ३८; **अवस्था** वतं. कृ. ५२२मै. नारी. १/३ य. ८, ४०.

अवस्था = सम्-गम् = क) साथे अवु—मणवु—पुगवु; to meet together; to come together; **अवस्था** वतं. आत्मने. ३/३ वं. १६, २७; **अवस्था** संरा. वं. ७, ४४; य. १४, ४३; **अवस्था** . . वं अ. अ. संरा. ३/१ वं. ७, ७०; **अवस्था** . . वं शक्या. ५२२मै. ३/२ ध्रि. ३०, ४.

अ) अवस्ये थवु; to amount, to extend to; **अवस्था** (Geldner **अवस्था**) वं. २, ८. १२. १६.

अवस्था विरो अवस्था धा. अव

१ **अवस्था** = अ-गम् = पौहोत्यवु; to reach to, to come unto; **अवस्था** अ. अ. संरा. ५२२मै. ३/१ नीआ. ६, १.

२ **अवस्था** = अ-गम् = छुडी रीति इरवु, गमे तेम आ-लवु; to live without restraint; to indulge; अवस्था अग्नी पछीना आल.

अवस्था (= अ) (अवस्था २ धा. अव) सा. ना. सामा. निलावरापयुथी—महलाजे राख्या वगर आल अलावनार, व्यभित्यार करनारो राखस; व्य-भित्यारी भरद-अमारत; a libertine; a person who leads a licentious life, either male or female; अवस्था १/१ वं. १८, ६२; वं. २१, १; अवस्था ८/१ य. ३, ६; अवस्था (२/१ ने अदले) य. ३, १२; अवस्था वं. २१, १७. अवस्था नीयेना आल.

अवस्था (अवस्था उपरथी) क) सा. ना. नर. पापी-दुराचरणी मायुस; a licentious or immoral man; अवस्था (१/१ ने अदले) वं. १८, ५४.

अ) सा. ना. नारी. अद अमारत, छिनाण, रांड; a woman of bad repute; a fiendish woman; अवस्था १/१ वं १३, ४८; य. ८, ८६; य. १४, ५१; य. १७, ५४; अवस्था ४/१ ध्रि. ६, ३२; य. १७, ५७; हदो. नुस्क. ३६; अवस्था ६/१ वं. १३, ४४. ४८.

अवस्था (अवस्था तथा अव) समास अ. कृ. वि. अवस्था उत्पन्न थय्येवु, व्यभित्यारी भरद-अमारतथी उत्पन्न थय्येवु; produced or worked by the Jahi (अवस्था q. v.); अवस्था-अवस्था-अवस्था . अवस्था-अवस्था-अवस्था (अवस्था उत्पन्न थय्येवी अराणी-अदीनी सांनि यवानेभटे) ना-य. ६/१ य. १३, १४२. Wester. अवस्था-अवस्था-अवस्था

अवस्था (अवस्था धा. अवस्था) पू. अ. कृ. ५२२मै. अ(ध. वि. पकडवाने वधारे शक्ति-वान, संगेरी खेवाने वधारे ताकात राखनार; more capable to take hold of or to acquire; rt. अवस्था to hold; redup. अवस्था; perf. partic. Para. अवस्था; weakest base अवस्था; compara. अवस्था; अवस्था इति नर. १/१ वं. ४, ४८.

अवस्था (अवस्था धा. अवस्था) सा. ना. ना-य. सगपयु, सगाध; आध्यायारो; connection, relationship; brotherliness. Comp. Sans. गामि. Lat. Gem-ini. अवस्था य. ४, ७.

अवस्था विरो अवस्था धा. अवस्था क.

१ अजमस्प (= *अजमस्प* = *अजमस्प*) वि. ना. नर. दूरश्रोस्तरनो जाति तथा पादशाह युस्ता-
स्पनो वज्जर; यिना उहापयु तथा दूर-अदेशीने
भाटे यिने *अजमस्प* (*अजमस्प*) (*अजमस्प*)
ना *अजमस्प* मज्यो छे; the brother of
Ferashastra and the prime minister of
Kai Gushtâsp; he was noted for his great
wisdom and a profound knowledge in
astrology. In the *Yâdrcari Zarîrân* it is
related, that when the two armies (the
Irânians and the Khyonites) meet together,
Gushtâsp asks Jâmâspa to reveal to him
the future issue of the battle. Jâmâspa
obeys reluctantly, as the issue is to be
fatal to the Irânians. In Yt. V., 69, Jâ-
mâspa appears in the character of a warrior
(Dar.); *अजमस्प* १/१ आक्षरी. पेगम. नर. २
(= य. २३, २) वीश्ता. य. ३, ५. ६८ (= य.
२४, ३. ५. ६८); *अजमस्प* १/१
छिन. ५१, १८; *अजमस्प* (१/१ ने अदले)
छिन. ४६, ६; *अजमस्प* १/१ य.
१३, १०३; *अजमस्प* ८/१ छिन. ४६, १७;
अजमस्प *अजमस्प* १/१ छिन. १२, ७;
अजमस्प *अजमस्प* ४/२
वीश्ता. य. ११ (= य. २४, ११).

२ अजमस्प वि. ना. नर. उपला जमास्पथी
पनीजे शास्त्र; यिनी सिद्धतां *अजमस्प* (*अजमस्प*)
पाछलथी—पछवाडेथी *अजमस्प* (*अजमस्प*)
आवेछे; he is different from Jâmâspa mentioned
above; he is called Jâmâspa the younger;
अजमस्प १/१ य. १३, १२७. (*अजमस्प* मोटी.)

अजमस्प (*अजमस्प* उपरथी) वि. जमा-
स्पनां पानदाननो; जमास्पनो छे।करी; per-
taining to the family of Jâmâspa (orig.);
the son of Jâmâspa (1) q. v.; *अजमस्प*
अजमस्प १/१ य. १३, १०४.

१ अज = जि = जितु, कतेह करवी; to win, to
gain victory; *अजमस्प* *अजमस्प*

२ अज = जिह = आदेश शास्त्री, तलाश करवी;
to desire, to seek after; *अजमस्प* सनन्त

क्रि. (desider. verb) आजा. आभने. २/१
वं. १५, १३; *अजमस्प* वतं. संश. ५२२मै. ३/१
वं. १५, १४.

३ अज (*अज* तुं कुं ३५) = जीव = जिवतु; to
live; *अजमस्प* सनन्त क्रि. desider. वतं. ५२-
२मै. ३/३ छिन. ३६, १. *अजमस्प*, *अजमस्प*

अजमस्प Wester. विरो *अजमस्प* *अजमस्प*

अजमस्प विरो *अजमस्प* धा. *अजमस्प*

अजमस्प विरो *अजमस्प* धा. *अजमस्प*

अजमस्प (*अजमस्प* ३ धा. *अजमस्प*) वतं. ६. ५२२मै. जिवतो,
जिवती जुजरतो; living; passing one's life;
Wester. *अजमस्प*, Geld. *अजमस्प*; see below.

अजमस्प (*अजमस्प* २ *अजमस्प*) सभास ६. वि.
अशोहमुजय जिवती जुजरतो; passing one's
life in accordance with (the rules of) purity;
अजमस्प २/१ वं. ५, ४. ७; वं. ८, ३४.

अजमस्प = जवु; आववु; आनी पडवु, अनवु; हांसिल
थवु; to go, to come, to happen; to acquire;
cl. ६; another form of rt. *अजमस्प*, q. v.; *अजमस्प*
वतं. ५२२मै. ३/१ छिन. ४८, २; *अजमस्प* *अजमस्प*
अजमस्प (*अजमस्प*) मननुं कौवत मने मजे)
अ. लू. ५२२मै. ३/१ (संश. नी मतलये) छिन.
४३, ४; *अजमस्प* (संश. नी मतलये) छिन. ४६, ३;
छिन. ४८, ११; *अजमस्प* १/३ वीश्ता. य. ३२.

अजमस्प = (*अजमस्प* भायुस अथवा यीजनी) नज-
दीक आववु; हांसिल थवु, मजवु; to come to
a person or thing; to acquire; *अजमस्प*
अ. लू. ५२२मै. ३/१ छिन. ४३, १२; *अजमस्प* *अजमस्प*
छिन. ४४, १; *अजमस्प* *अजमस्प* (हांसिल थाम्ये) छिन.
७०, ५.

अजमस्प = नजदीक पोहोअवु; हांसिल थवु; to
come near; to accrue; *अजमस्प* अ. लू. ५२-
२मै. ३/३ छिन. ४५, ५.

अजमस्प (*अजमस्प* धा. *अजमस्प*) क) सा. ना. नर.
आववतार; one who comes; *अजमस्प* १/३ छिन.
२६, ३.

* यिना योलासायाये *अजमस्प* भाइ अवस्ता व्याक-
रथ, संश. १८६ मो.

अ) सा. ना. नान्य. मार्ग; आलम्बन, आ-
चरण; course of conduct, practice. Comp.
Sans. गम; अण्ड ७१ वीर्य. २२, २.

अण्ड (ऋज्या ३ धा. ण्) वि. आलाक, अचरक,
सावध; active, intelligent; vigilant; अण्ड
२१ य. १६, ४२. ऋज्या अण्ड-अण्ड तथा अण्ड-अण्ड

१ अण्ड (१ धा. ण् उपरथी) = कृतेह करवी,
अतयु; to conquer, to win; अण्ड
(Geld. अण्ड) (कृतेहमंथ यधिन, कृतेहमंथी)
वर्त. ६. आत्मने. नर. ११ य. १६, ६३.

२ अण्ड (३ ण् उपरथी) = अण्ड, अण्डगी
अण्डगी; to live, to pass one's life; ऋज्या
अण्ड

अण्ड (विरो ऋज्या १ धा. अण्ड)

अण्ड (३ धा. ण् उपरथी) = अण्डवाने—
अण्डगी अण्डवाने अण्डयु; to desire to live
(desider. base); अण्ड

अण्ड (अण्डयु उपरथी) वि. अण्डवाने—
अण्डगी अण्डवाने अण्डयु; desiring to live;
अण्डयु (= अण्ड + अण्डयु) ६३ अण्ड. ३५, ८.

अण्ड (ऋज्या ३ धा. ण्) सा. ना. नारी. अण्ड-
गी; life; अण्डयु २१ अण्ड. ६२, ४; अण्डयु
अण्ड. ३८, ५. ऋज्या अण्डयु, अण्डयु-अण्डयु,
अण्डयु-अण्डयु, अण्डयु-अण्डयु, अण्डयु-अण्डयु

अण्ड (ऋज्या अण्ड तथा अण्ड क)
समास वि. अण्डयु आयांवाणो; आलाक भगणो;
सावध; intelligent-headed; sharp-witted;
vigilant; अण्डयु नर. ११ य. १४, १२.

अण्ड = जीव = अण्डयु = अण्डयु; to
live. Comp. अण्ड; ऋज्या अण्डयु.

अण्ड (= जीव्य) (ऋज्या धा. अण्ड) वि.
अण्डयु (असल.); living (lit.); अण्डयु
fresh milk from the cow used in the
Yajna ceremony; (अण्डयु, ताण्डयु दोहेणु दुध)
नारी. २१ अण्ड. ३, ३; अण्ड. २२, १; अण्ड. २४,
१; वीर्य. ११, ३.

अण्डयु (ऋज्या अण्डयु) passing
one's life (denom. pres. partic. Atmane);
अण्डगी अण्डयु; अण्डयु नर. ११ अण्ड. ८, ३.

१ अण्डयु (ऋज्या धा. अण्डयु) सा. ना. ना-
री. अण्डगी; life; ऋज्या अण्डयु

२ अण्डयु वि. ना. नर. अण्डयु नाम; name
of a person; ऋज्या अण्डयु.

अण्डयु (२ अण्डयु उपरथी) वि. अण्डयु
(नामना अण्डयु) नां अण्डयुना; अण्डयुना अण्ड-
युना (अण्डयु.); pertaining to the family
of Jishti (orig.); the son of Jishti (Dar.);
अण्डयु ११ य. १३, ११३.

१ अण्डयु = अण्डयु; to live, to exist; cl. ६;
another form of अण्ड, अण्डयु; अण्डयु वर्त. अण्डयु.
अण्डयु. ३, ३३; अण्डयु १३ अण्ड. ३१, २;
अण्डयु ३३ वं. २, ४१; अण्डयु वर्त. अण्डयु. २१
(आशीर्वादायुं कनी मतलये) अण्डयु. ६२, १०; अण्डयु
आमा. अण्डयु. २१ आण्डयु. ६६. १२ तथा अण्डयु आ-
ण्डयुना अण्डयुना ना अण्डयुना; अण्डयु (अण्डयु-
ल ३५ अण्डयु) अण्डयु. अण्डयु. १२ य. १५, ४०;
अण्डयु वर्त. अण्डयु. अण्डयु. ११ य. १३, १८; अण्डयु
अण्डयु. ४६, ५; अण्डयु २१ वं. ६, ४५. ४७; वं.
१०, १. १७. १८; अण्डयु नर. २३ अण्ड. ३१, ३;
अण्डयु नर. ६३ अण्ड. २४, ५; वीर्य. ११, ७.

२ अण्डयु = Ved. अण्डयु = अण्डयु—आण्डयु; to
hasten; अण्डयु अण्डयु do thou
quickly hasten to my help; आमा. अण्डयु. ११
य. ५, ६३. ऋज्या अण्डयु

अण्डयु (ऋज्या १ धा. अण्डयु) वि. अण्डयु, अण्डयु;
living. Comp. अण्डयु; अण्डयु the living
world नर. ११ अण्ड. नर. २. २०.

अण्डयु (विरो ऋज्या धा. अण्डयु)

अण्डयु सा. ना. नारी. (अण्डयु अण्डयु). अण्डयु,
अण्डयु (अण्डयु); अण्डयु (अण्डयु); अण्डयु अण्डयु-
यु (अण्डयु.); injury, harm (J.);
the smiter (M.); abridged form of अण्डयु

colour नर. २/१ छल. ६, ११; य. १६, ४० ;
६९०१५५ the yellow dog (पीला कुत्ता)
२/१ वं. ८, १६-१६; १७७९९९ नर. ६/१ छल. ६, ३०.

२ अवस्था वि. ना. नर. वेगमयर नरतोश्तना
वपतना केड नामांकित पुरुषनु नाम; name
of an illustrious person of the time of
Zarathushtra; १७७९९९ ६/१ य. १३, ६८.
(शुष्मा भाटी.)

अवस्था (= १७७-१७८) (शुष्मा भाटी)
समास वि. सोनेरी आंखवाला; (Haoma)
with golden eyes; ६/१ छल. नर. १/१ छल.
५७, १६; य. ६, १७; य. १०, ८८.

अवस्था (= १७८ = हरिण = زریں) (१०५ छप-
रथी) वि. पीछुं; शीकुं; yellow, pale; or,
lean, meagre, weak; of weak judgment
(Comp. Per १७८, १७९); पतला, नखला,
नातवान, मंद बुद्धिने; १०५-१०६-१०७-१०८
(शुष्मांस्त छिमाने आलसाधने देव के ने पीणे
अथवा सुरत-मंद बुद्धिने) (२/१ ने अदले) वं.
११, ६, १२; ६९०१५५ २/१ य. १८, २.

अवस्था (१७९-१८०) (शुष्मा -
१०९) समास वि. (पगनी) सोनेरी छिरीवाला;
golden-heeled; ६९०१५५-६९०१५६
नर. २/१ य. ५, ३८; य. १६, ४१.

अवस्था (१०५ छप-रथी) सा. ना. क्षी-
तरी, तरावत; greenness, verdure, Comp.
६९०१५५; शुष्मा ६९०१५५

अवस्था (= १७९) वि. ना. नर. देवनु
नाम; name of a Daeva, otherwise called
६९०१५५ q. v.; ६९०१५५ literally
means the devourer (i. e., the destroyer)
of verdure; ६९०१५५ verdure; rt. = १७९
१०९ = ७७७७ = to eat; ६९०१५५ २/१
वं. १३, ६. ७.

अवस्था (meaning unsettled) ६९०१५५
६९०१५६ (Vend. 18, 46, 48) nom. sing.
of thin measure, of three-fold measure

(lit.); (fr. १७९ = measure); badly trained
up and fantastic (Dar.).

अवस्था वि. ना. नर. देवनु नाम; name
of a Daeva, otherwise called ६९०१५५
q. v.; Pehl. ६९०१५५; orig. ६९० + ६९०१५५
one who moves about in verdure (lit.);
rt. ७७ = अक्, or अक् = to move, to go;
६९०१५५ २/१ वं. १३, ६. ७.

अवस्था (६९०१५५ छप-रथी) वि. क्षी-
लातरी आपनार, तरोतागनी लावनार; bestow-
ing verdure or freshness; epithet of
६९०१५६ (the moon);-६९०१५५ . . . ६९०१५६
६९०१५५ २/१ य. ७, ५.

अवस्था (= १७९) वि. ना. नर. नरीर लोहे-
रारपने छेकरे, अने युशतास्पने भाध; Zarir,
the son of Aurvat-Aspa (Lohrâsp) and
the brother of Kai Gushtâsp. He seems to
have taken an active part in spreading
the religion. He was treacherously killed
in battle by the sorcerer Bidrafsh and was
avenged by his son Bastavairi (Dar.);
६९०१५५ १/१ य. ५, ११२. ११७; ६९०१५५-६९०१५५
६/१ य. १३, १०१. (शुष्मा भाटी)

अवस्था विरो शुष्मा ६९०१५५
अवस्था (६९०१५५ छप-रथी) वि. लुढो; old,
aged; ६/१ नर. १/१ वं. ३, १६. २०.

अवस्था (शुष्मा १ धा. १७) सा. ना. नारी. लु-
ढापी; old age, Comp. Sanskrit जरा, जरस
६९०१५५ १/१ वं. १६, ४३; छल. ६, ५; य. १५, १६;
६९०१५५ २/१ य. ६, १०.

१ अवस्था (६९०१५५ छप-रथी) सा. ना. नाभ्य.
शियाला; winter; ६९०१५५ (१/१ नी मतलमे)
वं. १६, १२.

२ अवस्था (शुष्मा १ धा. १७) सा. ना. नाभ्य.
हथियार; a weapon; ६९०१५५ ३/१ य. १०, १४१;
६९०१५५ (= ६९ + ६९०१५५) ६/३ य. १०, ६६.
शुष्मा ६९०१५५, ६९०१५५

અવગૃહ્ય (જુઓ ૨ ધા. ૫) સા. ના. ના-ય. જાગૃતિ, સાવધપણું; wakefulness, vigilance; Pehl. અગૃહ્ય (જુનાવન્દી). અવગૃહ્ય ૩/૧ વં. ૧૩, ૪૬; ઇન્. ૫૭, ૧૬; ય. ૧૦, ૧૦૩.

અવગૃહ્ય (અવગૃહ્ય ઉપરથી) વિ. સાવધ, ચોકસી રાખનાર; અબરદાર; vigilant watchful; or, armed (fr. અગૃહ્ય a weapon) હથિયારબંધ; અવગૃહ્ય નર. ૨/૧ ય. ૧૦, ૬૧.

૧ અગૃહ્ય (જુઓ ૨ ધા. ૫) વિ. જાગૃત, સાવધ; awake, vigilant; અગૃહ્ય નર. ૧/૧ વં. ૧૩, ૪૦. જુઓ અગૃહ્ય-અગૃહ્ય

૨ અગૃહ્ય (જુઓ ૧ ધા. ૫) સા. ના. હથિયાર; a weapon; જુઓ અગૃહ્ય-અગૃહ્ય Geld.

અગૃહ્ય (જુઓ અગૃહ્ય) સમાસ વિ. તીક્ષ્ણ વાસવાળો, સાવધ મુઠ્ઠાવાળો ઇંદ્રીવાળો; keen-scented (as a dog); અગૃહ્ય . . . અગૃહ્ય નર. ૨/૧ વં. ૧૩, ૩૯.

અગૃહ્ય Wester. (જુઓ ૨ ધા. ૫) વિ. હુશિયાર, સાવધ, ચપલ; ચાલાક; watchful, vigilant, active; અગૃહ્ય Wester. નર. ૧/૧ ય. ૧૩, ૬૭.

અવગૃહ્ય (જુઓ ૨ ધા. ૫) સા. ના. ના-ય. જાગૃતિ, ખીદારી; wakefulness, watchfulness; અવગૃહ્ય . . . અવગૃહ્ય (કી-યા કારીગરે ઉંધ તથા જાગૃતિ ખનાવી?) ૨/૧ ઇન્. ૪૪, ૫.

અવગૃહ્ય, અવગૃહ્ય વિરો જુઓ ૧ ધા. ૫

૧ અવગૃહ્ય (= અવગૃહ્ય = હોત્) (જુઓ ૧ ધા. ૫) સા. ના. નર. ક્રિયા કરનાર (અસલ.); ઇન્દ્રને, વીસ્પરદ, વંદીદાદ, ઇત્યાદિ ક્રિયાઓમાં જે મોખેદ ઇધારા ઉપર બેસીને બાણે તે; જશનની ક્રિયામાં જે મોખેદ આકૃરંગાન માંડે તે; જેતી. ઝમ્ની સાંભેના શપ્તને રાસ્પી અથવા આવરવક્ષી કેહેછે; the officiating priest (lit.); the chief reciter of prayers. The priest, who, seated on a stone stool with four legs, recites the Yasna, the Visparad and the Vendidad with due ceremony; the priest who inaugurates the Jashan and the

Afringân ceremony. He is called the Zoti; the priest, who sits opposite to him and assists in the performance of the ceremony, is called the Râspi (Av. અવગૃહ્ય-અવગૃહ્ય) or Âtarvakhshi (Av. અવગૃહ્ય-અવગૃહ્ય); અવગૃહ્ય ૧/૧ ઇન્. ૫૬, ૩૦; ઇન્. ૬૫, ૬; વીસ્પ. ૩, ૬; વીસ્પ. ૫, ૧; વીસ્પ. ૧૧, ૧૯; ય. ૪, ૭; ય. ૧૦, ૮૬. ૧૩૭; ય. ૧૭, ૬૧. અવગૃહ્ય ૧/૧ ઇન્. ૧૪, ૧; ઇન્. ૩૩, ૬; અવગૃહ્ય ૨/૧ ય. ૫, ૧૩૨; ય. ૧૦, ૮૬; ગેહ ૩, ૫; અવગૃહ્ય ૪/૧ વં. ૫, ૫૭. ૫૮; ઇન્. ૫૬, ૩૦; ઇન્. ૬૮, ૧૨; અવગૃહ્ય ય. ૩, ૧. ૨; અવગૃહ્ય (૧/૩ ને બદલે) ય. ૧૦, ૧૨૦. જુઓ અવગૃહ્ય-અવગૃહ્ય, અવગૃહ્ય-અવગૃહ્ય

૨ અવગૃહ્ય (જુઓ ૨ ધા. ૫) સા. ના. નર. હાંકનાર; a driver (of an ox or a cow); અવગૃહ્ય અવગૃહ્ય અવગૃહ્ય the ox curses his driver or master; (ગામ્ને દોર પોતાના હાંકનારને-માલિકને બદ દુઆ દેછે) ૨/૧ ઇન્. ૧૧, ૧.

અવગૃહ્ય, અવગૃહ્ય (= અવગૃહ્ય = હોત્ = જોર) (જુઓ ૧ ધા. ૫) સા. ના. ક્રિયાનું સાધણું (અસલ.); અર્પણ, નજર, ભેટ; કાંઈપી ચીજ ક્રિયાની રૂપે આપવાની તે; જેમકે દુધ, ગાશ્ત, ખોરાક, પાણી ઇત્યાદિ. ઇન્દ્રનેની ક્રિયામાં ક્રિયા કરી તેયાર કૃષ્ણાં પવિત્ર પાણીને અવગૃહ્ય (જોર) નાં નામથી ઝોળખવામાં આવેછે; a thing that is offered in sacred service or religious ceremony (lit.); an offering, as milk, meat, food, &c.; also, consecrated water used in the Yaçna ceremonies; Zaothra, the Bund, states that it possesses many virtues; અવગૃહ્ય ૧/૧ ઇન્. ૬૮, ૧; અવગૃહ્ય ૨/૧ ઇન્. ૨, ૧; ઇન્. ૬૬, ૧; ય. ૬, ૩; ય. ૧૦, ૧૨૦; અવગૃહ્ય (૨/૧ ને બદલે) ઇન્. ૨, ૧; અવગૃહ્ય (૩/૧ ની મતલબે) ઇન્. ૨, ૧. ૨; અવગૃહ્ય નારી. ૫/૧ ય. ૧૦, ૮૮; અવગૃહ્ય

* = કારાંતમાં જુજ કેકાણે આવેછે; અવગૃહ્ય બાગ = કારાંત નારી જાતીમાં આવેછે.
† અથવા = કારાંત નાન્યતરજાતી બધાંએ તેા ખીજું બહવચન યર્થ થયે.

नारी. ६/१ य. ५, ६१; **शुभ्र** ७/१ वं. ७, ७७; वं. १८, ७०; **शुभ्र** नारी. १/३ छन्द. ६८, १४; **शुभ्र** २/३ य. ५, ६३; य. १०, ३२. १३७; य. १३, ८४; वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; वं. १६, २४. ४०; छन्द. ६५, १०; वीर्य. ११, ३; **शुभ्र** २/३ छन्द. ४, १; छन्द. २४, १; **शुभ्र** ५/३ (३/३ नी मतलये) * छन्द. १६, १; छन्द. ५७, ३ तथा दरेक करदाने छेडे; छन्द. ६८, ३. १०; वीर्य. ६, १; य. १, ६; य. ५, ८; य. १०, ४. ३१. **शुभ्र** ५/३ (३/३ नी मत-

शुभ्र * य. ३. १८. तथा दरेक यश्तने छेडे; **शुभ्र** ६/३ वं. १४, ४; वं. १८, ७२; छन्द. ६८, ६; वीर्य. ६, १; य. ५, ६३; य. १०, ७७. १२२; य. १७, ५४; **शुभ्र** ८/३ छन्द. ८, ३. शुभ्र **शुभ्र**-**शुभ्र**, **शुभ्र**-**शुभ्र**, **शुभ्र**-**शुभ्र**, **शुभ्र**-**शुभ्र**

शुभ्र (शुभ्र २ शुभ्र) समास ना. क्रियानी भेड तथा अंदागीना क्लाम ; the offering and the prayer ; **शुभ्र** २/१ (Geld. शुभ्र) य. ५, १२३.

शुभ्र (शुभ्र १ धा. शुभ्र) समास वि. क्रियानी भेड लक्ष्णतो-लक्ष्णनार; carrying or bringing offerings ; **शुभ्र** नर. ४/१ य. ५, १६; य. ६, ५; य. १५, १. २०.

शुभ्र (शुभ्र शुभ्र) समास वि. क्रियानी भेड-जेर मुकवानी (रक्षाणी); (the dish) that holds the Zaothra ; **शुभ्र** (Geld. शुभ्र) ४/१ वीर्य. १०, २.

शुभ्र (शुभ्र १ धा. शुभ्र) वि. आराधनाने लायिक; worthy of invocation ; **शुभ्र** नर. ६/१ वं. १, १४; **शुभ्र** नारी. १/३ य. १३, २३. २७; **शुभ्र** नारी. २/३ य. १३, १४८.

शुभ्र (= शुभ्र + शुभ्र ; शुभ्र धा. शुभ्र) वि. आराधना कीधाथी बसाये करतु; rushing

* येना मोलासा बाये शुभ्र भाई अवस्ता ०याक-रथ सहे ३०१ मे.

forth when invoked (as Fravashis); **शुभ्र** नारी. १/३ य. १३, २३.

शुभ्र (= शुभ्र = जोष) (शुभ्र धा. शुभ्र) सा. ना. नर. शुभ्र, मरु, आदेश; wish, desire, will; **शुभ्र** १/१ वं. २, ११. १५. १६; य. ४, ७; य. १७, ११; य. १६, ८२; **शुभ्र** २/१ वं. २, ११. १५. १६; य. ४, ७; **शुभ्र** ३/१ छन्द. १, २१; य. ५, ७; **शुभ्र** ४/७ य. ८, ३५; य. १३, ३३, **शुभ्र** ५/१ छन्द. ४७, ५; **शुभ्र** ७/१ छन्द. ३४, २. १०; वीर्य. १४, २; **शुभ्र** २/३ छन्द. ४८, ४; **शुभ्र** २/३ य. १०, ११८; शुभ्र **शुभ्र**, **शुभ्र**-**शुभ्र**, **शुभ्र**-**शुभ्र**, **शुभ्र**, **शुभ्र**-**शुभ्र**

शुभ्र वि. ना. नर. पुरुषनु नाम; name of a person ; **शुभ्र** ६/१ य. १३, १२४.

शुभ्र (शुभ्र उपरथी) शुभ्रनी नाशुभ्र (बुस्ती); द्दामशेरी करवी (दारमे.); to extinguish(J.); to sneer (Dar.) शुभ्र नीयेना मोल.

शुभ्र (शुभ्र धा. शुभ्र) सा. ना. ना-य. शुभ्रवानु काम; द्दामशेरी (दारमे.); extinguishing (J.); sneering (Dar.); **शुभ्र** २/१ य. १६, ४७.

शुभ्र वि. (अर्थ अचोकस) १. हसी काहाडवा नेग, हसी काहाडलो; २. रद आतेल थम्पेला; नाश पाभेला, कुना थम्पेला (भिदस); नयभी थम्पेला, मारेलो (दारमे.); (meaning unsettled); (1) laughed out, sneered at; comp. हास्य; rt. हस् = to laugh out; (2) rejected; rt. श्रु, श्रु = हा = to leave off; consumed (M.); wounded or smitten (Dar.); Pehl. शुभ्र; **शुभ्र** नर. १/३ छन्द. ५३, ८.

शुभ्र (शुभ्र ३ धा. शुभ्र) पू. कृ. आत्म-ने. छन्द करनार, दुःख देनार; tormenting; धातु येवेडा थधनि * शुभ्र प्रत्यय लागो; **शुभ्र**

* वधारे मोलासा बाये शुभ्र भाई अवस्ता व्या-करथ, सहे २६२ मे, ६६२ ५४६ मे.

नर. १/१ य. ११, ५; **कैश्वर्य** (१/१ ने अदले)
हिन. ६, ३०.

कौश्वर्य (शुभ्र ४ धा. **र्य**) सा. ना. नारी.
नम आपनारी, जननारी; स्त्री. धारयामे
ये जाल **र्य** नुं जेवडुं इप थधवर्त. कृ. नो प्रत्यय
लागिने नारी जननीना प्रत्ययनी च लायाथी उत्प-
न थयो; orig. **र** + **कौश्वर्य** + **र्य** = **कौश्वर्य** =
the bearer of children (lit.); a woman;
नम आपनी—आपनारी. पधी छेउनी च हस्व
थधने ४/१ नो प्रत्यय लागवाथी **कौश्वर्य**
थयुं. **कौश्वर्य** ४/१ य. ५, ३४; य. १५, २४;
कौश्वर्य ४/१ य. ६, १४.

कौश्वर्य विरो शुभ्र **कौश्वर्य**

कौश्वर्य (Wester. **र्य**) (शुभ्र ५ धा. **र्य**)
सा. ना. ना-य. मेणवयुं, पांमयुं; प्राप्ति; obtain-
ing, gain; धातु जेवडो थधने नामनां इपमां वप-
रयो; असलइप **र्य** तेनुं **र्य** (२/३) थयुं.
कौश्वर्य **र्य** I may obtain; (हुं जेवडुं—पांयुं)
हिन. ६२, ६.

कौश्वर्य (शुभ्र ३ धा. **र्य**) पू. कृ. पररमै.
वि. क्रोवत रायनो, जेरावर, जेरेमंद; strong,
powerful; orig., **कौश्वर्य** + **र्य**; **कौश्वर्य**
(**कौश्वर्य** ने अदले) १/३ य. ५, १३२; † **कौश्वर्य**
most powerful; अति. वि. नर. १/१ य. १३, १८.

कौश्वर्य (= ३/२ = जड्वा) सा. ना. नर. पगनो नणो;
धुडीनुं हाडकुं (दारमे.); the bone of the leg;
ankle-bone (Dar.); **कौश्वर्य** २/१ वं. ८, ६५.
६९, ६७; वं. ६, २३, २४; **कौश्वर्य**—
४/३ (४/२ ने अदले) वं. ६, २७. शुभ्र **कौश्वर्य**
कौश्वर्य, **कौश्वर्य**

कौश्वर्य (= ३/२) सा. ना. नर. पग; the foot,
the leg; शुभ्र **कौश्वर्य**—**कौश्वर्य**, **कौश्वर्य**,

* जेना जालासा जाये शुभ्र भाइं अवस्ता व्याक-
रथ, सहे ४३ मे, ६६ मे.
† जेना जालासा जाये शुभ्र भाइं अवस्ता व्याक-
रथ, सहे १२६ मे, ६६ मे १८५ मे.

कौश्वर्य (**कौश्वर्य** उपरथी) वि. कसपाने ल-
गनुं; pertaining to the town, of the town;
कौश्वर्य १/३ वीरप. १२, ५.

१ **कौश्वर्य** (= ३/२ = जड्वा) (शुभ्र १ धा. **र्य**)
सा. ना. नर. क) कसपाने; a town; **कौश्वर्य** २/१
य. १०, १८; **कौश्वर्य** २/१ वं. ८, १०३; हिन.
६२, ५; य १०, ८७; **कौश्वर्य** **कौश्वर्य** (कसपानां-
थी) ३/१ (५/१ नी मतलये) वं. १०, ५. ६. ६.
१०. १३. १४; **कौश्वर्य** ४/१ य १३, ६६; **कौश्वर्य**
कौश्वर्य **कौश्वर्य** (आये कसपानांथी) ५/१
हिन. ५७, १४; य. १, १७; **कौश्वर्य** **कौश्वर्य** (आ-
ये कसपानां) ७/१ हिन. ६, २८; वीरप. १२, ५;
कौश्वर्य ६/१ वं. ७, ४१. ४२; वं. ६, ३७; वं. १०,
५. ६. ६. १०. १३. १४; वीरप. ३, २; **कौश्वर्य**
६/३ हिन. ८, ७; हिन. २३, १; य. १३, १५०;
कौश्वर्य ६/३ य. १०, १८. शुभ्र नीयेना जालो.
य) जत, वर्ग, तयको; a tribe, a class,
rank; शुभ्र **कौश्वर्य**—**कौश्वर्य**, **कौश्वर्य**

२ **कौश्वर्य** (शुभ्र २ धा. **र्य**) सा. ना. नर. मान,
अकल, दानेरा; intellect, sense; शुभ्र **कौश्वर्य**

कौश्वर्य (शुभ्र ५ धा. **र्य**) सभास वि.
कसपाने जाली करनार-डिनड करनार; making the
town desolate; **कौश्वर्य** नर. १/३ य. १०, ७५.

३ **कौश्वर्य** (= ६/२ = ३/२) (शुभ्र १ धा. **र्य**)
सभास ना. नर. कसपानो धली-मालिक; the lord
of a town; **कौश्वर्य** १/१ य. १०, १८. ८३;
कौश्वर्य २/१ वं. ७, ४१; वं. ६, ३७; वीरप.
३, २; **कौश्वर्य** **कौश्वर्य** the wife of the
lord of a town (कसपाना धलीनी जाडो) २/१
वं. ७, ४२; **कौश्वर्य** ४/१ य. १०, १७; **कौश्वर्य**
कौश्वर्य १/१ वं. १०, ५. ६. ६. १०. १३. १४; हिन.
१३, १; वीरप. य. १६; **कौश्वर्य** ८/१ हिन.
६, २७; **कौश्वर्य** २/३ य. १०, १८.

४ **कौश्वर्य** (**कौश्वर्य** उपरथी) क) वि. कस-
पाने लगनुं; pertaining to the town, of

* जेना जालासा जाये शुभ्र भाइं अवस्ता व्याक-
रथ, सहे ३०५ मे, ६६ मे ६२७ मे.

the town; **होराह्वर** नर. १/१ छिन्. १६, १८; **होराह्वर** छिन्. १६, १८. **होराह्वर** नर. ८/१ य. १०, ११५; **होराह्वर** नारी. २/३ छिन्. २६, १; छिन्. १७, १८; य. १३, २१.

५) सा. ना. नर. कसयाना हकिमनी सरदारी; exercise of authority over a town.

ग) वि. ना. नर. कसयानी पासयानी करनार कुरेतो, **होराह्वर**; the angel keeping watch over the town; Zantuma; **होराह्वर** २/१ छिन्. २, ४; छिन्. ६, ३; गेह २, ६, ६; **होराह्वर** ४/१ छिन्. १, ४; छिन्. ३, ६; गेह २, १; **होराह्वर** ६/१ गेह २, ८.

होराह्वर (= **होरा** + **ह्वर**; **होराह्वर** १ धा.

होराह्वर) समास वि. कसयाने लाय्मिडनु, कसयाने मडे लेवु लेय्मि तेवु; (**होराह्वर**) कसयो मेणवेयो अथवा स्थापेयो (दारमे.); fit for the town; (those) who have conquered or founded the town (Dar.); **होराह्वर** नर. २/३ य. १३, १५१.

होराह्वर (= **होरा**) सा. ना. नर. अवस्तानी ज्योती **होराह्वर** (छिन्माने शरिह) करनार; **होराह्वर** समभवनार; अधर्मा शरिस; अथवा लयंकर (होराह्वर); a false interpreter of the Avesta; a misinterpreter; an irreligious person; or dreadful, terrible (comp. Per. होराह्वर). The term *zandik*, according to Mas'audi, was first applied to the Manicheans, and afterwards to all others who followed the commentary (*zand*) in preference to the Avesta; finally, however, the Arabs applied the term to the Persians, probably with its acquired meaning of 'heretic' or 'infidel' (West.). Comp. Ar. **होराह्वर**; **होराह्वर** १/३ वं. १८, ५५. ५६; **होराह्वर** (= **होरा** + **ह्वर**) ६/३ छिन्. ६१, ३.

होराह्वर = ह्वर = हवु, आडावाटे काहाडवु; to discharge excrement, to void; **होराह्वर** नीयेना ज्यो.

होराह्वर (**होराह्वर** धा. **होराह्वर**) सा. ना. ना. य. पाछेला भाग, गांड; the lower orifice of the bowels, anus; **होराह्वर** **होराह्वर**

होराह्वर = **होराह्वर** = **होराह्वर** = Lat. *Gignere* जनमवु; जनवु; to be born; to give birth to; cl. ३; **होराह्वर** वर्ते. परस्मै. ३/३ य. १३, १५. **होराह्वर** अ. ज्य. परस्मै. ३/३ वीस्व. १, ३; वीस्व. २, ३; **होराह्वर** संश. ३/१ य. १३, १४२; **होराह्वर** (असज ३५ **होराह्वर**) कर्म. क्रि. (Pass.) वर्ते. संश. ३/१ छिन्. ११, ६; **होराह्वर** ३/३ छिन्. ११, ६; आइ. पेगम. नर. ५ (= य. २३, ५); वीक्ष्ता. य. १; (अमे ज्योलाभाथी धावुना १ निकाणी गयो); **होराह्वर** अ. ज्य. ३/१ वं. १, १७; **होराह्वर** (अवने अदले) (जननी, जननारी) वर्ते. कृ. परस्मै. नारी. १/३ य. ५, ८७; **होराह्वर** (हवेपछी ज्योला जनमवाना तेआवु) अवि. कृ. ६/३ वीस्व. ११, १३.

होराह्वर = जनवु, जनम आपवो; to give birth to; **होराह्वर** **होराह्वर** = जनम आपनारी.

होराह्वर = जनम आपवो; to give birth to; **होराह्वर** **होराह्वर** (= **होराह्वर** **होराह्वर**) a man is born; कर्म. वर्ते. ३/१ य. १३, १६; **होराह्वर** ३/३ वं. २, ४०; **होराह्वर** संश. आइरी. पेगम. नर. १; **होराह्वर** **होराह्वर** संश. ३/१ वं. १६, ५; **होराह्वर** अ. ज्य. २/१ छिन्. ६, १३; **होराह्वर** ३/१ छिन्. ६, ४. ७; **होराह्वर** शक्या. ३/२ छिन्. ६, १०; **होराह्वर** अन्थ. (Aorist) परस्मै. ३/३ छिन्. ४६, १२. आअमे डेकावु धावुना अदलाधने यथो. **होराह्वर** **होराह्वर** **होराह्वर** (पथुज्यो तथा होरो पुडुण जनम पामिछे) अति. क्रि. (Intensive Verb) वर्ते. परस्मै. ३/३ वं. ३, ५. **होराह्वर** **होराह्वर**, **होराह्वर**

होराह्वर = ज्ञा = Lat. *Co-gnoscere* = Fr. *Connaître* = ज्ञावु; to know; Comp. **होराह्वर** = ज्ञा to know; **होराह्वर**, **होराह्वर**

होराह्वर = ज्ञावु; भावुम पडवु; to know; to perceive, to find; **होराह्वर** अ. ज्य. संश. ५-२२मै. ३/३ वं. ६, ४५; वं. ८, २. १०.

𑀩𑀭𑀯𑀭𑀮𑀸𑀣𑀸𑀢𑀺𑀓 = 𑀭𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓; to know; to receive; to recognise;
to acknowledge with due respect; -𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 do ye now assign
unto us your aid (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 who will
receive (us) 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) सा.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓; the knee. Comp. 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓)
= 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; to gape, to yawn
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓 (= 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. सा. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓; the mouth; 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓 (Geld.
𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓) (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓* (= 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. सा.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓; the mouth (indecl.). 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓-𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓 (= 𑀮𑀸𑀢𑀺𑀓) (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) सा. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓) हथियार; धंधादारी मातृसनां काममां 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; a weapon; an implement;
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓; victory. Comp. Sans. 𑀮𑀸𑀢𑀺𑀓;
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓) वि. 𑀮𑀸𑀢𑀺𑀓; victorious; 𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 हथियार 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓);
most victorious; best-armed (Dar.); 𑀮𑀸𑀢𑀺𑀓.
वि. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) सा. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓; winter.
Comp. 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
(𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓)
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 in summer as well
as in winter (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓)
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) वि. 𑀮𑀸𑀢𑀺𑀓; pertaining to
winter; winter; 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) = 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; to be old;
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓) = 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; to glitter; to
be yellow; Sans. rt. 𑀮𑀸𑀢𑀺𑀓 is originally 𑀮𑀸𑀢𑀺𑀓 from
which the following words are derived:—
Gold, yellow, green, gall (bile); to gild.
Gr. chrysos (gold), Gr. chroma (colour);
Gr. chole (bile); vide 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓,
𑀮𑀸𑀢𑀺𑀓

𑀮𑀸𑀢𑀺𑀓) = 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; to
hurt, to torment; 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓)
𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) = 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓-
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓; to molest, to injure; 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) = 𑀮𑀸𑀢𑀺𑀓 = 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓; to
hold, to take, to captivate. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.

𑀮𑀸𑀢𑀺𑀓) (𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓) सा. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. (𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓; 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓); the
heart; affection, love; propagating (Dar.);
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓. 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.

* 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓
𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.

† 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓)
𑀮𑀸𑀢𑀺𑀓, 𑀮𑀸𑀢𑀺𑀓 (𑀮𑀸𑀢𑀺𑀓) 𑀮𑀸𑀢𑀺𑀓 𑀮𑀸𑀢𑀺𑀓.

अवस्था (= अव + स्था ; श्रुत्या १ धा.

अवस्था) समास वि. पोतानु दिल आपनार (असल.) ; देहा यत्नितुं, दुरआन; devoted; ardently attached; अवस्था नर. १/३ छत्र. ३१, १.

अवस्था most devoted (super.) (ध्यायितुं देहा यत्नितुं) अति. वि. नर. १/३ य. १३, २५.

अवस्था (= अव + स्था ; श्रुत्या १

अवस्था) समास ना. नारी. (कोर्छि मायुस ध्यायितुं उपर) दिल आपनुं—लगानुं (असल) ; देहा यत्नितुं ; devoting oneself; setting one's heart (on a person or thing) ; अवस्था

अवस्था १/१ छत्र. ४३, ११; अवस्था २/१ छत्र. २५, ६; सीरी. २, २६; अवस्था

अवस्था ४/१ वीर्य. १५, २; अवस्था ५/१ वीर्य. १४, २; य. १०, ६. ५१; य. १३, ४७. ६१; य. २१, ३.

अवस्था ६/१ छत्र. २२, २५; सीरी. १, २६.

अवस्था अति. वि. दिलमां ध्यायितुं देहे-

नार (असल.); अंदर आनेना, आतितनो; fixed or inclosed in the heart (lit.); inmost, अवस्था = हृद् = दिल; the heart; अवस्था = धा =

देहेतुं, आकाम करवा; to abide; अवस्था + अवस्था = अवस्था; अवस्था + अवस्था = अवस्था; पीठ

रीति:— अवस्था + अवस्था; धा. अवस्था = विह्व = आंधतुं; to bind, to fix; नेनी उपर दिल ध्यायितुं

आंधितुं—लगानुं त; that on which the heart is ardently fixed; अवस्था अवस्था (आतितनो सोम-हवस). नर. १/१ छत्र. ५३, ७.

अवस्था (= अवस्था, अवस्था =

زر دشت, زر دشت, زر دشت) वि. ना. नर. पोगमपर नरतोशत, नरतोशती धर्मोना स्थापनार. अमे जोलनी वधारे वीगत तथा जोलासा आमे श्रुत्या अमरवद मोदीनी इरहंग, रोह प्यु. ३. कामात्रनुं अनवितुं नरतोशतानुं, तथा नरतोशती अनी-आस, आर्क उ न्ने, सैका ११४-११८; the founder of the Zoroastrian religion. His name is written in several ways in Pehlvi and Persian. Various explanations of the name are given by different scholars. His age, as given by Western writers, is much more remote than that of Oriental authors. Dr. Haug and Mr. Kama, after long cal-

culations, place him about 1000 B. C. and 1400 B. C. respectively. Ragha or Rai is supposed to be his birth-place. According to the Avesta, Hvovi was the name of his wife, Isat-vâstra, Urvatat-nara and Hvare-chithra being his three sons, Frêni, Thríti and Pouruchisti his three daughters. There is no account of his death in the Avesta, but he is generally supposed to have died at the age of 78,

on the 11th day of the 10th month, viz., روز خورشید و ماه و ۱۱/۱۰; अवस्था १/१ वं. २, १. ४३; वं. ५, ६; वं. ७, १; वं. ६, ४३. ४५; वं. १०, १; वं. ११, १; वं. १६, २-७. १० ३५. ४६; छत्र. ८, ७; छत्र. ६, १; छत्र. १६, १८; छत्र. २६, ८; छत्र. ३३, १४; छत्र. ४३, ८. १६; य. ५, १०४; य. ६, २५; य. १३, ४१. १४६; य. १६, २; य. १७, ४५, ४५।दि. अवस्था १/१ छत्र. १२, ५. ६;

अवस्था १/२ वं. ५, २१; छत्र. ६, १; छत्र. ४६, १३. छत्र. ५१, १२; य. ५, १८; य. ८, ४८; य. १३, १५२; य. १६, ७६; गेह ४, ६; अवस्था

२/१ छत्र. ४२, ३. अवस्था (२/१ ने अदले) वं. १६, २. अवस्था ४/१ वं. १, १; वं. २, १; वं. १६, ३; वं. २२, १; छत्र. २८, ६; छत्र. ४६, १६;

छत्र. ६५, १०; य. १०, १; अवस्था ५/१ वं. २, २; य. १६, ३६; अवस्था ६/१ वं. २०, ११; छत्र. ८, १; छत्र. २३, २; छत्र. ५३, १;

वीर्य. ६, १; वीर्य. ११, ७; य. ५, ४२; य. १३, ६२. ८७; य. १७, ५; अवस्था ८/१ वं. १, १; वं. २, २-५. ४२; वं. ३, ४२; वं. ४, २. ४६; वं. ६, २७. ४५; वं. ७, २. १३. १६. २४. २६. ४८. ५०;

वं. १०, १८; वं. ११, २; वं. १३, ३. ६. ७. २८. ३६; वं. १७, २. ४. ५. ७; वं. १८, १-६; वं. १६, १३. १४. २१; छत्र. ६, २. १३; छत्र. ६५, १०;

छत्र. ७१, १; य. २, १४; य. १७, २२; अवस्था ८/१ छत्र. ४६, १४. श्रुत्या नीयेना जोला.

अवस्था (अवस्था उपरथी) वि. नरतोशती; नरतोशतना तरीकाने लगाने; of the order of Zarathustra, Zarathustrian; Zoroastrian; pertaining to Zarathustra, of Zoroaster; पहेलवीमां अमेन माटे अवस्था

नी आगमय ७ (ध्यायितुं) मुकाने अवस्था ७ (नरतोशतनुं) अमे प्रमायु क्रीषिछे; नेमके अवस्था ७ अवस्था नरतोशतना ध्यायितुं नरतोशती का-

अमेदा. अवस्था नर. १/१ छत्र. १, २३;

or, tormenting (rt. 𑀧𑀯𑀭𑀮 = 𑀧𑀯𑀭𑀮 to torment); 𑀧𑀯𑀭𑀮 नर. १/१ य. १३, ५; 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १०, ४७.

𑀧𑀯𑀭𑀮 (= हिल्लव) (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) 𑀧𑀯𑀭𑀮 वि. सोनेरी, सोनानुः golden; of gold; 𑀧𑀯𑀭𑀮 ना. १/१ वं. १४, ११; 𑀧𑀯𑀭𑀮 ना. २/१ य. ५, १२६; 𑀧𑀯𑀭𑀮 ३/१ 𑀧𑀯𑀭𑀮. ५७, २७; 𑀧𑀯𑀭𑀮 १/१ य. १०, ६६; 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (सोनेरी 𑀧𑀯𑀭𑀮) २/३ (३/३ ने 𑀧𑀯𑀭𑀮) य. ५, ७८.

𑀧𑀯𑀭𑀮 सा. ना. ना. सोनु, 𑀧𑀯𑀭𑀮; gold; 𑀧𑀯𑀭𑀮 २/१ य. १७, १४. 𑀧𑀯𑀭𑀮 नीचिनो 𑀧𑀯𑀭𑀮.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास 𑀧𑀯𑀭𑀮. 𑀧𑀯𑀭𑀮. वि. सोनाथी संगारेलुं, सोनु 𑀧𑀯𑀭𑀮; inlaid with gold; 𑀧𑀯𑀭𑀮 नीचिनो 𑀧𑀯𑀭𑀮.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनु 𑀧𑀯𑀭𑀮 पग—पैयावाणुं (𑀧𑀯𑀭𑀮); (𑀧𑀯𑀭𑀮) 𑀧𑀯𑀭𑀮 पैयाने सोनानो 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮; (a seat) with feet inlaid with gold; 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 . . . 𑀧𑀯𑀭𑀮 नर. १/३ य. १७, ६.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (= 𑀧𑀯𑀭𑀮) (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) 𑀧𑀯𑀭𑀮 वि. सोनेरी; golden; 𑀧𑀯𑀭𑀮 . . . 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 नारी. २/१ वं. ४, ५४. ५५.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी पापरवाणो (घोडा); (a horse) with a golden caparison; 𑀧𑀯𑀭𑀮 नर. १/१ य. ८, १८. २०; य. १४, ६.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी पठावाणो; (Vayu) of the golden girdle; 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनानो 𑀧𑀯𑀭𑀮; (Vayu) of the golden shoe; 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी ताजवाणो; wearing a diadem of gold; 𑀧𑀯𑀭𑀮 . . . 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 नारी. १/१ य. ५, ६४.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनानुं 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮); (a throne) made of gold; 𑀧𑀯𑀭𑀮 वं. १६, ३१, ३२.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (= 𑀧𑀯𑀭𑀮) (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनानी 𑀧𑀯𑀭𑀮 तोपीवाणो—रापरवाणो; (Vayu) of the golden helmet; 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 १ 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी पैडावाणुं; (Vayu) of the golden wheel; 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी मोहोडांनुं (𑀧𑀯𑀭𑀮), सोनेरी पावाणो—𑀧𑀯𑀭𑀮 (तीर); (an arrow) with a golden point; 𑀧𑀯𑀭𑀮 . . . 𑀧𑀯𑀭𑀮 नर. १/३ य. १०, १२६.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी हथियारवाणो; (Vayu) of the golden weapons; 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 १ 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी संगारवाणुं—साथे; (a lady) with ornaments of gold; 𑀧𑀯𑀭𑀮 (Geld. 𑀧𑀯𑀭𑀮) ३/१ य. १७, १०.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 २ 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी दांताहार (हथियार); (a weapon) with golden forks; 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 नारी. २/१ वं. २, ७.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 २ 𑀧𑀯𑀭𑀮) सभास वि. सोनाथी संगारेलुं; decked with gold; in a golden array; 𑀧𑀯𑀭𑀮 नर. १/१ य. १०, १३.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सोनेरी ताजवाणो; (Vayu) of the golden crown; Comp. 𑀧𑀯𑀭𑀮; 𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 नर. २/१ य. १५, ५७; य. १६, ४१.

𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮 (𑀧𑀯𑀭𑀮 𑀧𑀯𑀭𑀮) सभास वि. सो-

- नरी कंडमाणा साथना, सोनेरी हार राप्पनार; (Vayu) of the golden necklace; Comp. गणमण्डल; वसुदेवमण्डल नर. २/१ य. १५, ५०.
- सोनेरी-हाराण्डल (शुच्यो नीलमण्डल) समास वि. सोनेरी पौराणिक साथनो—राप्पनार; (Vayu) of the golden garment; शब्दावली नीलमण्डल नर. २/१ य. १५, ५०.
- सोनेरी-हाराण्डल (शुच्यो गणमण्डल) समास वि. सोनेरी अस्त्र राप्पनार अथवा पेटेरनार; (a warrior) with a golden cuirass; शब्दावली गणमण्डल नर. २/१ य. १०, ११२.
- सोनेरी-हाराण्डल (शुच्यो मण्डल) समास वि. सोनेरी गाडी राप्पनार; (Vayu) of the golden chariot; शब्दावली-हाराण्डल नर. २/१ य. १५, ५०.
- सोनेरी-हाराण्डल (शुच्यो मण्डल) समास वि. सोनाने धडवाने लगतुं—पिगणावाने लगतुं (कारखानुं); (a foundry) for melting gold and moulding it into various forms; शब्दावली मण्डल-हाराण्डल शब्दावली (सोनाने धडवाना कारखानाभांथी) नर. ५/१ वं. ८, ८०.
- सोनेरी-हाराण्डल (शुच्यो मण्डल) समास वि. सोनेरी सुडसाथनी—सुडवाणी (तलवार); (a sword) with a golden hilt; शब्दावली-हाराण्डल शब्दावली नर. २/१ य. १४, २०.
- सोनेरी-हाराण्डल (शुच्यो २ मण्डल, मण्डल) समास वि. सोनेरी शिंगांवाणुं; golden-horned; शब्दावली-हाराण्डल नर. ६/१ वं. १६, ३७; य. ८, १६; य. १४, ७.
- सोनेरी-हाराण्डल (शुच्यो ३ धा. ण्ड) सा. ना. नर. दुःख-देनार; शुलभगार; a tormentor, an oppressor; शब्दावली १/१ य. ११, ५.
- हृदयण्डल (= हृदय = Lat. Cor* = Fr. Cœur = Ger. Herz = Heart =) सा. ना. ना-य. हिल; the heart, i. e., the centre; शब्दावली शब्दावली शब्दावली here is the centre of winter; nom. sing. Vend. 3, 1.

- शुच्यो-हाराण्डल विरो शुच्यो मण्डल
- शुच्यो सा. ना. कंचन, सोनुं; gold. Comp. मण्डल; vide गणमण्डल
- शुच्यो-हाराण्डल (शुच्यो मण्डल तथा १ गण्ड) वि. सोनेरी गजाना कंडावाणुं (गीध); (a vulture) with a golden collar; शब्दावली-हाराण्डल नर. १/१ य. १४, ३३; य. १६, १३.
- शुच्यो-हाराण्डल वि. ना. नर. पुनदेहेश प्रमाणु ग-लुतां, सरोवरनुं नाम (मित्स); according to the Bundelesh, the name of a lake (M.); शब्दावली-हाराण्डल २/१ Frag. 5, 2, शब्दावली-हाराण्डल ५/१ Frag. 5, 1. (शुच्यो मोदी.)
- शुच्यो-हाराण्डल वि. ना. आङ्गानिस्तानमां आवेली नदीनुं नाम (गेडनर); name of a river in Afghanistan (Geld.); the Zarinmand of the Bundelesh, a tributary of the Lake Kyânsâi (Bund. XX. 34); शब्दावली-हाराण्डल Yt. 19, 67.
- शुच्यो (शुच्यो २ धा. ण्ड) सा. ना. नर. लीलास, लीलातरी, वसंत; greenness; verdure; the season of spring; शुच्यो शब्दावली
- शुच्यो-हाराण्डल (शब्दावली उपरथी) क) वि. लीलातरीने लगतु, वसंत ऋतुने लगतु; verdant; pertaining to the season of spring; शुच्यो शब्दावली-हाराण्डल; शब्दावली-हाराण्डल
- शुच्यो सा. ना. नाभय. आडनो पीला; the germ or offshoot of a plant. शब्दावली १/१ य. ७, ४; नीच्यो. ३, ६.
- शुच्यो-हाराण्डल = हर्ष = शुशी यतु; शुशी करतु, हर्ष उत्पन्न करवो; संस्कृतमां च्ये धातु ४ था वर्गमां आवेछे; to rejoice; to gladden; to exhilarate; शब्दावली-हाराण्डल (शुशी यतु) rejoicing; joyfully; à tire-d'aile = at a single flight; rt. शब्दावली to stretch (Dar.) वर्त. कृ. आत्मने. नर. १/१ य. १४, २०; Geld. शब्दावली-हाराण्डल
- शुच्यो-हाराण्डल = गमगीन-ना-शुशी करतु; to sadden; to make gloomy; शब्दावली-हाराण्डल वर्त. परस्मै. ३/१ वं. १६, ३०.

* असस मोल Cord छे; पेटेली च्येक वयनमां नीक-णी गच्छेसो d पीछ विभक्तिच्योमां पाछो आवेछे, च्येक Cordis &c.

अवस्था-सूत्र = अवगतिन-दलगीर करवुं; to sadden, to make sorrowful; शुभ्या अवस्था-सूत्र

२ अवस्था = हर्ष = नीराशा—नाभुराद थवुं; to be disappointed.

अवस्था-सूत्र = वधारे अथवा धलुं नीराशा थवुं; to be greatly disappointed; अवस्था-सूत्रे अ. कृ. वि. नारी. १/१ य. १०, ३८.

३ अवस्था = हर्ष = सीधुं-उभुं थवुं; to be erect or straight; शुभ्या अवस्था-सूत्र

अवस्था-सूत्र विशेष शुभ्या अवस्था-सूत्र

अवस्था-सूत्र विशेष शुभ्या अवस्था-सूत्र

अवस्था-सूत्र सा. ना. नर. पत्थर; a stone; अवस्था-सूत्रे १/१ वं. ८, ८; अवस्था-सूत्रे ७/१ वं. ८, १०; अवस्था-सूत्रे १/३ य. १०, ३८. शुभ्या नीचे.

अवस्था-सूत्र, अवस्था-सूत्र (अवस्था-सूत्रे उपरथी) वि. पत्थरनु; made of stone; stone; अवस्था-सूत्रे १/१ वं. ७, ७५; अवस्था-सूत्रे २/१ वं. ६, ४१.

अवस्था (= हव) (शुभ्या १ धा. ५) सा. ना. नर. आराधना, भक्ति; जोलाववुं; अरुण; invocation, prayer, supplication; अवस्था-सूत्रे २/३ ध्रु. २८, ३; ध्रु. २६, ३.

अवस्था वि. ना. नर. अमेक पुत्रधनु नाम; name of a person; lit. supplicating, invoking (rt. ५); अवस्था (Geld.) १/१ य. १३, १२५.

अवस्था (= हवन) (शुभ्या १ धा. ५) सा. ना. नर. मददने माटे जोलाववुं; अवगतिमां आदरमानथी याद करवुं; आराधना; supplicating for help; invocation; शुभ्या नीचेना जोलो.

अवस्था-सूत्र (शुभ्या अवस्था) समास अ. कृ. वि. जोलाववा तरुं शुश्री थयमेला; आराधनाथी मान पामेला; pleased or honoured with the invocation; अवस्था-सूत्रे नारी. १/१ य. ५, ६; नीच्या. ४, ६.

अवस्था-सूत्र (शुभ्या १०) क समास ना. नर. क्रियानो कृष्मिदा; अवगती क्रीधाथी हांसिल थतो कृष्मिदा; अरुण क्रीधाथी मलतो कृष्मिदा; the good

derived by invocation; spiritual return or advantage; अवस्था-सूत्रे १/३ नीच्या. ३, ११; वीश्ता. य. ८ (= य. २४, ८).

अवस्था (= हव) समास वि. अवगती क्रीधाथी कृष्मिदा आ-पनार; आराधनाथी—क्रियानो कृष्मिदा आपनार; giving the good return for one's prayer; अवस्था-सूत्रे (नर. १/१ ने अदले.) य. १०, ७६. अवस्था-सूत्रे (Geld. ६०-) नर. २/१ य. १६, ५२.

अवस्था-सूत्र (शुभ्या अवस्था) समास अ. कृ. वि. आराधना—मददने माटे क्रीधिली अरुणने सां-भजनार; listening to appeals or supplicatory prayers; अवस्था-सूत्रे नर. १/१ य. १३, ४४; अवस्था-सूत्रे नर. २/१ य. १०, ६१; य. १३, ४३.

अवस्था (= अवस्था = २०) (शुभ्या ३ धा. ५) सा. ना. ना. न्य. जेर, क्रौवत; strength, vigour. Comp. अवस्था-सूत्रे; अवस्था-सूत्रे २/१ ध्रु. ७१, ८; य. १०, १४६. तथा दरेक नीच्यामिश्रा तथा यश्तने छेडे यस्नेभ्य (अवस्था-सूत्रे) ना कृकरामां.

अवस्था-सूत्र Wester (Yt. 24, 30) = आराधना-वाहुं, अरुण करवुं (वि.); आराधना (दारमे.); invoking supplicatory (adj.); vide अवस्था; invocation (Dar.).

अवस्था-सूत्र (शुभ्या अवस्था तथा १ अवस्था) समास ना. नर. अवगती क्रीधाथी अपरिश करनार; bestowing gifts for offering prayers; अवस्था-सूत्रे (Geld. अवस्था-सूत्रे) ८/१ ध्रु. ३३, १२; नीच्या. ५, १.

अवस्था (= अवस्था = हस्त = ८० = Ger. Hand = Hand) सा. ना. नर. हाथ (सारी पैदाअमिश्रा-ना माणुसने) ; the hand (of beings of good creation); ६ contra: अवस्था the hand (of evil beings); अवस्था (२/२ ने अदले) वं. ५, ५६; अवस्था ३/१ वं. १६, १६; य. १३, ५०; अवस्था ३/१ ध्रु. ४३, ४; अवस्था ३/१ (७/१ नी मतलये) वं. १६, ४; अवस्था ७/१ वं. १६, १५; ध्रु. ५७, ३१; य. १०, ६६. अवस्था २/२ वं. ८, ४०; वं. ६, १५. ४६; वं. १६, ७; वं. १८, १६. २१; ध्रु. ६२, ८; य. १६, ४८; अवस्था २/२ वीस्थ. १५, १. अवस्था-सूत्रे ३/२ वं. २, ३१. ३२; वं. ६, २६; वं.

८, ४०; वं. ६, १५; वं. १८, १६. २१. २२. २६; ५. १०, ६१; **मजुह्वानम्** (मजुह्वानं हाथयो ध्याते य-
 नती कोशशथी) अत्र ध्रुव. ३३, २; ध्रुव. ४७, २;
मजुह्वानम् पं२ वं. ५, ११; **मजुह्वानम्** अत्र
 ध्रुव. ३०, ८; ध्रुव. ४४, १४; **मजुह्वानम्** २३५. १३,
 १४७; **मजुह्वानम्** ३३३ ध्रुव. २६, ५. **मजुह्वानम्** **मजुह्वानम्**
मजुह्वानम्, **मजुह्वानम्**, **मजुह्वानम्**, **मजुह्वानम्**
मजुह्वानम्, **मजुह्वानम्**, **मजुह्वानम्**, **मजुह्वानम्**
मजुह्वानम्; **मजुह्वानम्** नीचिना योषो.

मजुह्वानम् (= हस्तवन्त) (**मजुह्वानम्**)
 वि. जेरावर हाथवायुं; मजुह्वानम्; strong-
 handed; powerful; **मजुह्वानम्** strong-
 handed help; (मजुह्वानम् मद्द) नान्य. २१
 ध्रुव. २६, ६.

मजुह्वानम् (**मजुह्वानम्** तथा **मजुह्वानम्**) सा.
 ना. नान्य. ध्रुव. ३१ वत (असल.); पुरतुं वत-
 न्तिर; मजुह्वानम् आदेश (दारमे.); wished for
 strength (orig.); sufficient vigour; strong
 will (Dar.); **मजुह्वानम्** अत्र ध्रुव. ५०, ५;
मजुह्वानम् अत्र ध्रुव. ३४, ४; नीचिना. ५, १८.

मजुह्वानम् (**मजुह्वानम्** धा. **मजुह्वानम्**) स-
 मास लू. ६. वि. हाथ मसलेलो (असल); हाथनो
 आपेयो (कौल अथवा वचन); (a contract) made
 by rubbing or pressing the hands of both
 parties; **मजुह्वानम्** . . . **मजुह्वानम्** नर. ११ वं.
 ४, २. ६; **मजुह्वानम्** नर. २१ वं. ४, १२.

मजुह्वानम् समास ना. नर. कोपरियांथी
 ते पौत्र्या सुधीनो हाथनो भाग (मिसस); the
 fore-arm (M.); **मजुह्वानम्** नीचिना योषो.

मजुह्वानम् (**मजुह्वानम्**)
 समास वि. कोपरियांथी ते पौत्र्यासुधीना हाथनां
 हाडकां न्दुं म्हेदुं-लायुं; (a piece of
 wood) as long as the fore-arm measure;
मजुह्वानम् अत्र **मजुह्वानम्** ३३ आक्षरं. गाहाम. ५.

मजुह्वानम् (**मजुह्वानम्**) समास वि.
 हाथनी (कीमत न्दुं) म्हेदुं; हाथनी कीमतनुं;
 (a contract) of the value of the hand;
मजुह्वानम् ११ वं. ४, ३; **मजुह्वानम्** २१
 वं. ४, ३.

मजुह्वानम् (**मजुह्वानम्**) वि. हाथनां भाप
 न्दुं (असल.); हाथ भरिने, आभयो भरिने;
 कौवत आपनाई (दारमे.); as much (water)
 as the hollow of the palm of the hand can
 contain; handful; strength-giving (Dar.);
मजुह्वानम् (Geld. **मजुह्वानम्**)
 नाथी. २१ वं. ७, ७१.

मजुह्वानम् = हस्त = छोडी देवुं; to forsake.

मजुह्वानम् छोडी देवुं; नायुद थवुं (दारमे.); to
 forsake, to desert; to be lost, to perish
 (D.); **मजुह्वानम्** शक्या. परस्मै. अत्र ध्रुव. ६०, ७.

मजुह्वानम् = हा = क) छोडी देवुं (पाण्डिने), वरसावधुं;
 to let fall; to cause to rain; cl. ३; **मजुह्वानम्**
 वर्त. परस्मै. ३ न्ते वर्ग ११ वं. ५, १७. **मजुह्वानम्**
 २१ वं. ५, १५.

अ) मेणवधुं, पांमधुं; to obtain, to procure;
मजुह्वानम् **मजुह्वानम्** obtaining, gain.

ग) आप्याद करवुं, वधारवुं; to cause to
 thrive; to promote; **मजुह्वानम्** अत्र य. ५, १३०.

घ) आगण मार्ग लेपो (मिसस); सजवार थवुं
 (दारमे.); to proceed; to take a course
 (M.); to deserve, to merit (Dar.); **मजुह्वानम्**
 वर्त. अत्र ध्रुव. ३०, १०.

मजुह्वानम् छोडी देवुं; to abandon; **मजुह्वानम्**
 अ. लू. परस्मै. अत्र ध्रुव. ३४, ६.

मजुह्वानम् क) = वरसधुं; to rain; **मजुह्वानम्**
 I cause to rain; (हुं वरसाईलुं) प्रयो. वर्त.
 परस्मै. ११ वं. ५, १८; **मजुह्वानम्** संश. २१
 वं. ५, १९.

अ) लधुं; लावधुं; to carry; to bring;
मजुह्वानम् . . . **मजुह्वानम्** शक्या. परस्मै. अत्र वं. ८,
 ३७. ३८.

ग) छोडी देवुं, ननुं देवुं; to abandon; to
 leave; **मजुह्वानम्** **मजुह्वानम्**

मजुह्वानम् (**मजुह्वानम्**) वि. लीलुं, पीयुं; green;
 yellow; epithet of Haoma; **मजुह्वानम्**
 नर. ११ वं. १६, १६. **मजुह्वानम्** नर.
 २१ ध्रुव. १०, २१; ध्रुव. ४२, ५; सीरि. २, ३०;

* अथवा जन्म पाषिला छे; are born (rt. **मजुह्वानम्**)

= हि = to throw (Prof. Pictet); अग्निं प्रो-
 लनी १/१ ह्यं अने रीं ह्यं आवेछे तेनी स-
 मन् :- ह्यं = ह्यं (शुभ्र थयाथी) = ह्यं (स्वर
 अवारनवार थयाथी); पछी १/१ नो प्रत्यय *
 भाग्याथी * + ह्यं = ह्यं (६ नीकणीने * नो *
 थयाथी) = ह्यं; तेनप्रभात्ते रीं + ह्यं = ह्यं;
 ह्यं १/१ वं. २, २२; ह्यं १/१ वं. १, ३;
 ह्यं २/१ वं. १८, ४३; ह्यं २/१ वं. १, २, १८;
 ह्यं ६/१ वं. २, २२, २४; वं. ७, २७; वं. ८, ६;
 ह्यं * कारांत ६/१ वं. १, ३; ह्यं ७/१ य. ५,
 १२० (Geld. ह्यं)

अ) वरस (दरेक शियाणो आवे त्यारे अंकु
 वरस थाअग्निं ते उपरथी); year beginning from
 winter; शुभ्रं ह्यं-ह्यं-ह्यं-ह्यं (= ६००
 शियाणो ह्यं ६०० वरस). शुभ्रं ह्यं-ह्यं-ह्यं,
 ह्यं-ह्यं-ह्यं, ह्यं-ह्यं-ह्यं

ह्यं = जिष् = क) वेहेवुं, नापाक थयुं; to ooze
 out; to become impure; शुभ्रं ह्यं
 अ) नयलु—नाकौतीवाहुं थयुं; to become
 weak or feeble; शुभ्रं ह्यं

ह्यं (= हि) क) उभया. अ. कारलु के, सयय के;
 because, for; ह्यं वं. १, १; वं. २, ४०; वं. ३,
 २४, ३३, ४१; वं. ४, १०; वं. ५, ११, २८—३२, ३६,
 ३८, ६०; वं. ७, ५२, ५८; वं. १८, ११; ह्यं. १२,
 १; ह्यं. ४७, ५; वीर्य. २, ७; य. १०, २.

अ) क्रि. अ. अचीत, अह्यर; verily,
 certainly; ह्यं वं. ४, ४७, ४८; वं. ७, ३७, ३८,
 ४४; वं. १३, ४१; वं. १८, १, ३०; ह्यं. ३३, १०;
 ह्यं. ४५, ७; ह्यं. ५३, ४; वीर्य. १२, ४; य. ८,
 ५२, ५४, ५६; य. १०, १०८; य. १४, १२.

ह्यं विरो शुभ्रं ह्यं

ह्यं, ह्यं विरो शुभ्रं १ धा. ह्यं

ह्यं perf. partic. Para. abl. sing.;
 rt. ह्यं, ह्यं = to injure, to torment; नुकसान
 करवुं, दुःख देवुं; orig. ह्यं + ह्यं; (*
 is euphonic); weakest base, ह्यं;
 ह्यं (Geld. ह्यं) य. १, १८;

ह्यं (Geld. ह्यं) य. १३, ७१
 ह्यं अयय. कारलु के, अचीत; ह्यं = ह्यं + ह्यं =
 because, verily; ह्यं ह्यं. ४५, ८.

ह्यं = ह्यं = क) क्रिया करवी, अर्पणुं करवुं, मद्दने
 भाटे जोलाववुं; भक्ति करवी, अरुण करवी, भांगवुं.
 अग्निं धातु संस्कृतमां ३ न वर्णमां आवेछे; to
 perform religious ceremonies; to dedicate,
 to call on for assistance; to invoke, to offer
 prayers; to ask earnestly; ह्यं
 वर्त. परस्मै. १/१ ह्यं. ४३, १० ह्यं
 (मद्दने भाटे जोलाववा साहं (infin. pass.)
 गेह १, ६; ह्यं... O Thou
 *invoked Ahura Mazda!) (अग्निं आरा-
 धना पाविला हेरमन्दा!) नर. ८/१ ह्यं. ५०,
 १. शुभ्रं ह्यं, ह्यं

अ) अह दुःखदेवी; to curse; to imprecate
 evil upon. ह्यं वर्त. परस्मै. ३/१ ह्यं. ११,
 १. २. ३; ह्यं ३/३ ह्यं. ११, १; वं. १८, ११.

ह्यं, ह्यं = Ved. ह्यं = शैतायि करवी, हांकवुं,
 दौडाववुं; आगण ह्यं; to hasten on, to drive;
 to proceed; शुभ्रं ह्यं

ह्यं = ह्यं—ह्यं थयी वेहेवुं; to move along
 (as water); to gush out. ह्यं वर्त.
 ह्यं नारी. ६/१ वं. ६, ३३; orig., ह्यं + ह्यं;
 fem. ह्यं (gushing); gen. sing. ह्यं;
 ह्यं नारी. ६/१ वं. ६, ३३.

ह्यं = आगण ह्यं, पोहोचवुं; to proceed ;
 to reach; ह्यं Wester. वर्त. परस्मै.
 ३/१ य. १४, १३; Geld. ह्यं ह्यं (his
 look) goes afar.

ह्यं = ह्यं = जोरावर—मह्यु थयुं; इरये
 थयुं; to be strong; to become fat or
 plump; शुभ्रं ह्यं, ह्यं

ह्यं (= ह्यं, ह्यं = زور) (शुभ्रं ३ धा. ह्यं)
 सा. ना. नर. जोर, शुभ्र, ह्यं; violence,
 oppression, severity; शुभ्रं नीयेना जोल.

ह्यं (= ह्यं) (शुभ्रं ह्यं) स-
 भास. ह्यं. वि. शुभ्र—ह्यं थयी भारेथी;

* To be corrected at page 21 (vide ह्यं).

वुं; संस्कृतमां अमे धातु १ ला वर्गमां आविष्टे; to invoke, to call on for assistance; to praise; **अभ्युपसृष्ट** वर्त. परस्मै. १/१ छन्द. २६, १; छन्द. ७१, ११; य. १२, ३; य. १३, २१; सीरी. २, ३०; **अभ्युपसृष्ट** (० प्रत्यय नीकणी गयो) वर्त. प-२स्मै. १/१ छन्द. ३३, ५; छन्द. ४६, १४; छन्द. ५१, १०; **अभ्युपसृष्ट** ३/१ य. १०, ८३; य. १३, २४; **अभ्युपसृष्ट** १/३ य. १२, ३. ५; य. १५, १; **अभ्युपसृष्ट** २/१ य. १७, १७; **अभ्युपसृष्ट** शक्या. आत्मने. २/१ य. १५, ४६; **अभ्युपसृष्ट** शक्या. पर-स्मै. ३/१ य. ४, २; **अभ्युपसृष्ट** अ. अ. परस्मै. ३/१ य. १३, २८; **अभ्युपसृष्ट** वर्त. कृ. परस्मै. नर. ४/१ छन्द. २०, ३; छन्द. ४६, १२; यशत. १३, ४०; **अभ्युपसृष्ट** (० कारांत) ४/१ य. १५, २०; य. १७, २; **अभ्युपसृष्ट** (Geld. **अभ्युपसृष्ट**) नर. ६/३ य. १७, १७.

अभ्युपसृष्ट-अभ्युपसृष्ट = अग्रज कृतीने मदद मांगवी, आराधना करवी; मददने भटि जोलाववुं; to call on for assistance, to invoke; **अभ्युपसृष्ट** वर्त. पर-स्मै. ३/२ य. १३, ३५.

अभ्युपसृष्ट-अभ्युपसृष्ट = याद करवुं, मददे जोलाववुं; आराधना करवी; to call upon, to address in prayer; **अभ्युपसृष्ट** (छेडेने ० नीकणी गयो) वर्त. परस्मै. १/१ छन्द. १५, १; वीस्प. ६, १; **अभ्युपसृष्ट** वर्त. संश. आत्मने. १/१ य. १०, ७७.

अभ्युपसृष्ट-अभ्युपसृष्ट = मददे जोलाववुं; आराधवुं; to call on for assistance, to pray unto; **अभ्युपसृष्ट** वर्त. परस्मै. ३/१ य. १३, ६६; **अभ्युपसृष्ट** आमा. परस्मै. २/१ वीशता. य. ४३ (= य. २४, ४३); **अभ्युपसृष्ट** अ. अ. परस्मै. ३/१ य. ५, ६२; **अभ्युपसृष्ट** आत्मने. ३/१ वीशता. य. ३८ (= य. २४, ३८).

अभ्युपसृष्ट-अभ्युपसृष्ट = आराधवुं, वप्याखु करवी; to invoke, to praise; **अभ्युपसृष्ट** वर्त. परस्मै. १/१ वं. १६, १५. १६. ३५-३६. ४२; **अभ्युपसृष्ट** आमा. आत्मने. २/१ वं. १६, १३. १४. ३४; **अभ्युपसृष्ट** (Wester.) शक्या. आत्मने. २/१ वीशता. य. २४ (= य. २४, २४).

अभ्युपसृष्ट (शुच्यो धा. **अभ्युपसृष्ट**) अ. कृ. मददे जोलाववुं,

आराधवुं; invoked, called on for assistance; शुच्यो **अभ्युपसृष्ट** (Geld. **अभ्युपसृष्ट**) **अभ्युपसृष्ट** (शुच्यो धा. **अभ्युपसृष्ट**) सा. ना. नर. म६६ भागना२, म६६ने भटि जोलावना२; तारीकृ करना२; one who invokes or calls on for assistance; a praiser; **अभ्युपसृष्ट** १/१ छन्द. १४, १; वीस्प. ५, १; **अभ्युपसृष्ट** य. ३, १. २.

अभ्युपसृष्ट = नुकसान करवुं, दुःख देवुं; to do harm, to injure; शुच्यो **अभ्युपसृष्ट**, **अभ्युपसृष्ट**, **अभ्युपसृष्ट**

अभ्युपसृष्ट विशे शुच्यो **अभ्युपसृष्ट** winter

अभ्युपसृष्ट (= **अभ्युपसृष्ट** = **अभ्युपसृष्ट**) (शुच्यो धा. **अभ्युपसृष्ट**) सा. ना. नर. नुकसान, दुःख, छन्द; harm, injury, vexation; **अभ्युपसृष्ट** ४/१ छन्द. ६५, ११; **अभ्युपसृष्ट** (= **अभ्युपसृष्ट** + **अभ्युपसृष्ट**) ६/३ य. १, २४.

अभ्युपसृष्ट (= **अभ्युपसृष्ट**) (शुच्यो धा. **अभ्युपसृष्ट**) सा. ना. नारी. नुकसान, नुकसान करवुं, आकृत; harm, doing injury; affliction; **अभ्युपसृष्ट** ४/१ छन्द. १२, २, Comp. **अभ्युपसृष्ट**

अभ्युपसृष्ट विशे शुच्यो **अभ्युपसृष्ट** winter.

अभ्युपसृष्ट वि. ना. नर. नामांकित पुरुषनु नाम; name of an illustrious personage; **अभ्युपसृष्ट** **अभ्युपसृष्ट** (Wester. **अभ्युपसृष्ट**) ६/१ य. १३, ११५.

अभ्युपसृष्ट (= **अभ्युपसृष्ट** = **अभ्युपसृष्ट** = **अभ्युपसृष्ट**) सा. ना. ना. य. दरिया; the sea; **अभ्युपसृष्ट** १/१ वं. ५, २३; वं. २१, ४. ८. १२. १६; य. १६, ६६; **अभ्युपसृष्ट** २/१ वं. ५, १६. १६; वं. १६, ३५; छन्द. ६५, ३; य. ५, ३; य. ८, २०. ३१; य. १३, ५६; नीआ. ४, ४; **अभ्युपसृष्ट** ५/१ वं. ५, १५. १७. १६; य. ८, २३; **अभ्युपसृष्ट** ६/१ वं. ५, १६; छन्द. ४२, ४; य. ५, ४२; य. ८, ३२; य. १६, ५१; **अभ्युपसृष्ट** ७/१ य. ५, ३८; य. ८, ६; **अभ्युपसृष्ट** ७/१ छन्द. ६५, ४; य. ५, ४; य. १३, ७; नीआ. ४, ५; शुच्यो **अभ्युपसृष्ट**, **अभ्युपसृष्ट**

अभ्युपसृष्ट वि. ना. नर. नामांकित धर्मगुरुनु नाम; name of a noted high-priest of the Parthian period (Dar.); **अभ्युपसृष्ट** (pr. n.); **अभ्युपसृष्ट** ६/२ य. १३, ११५.

* **अभ्युपसृष्ट** ने छेडे ० सागीने ० कारांत प्रभाखे विभक्तिने मत्त्ये सागो.

अवस्था (अवस्था उपस्थिति) वि. दरियाने वा-
गदु, दरियानु; (the waters) of the sea ;
अवस्था (दरियानां पाण्डुने) नारी. २।१
य. ६, २; नीत्मा. १, १२.

अवस्था (= अस्त्र = अस्त्र) सा. ना. नर. अप्तर;
a cuirass; an armour for the breast; fr.
अवस्था the heart; or, rt. अवस्था = हृत् = to
sound, to clang; अवस्था १।१ वं. १४, ६.

अवस्था at the appointed time; योक्तस वप्य-
ते; अवस्था fr. अवस्था time; अवस्था आयु life;
अवस्था २।१ (Westar. अवस्था) य. ८, ११;
अवस्था (Westar. अवस्था) २।१ य. १०, ५५.

अवस्था* अवस्था (= अष्टमन्वन्तः = Gr. Chronos)
(अष्टमन्वन्तः १ धा. अवस्था) सा. ना. नान्य. ३) वप्यत;
time; अवस्था २।१ वं. २, २०; वं. ६, १; वं. ७, ४.
४५. ४७. ४८; अष्टमन्वन्तः ६, ११; अष्टमन्वन्तः ६२, ३; य. ८,
२८; य. १६, २६. ३१; य. १३, ५३; नीत्मा. १,
८; नीत्मा. २, ८; सीरि. २, २१; अवस्था ४।१ य.
५, १२६; अवस्था ६।१ वं. १६, १३. १६; वीरता.
य. २४ (= य. २४, २४); सीरि. १, २१; अवस्था
(Geld. अवस्था) ७।१ वं. १६, ६. अष्टमन्वन्तः नीत्तिने योत्त.

अवस्था-काल (= अवस्था-काल) (अष्टमन्वन्तः तथा
२ अवस्था) समास अ. कृ. वि. पुरातम वप्यतमां पेदा
अवस्था; created or made in times immemo-
rial; अवस्था-काल (पुरातम वप्यतमां
पेदा अविधा रस्ताम्योमानो) ६।३ वं. १६, २६; वी-
रता. य. २७ (= य. २४, २७).

१०

अवस्था (= त) दही. सर्व. ते, आयुः; अष्टमन्वन्तः सर्वनाम
योतानी अष्टमन्वन्तः अष्टमन्वन्तः विभक्तिनां रूपमां अष्टमन्वन्तः
आवेष्टे; this, that; also: he, she, it; अवस्था
सः he नर. १।१ वं. २, १०. १४. १८. ३८; वं. ३, ३१;
वं. ४, १०. ४८; वं. ५, २; वं. ७, ३७. ३८. ७८;
वं. ८, ३२; वं. ९, २. ४७. ५२; वं. १८, १५. २३.
२८. ३५. ३८. ४०. ४१. ४४. ४७. ५०; वं. १६, १.
४४; अष्टमन्वन्तः ५७, १८; य. १०, ८६; य. १४, ५६;

* अष्टमन्वन्तः उपस्थिति gray, grey; अष्टमन्वन्तः नीत्तिने योत्त.
† For particulars, see my Avesta Grammar.

अवस्था (ते आयुः) नर. १।१ वं. ८, ४१; वं. ६,
१५; अवस्था नर. १।१ य. १३, ६६; य. १४, २०;
य. १६, १; अवस्था-काल (Westar. अवस्था-काल ते पिता)
नर. १।१ अष्टमन्वन्तः ५८, ४; अवस्था नर. १।१ अष्टमन्वन्तः ५८, ४;
अवस्था नर. १।१ वीरता. १२, १; अवस्था अष्टमन्वन्तः ४६, १;
अवस्था (सा she) नारी. १।१ वं. ५, २१; वं. ७,
१६; वं. ८, ७०. ७१. १०७; वं. ९, १३. १५-२६.
४८; वं. १०, १८; वं. १४, १८; वं. १८, १६. २४.
३१. ३४. ३७. ४०. ४३. ४६. ४८. ५४. ५७; वं. १६,
३०; अष्टमन्वन्तः ६, ४. ७. १०. १३; अष्टमन्वन्तः १६, ५; अष्टमन्वन्तः
३२, २; अष्टमन्वन्तः ४७, ६; अवस्था नारी. १।१ वं. ६, ४६;
अवस्था नारी. १।१ अष्टमन्वन्तः ३१, १०; अवस्था (तन्व) नान्य.
१।१ वं. ५, १. २. ५; वं. १३, १. २. ५. ६; वं. १८,
७५; य. १०, ११३; अवस्था (तन्व) नर. २।१ वं. २, ११.
१५. १६. २५. ३०; वं. ३, ३५; वं. ५, ६२; वं. १८,
६. ७६; अष्टमन्वन्तः ६५, ८; अवस्था नर. २।१ वं. २१, ५.
६. १३; अष्टमन्वन्तः ६, २४; अवस्था नर. २।१ अष्टमन्वन्तः २६,
७; अष्टमन्वन्तः ३१, २०; अष्टमन्वन्तः ३३, ८; अष्टमन्वन्तः ३७, ३;
अष्टमन्वन्तः ४३, १३; अवस्था-काल (= अवस्था + काल = अष्टमन्वन्तः तेने)
अष्टमन्वन्तः ४६, ६; अवस्था नर. २।१ वं. २, ३२; वं. ३, २०.
२६; वं. ५, १. २. ८. ६. २१. ३४; वं. ६, ४५; वं. ८,
१०. १००. १०१. १०२; वं. ९, ३२. ४३. ४५; वं. १३,
३. ७. ३६; वं. १५, ४८; वं. ७, २; वं. १८, १-६.
२६; वं. २०, ३; अष्टमन्वन्तः ८, ३; य. ५, ६०; य. ८, २३;
य. १०, १; अवस्था नर. २।१ वं. ६, ५२; य. १६, ५१;
अवस्था अष्टमन्वन्तः नुस्तः १७. (= य. २२, १७); अवस्था (तन्व)
नारी. २।१ वं. ५, १. २. १४; वं. ६, २. ३. ४; वं.
१३, ३०. ३७; अष्टमन्वन्तः १०, १५; अष्टमन्वन्तः ४४, १०; वीरता.
२२, २; अवस्था नारी. २।१ य. ५, १. १२०; नीत्मा.
४, २; अवस्था (तन्व) नान्य. २।१ वं. ३, ३३; वं. २०,
५; वं. २२, १. ८. १४; अष्टमन्वन्तः ६, ४. ७. १०. १३;
अष्टमन्वन्तः ३५, ७; अष्टमन्वन्तः ४४, १-१६; अष्टमन्वन्तः ४६, ८; य.
८, १४; य. १५, ४; य. १६, ६६; अवस्था नान्य. २।१
अष्टमन्वन्तः ४६, ७; अवस्था-काल (= अवस्था + काल) अष्टमन्वन्तः
४४, १६; अवस्था नान्य. २।१ अष्टमन्वन्तः १६, १०; अवस्था नान्य.
२।१ य. ६, ६; अवस्था-काल (ते वप्यने कुरीने) ३।१
वं. ५, २१; अवस्था-काल (तेने अष्टमन्वन्तः) नर. ३।१
अष्टमन्वन्तः ४३, ४; अवस्था ३।१ अष्टमन्वन्तः ३६, ३; अष्टमन्वन्तः ४६, ३;
अष्टमन्वन्तः ५१, १२; अष्टमन्वन्तः ७०, ५; अवस्था नर. ४।१ वं.
२, ३. ४. ७; वं. ३, १८. २५; वं. ५, २६; वं. ७,
५२. ७१; वं. १८, ३१. ३७. ४०. ४३. ४६. ४८. ५२.

वर्त. परस्मै. ३/१ य. १६, ६७. शुच्यो अङ्गुल
य) अङ्गुलीं सार्धे अथवावयुं; to
encounter, to bring into collision; *vidē*
अङ्गुल-अङ्गुल-अङ्गुल grappling each other by
the arm.

उत्सृज्यमान (शुच्यो धा. नृ ३) सा. ना. ना-य.
द्वार. इन्द्रं; इरे; a circuit; a movement in a
circular direction; उत्सृज्यमान ३/१ वं. १५, ४५.

प्लवङ्गमान (शुच्यो धा. नृ ३) वर्त. कृतं परस्मै.
क) दौडतो; running; शुच्यो प्लवङ्गमान-उप
य) वेहेतुं; flowing; शुच्यो नीचेना योषो.

प्लवङ्गमान (शुच्यो २ लृ) सभास ना. नारी.
वेहेतुं पाणी; flowing water; प्लवङ्गमान २/२
ध्रि. १६, ८; ध्रि. ६८, ८.

प्लवङ्गमान (शुच्यो २ लृ) सभास ना. नर.
पाणीनि वेहेतुं करनार; making the waters flow;
प्लवङ्गमान १/१ य. १३, ४४; प्लवङ्गमान २/१ य.
१०, ६१; य. १३, ४३.

प्लवङ्गमान (शुच्यो धा. नृ ३ य तथा उपलक्ष्य)
सभास वि. वेहेतुं योषो नीकणे तेवो (नृ ५ म);
(a wound) that causes the blood to flow;
प्लवङ्गमान-प्लवङ्गमान-प्लवङ्गमान नर. २/१ वं. ४, ३४.

प्लवङ्गमान (शुच्यो धा. नृ ३ य) सा. ना. ना-य.
वेहेतुं, प्रवाह; flowing; flow; प्लवङ्गमान २/१ य. ५, ६०.

प्लवङ्गमान (शुच्यो २ लृ) सभास ना. नारी. वे-
हेतुं पाणी; running water; प्लवङ्गमान-प्लवङ्गमान ३/१
वं. ६, २६.

प्लवङ्गमान (शुच्यो २ लृ) सभास वि. वेहेतां
पाणीना (अरे); (a rill) of running water;
प्लवङ्गमान-प्लवङ्गमान नारी. २/१ वं. १४, १२.

प्लवङ्गमान (शुच्यो धा. नृ ३ य) वि. वेहेतुं; flowing,
running; शुच्यो प्लवङ्गमान, प्लवङ्गमान

प्लवङ्गमान (शुच्यो धा. नृ ३ क) वि. दौडवाला अङ्गुल.
नवाह-दौडो शक्यं तेवुं; that can be run or
passed over; शुच्यो प्लवङ्गमान, प्लवङ्गमान

प्लवङ्गमान, प्लवङ्गमान (शुच्यो
धा. नृ ३ य) अति. वि. ध्रुवोऽथ कौवतमद-अरे-

मद, ध्रुवोऽथ कौवतमद; strongest, most
vigorous or persistent. Comp. प्लवङ्गमान,
super. of प्लवङ्गमान; compara. प्लवङ्गमान;
प्लवङ्गमान नर. १/१ य. १०, १४१; प्लवङ्गमान
नर. १/१ ध्रि. ६, १५; प्लवङ्गमान नर. २/१ य. ५,
७३; प्लवङ्गमान नर. २/१ ध्रि. ५७, १३; प्लवङ्गमान
प्लवङ्गमान नर. २/१ वं. ३, २०; प्लवङ्गमान
नर. ४/१ ध्रि. ११, ७; प्लवङ्गमान नर. ६/३
य. १०, १४१.

प्लवङ्गमान (इरी. सर्व.). आच्ये, ते.
प्लवङ्गमान-प्लवङ्गमान-प्लवङ्गमान वि. ना. नारी.
तव-धवा-परेसा नामनो हा; ध्रि. शनेनो ४४ मी हा;
the 44th chapter of Yagna; प्लवङ्गमान-प्लवङ्गमान
प्लवङ्गमान-प्लवङ्गमान-प्लवङ्गमान २/१ ध्रि. ४४, २१.

प्लवङ्गमान* (नृ ३ उपरथी) क) क्रि. अ. ते नृगोच्ये,
त्यंहां; in that place; there.
य) त्यारे, ते वप्यते; at that time, then.
Comp. Sans. त्वर; प्लवङ्गमान वं. ५ ४५; वं. ८,
३७-३६. ७७. ७८; य. १३, ३७. ७६; य. १६, ५१.

प्लवङ्गमान = प्लवङ्गमान = त्व = उद्यतं = Lat. Tendere =
Fr. E-tendre = तांतुं, अय्यंयुं; to extend,
to stretch.

प्लवङ्गमान-प्लवङ्गमान = उह-तत् = (आनेत्रुनी रीते हाथ) उंचा
धरवा; to stretch out (the hands in a
supplicating posture); शुच्यो प्लवङ्गमान-प्लवङ्गमान

प्लवङ्गमान-प्लवङ्गमान = दूर अय्ये लक्षं नृयुं; to draw off;
प्लवङ्गमान-प्लवङ्गमान (दुतेने दूर अय्ये लक्षं नृ-
ध्रि) वर्त. संश. परस्मै. १/१ (प्रत्यय नीकणी
गयो ; Comp. Ved. तनवा) ध्रि. १६, ७; प्लवङ्गमान

प्लवङ्गमान-प्लवङ्गमान ध्रि. ७१, १५; प्लवङ्गमान-प्लवङ्गमान
शक्या. आत्तने. १/१ ध्रि. १६, ७; ध्रि. ७१, १५.

प्लवङ्गमान-प्लवङ्गमान = आगत्य वधयुं-नृयुं; to move or run
forward; प्लवङ्गमान-प्लवङ्गमान (= प्लवङ्गमान + अ + अर्थ)
वर्त. परस्मै. ३/३ य. १०, २०.

* अना योलासा भाटे शुच्यो भाई अवस्ता व्या-
करथ, सहे २६६-२७२.

† नकाभो आवेसो छे. अना योलासा भाटे शुच्यो
भाई अवस्ता व्याकरथ, सहे ३८-३६ मी.

अशुभं (meaning unsettled); possibly, for अशु and अशु q. v. अशुभं अशु Yt. 12, 8. 37; Geld. अशुभं अशु

शुभं (= शुभ = तनु, तनु = तनु) (शुभो धा. शुभ) सा. ना. नारी. तन, शरीर; the body; शुभं १/१ वं. ५, १२; वं. ७, ५१; वं. ८, ३१; शुभं २/१ वं. ४, १७. ५४; वं. ५, ५४. ५६; वं. ६, २४. २७. ४४; वं. ८, ८. ३६-४०. ८८. १००-१०३; वं. ९, १. १५. ३१. ३३-३५; वं. ११, ३; वं. १६, १४; ध्रु. ३३, १०; ध्रु. ६८, २३; शुभं २/१ वं. ८, ११-१३; शुभं २/१ ध्रु. ४६, ८; शुभं ४/१ वं. ७, ७०; वं. १३, १६; ध्रु. ३०, २; य. ६, १; य. १३, १०७; य. १४, ३८; य. १६, १७; य. १७, २२; शुभं ५/१ वं. १६, २०; शुभं ५/१ वं. २०, १. २; शुभं ६/१ वं. ४, ५०. ५१. ५२; वं. १०, ५. ६. ८. १०. १३. १४. १६, ७; ध्रु. ६, १६; ध्रु. ५३, ६; वीस्प. ७, २; य. २, १२; य. १०, १०८; य. १३, २०; य. १४, २६; य. १६, ७; शुभं ६/१ ध्रु. १३, ४; ध्रु. ३३, १४; वीस्प. ५, २; शुभं ६/१ य. १३, १३४; शुभं २/३ ध्रु. ६०, ११; वीस्प. य. १०, २३; शुभं २/३ ध्रु. ५५, १; शुभं २/३ ध्रु. ५८, २; शुभं ४/३ ध्रु. १०, ८; ध्रु. ५७, २६; य. १०, ११; आह्रं. ६६. ८; तथा दरेक आह्रं-नना छेडेना करदासां; शुभं ६/३ वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; ध्रु. १६, १०; ध्रु. ६५, ७; य. २१, ५; शुभं ७/३ Frag. 4, 8; शुभो नीचेना ओषि.

अशुभं (शुभो अशु) समास. अ. ४. वि. तनमांथी पेदा थम्बिलो (असल.); पीतानां पीतनो (छेडकरी); produced from the body (lit.); begotten of one's own body; अशुभं अशुभं नर. १/३ आह्रं. पेगम. नर. १ (= य. २३, १); वीस्प. य. १ (= य. २४, १).

अशुभं (= अशुभ-ना) (शुभो २ अशु) समास ना. नर. ले शम्स पीतानां तनने दरेक अशुभं आने शुभं धना तायासां राये ते; दरेक (शुभं) ना भागं उपर आबनारी; subjecting one's body to Druj (falsehood); contrast अशुभं

अशुभं subjecting one's body to Mánthra, i. e., the Holy Word (ध्याने तनने मांथ-दीनना छेडक प्रमाथि रायनार). अशुभं १/३ वं. १६, १८; वं. १७, ११.

अशुभं (= शुभो) (शुभो शुभ तथा ३ धा. शुभ; शुभ. शुभ lit., to fill the body with sin; to be guilty; तनने (युनाहथी) अशुभं नायुं = युनेहगार थयुं) समास वि. युनेहगार, पापी; sinful, guilty; अशुभं १/१ (१/३ ने अहले) वं. १६, १८; वं. १७, ११; अशुभं ६/३ वं. १२, १. ३. ५. ७. ८. ११. १३. १५. १७. १८; वं. १८, ६२. शुभो अशुभं

अशुभं (= अशुभ-ना) (शुभो अशुभ) समास वि. तननां नेटला कडनुं, तननां नेटलुं भेडुं; of the size of the body; as large as the body; अशुभं २/१ वं. १८, २६.

अशुभं (शुभो अशुभं) समास. वि. तनने मांथ-दीनना छेडकना तायासां रायनार (असल.); मांथनां तनवाणे, नेनुं तनज मांथ-वानीथी अरपुर; subjecting one's body to Mánthra, i. e., the Holy Word (lit.); incarnated with the Holy Word; अशुभं नर. १/१ य. ५, ६१; य. १०, १३७; अशुभं नर. २/१ वं. १८, ५१; य. १०, २५; अशुभं नर. ६/१ वं. १८, १४; ध्रु. ३, २०; ध्रु. ५७, १. ३३; य. ११, ०. २३; य. १३, ६६. १०६. शुभो अशुभं

अशुभं (= तनु) सा. ना. नर. शेटली-मिडुं पकवान धत्यादि अनावानी अशुभं; an oven; a baker's fire; अशुभं ५/१ वं. ८, ६१.

अशुभं (= तनु) (शुभो उपरथी) सा. ना. नान्य. तन, दिल; the body (orig.); the heart; अशुभं ७/१ ध्रु. ४३, ७.

अशुभं (धा. शुभ उपरथी) (अर्थ अयोक्तस) विशेषनाम लक्ष्मिता 'तन्य' नामनो शम्स तथा 'तन्य' नामनुं मुकुड; असल अर्थः—विस्तारवा-हुं, ओहोहुं अथवा 'विस्तारवाहुं'—ओहोहुं करनार; extensive, wide (lit.); (1) name of country; (2) name of an illustrious person of the land of Tanya; अशुभं

we invoke the Fravashi of the holy Thrit, a Tanyan of the Tanya land नर. ६/१ तथा नारी. ६/१ य. १३, १२५.

ॐ = गरम = तप = Lat. Tep-ere = ॐ = गरम थवुं, तपवुं, जलकवुं; to grow hot, to be heated, to shine; गरम (तपेछे, प्रकाशे) वर्त. परस्मै. १० मा वर्ग ३/१ य. ६, १; य. ७, ४; नीच्चा. १, ११; नीच्चा. ३, ६; गरम (आणी नापेछे) प्रथिा. वर्त. परस्मै. ३/१ य. १७, २०. ॐ गरम-तप तथा नीचेना जेला.

ॐ- = प्रकाशवुं; to shine; गरम- वर्त. आत्मने. १ षो वर्ग ३/१ वं. ६, ४१.

ॐ (ॐ धा. ॐ) ॐ. इ. वि. गरम थच्म- सो, तथा गरमजे, अस्से थच्मजे, क्रोधवणे, तापथी पीमार; heated, excited; fever-sick; ॐ no man who is excited or fever-sick.

ॐ (ॐ धा. ॐ) सा. ना. नान्य. गरमी; heat, warmth; ॐ नीचेना जेला.

ॐ (ॐ उपरथी) वि. गरमीवाणुं, गरमी आपनार; warmth-giving; epithet of ॐ (the moon); ॐ नर. २/१ य. ७, ५; नीच्चा. ३, ७.

ॐ (= ॐ = ॐ) (ॐ धा. ॐ) सा. ना. नर. ३) गरमी; heat; ॐ (आ-तशानी गरमी) १/१ (२/१ ने अदले) वं. २०, १. २. ५) ॐ = तावणी गरमी; ताव; heat of fever; fever; ॐ १/१ वीश्ता. य. ५० (= य. २४, ५०); ॐ १/१ वं. ७, ५८; ॐ ३/१ वं. ७, ७०; ॐ (२/१ ने अदले) य. ३, ११; ॐ ८/१ वं. २०, ७; य. ३, ८; ॐ (६/१ ने अदले) वं २०, ३; ॐ ६/१ य. १३, १३१. ॐ नीचेना जेला.

ॐ-ॐ (ॐ ५ उपरथी) अति. वि. गरम मीनजवाणामिमान्ने धृष्टिज गरम

* चिना जेलासा बापि ॐ भाई अवस्था व्या- ७२५, संके. ६४ भा. † आम्हे ठेकाये ॐ ना अर्थ ' गरम मीनज- 'वाणी' भी थप थोके.

मीनजवाणो; तापिमान्नी धृष्टिज सप्त तापने; the fieriest of the fiery; the hottest of hot fevers; ॐ २/१ य. ३, १५.

ॐ (= ॐ) (ॐ धा. ॐ) गरम थवा मांसुं; inchoative base* from the rt. ॐ; to grow heated; ॐ य. ७. परस्मै. ३/१ धृष्टि. ६, ११; य. १६, ४०; ॐ संश. ३/३ वं. ३, ३२.

ॐ† = तम् = अंधाई थवुं; to grow dark, to become dim; ॐ ॐ, ॐ

ॐ (= ॐ + ॐ; ॐ धा. ॐ) क्रि. अ. चोरी छुपाथी (असल.); छुपी रीति; stealthily (lit.); secretly (adv.); Comp. ॐ, ॐ; ॐ openly or furtively (जहेर रीति अथवा छुपी रीति) धृष्टि. ३१, १३.

ॐ = तह = ३) हरावी नापवुं, हांकी कहेवुं, टाणवुं, दूर करवुं; to rout; to put to flight; to repel; ॐ वर्त. परस्मै. ३/१ य. ६, ८. ३६; ॐ† intensive; वर्त. इ. परस्मै. नर २/१ गेह. १, ६.

५) धसांरो करीने अंदर दापल थवुं; to rush with violence; ॐ intensive verb अ. ७. परस्मै. ३/१ य. १३, ७७.

७) पार थवुं, पसार थवुं; to pass over.

ॐ-ॐ = वि-तह = ॐ = पैलीपार थवुं, अधीगम पंथराधे जवुं, जेलेधे जवुं; to cross; to spread over; ॐ ७. ॐ-ॐ ॐ spread all over the body.

ॐ (ॐ धा. ॐ ३) वि. ३) दूर करतो, टा-णतो; छुटकारो आपतो; repelling, averting; freeing; ॐ ॐ-ॐ

५) छुटो, वेगणो, दूर रेहेतो; free, far from, keeping one's self off. ॐ ॐ-ॐ

ॐ-ॐ (ॐ धा. ॐ तथा २-ॐ) स-

* For particulars, vide my Avesta Grammar, pp. 251-252. † From the same root:—Dim, To Damn; Per. ॐ the web or cataract on the pupil of the eye. ‡ ॐ is the reduplic. form of ॐ

५५५ (= ५५५ = तक्ष = 𐬨𐬀𐬎𐬎𐬀) (शुद्धि धा. ५५५) सा. ना. नर. लाडडां छेलावानुं हथियार, वांसलो; an adze, an axe; ५५५ २/१ वं. १४, ७.

५५५ (शुद्धि धा. ५५५) सा. ना. नर. यना-वनार, आकार आपनार, धाट धडनार, पेदा करनार; Creator, Maker; one who models. Comp. Sans. तक्षन्, तक्षक; ५५५ १/१ छिन्. २६, २; छिन्. ३१, ६; छिन्. ४६, ६; ५५५ २/१ छिन्. ३६, १; ५५५ ४/१ छिन्. १, २; छिन्. ७०, २; सीरी. १, १४; Frag. 6, 1; ५५५ ६/१ वीर्य. ६, ५.

५५५ (= ५५५ = 𐬨𐬀𐬎𐬎𐬀 = Fr. Tasse = Ger. Tasse = Dish) (शुद्धि धा. ५५५) सा. ना. ना. न. ३ रकाप्पी; नरतोशती धर्मनां योन-दाश्रयरीनां कामनां वपराती रकाप्पी; the cup used for ceremonial purposes; a chalice; ५५५ ३/१ (पा१ नी मतलये) छिन्. १०, १७; ५५५ ३/१ वं. १६, ६; ५५५ ४/१ वीर्य. १०, २; ५५५ ५/१ the Haoma cups, i. e., the cups in which twigs of Haoma are laid before being pounded (छिन्ने लगती छिन्नेने छेला मुकुवानी रकाप्पी) १/३ वं. १४, ६; ५५५ २/३ वं. ५, ३६. ४०.

य) वासणु (रांधवानां, आवानां); a (culinary) vessel; ५५५ ५/१ eating vessels (as plates, dishes, &c.) १/३ वं. ७, ७३.

५५५ विरो शुद्धि धा. ५५५

५५५ (शुद्धि धा. ५५५) सा. ना. नारी. य-नावतु, यनावत, युथनी; making, forming; interweaving. शुद्धि ५५५

५५५ (धा. ५५५ उपरथी) = ५५५, ताणुतुं, लां-तुं थतुं; हाथ लंआववो, योरी करवी; to stretch, to extend, to practise theft; शुद्धि नीये.

५५५ विरो शुद्धि ५५५ (सर्वनाम) ते, आम्मे.

५५५ (शुद्धि धा. ५५५) वि. वेहेतुं (पाणु) ; flowing, running (water); ५५५

(flowing waters) नारी. १/३ य. ५, १५; ५५५ नारी. ५५५ २/३ य. ८, ४७.

५५५ (शुद्धि १ धा. ५५५) वर्तमान कृत परस्मै. लंआतुं, लांतुं थतुं; extending, continuing; (pres. partic. prom rt. ५५५ to extend) ५५५ for evermore. लंआती छे-रागी सुधी (असल.) ४/१ छिन्. ६२, ६; शुद्धि ५५५

५५५ (शुद्धि १ धा. ५५५) सा. ना. नर. योर; a robber, a thief. Compare ५५५; ५५५ ५/१ छिन्. १२, २.

५५५ (= ताडु) (शुद्धि १ धा. ५५५) सा. ना. नर. योर; a robber, a thief; ५५५ १/१ वं. ४, १; वं. १३, १०. ११. ४०. ४७; छिन्. ६५, ८; ५५५ (२/१ ने अदले) वं. १३, १७. १८; ५५५ २/१ छिन्. ६, २१; य. १२, ७; ५५५ ६/१ वं. १३, ४४. ४७; ५५५ ६/३ छिन्. ६१, ३; य. ६, ४. Comp. ५५५

५५५ वि. अमे योलनो योकरस अर्थ इरयो नथी; इशतानवाणी अमारतने योराक आपवानी आअइमां अमे योल आवेलाछे; ५५५ = पिबुं, भरधीनुं अ-र्युं (युस्ती); ५५५, पिबानो (युस्ती); दाकटर स्पीगले ५५५ ने अदले ५५५ लीषा छे, अने ५५५ (छुंदगी) उपरथी नीकजेलो गळीने ५५५ तो अर्थ "श्रवतां जनवशैमांथी नीकणतो (योराक)" क्रीषा छे; शैरली (हारले); पाठली शैरली (इरमे.); chicken-soup (J.); food obtained from living creatures (Sp.); bread (Har.); thin bread (Dar.); Pehl. ५५५ ५५५ ५५५ ५५५ ६/३ वं. १६, ७.

५५५ (शुद्धि ५५५ तथा ३ ५५५) सभास वि. ते धिमान-अम्प्रीनो (असल.); तेवी रीतनो; of that creed; belonging to that creed; ५५५ Wester. (१/१ नी मतलये) छिन्. १२, ७. Geld. ५५५

५५५ वि. ना. नारी. ता-वे-उवाता नामनो छिन्नेनेने ३१ मे हा; the

* येना योसासा आये शुद्धि भाई अवस्ता व्या-कथ, अरे ३०१ मे ६३रे ६२७ मे.

31st chapter of Yagna; ३१०१-३१०२ २/१ ६१. ३१, २३.

शुभ्रुणो विरो शुभ्रि धा. शुभ्र to fashion अनावधु.

शुभ्रुणो (शुभ्रि धा. शुभ्र) अ. कृ. अनावधु, क्रीधु; made, shapen, formed; (past partic.); शुभ्रि २१३०१-३१३०२, २१३०१०१

शुभ्रुणो (= शुभ्र) (शुभ्रि धा. शुभ्र) वि. अ-शुभ्रिदार, तीक्ष्ण; sharp, pointed; शुभ्रुणो नारय. ३/१ वं. ६, १०; शुभ्रुणो नर. १/३ य. १०, ३६; शुभ्रुणो नर. २/३ य. १०, ११३; शुभ्रुणो २/३ वं. ३, ३५. Comp. शुभ्रुणो जंशं sharp.

शुभ्रुणो (= शुभ्र) (शुभ्रि धा. शुभ्र) सा. ना. नर. तीर; an arrow; शुभ्रुणो १/१ य. ८, ९. ३७.

शुभ्रुणो = तिग् = अशुभ्रिदार—तीक्ष्ण करधु; to sharpen; शुभ्रि धा. शुभ्रुणो, शुभ्रुणो, शुभ्रुणो

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो तथा शुभ्रुणो) समास वि. तीक्ष्ण भाषि रायनार; (the warrior) of the sharp spear; शुभ्रुणो नर. २/१ य. १०, १०२; य. १७, १२. Comp. शुभ्रुणो नर.

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तीक्ष्ण नपरीया—परीवाधु; having sharp claws—hoofs; शुभ्रुणो नर. ६/१ य. १०, ७०. १२७; य. १४, १५.

शुभ्रुणो (शुभ्रुणो-शुभ्रुणो) (शुभ्रि धा. शुभ्रुणो) समास अ. कृ. वि. तीक्ष्ण अशुभ्रिदार क्रीधु; sharp-pointed; शुभ्रुणो नर. २/१ वं. १४, ७.

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तेन. दंतवाणो; sharp-toothed; शुभ्रुणो नर. ६/१ वं. १३, १९. Comp. शुभ्रुणो नर.

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तेन धारवाधु; (an adze) with a sharp edge; शुभ्रुणो नर. २/१ वं. १४, ७.

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तेन दंतवाणो; sharp-toothed; शुभ्रुणो नर. २/१ वं. १३, ३६. Comp. शुभ्रुणो नर.

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तीक्ष्ण श्छेडां दंतवाणो; sharp-tusked; शुभ्रुणो नर. ६/१ य. १०, ७०. १२७; य. १४, १५.

शुभ्रुणो (= शुभ्र = जंशं) (शुभ्रि धा. शुभ्र) वि. तीक्ष्ण; sharp, pointed; शुभ्रि धा. शुभ्रुणो तथा शुभ्रि धा. शुभ्रुणो

शुभ्रुणो (शुभ्रुणो उपरथी) सा. ना. नर. तेन, तीक्ष्णता; sharpness; शुभ्रि धा. शुभ्रुणो

शुभ्रुणो (शुभ्रुणो उपरथी) वि. तेनवाणो, तीक्ष्ण; तीक्ष्ण क्रीधुवाणो (दारमे.); sharp, piercing; (Mishra) of piercing rays (Dar.); शुभ्रुणो नर. २/१ आश्रु. वेगम. नर. ९ (= य. २३, ९); शुभ्रुणो Wester वीशता. य. ४ (= य. २४, ४).

शुभ्रुणो (शुभ्रि धा. शुभ्रुणो) समास वि. तीक्ष्ण—शुभ्रुणो शुभ्रुणो विंशुणो (a buck) with sharp horns; शुभ्रुणो नर. ६/१ य. १४, २५.

शुभ्रुणो (= शुभ्रुणो + शुभ्रुणो; शुभ्रि धा. शुभ्रुणो तथा शुभ्रुणो) क) समास वि. तीक्ष्ण भाषि रायनार; holding a piercing spear; also शुभ्रुणो (vide Yasht 10, 102); शुभ्रुणो नर. १/१ य. १५, ४८.

शुभ्रुणो समास ना. नारी. तीक्ष्ण—तेनवाणो भाषि; a sharp or piercing spear; शुभ्रुणो Geld., शुभ्रुणो Wester. १/१ य. १५, ४८.

शुभ्रुणो वि. ना. नर. गुशतास्य पादशा-हना भाधुनिनाम; brother of King Gushtâsp; शुभ्रुणो ६/१ य. १३, १०१. (शुभ्रि धा. शुभ्रुणो).

शुभ्रुणो कृ. अ. त्सांही, ते नगोय्ये; there, in that place (adv.). Contrast. शुभ्रुणो here (vide Yt. 19, 48, 82); शुभ्रुणो य. १६, ५०.

शुभ्रुणो, शुभ्रुणो विरो शुभ्रि धा. शुभ्रुणो

* From the same root: tiger, to stimulate, to instigate, Lat. Stimulus = Stig-mulus (orig.).

५५० त्विष प्रकाशं, चलकतु; to shine, to glitter; शुभ्रिमा ५५०

५५१ त्विषो शुभ्रिमा ५५१ three त्रयु.

५५२ (= ५५२, ५५२ = तश्त्र) (शुभ्रिमा धा. ५५२) वि. ना. नर. क) तेशतर सेतारै, अग्ने Siris सधे सरभाववांमां आव्यो छे, अग्ने ते Canis Major नामनां नक्षत्रमां आविलो छे.

अ) तेशतर छिन्द, ते वरसाद उपर भवक्रोड छे, अग्नेना हरीक्ष ५५२ (अपअग्निष) छे; the Av. name of the star Sirius in Canis Major. As a Yazata he presides over rains, and is the opponent of Apaosha, the Demon of Drought. Tishtrya promises his worshippers children, oxen or horses according as he appears in the form of a man, of a bull or of a horse (vide Yt. 8, 15. 17. 19).

५५३ य. ८, ५. २०; ५५४ य. १३ य. ८, २२; ५५५ (२/१ ने अदले) नीअ्या. १, ८; नीअ्या. २, ८; ५५६ य. २/१ वं. १८, ३७; छिन्द. १६, ४; य. ८, १. २२; य. १२, २७; य. १८, ७; नीअ्या. १, ८; नीअ्या. २, ८; ५५७ य. १८, ५; ५५८ य. १/१ छिन्द. २७, २; य. ८, ०. ५६; ५५९ य. १/१ छिन्द. १, ११; छिन्द. ३, १३. शुभ्रिमा नीये.

ग) तीर मडीने; the fourth month of the year; ५६० य. १/१ आहाम. ८. शुभ्रिमा मोदी तथा नीयेना योला.

५६१ (५६१ उपरथी) स. ना. नर. तेशतर सेताराना सोअती, छिअ्याने तेशतरना नक्षत्र (Canis Major) मां आविलो सेतारै; तेशतरथी उपन्न यथा क्षमिदा-आधीवीद (हारले); तेशतरथी उत्पन्न यती वृष्टि-वरसाद (दारमे.); an attendant of Tishtrya; a satellite in the constellation Canis Major; the good or the benefits derived from Tishtrya (Har.); the rains of Tishtrya (Dar.); ५६२ २/३ नीअ्या. १, ८; नीअ्या. २, ८; ५६३ य. ८, १२.

५६४ (शुभ्रिमा ५६४ तथा २ ५६४) सभास ना. नर. तेशतर सेतारै; the star Tishtrya; ५६५ य. १०, १४३.

५६६ वि. ना. नर. सअग्नेनां अग्ने-दानेना नामांकित पुत्रु; an illustrious personage of the family Saena, q. v.; ५६७ य. १/१ य. १३, १२६. (शुभ्रिमा मोदी.)

५६८ = Vedic तु = त्वांस्ति = शक्तिवान् यदु; शक्ति; ताकात राअवी; to be capable; to be powerful; cl. 1; ५६९ (अग्ने तु ताकात राअुद्धु) वर्त. परस्मै. १/१ छिन्द. २८, ४; ५७० (Wester.) अअ. (Root-Aor.) परस्मै. ३/३ वं. १, १५; ५७१ अ. अ. संश. परस्मै. ३/३ वं. ६, ५१; वं. ६, ३८; ५७२ य. अ. अ. परस्मै. ३/१ वं. ६, ३२. ३५; आहाम. ५.

५७३ = क्रीवत आपयदु; to give strength; ५७४ य. परस्मै. २/१ छिन्द. ६, २८.

५७५ = शक्ति आपवी; to bestow vigour; ५७६ य. परस्मै. २/१ छिन्द. ६, २८.

५७७ = तुज = धुनदु; to tremble, to shake; शुभ्रिमा ५७७

५७८, ५७९ त्विषो शुभ्रिमा धा. ५६

५८० वि. ना. पाहाडनु नाम; name of a mountain; ५८१ य. १८, ४.

५८२ त्विषो शुभ्रिमा ५८२ thou तु.

५८३ (= ५८३ = त्वांस्ति) वि. ना. नर. तेहेमास्प, शुभ्रिमा आप; Tehmâsp, father of Zu.; शुभ्रिमा नीयेना योला.

५८४ (५८४ उपरथी) वि. तेहेमास्पने लगती, तेहेमास्पना छे। करै; pertaining to Tehmâsp (lit.); son of Tehmâsp; ५८५ (Wester. ५८५) ५/१ य. १३, १३१.

५८६ (५८६ तु अिअु ३५; शुभ्रिमा धा. ५८६) वि. ना. नर. तुराणी, दीन दुश्मन; Turanian; an adversary to the Zoroastrian religion; ५८७ य. १/३ य. १७, ५५. ५६.

५८८ = हांसदु; हांसदु (२पी.); योंसदु (दारमे.); to be out of breath; to cough; to start up

નેની અંદર પાણી દાખલ થઈ શકે નહી. મટોડી (દારમે.); a coarse varnished cloth impervious to water; canvas. Comp. Per. 𑀧𑀢𑀺; earth or clay (Dar.); 𑀧𑀢𑀺𑀓𑀾𑀢𑀺 ૩/૩ વં. ૬, ૫૧.

𑀧𑀢𑀺 વિશે જુઓ ધા. ૧૨ to be capable.

𑀧𑀢𑀺 (= ત્વમ્ = 𑀧𑀢 = L. Tu = Fr. Tu = Ger. Du = Thou) 𑀧𑀢. પુ. સર્વે. 𑀧𑀢; thou; the pronoun of the second person in the nominative *case; 𑀧𑀢 ૧/૧ વં. ૨, ૧; વં. ૫, ૧૫. ૧૬. ૨૧; વં. ૯, ૧૨; વં. ૧૦, ૧૮; વં. ૧૭, ૪; વં. ૧૮, ૩૦; વં. ૧૯, ૬. ૨૦; વં. ૨૨, ૨. ૯. ૧૫; 𑀧𑀢. ૯, ૧૪; ય. ૧૦, ૨૩; 𑀧𑀢 ૧/૧ વં. ૨, ૪૩; 𑀧𑀢 𑀧𑀢. ૧૦, ૧૯; 𑀧𑀢 ૧/૧ વં. ૧૯, ૧૩. ૧૪; 𑀧𑀢. ૮, ૫; 𑀧𑀢. ૨૮, ૬; 𑀧𑀢. ૩૯, ૪; 𑀧𑀢. ૪૯, ૭; 𑀧𑀢 𑀧𑀢 (= 𑀧𑀢 𑀧𑀢) do Thou bestow 𑀧𑀢 બક્ષેરા કરે 𑀧𑀢. ૨૮, ૭; 𑀧𑀢 𑀧𑀢 (𑀧𑀢 માને 𑀧𑀢) 𑀧𑀢. ૪૬, ૧૪; 𑀧𑀢 𑀧𑀢 𑀧𑀢 (𑀧𑀢 હમારો સારો પાદશાહ . . .) 𑀧𑀢. ૪૧, ૨; 𑀧 ૧/૧ વં. ૧૮, ૨૬; 𑀧𑀢 (ત્વમ્) ૧/૧ 𑀧𑀢. ૨૮, ૧૧; 𑀧𑀢. ૪૬, ૧૯; 𑀧𑀢 (ત્વામ્) ૨/૧ વં. ૩, ૨૬; વં. ૧૮, ૬૧; વં. ૨૦, ૭; વં. ૨૧, ૬. ૧૦. ૧૪; 𑀧𑀢. ૩૫, ૯; 𑀧𑀢. ૬૮, ૬; ય. ૧૫, ૫૪; 𑀧𑀢 𑀧𑀢 ૨/૧ ય. ૪, ૫; 𑀧𑀢 (ત્વા) ૨/૧ વં. ૧૧, ૧૦. ૧૩; વં. ૧૮, ૨૭; વં. ૧૯, ૧૦; 𑀧𑀢. ૧, ૨૧; 𑀧𑀢. ૯, ૨૭; 𑀧𑀢. ૧૩, ૬; 𑀧𑀢. ૨૮, ૫; 𑀧𑀢. ૩૬, ૧; 𑀧𑀢. ૩૯, ૪; 𑀧𑀢. ૪૪, ૧-૧૯; 𑀧𑀢. ૬૦, ૧૨; 𑀧𑀢. ૬૮, ૩; ય. ૧૦, ૭૭; Frag. ૭, ૨; 𑀧𑀢 ૩/૧ 𑀧𑀢. ૩૧, ૧૯; 𑀧𑀢. ૪૩, ૧૦; 𑀧𑀢 (ત્વમ્) ૪/૧ 𑀧𑀢. ૩૦, ૮; 𑀧𑀢. ૪૪, ૬. ૧૮; 𑀧𑀢. ૫૩, ૩; 𑀧𑀢 (𑀧ને ખી) ૪/૧ 𑀧𑀢. ૫૧, ૨; 𑀢 (તે) ૪/૧ વં. ૩, ૨૯; વં. ૭, ૫૨; વં. ૧૭, ૯; વં. ૧૮, ૭. ૧૩. ૧૬. ૨૪. ૫૧. ૬૦. ૬૫. ૬૬; 𑀧𑀢. ૧૦, ૧૩; 𑀢-૨૨ (𑀢 કોઈ 𑀢ને) ૪/૧ ય. ૪, ૧; 𑀢-૨૨ = તમાજ 𑀢ને (હોજી !) નીઆ. ૧, ૧; નીઆ. ૫, ૪; 𑀢 (𑀢 પ્રમાણે 𑀢ને) ૪/૧ ય. ૧૩, ૧; 𑀢 (𑀢 મુજબ-પ્રમાણે 𑀢ને) ૪/૧ ય. ૧૩, ૧૯; 𑀢 ૪/૧ 𑀢. ૨૯, ૨; 𑀢. ૧૩, ૫; 𑀢. ૩૯, ૪; 𑀢. ૪૩, ૧; 𑀢. ૪૪, ૧૧; 𑀢 (ત્વમ્) ૫/૧ 𑀢. ૩૩, ૪; 𑀢. ૪૪, ૩; 𑀢 (𑀢ને તુથી ખીજો 𑀢 માને તુ સિવાય)

𑀢. ૫૦, ૧; 𑀢 ૨, ૨; 𑀢 ૫/૧ 𑀢. ૩૫, ૧૦; 𑀢 (તે) ૬/૧ વં. ૨, ૫. ૩૧; વં. ૧૮, ૩૩. ૩૯. ૪૫. ૫૩; 𑀢. ૧૦, ૪; 𑀢. ૫૧, ૧૦; વીરપ. ૩, ૪; ય. ૧૭, ૭; 𑀢 ૬/૧ 𑀢. ૩૪, ૪; 𑀢. ૫૮, ૮; 𑀢 (ત્વા) ૬/૧ વં. ૪, ૨; Frag. 6, 1; 𑀢 ૬/૧ 𑀢. ૪૩, ૧૪; 𑀢. ૫૧, ૧૮; 𑀢. ૫૩, ૯; 𑀢 ૬/૧ 𑀢. ૩૧, ૯; 𑀢. ૩૬, ૧૧; 𑀢. ૪૧, ૫; 𑀢. ૪૪, ૧૧; 𑀢. ૪૮, ૮; 𑀢 ૬/૧ 𑀢. ૩૧, ૯; 𑀢 ૮/૧; 𑀢 ૮/૧; 𑀢 (તમારા બેમાંનો) ૬/૨ Frag. 6, 1; 𑀢 ૧/૩ વં. ૭, ૫૭. ૭૧; 𑀢. ૬૫, ૧૪; ય. ૧૩, ૩૪; 𑀢 ૧/૩ 𑀢. ૨૮, ૯; 𑀢 𑀢 ૧/૩ વીરપા. ય. ૮ (= ય. ૨૪, ૮); નીઆ. ૩, ૧૧; 𑀢 ૧/૩ 𑀢. ૩૨, ૩; 𑀢. ૪૬, ૧૫; 𑀢 ૧/૩ 𑀢. ૩૨, ૪; 𑀢 ૧/૩ 𑀢. ૫૦, ૫; 𑀢 you to us (તમા હમુને) ૧/૩ 𑀢. ૫૧, ૨૦; 𑀢 ૨/૩ 𑀢. ૩૮, ૪; 𑀢. ૪૬, ૧૫; 𑀢. ૫૧, ૨૦; 𑀢 ૨/૩ 𑀢. ૨૮, ૨. ૩; 𑀢. ૨૯, ૫; 𑀢. ૩૧, ૨; 𑀢. ૩૮, ૩; 𑀢. ૪૩, ૧૩; 𑀢. ૬૫. ૧૧; 𑀢. ૬૮, ૨૧; 𑀢 ૨/૩ વં. ૧૮, ૧૬. ૨૪; 𑀢. ૧, ૨૨; 𑀢. ૬૮, ૧૦; 𑀢 ૩/૩ 𑀢. ૪૩, ૧૧; 𑀢 ૪/૩ 𑀢. ૨૯, ૧; 𑀢. ૩૨, ૯; 𑀢. ૪૬, ૧૫; 𑀢 ૪/૩ 𑀢. ૨૦, ૩; 𑀢. ૫૩, ૫; 𑀢 ૪/૩ ય. ૮, ૨૯; 𑀢 ૪/૩ 𑀢. ૧૪, ૧; 𑀢. ૨૮, ૯; 𑀢. ૪૬, ૧૩; 𑀢. ૫૧, ૨; 𑀢. ૬૮, ૨૧; વીરપ. ૫, ૨; 𑀢 ૪/૩; 𑀢 ૪/૩; 𑀢 ૫/૩ 𑀢. ૨૯, ૧; 𑀢. ૩૪, ૭; 𑀢. ૪૪, ૧૭; 𑀢. ૫૮, ૫; 𑀢 ૫/૩ આફરી. પેગમ. ૧૨. ૫; 𑀢 ૬/૩ 𑀢. ૧૪, ૧; 𑀢. ૩૪, ૫; 𑀢. ૫૧, ૨; 𑀢. ૬૮, ૧૫; ય. ૩, ૨; Frag. 6, 1; 𑀢 ૬/૩ 𑀢. ૩૩, ૮; 𑀢. ૩૪, ૫; 𑀢. ૫૦, ૮; 𑀢 ૬/૩ વં. ૧૫, ૨૪. ૨૭. ૩૦. ૩૩. ૩૬. ૪૨; ય. ૮, ૨૯; ય. ૧૩, ૧૮; વીરપ. ૫, ૧; 𑀢 ૬/૩ 𑀢. ૨૮, ૭; 𑀢. ૩૧, ૧૮; 𑀢. ૫૩, ૫; 𑀢. ૫૮, ૪.

𑀢 વિશે જુઓ 𑀢

* For particulars vide my Avesta Grammar

* Geld. 𑀢 ૫/૩

१) **दुःख** = **दुःख** = दुःख देवुं, दुःखसान करवुं; मारी नाप्य-
दुः; to torment, to do harm; to kill; शुच्यो
मारी, १ मारी

२) **दुःख** (= **दुःख**) (शुच्यो धा. १) वि. ना. नर.
पुराणी, दीनदुरामन; Turanian. Comp. मारी;
literally, antagonistic to the Zoroastrian
religion; दुःख मारी (पुराणी अक्ष-
रासीआप्य) १/१ य. १६, ५७. ६३; मारी १/१
१/१ य. १३, ११३-१२३; मारी १/१
१/१ य. ४९, १२; मारी २/३ य. ५, ७३; मारी १/३
य. १३, ३८.

३) **दुःख** (शुच्यो धा. १) वि. जेरावर;
powerful, strong; मारी १/१ वं. १३, ३६.

४) **दुःख** (मारी उपरथी) वि. चारधनुं; four
times. Comp. मारी Sans. चतुस् (= चतुस्
+ स्); मारी १/१ (क्रि. अ.) १/१, ६.

५) **दुःख** (= **दुःख**, **दुःख** = **तमस्**) (शुच्यो धा. १) सा.
ना. ना. अ. अंधाई; darkness; दुःख २/१ वं.
३, ३५; दुःख १/१ ३१, २०; १/१ य. ५७,
१८; य. ६, ४; दुःख ५/१ य. १०, १४१;
दुःख १/३ य. १०, ५०; य. १२, २३; दुःख १/१
१/३ वं. ८, ४; १/१ य. ७१, १७; य. ६, ४; दुःख
७/३ वं. १६, ३०; हृदो. नुस्के. ३३ (= य. २२, ३३).
शुच्यो नीयेना ओलो.

६) **दुःख** (**तमस्**) (मारी उपरथी) वि. अं-
धाराने लगतुं; अंधाई; dark, destitute of
light; दुःख नर. २/१ वं. ५, १२; वं. १८, ७९;
दुःख नर. १/१ वं. १६, ४७.

७) **दुःख**, **दुःख** (मारी उपर-
थी) वि. अंधाराने लगतुं; dark; दुःख नर.
नर. २/१ वं. ५, १२; वं. १८, ७९; -दुःख ... दुःख
दुःख अंधारामां रेहेनारी (धुच्योने होन्यनेतो)
दुःख २/१ य. १६, ६५.

८) **दुःख** (शुच्यो मारी तथा मारी ग)
स वि. अंधारानी तोपम—युनीआदने;
Possibly, the son of Tîrn (Dar).

born of darkness; having the germ of
darkness; दुःख नर. २/१ वं. ५, १२; वं. १८,
७९; दुःख नर. १/३ वं. ८, ८०; य. ६, ४.

९) **दुःख** (मारी उपरथी) वि. अंधाराने
लगतुं; अंधारानी तोपम—युनीआदने, धुच्योने
होन्यनेतो लगतुं; of the offspring of (lit.,
sprung from) darkness; hellish; epithet
of the sorcerer Akhtya; दुःख नर. १/१
य. ५, ८२; दुःख नर. २/१ य. ५, ८२.

१०) **दुःख** (शुच्यो धा. १) सा. ना. न्यरदरती, शु-
लम; violence, thievish might; दुःख
(Wester. मारी) १/१ १/१ य. २६, १.

११) **दुःख** (= **तवीष**) (शुच्यो धा. १) सा. ना.
नारी. जेर, शक्ति, कौवत; strength, vigour;
वधारे ओलासा आये शुच्यो मारी ओला.
दुःख २/१ १/१ य. ३३, १२; १/१ य. ४८, ९;
दुःख २/१ वं. २१, ६. १०. १४; दुःख
दुःख (शक्ति तथा जेर) २/२ १/१ य. ३४, ११;
१/१ य. ४३, १; १/१ य. ४५, १०; १/१ य. ५१, ७;
दुःख २/३ १/१ य. ५५, १; वीर्य. ११, ३.

१२) **दुःख** विरो शुच्यो मारी

१३) **दुःख**, **दुःख** विरो शुच्यो मारी

१४) **दुःख** विरो शुच्यो मारी तथा मारी

१५) **दुःख** (= **मारी + मारी**) (शुच्यो धा. १) सा.
ना. ना. अ. अंधाई; darkness; दुःख ७/३ वं.
७, ७६. शुच्यो नीयेना ओलो.

१६) **दुःख** अंधाराने विरोधनाम गल्लीने मा-
लुसनुं नाम गलुवामां आंधुं छे; अंधेना असल
अर्थ मारी (अंधाई) उपरथी ' अंधाराने लगतुं,
अंधाई ' ते उपरथी ' नोहेल ' थध शक्ति; pertain-
ing to darkness or ignorance (lit.);
name of a person, antagonistic to the
Zoroastrian religion; दुःख नर. २/१
य. ५, १०६; य. ६, ३१; य. १७, ५१; य. १६, ८७.

१७) **दुःख** (शुच्यो मारी) समास. वि.
अंधाराने पसंद करतो; seeking or preferring
darkness; दुःख मारी. दुःख-दुःख seeking
darkness like a thief (चोरनी माइके

arising from malice ; mixed with rancour ;
अथर्ववेद-१-३-३३ य. ५, ८२.

अथर्ववेद-१-३-३३ (= १-५५) (शुद्धि
अथर्ववेद) समास लू. कृ. वि. कपट-कीना-अदावतधी
मारिलो; killed by the artifices of hatred ;
अथर्ववेद-१-३-३३ १/३ वं. ७, ४.

अथर्ववेद-१-३-३३ (शुद्धि अथर्ववेद)
समास वर्त. कृ. वि. द्वेषने तोडतो, प्यराप्पीने दाय्पी
नाप्पते; putting down or destroying malice ;
अथर्ववेद-१-३-३३ नर. १/१ य. १, १४. Comp.
अथर्ववेद-१-३-३३ (Yaç. 9, 17).

अथर्ववेद-१-३-३३ (शुद्धि अथर्ववेद)
अथर्ववेद समास वर्त. कृ. वि. द्वेष-प्यराप्पीने तोड-
नार-दाय्पी नाप्पनार; same as above, q. v. ;
अथर्ववेद-१-३-३३ (super.) destroying
best the malice (of Daevas and men) ;
अति. वि. नान्य. १/१ य. १, २.

अथर्ववेद-१-३-३३ (शुद्धि अथर्ववेद) समास
वि. द्वेष-प्यराप्पीने नारा करतो-टाणतो; destroy-
ing malice ; अथर्ववेद-१-३-३३ नर. १/१ य. १५, ४७.

अथर्ववेद-१-३-३३ (= अथर्ववेद-१-५५) (शुद्धि
अथर्ववेद) समास कृ. ना. नान्य. द्वेष-कपटधी पुछे लु
ते, अदे-पाधि-धिकार भरिलो सवाल; a malig-
nant question or riddle ; अथर्ववेद-१-३-३३
१/३ वं. १६, ४.

अथर्ववेद = द्वेष = दुःख देवुं, कपट-कीना राप्पवो,
धिकारवुं, दुश्मनी राप्पवी; तोडवुं, न्हेर करवुं; to
torment, to harbour revenge, to bear
hatred, to break down, to vanquish ; अथर्ववेद
अथर्ववेद आसा. आत्मने. २/१ वं. ७, ५४ (पेडेलवी
शरेहमां); अथर्ववेद-१-३-३३ वर्त. परस्मै. ३/१ वं.
१८, ६१; अथर्ववेद-१-३-३३ अ. लू. संरा. परस्मै.
३/१ य. ३, १४. १५. १६; अथर्ववेद-१-३-३३
(कीना-कपट राप्पतो) वर्त. कृ. नर. २/१
आकुरं. गाहाम. १६. तथा दरेक आकुरंगानमां
अथर्ववेद ना करदांमां; अथर्ववेद-१-३-३३ नर. १/१
वं. ८, २१; अथर्ववेद-१-३-३३ नर. २/३ य. १६, ५४; अथर्ववेद
अथर्ववेद-१-३-३३ नर. १/३ य. १०, ३०. अथर्ववेद-१-३-३३

नर. ५/३ अथर्ववेद. ६८, १३; य. १०, ७५; य. १३, ६६;
अथर्ववेद-१-३-३३ नर. ६/३ अथर्ववेद. ५७, २६; य. १०, ११.
७६; य. १३, ३१; य. १४, ३४; अथर्ववेद (दुःखी
थय्पिलो, नाराण थय्पिलो) लू. कृ. वि. नर.
१/१ वं. ६, ४०; य. १०, २८; अथर्ववेद-१-३-३३ नर. ६/१
य. १०, १११; अथर्ववेद-१-३-३३ नर. ६/१ य. १०,
१०६; अथर्ववेद नारी. वीशता. ५. ५१.

अथर्ववेद-अथर्ववेद = दुःखी थवुं, आन्नेरदेह-नाप्पुश थवुं;
to be offended or dissatisfied ; epithet of
अथर्ववेद; अथर्ववेद-अथर्ववेद-अथर्ववेद लू. कृ. वि. नर. १/१
य. १०, १८. १६. ३६.

अथर्ववेद (= १७५) सा. ना. नान्य. (हाथनां
आंगलांनो सांध-तुकटो-येतकी ; joint of the
finger ; अथर्ववेद-अथर्ववेद-अथर्ववेद-अथर्ववेद
the top joint of the little finger (सठथी
नाढली आंगलीनो सठथी उपरनो सांढ-कटका)
२/१ वं. ६, १०; वं. १७, ७; अथर्ववेद २/१ वं. ६,
१२. १४.

७

अथर्ववेद (शुद्धि धा. अथर्ववेद) लूत कृ. न. वि.
अथर्ववेद, ताणिलो, यिख्लो यहडाविलो (तीर);
अथर्ववेद (बावो); stretched, strung, flung ;
अथर्ववेद-अथर्ववेद-अथर्ववेद with a sincere
(lit. stretched) heart (प्यरां अंतःकरणथी)
नारी. ५/१ य. १३, ४६; अथर्ववेद नारी. २/३
य. १३, ४५; अथर्ववेद-अथर्ववेद-अथर्ववेद serried files
of the army (= लंभायिली-अथर्ववेदली लशकरणी
हारीना) नान्य. ६/३ य. १४, ६३. शुद्धि
अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद

अथर्ववेद = तञ्ज, तञ्ज = अथर्ववेद, ताणिवुं; to draw,
to stretch ; अथर्ववेद-अथर्ववेद (गाडी) अथर्ववेद.
वर्त. आत्मने. ३/३ य. १७, १२; अथर्ववेद-अथर्ववेद
(Geld. अथर्ववेद-अथर्ववेद) संरा. परस्मै. ३/३ य.
१०, १३६; अथर्ववेद-अथर्ववेद (गाडी) अथर्ववेद य.
१६, ४४; अथर्ववेद-अथर्ववेद (हुं घोडांमाने अथर्ववेद-
अथर्ववेद) आसा. परस्मै. १/१ य. ५, ५०.

अथर्ववेद-अथर्ववेद = (घोडाने) अथर्ववेदमां अथर्ववेदने अथर्ववेद-

સપ્તમી (= ૧૭મી) વિ. ના. નારી. પેગમખર અરોહ
 જરતોશતની છેાકરીનું નામ; સ્ત્રીતી; the name of
 the second daughter of Zarathustra, q. v.
 સપ્તમી ૧/૧ ય. ૧૩, ૧૩૯.

ત્રીતી (= તૃતીય = Lat. Tertius = Ger.
 Dritte = Third) (ત્રી ઉપરથી) ક્રમ સંખ્યા.
 વિ. ત્રીજું, ૩ જું; third, 3rd; કેતીતી નર. ૧/૧
 વં. ૪, ૨; વં. ૧૪, ૯; વં. ૧૮, ૪૫; ઇજ. ૯, ૯;
 કેતીતી નાન્ય. ૧/૧ (અથવા ક્રિ. અ.) ય. ૧૯, ૩૮;
 કેતીતી ૨/૧ (ક્રિ. અ.) વં. ૧, ૫; વં. ૩, ૪. ૯. ૨૨;
 વં. ૪, ૧૮. ૨૩. ૨૭. ૩૧. ૩૪; વં. ૫, ૫; વં. ૭, ૩૭.
 ૩૯; વં. ૮, ૩૯. ૭૭; વં. ૧૫, ૫; કેતીતી નર. ૨/૧
 વં. ૫, ૩૧; વં. ૮, ૧૦૨; વં. ૯, ૭. ૩૧; વં. ૧૩,
 ૩૩; ઇજ. ૯, ૧૯; કેતીતી નારી. ૨/૧ ય. ૧૭, ૫૯;
 હોદો. નુસ્ક. ૫ (= ય. ૨૨, ૫); કેતીતી ૩/૧ (ક્રિ.
 અ.) વં. ૧૬, ૧૫; જાણીતી સપ્તમીતી સપ્તમીતી
 (ત્રીજી તૃતીયાંશ રાતને માટે, ઈઆને રાતના
 ત્રણ ભાગ માહેલા ત્રીજાને માટે, અંતરે છેલ્લા
 પોહોરને માટે) ૪/૧ વં. ૧૮, ૨૨; જાણીતી નર.
 ૧/૧ આકૂર. ગાહામ. ૯; સપ્તમીતી નારી. ૧/૧ વં.
 ૧૯, ૨૮; ય. ૫, ૬૨; હોદો. નુસ્ક. ૭; સપ્તમીતી
 કેતીતી (ત્રીજી દશ રાત) નારી. ૨/૩ ય. ૮, ૧૮.

દ્વિતી વિ. ના. નર. અંક નામાંકિત પુરુષનું નામ;
 name of an illustrious personage; કેતીતી
 ૧/૧ ય. ૧૩, ૧૨૫.

દશમી (= ૧૦મી = જયોક્ષા = Lat. Deci-
 mus tertius = Ger. Dreizehnte = ૧૩મી)
 (સપ્તમી ઉપરથી) ક્રમ સંખ્યા. વિ. તેરમું, ૧૩ મું;
 thirteenth, 13th; કેતીતી નર. ૧/૧ ય. ૧, ૮;
 કેતીતી નાન્ય. ૨/૧ (ક્રિ. અ.) વં. ૧, ૧૬.

ત્રણમી (= જયોક્ષા = Lat. Tredecim = Ger.
 Dreizehn = ૧૩મી) કેવલ સંખ્યા. વિ. તેર, ૧૩;
 thirteen, 13; જુઓ સપ્તમી

ત્રણપગ (= ત્રિપદ) (જુઓ ત્રણ) સમાસ
 ના. ના-ય. ત્રણ પગ, ત્રણ પગનાં તળિયાંની લંબાઈ;
 three feet, the length of three feet;
 ત્રણપગ ૨/૧ વં. ૯, ૮.

ત્રણબંધ (જુઓ ત્રણ) સમાસ ના. ના-ય. ત્રણ બેંકી;
 three-fold bonds. Comp. ત્રણ, ત્રણબંધ;
 ત્રણબંધ ૩/૩ ય. ૮, ૫૫.

પોષણ (જુઓ ધા. ત્રી) સા. ના. નર. પોષણ;
 આપાદી; nourishment, prosperity; કેતીતી
 ૧/૧ વં. ૨૧, ૭. ૧૧. ૧૫; વીરતા. ય. ૪૯ (= ય. ૨૪,
 ૪૯); કેતીતી ૨/૧ ય. ૧, ૨૨; સપ્તમીતી ૪/૧
 ઇજ. ૯, ૨૭; જાણીતી ૧/૧ ય. ૧૫, ૫૦.

ત્રણમાસ (જુઓ ત્રણ) સમાસ વિ. ત્રણ
 મહીનાનું, ત્રણ મહીનાને લગતું; (a woman with
 child) in the course of three months;
 કેતીતી ૨/૧ વં ૫, ૪૫; વં. ૭, ૬૦.

સ્પિતામા વિ. ના. નર. સંપતિમાનનાં આ-
 નદાનના અંક નામાંકિત પુરુષનું નામ; name of
 an illustrious personage of the family of
 Spitama; કેતીતી ૧/૧ ય. ૧૩, ૯૮.

ત્રીજી (ત્રી ઉપરથી) વિ. અંક તૃતી-
 યાંશ, ત્રીજો ભાગ; one-third; ૩; સપ્તમીતી
 ૩/૧ વં. ૭, ૫૯.

ત્રિશ્વતી (= ત્રિશત = Lat. Tringenta = Ger.
 Dreissig) ક. કેવલ સંખ્યા. વિ. ત્રીશ, તીશ, ૩૦;
 thirty, 30; કેતીતી ૨/૧ વં. ૪, ૧૯. ૨૩. ૨૭.
 ૩૧; વં. ૬, ૧૧; વં. ૮, ૯૪; વં. ૧૨, ૧. ૩. ૫. ૧૫;
 વં. ૧૬, ૧૫; વં. ૧૮, ૭૪; ય. ૧૦, ૧૨૨; ય. ૧૫, ૧૨;
 કેતીતી ૧/૩ ય. ૫, ૧૨૯.

અ. (Lat. Tricesimus = Ger. Dreissigste)
 ક્રમ સંખ્યા. વિ. તીશમું, ૩૦ મું; thirtieth;
 30th; જાણીતી જાણીતી સપ્તમીતી
 કેતીતી આકૂર. ગાહામ. ૧૦.

ત્રિશ્વતી (= ત્રિશત = Lat. Tricenti,
 Triceni = ૩૦૦) (જુઓ ત્રી તથા ત્રણ)
 કેવલ સંખ્યા. વિ. ત્રણસો, ૩૦૦; three hun-
 dred; 300; જુઓ ત્રણ-કેતીતી

ત્રણપગ-ત્રણમાસ (જુઓ ૧ ત્રણમી ક તથા
 ત્રણ) સમાસ ના. ના-ય. ૩૦ પગલાં, ૩૦ કદમ;

* વિભક્તિનો પ્રત્યય અંકવચનનો છે, પણ બીજા
 પુદ બહુવચનનો અર્થ બતાવેલો છે.

thirty paces; **अष्टात्रिंशत्पद** २।१ वं. ३, १७; वं. ५, ४८; वं. ८, ७; वं. ९, ५; वं. १७, ४.

अष्टात्रिंशत् (१ अष्टात्रिंशत् क उपरथी) वि. ३० वपत्त; thirty times; **अष्टात्रिंशत्** २।१ वं. ८, ९८.

अष्टात्रिंशत् (श्रुत्वा २ अष्टात्रिंशत् क तथा **अष्ट**) सभास ना. ना-य. ३०० शियाणा ध्रिम्बाने ३०० वरस; 300 winters (i e., years); **अष्टात्रिंशत्** **अष्ट** १।३ वं. २, ८.

अष्टात्रिंशत् (१ अष्टात्रिंशत् क उपरथी) वि. ३० धातु; thirty-fold; **अष्टात्रिंशत्** १।१५.१०, ११६.

अष्टात्रिंशत् (१ अष्टात्रिंशत् नुं षीश्रुं ३५) केवण संख्या. वि. त्रीश, ३०; thirty, 30; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (त्रयु अने तीश = ३३) १।३ ध्रि. १, १०; ध्रि. ३, १२; वीशता. य. १८ (= य. २४, १८). **श्रुत्वा** नीयेना भोषि.

अष्टात्रिंशत् (श्रुत्वा **अष्टात्रिंशत्** तथा **अष्ट** क) सभास ना. ना-य. त्रीश लोहोडांती टोय —टुंगरा; 30 iron knobs; **अष्टात्रिंशत्** ३।३ वं. १४, ९.

अष्टात्रिंशत् (श्रुत्वा **अष्टात्रिंशत्**) सभास वि. त्रीश गोक्षुने लगता (पत्थर), ध्रिम्बाने गोक्षुमांथी कुंक्षुवने भाटेना ३० (पत्थर); 30 sling (stones); **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** आवेच्छे, तेनी साथे **अष्टात्रिंशत्** अथवा **अष्टात्रिंशत्** (पत्थर) आवेच्छे; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (= गोक्षुने लगता पत्थर) वं. १७, ९; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (तेम्बाना गोक्षुना पत्थर) य. १०, ३९; पयु वं. १४, ९ मां ' पत्थर ' ने भोल गुपत (understood) दीसिछे; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** ३।३ वं. १४, ९.

अष्टात्रिंशत् (गीठ उपरथी) वि. अंशक तृतीयांश, ३; one-third; ३; **अष्टात्रिंशत्** (Geld. **अष्टात्रिंशत्**) २।१ वं. ५, २६; वं. ९, ३२. ३५; वं. ७, ५९; वं. ८, १००; वं. १६, २; वं. १८, ६३. ६४; ध्रि. १६, ७; य. १२,

३; **अष्टात्रिंशत्*** Wester. २।१ ध्रि. ६२, ५; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (= ३) ३।१ वं. २, ११; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (= ३) २।१ वं. २, १५; य. ५, २२; य. १५, ८; य. १६, २६; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (= ३) ४।३ वं. २, १६; **अष्टात्रिंशत्** ४।१ वं. १८, १८. २०. २२; **अष्टात्रिंशत्** ७।१ ध्रि. ११, ७; **अष्टात्रिंशत्** य. १३, २.

अष्टात्रिंशत् (= त्रिस्) (गीठ उपरथी) क) केवण संख्या. वि. त्रयु, ३; three, 3; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (अथवा त्रयु दीयां) (२।३ नी मतलय्ये) वं. ५, ५१; **अष्टात्रिंशत्** (त्रयु महिना) वं. ७, १५; **अष्टात्रिंशत्** (त्रयु आडा) वं. ८, ३७-३९; वं. १६, १२; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (त्रयुसो) वं. ४, ५. **श्रुत्वा** **अष्टात्रिंशत्**, **अष्टात्रिंशत्**

अ) क्रि. अ. त्रयु वपत्त; three times; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (= अलदना नीरंगेकरीने त्रयु वपत्त धात्वे) वं. ७, १५. ७५; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (त्रयु वपत्त धावात्वे करीने) वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** = त्रयु वपत्त अपेक्ष वेळु, तथा त्रयु वपत्त दुक्षत्रोतिमाध (भयु) वं. १८, ४३. ४९; **अष्टात्रिंशत्** ध्रि. १६, ६; नीम्बा. १, १. **श्रुत्वा** नीयेना भोष.

अष्टात्रिंशत् (श्रुत्वा **अष्टात्रिंशत्** अ तथा **अष्टात्रिंशत्** सभास वि. त्रयु वपत्त भयुवानो (कलाम); (holy words) that are to be recited three times; **अष्टात्रिंशत्** नर. १।३ वं. ९, ४६; वं. १०, २. ७. ९. १५.

अष्टात्रिंशत् विशे **श्रुत्वा** **अष्टात्रिंशत्**

अष्टात्रिंशत् (धा. **अष्टात्रिंशत्** नुं षीश्रुं ३५) = पोषयु करवुं, उधारवुं, अंयाववुं; to nourish, to thrive, to protect; **अष्टात्रिंशत्** पू. अ. आत्तने. ३।१ ध्रि. १, १; **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (पोषयु करनाई करवुं) स-नन्त वि. (desider. adj.) नारी. २।१ ध्रि. ६२, ५.

अष्टात्रिंशत् **अष्टात्रिंशत्** = वेहेवुं; to flow, to run; **श्रुत्वा** **अष्टात्रिंशत्**

अष्टात्रिंशत् (धा. **अष्टात्रिंशत्** नुं षीश्रुं ३५) = आपाद थवुं,

* **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** **अष्टात्रिंशत्** (ध्रि. ६२, ५) अ भोषो दाकटर गेधनरनां पुस्तकभां नधी.

रक्षायु यवु, पोषणु यवु; to prosper, to be protected—nourished; 𑂔𑂗𑂢𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰
 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (= ॐनां क्रामिथी रास्ती आमा-
 ६ थाम्मिछे-वधिछे*) अ. ७. आत्मने. ३१ ध्रु. ४६, ७; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ध्रु. ३४, ३ (७. ६. षी खेवा-
 धिशाक्राम्); 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ७. ६. १३ वीरप. १२, ४.

ॐ = हृ = पुरा—तृप्त यवु, संतोष पांमवु; to be satisfied—satiated; ॐ ॐ नीयेना योलो.

ॐ (ॐ ॐ धा. ॐ) सा. ना. नान्य.
 तृप्ति, पुरी, भोज, मन-दिलनी धिछानुं पुरती
 रीते पार पडवु; satisfaction, enjoyment, gra-
 tification of one's desires. Comp. Sans.
 द्वि; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (Geld. 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰) २१ य. ५,
 २६; य. १६, ३२.

ॐ (= हृ) (ॐ ॐ धा. ॐ) ७.
 ६. वि. तृप्त यम्पेलो, पुरा यम्पेलो; छेउनेो ॐ
 ते असल ७. ६. नेो ॐ समलवो; satisfied,
 well-pleased; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. ११ ध्रु. ६, २०;
 ध्रु. ५७, १४; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नारी. २१ य. १३,
 ४२. १००.

ॐ ($\text{𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰} + ॐ$; ॐ ॐ ॐ
 ॐ योलो) समास ना. नारी. त्रयुं डांपली;
 ३ branches or stems; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰
 २३ ध्रु. ५७, ६.

ॐ vide 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰

ॐ 2nd. Per. Possessive Pronoun ; Thy ;
 ताई; ॐ नामने लागे ते नाम प्रभाणे ॐने वचन
 तथा विभक्तिना प्रत्यये लागेछे.† ॐवचनमां-
 ॐ 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (तारा आतरानी भारकृते) नर. ३१
 ध्रु. ५१, ६; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (तारी धनसाईवाणी
 रीति मुलय) नर. ३१ ध्रु. ४३, ५; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰
 ॐ नारी. ३१ ध्रु. ३१, ११; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर.
 ४१ ध्रु. ४३, ६; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. ५१ ध्रु. ४६,

* डेहसीयेक वपते अपूर्ण लूतकालनी मतलय व-
 र्तमान काणना जेवी थायेछे; तेनी जोलासा आमे ॐ-
 ॐ भाई अवस्ता व्याकरण, सई ३०५-३०६.

† वधारे जोलासा आमे ॐ भाई अवस्ता व्याक-
 रण, सई १५५ भा. ६करो २३८ भा.

७; ध्रु. ४७, ५; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ६१ ध्रु. ३१, ३;
 ध्रु. ३२, १३; ध्रु. ३४, ८. ६; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नारी.
 ६१ ध्रु. ४८, ८; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. ७१ ध्रु. ३३, १०;
 ध्रु. ४८, ४. ७; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नान्य. ७१ ध्रु. ४१, ४.

अहुवचनमां— 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. १३ ध्रु. ३२, १; ध्रु.
 ४५, ५; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नान्य. १३ ध्रु. ५१, ४; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰
 २३ ध्रु. ४३, ६; ध्रु. ४४, १२; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नारी.
 ७३ ध्रु. ४३, ७.

ॐ (ॐ ॐ धा. ॐ) सा. ना. नर.
 धास्ती, लय, गभरात; fear, dread, alarm;
 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (७१ नी मतलमे) य. ११, ४. ५;
 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ४१ य. १३, २०; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰
 ५१ ध्रु. ५७, १८; य. ६, ४; य. १७, २५.

ॐ = हृ = ३) न हृपथी नवु, वेहेवु;
 to flow hastily; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 वर्त. आत्मने.
 ३३ य. १०, १४.

ॐ) रोतापी करवी, आलाक यवु, कोरीरा करवी ;
 to hasten, to accelerate, to be active, to
 endeavour. Comp. Pehl. 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 , 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ;
 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 speeding वर्त. ६. आत्मने. नर.
 ११ वं. २२, १६; य. ५, ६. ५. ॐ ॐ नीयेना योलो.

ॐ (ॐ ॐ धा. ॐ) वि. आ-
 लाकी—तेल अक्षनार; bestowing agility—
 sharpness; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. ४१
 ध्रु. ११, १०. ॐ ॐ 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰

ॐ (ॐ ॐ धा. ॐ) सा. ना.
 नान्य. आलाकी, अंमलाई, इशियारी, उद्योग;
 agility, sprightliness; intelligence, indus-
 try; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 (आलाकीथी) (क्रि. अ.) ध्रु.
 २६, २; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 ३१ ध्रु. ३३, ३; ध्रु.
 ४६, १२.

ॐ (𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 उपरथी) अति.
 वि. धिण आलाक—अंमल; most active-ener-
 getic; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. ११ ध्रु. ६, १५; य.
 १०, ६८; 𑂣𑂰𑂣𑂰𑂣𑂰𑂣𑂰 नर. २१ ध्रु. ५७, १३.

ॐ विरो ॐ ॐ ॐ thou तु.

શુભ્રામયકલ (શુભ્રા ધા. યકલ) સા. ના. ના-ય. ખીહીક, ધાસ્તી; dread, fear; શુભ્રા નીચેનો બોલ.

દુષ્ક્રમશુભ્રામયકલ (શુભ્રા ધા. યકલ ઉપરથી) વિ. ધાસ્તી ભરેલું, ભયંકર; dangerous, frightful, dreadful; દુષ્ક્રમશુભ્રામયકલ...દુષ્ક્રમશુભ્રામયકલ roads full of dangers નર. ૬/૩ ય. ૧૩, ૨૦.

સુત્રદામયકલ (ધા. મદામયકલ નું ખીજી ૩૫) = અનાવણું, ઘાટ—૩૫ આપણું; to model, to shape, to form; શુભ્રા નીચેનો બોલ મુલ્યકલમયકલ

મુલ્યકલમયકલ (શુભ્રા ધા. સુત્રદામયકલ) સા. ના.નર. ઘાટ—૩૫ આપનાર; one who shapes —models; મુલ્યકલમયકલ ૧/૩ ય. ૧૯, ૧૮.

અદામયકલ = ક) કાપી નાખણું; to cut off, to destroy; cl. 6; મદામયકલ વર્ત. પરસ્મૈ. ૬ ઠો વર્ગે ૩/૧ વં. ૩, ૪૨; શુભ્રા શુભ્રામયકલ

ખ) કાપી કુપીને આકાર—ઘાટ અનાવણો, ડોળ કાઠાડણું (અસલ); પેદા કરણું; to model, to shape (lit.); to create; મદામયકલ વર્ત. પરસ્મૈ. ૬ ઠો વર્ગે ૩/૨ ઇજ. ૫૭, ૨; શુભ્રામયકલ અ. બુ. આત્મને. ૨/૩ ઇજ. ૨૯, ૧; મદામયકલ શુભ્રામયકલ for whom did ye create me (મને કોણને માટે અથવા શામાટે તમોએ પેદા કર્યા) ઇજ. ૨૯, ૧.

અદામયકલ-મયકલ = કાપણું, કટકા કરવા; to hew (as wood); મદામયકલ મદામયકલ (તેને ઇ-આને લાકડાંને કાપે છે) વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૫, ૨.

અદામયકલ-મયકલ = કાપણું, કાપી નાખણું; નાખ લેવાં; to fell (as trees); to pare off the nails; મુલ્યકલમયકલ* વર્ત. પરસ્મૈ. ૨જી વર્ગે ૩/૧ વં. ૬, ૨; મદામયકલમયકલ મદામયકલ they pare off the nails ૬ ઠો વર્ગે ૩/૩ વં. ૧૭, ૨; મદામયકલમયકલ pare off (the nails) આમા. આત્મને. ૨/૧ વં. ૧૭, ૪; મદામયકલમયકલ શક્યા. પરસ્મૈ. ૩/૩ વં. ૧૩, ૩૨. ૩૪; મદામયકલમયકલ પ્રથા. અ. બુ.

* જાણણું જે એ ધાતુ ૬ ઠો વર્ગને ઠોવા છતાં, કોઈ ૩૫ ૨ જ વર્ગમાંથી આવે છે; શુભ્રા માફે અવસ્તા બ્યકરથ, સંદો ૨૧૮ મો.

પરસ્મૈ. સંશ. ૩/૩ વં. ૮, ૧૦; મદામયકલમયકલ બુત ફૂંદત નારી. ૧/૧ વં. ૧૪, ૧૩.

અદામયકલ-અ = કાપી નાખણું, કાપીને છુટું પાડણું; to cut off; મદામયકલ...મયકલ વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૧૩, ૧૦. ૧૧.

અદામયકલ-મયકલ = ખોદણું, ખણણું; to dig; મદામયકલમયકલ શક્યા. પરસ્મૈ. ૨/૧ વં. ૯, ૬. ૭. ૯; વં. ૧૦, ૧૮.

અદામયકલ-મયકલમયકલ = ઉપર મુકણું, ઉપર ચઢાવણું; to put on; to cover with; -મદામયકલ મદામયકલ (hoofs) covered with gold બુ. ફ. નર. ૧/૩ ઇજ. ૫૭, ૨૭.

અદામયકલ-મયકલ = ક) પેદા—ઉત્પન્ન કરણું (સારી પેદાશોને); to create (good things, beings, &c.); મદામયકલમયકલ અ. બુ. પરસ્મૈ. ૧/૧ વં. ૧, ૨. ૪-૧૩. ૧૫-૧૯; મદામયકલમયકલ ૩/૧ ય. ૧૦, ૫૦; ય. ૧૩, ૮૭; મદામયકલમયકલ શક્યા. પરસ્મૈ. ૨/૩ વં. ૭, ૭૧.

ખ) કાપણું; તૈયાર કરણું; to cut (lit.); to prepare; મદામયકલમયકલ અ. બુ. પરસ્મૈ. ૨/૧ ઇજ. ૧૧, ૭.

ગ) મુકરર કરણું; to fix, to prescribe (the penalty); મદામયકલમયકલમયકલ વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૭, ૭૧. શુભ્રા મદામયકલમયકલ

શુભ્રામયકલ (શુભ્રા ધા. મદામયકલ ક) સા. ના. ના-ય. કાપેલો ભાગ (અસલ.); કટકો; the portion cut (lit.); a part; મદામયકલ ૨/૧ વં. ૨, ૨૦. (પેહેલવી શરેહમાં.)

મદામયકલ (શુભ્રા ધા. મદામયકલ ક) બુ. ફ. વિ. ક) ઠેરવેલું, મુકરર કરાયેલું; appointed, fixed; મદામયકલ મદામયકલ at the appointed time (ઠેરવેલે વખતે) ના-ય. ૪/૧ ય. ૫, ૧૨૯; મદામયકલમયકલ ના-ય. ૬/૧ ય. ૮, ૧૧; ય. ૧૦, ૫૫.

ખ) અનાવેલું, પેદા કરાયેલું; made, created; શુભ્રા મદામયકલમયકલ

શુભ્રામયકલ-મદામયકલ (શુભ્રા મદામયકલ ખ) તથા મદામયકલ (ક) સમાસ ના. નારી. પેદા કરાયેલું—અનાવેલું શરીર; the body made or created

અચર અચર અચર અચર ૩૧ ઇ. ૧૯, ૮. Geld.
અચર અચર અચર અચર

અચર વિશે જુઓ જા તથા અચર

અચર (અચર ઉપરથી) વિ. (Pronomi-
nal adj.) તારા જેવો; like Thee; the One
like Thee; અચર (તારા જેવો, તુને મલતો,
તારી સંક્રતો) નર. ૧/૧ ઇ. ૩૧, ૧૬; ઇ. ૪૪,
૧. ૬; ઇ. ૪૮, ૩.

૧ અચર (જુઓ ધા. અચર ૩) સા. ના.
ના-ય. આસ્માન; આકાશ તથા જમીન વચ્ચેની
ખાલી જગા, વાતાવરણ; the sky; the space
'between the earth and the sky; the
atmosphere; અચર રો ૧ વં. ૩, ૪૨; ય. ૧૦,
૬૬; નીઆ. ૧, ૮; નીઆ. ૨, ૮; અચર ૧/૧
વં. ૧૬, ૧૩. ૧૬; વીશ્વા. ય. ૨૪ (= ય. ૨૪, ૨૪).

૨ અચર (જુઓ ધા. અચર ૫) વિ.
શીતાળ, જલપવાળું, ચંચલ; speedy, swift;
અચર (શીતાળીથી) રો ૧ (ક્રિ. અ.) ઇ. ૧૧,
૭; ય. ૧૦, ૫૨; ય. ૧૩, ૩૬; અચર
અચર with a swift step (શીતાળ પગલાં—
કદમથી) રો ૧ ય. ૧૦, ૫૨.

૧ અચર = ખીલીવડાવવું; to frighten; જુઓ
અચર, અચર

૨ અચર = ખીલીવું, ધ્રુણવું; to fear, to tremble;
cl. 1; અચર વર્ત. પરસ્મૈ. ૧ લો વર્ગ ૩/૧
વીશ્વા. ય. ૨૭.

અચર (જુઓ ધા. અચર) વિ. ચલકવું,
તીક્ષ્ણ; glittering, sharp; અચર અચર
અચર Thou art gazing with Thy
glittering eyes (તીક્ષ્ણ આંખોથી તું જોયો છે)
(૩૨ ને અદલ) ઇ. ૩૧, ૧૩.

અચર = ચિલ્લ = ચલકવું, પ્રકાશવું; to shine, to
glitter; Comp. rt. અચર (in અચર);
જુઓ અચર

અચર વિશે જુઓ જા thou તું.

અચર વિશે જુઓ જા તથા અચર thou તું.

અચર (જુઓ ધા. અચર ૫) સા.
ના નર. પદા કરનાર, બનાવનાર, ધાટ ધડનાર;
Creator, Maker, Modeller; અચર
૧/૧ ઇ. ૨૯, ૬; અચર ૨/૨ ઇ. ૫૭, ૨;
અચર ૨/૨ ઇ. ૪૨, ૨.

અચર વિશે જુઓ જા thou તું.

અચર (જુઓ ધા. અચર) સા. ના. નારી.
ધાસ્તી, ભય; fear, dread; અચર રો ૧ ય. ૧૦,
૨૩; અચર રો ૧ ય. ૧૦, ૩૭.

અચર (જુઓ ૧ ધા. અચર વર્ત. ૬. વિ.
ખીલીવડાવે તેવું, ધાસ્તી—ભયભરેલું; dreadful;
frightful; અચર + અચર = અચર
most dreadful (super. adj.) = ધ્રુણ જ ધાસ્તી
ભરેલું; - અચર અચર જગા-
ઓમાંની ધ્રુણ જ ધાસ્તી ભરેલી (જગાઓ) માં
ના-ય. ૭/૩ વં. ૨, ૨૩.



અચર એ દર્શક સર્વનામનું ખીજું રૂપ. તે, આચર;
a soft form of અચર (demon. pro.); vide
અચર; અચર સર્વનામનાં ધાડાંક રૂપો અચર ઉપરથી ની-
કાળ્યાં છે, જેમકે અચર, અચર, અચર; અચરના વધારે
ખોલાસા માટે જુઓ અચર ખોલ તથા માઈ અ-
વસ્તા વ્યાકરણ, સંક્રા ૧૪૧—૧૪૨.

અચર (અચર ઉપરથી) વિ. દેશને લ-
ગતું; belonging to the country; અચર
નર. ૧/૨ વીરપ. ૧૨, ૫.

અચર (જુઓ અચર તથા અચર)
અચર સમાસ વિ. દેશમાં ફરતો—ફેરી ખાતો; rang-
ing or going round through the country;
અચર નર. રો ૧ વીરપ. ૩, ૩; ગેહ
૪, ૮; અચર ૧/૧ ય. ૨૪, ૧૭.

અચર (અચર તું ખીજું રૂપ;
જુઓ તે ખોલ) અતિ. વિ. ધ્રુણ જ ડહાપણવાળો;
wisest (super. adj.). Comp. અચર,
અચર; positive deg. અચર wise;
અચર ૭/૩ વીશ્વા. ય. ૪૨.

अवस्था (= ५५) सा. ना. नारी. देश; a country; a province. Comp. **अवस्था**; **वेस्तरगाँउ** **अभि** **जो** **लने** **अवस्था** **क्षी** **धि** **छे**. **अवस्था** १/१ य. १३, ६६; **अवस्था** २/१ य. १०, २. २६; **अवस्था** ३/१ (**अ** **नी** **मतलमे**) वं. १०, ५. ६. १०. १३. १४; **अवस्था** ४/१ वं. ४, २; य. १३, ६६; य. १६, १६; **अवस्था** ४/१ य. ५, २६; **अवस्था** ५/१ **छि**. ५७, १४; य. १, १७; य. १४, ३३; **अवस्था** ६/१ वं. १, १७. १६; वं. २, २४. ३०. ३८; वं ७, ४१. ४२; वं. ६, ३७; वं. १०, ५. ६. ६. १०. १३. १४; य. १०, २७; य. १३, १८. ६६. १२५. १२७; **छि**. ६८, १५; **वी** **स्प**. ३, २; **अवस्था** ६/१ (**अ** **नी** **मतलमे**) वं. १३, ५६; **अवस्था** ७/१ **छि**. ६, २४; **अवस्था** ७/१ **छि**. ६, २८; **वी** **स्प**. १२, ५; **अवस्था** १/३ य. ८, ६. ५३; य. १०, १०१; **अवस्था** २/३ वं. १६, ४१; य. १०, ४८. ७८; य. १३, ४८; **अवस्था** (**अ** **ने** **अदले**) २/३ य. ८, ६; य. १६, ६८; **अवस्था** ४/३ वं. ३, २७; य. ८, ४७. ६१; य. १०, ४. २६; य. १४, ५३; **अवस्था** ८/३ य. ८, २६. **अवस्था** **अवस्था**, **अवस्था** तथा **नी** **ये** **ना** **जो** **लो**.

अवस्था (**अवस्था** **धा** **नी**) सभास ना. नर. देशने **आ** **ली** **करे** **नार**—**छि** **उ** **करे** **नार**; making the country desolate (lit. empty); **अवस्था** १/३ य. १०, ७५.

अवस्था (= ९५५५) (**अवस्था** **१** **अवस्था**) सभास ना. नर. देशने **ध** **ए** **ली**—**सा** **हे** **अ**; the ruler (lit. master) of a country; the lord of a province; **अवस्था** १/१ वं १६, ६; य. १०, १८. ७८. ८३; य. १४, ३७; य. १५, ३१; **वी** **श्ता**. य. ४८ (= य. २४, ४८); **अवस्था** २/१ वं. ७, ४१; वं. ६, ३७; **छि**. २, ११; **वी** **स्प**. ३, २; य. १०, १४५; **अवस्था** **अवस्था** the wife of the lord of a province (देशने **ध** **ए** **ली** **नी** **आ** **छि** **डी**) २/१ वं. ७, ४२; **अवस्था** ४/१ य. १०, १७; **अवस्था** ६/१ वं. १०, ५. ६. १०. १३. १४; **छि**. १, ११; **छि**. १३, १; **वी** **श्ता**. य. १६ (= य. २४, १६); **अवस्था**

८/१ **छि**. ६, २७; **आ** **कू** **री**. **पे** **ग** **म**. **व** **र**. १ (= य. २३, १); **अवस्था** १/३ य. ५, ८५; य. १०, ८; **अवस्था** २/३ य. १०, १८; **अवस्था** (२/३ **ने** **अदले**) **आ** **कू** **र**. **गा** **हा** **म**. १४ तथा **द** **रे** **क** **आ** **कू** **र** **गा** **ना** **मा** **अ** **ना** **कर** **दा** **मा**; **अवस्था** **अवस्था** १/३ य. ५, ८५.

अवस्था (**अवस्था** **अवस्था**) सभास ना. ना-य. देशने **ल** **झ** **छि**; the war of a country; the strife of the conflicting nations; **अवस्था** ७/१ य. १०, ८; य. १५, ४६.

अवस्था (**अवस्था** **अवस्था**) सभास वि. देशने **आ** **आ** **द** **कर** **नार**; rendering the country prosperous; epithet of **अवस्था**; **अवस्था** **अवस्था** **अवस्था** नारी. २/१ **छि**. ६५, १; य. ५, १; य. १३, ४; **नी** **आ**. ४, २.

अवस्था, **अवस्था** (**अवस्था** **अवस्था**) सभास वि. देशने **की** **मत** **ने** **द** **लो**, देशने **की** **मत** **ने** (**को** **ल**); (a contract) of the amount or value of a country; **अवस्था** नर. १/१ वं. ४, २. ४. १०; **अवस्था** २/१ वं. ४, ४; **अवस्था** नर. २/१ वं. ४, १६.

अवस्था (**अवस्था** **अवस्था**) सभास ना. नारी. देशने **धर्म**; देशने **राज्य**, देशने **सत्ता** (**दार** **मे** **तथा** **मि** **ह** **स**); **देश**, **आ** **पी** **कुं** **वतन** (**हार** **ले**); the religion of the country; the authority of the country (**Dar** **and** **Mills**); one's own country (**Har**); **अवस्था** २/१ **छि**. ६२, ५; **छि**. ६८, ५; य. १०, ६७; **नी** **आ**. ५, ५.

अवस्था **वि** **शे** **अवस्था** १ **धा** **अ** to give **आ** **प** **वुं**.

अवस्था (**अर्थ** **अ** **यो** **क** **स**) **न** **ग** **ली** **न** **न** **वर** (**हार** **ले**, **मि** **ह** **स** **तथा** **दार** **मे**); a savage animal; **अवस्था** **अवस्था** ६/३ य. १३, ७४; **अवस्था** ६/३ **छि**. ३६, २; य. १३, १५४.

अवस्था, **अवस्था**, **अवस्था** **अभि** **जो** **लो** **वि** **शे** **अवस्था** १ **धा** **अ**

अवस्था **वि** **शे** **अवस्था** १ **तथा** **२** **धा** **अ**

* Wester. **अवस्था**; Comp. Per. ४३ a village.

अपराधम्, हेनराधम्, अपराधम् चि जालो

विरो शुच्यो २ धा. ३

अपराधम् विरो शुच्यो १ धा. ३

अपराधम् विरो शुच्यो धा. ३

अपराधम् विरो शुच्यो २ धा. ३

अपराधम् (शुच्यो धा. ३) सा. ना. नर. इगारो;

a deceiver; अपराधम् १/१ छिन्. ४८, २.

अपराधम् (= अप + अधम्; शुच्यो अधम्)

तथा १ धा. अप समास वि. देशने लायिकनुं, देशने भाटे जेधिये तेयुं; (जेधिये) देश भेजवेलु अथवा स्थापेलु (दारभे.); fit for the country; (those) who have conquered or founded the country (Dar.); अपराधम् नर. २/३ य. १३, १५१.

अपराधम् (शुच्यो धा. ३) सा. ना. ना. य.

इगारि, लुआरि; deceit, roguery; अपराधम् १/३ छिन्. ३२, ३; छिन्. ४८, १.

अपराधम् (= द्वितीय) क्रि. अ. पीछ वपते,

पीछ वार, इरीथी; a second time, once more (adv.); अपराधम् २/१ (क्रि. अ.) छिन्. ४५, १.

अपराधम् अपराधम् ३५ अपराधम् छे. संस्कृतना शिखातना इने अपराधम् मां नीकणी गय्येला हतो ते, अपराधम् मां पाछो सणवन थयो.

अपराधम् (धा. अपराधम् नुं गाथा ३५. शुच्यो ते

धातु) = [धकारवुं, दुःख देवुं, क्रिना—कपट रायवो; to hate, to torment, to harbour revenge; Gāthic form of अपराधम्; अपराधम् वर्त.

परस्मै ५६ उ/३ छिन्. ३२, १; अपराधम् वर्त. इ. परस्मै. ४/१ छिन्. ३४, ४.

अपराधम् (शुच्यो अपराधम्) वि. क्रिना-

आर, कपटी, दुष्ट; revengeful, spiteful, evil; अपराधम् नर. ६/१ छिन्. २८, ९.

अपराधम् (शुच्यो धा. ३) सा. ना. नारी. इ-

गारि, लुआरि; deceit, roguery; अपराधम् १/१ वं. २, २६. ३७.

अपराधम्) वि. ना. नर. इगारि—लुआरि देव; the Demon of Deceit-Roguery; अपराधम् १/१ वं. १६, ४३.

अपराधम् विरो शुच्यो धा. ३

अपराधम् (= अप + अधम्) (शुच्यो धा. ३) सा.

ना. नारी. इ) दीन, धर्म, धिनो तरीका—इरमान; religion, religious law or mandate; also, the angel presiding over the Zoroastrian religion: she is invoked in company with Chistâ; vide अपराधम्; अपराधम् १/१ वं. ३, ४१. ४२; वं. ५, २१; वं. १०, १८; य. ११, ३; य. १७, १६; वीरता. य. ५२ (= य. २४, ५२); अपराधम् १/१ छिन्. १६, १५; छिन्. ४४, ११; छिन्. ५१, १३. *२१; छिन्. ५४, १; अपराधम् २/१ वं. २, १. २. ४२; वं. ३, ३१. ४०; वं. १८, १-४; वं. १६, २. ६. ७. १३. १६; छिन्. १२, ६; छिन्. १३, २; छिन्. १६, २; छिन्. ४४, ६. १०; छिन्. ४६, ५; छिन्. ५३, २; वीर्य. ७, २; य. ८, ५६; य. १६, १; य. १६, ८४; नीआ. १, ८; नीआ. २, ८; अपराधम् (२/१ ने यद्वे) वं. १८, ६; अपराधम् ३/१ वं. ३, १; छिन्. ५७, २४; य. १०, ६२;

अपराधम् ३/१ छिन्. ४५, ११; छिन्. ४६, ४; अपराधम् ४/१ छिन्. ४६, ७; छिन्. ५१, १७; य. १९, १७; य. १०, ६४; अपराधम् ६/१ वं. २, ३. ४; वं. ३, ३०; वं. ६, २. ४७. ५२; छिन्. ७०, ३; वीर्य. ६, १; य. ११, १६. २१; य. १६, ०. २०; गेह २, ७; अपराधम् ९/१ वीर्य. १२, ३; अपराधम् ८/१ छिन्. ८, ३; य. ८, २३. २६; अपराधम् २/३ छिन्. ३३, १३; छिन्. ३४, १३; य. १३, ७४; अपराधम् २/३ छिन्. ३१, ११. शुच्यो अपराधम्, अपराधम्, अपराधम्-देव, अपराधम्

अपराधम्) दीनदार भायुस, दीनना होकम मुन्य अलनार; a religious man; one who follows the mandates of religion; अपराधम् ३/३ छिन्. ५३, ५; अपराधम् ४/१ छिन्. ७, २४; छिन्. ४०, १.

अपराधम्) दीनत, अंतःकरण, साई नरसु जेवानी—समन्यवानी शक्ति; conscience, the sense of justice; the faculty of discerning good from evil; अपराधम् १/१ छिन्. ३१, २०; छिन्. ४९,

* ३/१ (स्वीयन, दारसे वथा भिद्व) छिन्. ५१, २१.

ॐ) वं. ७, ३७. ३६; ॐ २/१
 वं. ७, ५३ (पेहेलवी शरैहमां); य. ५, १०६;
 ॐ ६/१ य. ६, ३०; ॐ
 १/३ य. ५, ६४; ॐ २/३ आहूरं. गाहाम.
 १७ तथा दरैक आहूरंगानना नामना
 करहामां; ॐ ४/३ वं. ७, ३६. ३७;
 ॐ ६/३ वं. १८, ६२; वं. १६, २६.
 २६. ४१; य. ५, ६८. ७७; य. ११, ४. ॐ
 ॐ

ॐ विरो ॐ देवी Daevi.

ॐ (ॐ) ॐ

'तथा धा. ॐ) समास ना. नर. देवने छत्रनार—
 पूज्यनार, भूर्तिपूजक; a worshipper of the
 Daevas; an idol worshipper. Comp.
 ॐ १/१ वं. ७, ५५. ५६;
 वं. ८, ३१. ३२; ॐ १/३ य. ११, ६;
 य. १४, ५४; ॐ २/३ वं. १६, ४६.

ॐ (ॐ) वि. देवने ल-
 गतो, देवनी संकतो; following (the doctrines
 of) the Daevas; ॐ ३/३ छत्र. १२, ४.

ॐ (= देवी) (ॐ) नी नारी नती)
 सा. ना. नारी. देवी; a Daevi, a female Daeva;
 ॐ १/१ वं. १८, ३१. ३४. ३७. ४०. ४३. ४६. ४८.
 ५४. ५७; ॐ २/१ छत्र. ६, ८; य. ५, ३४; य.
 १४, ४०; ॐ ॐ कारांत ६/१ छत्र. ५७, १५;
 ॐ Geld. ८/१ वं. ८, २१; ॐ १/३ छत्र.
 १०, १; ॐ १/३ य. ११, ६.

ॐ (ॐ) तथा - ॐ
 ॐ) समास ना. नान्य. देवथी नीपणवुं मोत,
 दरद-गलीआध-नलसातथी नीपणवुं मोत (पुदरती
 मोतथी उलदुं); death produced by the Dae-
 va; death brought on by disease, filthiness,
 plague, &c. (opposed to natural death);
 ॐ २/१ वं. १७, १. ॐ
 (Wester. & Geld.).

ॐ (ॐ) तथा - ॐ
 ॐ) समास. ॐ. ६. वि. देवथी उत्पन्न थम्मिलु;
 (evils) produced by the Daevas; ॐ

ॐ ॐ ॐ
 to withstand the evil done by the Daevas
 (देवथी उत्पन्न थम्मिली अपराधीनी सांभे थवाने
 मोटे) नान्य. ६/१ य. १३, १३७.

ॐ (ॐ) समास. ६. वि.
 देवने तोउतो—भारतो—भारनार; (holy words)
 smiting the Daevas; ॐ . . . ॐ
 (देवने तोउतारा दीनना कलामो) २/३ गेह २, ६.

ॐ (ॐ) समास वि.
 देवनी तोअम—अुनीआदने; (creation) of
 the breed of the Daevas; ॐ
 नारी. ८/१ वं. ८, २१.

ॐ (= ॐ = ॐ) (ॐ)
 ॐ) समास ॐ. ६. वि. देवथी मारिलु; smitten
 by the Daevas; ॐ . . . ॐ
 from the body smitten by the Daevas
 नारी. ५/१ वं १६, २०.

ॐ (= ॐ = ॐ)
 (ॐ) समास ना. नर. देवने दोस्त;
 देवने आहानार; a friend of the Daevas;
 one who is attached to the Demon-gods;
 ॐ १/३ छत्र. ३२, ४.

ॐ (ॐ) अति. वि.
 ॐ) धशुल देवना जेवो, देवनी आसियत धशुल
 राअनारि; the most Daeva-like or demoniac.
 ॐ) देवोमां सडथी भेडोटा-पेडेहो; the fore-
 most among the Daevas; ॐ १/१
 वं. १६, ४३; ॐ २/३ य. ३, १४.

ॐ (ॐ) समास वि.
 देवना मार्ग उपर—रीतप्रमाणे आलनार, देवनी रस-
 मनुं, देवना क्रम्मिदानुं; following the doctrines
 or ways of the Daevas; ॐ १/१
 वं. १८, १६; २१. २२; छत्र. ६, ५; ॐ
 (२/१ ने अदले) वं. १६, ४६; ॐ नारी.
 १/१ य. १०, ५०; य. १२, २३; ॐ १/१
 २/१ वं. १, २. १६; वं. १६, ५. ४३; ॐ
 ॐ २/१ य. १३, ६०; ॐ
 नान्य. २/१ वं. १६, ५; ॐ ५/१ छत्र.

५७, २५; ४०५५-६१७५ नर. ६/१ वं. ७, २७; ६१८. १६, ८.

द्वि-६१७५ Wester. (शुचि ६१७) समास ना. नारी. देवने लगतो दृश्य, देवनी संकृते दृश्य; the fiendish Druj; ४०५५-६१७५ ८/१ वं. ८, २१. Geld. ४०५५-६१७५

द्वि-६१७५ (शुचि ६१७) समास अ. कृ. वि. देवतुं वावेलुं, देवथी उत्पन्न थ-यमिदु; produced by the Daevas; ४०५५-६१७५ ६/१ य. १३, १३०; ४०५५-६१७५ नारी. ८/१ वं. ८, २१.

द्वि-६१७५ (शुचि ३ ६१७) समास वि. देवनी रीत-रसमनी, देवनी राहे आलनार; following the doctrines or ways of the Daevas; ४०५५-६१७५ ४०५५-६१७५ नारी. ८/१ वं. ८, २१.

द्वि-६१७५ (शुचि ६१७) सा. ना. नर. स्वप्नो, उधमां नर पडतो देयाव, वेहेम, य्याल; vision, a phantom, a mental illusion; ६१७५ ६/३ य. १३, १०४.

द्वि-६१७५ सा. ना. दगाध; अथवा नर, अंय; deceit, fraud (rt. ६१७ इत् to deceive); or, eye, sight (for ६१७; rt. ६१७ थी to see); ६१७५ २/१ वं. १६, ४५; ६१७५ ५. १६, ५७.

द्वि-६१७५ (असल इय ६१७५; शुचि ६१७) सा. ना. ना-य. दगाध; कुरैय; fraud, deceit; शुचि ६१७५

य) वि. कुरैयवाणे, दगाध करनार; perfidious, treacherous; ६१७५-६१७५ (Geld. ६१७५) दगाध-कुरैयवाणे य्प्रति नामनो देव न. १/१ वं. १६, १.

द्वि-६१७५ (६१७५ क उपरथी) वि. दगाध-कुरैयवाणु; अथवा दोनपी; perfidious; or, infernal. Comp. ६१७५. ४०५५-६१७५ (Geld. ४०५५-६१७५) नर. ६/१ वं. १६, ४७.

द्वि-६१७५ सा. ना. दोनय; hell. Comp. ६१७५;

द्वि-६१७५ (Wester. ६१७५) ५/१ य. ४, ७.

द्वि-६१७५ (शुचि ६१७) वि. दगाधो, दगाधो नये; deceivable; शुचि ६१७५

द्वि-६१७५ वि. पश्चिम तरकतुं; western; यि जोलनी समनः- ६१७५ = बोषा = ६१७५ = Fr. Dos = पीड, रात थवानी दिशा, ने दिशा तरक ओररीद गरय थवानी अंधाड-रात यामिहे ते दिशा; ६१७५ ६१७५ = पश्चिम दिशानु-तरकतुं; ६१७५ २/१ वं. १, १६ (Wester.); ४०५५-६१७५ ७/१ ६१८. ५७, २६; ५. १०, १०४.

द्वि-६१७५ (६१७५ नु पीशुं ३५) सा. ना. नारी. देश; a country, a region; ६१७५ २/१ ६१८. ३१, १८; ५. १, १७; ५. १०, १८. ११२; ६१७५ ६१७५ २/१ वं. ८, १०३; ६१८. ६२, ५; ४०५५-६१७५ ६/१ ६१८. ३१, १६; ६१८. ४६, १. ४; ४०५५-६१७५ २/२ य. १०, ११७; ६१७५ ६/३ वं. १६, ३६; ६१८. १, ११; ६१८. २, ११; ६१८. ४२, ६; ६१८. ४८, १०; ५. ५, २२. ४६; ५. ६, ३१; ५. १०, १८. २६. ६८. १४५; ५. १३, १४३. १४४; वीरय. १२, १३. ४०५५-६१७५ ६/३ ६१८. ८, ७. शुचि नीये.

द्वि-६१७५ (६१७५ उपरथी) क) वि. देशने लगतो, देशने; pertaining to the country or region; ६१७५ नर. १/१ ६१८. १६, १८; ४०५५-६१७५ O Mithra, lord of the country ! (अयि देशना सरदार मेहेर ६१७५ !) नर. ८/१ य. १०, ११५.

य) सा. ना. नर. देशने मालिक-धरुी; the lord of the country; ४०५५-६१७५ ६/१ वीरय. १, ६. ४०५५-६१७५ the Fravashis of the lords of the countries नारी. २/३ ६१८. २६, १; ५. १३, २१.

ग) वि. ना. नर. देशनी पासयानी करनार कुरैयवाणु, दव्युम; the guardian angel of the country; Dahvyuma; ४०५५-६१७५ २/१ ६१८. २, ५; गेह ३, ६; ४०५५-६१७५ ४/१ ६१८. १, ५; ६१८. ३, ७; गेह ३, १; ४०५५-६१७५ ६/१ गेह ३, ७.

अशुभ्र/अशुभ्र/अशुभ्र वि. ना. नर. नामाङ्कित पुरषवृत्तं नाम; name of an illustrious personage; lit., famous in the country; अशुभ्र/अशुभ्र/अशुभ्र ६/१ य. १३, ११६.

अशुभ्र, अशुभ्र = अशुभ्र = बह् = दहनरी नाशवृत्तं, आ-
शुभ्र; to burn, to scorch; cl. 1; अशुभ्र
वर्त. परस्मै. ३/१ छन्द. ७१, ८. शुभ्र/अशुभ्र = १२०

अशुभ्र-अशुभ्र = अशुभ्र-बह् = आणी नाशवृत्तं, दहनवृत्तं; to
burn; अशुभ्र-अशुभ्र अ. लू. संश. परस्मै. ३/१
व. १५, ४.

अशुभ्र-अशुभ्र = अशुभ्र-बह् = साथे आणी नाशवृत्तं, नारा
करणे; to burn up; to destroy; अशुभ्र-अशुभ्र
वर्त. परस्मै. ३/१ व. ५, ६.

अशुभ्र (अ + अशुभ्र नुं नरम ३५; शुभ्र/अशुभ्र १ धा.
अशुभ्र) सा. ना. नाश. ने आपिबुं ते* (असल.);
अक्षेरा; what is given (lit.); a gift; अशुभ्र
१/३ छन्द. २७, १३.

अशुभ्र, अशुभ्र, अशुभ्र, अशुभ्र अ
बोला विरो शुभ्र/अशुभ्र १ तथा २ धा. अशुभ्र

अशुभ्र (अशुभ्र नुं गाथा ३५; शुभ्र/अशुभ्र ते
बोला) वि. दानाव, उहापशुवणो; wise, discreet;
अशुभ्र नर. ३/१ छन्द. ४६, १७.

अशुभ्र लू. कृ. वि. ताये थम्पेला, बोला; शिमे-
ला; subdued; mild (orig. अशुभ्र + अशुभ्र); rt.
अशुभ्र = बह् to be tamed; or, learned (rt.
अशुभ्र to know); अशुभ्र य. १५, ४०.

अशुभ्र (= दन्त = Lat. Dens = Fr. Dent =
Gr. Odontos = Ger. Zahn = Goth. Tun-
thus = Tooth = دند) (शुभ्र/अशुभ्र धा. अशुभ्र)
सा. ना. नर. दांत; a tooth; अशुभ्र धातुनो वर्त. कृ.
अशुभ्र थधने १ प्रत्यय लागीने राइआतनो =
नीकणी गयाथी अशुभ्र थयुं. नीकणी गम्पेला =

* अशुभ्रभा Gift बोला अशुभ्र प्रभाषेना छे. —
ने आपिबुं ते, Give नो लुतकंदत Give + t = Gift.
† असल बोला. Dent + s; नीकणी गम्पेला t, पीछ
विभक्तिओभां पाछे आवेछे; ने भडे dentis ६/१.

श्रीक आषामां आवेलाछे, (Gr. Odontos). शुभ्र/अशुभ्र
अशुभ्र/अशुभ्र/अशुभ्र

अशुभ्र वर्त. कृ. आपतां; अथवा करवा मांडतां;
giving forth (rt. अशुभ्र to give); or, setting
about (rt. अशुभ्र = धा.); अशुभ्र नर. १/३ छन्द.
३२, ४.

१ अशुभ्र = बह् = करडवृत्तं, दांत पाडवा, दंभ देवा;
to bite, to gnaw, to sting. Comp. rt. अशुभ्र;
शुभ्र/अशुभ्र, अशुभ्र

२ अशुभ्र = बह्, बह् = ज्ञेयुं; उहालुं थयुं; to see,
to be wise; शुभ्र/अशुभ्र अशुभ्र

अशुभ्र विरो शुभ्र/अशुभ्र १ तथा २ धा. अशुभ्र

अशुभ्र (अशुभ्र विरो शुभ्र/अशुभ्र १ धा. अशुभ्र) सा. ना.
आपवृत्तं; giving; शुभ्र/अशुभ्र अशुभ्र/अशुभ्र

अशुभ्र विरो शुभ्र/अशुभ्र अशुभ्र/अशुभ्र

अशुभ्र (अशुभ्र विरो शुभ्र/अशुभ्र १ धा. अशुभ्र) सा. ना.
नाश. आपवृत्तं, अक्षेरा; giving, bestowing.
Comp. अशुभ्र; अशुभ्र नाश. १/१ छन्द. ३४, १३.
आम्मे डेकालुं अम्मेना अर्थ 'अक्षेरा, आपनार'
लायु पडरो.

अशुभ्र शुभ्र/अशुभ्र १ तथा २ धा. अशुभ्र

अशुभ्र विरो शुभ्र/अशुभ्र २ धा. अशुभ्र

अशुभ्र, अशुभ्र, अशुभ्र, अशुभ्र,

अशुभ्र अम्मे बोला विरो शुभ्र/अशुभ्र १ तथा २ धा. अशुभ्र

अशुभ्र विरो शुभ्र/अशुभ्र १ धा. अशुभ्र

अशुभ्र, अशुभ्र (from अशुभ्र q. १.)

उत्पन्न करवानी शक्ति धरावतुं (मिल्स. तथा
दारने.); creative (M. & Dar.); अशुभ्र/अशुभ्र
अशुभ्र/अशुभ्र ३/३ (२/३ नी मतलमे) छन्द. ५८, ६;
अशुभ्र/अशुभ्र छन्द. ५८, ६.

अशुभ्र, अशुभ्र } अम्मे बोला विरो शुभ्र/अशुभ्र
अशुभ्र, अशुभ्र } अम्मे १ धा. अशुभ्र
अशुभ्र

𐬀𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎) 𐬎. 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎,
𐬎𐬎𐬎—𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎; tameable, mild; orig.
𐬎 + 𐬎𐬎𐬎; redupl. form; rt. 𐬎𐬎 to tame ;
or, biting, sharp-toothed (rt. 𐬎𐬎𐬎 to bite);
𐬎𐬎𐬎𐬎𐬎. . . 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎/𐬎 𐬎. 𐬎𐬎, 𐬎𐬎.

𐬎𐬎𐬎𐬎𐬎:— 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎𐬎𐬎𐬎 𐬎𐬎
do not deliver me into the hands of the
fiend (Dar.) Yt. 24, 50.

𐬎𐬎𐬎𐬎𐬎, (𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎) 𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎-𐬎.
𐬎𐬎𐬎𐬎𐬎; creation ; 𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎.

𐬎𐬎𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎𐬎𐬎𐬎. (𐬎𐬎𐬎𐬎.); 𐬎) 𐬎𐬎. 𐬎𐬎.
𐬎𐬎. 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎; Creator, Maker ;
(𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎), 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎-
𐬎𐬎𐬎; Bestower, Giver ; (𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎)
𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎, 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎
𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎; 𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎. 𐬎, 𐬎𐬎; 𐬎. 𐬎,
𐬎𐬎; 𐬎. 𐬎𐬎, 𐬎; 𐬎. 𐬎, 𐬎𐬎; 𐬎. 𐬎𐬎, 𐬎𐬎; 𐬎.
𐬎𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎. 𐬎𐬎, 𐬎. 𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎;
𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎. 𐬎𐬎, 𐬎; 𐬎𐬎. 𐬎𐬎, 𐬎; 𐬎𐬎. 𐬎𐬎,
𐬎; 𐬎. 𐬎𐬎, 𐬎𐬎. 𐬎𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎.

𐬎) 𐬎𐬎, 𐬎 𐬎𐬎 𐬎𐬎𐬎𐬎; the tenth month ;
𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎𐬎.

𐬎) 𐬎𐬎 𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎; the fifteenth day of
the month ; 𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎. 𐬎.

𐬎𐬎𐬎 (= 𐬎𐬎 =) 𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎-𐬎. 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎—𐬎𐬎𐬎𐬎𐬎; wealth, a valued
possession, property ; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎

𐬎𐬎𐬎𐬎 (= 𐬎𐬎 = 𐬎𐬎𐬎) 𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎-𐬎. 𐬎𐬎𐬎 𐬎-
𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎, 𐬎𐬎𐬎; a kind of weight ;

* 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎.

† 𐬎𐬎𐬎𐬎 𐬎𐬎 ' 𐬎𐬎𐬎 ' 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 ' 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 ' 𐬎𐬎𐬎𐬎 ' 𐬎𐬎-
𐬎𐬎, 𐬎𐬎𐬎, 𐬎𐬎𐬎 𐬎𐬎—𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎-
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎; 𐬎𐬎𐬎 𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎.

a dinar (indecl.); 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎
𐬎𐬎𐬎) 𐬎/𐬎 𐬎. 𐬎𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 (𐬎𐬎 𐬎𐬎𐬎)
(𐬎𐬎 𐬎𐬎 𐬎𐬎𐬎𐬎) 𐬎. 𐬎𐬎, 𐬎.

𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎 to deceive 𐬎𐬎𐬎.

𐬎𐬎𐬎𐬎𐬎 𐬎. 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎;
foiled, defeated, smitten ; 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎) 𐬎𐬎. 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎.

𐬎𐬎, 𐬎𐬎𐬎 = 𐬎𐬎𐬎, 𐬎𐬎 = 𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎
𐬎𐬎𐬎; to deceive, to beguile ; 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎
𐬎𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎.
𐬎𐬎𐬎𐬎. 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎;
𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎𐬎𐬎. 𐬎/𐬎 𐬎𐬎.
𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎𐬎) 𐬎𐬎. 𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎𐬎𐬎.
𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎
whom no one deceives (𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎) 𐬎𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎𐬎𐬎. 𐬎/𐬎
𐬎𐬎. 𐬎𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎𐬎 = 𐬎𐬎𐬎𐬎 (causal).
𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎

𐬎𐬎𐬎 = 𐬎𐬎, 𐬎𐬎 = 𐬎𐬎𐬎𐬎 = 𐬎𐬎 𐬎𐬎𐬎, 𐬎𐬎𐬎; to
breathe, to blow ; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎

𐬎𐬎𐬎 = 𐬎𐬎 = 𐬎𐬎𐬎 𐬎𐬎, 𐬎𐬎𐬎 𐬎𐬎, 𐬎𐬎𐬎 𐬎𐬎; to
become obedient—mild ; to be attached
to ; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎

𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎𐬎) 𐬎𐬎. 𐬎𐬎. 𐬎𐬎𐬎𐬎 𐬎-
𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎
(𐬎𐬎𐬎𐬎); the young of the cow ; a calf ; herbs,
vegetation (Dar.) ; 𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 𐬎. 𐬎, 𐬎.

𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎 𐬎𐬎. 𐬎

𐬎𐬎𐬎 = 𐬎𐬎 = 𐬎𐬎𐬎𐬎 = Ger. Trennen = To
Tear = 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎; to tear, to split, to
cut ; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎, 𐬎 𐬎𐬎𐬎𐬎, 𐬎/𐬎

𐬎𐬎𐬎𐬎) 𐬎𐬎𐬎—𐬎𐬎 = 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎
𐬎𐬎𐬎𐬎; to tear in pieces ; 𐬎𐬎𐬎𐬎𐬎—𐬎𐬎𐬎𐬎
Intensive Verb 𐬎𐬎𐬎. 𐬎/𐬎 𐬎. 𐬎𐬎, 𐬎𐬎.
𐬎𐬎, 𐬎𐬎.

२) धर = क) धरवु, मन्थुट पकडवु, पकडी राप्पवु, टेको आपवो, टकावी राप्पवु; to hold, to hold fast, to support, to sustain;
 पू. ब्र. परस्मै. ३/१ य. १३, १७;
 (लोखे रास्तीने टेको आपवो) आत्मने. छं. ५१, ८;
 (Wester.) (पंती रे-छीने) पू. कृ. आत्मने. नर. १/१ छं. १६, १०;
 (Wester.) २/१ वीस्व. २, ५;
 मन्थुट मन्थुट गोपवालात्मिक (स्तम्भित य-स्तना ककरा) २/३ छं. ५५, ६;
 (सारती पकडी राप्पवाने मोटे) सामा. ३५ (infini.) छं. ४३, १;
 (टकावी राप्पेछे) वर्त. परस्मै. १० मो वर्ग ३/३ य. ७, ३; नीत्मा. ३, ५;
 परस्मै. ३/१ छं. ३१, ७.

अ) राप्पी मुकवु, पाछु राप्पवु;
 to retain, to hold or keep back;
 to repel;
 २/१ छं. ११, ३;
 ' तेज्जाने पाछा हडावनारा ' अर्थ कीधेछे.
 (अटकावु) अ. ब्र. परस्मै. ३/१ वं. २०, १. २.

उ) धर = क) धरवु, मन्थुट राप्पवु; to hold fast;
 २/३ वीस्व. १५, १.

द) धर = क) धरवु, मन्थुट राप्पवु; to sustain;
 अ. ब्र. परस्मै. ३/१ य. १३, २६.

३) धर = क) नीचे मुकवु—धरवु; to lay down;
 पू. ब्र. परस्मै. ३/१ य. १६, ३४.

अ) पकडी राप्पवु, धरी राप्पवु; to hold fast;
 ३/१ य. १४, ५६.

४) धर = क) धरवु, मन्थुट राप्पवु; to cover all over;
 ३/३ य. १४, ५६.

५) धर = क) धरवु, मन्थुट राप्पवु, मन्थुट करवी; to sustain, to support, to assist;
 पू. ब्र. परस्मै. ३/१ य. १३, २८;
 वर्त. परस्मै. ३/१ य. १०, २८, ४८; य. १४, ३६, ६३;
 (हाथ पकडीने लक्ष्मीछे)

वं. १६, ३१;
 (मे टकावी राप्पवु) अ. ब्र. परस्मै. १/१ य. १३, २;
 ३/३ छं. २३, १; य. १३, २२;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

६) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

७) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

८) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

९) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

१०) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

११) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

१२) धर = क) धरवु, मन्थुट राप्पवु, तारीक करवी, मान आ-पवु; to praise, to revere;
 ३/१ य. १३, २८;
 (हाथ पकडीने लक्ष्मीछे) नर. १/१ हाथो. नुस्क, ७.

६/१ छत्र. ४३, १३; ... नारी. ६/१ छत्र. १, १३; ... नारी. ६/१ य. १३, १३५; ... ७/१ छत्र. ६२, ६; ... ७/३ य. १३, ३०. शुद्धो नीचिना ज्योति.

... (शुद्धो ... तथा ...) समास वि. लांया जालो राप्पनार; (the warrior) of the long spear; ... (Wester. ...) नर. २/१ य. १०, १०२; ... (Geld. ...) नर. २/१ य. १७, १२; ... नर. १/३ य. १०, ३६.

... (... नु पीशुं ३५ ; शुद्धो ते जाल) समास वि. लांया शुद्धोवाणो ; (a man) of a long life ; ... नर. ८/१ आहूरी. पोगम. नर. १ (= य. २३, १).

... (शुद्धो ... तथा ...) समास वि. लांया आंगणांवाणो (हाथना) ; having long fingers ; ... नारी. १/३ य. १७, ११०.

... (शुद्धो ...) समास वि. लांया वप्पत सुधी मन्थुट—टकावाणुं ; long-supported ; ... (Geld. ...) १/३ य. १७, ८.

... (शुद्धो ...) समास अ. ६. वि. लांया सुदंतनु पेदा क्रीषिणुं ; of the long period ; ... नारी. १, १ ; ... नान्य. २/१ नीआमेश १, ८ ; सीरिज २, २१ ; ... नान्य. ६/१ सीरि. १, २१.

... (शुद्धो ...) समास ना. नान्य. लांया पदशाही—हकुमत, लांया वप्पत सुधीनी सत्ता ; long sovereignty, long duration to the reign ; ... २/१ आहूरी. गाहाम. १४ तथा दरेक आहूरीगातमां ... ना करदामां.

... (= ...) (शुद्धो १

...) समास वि. लांया हाथवाणो ; long-handed (lit.) ; lazy ; epithet of ... the Demon of Procrastination ; ... नारी. १/१ वं. १८, १६. २४ ; य. १०, ६७ ; हदि. नुस्क, ४२ (= य. २२, ४२) ; ... (नारी. २/१ ने अहले) वं. ११, ६, १२.

... (शुद्धो ...) समास ना. नारी. लांया शुद्धो ; long vitality ; ... २/१ छत्र. ६, १६ ; आहूरी. गाहाम. १४, तथा दरेक आहूरीगातना ... ना करदामां ; ... (लांयामां लांया शुद्धो, लांया आधुष्यवाणी लांया शुद्धो) २/१ छत्र. ६८, ११ ; ... of a long, long life ६/१ य. १३, १३५.

... (शुद्धो ...) समास ना. नान्य. लांया वप्पत सुधीनी श्रेष्ठता—भेदाह—उत्तमपणुं ; long enduring greatness or prominence ; ... १/१ छत्र. ६०, २.

... (शीर्षबाहू) (शुद्धो ...) समास वि. लांया आणुवाणो ; long-armed ; ... नर. १/१ य. १७, २२ ; ... नर. १/१ छत्र. ३८, ५.

... (शुद्धो ...) समास अ. ६. वि. लांया वप्पतथी आराधना क्रीषिलो—छिन्नेलो ; adored long time since ; ... नर. २/१ हदिपत नुस्क, १४ ; ... वीश्ता. य. ६० (= य. २४, ६०).

... (शुद्धो ...) समास वि. लांया—धृणी आशाली जोगवतुं ; धृणी आशाली आपतुं ; enjoying great comfort ; giving long joy ; ... नारी. १/३ य. १३, २६.

... (शुद्धो ...) समास वि. लांया वप्पत सुधी अंआव करतुं , रक्षितुं

* जेन प्रभाषे ... आविषे. काठ काठ वपते छेडेना ७ नी वृद्धि भाष्ये.

अप्यु (ऋय्मा ३ धा. १७) वि. मान आपतो ; revering, regarding with respect. * अ + १७

अप्यु नर. २/१ वीर्य. २, ५.

अप्यु (ऋय्मा २ धा. १७) सा. ना. नात्य. क) मन्व्युष्ट पकडु, धरु (असल.) ; टेका आपो; holding fast (lit.) ; supporting; ... for holding the Righteous Order of the world दुनियांनी रास्ताने टेका आपवाने माटे छल. ४६, ३.

अ) मनमां पकडी राप्यु, गोप्यु, समन्यु; to keep in mind ; to commit to memory ; to study carefully ; ... (पवित्र मांझने समन्यवाने-मनमां गोप्यवाने माटे ४/१ य. १, ३१. ऋय्मा अप्यु-अप्यु)

अप्यु (= धारणा) (ऋय्मा २ धा. १७) वि. पकडी राप्यु; holding fast; ऋय्मा अप्यु-अप्यु

अप्यु (= सारण) (ऋय्मा १ धा. १७) सा. ना. नाशी. सांकडी लया, भीन; a narrow place, a vale; अप्यु ७/३ य. १०, ३८.

अप्यु = बंध, बंधु = बांधव, तालु; to bind, to tighten; ऋय्मा अप्यु-अप्यु

अप्यु = दर्श = क) नेवु, नजर करवी; to see, to look at; cl. 1; अप्यु आप्या. परस्मै. १/१ छल. २८, ५; अप्यु १/३ छल. ६०, १२; अप्यु अ. अ. परस्मै. १/१ छल. ४३, ५; अप्यु पू. अ. परस्मै. १/१ छल. ६, १; हांदा. नुरक. १० अप्यु (= अ + १७ + अप्यु) भवि. परस्मै. ३/१ छल. ३३, ७.

अ) शिप्यु, समन्यु, ज्ञालु; to learn, to know; अप्यु (शिप्या-ज्ञालुवा लायिक) verbal adj. २/३ छल. ३०, १.

अप्यु-अप्यु = ओहसी रीति-परापर नेवु; to see clearly; अप्यु अ. अ. परस्मै. १/१ छल. ४५, ८.

* अ + प्रत्यय Gerund नी मतलमे वपरायेंलोछे; ऋय्मा माई अवस्ता व्याकरण्य, संके २६६-२६७ मे. † ऋय्मा माई अवस्ता व्याकरण्य संके १३४-२३०. ‡ ऋय्मा माई अवस्ता व्याकरण्य, संके २६७-२६८.

अप्यु (ऋय्मा १ धा. १७) सा. ना. नात्य. नजर, देखाव; look; अप्यु १/१ य. १६, ६४.

अप्यु (= दर्श) (ऋय्मा १ धा. १७) सा. ना. नर. नजर, देखाव; sight; अप्यु ५/१ छल. ३२, १३. ऋय्मा अप्यु-अप्यु

अप्यु (= दृश्य) (ऋय्मा १ धा. १७) वि. नेवु, नजर करतु; seeing, beholding; ऋय्मा अप्यु-अप्यु

अप्यु = धर्ष = Ger. Durfen = To dare; durst = हिम्मत करवी; जेरावर-मन्व्युष्ट थवु; सांभे थवु; to dare, to be strong; to oppose; अप्यु Intensive Verb अ. अ. आत्मने. ३/१ छल. ४६, ७. ऋय्मा नीचेना जालो.

अप्यु-अप्यु = हिम्मत करवी; to dare; अप्यु वर्त. परस्मै. ५ मे वर्ग ३/३ य. ८, ४४.

अप्यु (ऋय्मा १ धा. १७) वि. छनतेजर, उमीदवार; waiting anxiously, expecting; अप्यु नर. १/३ य. ८, ५.

अप्यु (ऋय्मा धा. अप्यु) वि. मन्व्युष्ट, सप्त; strong; stormy (as wind); अप्यु (सप्त-तोकांनी पवन) नर. १/१ य. ८, ३३; य. १८, ५; अप्यु अप्यु १/१ य. ८, ३४; अप्यु नर. २/१ वीर्य. ७, ४; अप्यु अप्यु २/१ छल. ४२, ३; अप्यु नर. ६/१ य. १४, २. ऋय्मा नीचेना जालो.

अप्यु-अप्यु (ऋय्मा १ धा. १७) समास वि. सप्त काम करतो, जेरावर; working hard; powerful; अप्यु (Geld. अप्यु) नर. १/३ य. १६, ७२.

अप्यु-अप्यु (ऋय्मा ३ धा. १७) समास वि. मन्व्युष्ट-जेरावर जालो राप्यनार; mighty-speared; of the daring spear; अप्यु जाल अप्यु (संसेरा छल), अप्यु (युस्तास्य पादशाह), तथा अप्यु (कारन) नी सिद्धतां आवेछे; अप्यु-अप्यु नर. ६/१ व. १८, १४; छल. ३, २०; छल. ४, २३; छल. ५७, १;

य. ११, ०. २३; **अवस्था** नर. ६/१ य. १३, ६६. १०६.

अवस्था (**शुच्यो धा. अस्था**) अ. ६. वि. सप्त यम्यु, भयंकर; hardened, terrible to (the Daevas); epithet of **अवस्था**; **अवस्था** नर. २/१ **अस्था**. ५७, ११.

अवस्था वि. ना. नर. अरजस्यनी संज्ञना यमिक युतपरस्त दीन दुश्मननु नाम; the name of a wicked Daevayaçna and a great supporter of Arejut-Aspa, antagonistic to the Zoroastrian religion; **अवस्था** ६/१ य. ६, ३०; य. १७, ५०.

अवस्था (= **दृष्ट**) (**शुच्यो धा. अस्था**) सा. ना. नर. ज्ञेनार, नजर करनार; one who sees or casts his glance; **अवस्था** **अवस्था**, **अवस्था**

अवस्था (= **दृष्टि**) (**शुच्यो धा. अस्था**) सा. ना. नारी. नजर, हेभावा, दृष्टि; sight, look; **अवस्था** ६/१ **अस्था**. ३३, ६.

अवस्था = धाव् = वेहेवुं, होडवुं; to flow, to run.

अवस्था = वधारे आगण वेहेवुं-होडवुं; to flow onward or swifter; **अवस्था** वर्त. परश्मै. १ लो ३/१ वर्ग वं. ५, २४.

अवस्था = धाव् = कांठिणी अराय-अपवित्र चीन काहाडी नाभीने साङ् करवुं; पाङ् करवुं; to clean, to purify.

अवस्था = चोणीने-धसरीने साङ् करवुं; to cleanse from dirt; **अवस्था** अ. अ. आत्मने. १ लो वर्ग ३/१ वं. ६, २६.

अवस्था विशे शुच्यो धा. अस्था to deceive इगवुं.

अवस्था विशे शुच्यो धा. अस्था, अस्था to deceive इगवुं.

अवस्था (**शुच्यो धा. अस्था, अस्था**) वर्त. ६. परश्मै. नर. १/१; असल जाल. **अवस्था** (**इगाध** करतो; इगारे; deceiving (lit.); a hypocrite; **अवस्था** अ. अ. अस्था **अस्था** अस्था. ३१, १०.

* शुच्यो भाई अवस्ता च्याकरुण, अस्था २६४ चो.

दारमेस्तेते **अवस्था** जालने वेहेवुंने आधारे यमिक अुरा पादशाहनु नाम गणुंछे.

अवस्था वि. ना. नर. यमिक नामांकित पुरषनु नाम; name of an illustrious personage; **अवस्था** ६/१ य. १३, १२२.

अवस्था इन् = हेव् देवा, करडवुं; to sting, to bite; **शुच्यो अस्था**

अवस्था = इन् = क) तवंगर थवुं; to be rich; **शुच्यो अस्था**

अ) तंदरोस्त थवुं, सुअ जोगववुं to become healthy; to enjoy comfort; **शुच्यो अस्था**

अवस्था (**शुच्यो अस्था तथा अस्था**) समास ना. ना-य. दशा पगलां-कदम; ten paces; **अवस्था** २/१ वं. १७, ४.

अवस्था (**शुच्यो अस्था अस्था**) सा. ना. नर. होलत, सुअ; wealth; comfort; **शुच्यो अस्था**

अवस्था (**अस्था उपरथी**) वि. होलत अथवा सुअ अथरानार; bestowing wealth or comfort; epithet of **अवस्था**; **अवस्था** नारी. १/३ य. १३, २६.

अवस्था (**शुच्यो अस्था अस्था**) सा. ना. ना-य. माल, कीमती चीन; goods, some valuable thing; **अवस्था** २/१ वं. १३, १०. ११.

अवस्था (= **दशन् = ४० = Lat. Decem. = Fr. Dix = Gr. Dek = Ger. Zehn = Ten**) देव-ण संख्या. वि. दशा, १०; ten, 10; **अवस्था** नर. १/३ वं. १, ३; **अवस्था** २/३ वं. ४, १८. २२; वं. ८, ६६; वं. १२, १७; अस्था. १६, ५; अस्था. ४४, १८; य. ८, १३; य. १३, ४६; य. २१, ६; **अवस्था** ६/३ य. ८, २४.

अवस्था (**शुच्यो अस्था तथा अस्था**) समास वि. दशा महिनाने लगवुं, दशा महिनानुं; (a woman with child) in the course of ten months; **अवस्था** २/१ वं. ५, ४५.

अवस्था (= **दश = Lat. Decimus = Fr. Dixieme = Ger. Zehnte = १०**) (**अस्था उपरथी**) क्रम संख्या. वि. दशानुं, १० मुं; tenth, 10th; **अवस्था** नर. १/१ वं. १४, ६; य. १, ८;

ग) पग मुकवी, पग पेसारो करवी, धुसवुं; to set on foot, to intrude; शुभ्रो ॥ १००-११॥

अवस्था-उकम = क) मुकवुं, ठेरववुं, मुकरर करवुं; to put, to fix, अवस्था-उकम शक्या. आत्मने. ३। आइरं. गाहाम. १३.

प) पेहेरवुं; to wear, to put on; शुभ्रो ॥ १००-११॥ garment पोराक.

अवस्था-उकम = अवि-हा = हुमलो करवी; to attack; अवस्था-उकम वतं. परस्मै. ३। य. २, १२.

अवस्था-उकम = क) उत्पन्न करवुं, मेणववुं, हांसिन्न करवुं; to produce, to gain; अवस्था-उकम वतं. आत्मने. ३। य. ८, १४.

प) मुकरर करववुं, ठेरववुं; to appoint; अवस्था-उकम अ. अ. परस्मै. ३। य. १६, १२; अवस्था-उकम अनि. (Aor.) परस्मै. १। य. ४८, ७.

अवस्था-उकम = क) युलंद यनाववुं, भांधवुं, उभुं करवुं; to set up, to build; अवस्था-उकम शक्या. परस्मै. ३। य. ५, १०; अवस्था-उकम अ. अ. आत्मने. ३। य. ३, २; वं. १५, २१. २४. २७. ३०. ३३. ३६. ४२.

प) उदउज = साइ करवुं, उभारवुं; to cleanse, to scour. Comp. Per. उदउज; अवस्था-उकम प्रथो. अ. अ. परस्मै. ३। य. ७, ७४. ७५.

ग) उभायु थवुं, जेरा आववी; to effervesce, to boil; अमे योन्न धायुं करीने अवस्था-उकम (हांम) नी सिद्धत तरीक आवीछे; अवस्था-उकम . . . अवस्था-उकम अ. अ. कृ. वि. नर. २। य. ४१. २२, १; अवस्था-उकम नर. २। य. वीर्य. ११, १; य. १२, ३; अवस्था-उकम पा। य. ६, ५६; वं. १३, ५५; य. १०, ६१; अवस्था-उकम १। य. वीर्य. ६, ३; अवस्था-उकम नारी. २। य. वीर्य. ११, ४; अवस्था-उकम ६। य. वीर्य. ६, १; अवस्था-उकम १। य. वीर्य. ६, ३; अवस्था-उकम अवि. कृ. आत्मने. नर. ६। य. वीर्य. ६, १.

* लघुवुं के ॥३॥ अमे ॥३॥ नुं श्रीलु ३५ छे. डाकर गेहडनरे धथे ठेकाथे ॥३॥ ने अदले ॥३॥ कपूख राण्येछे.

† कोर्ध कोर्ध वभते = उपसर्गने अदले = आवीछे; अवस्था-उकम, अवस्था-उकम, अवस्था-उकम, अत्यादि.

ध) उचि धरवुं; to raise or lift up; अवस्था-उकम अ. कृ. वि. नारी. २। य. ४१. ३, ३; अवस्था-उकम. ६६, १.

अवस्था-उकम = नि-घा = उदउज = क) नीचि मुकवुं; to put down; अवस्था-उकम वतं. आत्मने. ३। य. १७, ६; य. १८, ४; अवस्था-उकम thou shalt expose (Dar.); शक्या. २। य. वं. १६, २३; अवस्था-उकम शक्या. आत्मने. ३। य. वं. ८, ७९. ७७. ७८; अवस्था-उकम (३। य. नी मतलये) वं. ६, ५१; अवस्था-उकम शक्या. परस्मै. ३। य. वं. ५, १२; वं. ६, २६. ३१. ३४. ३७. ४०. ४३; वं. ७, २६. ३०. ३१. ३३. ३४. ३५; वं. ८, ६. १०; अवस्था-उकम आसा. परस्मै. १। य. वं. ६, ४४. ४६; अवस्था-उकम अवि. ४५, ८; अवस्था-उकम अवस्था-उकम (तेय्यो-ने नीचि मुक) आसा. आत्मने. २। य. १०, ३२; अवस्था-उकम अ. अ. परस्मै. ३। य. हांसि. नुस्क. १५ (= य. २२, १५); अवस्था-उकम (कर्मणि (Pass.) ने अथे) य. १२, १७; अवस्था-उकम कर्म. कृ. वतं. ३। य. वं. ३, ६. १३; वं. ७, ५४; अवस्था-उकम शक्या. आत्मने. ३। य. वं. १६, २.

प) यनाववुं, पेदा करवुं; to make, to create; अवस्था-उकम अ. अ. परस्मै. १। य. वं. १३, ३६.

ग) मुकरर करवुं, स्थापवुं, ठेरववुं; to fix, to establish. अवस्था-उकम अ. अ. परस्मै. ३। य. ४१. १०, १०; अवस्था-उकम आत्मने. य. १३, १००; अवस्था-उकम अ. कृ. ना. य. १। य. ४१. ४६, ३.

ध) दापी नापवुं, जेर करवुं; to put down, to subdue; अवस्था-उकम (अवस्था-उकम Wester.) कर्म. कृ. आसा. ३। य. ४१. ४८, ७.

अवस्था-उकम = पेदा करवुं; to create; अवस्था-उकम अ. अ. परस्मै. १। य. १०, १; अवस्था-उकम ३। य. १६, ३५; अवस्था-उकम (अवस्था-उकम ने अदले) य. १३, ६५.

प) ठेरववुं, मुकरर करवुं; to appoint, to establish; अवस्था-उकम य. ८, ४४; अवस्था-उकम शक्या. आत्मने. ३। य. ३, १; अवस्था-उकम अनि. (अ- Aor.) परस्मै. २। य. ३, २.

अवस्था-उकम = नि-घा = क) वणगी रेहेवुं, वींठी रे-हेवुं; to stick to, to be faithful; अवस्था-उकम

* अमे योन्न १ धा. अवस्था-उकम (पेदा थवुं) पेते योताने आपी हेवुं उपरथो भी सेवर्ध थकाथे.

(વળગી રહે હિઆને વફાદાર રહે) અનિ. પરસ્મૈ. ૩૧ ઈજ. ૫૩, ૪; ૪૦૪૬૬૬૬ વર્ત. સંશ. આત્મને. ૧૩ વં. ૧૫, ૪; ૧૧૦૬૬૬૬ firm, unshaken (ઉસ્તેવાર) બુ. કૃ. વિ. નર. ૧૧ (નાન્ય. ને અદલે) વં. ૧૩, ૬૯; ૧૧૦૬૬૬૬ (મજ. યુટ, ઉસ્તેવાર) બુ. કૃ. વિ. નાન્ય ૧૧ ઈજ. ૫૭, ૨૧; ય. ૧૦, ૪૪.

ખ) શોધવું, શોધી કાઠાડવું; to seek, to search for; ૩૧૬૬૬૬ (૧૧૦૬૬૬૬ ને અદલે) વર્ત. પરસ્મૈ. ૧૧ ઈજ. ૪૯, ૧.

ગ) સુકરર કરવું; to establish, to confirm; ૧૧૦૬૬૬૬ અનિયમિત ભૂતકાળ (Root-Aorist) પરસ્મૈ. ૧૧ ઈજ. ૩૨, ૬.

ઘ) ચાતરકું પંથરાઈ જવું—ફેલાવું; to be spread over; ૧૧૦૬૬૬૬ બુ. કૃ. વિ. નાન્ય. ૧૧ ય. ૧૦, ૬૪.

૧૧૦૬૬૬૬ = સમ-ધા = સાથે ગોઠવવું; ગોઠવીને સુકવું; to compose, to put together in order; જુઓ ૧૧૦૬૬૬૬, ૧૧૦૬૬૬૬

૩ ૧૧૦૬૬૬૬ = જ્ઞૈ = دانستن = જાણવું. વિચારવું; to know, to think; ૧૧૦૬૬૬૬ વર્ત. પરસ્મૈ. ૩૧ વં. ૧૫, ૨; જુઓ ૫ ૧૧૦૬૬૬૬, ૧૧૦૬૬૬૬, ૧૧૦૬૬૬૬

૧૧૦૬૬૬૬ = જાણવું, ગણવું, to know, to reckon, to treat; ૧૧૦૬૬૬૬ (તેઓ ગણતા આવેલા છે) પૂ. બુ. પરસ્મૈ. ૩૩ ઈજ. ૪૩, ૧૫. ધાતુનું યેવકું ૩૫ તથા ધાતુનો સ્વર નીકળી યો.

૪ ૧૧૦૬૬૬૬ = જા, જાં = ક) કાપવું; to cut; જુઓ ૬ ૧૧૦૬૬૬૬

ખ) = (અનાજની) કાપણી કરવી; to mow, to cut down with a scythe (as corn); જુઓ ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬

૧૧૦૬૬૬૬ = કાપવું, * સુકાદિ કરવો; to decide; જુઓ ૧૧૦૬૬૬૬

૫ ૧૧૦૬૬૬૬ (જુઓ ૩ ધા. ૧૧૦૬૬૬૬ ક) વિ. ઉહાવું. દા-નાવ; wise, prudent; ૧૧૦૬૬૬૬ (અમિક ઉહાયા સરદારને) નર. ૨/૧ વં. ૮, ૨૦; ઈજ. ૪૪, ૧૬; ૧૧૦૬૬૬૬ (દીન-આગાહ) નર. ૧/૩ ઈજ. ૫૩, ૨.

ખ) સા. ના. દાનેશ, ઉહાપણ; wisdom, prudence; ૧૧૦૬૬૬૬ ૨/૧ (૨/૧ ને અદલે) વીરપ. ૧૪, ૨.

૧ ૧૧૦૬૬૬૬ (= જાતિ) સા. ના. નારી. ક) આપવું, અપરોશ (જુઓ ૧ ધા. ૧૧૦૬૬૬૬); giving, bestowing. ૧૧૦૬૬૬૬ ૩/૧ ઈજ. ૬૫, ૧૧. જુઓ ૧૧૦૬૬૬૬, ૧૧૦૬૬૬૬

ખ) પેદાશ (જુઓ ૨ ધા. ૧૧૦૬૬૬૬); crea-tion; જુઓ ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬

૨ ૧૧૦૬૬૬૬, ૧૧૦૬૬૬૬ વિશે જુઓ ૧ ધા. ૧૧૦૬૬૬૬

૧૧૦૬૬૬૬ (૩ ૧૧૦૬૬૬૬ ઉપરથી) ક) વિ. કામ્પિદાને

લગવું, લાગ્નિક; lawful, fit, proper; ૧૧૦૬૬૬૬

૧૧૦૬૬૬૬ = (કોઈની સ્ત્રીની) લાગ્નિક—ઘટતી જગા (અસલ.); વંદીદાદની ૮ મી પરગરદમાં અમિ બાલ ' આતરાની લાગ્નિક જગા અથવા દાદગાહ ' ને માટે વપરાયેલો છે; ૧૧૦૬૬૬૬ (લાગ્નિક) નર. ૧/૧ ઈજ. ૬૨, ૨; ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ (ધરતો હિઆને જોઈએ તેવો ' કલ ') ૧/૧ વં. ૫, ૧૧; ૧૧૦૬૬૬૬ ૧૧ (દીનના કામ્પિદા પ્રમાણે ચાલના—દીનદાર માણસ) નર. ૧/૧ વં. ૫, ૪૦; ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ નર. ૨/૧ ય. ૧, ૨૪; ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ (દાદગાહ-તરકું—માં) નર. ૨/૧ વં. ૮, ૮૧—૯૬; ૧૧૦૬૬૬૬ નર. ૨/૧ ય. ૮, ૫૬; ૧૧૦૬૬૬૬ નારી. ૨/૧ વીરપ. ૧૧, ૧૯; ૧૧૦૬૬૬૬ નાન્ય. ૨/૧ વં. ૧૪, ૧૭; ઈજ. ૬૫, ૨; ય. ૫, ૨; ૧૧૦૬૬૬૬ નર. ૪/૧ વં. ૫, ૪૦; ૧૧૦૬૬૬૬ નાન્ય. ૧/૩ વીરપ. ૧૫, ૨; ૧૧૦૬૬૬૬ most legitimate—appropriate (super.) (ધણેજ લાગ્નિક) અનિ. વિ. નર. ૧/૧ ઈજ. ૬૮, ૭; ય. ૮, ૫૬; ય. ૧૪, ૪૮. જુઓ અમિની પછીના યોણા.

ખ) ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ (વિ. ના. નારી) (વિ. ના. નારી.) = ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ = ધરિંનવેજમાં આવેલી વેહેદાતી નામની નદી; વળી અમિ નદીની જગા રમ્પે શોહેર તથા અલખની વચ્ચે ખી ધારવામાં આવી છે; યુનફેહેરા પ્રમાણે અમિ નદી ગોર્ગસ્તાનના પાહાડમાંથી નીકળે છે. પ્રોફેસરો યુસ્તી તથા દારમે-સ્તેતે અમિ નદીને આરાક્સીસ (Araxes) સાથે સર-આવે છે, અને ડાકટર ગાહગર અમને જરફશાન (Zarafshân) ધારે છે; ૧૧૦૬૬૬૬-૧૧૦૬૬૬૬ = ૧૧૦૬૬૬૬

૧૧૦૬૬૬૬ = the name of a river in Airyana Vaeja. According to the Pehl. Bund., it rises from Mount Gorgestan; the River Araxes (J. and Dar.); Zarafshân (Geiger)

* અંગ્રેજીમાંથી સુકાદિ કરવાનો બોલ (To Decide) કાપવું ઉપરથી નીકળેલો છે. Lat. Caedere = કાપવું.

अव्यय-शब्द-संग्रह ६/१ वं. १, २; वं. २, २१; वं. १६, २; य. ५, १७. १०४; य. १५, २; अव्यय-शब्द-संग्रह Geld. य. १, २१; अव्यय-शब्द-संग्रह across—behind the River Daitya (वेहेदाती नदीनी पेलीपार—पछवाडे) ६/१ य. ५, ११२; य. ६, २६. श्रुत्या मोदी.

अव्यय-शब्द-संग्रह (श्रुत्या अव्यय क तथा १ अव्यय-शब्द) समास लू. कृ. वि. काश्मिदा प्रमाथि परीक्षा कथिलु, धटती रीते तपासिलु; examined or tested in the proper way; अव्यय-शब्द-संग्रह Wester. वं. ५, २.

अव्यय-शब्द-संग्रह-क (= १/१५५५५) (श्रुत्या अव्यय क तथा अव्यय-शब्द) समास लू. कृ. वि. क) काश्मिदा प्रमाथि कथिलु—अनाविलु; (the mortar) made according to the rules; अव्यय-शब्द-संग्रह-क (दीनना कानुन मुशय अनाविली ये हावनीम) नर. १/२ वं. १४, ८.

अव्यय-शब्द-संग्रह (दीनना काश्मिदा मुशय तैयार कथिलो (व-रसीत्या) ; (a bull) such as the law requires, i. e., of a purely white colour ; अव्यय-शब्द-संग्रह-क-क (दीनना कानुन मुशय अनाविली ये हावनीम) नर. १/२ वं. १४, ८. If a single hair on its body be found other than white, the animal is rejected as unfit for the purpose of the Nirangdin ceremony. नर. २/१ वं. १६, २१.

अव्यय-शब्द-संग्रह-क (श्रुत्या अव्यय तथा अव्यय, अव्यय) समास ना. ना-य. लाश्मिक आराक, जेष्ठमि ते प्रमाथिनु पाषणु; the proper food or nourishment; अव्यय-शब्द-संग्रह-क १/१ वं. १३, २८.

अव्यय-शब्द-संग्रह-क (श्रुत्या अव्यय १ धा. अ)

अव्यय-शब्द-संग्रह (= १/५ = वारु = دار , درخت = Tree) (श्रुत्या १ धा. अ) सा. ना. ना-य. क) लाकडुं; wood, a piece of timber; अव्यय-शब्द-संग्रह २/१ वं. १३, ३०. ३७. श्रुत्या अग्नी पथीनी मोदी.

अव्यय-शब्द-संग्रह (अग्नी, नेजे (पुस्ती) ; a spear (ई.) ;

अव्यय-शब्द-संग्रह Wester. (अव्यय-शब्द-संग्रह Geld.) २/१ य. १६, ४२.

अव्यय-शब्द-संग्रह-क (श्रुत्या अव्यय क तथा अव्यय) समास ना. नर. तदन लाकडानां आंध-कामनु मुकाम-धेर; the abode or house of the limber-work; अव्यय-शब्द-संग्रह-क ७/१ वं. ८, १.

अव्यय-शब्द-संग्रह वि. ना. नर. नामांकित पुरुषनु नाम; wise, discreet (lit.); name of an illustrious personage; अव्यय-शब्द-संग्रह य. १३, ६८.

अव्यय-शब्द-संग्रह, अव्यय-शब्द-संग्रह विरो श्रुत्या १ धा. अ

अव्यय-शब्द-संग्रह, अव्यय-शब्द-संग्रह, अव्यय-शब्द-संग्रह अग्नी मोदी विरो श्रुत्या १ धा. अ

अव्यय-शब्द-संग्रह (श्रुत्या धा. अव्यय, अग्नी) सा. ना. ना-य. दनर, उहाम (असल.); दनर, दुःख, दलगीरी; a brand, burning (lit.); pain, grief; अव्यय-शब्द-संग्रह २/१ वं. २०, ३. ६; अव्यय-शब्द-संग्रह ८/१ वं. २०, ७.

अव्यय-शब्द-संग्रह वि. ना. नर. पुरुषनु नाम; name of a person; श्रुत्या नायेनी मोदी.

अव्यय-शब्द-संग्रह (अव्यय-शब्द-संग्रह उपरथी) वि. दाग्रआस्पने लगतो (असल.); दाग्रआरपनी छे-करो; of the family of Dazgrāspa (lit.); the son of Dazgrāspa; अव्यय-शब्द-संग्रह-क नर. ६/१ य. १३, १०६.

अव्यय-शब्द-संग्रह वि. ना. नर. नामांकित पुरुषनु नाम; name of an illustrious personage; अव्यय-शब्द-संग्रह-क-क १/२ य. १३, १२७; (श्रुत्या मोदी).

अव्यय-शब्द-संग्रह विरो श्रुत्या १ तथा २ धा. अ

अव्यय-शब्द-संग्रह (= १/५ = दत्त = ४०१० = L. Datus) (श्रुत्या १ धा. अ) लू. कृ. आपेलुं, अपर्यलु कथिलुं; given; dedicated; अव्यय-शब्द-संग्रह १/१ आकरं. गाहाम. ६; अव्यय-शब्द-संग्रह ना-य. १/१ य. १७, १५. २२; अव्यय-शब्द-संग्रह ५/१ वं. ५, २५; अव्यय-शब्द-संग्रह ६/१ यं. १४, ४८; अव्यय-शब्द-संग्रह ना-य. १/३ धन. ३४, २; अव्यय-शब्द-संग्रह ६/३ य. १०, ३३. श्रुत्या अव्यय-शब्द-संग्रह, अव्यय-शब्द-संग्रह

अस्य (शुद्धी ३ अस्य क तथा धा. अस्य) सभास ना. नर. धनसाक्षिणो रस्तेो द्वापनार; one who shows the path of justice; a judge confirming order; अस्य-रस्तेो १/१ धन. ९, १०.

अस्य (शुद्धी ४ अस्य; अस्य चि अस्य उपरथी; शुद्धी ते यो ल) सभास ना. नर. सारी स्त्रीय अथवा ललाक्षितो अप्यरानार; the Giver of good things or goodness; or, prosperity-giver; from Pehl. अस्य-अस्य; अस्य-रस्तेो ८/१ वं. १९, १७.

अस्य (शुद्धी ३ अस्य क तथा १ अस्य) सभास वि. धनसाक्षिणो द्वापनार; सुख आपनार; giving the benefit of justice; or, welfare-giving; अस्य-रस्तेो २/१ य. १०, २५; अस्य-रस्तेो नारी. २/१ य. १७, १.

अस्य (शुद्धी १ धा. अस्य) सा. ना. नर. अप्यरीश; gift; अस्य २/१ धन. ५०, २; अस्य २/३ धन. ३२, १०.

अस्य (३ अस्य नु षीगुं इप) सा. ना. नर. जो कांछिवाज्यी—अतुं—धनसाक्षि मुन्यनुते; what is just or proper; अस्य-अस्य २/१ धन. ४९, १७; अस्य २/३ धन. ४९, १५. शुद्धी अस्य unjust, illegal.

अस्य (शुद्धी २ धा. अस्य) सा. ना. नर. पेदायरीश; creation; अस्य २/३ धन. २८, १०; अस्य ४/३ धन. ५१, ५.

अस्य (= अस्य) (शुद्धी १ धा. अस्य) सा. ना. ना-य. अप्यरीश, कांछिणी आपयुं ते, दान; gift, giving; अस्य २/१ य. १३, ५०; अस्य १/३ वं. १९, २७; अस्य ४/३ धन. ३१, १८.

अस्य (= अस्य) (शुद्धी २ धा. अस्य) सा. ना. ना-य. पेदायरीश; creation; अस्य ७/१ वीर्य. १९, २; य. १, ३२.

अस्य, अस्य, अस्य चि यो लो विरो शुद्धी १ अस्य

अस्य Wester., अस्य Geld सा. ना. चिके लतनी भेटोडी; रैती; a kind of earth or clay; sand, gravel. Comp. अस्य-अस्य; अस्य, अस्य २/१ वं. ९, ११.

अस्य विरो शुद्धी १ धा. अस्य

अस्य (शुद्धी धा. अस्य) वि. दम लेनार्ह, दम लेतुं (असल.); पुरकी—जमीन उपर रैहेतुं; breathing (lit.); (frogs) living on the dry ground. चि अस्य धा. अस्य यो लमां येवेते धर्मयो छे:—अस्य = अस्य (= न्दिक-णी गंयथी); अस्य अस्य a land frog; जमीन—पुरकी उपर रैहेनारो देडको. Contrast अस्य अस्य a water frog पाणीमां रैहेनारो देडको; अस्य अस्य १/३ वं. १४, ५; वं. १८, ७३.

अस्य (= धान = दाण -) (शुद्धी २ धा. अस्य) सा. ना. नर. राप्पनार; चि यो ल धुयो नथी आयाता पत्य सभासनां इपमां आविछे; keeping, holding, e. g., अस्य अस्य; Comp. दाण— in दाण, दाण, दाण, आश दाण, दाण, आश, &c.

अस्य (= अर्थ = धाना = दाण) (शुद्धी २ धा. अस्य) सा. ना. नर. दाणो, धान्य; grain, corn; शुद्धी अस्य अस्य

अस्य वि. ना. नर. चिके अुरा पुरधनुं नाम; name of a evil person, antagonistic to the Zoroastrian religion. शुद्धी नीयिनो यो ल.

अस्य (३ अस्य उपरथी) वि. दाननां कुटुं-यने लगती; pertaining to the family of Dāna; अस्य अस्य २/१ य. १९, ४१. (शुद्धी आदी.)

अस्य सा. ना. ना-य. क) नदी; a river; शुद्धी अस्य अस्य य) पाणी; water; शुद्धी अस्य अस्य

अस्य (शुद्धी ३ धा. अस्य) वि. उहालो, दानेश-भंद; wise, discreet; शुद्धी अस्य

३ **𑀘𑀓𑀭𑀮** वि. ना. नर. असन्धी धरिनीय्मोनी सांभि यनारो तुरानी ताय्मिक्कानु नाम; the name of a Turanian tribe inimical to the Iranians. Mr. Modi thinks that the name is still found in the names of the modern Russian rivers, viz., the Danube, the Dneiper, the Dneister and the Don. Probably, the Danube derives its name from **𑀘𑀓𑀭𑀮** and **𑀓𑀭𑀮**, meaning the river of the Dānu people.

Comp. Sans. हानव; **𑀘𑀓𑀭𑀮** र३ य. ५, ७३; **𑀘𑀓𑀭𑀮** ४३ य. १३, ३७; **𑀘𑀓𑀭𑀮** ६३ य. १३, ३८.

𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮 (**𑀘𑀓𑀭𑀮** १ **𑀘𑀓𑀭𑀮** क तथा **𑀘𑀓𑀭𑀮**) सभास वि. नदी त्तेल्लु लांयुं; as long as the rivers; as far as the rivers stretch; **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮** र३ य. ६०, ४; य. १३, ३२.

𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮 (= **𑀘𑀓𑀭𑀮**) (**𑀘𑀓𑀭𑀮** २ **𑀘𑀓𑀭𑀮** तथा २ धा. **𑀘𑀓𑀭𑀮**) सभास वि. फानो अयनार, अनान्ध धसडी लधनार (कीडी); corn-carrying (ants); **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮** नर. र३ वं. १६, १२; **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮** ६३ वं. १४, ५; वं. १८, ७३.

𑀘𑀓𑀭𑀮—It should be remembered, that the substantive **𑀘𑀓𑀭𑀮** is used in the three genders; e. g., **𑀘𑀓𑀭𑀮** (neut.); **𑀘𑀓𑀭𑀮** (mas.); **𑀘𑀓𑀭𑀮** (fem.). (= **𑀘𑀓𑀭𑀮** = धामन् = **𑀘𑀓𑀭𑀮**) (**𑀘𑀓𑀭𑀮** २ धा. **𑀘𑀓𑀭𑀮**) सा. ना. य्मि याल **𑀘𑀓𑀭𑀮** **𑀘𑀓𑀭𑀮** जतीमां वपराय्मेलो जेवाभां आवेछे अने ते, य्मिनी साथे आविला विशिषल्लो उपरथी नल्लाय्मिछे. अर्थः—पेदाय्मिशा; पेदा क्रीषिली य्मिन्; creation; a creature. Comp. I **𑀘𑀓𑀭𑀮**; **𑀘𑀓𑀭𑀮** १/१ वं. १३, १. २. ५. ६; य. १, २५; **𑀘𑀓𑀭𑀮** २/१ वं. १६, ५. ६. ८. १४. १५. १७. ३४. ३५; य. ६, २; **𑀘𑀓𑀭𑀮** (**𑀘𑀓𑀭𑀮**) पेदाय्मिशा) २/२ य. १५, ४३; **𑀘𑀓𑀭𑀮** १/३ य. १३, ७६. ८३; वीश्ता. य. ५१ (= य. २४, ५१); **𑀘𑀓𑀭𑀮** नारी. र३ वं. १६, ३७. ४२; **𑀘𑀓𑀭𑀮** १६, ३; **𑀘𑀓𑀭𑀮** १६, १२; **𑀘𑀓𑀭𑀮** २२, २४; **𑀘𑀓𑀭𑀮** २५, ५; **𑀘𑀓𑀭𑀮** ४६, ६; **𑀘𑀓𑀭𑀮** ७१, १०; वीस्व. ११, २;

वीस्व. १२, ४; वीस्व. १६, १; य. २, १; य. ८, ४३; हृदि. नुस्क. ६. (= य. २२, ६.); वीस्व. ७, ४; य. १०, १४२. १४३; य. १३, ७६; य. १६, १०; **𑀘𑀓𑀭𑀮** (र३ नी मतलये) **𑀘𑀓𑀭𑀮** ७१, ६; **𑀘𑀓𑀭𑀮** ३/३ **𑀘𑀓𑀭𑀮** १६, १६; **𑀘𑀓𑀭𑀮** ४/३ **𑀘𑀓𑀭𑀮** १६, १२. १४; य. ६, ६; **𑀘𑀓𑀭𑀮** ५/३ **𑀘𑀓𑀭𑀮** ८, ६; य. ६, १०; **𑀘𑀓𑀭𑀮** ६/३ वं. ३, २०; वं. ५, ३३—३६; वं. ६, ४६; वं. १२, २१; वं. १३, १. २. ५. ६. २८; **𑀘𑀓𑀭𑀮** १६, १; य. ८, ४८; य. १०, ५४. ६२; य. १६, १८; **𑀘𑀓𑀭𑀮** (७/३ नी मतलये) **𑀘𑀓𑀭𑀮** ६, १५; **𑀘𑀓𑀭𑀮** ५७, २; **𑀘𑀓𑀭𑀮** ७/३ वं. २१, ५. ६. १३; **𑀘𑀓𑀭𑀮** ७/३ य. १०, ६. ६२; Frag. ४, 2. **𑀘𑀓𑀭𑀮** **𑀘𑀓𑀭𑀮**, **𑀘𑀓𑀭𑀮**

𑀘𑀓𑀭𑀮 (**𑀘𑀓𑀭𑀮** ३ धा. **𑀘𑀓𑀭𑀮**) सा. ना. ना-य. दानेश, उहापल्लु; wisdom, discretion. Comp. **𑀘𑀓𑀭𑀮**, **𑀘𑀓𑀭𑀮**; **𑀘𑀓𑀭𑀮** **𑀘𑀓𑀭𑀮**

𑀘𑀓𑀭𑀮 विशे **𑀘𑀓𑀭𑀮** १ धा. **𑀘𑀓𑀭𑀮**

𑀘𑀓𑀭𑀮 (**𑀘𑀓𑀭𑀮** २ धा. **𑀘𑀓𑀭𑀮**) सा. ना. पेदाय्मिशा; creation; Comp. I **𑀘𑀓𑀭𑀮**; **𑀘𑀓𑀭𑀮** १/१ य. १, २५; **𑀘𑀓𑀭𑀮** ६/१ **𑀘𑀓𑀭𑀮** ४३, ५; **𑀘𑀓𑀭𑀮** ५१, १०.

𑀘𑀓𑀭𑀮 (**𑀘𑀓𑀭𑀮** ३ धा. **𑀘𑀓𑀭𑀮**) सा. ना. नारी. उहापल्लु, दानेश; wisdom; **𑀘𑀓𑀭𑀮** २/१ वीस्व. १६, २; य. १, ३२; **𑀘𑀓𑀭𑀮** ६/१ य. १०, ६६. **𑀘𑀓𑀭𑀮** नीये.

𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮, **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮** (**𑀘𑀓𑀭𑀮** २ **𑀘𑀓𑀭𑀮** तथा २ **𑀘𑀓𑀭𑀮**) सभास **𑀘𑀓𑀭𑀮**. **𑀘𑀓𑀭𑀮** वि. उहापल्लु-वायुं यनायिनुं, उहापल्लुथी भरपुर, दानेश-भंद; made of wisdom (lit.); full of wisdom; wise; **𑀘𑀓𑀭𑀮** नर. १/१ य. १४, ५४; **𑀘𑀓𑀭𑀮** नर. २/१ **𑀘𑀓𑀭𑀮** १०, १०; य. १०, ६१; **𑀘𑀓𑀭𑀮** नारी. ८/१ य. १७, ६०.

𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮 (**𑀘𑀓𑀭𑀮** २ धा. **𑀘𑀓𑀭𑀮**) सा. ना. ना-य. पीपल्लु, टैको, आधार; nourishment, support; **𑀘𑀓𑀭𑀮** **𑀘𑀓𑀭𑀮**

𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮, **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮**, **𑀘𑀓𑀭𑀮𑀓𑀭𑀮**—य्मि येषिा विशे **𑀘𑀓𑀭𑀮** १ तथा २ धा. **𑀘𑀓𑀭𑀮**

आशु (= धार) (शुष्मि १ धा. १) सा. ना. नर. धार, अग्नी, केर; तीक्ष्णता; the sharp edge of a cutting iustrment; sharpness; *vide* आशु-०७०९, आशु-६०००, आशु-६१००

आशु (= धारणा) (शुष्मि २ धा. १) सा. ना. ना-य. ठेके आपवे, ठेकावी राप्पु; supporting; sustaining; आशु (Geld. आशु) २/१ य. २, १२.

आशु-दुःख वि. ना. नर. चिक नामा-कित पुरुषनु नाम; name of an illustrious personage; Comp. आशु-दुःख, आशु-दुःख; आशु-दुःख १/१ य. १३, १०८.

आशु (शुष्मि धा. १) सा. ना. नर. पाछु हठावनार, हांकीने दूर करनार; one who repels or drives away. आशु १/१ य. ११, २.

आशु (शुष्मि २ धा. १) वि. सुप्पा-कारी आपनार; comfort-giving; आशु १/१ य. १०, १८.

आशु = आशु = आशु = राप्पु, पकडवु; to keep, to hold; शुष्मि नीचेनो ओल.

आशु (शुष्मि धा. १) सा. ना. नर. रा-पनार, लई ननार; one who keeps or bears; अग्नि प्रत्ययने Gerund* तरिकि सेवे, अथवा कर्त्तरि आ प्रत्ययनु कुंकु इय गलुवु. शुष्मि आशु-६१००

आशु वि. ना. नर. चिक पुरा राप्पुनु नाम, जेना कुंकुणी अग्निने केरशास्य पेहेलवाने मारया हता; name of a wicked person, whose kinsmen were killed by Kereshâspa, the noted Irânian hero; शुष्मि नीचे.

आशु (आशु १ धा. १) वि. दशतयानने लगतो, दशतयाननो कुंकुणी; of the family of Dâshtayâni. आशु १/१ य. १८, ४१ (शुष्मि मोदी.).

आशु वि. ना. नर. पुरुषनु नाम; name of a person; शुष्मि अग्नी पछीनो ओल.

* शुष्मि भाई अवस्ता व्याकरण, सहा २६६-२६७मो.

आशु (आशु १ धा. १) वि. दा-शताग्ने लमतो—तेनो छोकरा; (a member) of the family of Dâshtaghna (orig.); the son of Dâshtaghna; आशु १/१ य. १३, १२५ शुष्मि मोदी.

आशु (= धासि) (शुष्मि २ धा. १) सा. ना. नारी. पेदा थपु, पेदाअग्नि; coming into existence, creation; आशु २/१ य. १८, ८; य. १३, ७७; आशु ५/१ य. १८, ८.

आशु वि. ना. नारी. कास्पीयन समुद्री पूर्व दिशाअग्नि आविला सुबुक्तनु नाम; "The Dahae of the classics, and the Tabia of the Chinese, a country to the east of the Caspian Sea, inhabited by a warlike nomadic people. It was from them that the ancient Parthians recruited their forces. They appear as cavalry archers in the army of the last Darius at Gaugamde. At the time of the invasion of the Scythians, they occupied *la Bactriane* (the Tabia of the Chinese). The province of Dahistân in Gûrgân is so called after their name. The Pehlvi Shâh Nâmeh attributes its foundation to Narsesh the Arsacide" (Dar.); आशु १/३ य. १३, १४४.

आशु (५ धा. १) अति. वि. धरिण दानेशामे, उहाखो; wisest. Comp. आशु १/३ य. १३, १७.

आशु, **आशु** विरो शुष्मि १ धा. १

आशु = धा, धे = धावु; to suck at the breasts; शुष्मि आशु, आशु

आशु विरो शुष्मि धा. १

आशु = सिह = आंधु, बेरी सेवु; ढगला करवो; to build, to encompass, to heap; शुष्मि नीचे.

आशु = क) आंधु आंधु, उपरथी आंधुआम करवु —आंधी सेवु; to build up, to erect; आशु आशु १/३ व. ७, ५६; व. १५, ३६. शुष्मि १ आशु

𐬨𐬀𐬎𐬎𐬎 (= 𐬀𐬎𐬎) (धा. 𐬎𐬎 = शुष्मि १ धा. 𐬎𐬎) सा. ना. नर. क्षीरिणानाई जनवर, रीकारे करनाई जनवर; a ferocious or hunting beast. 𐬎𐬎𐬎 १/१ वं. १३, ४७; 𐬎𐬎𐬎 ६/१ वं. १३, ४४; 𐬎𐬎𐬎 ६/१ वं. १३, ४७. In 𐬎𐬎𐬎 the final of the base is *uriddhied*.

𐬨𐬀𐬎𐬎𐬎𐬎 read 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 they are destroyed (Dar.) Yt. 19, 51.

𐬎𐬎 = विष् = देखाडवु, आंगणी अतलाववी; to show, to point out; शुष्मि 𐬎𐬎

𐬎𐬎𐬎 (शुष्मि धा. 𐬎) सा. ना. अलतां, लाकंडानो ढगलो, अलती खुल; a heap of burning fuel—fire. Pehl. Tr. 𐬎𐬎; 𐬎𐬎𐬎 नारी. २/१ वं. ८, ७४; 𐬎𐬎 ५/१ वं. ८, ६२.

𐬎𐬎 (= 𐬎𐬎 = Lat. Digitus = Fr. Doigt) (शुष्मि धा. 𐬎) सा. ना. नारी. (Index नी मतलमे) 𐬎 देखाडि ते (असल); हाथनु आंगणुं; अरधी अिल्लस; 'वीतस्ति' तुं अरधुं माप; that which points out, an index (lit.); a finger; a measure of half a span about five inches; 𐬎𐬎 २/१ वं. १७, ५.

𐬎 = 𐬎𐬎 = धी, 𐬎 = 𐬎𐬎 = जेवु, विचारवुं; ध्यान आपवु, देखाडवु; जहेर करवुं; to see, to think, to show, to publish; cl. 3. 𐬎𐬎 𐬎. 𐬎. संरा. परस्मै. ३/१ य. १६, ६४; 𐬎𐬎 (Wester.) आसा. परस्मै. १/३ वीस्ता. य. ५८ (= य. २४, ५८); 𐬎𐬎* वर्त. परस्मै. २/१ 𐬎. ३३, १३; 𐬎 𐬎ाल धा. 𐬎 ७परथी 𐬎 𐬎ेवध'शकांमि; विष् = देखाडवु (तु देखाडि); 𐬎𐬎* वर्त. ६. परस्मै. नर. १/३ य. १०, ४५; 𐬎𐬎* (Geld. 𐬎𐬎) ६/३ य. १७, ११. शुष्मि 𐬎𐬎, 𐬎, 𐬎𐬎

𐬎𐬎 = नजर डेरवी नापवी; to turn away the look (from a person); 𐬎𐬎 𐬎𐬎 𐬎𐬎 𐬎𐬎 ... 𐬎𐬎 O Ashi! do not turn thy

* Give me (Dar.); तुं भने आप (दास्मे.); Do Thon reveal to me (M.); तुं भने जहेर—आइधुं कर (भिदस).

look from me. भारीथी नजर डेरवती ना,* अम्मे अशिरावंध.) आसा. परस्मै. २/१ य. १७, १५.

𐬎𐬎𐬎 = नीची-हलकी नजर जेवुं; धिकारवुं; to look with an eye of contempt; to hate. 𐬎𐬎𐬎 𐬎. 𐬎. परस्मै. १/१ वीस्ता. य. ४३.

𐬎𐬎 = नेधाह करवी, जेवुं; to see, to behold; 𐬎𐬎* वर्त. परस्मै. ३/१ य. १०, १३. ५१. ६५; 𐬎𐬎* 𐬎. 𐬎. परस्मै. ३/१ 𐬎. ६२. ८; नीआ. ५, १४; 𐬎𐬎* शफ्या. परस्मै. ३/१ वं. ६, १२ †

𐬎𐬎𐬎 = 𐬎) जेवुं; नजर करवी; to look at; to see; 𐬎𐬎* शफ्या. परस्मै. ३/१ वं. १६, २. 𐬎) देखावुं; to appear; 𐬎𐬎 = (माहतायना) देखायला (भाग) ने 𐬎. ६. वि. ४/१ य. ७, १; नीआ ३, ३; 𐬎𐬎 † = (माहतायना) देखाता (भाग) ने. वर्त. ६. वि. ४/१ य. ७, १; नीआ. ३, ३.

𐬎𐬎 = अंधी तरकुं नजर करवी—बोक्सी रापवी; to look all over, to watch; शुष्मि 𐬎𐬎

𐬎𐬎 (शुष्मि धा. 𐬎) सा. ना. नारी. नजर, नेधाह; look, sight; शुष्मि 𐬎𐬎, 𐬎𐬎

𐬎𐬎 विरो शुष्मि धा. 𐬎

𐬎𐬎 विरो शुष्मि धा. 𐬎

𐬎𐬎 विरो शुष्मि धा. 𐬎

𐬎 विरो शुष्मि धा. 𐬎

𐬎 𐬎 = 𐬎𐬎 = कु = यीडाध' नवुं, शुस्से धधनि- यीडाधनि 𐬎ालवुं (देव अथवा अराय माणुसनु); सारां माणुसनां 𐬎ालवाने माटे 𐬎𐬎 आविछे; to speak (of evil beings); cl. 1; *contra*, 𐬎, १/६ to speak (of good beings) 𐬎 𐬎. 𐬎. आत्मने. ३/१ वं. १६, १. ४४; 𐬎. ६,

* आम्मे ठेकाथे 𐬎𐬎 नो अर्थ 𐬎𐬎 ना जेवो नकार थयो छे; शुष्मि मांइ अवरता व्याकरथ, संहा २८० मेा. † आम्मे ठेकाथे 𐬎𐬎 नो अर्थ 'अधुं-𐬎ालवुं जेअंमि' (the unclean man) shall repeat or recite ... सायु पडथे. ‡ Geld. 𐬎𐬎

२४; य. १७, १६; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮*** वं. १६, ९. ८; य. ३, १४; ह३दि. नु२क. ३५ (= य. २२, ३५); **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** ३३ (धातुनी वृद्धि यधनि प्रत्यय ल.गो) वं. १६, ४५; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮*** वं. १६, ४५. ४७; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** वर्त. ६. आत्माने. न२. १/१ य. १६, ४७; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** नारी. १/१ ह३दि. नु२क. ४२ (= य. २२, ४२).

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = स्त्रीडाधनि पाछे जवाय आपयो—
 केल्लु (देव-द३वनु); to answer (of evil beings); **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**-**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** अ. लू. प२२मै. ३/१ वं. १८, ३१. ३४. ३७. ४०. ४३. ४६. ४८. ५४. ५७; वं. १६, ३; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮*** . . . **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** वं. १६, ९. ८.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = स्त्रीडाधनि भेदोथी ओलवु (देवनु); to vociferate (of evil beings); *contra*, **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**-**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** अ. लू. प२२मै. ३/१ वं. १६, ४३.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = वधारे स्त्रीडाधनि ओलवु (देवनु); to speak angrily (of evil beings); **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** वं. १६, ४३.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = पू = हिलवु, गतिमां आववु; to shake, to move; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**, **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**, **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = दुह = **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** = दुध दोहोवु; to milk; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** नीयेना ओल.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (= **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** = **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** = Ger. Tochter = Daughter) (**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** धा. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**) सा. ना. नारी. पोतानी छोकरी, दीकरी; दुध दोहो-नारी (असलअर्थ), सयय के प्राचीन वप्यतमां छोकरीनुं सुप्य काम दुध दोहोवानुं हवु; one who milks (lit.); a daughter; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** १/१ वं. १२, १. २. १७. १६; वं. १४, १५; वं. १६, १३. १९; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** १/१ ध३न. ४५, ४; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** २/१ वं. १२, ३; य. १७, २; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** ७/१ वं. १२, १६; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** ९/३ ध३न. ५३, ३.

* श३आतना * अ. लू. (augment) ना छे; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** माई अवस्ता व्याकरथ, स३दि १८१ मे।

† Eng. Dug (the teat or pap of a cow or other beast) and Per. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** (butter-milk) are derived from the rt. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**; Comp. Lat. *Duc-ere* and *To Tug* with the Sans. rt. दुह (Av. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**), which originally implies to draw out, to pull.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 सा. ना. नान्य. विपत्ति, आइत, अ-
 भाय्य दशा; गरीबी, सुकलेसी; जे **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**
 नुं अपवश गछीअमे तो 'अदतोअम, अयु-पादी'
 अर्थ थछ शके; calamity, misfortune;
 poverty, misery; or, mean parentage,
 low birth (fr. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**); Contrast
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮;—**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** २/१ य. १०, ११०.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 विरो **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** २ **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (२ **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** उपरथी) वि. अराय, नडाई,
 दुष्ट; evil, bad; causing harm; ...**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (नडारी कीडीअमांती) ९/३ वं. १४, ५.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 वि. ना. न२. अमिक जतना कुतरै;
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (अंधापर) नामना कुतरानुं पीणुं
 नाम; a species of dog; the vulgar
 name of Vanghâpara. Comp. Per. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**,
 Pehl. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** २/१ वं. १३, २. ३. ४.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 वि. ना. न२. पामिततनुं नाम;
 'वअमिकेरत' नी राजधानी; capital of Sajestân;
vide **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** अमेनी नीयेना ओल.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** तथा
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮) सभास वि. दुहक पामिततवाणुं (वअमि-
 केरत); (Vaekereta) having Duzhaka as
 its capital city; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 न२. २/१ वं. १, ६; Geld. **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 of the evil shadows (**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** = Per.
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 = Sans. छाया shadow).

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 (= **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**) (**𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**, **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** उपरथी) सा.
 ना. नान्य. दोणय; hell; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** ३/१ य.
 १६, ४४.

𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 सभास वि. न२. १/१ अराय कोवत-
 वाणो, धआने पोतानां कोवत—जेरने अराय माई
 वापरनार; **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** (युस्ती तथा दारमे.); **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**
𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮 नयानवाणो (हारले); abusing one's might
 (orig., **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** + **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** + **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮**); tyrannical,
 unjustly severe (Justi & Dar.); of an
 evil tongue (Har.); **𑀧𑀭𑀯𑀭𑀮𑀭𑀮𑀭𑀮** न२. १/१
 ध३न. ४६, ४.

अथर्ववेद (विश्वे श्रुत्या अथर्ववेद)

अथर्ववेद (श्रुत्या २ अथर्व तथा अथर्व) समास ना. ना-य. अराय मार्ग—रीति; विपत्ति; अराय आसानी; evil way or practice; calamity, discomfort; Pehl. अथर्ववेद; अथर्ववेद २/१ छन्द. ८, ८.

अथर्ववेद (श्रुत्या २ अथर्व अ तथा १ धा. ए) समास वि. पौहोत्यवाने मुश्केल, नजदीक जवाने कडाख; difficult to be reached; अथर्ववेद २/१ वं. १३, ३.

अथर्ववेद (= वृत्त) (श्रुत्या २ अथर्व तथा अथर्व) समास वि. क) अराय रवेरा—तरीकाने, नुकसान-कारक; of evil ways and practices; harmful; अथर्ववेद १/३ य. १३, २०; अथर्ववेद अथर्व अथर्व वि. नर. १/१ वं. १३, ४२. ४३.

अ) नजदीक जवाक नही शकाम्ये तेषु; inaccessible (Sans. वृत्त); for particulars, अथर्ववेद २/१ य. १५, १८.

अथर्ववेद (= अथर्व = वृत्त) (श्रुत्या २ अथर्व तथा अथर्व) क) समास ना. ना-य. अराय जेलिषु ते, अथर्व सपुन, श्रुडो वयन; an evil word; अथर्ववेद २/१ छन्द. ७१, ७; य. १०, १०६; अथर्ववेद अथर्ववेद २/१ वं. ३, २०. ४२; वं. ८, ४८; अथर्ववेद अथर्ववेद १/१ छन्द. १०, १६; छन्द. ७१, ७; अथर्ववेद अथर्ववेद २/३ छन्द. ११, १७; अथर्ववेद अथर्ववेद १/३ वीर्य. २०, २.

अ) समास जू. कृ. वि. श्रुडो सपुन जेलिषो, अराय वयनवाणि; (a word) evil-spoken, falsely uttered; अथर्ववेद नारी. ४/१ ह्रिदि. नुस्क ३६ (= य. २२, ३६); अथर्ववेद अथर्ववेद (श्रुडो जेलिषो सपुन) ना-य. १/१ वं. १८, १७. २५. Contrast अथर्ववेद

अथर्ववेद (= अथर्व = वृत्त) (श्रुत्या २ अथर्व तथा अथर्व) समास वि. अराय वासवाणि (पवन), धन भारतो (पवन); foul-scented (wind); अथर्ववेद २/१ ह्रिदि. नुस्क. २५ (= य. २२, २५); अथर्ववेद (Compara. adj.) more foul-scented (वधार्थे

धन भारतो) अथर्व. वि. नर. १/१ य. २२, २५; अथर्ववेद (super.) most foul-scented धर्षो धन भारतो अथर्व. वि. नर. २/१ य. २२, २६.

अथर्ववेद (= अथर्व-अथर्व) (श्रुत्या २ अथर्व तथा अथर्व) समास ना. नारी. अराय अथर्वी युजन्तवी; दुःख, संकट; leading a miserable life; pain, affliction. Contrast अथर्ववेद; अथर्ववेद १/१ छन्द. ४६, ८.

अथर्ववेद (श्रुत्या १ अथर्व) समास ना. नर. अराय क्रिया करनार, अथर्व धर्मयुक्; a bad Zootar; an unworthy priest; अथर्ववेद; अथर्ववेद १/३ वीरता. य. १२ (= य. २४, १२).

अथर्ववेद (= अथर्व-अथर्व) (श्रुत्या अथर्व क) समास वि. अराय दीन-तरीकावाणि; of bad religion; of evil practices; अथर्ववेद २/१ य. १८, ४७; Frag. ४, २; अथर्ववेद २/१ य. ५, १०८; य. ८, ३१; य. १८, ८७; अथर्ववेद २/१ छन्द. ६५, ६; अथर्ववेद २/१ ह्रिदि. नुस्क. ३६ (= य. २२, ३६); अथर्ववेद harbouring evil consciences (अथर्व ध्यानतवाणि) नर. २/३ छन्द. ४८, ११.

अथर्ववेद (= अथर्व-अथर्व) (श्रुत्या ३ धा. अथर्व) समास वि. अराय दानेशवाणि, अराय जालुनार; evil-knowing; Contrast अथर्ववेद, अथर्ववेद; अथर्ववेद २/१ वं. १८, १. ४४; छन्द. ५७, २५; य. ५, ८२; य. १७, १८; अथर्ववेद अथर्ववेद प्रमाथे नर. २/१ य. ५, ८२; अथर्ववेद अथर्ववेद (अराय जालुनार अथर्ववेद-युशथी) ३/१ (५/१ नी मतजये) वं. १८, १२; अथर्ववेद २/१ वं. ११, १०. १३; वं. १८, ५. ८; अथर्ववेद २/३ वं. १८, ३. २८. ३३. ४४. ४५. ४७; छन्द. ३०, ३; अथर्ववेद अथर्ववेद प्रमाथे २/३ वं. १८, ४३.

* आथर्वे ठेकाथे अथर्व नो अ अर्थ जेवानो; श्रुत्या अथर्व गः—conscience, ध्यानत. † श्रुत्या आथर्वे अवस्था व्याकरण, संकेत ३०१ भा. ‡ अथर्वे ठेकाथे अथर्ववेद नो अर्थ 'अराय वेदाथेश-वाणि' (of evil creations) थी अर्थ श्रुते.

अशुभसृष्टयः (ऋग् २ धा. ७) समास वि.

अशुभ पैदाश्रमिरेने लगतु अथवा अशुभी उत्पन्न करुनाई; of evil creation; or, mischief-doing; injurious; शुभसृष्टयः...हृदय hurtful winter नर. ६/१ वं. ७, २७.

अशुभसृष्टयः (= ऋग्-७१) (ऋग् १ धा. ७) समास वि.

अशुभ पैदाश्रमिरेने लगतु; of evil creation; epithet of अशुभ...हृदय नर. १/१ वं. १६, ६. ८; अशुभसृष्टयः नर. ६/१ हृदय. ६१, २.

अशुभदृष्टयः (ऋग्-७१) (ऋग् १ धा. ७) समास वि.

अशुभ नजरवाणो; evil-eyed; अशुभदृष्टयः २/३ य. ३, ११; अशुभदृष्टयः ८/३ य. ३, ८; -अशुभदृष्टयः...अशुभदृष्टयः (super.) the worst of the evil-eyed (अशुभ नजरवाणोऽभिमाना धृष्ट्या अशुभ नजरवाणोऽभिने) अति. वि. २/३ य. ३, १५.

अशुभदृष्टयः (ऋग् १ धा. ७) समास वि.

अशुभ आलमलननो, अशुभ आसियत-असलत धरावनार, अशुभ वशुदने; of evil demeanour or nature; अशुभदृष्टयः नर. १/१ वं. १३, ४७.

अशुभदृष्टयः (ऋग् १ धा. ७) समास ना. नारी.

दुःख-संकट अमदु; suffering pain or trouble; अशुभदृष्टयः ४/१ य. १, २४.

अशुभदृष्टयः (ऋग् १ धा. ७) आश, अशुभ

दुःखा; गेरभरु, नाशुशी, हतिराशु; curse; ill-will; अशुभदृष्टयः...अशुभदृष्टयः = अशुभे भिडेर हृदय तेऽयो तरु गेरभरु अत-लावेछे; When Mithra bears them ill-will; when Mithra treats them as rebels (Har.); अशुभे भिडेर हृदय (तेऽयोने) अलवाअर तरुके गणुछे (हरये) य. १०, ४८.

अशुभदृष्टयः (ऋग् १ धा. ७) समास वि.

अशुभ वरसने लगतु (असल अर्थ); दुकाणवाणु; टिपणी लावनार; pertaining to the bad year (lit.); अशुभदृष्टयः...अशुभदृष्टयः = famine-producing Pairika; the female demon of drought and sterility; contrast अशुभदृष्टयः...अशुभदृष्टयः नारी. १/१ य. ८, ५१; अशुभदृष्टयः ४/१ य. ८, ३६

अशुभसृष्टयः (= ऋग्-७१) (ऋग् १ धा. ७) समास ना. नारी.

अशुभ आराधना, नावाअिक यश.शने; unworthy adoration. Contrast अशुभदृष्टयः...अशुभदृष्टयः ३/१ य. १०, १०८.

अशुभसृष्टयः (= दुर्वचस्) (ऋग् १ धा. ७) समास वि.

अशुभ सपुनवाणो-मोलनार; of evil speech; evil-speaking; अशुभसृष्टयः ४/१ हृदय. ६५, ७; अशुभसृष्टयः...शिशु (the youth of evil words) नर. ६/१ य. २२, ३६; अशुभसृष्टयः...अशुभदृष्टयः नर. १/३ वं. १३, २. ३. ४. ६. ७; वं. १८, १५. २३; ५. ८, ५१; अशुभसृष्टयः २/३ हृदय. ४६, ११.

अशुभसृष्टयः* समास वि. अशुभतवाणो,

मानने नई लायकनो; of bad repute, not worthy of respect; rt. अशुभ = वस् = to revere; अशुभसृष्टयः नर. २/३ य. १६, ८७.

अशुभसृष्टयः (ऋग् १ धा. ७) समास ना. आटे,

अशुभकाने राअनार, अशुभ अशुभिन धरावनार; a false believer; अशुभसृष्टयः ३/३ हृदय. ५३, ६.

अशुभसृष्टयः (= अशुभदृष्टयः) (ऋग् १ धा. ७) समास वि.

अशुभसृष्टयः (= अशुभदृष्टयः) (ऋग् १ धा. ७) समास वि. अशुभ-दुष्ट काम करुनार; an evil doer. Comp. अशुभसृष्टयः and -अशुभदृष्टयः; अशुभसृष्टयः...अशुभसृष्टयः १/३ हृदय. ५३, ८.

अशुभसृष्टयः (= अशुभदृष्टयः) (ऋग् १ धा. ७) समास ना. ना.य.

अशुभसृष्टयः (= अशुभदृष्टयः) (ऋग् १ धा. ७) समास ना. ना.य. अशुभसृष्टयः अशुभसृष्टयः, दुष्ट काम; an evil deed; अशुभसृष्टयः २/१ हृदय. ७६, ७; य. १०, १०५. १०६; अशुभसृष्टयः २/१ वं. ३, २०. ४२; वं. ६, ४६; अशुभसृष्टयः ६/१ हृदय. १०, १६; हृदय. ७१, ७; अशुभसृष्टयः २/३ हृदय. ११, १७; -अशुभसृष्टयः...अशुभसृष्टयः ५/३ य. २१, १७; -अशुभसृष्टयः...अशुभसृष्टयः ६/३ वी. २५. २०, २.

अ.) समास अशुभ कृ. वि. अशुभ अशुभ; evil-done; अशुभसृष्टयः...अशुभसृष्टयः अशुभसृष्टयः अशुभसृष्टयः

* अशुभे हेकाये अशुभ नो अर्थ 'नकार' सेवा अथवा 'दुष्टय' सेवानो.

दानेरा; evil understanding. Contrast **अविद्या**; **अविद्या** ३/१ छिन्. ४६, ४.

अविद्या (**अविद्या** **अविद्या**) — क)
समास ना. नर. **अविद्या** पादशाह, **अविद्या** राजकचो;
an evil monarch. Contrast **अविद्या**;
अविद्या १/३ छिन्. ४८, ५.

अ) समास वि. **अविद्या** सत्तावाजो, **अविद्या**
घातानी सत्ताने **अविद्या** मार्गे वापडनार; misusing
one's own authority; **अविद्या** नर.
२/३ छिन्. ४६, ११.

अविद्या (**अविद्या** **अविद्या**) समास वि.
अविद्या तोषमवाजो, **अविद्या** युनीआदीवाजो; of the
evil seed, contrast **अविद्या**; **अविद्या**
अविद्या नारी. २/१ य. १६, ६५; **अविद्या**
नारी. ६/१ य. १६, ६४.

अविद्या (**अविद्या** **अविद्या**) समास ना. नर.
अविद्या वमासनार, **अविद्या** अन्दिश, **अविद्या**
दुश्मन; evil-
thinking (lit.); an enemy, a foe; **अविद्या**
अविद्या २/१ य. १७, १२; य. १८, १; य. १६, ८४;
अविद्या ५/१ य. १, २४; य. १४, ५७; **अविद्या**
अविद्या (**अविद्या**—**अविद्या**) १/३ य. १४, ३८; **अविद्या**
अविद्या (**अविद्या**—**अविद्या**) २/३ य. १०, ३४; **अविद्या**
अविद्या २/३ **अविद्या**. गाहाम. १७; तथा **अविद्या**
आहंर-
गानमां **अविद्या** **अविद्या** ना करदामां
अविद्या ६/३ छिन्. ५७, २६ य. १०, ११; **अविद्या**
अविद्या. गाहाम. १५; तथा **अविद्या**
आहंर-
गानमां **अविद्या** **अविद्या** ना करदामां; **अविद्या**
नीयेनो **अविद्या**.

अविद्या (**अविद्या** **अविद्या**)
समास कृ. वि. **अविद्या** नने **अविद्या**, **अविद्या**
उपर
हतेह **अविद्या**; vanquishing the enemy;
अविद्या
नर. २/१ (१/१ ने **अविद्या**) **अविद्या**. **अविद्या**
नर., ७ (= य. २३, ७).

अविद्या (= **अविद्या**) (**अविद्या** **अविद्या**) क)
समास ना. नान्य. **अविद्या** **अविद्या** ते, **अविद्या**
अविद्या;
an evil thought; **अविद्या** २/१ छिन्.
७१, ७; य. १०, १०५. १०६; **अविद्या** २/१ वं.
३, २०. ४२; वं. ६, ४६; **अविद्या** ६/१ छिन्.

१०, १६; छिन्. ७१, ७; **अविद्या** २/३ छिन्.
११, १७; **अविद्या** ५/३ य. २१, १७.
अविद्या ६/३ वीर्य. २०, २.

अ) समास कृ. कृ. वि. **अविद्या** **अविद्या** (**अविद्या**
अविद्या), **अविद्या** **अविद्या** (**अविद्या**); **अविद्या**
अविद्या; evil-thought; ill-considered; ill-
intentioned; **अविद्या** नान्य. ६/१
वं. १८, १७. २५. **अविद्या**

अविद्या (= **अविद्या**) (= **अविद्या**) (**अविद्या**
अविद्या) समास वि. **अविद्या** **अविद्या**, **अविद्या**
अविद्या; of ill-intent; evil-minded;
अविद्या ४/१ छिन्. ६५, ७; **अविद्या**
अविद्या (**अविद्या** **अविद्या** **अविद्या**) नर. ६/१
य. २२, ३६; **अविद्या** नर. २/३ छिन्. ४६, ११.

अविद्या (**अविद्या** **अविद्या**) समास ना. नर.
अविद्या सच्युन **अविद्या**; **अविद्या** **अविद्या**; one
who utters evil words (lit.); a maligner;
अविद्या नर. १/१ छिन्. १०, १२; **अविद्या**
अविद्या नर. ६/१ छिन्. १०, १२.

अविद्या (**अविद्या** **अविद्या**) क) समास ना.
नारी. **अविद्या** **अविद्या**, **अविद्या** **अविद्या**
नसीहत; a misleading advice.

अ) समास ना. नर. **अविद्या** **अविद्या** **अविद्या**
अविद्या; an evil teacher
of religion; a false preacher; **अविद्या**
१/१ छिन्. ३२, ६; छिन्. ४५, १.

अविद्या (= **अविद्या**, **अविद्या**) (**अविद्या** १ **अविद्या**)
अविद्या सा. ना. नारी संकट, **अविद्या**; trouble,
affliction; **अविद्या** ७/१ छिन्. ३१, १८.

अविद्या (**अविद्या** **अविद्या**) (**अविद्या** **अविद्या**)
समास वि. **अविद्या** **अविद्या** **अविद्या** करनार; com-
mitting evil deeds; **अविद्या** ४/१
छिन्. ३१, १५; छिन्. ६५, ७; **अविद्या**
नर. ६/१ **अविद्या**. नुस्कं. ३६ (= य. २२, ३६);
अविद्या १/३ छिन्. ३४, ६; **अविद्या**
अविद्या नर. २/३ छिन्. ४६, ११.

* **अविद्या** **अविद्या** **अविद्या**; **अविद्या** **अविद्या**
वपते, **अविद्या** करीने **अविद्या**, **अविद्या** **अविद्या**
अविद्या.

—११—११—११— (शुभ्रि ११—११—११)

समास अ. कृ. वि. अराय रीते डेणवणी पापिही,
अदतरीकानी (अराय अरत); badly trained
or instructed; ill-principled. Contrast

—११—११—११— (well-instructed) Geh. 4, 9;

—११—११—११—... नारी. ४।
हादि. नुस्क. ३६ (= य. २२, ३६).

—११—११— (= वृत्) सा. ना. नर. पेगाम पोहोआडनार.

कासद, अमिलनी, दूत; a messenger, an envoy,
a prophet; ११ (Geld. ११) २।१ धर.

३२, १३; ११ १।३ धर. ३२, १.

—११—११— (= ११ = वृत् = ११) क) वि. दूर, लांबुं ;

distant, remote, long; ११... ११ (न-

नदीकथी, ... दूथी) १।१ (कि. अ.) धर. ४५.

१; ११ धर. ५७, १४; धर. ६५, ३; य. ५, ३.

६८; य. १०, ६०; वीशना. य. ५१ (= य. २४, ५१);

नीआ. ४, ४; ११ (दूर जगामां) ना-

य. ७।१ वं. ८, ६७; ११ ७।१ (कि. अ.) धर.

३४, ८; य. १४, १३; ११... ११

(ननदीकथी ... तथा दूथी) ७।१ (कि. अ.)

य. १७, २. शुभ्रि नीयेना येयो.

अ) कि. अ. धृष्टि, अतिशय, पुरती रीते ;

greatly, sufficiently; शुभ्रि ११—११—११

—११—११—११— (शुभ्रि ११—११—११) समास

वि. दूर छोडावाणो (रस्ते); (मार्ग) जेना छोडा—

अंत धृष्टि दूर होअं तेवा; (a way) far-

extending; a road or path whose ends

reach far off; ११—११—११— २।१ य. ८, ३५ ;

य. १३, ६८.

—११—११—११— वि. ना. नर. दानु नामना तुरानी

दाहकाना अंक सरदारनु नाम; name of a

leader of the Turanian tribe, called the

Danus, who were inimical to the Iranians;

११—११—११— २।१ य. ५, ७३.

—११—११—११— (शुभ्रि ११—११—११) समास वि. दूर

सुधी पोहोअता छोडावाणुं (अस्मान); जेना

छोडा दूर वेर लांबाअं तेवु; (the sky)

with ends that lie afar. Comp. ११—११—११—
११—११—११— नर. १।१ य. १३, २.

—११—११—११— (शुभ्रि १ धा.

—११—११—११—) समास वि. दूर जेतो, लांये सुधी नर

करतो; far-seeing; ११—११—११— most far-

seeing (super.); epithet of Ahura

Mazda and Rashnu Razishta; ११—११—११—

११—११—११— (१।१ नी मतलये) य. १, १२;

११—११—११— ८।१ य. १२, ७.

—११—११—११— (शुभ्रि १ धा. ११—११—११) समास

ना. नर. दूर सुधी नर करनार, लांये वेर नेधा

करनार; one who sees (things) far off;

११—११—११— १।१ य. १, १२.

—११—११—११— (= वृत्पार) (शुभ्रि ११—११—११) स-

मास वि. पार करवाने दूर पडे अंवि, दूर छोडावाणुं;

far for crossing or passing over (lit.);

(this earth) whose ends lie afar;

generally used as an epithet of this world.

११—११—११— नारी. २।१ अाकरी. पेगम. नर. ४

(= य. २३, ४); ११—११—११— (नारी. ५।१ ने अदले) य. १७, १६; ... ११—११—११—

११—११—११— नारी. ६।१ वं. १६, ४; य. १०,

६५, ६६; ११—११—११— नारी. ६।१ य. ५, ३८;

११—११—११— ११—११—११— the River Rangha

whose ends lie afar; नारी. ६।१ य. १४, २६.

—११—११—११— (शुभ्रि ११—११—११) अ तथा १

११—११—११—) समास अ. कृ. वि. धृष्टि—सारी पडे अह-

वाअंवेला; greatly esteemed or beloved;

११—११—११— ११—११—११— नर. १।१ य. १६, १७.

—११—११—११— (शुभ्रि ११—११—११) तथा १ ११—११—११— क)

समास ना. ना-य. दूर जेवानी शक्ति;

piercing look, far-reaching sight;

११—११—११— १।१ य. १४, १३.

अ) समास वि. दूर सुधी जेवानी शक्ति

रापनार; having a piercing look; ११—११—११—

११—११—११— (नर. १।१ नी मतलये) य. १, १५; ११—११—११—

नारी. १।३ य. १३, ३०.

ग) समास वि. दूर सुधी शरानी अापनार

(तेशतर); (Tishtrya) whose light goes

afar; ११—११—११— ११—११—११— नर २।१ य. ८, ४.

* ११—११—११— (Westar.) created afar (Sp.)

अश्वत्थम् (शुष्मा अश्वत्थ) समास शू. ६.
 वि. दूर सुधी वपुषा अश्वत्थ-प्रख्याति पामिलो; लां-
 या वपुषतनी कृतिने; renowned afar; dis-
 tinguished from a long period; Comp.
 अश्वत्थम् **अश्वत्थम्** Yt. 5, 3; **अश्वत्थम्** नर.
 २/१ वीशता. य. ४२ (= य. २४, ४२);
 अश्वत्थम् नर. ६/१ य. १३, १६.

अश्वत्थम् (= अश्वत्थ) (असल ३५ + श्वत्थ
 अश्वत्थ; शुष्मा अश्वत्थम् अ) समास वि. षीमारी
 दूर राश्वनार, दरदने पछात नाश्वनार; removing
 sickness or disease afar; epithet of
 Haoma (except Y. 32, 14); **अश्वत्थम्** **अश्वत्थम्**
 नर. १/१ ध्रि. ६, २. ४. ७. १०. १३; ध्रि. ११,
 ३; **अश्वत्थम्** **अश्वत्थम्** नर. २/१ ध्रि. १०, २१;
 ध्रि. ४२, ५; सीरी. २, ३०; **अश्वत्थम्** २/१ ध्रि.
 ३२, १४; **अश्वत्थम्** . . . **अश्वत्थम्** नर. ८/१ ध्रि.
 ६, १६. २०. २१.

अश्वत्थम् (धा. अश्वत्थ) = अश्वत्थ, छेतरधुं;
 denominative base of rt. अश्वत्थ to deceive.

अश्वत्थम् = अश्वत्थ, छेतरधुं; to deceive; **अश्वत्थम्**
 अश्वत्थम् प्रयो. अ. शू. परस्मै. ३/१ ध्रि.
 ३१, १७.

अश्वत्थम् = अश्वत्थ; मात करधुं, रोकस्त करधुं; to
 beguile, to checkmate; to foil; **अश्वत्थम्**
 अ. शू. परस्मै. १/३ ध्रि. ३०, ६.

अश्वत्थम् विरो शुष्मा धा. अश्वत्थ

अश्वत्थम् (अश्वत्थ-नं गुं गाथा ३५. शुष्मा धा.
 अश्वत्थ अ) = वधारधुं, मश्वत्थ करधुं; to promote,
 to increase, to strengthen; **अश्वत्थम्** वर्त.
 परस्मै. ३/१ ध्रि. ४४, ६. शुष्मा नीचेना योल.

अश्वत्थम् (शुष्मा अश्वत्थ) सा. ना. नान्य.
 वधारि; increase; **अश्वत्थम्** ३/१ ध्रि. ४७, ६.

अश्वत्थम् सा. ना. नान्य. घेर; मुकाम, रेहेडाथुं;
 a house, a residence; Gâthie form of
 अश्वत्थ (except Yt. 16, 2); **अश्वत्थम्** = अश्वत्थ =
 अश्वत्थ (• नीकणी गथाथी); **अश्वत्थम्** २/१ ध्रि.
 ३१, १८; **अश्वत्थम्** ४/१ ध्रि. ४६, ११; **अश्वत्थम्**

४/१ (७/१ नी मतलये) ध्रि. ४६, ११;
अश्वत्थम् ५/१ य. १६, २; **अश्वत्थम्** ६/१ ध्रि.
 ३१, १६; **अश्वत्थम्** ७/१ ध्रि. ३२, १३; ध्रि. ४६,
 ११; **अश्वत्थम्** = (Geld.) ७/१ ध्रि. ३२, १५;
अश्वत्थम् (गरेश्वमान जेहेश्वतां) ७/१
 ध्रि. ५०, ४; **अश्वत्थम्** **अश्वत्थम्** ७/१ ध्रि. ५१, १५.

अश्वत्थम् (शुष्मा धा. अश्वत्थ अ) सा. ना. योडी,
 अश्वत्थ, सांकल; chains, bonds; **अश्वत्थम्** २/३ ध्रि.
 ५३, ८; **अश्वत्थम्** **अश्वत्थम्** (Geld. **अश्वत्थम्**)
 (अश्वत्थं) = कारांत नारी. ७/३ ध्रि. १०, १७.

अश्वत्थम् (शुष्मा धा. अश्वत्थ क) वि. सप्त, क-
 श्वत्थ, मुश्वत्थ; hard, difficult; शुष्मा नीचे.

अश्वत्थम् **अश्वत्थम्** (शुष्मा २ धा. अश्वत्थ) समास
 वि. मुश्वत्थीथी शीडी शक्ति—अश्वत्थ यथ शक्तिधुं (करन्);
 (debt) that can with difficulty be repaid;
अश्वत्थम् **अश्वत्थम्** (Geld. **अश्वत्थम्**)
 नर. १/१ वं. ३, ४१.

अश्वत्थम् (शुष्मा धा. अश्वत्थ क) मश्वत्थ; सप्त,
 उस्तेवार; fast, hard, strong; शुष्मा **अश्वत्थम्**
अश्वत्थम् तथा नीचेना योल.

अश्वत्थम् (शुष्मा अश्वत्थम्) समास
 वि. सप्त दोशनार (पवन); fast-rushing (wind);
अश्वत्थम् **अश्वत्थम्** नर. १/१ वं. ३, ४२.

अश्वत्थम् (शुष्मा अश्वत्थ तथा २
 अश्वत्थम्) समास वि. मश्वत्थ अश्वत्थानो; strong-
 bodied; **अश्वत्थम्** **अश्वत्थम्** नर. १/१ य. १५, ५४.

अश्वत्थम् (शुष्मा धा. अश्वत्थ क) वि. मश्वत्थ, दृढ;
 असरकार; firm, strong, efficacious; **अश्वत्थम्**
 नर. ७/१ य. १५, ४६. ५४; **अश्वत्थम्** **अश्वत्थम्**
 (मश्वत्थ गाडी) नर. १/१ य. १३, ५२; **अश्वत्थम्**
 नान्य. १/१ य. ३, ५; **अश्वत्थम्** (हिममत आपनार)
 नर. १/३ य. १४, ४६; **अश्वत्थम्** नारी. २/३ य. १३,
 ७५. **अश्वत्थम्** (super. adj.) firmest (धुष्म
 दृढ-मकम) अति वि. नर. १/१ य. १५, ४१;

* For this, vide my Av. Grammar, Ch. V.

* **अवस्था** (super. adj.) firmest ना-य. १/१ य. ३, ५.

अवस्था (शुद्धि धा. **अवस्था** य) सा. ना. नर. जेडी, सांकल; chains; fetters; **अवस्था** २/१ य. १, २७; **अवस्था** १/३ य. ११, २.

अवस्था (शुद्धि १ धा. **अवस्था** क) अ. क. वि. श्रीरा-अवस्था, कूट पेटेली; leguminous; **अवस्था** = legumes; pease, beans, &c. श्रीरा-अवस्था—कूटवाणो अनाज. जेभके अना, वाल, धत्तादि; **अवस्था** १/३ वं. ७, ३५. शुद्धि १ **अवस्था**

य) सा. ना. नर. दुंगरनो अ; a gorge; **अवस्था** १/३ वं. १०, १७.

अवस्था (शुद्धि ३ धा. **अवस्था**) अ. क. वि. मान आपेवु; revered, esteemed; शुद्धि २ **अवस्था**

अवस्था (**अवस्था** ने अदले) (शुद्धि २ धा. **अवस्था**) सा. ना. नर. रायनार, धरावनार; one who is endowed with; one who possesses; **अवस्था** **अवस्था** **अवस्था** (अगरजे तु मान—आरजोअ रायनार छे) वं. २१, ५. ८. १३.

अवस्था (= धर्त, धर्त) (शुद्धि २ धा. **अवस्था**) सा. ना. नर. टेकावी रायनार; one who sustains, one who keeps from falling; **अवस्था** १/१ वं. ४४, ४.

अवस्था विरो शुद्धि २ धा. **अवस्था**

अवस्था (शुद्धि धा. **अवस्था**) सा. ना. ना-य. स्नायु, गोठलु; a tendon, sinew; **अवस्था** २/३ य. १३, ११.

अवस्था (शुद्धि १ धा. **अवस्था**) सा. ना. नर. अज्जेडा, हुलराई; अशरम सरकशी (मिस्स); इरतेर, तोडलु (दारमे.); a tumult, rashness; audacious insolence (Mills); lacerating (Dar.); **अवस्था** (असल ३५ **अवस्था**) १/१ वं. २६, १.

अवस्था (शुद्धि धा. **अवस्था**) सा. ना. नर. मलयुट पकडनार; one who holds fast; **अवस्था** १/१ वं. ३४, ४; नीअ. ५, १८.

अवस्था (**अवस्था** नु गाथा ३५; शुद्धि ५ **अवस्था**) वि. दानाव, अजलमवाणो; wise, enlightened, learned; **अवस्था** **अवस्था** **अवस्था** अजलमवाणो सअमोअ-नोने—दीन समजवनाराअमोने) नर. २/३ वं. ४५, ११. शुद्धि **अवस्था**

अवस्था विरो शुद्धि २ **अवस्था** evil अराय.

अवस्था (शुद्धि **अवस्था** तथा **अवस्था**) समास ना. ना-य. अुरी विचार; an evil thought; **अवस्था** ४/१ य. १८, ३४.

अवस्था (= ***अवस्था**-**अवस्था**) समास वि. अराय-अपकीतिवाणो, अदनामीवाणो; evil-famed; **अवस्था** नर. १/१ वं. ११, १. ३.

अवस्था (शुद्धि **अवस्था** तथा १ **अवस्था**) वि. ना. नर. जमास्प हकी म, दानेशवर जमास्प; the sagacious Jâmâspa. Pehl. **अवस्था** **अवस्था** ; for particulars and references, *vide* 1 **अवस्था**

अवस्था समास ना. नर. रास्तीनी हानि करनार, सत्यतानो नारा करनार; a truth-harmer; explained as follows:— **अवस्था** = **अवस्था** = **अवस्था** (pres. partic.) destroying नारा करतो; rt. **अवस्था** = बह = to burn, to destroy; आणी नाअयु, नारा करतो; **अवस्था** = **अवस्था** truth रास्ती, सत्यता; **अवस्था** नर. ५/३ वं. ५३, ९.

अवस्था विरो शुद्धि **अवस्था**

अवस्था Wester. (meaning unsettled) smiting fiercely (Mills); Frag. 8, 2. जेरथी भारतो (मिस्स).

अवस्था, **अवस्था** = हो = कापवु; to cut; शुद्धि **अवस्था**

अवस्था (= **अवस्था**) (शुद्धि धा. **अवस्था**) सा. ना.

* For this, *vide* my Av. Grammar, Ch. V.

* डाकटर स्पीगलनी ओपडीमां **अवस्था** छे.

आंय; the eye; **आंय** २/१ ध्रि. ११, ४; **आंय**
 यत् १/१ ध्रि. १, ११; ध्रि. ३, १३; **आंय**
 नास्ति. ३/२ य. १, २६; य. १०, १०७; य. १६, ६८;
आंय नास्ति. ४/३ ध्रि. १८, २२; **आंय**
 नास्ति. ५/३ (३/३ नी मतलये*) य. १०, ८२; य.
 १६, ६४. **आंय** **आंय**, **आंय**, **आंय**,
आंय, **आंय**, **आंय**, **आंय**, **आंय**,
आंय-**आंय**, **आंय**-**आंय**. Comp. **आंय**

आंय विरो **आंय** १ धा. **आंय**

आंय विरो **आंय** धा. **आंय**

आंय विरो **आंय** धा. **आंय**

आंय (**आंय** धा. १ **आंय**) सा. ना. ना-य.
 दांत; a tooth; Comp. 6 **आंय** and
आंय; **आंय** **आंय**

आंय विरो **आंय** ५ **आंय**

आंय विरो **आंय** **आंय**

आंय विरो **आंय** १ धा. **आंय**

आंय (**आंय** २ धा. **आंय**) सा. ना. न२. पैदा
 करनार, अनावनार; Creator, Maker; **आंय**
 १/१ ध्रि. ३१, ७; ध्रि. ४४, ४; ध्रि. ४५, ७;
आंय २/१ ध्रि. ३४, १०; **आंय**
आंय **आंय** **आंय** I reckoned Thee as
 the veritable source (lit. Maker) of
 righteousness (रास्तीनुं यइ भूणतं तुने मे
 गयथाछे) २/१ ध्रि. ३१, ८. Compare
आंय **आंय** **आंय** **आंय** (Yas. 10, 4)

आंय (**आंय** १ धा. **आंय**) सा. ना. ना-य.
 दांत; a tooth; **आंय** **आंय**

आंय (**आंय** २ धा. **आंय**) सा. ना.
 नास्ति. ज्ञान; knowledge; **आंय** + **आंय** =
आंय; **आंय** **आंय** **आंय** **आंय** **आंय** **आंय**
आंय (दानने माटे ते ज्ञान, अय्ये हेराम-

नद ! मने वु नदरेर कर) २/१ ध्रि. ४१, ७.
आंय (**आंय** वु पीशुं ३५; **आंय**
 ते ज्ञान) अति. वि. धर्माण दानेराभंद—उहासी;
 wisest, most sagacious; Comp. **आंय**;
आंय न२. २/१ वीरप. ३, १; **आंय**
आंय. गाहाम. ४; **आंय** २/३ वीरप. ३, ५;
आंय २/३ ध्रि. १३, ३.

आंय, **आंय**, **आंय** विरो **आंय** १ धा. **आंय**
आंय सा. ना. दगाध, इरेय; cheat, fraud; rt.

आंय = **आंय**, **आंय** = इय to deceive; **आंय** १/१
 य. ३, १३.

आंय (= उंउ = ब्रौच = दुरुं) (**आंय** १ धा.
आंय) क सा. ना. न२. आंय, आंय, **आंय**;
 falsehood, a lie; **आंय** १/१ (२/१ ने यदले)
 वं. १६, ४९; **आंय** २/१ वं. ४, ५४. ५५.

य) वि. आंय, **आंय**, असत्य; false, untrue;
आंय **आंय** (**आंय** सयुनने) २/१ य. १६, ३३.
आंय नीयिना ज्ञान.

आंय (**आंय** २
आंय तथा **आंय**) सभास अति. वि. धर्माण
आंय सयुन ज्ञाननार; धर्माण **आंय**;
 lying of the liars; **आंय** **आंय**
 २/३ य. ३, १२.* १९; **आंय** **आंय**
 ८/३ य. ३, ६.*

आंय (**आंय** य उपरथी) अति.
 वि. धर्माण **आंय**; धर्माण इरेनना ज्ञेया;
 the most lying; the most like the Demon-
 of-the-Lie; **आंय** न२. १/१ य. ३, १३;
आंय ३/३ ध्रि. १२, ४.

आंय, **आंय** (= आंय) सा. ना. ना-य.
 क) इरेन, नरतोरती धर्मेना क्रियाभां वपरावी
 धर्मेना आंयनी अनावेली रोदली; the sacred
 cake. " It is a small unleavened bread, made
 of wheat and clarified butter, and is essen-
 tial for the Yaçna, Vendidad and Bâj

* **आंय** भाइ अवस्ता व्याकरण, संज्ञा ३०१ मे.
 † **आंय** **आंय** (**आंय** ५०१)

* Geld. **आंय** **आंय**
 † Geld. **आंय** **आंय**

अव्ययसूची (अव्ययसूची) अति वि. धर्तुंन लांयुं (असल); धर्तुंन लांयुं वप्यत ठकनार; धर्तुंन लांयुं वप्यत-मुदत सुधी (क्रि. अ.); longest (lit.); lasting for a long period; for a long time (adv.); अव्ययसूची २।३ धर. १६, १०;

अव्ययसूची वि. ना. नर. नामांकित पुरुषवुं नाम; name of an illustrious personage; अव्ययसूची १।१ य १३, १०६. शुष्मो अव्ययसूची-अव्ययसूची

अव्ययसूची विरो शुष्मो अव्ययसूची

अव्ययसूची-अव्ययसूची (शुष्मो अव्ययसूची तथा अव्ययसूची) समास वि. मुकलिस—गरीयने पोषयु करतो; nourishing the poor—needy; अव्ययसूची-अव्ययसूची नारी. २।३ धर. ३८, ५.

अव्ययसूची = गरीय थवुं, नीय मांगवी; to be poor, to beg; शुष्मो नीयेनो योल.

अव्ययसूची (अव्ययसूची = یشور) (शुष्मो धा. अव्ययसूची) सा. ना. नर. गरीय—मुकलिस मायुस, दरवीरा; a poor—needy person; a Dervish; अव्ययसूची १।१ य. १०, ८४; अव्ययसूची २।१ धर. ३८, ५; य. ११, ३; अव्ययसूची २।१ धर. ५३, ६; अव्ययसूची १।१ धर. १०, १३; अव्ययसूची १ धर. ५३, १०; अव्ययसूची ४।३ धर. १६, १४; धर. २३, १३; Frag. ७, 2 शुष्मो अव्ययसूची-अव्ययसूची

अव्ययसूची (असल इय अव्ययसूची ; शुष्मो धा. अव्ययसूची) क) सा. ना. नर. नी पारीपायुं, दरिद्रता, कंगालियत; boggary, misery; अव्ययसूची १।१ वं. २, २६. ३७. शुष्मो अव्ययसूची

अ) वि. ना. नर. अव्ययसूची अव्ययसूची = नी पारी देव, दरिद्रतानो देव; the Demon of Misery; अव्ययसूची अव्ययसूची १।१ वं. १६, ४३.

ग) सा. ना. नारी. गलीमाध, नलसात; foulness, filthiness अव्ययसूची व कारांत १।१ वं. ७, २. ३. ५; वं. ८, १६. १७. १८. ७१; वं. ६, २६.

अव्ययसूची (अव्ययसूची उपरथी) सा. ना. ना. नी-पारीपायुं; मुकलिसी; boggary, poverty; अव्ययसूची २।३ वं. १, ८.

अव्ययसूची (= अव्ययसूची = یشور) सा. ना. दरद, दुःख,

पीडा; pain, affliction; अव्ययसूची ३।१ धर. ४६, ५. नि यमो यालने अव्ययसूची उपरथी गल्लीयमेतो ७।१ थायमे.

अव्ययसूची (असल योल अव्ययसूची) सा. ना. नारी. मुकलिस पाधडी; a poor woman; व + अव्ययसूची = अव्ययसूची (fem. of अव्ययसूची) = अव्ययसूची (२ being dropped); अव्ययसूची-अव्ययसूची १।१ धर. ५३, १०.

अव्ययसूची = इ = उ = उ = क) दोडवुं, लठकवुं; to run, to rove; अव्ययसूची प्रयो. अ. लू. संरा. पररमे. ३।१ धर. ५३, २५; य. १०, ६३. शुष्मो २ अव्ययसूची, अव्ययसूची

अ) धसारे करवा, हुमलो करवा; to attack, to assault; शुष्मो अव्ययसूची, अव्ययसूची-अव्ययसूची

अव्ययसूची = इ = क) मल्लुठ थवुं, दठ थवुं, सपत थवुं; to be strong or firm; to be hard; शुष्मो अव्ययसूची

अ) मल्लुठ पकडवुं; to hold fast; शुष्मो अव्ययसूची-अव्ययसूची

अव्ययसूची† (- इ = Tree) (शुष्मो १ धा. अव्ययसूची) सा. ना. ना. य. क) लाकडुं (असल); लाकडांनी स्त्री, पेठी, पेटारे; wood, timber (orig.); wooden things; furniture; अव्ययसूची १।१ व. ५, ३८. शुष्मो अव्ययसूची

अ) लोलो; a spear; अव्ययसूची ३।१ य. १३, ६६. शुष्मो अव्ययसूची-अव्ययसूची, अव्ययसूची-अव्ययसूची

अव्ययसूची विरो शुष्मो २ अव्ययसूची

अव्ययसूची-अव्ययसूची (शुष्मो २ अव्ययसूची तथा २ वं) समास ना. नर. शुष्मोने सांयो शुष्मो पाडनार; one who flatly contradicts the liar; a Druj to the Druj; अव्ययसूची-अव्ययसूची १।१ वं. १६, ४६.

अव्ययसूची, अव्ययसूची = अव्ययसूची = इह = Ger. Trug-

* The words Truth and Firm are derived from the same root.

† From अव्ययसूची (a tree) are derived:— Druids (= इहलंड देशना आगणा वप्यतमां योड (Oak) नामना आसने पुजनारा धर्मयुडयो). Tar (योड लतल जाड मांथी नीकयोतो दस = डामर).

३१, १४; ध्रि. ५३, ६; ॐ ६/३ ध्रि. ३०, ४; ॐ ध्रि. २६, ५; ध्रि. ४४, १४; ॐ ६/३ ध्रि. ३१, २०.

१ ॐ = ॐ = मनमां लयुवुं—याद करवुं; to utter in a low voice, to recall mentally; ॐ अ. अ. संश. परस्मै. ३१ ध्रि. १६, ६; ॐ ३/३ वं. ४, ४५; ॐ शक्या. परस्मै. २/१ वं. ६, १२. २७; वं. ११, ३. ८. ११. १७. २०; य. १३, २०; ॐ वर्त. ६. परस्मै. नर. १/१ य. १. ११. १६; ॐ वर्त. ६. परस्मै. नर. १/१ य. ४, ४.

ॐ = आस्तेथी लयुवुं, धीमे सादे मोहो-उथी मोहो लयुवुं; to undertone; to recite in a low voice; ॐ वर्त. परस्मै. ३/१ ध्रि. १६, १३.

ॐ = धीमे सादे लयुवुं; to undertone; to recite in a low voice; ॐ... वर्त. ६. परस्मै. नर. १/१ ध्रि. १६, ६.

२ ॐ (धा. ॐ उपरथी) = क) षांधवुं, मलयुठ, करवुं; to tie, to fasten. अ) राभवुं (स्पी.); अटकावुं (हारले); वधारवुं (दारमे.); to keep (Sp.); to arrest, to hold back (Har.); to increase (Dar.); ॐ वर्त. ३/१ वं. ७, ५६.

ॐ = षांधवुं; to fasten; ॐ शक्या. परस्मै. २/१ वं. ६, १४.

ॐ (= ध्रुव) वि. मलयुठ, जेरेमंद, सप्त, तंदरीस्त; strong, powerful, hard, healthy; अमि मोलना मे रीते धातु काहाडवागां आव्यो छे:—क) ॐ = धर = धरवुं, मलयुठ पकडवुं; to hold fast.

अ) ॐ = ध्रु = मलयुठ थवुं, इस्तेवार रेहेवुं; to be strong; to remain firm; ॐ (Wester.) य. २४, ५०; ॐ नर. २/१ वं. २२, ५. १२. १८; य. ५, ६५; ॐ नान्य. ६/१ य. १३, १३४; ॐ ध्रि. ५८, ६. शुभ्या ॐ

ॐ, ॐ (शुभ्या ॐ उपरथी) वि. लाकडांवुं, लाकडांवुं यनाविलुं; wooden; made

of wood; ॐ १/१ वं. ७, ७५.

ॐ (= ॐ) (शुभ्या १ धा. ॐ) वर्त. ६. पेगमयर नरतोस्त साहेयनां इरमानथी दोडी नतो अटकतो (असत्र), दीनना होकम मुलयु नही आलनार, पापी-दुष्ट मायुस; इरवद; deviating from the mandates of Zarathushtra; not following the doctrines of religion; an irreligious or evil person; Comp. Gāth. ॐ; ॐ नर. १/१ वं. ५, ३५. ३६; वं. १२, २२; वं. २१, १; ध्रि. ८, ६; ध्रि. ७१, १३; य. ११, ५; य. १६, ६३; हदि. नुस्क. १६ (= य. २२, १६); ॐ १/१ य. ५, ६३; ॐ १/१ हदि. नुस्क ३४ (= य. २२, ३४); ॐ २/१ वं ४, ४६; ध्रि. ८, ५; ध्रि. ६, ८; ध्रि. १६, १५; ॐ ४/१ वं. १६, २६; ॐ ४/१ ध्रि. ७०, १३; ॐ ४/१ य. १०, २; ॐ व कारांत नारी. ४/१ य. ४, ३; हदि. नुस्क ३६ (= य. २२, ३६); ॐ ५/१ ध्रि. ५७, २५; य. १, १६; य. १०, २. ६३; ॐ व कारांत नारी. ५/१ य. १, १६; ॐ ६/१ वं. ६, १३; ध्रि. ८, ८; ध्रि. ६, ३१; ध्रि. १०, १६. ध्रि. ५२, ४; य. १०, ११८; य. ११, २; ॐ ६/१ वं. ५, ६२; ॐ व कारांत नारी. ६/१ य. ११, २; ॐ नर. ८/१ हदि. नुस्क ३४ (= य. २२, ३४); ॐ नर. १/३ वं. ७, २६. २७; वं. १६, १८. वं. १७, ११; वं. १६, ३. २८. ३३. ४४. ४५ ४७; ४७; य. १०, ३८. ४५; ॐ नर. २/३ वं. ७, ६२; ॐ व कारांत नारी. २/३ वं. २०, १०. १२; ॐ व कारांत नारी. ५/३ ध्रि. ५७, २५; य. १०, ६३; ॐ नर. ६/३ वं. ५, ६२; वं. ८, ८०; वं. १८, ७६; वं. १६, २६. २६. ३०. ४१; ध्रि. ६१, ४; य. ३, ४; य. ४, ४; य. ५, ६८.

ॐ (ॐ उपरथी) सा. ना. नारी. मलयुठी, तंदरीस्ती; soundness; health; ॐ २/१ ध्रि. ६, १६; ध्रि. ५७, २६; ध्रि. ६८, ११; वीस्प. ४, १; य. १०, ११; य. १३, २४; य. १४, २६; ॐ ६/१ य. १३, १३४.

ॐ (शुभ्या ॐ तथा ३ ॐ) क)

समास ना. नर. तंदरोस्त पशु; healthy herds ; ... २/३ छं. ५८, ६.

५) समास वि. पशुने तंदरोस्त करनार— तंदरोस्ती आपनार ; giving health to herds of cattle ; ... the home which gives health to herds of cattle, ६/१ छं. १६, १०.

... (= ... + ...) ; ... (वि. ना. घोडाने तंदरोस्त—मज्जु राप्प- नार (असल) ; गोरा छं. ६ नु णीशुं नाम. म्पेना ह मकार तरिकि ... अविछे, जेनो अर्थ 'जनवरनो जन—मृण, दुनियानु जेहर' था म्पे- छे ; दक्षतर हाडिग गोरा यशतना पेहेस्वा इकरा उपरथी ... ने आकारागंगा साथे सराविछे, ते आम्पे रीतिः पुष्कण आंप्पवाणी (...), इर रसनावाणी (...), पे तानी रेशा- नीवाणी (...), अने लांपा नक्ष- तना शुभप्पवाणी (...); ... a synonym for ... is a female Yazata, who presides over the animal kingdom, literally implying, keeping the horse in health (...), Pehl. Gôshûrvan (=Av. ...). The ox and the horse, being very useful and absolutely necessary to the cultivator and the warrior, respectively, the Gâush and the Drvâspa are invoked conjointly. ... १/१ य. ६, ५ ; ... २/१ य. ६, १. ६ ; सीरो. २, १४ ; ... ६/१ य. ६, ०. ३३ ; सीरो. १, १. १४ ; ... ८/१ य. ६, ४. ६. १४. १८. २२. २६. ३०. शुम्पे मोदी.

... (शुम्पे ... तथा ...) समास वि. अश्याने तंदरोस्ती आप- नार ; giving health to children ; epithet of Drvâspa ; ... नारी. २/१ य. ६, १.

... (शुम्पे ... तथा ...) समास वि. अशोषनां तोप्पमनी (अशोष) ने कौवत आपनार ; giving vigour to the

creation that has its origin from the good principle (lit., seed of purity) ; ... ६/१ छं. १६, १०.

... (शुम्पे ...) समास वि. दोस्ताने तंदरोस्ती आपनार ; giving health to friends. Otherwise:—giving health to grown-up persons ; rt. ... = Sans. वर्ध = to grow ; ... = ... ; ... नारी. २/१ य. ६, १. म्पे इकरागां म्पे जालनी पधी ... आ- वेला छे, ते उपरथी, ... जालने सं. वर्ध (म्हेडुं थवुं) उपरथी लक्ष्मिने, ... नो अर्थ " उमरे पुगेला म्पेने तंदरोस्ती आपनार " थछ रकि ; ... मांनो , ... नी आगमय आवीने पुष्टिने , ... रार आतमां आन्याथी ... = ...

... (शुम्पे ... तथा ...) समास ना. नारी. तंदरोस्त शुव धन ; healthy live-stock ; ... २/३ छं. ५८, ६.

... (शुम्पे ... तथा ...) समास वि. तंदरोस्त आंप्पवाणी ; (Tishtrya) whose eye-sight is sound ; epithet of Tishtrya ; ... नर. २/१ य. ८, १२ ; नीआ. १, ८ ; नीआ २, ८.

... (शुम्पे ... तथा ...) समास वि. पशुम्पेने तंदरोस्ती आपनार ; giving health to cattle ; ... नारी. २/१ य. ६, १.

... (शुम्पे ... तथा ...) समास वि. मज्जु अश्याव करनार ; giving powerful support ; ... नारी. २/१ य. ६, २.

... (शुम्पे ...) समास ना. नर. तंदरोस्त माणुस-नर ; healthy men ; ... २/३ छं. ५८, ६.

... (शुम्पे ...) समास वि. दोर—भार परदार जनवरने तंदरोस्ती आपनार ; giving health to black cattle or draught animals ; ... नारी. २/१ य. ६, १.

ध्वाने हाथि पगे येडी पगेला (अरिर्वह शी. हा. अरिआ); इगारो (मिस्स); इगाध (युस्ती तथा दारमे.); fastened with chains in hands and feet (Ervad Shehr.); a deceiver (M.); deception (Jus. & Dar.);

इरुधेॐ नर. १/१ धरि. ५३, ८.

१ **ॐ** = ॐ = (देव अथवा अराय मायुसनुं) होडवु; to run or rush (of evil beings); cl. 1; ॐ वते. आत्मने. ३/१ वं. १८, १९, २४; ॐ वते. परस्मै. ३/३ धरि. ५७, १८; य. ११, १३; ॐ वते. संश. आत्मने. ३/३ य. ६, ४; ॐ, अ. लू. संश. ३/१; य. ३, १७; ॐ अ. लू. आत्मने. ३/३ वं. १६, ४५. ४७.

ॐ-ॐ = (देव अथवा दुष्ट मायुसनुं) दूर होडी नवु; to run away; ॐ आसा. परस्मै. २/१ वं. ८, २१; ॐ अ. लू. परस्मै. ३/१ वं. १६, २; य. १७, १६; ॐ आसा. परस्मै. २/३ य. ३, ७.

ॐ-ॐ = (देव अथवा दुष्ट मायुसनुं) नजदीक होडवु; to run to (a person). ॐ आसा. परस्मै. २/१ वं. १६, १.

ॐ . ॐ . ॐ = (देव—परी छत्यादिनुं) नजदीक अने आसपास होडवु; to rush about here and there ॐ वते. ४. परस्मै. ३/१ य. ८, ५४

ॐ-ॐ = (देव अथवा दुष्ट मायुसनुं) धसारी करीने होडी आववु; to rush down; ॐ वते. परस्मै. ३/१ य. ८, २१. २७.

ॐ-ॐ = (देव अथवा अराय मायुसनुं) आसपास होडवु; to run about ; ॐ अ. लू. परस्मै. ३/१ वं. १६, १.

ॐ-ॐ = (देव अथवा दुष्ट मायुसनुं) आगल होडवु; to rush forth; ॐ वते. परस्मै.

* आशीविधाधंघनी भतलने (लुओ भाइ अवस्ता व्याकरथ, संहा ३७७ मो.)
† शङ्खातने -, Augment ने छे. लुओ भाइ अवस्ता व्याकरथ, संहा १८१ मो.

३/१ य. १०, ५२; इरि. नुस्क ४२ (= य. २२, ४२); ॐ अ. लू. परस्मै. ३/१ वं. १६, १; य. १६, ४७; ॐ संश. ३/३ य. ११, ९.

ॐ-ॐ = (देव अथवा दुष्ट मायुसनुं) साथे होडवु; to rush together; ॐ वते. परस्मै. ३/१ इरि. नुस्क २० (= य. २२, २०). ॐ ३/३ वं. ३, ७; वं. ७, ५३. ५४. ॐ अ. लू. परस्मै. ३/१ य. १६, ४६; ॐ अ. लू. आत्मने. ३/३ धरि. ३०, ९.

२ **ॐ** = इर = ढांकवु, षंध करवु; to cover, to shut; लुओ नीयेने जेाल.

ॐ = इर, इर = ३ = Ger. Thür, Thor = Door) सा. ना. नान्य. दरवाजे, पारखुं; a door, a gate; ॐ २/१ वं. २, ३०. ३८; ॐ २/१ वं. ३, २६; Comp. ॐ २/१ य. ५, ५४. ५७.

ॐ-ॐ (लुओ १ धा. ॐ) सा. ना. नान्य. देव अथवा दुष्ट मायुसनेो पगे; a foot (of evil beings). Comp. ॐ; ॐ २/२ य. ११, ३.

ॐ-ॐ सा. ना. पारखुं शोधनार (असल.); पारखुं पारखुं अटकनार (डीनीनरीशमान); पर-खुं जेडुं (हाडिग तथा दारमे.); a door-seeker ; orig. ॐ + ॐ; rt. ॐ = खि to seek; ॐ, ६., wandering from door to door (Windis.); a wedded pair (Haug & Har.); ॐ य. १०, ८४.

ॐ (धा. ॐ नुं पीछुं ३५) = खिब = दुःख देवु, आगेरेदेह करवु; अपमान आपवु; to torment, to injure, to offend; ॐ पू. लू. परस्मै. १/१ धरि. १, २१. २२; ॐ १/३ धरि. ९८, १.

१ **ॐ** = उडवु, नवु; to fly; to go.

ॐ-ॐ = उडे उडवु-नवु; to fly; or go up; ॐ (प्रथि.) उडे उडाडवु, उडे नापवु to fling up (caus.); ॐ अ. लू. परस्मै. ३/१ य. ५, ९१.

२ १३११) = ध्वन् = ढंकाईलवु; to be covered up;

शुष्मो १३११, १३११

१३११) सा. ना. धुमस, वादलु; mist, a cloud;

शुष्मो १३११-७

१३११) (शुष्मो २ धा. १३११) सा. ना. ना. य. धुमस, वादलु; mist, a cloud. Comp. १३११;

१३११ ४३३ धन्. ४४, ४.

१३११) = ध्वंस = (दृञ् नसुरानुं) दौडवु—कुदवु, धसारे करणे; to run, to rush on (of evil beings); cl. 1; Pehl. १३११

१३११-७ = (दृञ् नसुरानुं) दूर दौडी लवु; to run away, to fly away; १३११-७ वर्त. परस्मै. ३१ वं. ७, ३; वं. ८, १६. १७. १८.

१३११-७ = (दृञ् नसुरानुं) नलदीक दौडवु— धसारे करीने लवु; to rush on, to fall upon; १३११-७ वर्त. परस्मै. ३१ वं. ३, १४; वं. ७, १. २. ४. २४. २७; वं. ८, ४१-६६; वं. ९, १५-२६. ४१. ४५. ४७; वं. १०, १. १७. १८.

१३११-७ = (दृञ् नसुरानुं) आगण दौडवु, धसारे करीने आगण लवु; to rush on, to fall on; १३११-७ वर्त. परस्मै. ३१ वं. ५, २८. २९. ३०. ३१. ३२.

७ = हांकी काहाडवु, दूर करवु; to drive away, to repel; १३११-७ (Geld. १३११) अ. लू. परस्मै. ३३ (३२ ने अदले) य. १४, ४५.

७ = आगण हांकी काहाडवु; to drive onward; १३११-७ (Geld. १३११) (उपरनी माइक व्याकरणु) य. १४, ४५.

७-७ = वधारे हांकी काहाडवु; to drive far off; १३११-७ (Geld. १३११) (उपरनी माइक व्याकरणु) य. १४, ४५.

९

अवस्तामां ९ थी शरथता योले आवता नथी; ९ थी शरथता संस्कृत योले अवस्तामां ९ यध

* शरथ्यातने अ. लू. (augment) ने छे.

नथीछे. There are no words in the Avesta beginning with the letter ९; words beginning with Sans. ध् are changed to ९; e. g., धारण = १३११ protection, holding; ध्वंस = १३११ to rush on; धेनु = १३११; धा = १३११ to make, to create; to fix; धाना = १३११ = grain, corn, etc.

१

१ १) (= न = ai = Lat. Nē = Ger. Nein = Fr. Ne = No, Nay) क्रि. अ. नही, नथी; a particle of negation, equivalent to 'no, not'; १३११ १३११... १३११ (ने कोकते नथी आपतो) धन्. ४४, १६. शुष्मो १३११, १३११, २ १३११

२ १) (= न = Lat. Ne) क्रि. अ. अथीत, यिलकुल, तदन; assuredly, altogether; १३११-७ १३११-७ (ते शरथ भारा दीनना कलामिने अथीत—तदन उलठावी नाथेछे) धन्. ३२, १०.

३ १) a suffix used in certain words, e. g., १३११, १३११ q. v.

१३११-७ (नृमन्त्) (असल ३५ १३११ + १३११) (शुष्मो अ योले) सभास वि. मरदने छावता विचार—दिलने (असल.); आहादुर, दलीर, हिमनवान; of manly heart—judgment (lit.); brave, valiant; epithet of १३११-७; १३११-७; १३११-७; the manly-hearted Kershâsp नर. १११ धन्. ९, ११; य. ५, ३७; य. १५, २७. Comp. १३११

१३११) (= नर्थ = नर्थ, नर्थ) (१३११ उपरथी) क) वि. नरना जेणे, आहादुर, जेरावर; manly, brave, valiant; १३११ नारी. १११ य. १०, ६६; य. १६, ३८; १३११ नारी. २११ धन्. ६२, ४; धन्. ६८, ५; वीरप. ७, ३; सीरि. २, २२; १३११ नारी. ३११ य. १०, ७१; १३११ नारी. ५११ य. १६, ३८; १३११ नारी. ६११ सीरि. १, २२.

अ) सा. ना. नर. पुरुष, नर; a man, a male; १३११ १११ वं. ८, ५८; वं. ९, २१; १३११

मन्त्रमन्त्र (स्त्री अने पुरुष) १/१ वं. २, ४१;

मन्त्रमन्त्र (मादा अने नर.) १/१ वं. १३, ५१; वं. १८, २८; शुद्धि नित्यिना योषि.

मन्त्रमन्त्र (शुद्धि मन्त्र तथा मन्त्र) स-
भास वि. नर नामनुं, नर जलतीनुं; of the male
species; मन्त्रमन्त्र-मन्त्र नर. १/३ वं. १३, ५१; वं.
१४, १; मन्त्रमन्त्र-मन्त्र (Wester.) नर. १/३
य. ४, ३.

मन्त्रमन्त्र-मन्त्र (= ३मन्त्र = नराहंस) (शुद्धि
मन्त्र) क तथा मन्त्र) वि. ना. नर. मन्त्र
मन्त्रस जतना आतश तथा धन्यदनुं नाम. मन्त्र
आतश पादशाहोना नाममां अप्पशवामां आवि-
छे, न्यथा ते मन्त्रा दुनियाने आयाद करवानां कामिमां
प्रातानी हकुमत सारी पेडे यलावी रक्षि. इशेता
तरीके मन्त्रनुं काम दादार छोरमन्त्रदनी तरङ्गना पे-
गामि पौहोयाडवानुं छे. मन्त्रमन्त्र-मन्त्र is the
name of a fire and an angel. As a fire
it resides in the heart of kings and assists
them in the management of their state
affairs. As an angel, he is the messenger
of Ahura Mazda. मन्त्रमन्त्र-मन्त्र १/१ वं. १६,
३४; वं. २२, १३; मन्त्रमन्त्र-मन्त्र (४/१ ने अदले)
वं. २२, ७; मन्त्रमन्त्रमन्त्र-मन्त्र १/१ य. १०, ५२;
मन्त्रमन्त्र-मन्त्र २/१ धन्य. १७, ११; सीरो. २, ६;
मन्त्रमन्त्रमन्त्र-मन्त्र ६/१ नी म्ना. ५, ६; -मन्त्र
मन्त्र ८/१ वं. २२. ७. वणी म्ने योल छुटा इपमां
(मन्त्रमन्त्र मन्त्र) म्नी आविछे. मन्त्र
मन्त्र २/१ धन्य. ७१, २३; वीर्य. ७, १;
मन्त्रमन्त्र-मन्त्र २/१ धन्य. ५७, ३. ६. ८. १०.
१२. १४. १८. २०. २२. २६. ३२. ३५; य. ११;
८. १३. १४. १७. २२. शुद्धि म्ना मोदी.

मन्त्रमन्त्रमन्त्र (शुद्धि मन्त्र)
क तथा मन्त्रमन्त्रमन्त्र (सभास वि. मरदां-
नगीवाणी हिम्मतवणो; of manly courage.
मन्त्रमन्त्रमन्त्र-मन्त्र नर. २/१ य. १६, ४२.

मन्त्रमन्त्र (शुद्धि १ मन्त्र तथा ३ मन्त्र) सामान्य सर्व. कोर्
नडी, कंठि नही; no one, none; nothing; मन्त्रमन्त्र
नर. १/१ वं. ३, ३३; वं. १८, ५७; धन्य. ४३, ६;

धन्य. ६५, ११; य. १, ६; य. ३, ४; य. १५, ३;
Frag. 4, 5. मन्त्रमन्त्र नर. २/१ वं. १३, १६; मन्त्रमन्त्र
नर. २/१ धन्य. ३४, ७; धन्य. ५८, ५; मन्त्रमन्त्र
nothing (कंठि नही) नान्य. २/१ धन्य. ३२, ७.

१ मन्त्रमन्त्र क) सा. ना. नर. गंढवाड, नजसाध,
नापाकी, अपवित्राध; filth, filthiness, impurity.
मन्त्रमन्त्रमन्त्र १/१ वं. ७, ५८.

म) वि. नजस, नापाक; filthy; impure;
मन्त्रमन्त्र-मन्त्र (नजस नसि) नर. २/१ वं. १६, १७.

२ मन्त्रमन्त्र सा. ना. नर. नातवानी, दुष्गणायुं;
रसविकार (हारले तथा दारमे.); infirmity,
weakness; humours (Har. & Dar.);
मन्त्रमन्त्रमन्त्र ६/१ य. १३, १३१.

३ मन्त्रमन्त्र सा. ना. नर. अण्णु, टोय, a point;
a tip; मन्त्रमन्त्र-मन्त्र the point of a
needle (सौम्येनी अण्णु) २/१ य. १४, ३३.

मन्त्रमन्त्र (= मन्त्र + मन्त्र; शुद्धि १ मन्त्र तथा
मन्त्र) कि. म्ने. नही अहिंयां (असल.); अने
ते पणु नही; not here (lit.); neither;
मन्त्रमन्त्र वं. २, ३७; वं. १३, ६; वं. १८, ११;
धन्य. १०, १५; धन्य. १६, १५; य. १०, ७१; य.
१६, ६५; मन्त्रमन्त्र (गाथा इप) धन्य. २६, ६;
धन्य. ४५, ३.

मन्त्रमन्त्रमन्त्र सा. ना. नर. विचार करनार,
चित्त लगाडनार; शिष्यवनार (दारमे.); one
who meditates or pays attention to; one
who teaches (Dar.); मन्त्रमन्त्रमन्त्र १/३
धन्य. ३५, २.

मन्त्रमन्त्रमन्त्रमन्त्र विशे शुद्धि धा. धा

मन्त्रमन्त्र (= मन्त्र = नैम = मन्त्र) (धा. मन्त्र =
शुद्धि धा. मन्त्र) क) वि. अरधुं; half;
मन्त्रमन्त्र २/१ वं. ३, ३६; वं. ६, ३२. ३५; वं.
८, १०१; वं. १६, २; धन्य. १६, ७; मन्त्रमन्त्र
७/१ वं. ४, ४५.

म) सा. ना. नान्य. तरङ्ग, आण्णु, भाग; side,
direction; मन्त्रमन्त्र ४/१ य. १०, १६; मन्त्रमन्त्र
५/१ वं. ५, ४३. ५१; वं. ६, २. ३. ४; वं. ७, ७७;
वं. ८, ४१. ८०. १०४. १०६; वं. ६, १५. १६;
वं. १४, ७; वं. १६, १. ५; हृदि. नुरेक ७ (= य.
२२, ७); आहुरं. रफि. ६; मन्त्रमन्त्रमन्त्र ५/२

वं. १३, ३१ (Wester.); १५५५ ५३ वं.
 ७, २. ३. ५; वं. ८, १६. १७. १८. ७१; वं. ६, २६;
 वं. १६, १. ५; य. १०, ४१; ह्रिदि. नुस्त्रं ७ (= य.
 २२, ७); १५५५ ६३ वं. ८, ८०; य. १०. १६;
 य. १३, ३. शुच्यो १५५५-१५५५, १५५५-१५५५,
 १५५५-१५५५, १५५५-१५५५

१५५५ विरो शुच्यो धा. २।

१५५५ (= नुदरी, नुदरी) (१५५५ ७५-
 रथी) वि. नोदर—नोदरनां आनदाननो; (a
 member) of the family of Naotara; vide
 १५५५; १५५५-१५५५ न२. १३ य. ५, ६८;
 १५५५ न२. १३ य. ५, ६८.

१५५५ (१५५५ ७५रथी) सा. ना. न२.
 नोदर—नोदरने लगतो (असल.); नोदर—नोदरने
 दीकरी; pertaining to Naotara (lit.); son of
 Naotara, q. v., १५५५ १११ य. ५, ७९;
 १५५५-१५५५ ६११ य. १३, १०२.

१५५५ (= नुदर, नुदर) क) वि. ना. न२. नो-
 दर, नोदर; असली धरान्ती च्छोमानो च्छिक नामांकित
 पुरष, जेनां आनदानमांथी नामीया नरो पैदा थया
 होता; युशतारप पादशाहन्ती राखी हुतोसी पयु च्छि
 आनदानन्ती हती; Nuoder or Naozer, son of
 Minochehr; he was killed in the first
 invasion of Afrásyâb; he left two sons
 Tus (Av. १५५५) and Gustehm (Av.
 १५५५). Hutaosa, the wife of King
 Gushtâsp, belonged to this family, from
 which several other illustrious persons
 were born.

५) नोदरनां आनदाननो, नोदरने कुटुंबी;
 a descendant of Naotara; a member of the
 Naotara house; १५५५ १३ य. १७, ५५. ५६;
 १५५५ ६३ य. १५, ३५. शुच्यो जोदी.

१५५५ विरो शुच्यो १५५५

१५५५ क्रि. अ. नव धयुा तक्षवत सुंघि; to
 nine times the distance; १५५५ (नवभुं)
 ७५रथी नीकजेलो दीसेछे; १५५५ (Wester.
 १५५५) य. १४, ३३; य. १६, १०. १३.

१५५५ (= नक्त = Lat. Noc-s (orig.) = Nox =
 Ger. Nacht = Fr. Nuit = Night) (धा. १५५५
 = शुच्यो १ धा. १५५५) सा. ना. ना. य. च्छोरोदनी
 रोरान्तीना नारा करनार (असल.); रात्र, रात;
 night; शुच्यो च्छिनी पछीनो जोल.

१५५५ (= Lat. Nocturnus = Ger. Nachtlich
 = Nocturnal, Nightly) (१५५५ ७५रथी)
 वि. रातने लगतुं, राततुं; nocturnal, per-
 taining to night; १५५५-१५५५ १५५५-१५५५
 (Geld. १५५५-१५५५ १५५५-१५५५) (रातनां
 च्छंधारामां) ना. य. ७३ वं. ७, ७६.

१५५५ वि. ना. पाहाडतुं नाम; name of a
 mountain; १५५५-१५५५ १११ य. १६, ४.

१५५५ = नह = आंधवुं, जेकी ना. य. वुं; to bind, to
 connect; शुच्यो नीचिनो जोल.

१५५५ (= १५५५ = १५५५ = Ger. Nahe
 = Nigh) (शुच्यो धा. १५५५) वि. नजदीक; nigh,
 near, at hand. Compara. १५५५ = नेदियस
 वधारे नजदीक; nearer; super. १५५५ = नेदियस
 धयुंन नजदीक; nearest; १५५५ ना. य. २१
 (क्रि. अ.) य. १७, २१; १५५५ नारी. २१
 छिन. ३३, ४; छिन. ५०, ३; १५५५ ना. य. २१
 वं. ८, १०३; वं. १५, २१; १५५५ ५११ वं. ८,
 ६६; वं. १६, ४१; १५५५-१५५५ नारी. ५११ छिन.
 ६५, ६; १५५५ न२. १३ छिन. १, १०;
 वीशता. य. १८; शुच्यो १५५५-१५५५

१५५५ विरो शुच्यो १५५५

१५५५ = कापवुं; to cut. नीचे शुच्यो.

१५५५-१५५५ कापी ना. य. वुं; to cut off; १५५५-१५५५
 प्रयो. अ. अ. परस्मै. ३३ वं. ३, २०; वं. ६, ४६.

१५५५ = निन्द् = धिकारवुं, तुच्छकारी काहाडवुं; अप-
 मान आ. य. वुं; to hate, to treat with contempt,
 to insult. १५५५-१५५५ वर्तमान कृतं परस्मै. न२.
 २३ छिन. ३३, ४.

१५५५ वि. ना. न२. नामांकित पुरषतुं नाम;
 name of an illustrious personage; १५५५

... ६/१ य. १३, ११५. (शुष्मो मोदी).

... (= नाना) क्रि. अ. शुद्धी शुद्धी-तरैहवार रीति; ...

... = लीनुं थपुं; लीलुं रैहेपुं; to be wet or

humid; ... (green, humid) ...

... (= ल = नपात = Lat. Nepos,

Neptis = ... सा. ना. नर. ३) नपीरि

छाकरीना अथवा छाकरीना छाकरी; a grandson

... शावि (Prof. Chavèe) अयं यालने तथा

... (the navel दुट्टि) ने धा. ...

(स्ना = to issue निक गपुं, वेहेपुं) उपरथी लेहे;

शरुआतनो ... नीडुणी गयो; ... १/१ वं. १२, ६.

११; ... (Wester. ...) (२/१ ने अदले)

वं. १२, ११. ...* (अने योलाद-वंराभां)

७/३ छत्र. ४६, १२. शुष्मो ...

... ४९, १९

अ) अराभांथी नीकणती-उत्पन्न थती स्त्री;

... नीकणते, भुण, अरै; that

from which anything has its origin ;

source ; a fountain head ; Apâm Napât

literally means ' the source, the navel or

the son of the waters. ' It is so called,

because, the Arvand (the ' Tigris) takes

its source from it ; originally, it is the

fire of lightning, as produced in the clouds,

like the Vedic अपाम नवात्. As an angel it

is commonly known by the name of the

Ized Borj (Av. Berezant); Berezant

(tall, high), an epithet of Apâm Napât,

८, ४; ... ६/१ छत्र. १, ५; छत्र. ३, ७;

य. २, ४; ... ८/१ छत्र. १५, १२.

... (...) सा. ना. नारी. पीढी,

...; posterity, descendants; ...

... (...) सा. ना. नारी. छे-

करानी—छाकरीनी छाकरी; a grand-daughter;

... १/१ वं. १२, ६; ... (२/१ ने अदले) वं.

१२, ११.

१ ... (...) सा. ना. ना-य.

कुटुंबी, सयुं, वंराभांथी उतरैलुं ते; वंराज ; kith-

and-kin ; blood relations ; ... ७/३

छत्र. ४६, १२.

२ ... वि. ना. नर. नामांकित पुइषनुं नाम ;

पादशाह गुस्तासपनो छाकरी (मोदी); name of

an illustrious personage. Modi thinks him

to be the ... of the Shâh-Nâmeh, who

was a son of King Gushtâsp's and who

was killed in the battle-field. ...

६/१ य. १३, १०२.

... विरी शुष्मो ... ३.

१ ... (= ...) = नाभि = ... =

(Ger. Nabel=Fr. Nombril=Lat. Umbilicus

= Navel) सा. ना. दुट्टि, नाभि; the navel ;

vide ...

२ ... (= नमस्) सा. ना. नारी. आरमान ;

the sky ; the firmament ; ... २/३

छत्र. ४४, ४.

... (= ...) = नभानेहिष्ठ)

* असल याल ल्या हीसेछे; अने ते ... नुं दुट्टुं

१३३३ १/३ ध्रि. १, १८; ध्रि. ३, २२; ध्रि. ४, २४; ध्रि. ७, २२; ध्रि. २२, २७; ध्रि. २६, ६; य. १३, ०. १४८.

𑀘𑀓 = नम क) = नमयुं, वांङ्कु वणयुं; to bend down; to bow; 𑀓𑀓𑀓𑀓𑀓 वरु. परश्मै. ३/१ वीश्ता. य. ५१ (= य. २४, ५१); 𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓

𑀓𑀓) वलांयु लेवी, नयुं; to turn to, to go, to be inclined; 𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓 to what land shall I turn (𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓 वलांयु लेवेँ!) वरु. आत्मने. १/१ ध्रि. ४६, १; 𑀓𑀓 𑀓𑀓𑀓. वुस्क २० (= य. २२, २०)

𑀓) लीनुं थयुं; to be wet. Comp. Per. 𑀓𑀓𑀓𑀓; vide 𑀓𑀓𑀓𑀓𑀓

𑀘𑀓𑀓𑀓𑀓 पाङ्कुं इरयुं, 𑀓𑀓𑀓 𑀓𑀓𑀓; नयुं रेहेयुं; to turn back; to depart; to disappear; 𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓 𑀓𑀓. 𑀓𑀓. आत्मने. ३/१ य. १८, ३५.

𑀘𑀓𑀓𑀓𑀓 = नमयुं, नमस्कार करवी; to bow down; 𑀓𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓. 𑀓𑀓𑀓. आत्मने. ३/३ य. ८, ४; 𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓 (Geld. 𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓) 𑀓𑀓𑀓. 𑀓𑀓𑀓. आत्मने. १/१ य. ८, ४; 𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓 ३/१ ध्रि. ५७, १८; य. १८, ८५; 𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓. ३/३ य. १४, ५६.

𑀘𑀓𑀓𑀓𑀓 = मंडीनांयुयुं (𑀓𑀓𑀓𑀓.); वीपरीनायुयुं, परागदिह करी नायुयुं; to bend down (lit.); to make (the centre of the army) swerve; to scatter about; 𑀓𑀓𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓 𑀓𑀓𑀓. 𑀓𑀓𑀓. ३/३ य. १३, ३८.

𑀓𑀓𑀓𑀓𑀓, 𑀓𑀓𑀓𑀓𑀓𑀓 विरो 𑀓𑀓𑀓𑀓 𑀓𑀓. 𑀓𑀓 𑀓𑀓, 𑀓𑀓) (= 𑀓 = नह, नह=𑀓) सा. ना. नर. मायुस, पुरष, नर; a man, a male; rt. 𑀓𑀓 𑀓𑀓 to live, to breathe; 𑀓 + 𑀓 = 𑀓𑀓𑀓 = 𑀓𑀓 (𑀓𑀓𑀓𑀓𑀓𑀓 = नीकणी गयाथी) = ह्म लेनार, 𑀓𑀓वनार (𑀓𑀓𑀓𑀓); 𑀓𑀓𑀓𑀓𑀓𑀓 नीकणी गय्मेलो = ग्रीक भाषा-मां रहेलोछे Gr. Aner = मायुस.

Sing.—𑀓 १/१ वं. ३, १. २. २५; वं. ५, १. २. ५. ३८-४३; वं. ८, १. ४; वं. ८, ३८. ४०. ४२. ४७; वं. १५, १३; वं. १८, ३४. ३७. ४०. ४३. ४६. ४८. ५४. ५८; वं. १८, २१; ध्रि. १०, ६; ध्रि. ३२, १०; ध्रि. ३५, ५; ध्रि. ३६, २; ध्रि. ४१, २; ध्रि. ४३, २; य. १०, १२०; य. ११, ३; य. १३, ७०;

𑀓𑀓 १/१ वं. १५, १४; ध्रि. ५७, १४; 𑀓𑀓-रेठ (ते मायुस) १/१ वं. ८, ४१; वं. ८, १६; 𑀓𑀓 𑀓𑀓𑀓𑀓 १/१ वं. ४, ४८; वं. १५, १३; य. १७, ५४; 𑀓𑀓 २/१ वं. १३, २२. ३१. ३२. ३३. ३४; वं. १८, १२. २६; वं. ३, १५; वं. ४, १८. २१. २२. २५. २८. ३०. ३३. ३४. ३६. ३७. ३८. ४०. ४२. ४६. ५, ३, ४, ८. ८. ३७. ४६; वं. ८, ५; वं. ८, २. ३. २८. ३३. ३४. ३५. ३६. ४२; वं. ११, १. २. १०. १३; वं. १५, २; वं. १८, १०. ५१; 𑀓𑀓𑀓 ४/१ वं. ३, ३४. ३५; वं. ४, १; वं. ५, २०; वं. ८, ८१-८६; वं. ८, ३८. ४३. ४४; वं. १८, २८. ३४. ३७. ध्रि. १८, १७; ध्रि. ६२, १; य. १३, १५३; 𑀓𑀓 ४/१ ध्रि. २८, ८; 𑀓𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓. 𑀓𑀓𑀓𑀓𑀓

(𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓𑀓 मायुसथी) (𑀓𑀓𑀓 ने 𑀓𑀓𑀓) वं. १०, ५. ६. ८. १०. १३. १४; 𑀓𑀓𑀓 १/१ ध्रि. २८, ८; ध्रि. ३४, २; 𑀓𑀓 १/१ वं. ३, ११. १५. २१. ४१. ४२; वं. ५, २६; वं. ६, २२; वं. ८, ५०; वं. ७, ४४; वं. ८, ८; वं. १५, ४७; वं. १८, ६४; ध्रि. ३, १७; वीर्य. १, ७; य. ८, १३; य. १४, १७; 𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓𑀓 (𑀓𑀓𑀓 𑀓𑀓𑀓𑀓𑀓𑀓) १/१ य. ८, १८. २२; 𑀓𑀓 ७/१ वं. ७, ५२; 𑀓𑀓𑀓𑀓 𑀓𑀓. ३, ३६. ३७. ३८; 𑀓𑀓 ८/१ वं. ७, ५२; ध्रि. ८, १; 𑀓𑀓 𑀓𑀓𑀓𑀓 ८/१ वं. ३, २६. २८; य. २३, १.

Dual:— 𑀓𑀓 १/२ वं. २, ४१; वं. ५, २७; वं. ८, १०; 𑀓𑀓𑀓 ३/२ वं. २, ४१; 𑀓𑀓 १/२ वं. ४, ४८.

Plural:— 𑀓𑀓 १/३ वं. २, २८. ४१; वं. ३, ८; वं. ४, ४४; वं. ५, २७; वं. ७, २४. ५६; वं. १८, १८. ३४; 𑀓𑀓𑀓 १/३ वं. ६, १. २; य. २४, ३०; 𑀓𑀓𑀓 १/३ य. ५, ८६. 𑀓𑀓 १/३ वं. ७, २३. २५; वं. ८, ३३. ३५. ८७; 𑀓𑀓 २/३ वं. ३, ८. १२; वं. ८, १४; 𑀓𑀓𑀓 २/३ ध्रि. ४०, ७; ध्रि. ४५, ७; 𑀓𑀓𑀓 २/३ वं. ५, २७; वं. १८, १२; य. १८, ५२; 𑀓𑀓 २/३ य. २४, ५२; 𑀓𑀓 २/३ वं. ७, १; 𑀓𑀓𑀓 ४/३ वं. ४, ४६; वं. ६, ४३; वं. ७, ७७; वं. १४, ६. ७. ८. १०. १२-१६; य. ८, १; य. १३, ३०; 𑀓𑀓𑀓𑀓 ४/३ ध्रि. ५४, १; 𑀓𑀓𑀓𑀓 ४/३ वं. २०, ११; Frag. 1, 1; 𑀓𑀓𑀓 (Geld. 𑀓𑀓𑀓) य. ८, ११; 𑀓𑀓 ४/३ य. १०, ५५. ७४; 𑀓𑀓𑀓 (Geld.) ४/३

य. ३, ४; **ह्यस्यै** ५/३ वं. ३, १६; वं. ४, १०; वं. ५, ४७. ४८; वं. ८, ६. ७; वं. ९, ४. ५; वं. १६, ३. ४; वं. १७, ४; **ह्यस्यै** ६/३ वं. २, २५. ३०. ३८; वं. ४, ५-१०; वं. ५, ९. २७; वं. ६, ४४. ४९; वं. ८, १२. १५. २२; वं. १४, १७; य. ४, १; य. १३, १४३; **ह्यस्यै** ६/३ **ह्यस्यै**. ६८, १२; **ह्यस्यै** ८/३ **ह्यस्यै**. ८, २; **ह्यस्यै**. ५३, ६. **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै**, **ह्यस्यै**, **ह्यस्यै**, **ह्यस्यै**

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै**) **ह्यस्यै** **ह्यस्यै** (अग्रैरस) नी साथे आवेऊँ; ' नर (**ह्यस्यै**) नां आनदानेना, अर्थे थर्हरिके; आहाहुरे; माथुसनु नाम (ह्यस्यै तथा युस्ती); valiant (lit.); epithet of Aghraeratha; (a member) of the family of Naru or Narava; (Comp. **ह्यस्यै** from **ह्यस्यै**); a semi-man (Dar.); Agraeratha was a brother of Afrásyáb's; he was a righteous man, and Afrásyáb killed him for his having saved the Iranian King Minochehr with his army when captive in the Padashkhvâr mountains (Bund. xxxi, 21). According to the Shâh-Nameh, for having set free the prisoners made after the defeat of Nôdar. He is still living as an immortal in the land of Saukavastân, under the name of Gôpatshâh, king of the bulls (Dar.); **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** ६/१ य. ८, १८; य. १३, १३१; य. १७, ३८. **ह्यस्यै** **ह्यस्यै**.

ह्यस्यै सा. ना. नर. माथुसोने (पराय मार्गथी) अभावनार (असल.); (**ह्यस्यै**; **ह्यस्यै** = **ह्यस्यै** = **ह्यस्यै** = **ह्यस्यै**); धर्मगुरु, नीतिने रस्तो **ह्यस्यै** नार; one who saves men from evil ways (from **ह्यस्यै** a man and **ह्यस्यै** = to protect); a spiritual teacher, a religious guide. Comp. Sans. **ह्यस्यै** a king. **ह्यस्यै** २/३ **ह्यस्यै**. ५३, ८.

ह्यस्यै = **ह्यस्यै** = ध्रुव, **ह्यस्यै** ध्रुव; to decrease, to wane; cl. 6; **ह्यस्यै** वर्ते. ५२२. ६३। वर्गे ३/१ **ह्यस्यै**. ४४, ३; य. ७, २.

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै** तथा **ह्यस्यै**) समास वि. गोलाभ आरगिने लगतु (काम); pertaining to unnatural crime; sodomitical; **ह्यस्यै** **ह्यस्यै** (कामो **ह्यस्यै** गोलाभ आरगिने लगतां) ना. न. २/३ वं. १, ११.

ह्यस्यै (= **ह्यस्यै** = नव = 9 = Lat. Novus = Fr. Neuf = Ger. Neu = New) वि. नवु, ता-**ह्यस्यै**; new, fresh; **ह्यस्यै** नारी. १/१ वं. २१, ३; **ह्यस्यै** (नारी. २/३ ने अहले) वं. २१, ३; **ह्यस्यै** (नविसरथी) (क्रि. अ.) य. ५, ५०; य. ८, ५.

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै**) क्रि. अ. नही, नथी; no, not; **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** **ह्यस्यै** for this there is no punishment, for this there is no atonement (तेने मोटे शिक्षा नथी, तेनेमोटे तोन्नेरा नथी) वं. ३, ३६; वं. ८, २७; **ह्यस्यै** वं. ४, १०; वं. ५, २५; वं. १८, ३१; **ह्यस्यै**. ११, ३. **ह्यस्यै** **ह्यस्यै**

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै**) केवण संख्या. वि. नव, ९; nine, 9; **ह्यस्यै** **ह्यस्यै** eighteen (जे नव = अदर) २/२ वं. १४, १७.

ह्यस्यै (= **ह्यस्यै** = नवति = 90) (**ह्यस्यै** **ह्यस्यै**) केवण संख्या. वि. नेवु, ९०; ninety, 90 **ह्यस्यै** २/१ वं. ४, १९. २३. २७. ३१. ३४. ३७. ४०; वं. ६, १७; वं. ८, ८८; वं. १३, २५; वं. १६, १६; य. ५, ८२; **ह्यस्यै** २/३ वं. २२, २. ६. ९. १५; य. १३, ५९. **ह्यस्यै** नीयेना जाल-

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै**) वि. नेवु ध्रुव; ninety times. **ह्यस्यै** नर. १/३ य. १०, ११६.

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै** तथा **ह्यस्यै**) समास ना. ना. न. नव कश, नौय उपर पाडेलां नव अकर; nine circular furrows; **ह्यस्यै** २/१ य. ४, ६.

ह्यस्यै (**ह्यस्यै** **ह्यस्यै** तथा **ह्यस्यै**) समास ना. ना. न. रातथी शरू थता **ह्यस्यै** नव दहाडा, दिवस सुधांणी नव रात; nine nights including day-time; **ह्यस्यै** ५/१ वं. ५, ४२. ५६; **ह्यस्यै** ५/१ वं. ५, ५६; वं. ९, ३५; वं. १९, २४; **ह्यस्यै** ६/१ वं. ५, ४३.

अवावु = नाववु, लक्ष्णवु; to bring; to carry;
अवावु (प्रयो.) = भोक्तृलाववु; to send
 for (Caus.); **अवावु** प्रयो. अ. अ.
 आत्मने. ३/१ आह्न. गाहाम. ५.

अवावु (१ धा. अ. उपरथी) अति. वि. ध-
 श्वा नारा करनार; most destructive (super.
 adj.); **अवावु** नर. ८/१ य. १२, ८.

अवावु, **अवावु** विशि शुभ्या अ

अवावु (शुभ्या १ धा. अ.) क सा. ना. नर. तथा
 नारी. अ, अ = रीमनी, नसो, कोष्णी सुर-
 धर मीन अथवा भुवेलु शरीर, जेभांधी अदयो
 तथा कोहोवाट नीकणतो होअमे ते; a dead body;
 any dead matter which stinks and decom-
 poses; defilement; **अवावु** नर. १/१ वं. ५, ३. ६
अवावु नारी. १/१ वं. ६, ३१. ४३; वं. ७, २६. ३३;
 वं. ८, ३६. ३७. ६८. ६६; **अवावु** (१/३ ने अदले)
 वं. ५, ४. ७; **अवावु** २/१ वं. ५, ५; वं. ६, २६. ४२;
 वं. ७, १२. २३. २५. २८. ३२. ७३. ७६; **अवावु** २/१
 वं. ५, १६. १८; वं. ८, ७३; वं. १६, १७; **अवावु**
 १/३ वं. ५, ४. ७; वं. ६, २८; **अवावु** २/३ वं. ६,
 ३१. ३२. ३४. ३५. ३७. ३८. ४०. ४१; **अवावु**
 ६/३ वं. ५, ४. ७; वं. ८, ३४; **अवावु** ६/३ वं.
 ५, १४. शुभ्या अ-अ तथा नीयेता योयो.

अ) वि. ना. नर. तथा नारी. अ = नसुश
 देव—दृज; the Druj Nasus; the Fiend of
 Corruption and Decomposition who enters
 and pervades every corpse immediately
 after death, except in certain cases of
 violent death, when its arrival is delayed
 till the next period of the day, i. e., the
 next Geh (West.); **अवावु**
अवावु नारी. १/१ वं. ५, २७-३२; वं. ६, ३०.
 ३३. ३६. ३६; वं. ७, १-५. १०. ११. २४. २७; वं.
 ८, १६. १७. १८. ४१-७१; वं. ६, ४०. ४१. ४८;
अवावु अ-अ **अवावु** नारी. १/१ वं. ६,
 १५-२६; **अवावु** १/१ वं. ६, ४६; **अवावु** (२/१ ने
 अदले) वं. ६, ४५; वं. १०, १; वं. १६, ५.
 १२. ४६; **अवावु** २/१ वं. १०, १६; वं. ११, ६. १२;

अवावु ना-य. २/१ वं. ६, ४७; **अवावु**
 अवावु अवावु आअि नसाना देवना
 हरीकने) (नारी. ६/१ नी मतलये) वं. १०, १७.

अवावु (= अ-अ) (शुभ्या अ)
 तथा धा. अ) सभास ना. नर. भुवेलुं मासुसने
 लक्ष्ण नार, नसिसाधार; a corpse-bearer,
 one who carries a dead body to the
Dakhma in a strictly ceremonious manner.
 Nasâsâlâr. Contrast **अवावु** one who
 singly carries a dead person unceremo-
 niously; **अवावु** १/३ वं. ८, ११. १३.

अवावु (शुभ्या अ) क तथा २ अवावु)
 सभास वि. नसो ध्माने कोहोवात उत्पन्न करतो—
 करनार; producing Nasu, i. e., putrefaction;
अवावु (नसाने उत्पन्न करनार दर-
 वदा) १/३ वं. ७, २६. २७; **अवावु** (Geld.)
 य. ४, ७.

अवावु (= अ-अ) (शुभ्या अ) क
 तथा धा. अ) सभास वि. नसो पकावतो, नसो
 आलतो; (fire) that burns a dead body;
अवावु (नसाने—सुरदाने आलता
 आतराने) नर. २/१ वं. ८, ७३. ७४. ८१;
अवावु नर. ५/१ वं. ८, ७६. ७७. ७८.

अवावु (= अ-अ) (अ) क उपरथी) वि.
 नसावायु; (water) defiled by a carcass;
अवावु (नसावायां पाशुने) नारी.
 २/१ वं. ७, ७६.

अवावु (शुभ्या अ) क तथा धा. अ)
 सभास ना. ना-य. नसाने—सुरदाने आलयु; the
 burning of corpses; **अवावु** २/३ वं. १, १६.

अवावु (शुभ्या अ) क तथा धा. अ) स-
 भास ना. ना-य. नसाने अंआवो अथवा राअी
 मुकवो (असल.); नसाने दावो; the burying
 of the dead. Comp. **अवावु**;
 २/१ वं. ३, ४१; वं. ६, ३; **अवावु** २/३ वं.
 १, १२.

* अ नी आगभयतो * नकमो आविसो छे; शुभ्या
 भाइ अवस्ता व्याकरथ, सेदा. ३८—३९.

समास ना. नर. सुरदांने दारुनार; a burier of dead bodies; ११६७. ६५, ८.

(= १०१ = نَسْكَ، نَسَكٌ) सा. ना. नर. नुस्क, धर्मपुस्तक; a religious book; Naska; पाक अवस्तानी केताय जेनी संप्या सधुली मलीने २१ अष्टावक्रमां अस्ती छे. आंभी अहुन-वरना २१ ओला उपरथी अमे नुस्केनां नाम आप-वाभां आंवां छे. अमे केताओभां शीलसुशी, तयाअत, नीति, न्येति:शास्त्र तथा अंधी जगतनी विद्या हुनरीने लगती आयेदि आवेकी हती; अमेअनी धुओ म्हेटो भाग ताराज थध गयो. दीनकरद नामनी येहेलवी केतायना ८ मा तथा ६ मा भागभां अमे नुस्के विरो लंआयुथी अहेवाल आपेला छे. A religious or holy book; Naska. According to the reports handed down to us, the whole scripture consisted of twenty-one books, called Naskas, each containing Avesta and Zend, i. e., the original text with a commentary on it... Several descriptions of the contents of these Naskas are extant. The longest of these accounts forms the eighth and ninth books of the Dinkard... Another Pehlvi description of the Naskas is found in the Dini-Vajarkard, and this does not differ much from those given in the Ravayets. शुष्मा नीचिना ओल.

समास वि. नुस्क—धर्म पुस्तक अणुवतो; पाक अवस्ता शिअवतो; teaching the Holy Word; imparting religious knowledge to; १३६७. ६, २२.

(शुष्मा १ धा. अ) अ. क. नाश पायलु, ननु रहेलु; destroyed, lost; शुष्मा अमेनी पछीना ओल.

(शुष्मा अणुव तथा अणुव) समास वि. जती रहेली जनवानी शक्तिवाणी (कुतरी); (कुतरी) जेनी जनवानी शक्ति जती रहेली ते; (a she-dog) whose power of

bearing young ones is exhausted; १०११० अणुवअणुवअणुवअणुवअणुव ११ (नारी. ने अदले) वं. १३, ५०.

१ अ विरो शुष्मा अणुव

२ अ विरो शुष्मा २१

(शुष्मा धा. अणुव) वि. तुच्छकारी कहाडतो, हसी कहाडतो; treating with contempt; slighting अणुवअणुवअणुव नर. २१६७. ३४, ८; ६७. ५७, १०; अणुवअणुवअणुव नर. ६१५. १३, १६. Otherwise: weaker (compara. adj.) वधारे कंगाल—नयलो; rt. अणुव = नाष्ट to solicit; to be needy, to be weak.

(अणुव) (अणुव उपरथी) सा. ना. नारी. क) आडडी, नारी; a woman; the female of the human race. Comp. अणुव; अणुवअणुव १११ वं. ३, ३; वं. ५, ४५. ५०. वं. ७, ६०. ७०. ७१; वं. १६, १. २. ७. ६. १०. ११; अणुवअणुव १११६७. २३, ३; अणुवअणुवअणुवअणुवअणुवअणुव (भुवेलाने अडकेली आडडीथी) वं. १०, ५. ६. ६. १०. १३. १४; अणुवअणुव २११ वं. ७, ४२; वं. ६, ३३-३६. ३८. ४२; वं. ११, १. २. १०. १३; वं. १५, ७. ८; वं. १६, १७; वं. १८, ६७. ६६; वं. १६, १२. २६; अणुवअणुवअणुव ४११ वं. १५, ४५; हदि. नुस्क. १८ (= ५. २२, १८) ; अणुवअणुवअणुव ६११ वं. १६, ५. ६. १३. १४; अणुवअणुव (= अणुव + अणुवअणुव) ६३३ आडडी. वेगम. अणुव. १ (= ५. २३, १).

अ) पेतानी आडडी; पणुवयत आडडी; a wife; a woman united to a man by marriage. अणुवअणुव २११ वं. ४, ४४.

(शुष्मा अणुव तथा अणुव) समास वि. आडडी शोधतो, आडडीनी धिछा शिअतो; wishing for a wife; wanting to have a wife; अणुवअणुवअणुवअणुव नर. १३३ वं. ४, ४४.

(अणुव उपरथी) सा. ना. नाअ. आडडीपणुव (असल) ; अडडीनी हलत (असल). लम, विवाह, शादी; womanhood (lit.); marriage, wedlock; अणुवअणुवअणुव ३११ वं. १४, १५.

(= अणुवअणुव) (अणुव उपरथी)

* ७ नी आगमयने * नकमे आवेसो छे; शुष्मा भाई आवस्ता व्याकरण, संक्षे. ३८-३९.

capital crimes (Dar.) from $\text{𐬀𐬀𐬎𐬌} + \text{𐬀}$ = not of Rashnu, i. e., not approved of by Rashnu, i. e., *Margarzân* (Dar.); *vide* Afr. Gâhâm., 13.

𐬀𐬀𐬎𐬌 (= નાલવ) (અસલ ૩૫ 𐬀𐬀𐬎𐬌); (જ્યુઝ્મા ૧ ધા. 𐬀𐬀𐬎𐬌) વિ. વેહેતું, ચાલતું (પાણી) (અસલ.); flowing, running (lit.); (water) of the river; નદી-નેહેરતું (પાણી); 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 નારી. ૧/૧ ય. ૧૪, ૩૯; ય. ૧૬, ૩; 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 નારી. (૭) ૧ ની મતલબે) વં. ૧૩, ૩૮; વં. ૧૫, ૬; 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 નારી. ૧/૩ ય. ૧૦, ૧૪; ય. ૧૩, ૧૦; 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 (વેહેતાં પાણીની ઉપરથી) નારી. ૨/૩ વં. ૧૪, ૧૬; વં. ૧૮, ૭૪; 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 નારી. ૬/૩ ય. ૮, ૨૪; ય. ૧૧, ૪.

𐬀𐬀𐬎𐬌 (Yaq. 38, 5) (meaning unsettled) reaching (Mills); they go (Pehl.).

𐬀𐬀𐬎𐬌 (= 𐬀 , 𐬀 = નિ = 𐬀) ઉપ. ક) નીચે; ઝીનું ઉલટું 𐬀 , 𐬀 (ઉંચું); down; downward; into, backward. Contrast 𐬀 , 𐬀 on high above. 𐬀𐬀𐬎𐬌 to bury; to enter નીચે ઓદવું = દાટવું (વં. ૩, ૮. ૧૨.); 𐬀𐬀𐬎𐬌 to put down નીચે સુકવું (વં. ૭, ૫૬); 𐬀𐬀𐬎𐬌 to smite down મારીને નીચે તોડી પાડવું (વં. ૧૮, ૩૮); 𐬀𐬀𐬎𐬌 to carry down નીચે લઈ જવું (વં. ૫, ૮); કોઈ વખતે 𐬀 ને બદલે 𐬀 આવેછે; જેમકે 𐬀𐬀𐬎𐬌 = 𐬀 + 𐬀𐬀𐬎𐬌 = રહેવાની જગા, ઘેર; સુકામ. 𐬀 ની આગમચ 𐬀 આવેછે; જેમકે 𐬀𐬀𐬎𐬌 (વં. ૮, ૧૧); 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 ઈત્યાદિ.

𐬀) નહી, સિવાય, ઉલટું; † implying "negation, no, not, deprived of." E. g., 𐬀𐬀𐬎𐬌 to gladden ખુશ કરવું; 𐬀𐬀𐬎𐬌 to

to sadden નાખુશ—ગમગીન કરવું (વં. ૧૯, ૩૦); 𐬀𐬀𐬎𐬌 to scatter seed ખી નાખવું; 𐬀𐬀𐬎𐬌 to eradicate ખી ઉખેડી નાખવું (ઈજ. ૧૦, ૧૨); 𐬀𐬀𐬎𐬌 અવ્યય અસલ 𐬀 (𐬀 નહી) ઉપરથી છે, અને જેમ 𐬀 માંથી શરૂઆતનો = નીકળી ગયાથી 𐬀 થયો (જેમકે 𐬀𐬀𐬎𐬌), તેજ પ્રમાણે 𐬀 માંથી = નીકળી ગયાથી 𐬀 થયો. કેટલીક વખતે 𐬀 ઉપસર્ગ ક્રિયાપદની સાથેજ નથી આવતો પણ તેની આગમચ છુટો આવેછે, અને ત્યારે 𐬀 ની બદલે 𐬀 થાએછે; જેમકે 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 (ઈજ. ૧, ૨૧); 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 (ઈજ. ૯, ૧૭).

ગ) વિ. નાહલું, હલકું, ઝીાછી કીમતનું; small, inferior, of lower value; *vide* 𐬀𐬀𐬎𐬌

𐬀𐬀𐬎𐬌 (જ્યુઝ્મા 𐬀𐬀𐬎𐬌) વિ. હલકું; જ્યુનું; coarse, inferior 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 = 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 coarsest; the most worn-out (clothes) super. adj. ધણુંજ હલકું (કપડું) (અતિ. વિ.); 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 ૭/૩ વં. ૩, ૧૯ (Wester. 𐬀𐬀𐬎𐬌). 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌

𐬀𐬀𐬎𐬌 (= 𐬀𐬀𐬎𐬌 + 𐬀 = 𐬀𐬀𐬎𐬌 + 𐬀) ક્રિ. અ. પછવાડે; behind; 𐬀𐬀𐬎𐬌 (Geld. 𐬀𐬀𐬎𐬌) ય. ૧૦, ૧૨૭.

𐬀𐬀𐬎𐬌 વિ. ના. નીનીવિ શહેરનું નામ; નીચે ઉતરેછે (મિસ્સ); મારેછે (દારમ.); Niniveh; lights down or alights (M.); smites. (Dar.); 𐬀𐬀𐬎𐬌 ઈજ. ૫૭, ૨૯; ય. ૧૦, ૧૦૪.

𐬀𐬀𐬎𐬌 (જ્યુઝ્મા ધા. 𐬀𐬀𐬎𐬌) સા. ના. નારી. મારવું, નીચે તોડી પાડવું; smiting; striking down; 𐬀𐬀𐬎𐬌 ૩/૧ ય. ૧૦, ૧૩૩.

𐬀𐬀𐬎𐬌 વિશે જ્યુઝ્મા ધા. 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 (જ્યુઝ્મા ધા. 𐬀𐬀𐬎𐬌) અતિ. વિ. ધણુંજ મારનાર; smiting the most; the best smiter; 𐬀𐬀𐬎𐬌 𐬀𐬀𐬎𐬌 નર. ૮/૧ ય. ૧૨, ૭.

𐬀𐬀𐬎𐬌 (અસલ ૩૫ 𐬀𐬀𐬎𐬌 + 𐬀𐬀𐬎𐬌) જ્યુઝ્મા ૧.

* E. g. 𐬀𐬀𐬎𐬌 (= 𐬀𐬀𐬎𐬌) = મુકવું; to put down; 𐬀𐬀𐬎𐬌 (= 𐬀𐬀𐬎𐬌) = જોવું, તપાસવું; to see; 𐬀𐬀𐬎𐬌 (= 𐬀𐬀𐬎𐬌) = ળડાઈ; battle.

† દારશીમાં ખી 𐬀 " ઉલટું, સિવાય " ને અર્થે આવેછે; જેમકે 𐬀𐬀𐬎𐬌 = 𐬀𐬀𐬎𐬌 ; ' આદીન ' થી ઉલટું = સેઆનત, an imprecation, curse.

१०८१) सा. ना. ना-य. मारवुं, मारीने नीचे
तोडी पाडवुं; smiting; striking down;
१०८१ २/१ य. १३, ७१.

१०८२) = निम् = कचरो—अपवित्रादि काहाडी नापवी;
साई करवुं; to sweep away (impurities);
to cleanse; १०८२/१०१* वर्त. परस्मै. ३ जे वगे
३/१ य. ८, ४३.

१०८३) १०८३) विरो ज्युम्मा १ धा. १०८३/१०१

१०८४) १०८४) (ज्युम्मा १ धा. १०८४/१०१) अति.
वि. धयिण आहार काहाडी नापनार—हांकी काहाड-
नार; driving away the most; १०८४/१०१
नर. १/१ य. ११, ३.

१०८५) १०८५) (ज्युम्मा १ धा. १०८५/१०१) अ. क. वि.
आहार काहाडेवुं; taken out; १०८५/१०१
१०८५/१०१ (ते आहार काहाडेवा नसो) नारी. १/१
वं. ६, ३१. ३४. ३७. ४०; १०८५/१०१ वं. ८, ३७. ३८;
१०८५/१०१ ५/१ वं. ८, ३८. ज्युम्मा १०८५/१०१

१०८६) १०८६) (ज्युम्मा १ धा. १०८६/१०१) सा. ना. नारी.
आहार काहाडवुं—काहाडी नापवुं; taking out;
१०८६/१०१ १०८६/१०१ (नसाने आहार का-
हाडी नाप्या पछी) ३/१ वं. ६, ३२. ३५. ३८. ४१.

१०८७) १०८७) (ज्युम्मा १०८७/१०१) सा. ना. नर. पग-
ना नणानी नीचेनो भाग; पगनी धुंठी; the ankle;
१०८७/१०१ (Geld. १०८७/१०१) रोर य. ५, ६४.

१०८८) = निम् = तुच्छकारी काहाडवुं; हसी काहाडवुं;
to treat with contempt, to laugh out; vāde
१०८८/१०१; treating with contempt.

१०८९) (= १०८९) (ज्युम्मा १ ग) अति. वि. क)
धयुंन म्पोछी कीमतनुं—हलकुं, सडिथी नाढलां क-
इनुं—नाढलुं; lowest, of the smallest size, of
low value; १०८९/१०१ (धयुंन थोडुं-म्पोछुं)
नारी. १/१ छिन. १०, ६; १०८९/१०१ नर. २/१
वं. ७, ४१. ४३; १०८९/१०१ १०८९/१०१ (सडिथी
नाढलुं अरवुं) नर. २/१ वं. ६, ३८; १०८९/१०१

१०९०) १०९०) (सडिथी हलकी धातु) ना-य.
२/३ वं. १६, ६; १०९०/१०१ ६/३ वीश्ता. य. २३.

अ) सडिथी नीचुं; lowest; १०९०/१०१ नर. १/१
(क्रि. अ. तरीकि) वं. २, ३०. ३८; १०९०/१०१ २/३
(क्रि. अ.) वं. १४, १४; १०९०/१०१ १०९०/१०१
(सडिथी नीचि जगाम्मां) नर. ७/३ य. १५, ५३.

१०९१) १०९१) (ज्युम्मा धा. १०९१/१०१) सा. ना. नर.
घोडाने डायमां—लगाममां रापनार; one who
curbs or keeps in check (as a horse);
१०९१/१०१ १/१ छिन. ११, २.

१०९२) १०९२) (ज्युम्मा २ धा. १०९२/१०१) सा. ना. नर.
पकडी-धरी रापनार, टेका आपनार; one who
holds up or supports; १०९२/१०१ १/१ य. २४, ३०.

१०९३) १०९३) } अमे ओलो विरो ज्युम्मा २ धा.
१०९३/१०१ } १०९३/१०१

१०९४) १०९४) (ज्युम्मा २ धा. १०९४/१०१) सा. ना. नारी.
नीचे मुकवुं, अमेक ठेकावे—अमेक कोरे मुकवुं; putting
off; laying aside; १०९४/१०१ ३/१ वं. ६, २७.

१०९५) १०९५) (ज्युम्मा २ धा. १०९५/१०१) क) अ. क.
प; नीचे मुकेवुं; मुकरर थियेवुं; put down;
established. Comp. Per. १०९५/१०१ ना-य. १/१
य. १०, ६४; १०९५/१०१ ना-य. १/१ य. १४, ३८;
१०९५/१०१ ७/१ वं. ७, ४५. ४६. ४८.

अ) लागेवुं, वणगेवुं; attached; connected.
१०९५/१०१ ना-य. २/१ वं. २, २६. ३७.

ग) सा. ना. ना-य. असलत, आसियत,
यालयलत; nature, demeanour. Comp. Per.
३/१; vāde १०९५/१०१ ill-natured.

घ) सा. ना. ना-य. पुङ्कणपछुं, जडो, आ-
यादी; abundance, plenty; prosperity;
१०९५/१०१ ७/१ य. १३, ६९.

च) वि. पुङ्कण, भरी रायेवुं, जडामंद, आ-
यादी; abundant; stored up, plentiful
prosperous; ज्युम्मा नीचे १०९५/१०१

१०९६) १०९६) (ज्युम्मा १०९६/१०१ अ तथा १०९६)
समास वि. भरी रायेला—पुङ्कण आरकवाहुं
(रा-य); (रा-य) ने आध आरक्रीमां आयादी-

* The reduplicative syllable is strengthened instead of the radi al vowel.

put out; आहरे लघु—काहाडु (वं. ७, २४); आहरे (द्विवचन) आहरे दोडु—कुदु—नीकणी आववु (य. ८, २१. २७); काहिवंते, धखुं करीने गाथामां, यं ने अहले यं आविछे, नेमके ... (ध्रि. ४४, १३).

अ) वि. आहरेनुं, आहरेनी तरकुनुं; outside ; outward (adj.); शुभ्रिमा आहरेयु

अहरेयु (शुभ्रिमा १ धा. १००) सा. ना. नारी. अयाव, पासपानी ... (ध्रि. ७१, ११ ; य. ५, ६ ; ...) (ध्रि. ५८, २.)

अहरेयु, अहरेयुं अं ओला विरो शुभ्रिमा धा. ... (ध्रि. ५८, २.)

अहरेयु (यं अ उपरथी) अधि. वि. व- धारे आहार, आहारनी आशुभ्रिमा; outer (lit.); outside (adv.); आहरेयुं २/१ (क्रि. अ.) वं. ६, १२. शुभ्रिमा नीचेनो ओल ... (ध्रि. ५९, २१.)

अहरेयु (शुभ्रिमा आहरेयु तथा ...) सभास ना. ना-य. आहारनो भाग; आ- हारनी आशु; outside. Contrast ... (ध्रि. ५९, २१.)

अहरेयु सभास वि. दाध-गलीची- था वेगलु; सदाधर (रपी. तथा युस्ती); मल- युट पाया साधनुं (दारजे.); मुंदर गालीया सा- धनुं (हारजे); spotless, clean (Sp. & J.); (a house) with well-laid foundations (Dar.); with good carpets spread out (Har.); ... (Geld. ...) ना-य. २/१ य. १०, ३० ; ... ना-य. २/३ य. १०, ३०.

अहरेयु विरो शुभ्रिमा धा. ...

अहरेयु विरो शुभ्रिमा १ धा. १००

अहरेयु (शुभ्रिमा धा. १०० सा. ना. नर. अंयावनार, पासपानी करनार ; a protector, a preserver ; ... (Wester.) नारी. २/१ य. २४,

१४ ; ... १/३ य. १६, १८.

अं = नी = मार्ग अतलाववा, रस्ती देयाडीने आगण अलाववु, लघु लघु; १ ला वर्ग; to lead, to guide, to carry; to bring; cl. 1 ; ... वर्त. परस्मै. ३/१ वं. ५, ८. ६ ; ... (लघु लघु) अवि. अ. ल. परस्मै. ३/१ ध्रि. ३१, २० ; ... is the future base"

अंयु = नीचे लाववु; to bring down ; ... आया. परस्मै. ३/१ य. १६, ४४.

अंयु = उव-नी = नलदीक लघु लघु; to bring ; ... आया. परस्मै. १/१ य. ६, १८.

अंयु = दूर लघु लघु; to take or carry away ; ... वर्त. आत्मने. ३/३ य. १०, ४२.

अंयु विरो शुभ्रिमा २ धा. ...

अंयु विरो शुभ्रिमा धा. ...

अंयु = उर = उडु; to rise, to get up.

अंयु = (उडुभाथी उडु; to rise (from sleep); to leave the place of sleep ; ... वर्त. कृ. नर. १/१ य. २१, १३. or, ... = ... awaking or rising (from sleep)—vide Vend. 18, 49.

अंयु, अंयु = नूर, नूर (१) उपरथी) क्रि. अ. अमयु; होवा छती; now; notwithstanding ; अंयु ओल विलजिना इपमां आविछे; ... य. ५, ५० ; य. १६, ७७ ; ... १४, ५४ ; ... ध्रि. ३१, ७ ; ... नारी. २/१ य. ८, १५ ; य. १३, ५४.

अंयु सा. ना. ना-य. कडिा (युस्ती); अंयु अतनेो लहेरी आलुपालो (हाडिग) ; worms (J.); poisonous herbs (Haug); ... (Wester.) २/१ वं. १, ७.

* Vide my Avesta Gram., pp. 235-236.

orig., **अवस्था** (pres. partic.) and **अवस्था**;
अवस्था १/३ य. ७, २; नी. ३, ४.

अवस्था-शब्द-कोश (**अवस्था** तथा **अवस्था**) समास
ना. ना. न्य. मातृसन्ता न्तेऽस्ती उवाच; a man's
full height; **अवस्था-शब्द-कोश** (मातृसन्ता
उवाच सुधी, मातृस पुर) २/१ वं. ६, २७.

अवस्था, **अवस्था**, **अवस्था**, **अवस्था**,
अवस्था — **अवस्था** विरो **अवस्था** १/१

अवस्था वि. ना. नर. नामांकित पुरुष
नाम; name of an illustrious personage;
अवस्था ६/१ य. १३, ११०.

अवस्था (= Ger. Nicht = Not) (= **अवस्था**);
अवस्था १/१ तथा **अवस्था** क्रि. अ. नथी, नही; not,
no (adv.); **अवस्था** वं. १, १. २ (Wester.); वं.
२, ५. ८. ६. १२. १३. १७; वं. ३, २१. २४. २८.
३३. ३५; वं. ४, १. २१. २५. २६. ३३. ३६. ३८.
४२. ४८; वं. ५, ३. ६. ८. ११. १४. २६. ३४.
३७. ३८. ५८. ६०. ६१; वं. ६, ८. २६. ४३. ४६.
४७. ५१; वं. ७, ५०. ५२. ७७; वं. ८, १३. १५.
१७. १८. १६. २७. ३४. ३७-४०. १००-१०३. १०७;
वं. ९, १५. ३६. ४७. ५२. ५५; वं. १३, ३. ६. ३१.
३६. ३८. ४०. ४६. ५४; वं. १४, १८; वं. १५, १६.
१६. २२. २५. २८. ३४. ३७. ४०. ४८; वं. १६, २
७. १७; वं. १७, १०; वं. १८, ६. १०. १२. १६;
२६. २६. ३४. ७६; वं. १९, ३. ७; वं. २२, १६;
छिन्. ६, २४; छिन्. १६, १५; छिन्. ४३, १२;
य. ५, ६५; य. १६, ५०.

अवस्था (**अवस्था** तथा धा. **अवस्था**)
समास ना. नारी. नामनु स्मरण, नामनी आ-
राधना; invoking the name; **अवस्था**
१/१ य. १४, ४२.

अवस्था (= **अवस्था** = नाम = **अवस्था** = Lat. Nomen =
Ger. Name = Fr. Nom = Name) (**अवस्था**
३/५ **अवस्था**; **अवस्था** धा. **अवस्था**) सा. ना. ना. न्य.
३) नाम; a name; orig., **अवस्था**; rt. **अवस्था**
to know; **अवस्था** १/१ वं. ७, १६; वं. १८,

* Comp. Lat. Co-gnomen (a surname, epi-
thet) and Lat. Nomen, Eng. Noble and Ignoble;
g = **अवस्था**; gna = **अवस्था** = Sans. **अवस्था** = to know.

१५; वं. १६, २६; य. १३, ७. १२; य. १५, ४३.
४८. **अवस्था** २/१ वं. १३, २. ३. ४. ६. ७; वं. १७, ३;
वं. १८, १५. २३. ५२; य. १, ५; य. ८, २; य. १०,
८८; य. १६, ५६; **अवस्था** (under His
name) ३/१ छिन्. ५, ३; छिन्. ३७, ३;
अवस्था १/३ य. ४, ७; **अवस्था** १/३ य. १,
११. १६. १६; **अवस्था** २/३ य. १५, ४६; **अवस्था**
२/३ छिन्. ३८, ४; य. १६, ६; छिन्. १५, १;
अवस्था **अवस्था** by their own names
(३/३ ने **अवस्था**) छिन्. १५, २; छिन्. ५१,
२२; **अवस्था** ६/३ छिन्. ३६, ३. **अवस्था** नीचेना
अवस्था तथा **अवस्था**, **अवस्था**, **अवस्था**, **अवस्था**
अवस्था) कीर्ति, नामदारी; glory, fame, renown;
अवस्था **अवस्था**, **अवस्था**

अवस्था (**अवस्था** **अवस्था**) अति. वि.
अवस्था नामांकित-नामदार-कीर्तिवाणी; most
glorious-famous. Comp. Per. **अवस्था**
अवस्था नर. ६/१ छिन्. ३६, २.

अवस्था (**अवस्था** तथा **अवस्था**)
अवस्था) समास वि. कीर्तिथी राज करतो, नाम-
दारीथी हकुमत चलावतो; managing the
affairs of the kingdom with glory; **अवस्था**
अवस्था नर. १/१ य. १, १३; **अवस्था**
(super. adj.) अति. वि. नर. १/१ य. १, १३.

अवस्था (**अवस्था** धा. **अवस्था**) वि. नमनु, वांकु वणु,
अवस्था; bending, stooping down. Comp.
Sans. नम. *Vide* **अवस्था**

अवस्था (= **अवस्था** + **अवस्था**; **अवस्था** **अवस्था**
अवस्था) समास वि. नमती डांपणीवाणी (**अवस्था**);
(Haoma) with bending sprouts; **अवस्था**
अवस्था नर. १/१ छिन्. ६, १६.

अवस्था विरो **अवस्था** २ धा. **अवस्था**

अवस्था (**अवस्था** २ धा. **अवस्था**) पू. कृ. परस्मै.
अवस्था यांचेपुढे, येजवनांर; one who reaches to
or obtains; **अवस्था** नर. १/१ छिन्. ५१, १३.

अवस्था = **अवस्था**, **अवस्था** **अवस्था**; to wait, to stay;
orig., **अवस्था**; **अवस्था** = **अवस्था** to remain;
अवस्था; (**अवस्था** २ धा. **अवस्था**) **अवस्था**

(stay for me) आसा. परस्मै. १० मी
वर्ग २/१ य. १६, २.

आसा (= ११६ = ७७० = Mansion) (orig., १

& आसा) (शुद्धि २ धा. १०६) सा. ना. ना०य. घेर,
शुक्राभ, मकान; a house, a residence, an abode;
आसा १/१ वं. १३, ४६; छिन्. ५७, १०. २१;

य. ५, १०१; य. १७, ६; आसा २/१ वं. ३, २; वं.
५, ४१-४३; वं. ८, २. ३. १०३; वं. ११, १. ४; वं.
१२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; वं.
१४, १४; वं. १८, २८; वं. २२, १. ७. १३. १४;
छिन्. १०, १; छिन्. ६०, ७; य. ५, ६५; य. १०, १८;
य. १४, ४१; वीरता. य. ६ (= य. २४, ६); आसा

आसा (घेरमांथी) ३/१ (पा१ नी मतलये) वं.
१०, ५. ६. ६. १०. १३. १४; वं. १६, २; आसा

४/१ छिन्. ५२, २; य. १०, २८; य. १५, १; आसा

आसा (घेरमांथी) पा१ वं. ११, १०. १३; आसा
आसा आसा पा१ छिन्. १०, ७; आसा आसा

आसा छिन्. २३, ३; छिन्. ५७, १४; य. १३, १५७;
आसा ६/१ वं. ६, ४३; वं. ७, १५. ४१. ४२; वं.

६, ३३. ३४. ३५. ३७. ३८; वं. १०, ५. ६. १०.
१३. १६; वं. १३, ४५. ४६; वं. १७, ७; वं. १८, १८.
१६; वं. १६, ४; वीर्य. ३, २; वीर्य. ११, १३;

आसा ६/१ (७/१ नी मतलये) वं. ३, ३; वं. ५,
३६; वं. ८, २२; वं. १६, ४६; आसा ७/१ वं. ३, ३२;
वं. ५, १०. ४५. ४६. ५६; वं. ७, ६०; वं. ८, ४. ५.

१०७; वं. १३, २२. २६. ३५; वं. १४, १८; वं. १६,
१; छिन्. ६, २८; छिन्. ६२, ३; वीर्य. १२, ५; य.
१३, १०७; आसा (Wester. आसा) ७/१ छिन्.

५७, १४; आसा २/३ वं. २, २६. ३४; आसा २/३

(७/३ नी मतलये) वं. ५, ३६; आसा २/३ वं. ६,
३२; वं. ११, २; वं. १५, ४५; छिन्. ५७, ३५; आसा

पा३ वं. ५, ४०; वं. ६, ३६. ४०; आसा ६/३ वं.
१३, ४६; य. १०, १८; आसा ६/३ छिन्. ८,
७; छिन्. २३, १; य. १३, १५०; आसा ७/३

वं. २, २३; आसा (= कारांत नारी. प्रभायु)
७/३ छिन्. ६२, १; य. १०, ६१. शुद्धि नीयेना योषि।

आसा (= ११७ + आसा; शुद्धि आसा तथा

१ धा. १०७) सभास वि. घेरने लायिकनुं, घेरनेमठि
लोच्ये तेषु; (लोच्ये) घेर भेजवेलुं अथवा

* शुद्धि भाई अवरता व्याकरय्य सहे ३०१ मी.

स्थापेलुं (६१२मि.); fit for the house; (those)
who have conquered or founded the house
(Dar.); आसा १२. २/३ य. १३, १५१.

आसा (आसा उपरथी) वि. धरआरवाणुं
belonging to the house and family; house-
hold; आसा Wester. नारी. १/१ गेह ५, ५.
Geld. आसा q. v.

आसा (शुद्धि आसा तथा धा. १०१) सभास
वि. घेरने आसी करनार—छिन् करनार; making
the house desolate; आसा १२. १/३
य. १०, ७५.

आसा (= ११७) (शुद्धि आसा तथा

१ आसा) सभास ना. नर. घेरधल्लु; the master
of the house; आसा आसा = घेरधल्लुनी

आसी, घेरधल्लियाल्लु; the mistress of the
house (vide आसा); आसा १/१

वं. १२, ७; य. १७, १०; य. १०, १८. ८४; आसा
आसा २/१ वं. ७, ४१; वं. ६, ३७; वं. १३,

२०. २१; वं. १८, १८; आसा आसा
नारी. २/१ वं. ७, ४२; वं. ६, ३८; आसा

४/१ छिन्. ५२, २; य. १०, १७; य. १५, १;
आसा ६/१ वं. १०, ५. ६. १०. १३. १४;
आसा ८/१ वं. १८, १६; छिन्. ६, २७.

आसा (= ११७) (शुद्धि आसा

तथा आसा) सभास ना. नारी. घेरधल्लियाल्लु;
the mistress of the house. Comp. आसा

आसा (Vend. 7, 42). आसा १/१
वं. १२, ७; आसा २/१ वीर्य. ३, ३;

गेह ४, ८; आसा ६/१ वीरता. य. १७.

आसा (आसा उपरथी) क) वि. घेरने लगनुं,
घेरनुं; belonging to the house; of the house;

आसा १२. १/१ छिन्. १६, १८; आसा
१२. १/१ छिन्. १६, १८; आसा...नीठ

६) O Mithra, thou master of the house!
(अय्ये घेरना सरदार मेहेर छिन् ६ !) नर. ८/१ य.

१०, ११५; आसा १/३ वीर्य. १२, ५;
आसा...नारी. २/३ छिन्. २६, १;
य. १३, २१.

११०७-११०७, ११०७-११०७, ११०७-११०७,
११०७-११०७, ११०७-११०७, ११०७-११०७,
११०७-११०७

अ) योतानो आवंद-धरुि; a husband;
... ४११ ४१४. ५३, ४; ४१० ४११ ५.
१७, ५८; Other forms of the samo:—
४१०, ४१०

२ ११०७ (= प्रति) वि. दरेक, प्रत्येक; every,
each; Pohl. १११ १११ different; १११
१११ (कोरीना दरेक—शुदा शुदा
कटकानुं) ६३ वं. ८, ८५; १११, १११
(दरेक—शुदां शुदां म्मारवरोनुं) नारी. ६३
वं. ८, ८६.

३ ११०७ (= १७, १७ = प्रति* = Lat. Red,†
Re = Fr. Red, Re = १ ३५. Prefix. क)
back, again, against; पाछुं, इरीथी, साभि:—
११० ११० = पाछो जवाय आपेवा (वं.
२, ३. ५); ११० = खीडाधने पाछुं केहेयुं
(देव—देवराजुं); ११० = पाछुं जलु-
वयुं (वं. २, ६. १३. १७); ११० = साभि जयुं
(वं. ४, ४६); ११० = साभि उभुं रेहेयुं
(वं. २०, ३. ६); ११० (= गोमिज
अथवा पाली) साभि छांटयुं (वं. ६, ५२).

अ) by, near, towards. नजदीक, आगण,
तरकुं:—११० ११० = नजदीक—आगण लड
जयुं (वं. १८, २२. २९); ११० = नजदीक
जयुं—पोडिययुं (वं. ८, ४१).

ग) म्मिक सरणी रीति; equally, uniformly
vide ११०

गाथामां केटलीमिक वपते ११० आविछे:—
११०— ११० ११० ११० ११०
३८, ५.

* प्रति योलभांधी इ नीकणी गयाथी अवस्तामां
११०, अने उ नीकणी गयाथी लाटीनमां Red थयुं.
वणी Lat. Redभांधी d नीकणी गयाथी Lat. Re थयुं.
† E. g. To Redeem = L. Red + emere =
पाछुं अरीद करतुं, वेयेयुं करी वेयातुं सेयुं; Redolent =
Lat. Red + olere; Redact = Lat. Red + agere;
Redundant = Lat. Red + unda.
‡ E. g. ११० = ११० = to measure.

केटलीमिक वपते म्मि उपसर्ग (छ्माने ११०)
कियापदनी पसिज नथी आवता, पलु तेनी
आगमय जरा दूर आविछे:—११० ११०
११० ११० (वं. १६, ६. ८);
११० ११० ११० ११० (५. १०, ३२).

वणी केडि वपते ११० ने पदले ११० आवि-
छे:—११० ११० (= जवाय, उत्तर; धा.
११० ११०) ५. १४, २८. ३०. ३२; ७ तथा १
नी आगमय ११० ने पदले ११० आवि-
छे:—११० ११० (वं. १४, ११);
११० ११० (४१. १, ६); ११० ११०
(वं. ३, १४.)

२ शपद. अ. Prep. पेहेल्ली तथा आठमी
विलजित सिवाय आठनी अधी विलजितवाणां
नाम तथा सर्वनाम साथे वपरा म्मि आविछे, ते
नीये आपेला दापला उपरथी जलुआ आविछे:—

अर्थ:—क) on, upon; उपर; ११०
११० ११० ११० ११० ११० = ११०
(जमीन) उपर अशी मालुस अयत घेर आंधि
(वं. ३, २); ११० ११० ११० = डोरम-
जदनी पेदा कियेली जमीन उपर (वं. १३, ४६;
वं. १६, २१); ११० ११० = आठमी ज-
मीन उपर (वं. ५, ४. ७; वं. ७, ५६; वं. ८, ३४);
११० ११० = नप उपर (वं. ७, २४. २७; वं.
६, ४१.); ११० ११० = जमीन उपर (वं. ६, ५१);
११० ११० ११० ११० ११० ११०
= सडिथी उंची जगा म्मि उपरज (वं. ६, ४५).

अ) towards, for; तरकुं, वास्ते; ११०
११० = आतरा तरकुं, आतराने माटे (वं. १६, १७);
११० ११० ११० ११० = पेहेल्लाने वास्ते
तो जरा क्रीधा वगर (वं. ४, २०. २४. २८. ३२. ३५.
३८. ४१); ११० ११० ११० = तेनां
गुनेहगार—पापी तनने माटे (वं. ५, ४४; वं. ६, ५.
६. १६. ४८).

ग) near, opposite to, towards; नजदीक,
तरकुं, साभि, आगण:—११० ११० ११०
११० = अणता आतराने साभि—आगण (वं.
६, ५६; वं. १३, ५५); ११० ११० ११०
= सुरजनारस्ताणी तरकुं—साभि (वं. २, १०. १४. १८).

घ) with; थी, साथे; ११० ११०
= गुडैथी (वं. १८, ३०. ३३. ३६. ४२. ४५. ४८).

११५-११७ (शुद्धि धा. १५) सा. ना. नारी.
 मारीने हडावतु; शिकस्त करतु; smiting down;
 defeating; ११५-११७ र ११७. ५७, २६;
 ५. १०, ११. ६४; ५. २४, २५; आहाम. १५
 तथा हरेक आहामानमा ११५-११७ ११५-११७
 ना करदाभां.

११५-११७ (११५ = ११५ + ११७ ;
 शुद्धि धा. ११५-११७) (५. ४. वि. मान पाभिलि;
 म्मिस्तेकपाल यम्भिलि; honoured; welcomed;
 ११५-११७ नर. १/१ वं. १६, ४०; हिर. ५७,
 १४. ३५; ५. ८, ४३; ५. ११, २०; ११५-११७
 नारी. १/३ ५. १३, १४७. शुद्धि ११५-११७

११५-११७ (शुद्धि धा. ११५-११७) सा.
 ना. नारी. मान, आवकार, म्मिस्तेकपाल; warm
 reception; welcome; ११५-११७-११७
 १/३ हिर. ६०, २.

११५-११७ (विरो शुद्धि ११५-११७)

११५-११७ (= ११७ = ११७) (= ११५ + ११७);
 शुद्धि १ धा. ११५-११७ ग) सा. ना. पाधु गम्भिलु ते
 (यसल) ; पस्तावि, तोन्श; gone back to
 (lit.); repentance; penitence. Compare
 ११५-११७; ११५-११७ नारी. १/१ वं. ३, २१; वं.
 ५, २६; वं. ६, ५०; ११५-११७ ना. १/१ वं. ७,
 ५१; वं. १३, ७. शुद्धि ११५-११७

११५-११७ (शुद्धि धा. ११५) सा. ना.
 नारी. हांकी—हडावी काहाडतु; driving away;
 putting to flight; ११५-११७-११७ ४/१
 हिर. १६, ८; हिर. ६८, ८; ५. ८, ५१.

११५-११७ (शुद्धि धा. ११५) वि. शक्ति-
 वान, कौवतमंद; न्मिस्तेमंद; powerful, strong;
 ११५-११७ नर. १/१ ५. १०, ४८; ५. १४, ६३.

११५-११७ (शुद्धि १ धा. ११५) सा. ना. नारी.

क) पस्तावि, तोन्श; repentance,
 penitence (Pehl. ११७). Comp. ११५-११७;
 ११५-११७ १/१ वं. १८, ६८. ७५.

५) पाधु नतु, पाधु हडतु; म्मिठ; going
 away from; receding (lit.); the ebb;
 ११५-११७ ११५-११७ ११५-११७ ११५-११७

the flowing on of the good waters,
 and their ebb as well (Mills); ललां
 पाधुनां आगण वेहेवाने तथा पाछां वेहेवाने
 धिमाने भरती म्मिठने र १ हिर. ६२, ११.

ग) वधारी; growth; ११५-११७ २/१
 हिर. ७१, ६.

११५-११७ (शुद्धि धा. ११७) सा. ना. नर. क)
 नगेह्यानी शयनार; a superintendent; an
 overseer; ११५-११७ २/१ ५. ८, ४४.

५) न्मि आपलुने हेयामि—नररे पउ
 ते; हेयव; perception of objects by
 the eye, view. Comp. Pehl. ११७, ७
 Per. ११७; vide ११५-११७-१/१

११५-११७ (शुद्धि २ धा. ११७) सा. ना. नर.
 यंयाव, संभाण, नतन; protection, care,
 helpfulness; ११५-११७ १/३ वं. ३, ३१.

११५-११७ (= ११७) (शुद्धि २ धा. ११७).
 सा. ना. नर. क) पदांन; कपडानो कठका, न्मि मोहिं-
 डान्मि आगण नांय उपर मुकाने पांधवामां आवि-
 छे ते; a mouth-veil; the Paitidāna (Pāt.
 Panām), consisting of two pieces of
 white cotton cloth, hanging loosely from
 the bridge of the nose to, at least, two
 inches below the mouth, and tied with
 two strings at the back of the head
 (Haug). As anything that goes out of
 man is unclean, his breath defiles all that
 it touches; priests, therefore, while on
 duty must wear a mouth-veil (Dar.);
 ११५-११७ १/१ वं. १४, ८; ११५-११७ २/१ वं.
 १८, १; ५. ५, १२३.

५) लडाभिं धा—नयम नही वागे म्मिठला
 मोटे मोहिंडान्मि उपर मुकवानी लोहोडान्मि न्मि
 (न्मि 'सोडावातर' भरती वयते हाल मुकवामां
 आवि छे तेम); a steel covering for the
 face in war; ११५-११७ १/१ वं. १४, ६.

११५-११७ (शुद्धि धा. ११७) क) सा.
 ना. नर. पाछो हडावनार; that which repels
 or resists; ११५-११७ १/१ ५. ११, २.

११५-११७ (विरो शुद्धि धा. ११७-११७)

११५-११७ (शुद्धि ११७) सा. ना. नारी. न-

१२, नेगाह, लोचुं; look, gaze, beholding; १५५-१५५ ३/१ वं. १८, ६३. ६४.

१३५-१५५ विरी शुच्यो धा. १५-१५५

१३५-१५५ (शुच्यो १ धा. १५ क) सा. ना. नारी. अंयाव; protection, defence; (अ + १३ = १३) १५-१५५ २/१ य. ६, ३; नीच्यो. १, १३.

१३५-१५५ वि. ना. नर. नामांकित पुर-धनु नाम; name of an illustrious personage; १३५-१५५ ६/१ य. १३, १०६.

१३५-१५५ (शुच्यो धा. १५) समास ना. नारी. द्वेष-दुश्मनी-दुःपथी वेगणा-पक्षुं; freedom from spite, rancour or enmity; १३५-१५५ ३/१ हृदि. नुरक. ११.

१३५-१५५ (शुच्यो धा. १५) समास ना. नारी. वातयित; जवाय सवाल; conversation; १३५-१५५ १०६-१५५ १०६-१५५ conversation (with God) on the Holy Word; the Revelation of the Divine Word. Yt. 10, 33.

१३५-१५५ (शुच्यो धा. १५) समास वि. दादार होरमन्वदथी सांभगेला वेगमपर जरतोश्तना ने कुलामो तेथी पुत्राच्येला यच्चेलो; वेगमपर जर-तोशे दादार होरमन्वदथी ने सच्युनो सांभय्या तेथी वाक्रेगार; दीननां करमानोथी वाक्रेगार; conversant with the answers made to the questions (of Zarathushtra); well-acquainted with religious doctrines; one who has learnt the revealed law; १३५-१५५ २/१ वं. १८, ११; १३५-१५५ ३/३ य. ५, ६१.

१३५-१५५ सा. ना. नारी. नजर; लोचुं; sight, looking (orig., १३५-१५५; rt. १३५ = स्पृक् = Lat. Spec-ere = to see); or, to touch लागुं. Comp. Sans. प्रतिपत्ति = perception; १३५-१५५ ३/१ वं. १८, ६४.

१३५-१५५ (शुच्यो ३ १५५ तथा १५५) समास ना. नर. अंकसरपी रीति अंयावनार;

a steady or equable protector; or, the the guardian who defends; or, the best) preserver (lit., the master protector); १३५-१५५ १/१ य. १, १४.

१३५-१५५ (शुच्यो १३५ य) वि. हनेलदार; अच्यं साथि; pregnant; being with young; १३५-१५५ १३५-१५५ ewes big with young (हनेलदार नेहीच्योनु) नारी. ६/३ च्याकर. गाहाम. ७.

१३५-१५५ (शुच्यो १३५ य) स-मास ना. ना-य. डलट पालट सवाल; a cross-question. Comp. १३५-१५५ Vide १३५-१५५

१३५-१५५ (शुच्यो धा. १३५) सा. ना. नर. समजवनार; जोलासो करीने जोकर करनार; an interpreter, an expounder; १३५-१५५ २/१ य. १३, ६२.

१३५-१५५ (शुच्यो धा. १३५ क) समास ना. ना-य. जवाय सवाल, पुरसेरा पासु य; a question and its answer; शुच्यो १३५-१५५

१३५-१५५ (असल ३५ १३५-१५५ ; शुच्यो धा. १३५) समास वि. अरापीनी सांभे थनुं; द्वेषनी सांभे; यनार; fighting against evil —malice; १३५-१५५ १०, १८; १३५-१५५ १३५-१५५ ६, १.

१३५-१५५ (= १३५ ; शुच्यो २ धा. १३५) समास ना. नारी. जालुचुं, अवलोकन; knowing, observation, cognition; शुच्यो १३५-१५५

१३५-१५५ (= १३५) (शुच्यो १ धा. १३५) समास ना. नर. पतरीत; नसाने अडकेलां मालुसने अडकीने नापाक थचुं; गुजरेलां मालुसने अडकेलां अडकीने रीमन थचुं; indirect defilement. Comp. १३५-१५५ २/१ वं. १०, ६; वं. ११, ६. १२; वं. १६, १२. शुच्यो नीचेने जोल.

१३५-१५५ (the Druj Nasus)

defiles (a man) indirectly ; पतरीत करेछे (fr. ३०५३-१०५३)—denom. verb caus. 3 per. sing., vide Vend. 5, 28-36; Vend. 12, 21; Vend. 19, 20.

३०५३-१०५३ (शुचि धा. ३०५३-१०५३) समास ना. ना-य. ३) छोडी देवुं, त्याग करवा; धिकारवुं; leaving off; repudiating; ३०५३-१०५३ (I repudiate) Periphrastic Verb. वर्त. आरमने १/१ छि. ११, १३.

५) नकासुं जवा देवुं, रई करवुं; wasting, throwing away; (शुचि धा. ३०५३-१०५३ ५); ३०५३-१०५३ वं. ५, ६०.

३०५३-१०५३ वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage; ३०५३-१०५३ १/१ य. १३, १०६.

३०५३-१०५३ (= प्रति-वचन) (शुचि १ धा. ३०५३-१०५३) समास ना. नारी. पाछे सचुत (असल); उत्तर, जवाय; a reply; an answer. Comp. Sans. प्रति वचन and प्रति-वचस्; ३०५३-१०५३ ३/१ छि. २१, ४.

३०५३-१०५३ (शुचि १ धा. ३०५३-१०५३) अति. वि. सडिथी सारी रीति जवाय आपनार; (the Creator) who knows the best to give an answer (when questioned); ३०५३-१०५३ नर. २/१ वं. १८, ७. १३. ६०. ६६.

३०५३-१०५३ (शुचि २ ३०५३) समास ना. नर. उपरनी छाती, छातीने उपरने भाग; the chest in front; ३०५३-१०५३ ३०५३ in front upon the chest (उपरनी छाती तरकुं) २/१ वं. ८, ५०. ५१; वं. ६, १८.

३०५३-१०५३ (शुचि ३०५३) समास वि. भाषुस सहित-सुधां; ३०५३-१०५३ Hvaniratha with its men नर. २/१ य. २१, १४.

३०५३-१०५३ (शुचि ३ ३०५३ ३ तथा ३०५३) समास ना. नारी. पाछुं आवुवु (असल); (कोडिचीनना) अवेजमां भेट—अक्षेस करवी; giving back, returning (lit.); a gift in return; ३०५३-१०५३ २/३ छि. ३८, ५.

३०५३-१०५३ (शुचि ३०५३) समास ना. ना-य. शिआमलुनी सांनि थवुं; अनेना अर्थ “ अददुआ, आप, किटकार ” पी थर् शके; acting in opposition to one's admonition; also, execration, curse; contempt; ३०५३-१०५३ २/१ वं. ४, ५४. ५५.

३०५३-१०५३ समास ना. नारी. अंदगीने अवेज; a return for prayers; ३०५३-१०५३ २/३ छि. ३८, ५.

३०५३-१०५३ समास ना. नारी. नारा; नारा करवा; destroying, annihilating; ३०५३-१०५३ ४/१ छि. १६, ८; छि. ६८, ८ य. ८, ५१.

३०५३-१०५३ Wester. अमे जाल दाकटर गेड-नरनी योपडीमां आपेला नथी. वि. ना. नर. धल्ले शोभितो—अयसुरत (असल.); पुरषनु नाम; very elegant, beautiful (lit.); name of a person; ३०५३-१०५३ ६/१ य. १३, १२०.

३०५३-१०५३ (३ ३०५३ उपरथी) २/५६. अ. तरकुं; towards, to; ३०५३-१०५३ य. ३, ४; ३०५३-१०५३ वं. ८, ४१. ४२. ४३. ५०. ५१; वं. ६, १५. १६. १८; य. १२, ३.

३०५३-१०५३ विरो शुचि ३०५३

३०५३-१०५३ (अयु + ३०५३; शुचि १ धा. अयु) वि. ना. नर. सांनि—अइ छिनार (असल.); कोडिपी सारो कामनी सांनि थनार देव; निदा—गीअत करनार देव; uttering an ill-wish against one (lit.); the Daeva who interferes with any good action; the Demon-of-Slander; ३०५३-१०५३ ३/१ वं. १६, ४३. (शुचि मोदी.)

३०५३-१०५३ (= ३०५३) (शुचि १ धा. ३०५३) समास ना. ना-य. जडकुं; गाण (स्पी.); the jaw; a cheek (Sp.); ३०५३-१०५३ २/१ वं. ८, ४३. ४४; वं. ६, १६; ३०५३-१०५३ ५/१ वं. ३, १४; वं. ६, ४०.

३०५३-१०५३ (= ३०५३ = प्रतिष्ठा) (शुचि धा. ३०५३-१०५३) समास ना. नारी. क) आअइ, छि. न. त.

तारीक; वप्यालु; honour, respect, praise; ...

य) थर पडवु, थरी थाम रेहेवु; settling; a fixed residence; or, the power of repelling (the Daevas) ...

समास ना. नारी. सांभि उभु रेहेवु, सांभि थवु; with-standing; offering resistance; ...

(= प्रातिष्ठान) समास ना. नर. जेनीथी उभु रेहेवाय्मि ते = पग; that part of the body on which we stand; the foot; ...

विशे शुच्यो १ धा. शुच्यो वि. शुशल; आदेशा मंद; happy, pleased; eager; ...

विशे शुच्यो १ धा. शुच्यो वि. शुशल; आदेशा मंद; happy, pleased; eager; ...

(= ...) वि. ना. नर. प-यनेशाहेम गाहामयार; छ गाहामयारिमानो त्री-ले गाहामयार, जे शेहेरेवर मळीनाना आस्ताद रीनथी शइ थध् अनरान रीले आयेर थाय्मिछे. ...

the beginning of autumn. It begins on the 26th and ends with the 30th day of the sixth month (Shehrivar). According to the Afrin-i-Gâhâmbâr, it commemorates the creation of the earth by Ahura Mazda. For particulars, vide ...

वर्त. कृ. ना. ना-य. क) प्रतिक्षण, कर्मक्षण (हाउग); retribution (Haug); orig., coming back; return; rt. ...

समास ना. ना-य. पराप्यनि अ-ठकावयु-तेनी सांभि थवु; repelling the evil; ...

वि. ना. नर. नामांकित पु-त्रधनु नाम; name of an illustrious personage; ...

(... + ...) शुच्यो २ लम् समास वि. सांभि-आगत वेहेतु (पाव्नी), जे तरक अरे वेहेतो होय्मि ते तरक वेहेतु (पाव्नी); (water) flowing onward or up the stream. Comp. Pehl. ... and Per. ... a sacred ablutio; lit., a washing by water. ...

(= ... + ...) विशे शुच्यो धा. ...

(= ...) समास ना. नर. क) सांभि जनार-थनार; उलकृ काम करनार; a counter-worker; a counter-fiend; ...

तोशत) द्वेषात्ती सांभि यनार—द्वेषाथी उलट्टु करनारो (छि); वं. १६, ४६; ... २/३ य. ३, १०; ... ६/३ य. ३, १४; ... ८/३ य. ३, ७. शुष्मि ...

५) उलट्टु—सांभि ननु, उलट्टु करतु; going against (lit.); counteraction; ... २/१ वं. १, २—१३. १५—१६.

ग) धात, हात्ती, धत्त, नुकसान; striking, harm; mischief; ... २/१ वं. १६, ११; ... १/३ वं. ६, ४८.

— (शुष्मि धा. ...) सभास ना. नर. सांभि यनार; one who acts in opposition to. Comp. ... १/१ य. ८, ५६; य. १४, ५१.

— (... क उपरथी) अति. वि. धृष्टिन् सांभि यनार; the most counter-working; ... २/३ य. ३, १४.

— (= ... + ... + ...) शुष्मि धा. ... ग) लू. कृ. वि. कृदा थम्मला; devoted to; strongly attached to; ... ३/१ वं. ५, ३३, ३४.

— (शुष्मि १ धा. ...) सभास ना. नर. कभूल राप्पनार; an acceptor, a receiver. ... ते (कलानो) नो कभूल राप्पनार धम्मिने सांभिजनार (छि. ३५, ६).

— (शुष्मि १ धा. ...) सभास ना. नारी. कभूल राप्पनु; accepting; receiving; ... ४/१ वीस्व. १५, २.

— (... ग.) विशेष शुष्मि १ धा. ...

— विशेष शुष्मि ...

— विशेष शुष्मि १ ...

— (...) सा. ना. नर. पग; the log; शुष्मि ...

— (= ... = ...) (...) सा.

ना. नारी. क) पगन्ती नेस—रग; tendon of the foot; ... १/३, १०. ११. ३३.

५) पग; the foot; ... १/३, ११.

— (Gâth. ...) (= ... = परि = Gr. Peri = Lat. Per. Fr. Per. = ...) १ Prefix: round about, all round; उ५.

क) आसपास—

नेमके ... (६व—६३ ननु) आसपास होउतु (वं. १६, १.); ... = आसपास नेतु—

ननु करवी (वं. १६, ३.); ... आसपास करी ज्येथवी (वं. १६, २१.); ... = आसपास घेरी लेतु (वं. ३, १८.); ... = करती वाउ—दीवाल (वं. २, २६. ३४).

५) उलट पालट, आउं आउं; cross; नेमके ... cross-questioning; उलट पालट सवाल (छि. ६, २५).

५) वतरोगे, उलट्टु, दूर, सांभि; exclusive of, opposite, against, far from; ... (नही करतु, करवाथी दूर रहेतु) वीस्व. १५, १; ... (छोडी हेतु) छि. ४६, १; ... (छि. ४६, १.)

कोई वपते ... आविछे; sometimes, ... is used for ...; e. g. ... rushing all around; आसपास, धसीने नती (य. १०, १२७; य. १४, १५.)

... is used instead of ... before ... and ...; e. g., ... (छि. ११, ७.) ... (वं. १४, ७); ... (छि. १, १०);

कैलीयिक वपते ज्ये उपसर्ग क्रियापदनी पासेन नथी आवती, पत्तु तेनी आगमय नरा दूर आविछे:—नेमके ... (आम्मे नमीननी आसपास ते नज्येछे) य. १०, ८६; ... (तारी आसपास ननदीक हुमो पौहोयिम्मे !) छि. ६०, १२.

२ शब्द. अ. २७, ३७, ४थी, ५ भी तथा ७ भी विभक्तिवाणा नाम अथवा सर्वनामनी साथे वपराज्यलो आविछे, ते नीचे आपेला दाप्पला उपरथी रहेन ननुई आवरी. Prop: around, near;

ક) આસપાસ; નજીક. જે મકે શબ્દ .અસપા (ધે-
રની આસપાસ) વં. ૧૫, ૪૫; શબ્દ .અસપાસ (ધે-
ચુરા માણસોની નજીક) ઇલિ. ૨૯, ૫.

ખ) થી; from; જે મકે શબ્દ .અસપાસ (ધે-
ચુરા માણસોની નજીક) ઇલિ. ૨૯, ૫.

ગ) દૂર, વેગળે; far from; જે મકે શબ્દ .અસપાસ
(ધે-ચુરા માણસોની નજીક) ઇલિ. ૨૯, ૫.

ઘ) સુધી; for; during; શબ્દ .અસપાસ
(ધે-ચુરા માણસોની નજીક) ઇલિ. ૨૯, ૫.

૩. ક્રિ. અ. બરાબર રીતે, બધી તકરથી Adv.,
all round, completely; thoroughly;
અસપાસ (ધે-ચુરા માણસોની નજીક) ઇલિ. ૨૯, ૫.
ધે-ચુરા માણસોની નજીક જે પ્રમાણે સખ્ત કુકતો
પવન દક્ષિણ તરફથી (આવીને) વાતાવરણને
બધી તરફથી સાફ કરી શકે તે પ્રમાણે . . .)
વં. ૩, ૪૨.

અસપાસ (ધે-ચુરા માણસોની નજીક) વિશે જુઓ શબ્દ .અસપાસ

અસપાસ (ધે-ચુરા માણસોની નજીક) વિશે જુઓ ધા. અસપાસ

અસપાસ (ધે-ચુરા માણસોની નજીક) (જુ. ધે-ચુરા માણસોની નજીક) બુ.

ક. વિ. બરાબર ગાળેલો—ચાળેલો (અસલ.);
ચોકસી કીધેલો; well-strained; tested.
ધે-ચુરા માણસોની નજીક ઇલિ. ૨૯, ૫ (Geld.)

ધે-ચુરા માણસોની નજીક બરાબર ગાળેલો—ચાળેલો
જેમકે ૫/૩ (૩/૩ ની મતલબે*) ય. ૫, ૮. ૧૨૪.

ધે-ચુરા માણસોની નજીક ઇલિ. ૨૯, ૫ (ધે-ચુરા માણસોની નજીક
ધે-ચુરા માણસોની નજીક) ૫/૩ વં. ૧૪, ૪; વં. ૧૮, ૭૨;
ય. ૫, ૬૩.

અસપાસ (ધે-ચુરા માણસોની નજીક) (= પરિકર = ૨/૨૫) (જુઓ ૩ ધા.

અસપાસ) સમાસ ના. નર. આસપાસ ચક્ર—
કુંદાઈ; a furrow round about; ઇલિ. ૨/૧ (૨/૩ ને અદલે) વં. ૧૭, ૬. ૮.

અસપાસ (ધે-ચુરા માણસોની નજીક) (= યાદી = ૫/૫ = Fairy) સા. ના. નારી.
પરી; a fairy, Peri. The Pairikas are
female supernatural creatures, who
seduce men by their beauty and witchcraft.

The Yatus (i. e., sorcerers) and the
Pairikas (i. e., fairies) are often cited
together in the Avesta; rt. શબ્દ, Sans. પર to
seduce; or : rt. શબ્દ = Per. અસપાસ to fly.

અસપાસ યે રીતે સમજવી શકાય છે:—
ક) શબ્દ = પર લોભાવવું, કુસલાવવું.

ખ) શબ્દ = અસપાસ = ઉડવું; અસપાસ ૧/૧ ય. ૮.
૫૪; ઇલિ. ૨/૧ વં. ૧, ૯; વં. ૧૧, ૯. ૧૨; વં.
૧૯, ૫; ય. ૮, ૫૫; અસપાસ ૪/૧ ય. ૪, ૩; શબ્દ
અસપાસ (Geld. અસપાસ) ઇલિ. ૧૬, ૮; ઇલિ.
૬૮, ૮; અસપાસ ૧/૩ ય. ૧, ૬; અસપાસ ૧/૩

ય. ૮, ૪૪; અસપાસ ૨/૩ ય. ૮, ૩૯; અસપાસ
૨/૩ વં. ૨૦, ૧૦. ૧૨; ય. ૧, ૬; ય. ૧૧, ૬; ય. ૧૫,
૧૨; ય. ૧૯, ૨૬; અસપાસ ૬/૩ ય. ૧૦, ૨૬; ય.
૧૩, ૧૦૪; અસપાસ ૬/૩ વં. ૮, ૮૦; ઇલિ. ૯,
૧૮; ય. ૧ ૧૦; ય. ૩, ૫; ય. ૬, ૪; ય. ૧૦, ૩૪;
ય. ૧૩, ૧૩૫; સીરિ. ૨, ૧૩. જુઓ અસપાસ-અસ,
અસપાસ

અસપાસ (જુઓ ૨ ધા. અસપાસ)
સમાસ ના. નર. આસપાસ ચક્ર—કુંદાઈ; a fur-
row round about; ઇલિ. ૨/૧ વં. ૧૯, ૨૧.

અસપાસ (અસપાસ ઉપરથી) વિ. પરીને
લગતો; પરીની સંકુનો; an adherent or a follower
of Pairika, q. v.; ઇલિ. ૬/૩ ય. ૧૧, ૬.

અસપાસ (જુઓ ૩ ધા. અસપાસ)
બુ. ક. વિ. આસપાસથી કાપેલી (બરાબર), અથવા
આસપાસ જોઈને; cut round about (rt.
શબ્દ = to cut); or, looking round about (rt.
શબ્દ = ૨/૨૫ = to see). ઇલિ. ૨/૧ ના-ય.
૨/૧ વં. ૧૯, ૧૯.

અસપાસ (ધે-ચુરા માણસોની નજીક) સમાસ વિ. પદરિગા (ના-
નુસ્ક) ના કલામ ભણનાર; અસપાસ = અસપાસ* = નુ-
સ્કનું નામ; વખતસર સખ્ત બોલનાર (સ્પી.,
પુસ્તી તથા દારમે.); (Haoma) reciting the
holy text from the Pairigá (Pehl. અસપાસ)

* 'બરશ' (અસપાસ) ના નામથી સાધારણ રીતે જણા-
વેસો છે; પણ એ પહેલવી બોલ 'બરશા' બી વચાઈ
શકાયે અને તે અસપાસ ને બરાબર મળતો આવે છે.

* જુઓ માર્ક અવરતા વ્યાકરણ, સર્કા ૩૦૧ મો.
† A pair of compasses, a circle made by them.

Naska; speaking at an opportune time (Sp., Jus. & Dar.); (Haoma) of the guarding word (M.); सुब्रह्मण्य-शब्द-कोश (Geld. सुब्रह्मण्य-शब्द-कोश) न०. १/१ छन्द. ५७, २०.

सुब्रह्मण्य-शब्द-कोश विरो शुचि धा. शब्द-कोश

सुब्रह्मण्य-शब्द-कोश क्रि. अ. आगत, आगतथी; beforehand. Contrast सुब्रह्मण्य-शब्द-कोश hereafter; possibly, fr. सु + सु + शब्द-कोश = सुब्रह्मण्य-शब्द-कोश (Geld. सुब्रह्मण्य-शब्द-कोश) छन्द. २६, ४.

सुब्रह्मण्य-शब्द-कोश समास वि. आसपास-आहार करते; itinerant; contrast सुब्रह्मण्य-शब्द-कोश q. v. धा. सु + गम = गम; सु + सु = सुब्रह्मण्य; -सुब्रह्मण्य-शब्द-कोश छे न०. २/१ वीरप. ३, ३; गेह ४, ८; सुब्रह्मण्य-शब्द-कोश न०. १/१ वीरप. ६, २; वीरता. य. १७ (=य. १४, १७).

सुब्रह्मण्य-शब्द-कोश (शुचि धा. सुब्रह्मण्य-शब्द-कोश) समास वि. आसपास होउ नारे; running round about; सुब्रह्मण्य-शब्द-कोश न०. १/१ वं. १३, ४८.

सुब्रह्मण्य-शब्द-कोश (= वृत्तना) (शुचि धा. सुब्रह्मण्य, शब्द-कोश) सा. ना. ना-य. लडाई, अर्धडा, मारामारी, लुभलो; battle, dispute, fight; attack; सुब्रह्मण्य-शब्द-कोश २/१ वं. १८, १६. २१. २२; वं. १६, २७; य. ८, ५४.

सुब्रह्मण्य-शब्द-कोश (= सुब्रह्मण्य-शब्द-कोश) (शुचि धा. सुब्रह्मण्य-शब्द-कोश) समास ना. न०. आसपास घेरी ली-घिली-आघिली जगा; inclosure; encompassing; सुब्रह्मण्य-शब्द-कोश २/३ वं. ३, १८; वं. ५, ४६.

सुब्रह्मण्य-शब्द-कोश (शुचि १ शब्द तथा सुब्रह्मण्य) समास वि. आसपासनां देशने लगतो (भिदर छन्द); pertaining to countries round about; epithet of सुब्रह्मण्य; सुब्रह्मण्य-शब्द-कोश सुब्रह्मण्य न०. २/१ य. १०, १४४; स्त्रीत्मा. २, ११.

सुब्रह्मण्य-शब्द-कोश (शुचि धा. सुब्रह्मण्य-शब्द-कोश) समास ना. आसपास आंधनार-आंधतु (असल.); शुसरी; fastening round about (lit.); a yoke of oxen; अरे अरे जेतो अरे जोल वर्तमान कुंठ आत्मनेपदमां छे. सुब्रह्मण्य-शब्द-कोश नारी १/१ वं. १४, १०.

सुब्रह्मण्य-शब्द-कोश (शुचि सुब्रह्मण्य-शब्द-कोश) समास

न०. छल पावट-आडो आडो सवाल; a cross-question; सुब्रह्मण्य-शब्द-कोश ३/१ छन्द. ६, २५.

सुब्रह्मण्य-शब्द-कोश (शुचि १ शब्द अ तथा सुब्रह्मण्य) समास ना. नारी. आडो-छलटो विचार (असल.); शुमराही; भगइरी; a distorted conception (orig.); conceit, perversion; pride. Comp. सुब्रह्मण्य-शब्द-कोश; सुब्रह्मण्य-शब्द-कोश १/१ छन्द. ३२, ३.

सुब्रह्मण्य-शब्द-कोश (शुचि १ शब्द अ तथा सुब्रह्मण्य) समास वि. आडो-शुमराही भरेलो विचार धरा-वनार; भगइर; entertaining a conceited idea; proud; सुब्रह्मण्य-शब्द-कोश २/३ य. ३, ११. १५; सुब्रह्मण्य-शब्द-कोश ८/३ य. ३, ८.

सुब्रह्मण्य-शब्द-कोश (= परिवार) (शुचि १ धा. सुब्रह्मण्य) समास ना. न०. करते देवाल-वाड; an inclosing wall or fence; सुब्रह्मण्य-शब्द-कोश २/१ वं. २, २६. ३४. अ) अंयाव; protection; सुब्रह्मण्य-शब्द-कोश १/१ य. १, १६; य. १३, ७१.

सुब्रह्मण्य-शब्द-कोश (शुचि १ धा. सुब्रह्मण्य) समास ना. नारी. पडतु; वीपरछ गतु; falling, dropping down; scattering round about; सुब्रह्मण्य-शब्द-कोश ३/१ वं. ६, २६.

सुब्रह्मण्य-शब्द-कोश, सुब्रह्मण्य-शब्द-कोश, सुब्रह्मण्य-शब्द-कोश अरे जोलो विरो शुचि २ धा. सुब्रह्मण्य-शब्द-कोश

सुब्रह्मण्य-शब्द-कोश विरो शुचि १ शब्द

सुब्रह्मण्य-शब्द-कोश विरो शुचि धा. सुब्रह्मण्य-शब्द-कोश

सुब्रह्मण्य-शब्द-कोश (शुचि २ धा. सुब्रह्मण्य-शब्द-कोश) लू. छं. वि. परीक्षा कथिलु, ओकसी कथिलु, नपासिलु; examined, tested; सुब्रह्मण्य-शब्द-कोश (Wester. सुब्रह्मण्य-शब्द-कोश) ६/३ वं. १४, २; वं. १८, ७१; य. १३, ७१; सुब्रह्मण्य-शब्द-कोश ६/३ आइर. गाहाम. ४. शुचि सुब्रह्मण्य-शब्द-कोश, सुब्रह्मण्य-शब्द-कोश सुब्रह्मण्य-शब्द-कोश, सुब्रह्मण्य-शब्द-कोश

सुब्रह्मण्य-शब्द-कोश (सु + सु + शब्द-कोश; शुचि धा. सु) लू. छं. वि. सुकथ गथिलु, अणी गथिलु;

burnt up (lit.); dried up; शुष्मि नीयेना
भ्ये भोषि।

शुष्मि (from शुष्म q. v.)
denom. verb. Paras. pres. 3 sing.; dries
up; (सुकायी नाभेष्टे) वं. १८, ६३.

शुष्मि-सुष्मि (शुष्मि २-सुष्मि)
तथा शुष्मि) समास वि. सुकृष्टं गच्छेत्ती
मनीवागो; जेनी मनी सुकृष्टं गच्छेत्ती ते,
मरदीनां जेर वगरनो; one whose seed is
dried up; शुष्मि-सुष्मि नर. ११ वं. ३,
१६. २०; य. १७, ५४; सुष्मि-सुष्मि
११ वं. १३, ५०.

शुष्मि-सुष्मि वि. ना. नर. पुरषधनु नाम;
name of a person; the father of Jaro-
danghu, the high-priest of the Karshvare
Savahi; सुष्मि-सुष्मि (Wester. सुष्मि)
सुष्मि-सुष्मि ६१ य. १३, ११०. (शुष्मि मोदी.)

शुष्मि-सुष्मि कृतं वि. आतराने सजगा-
वतु-सजगावनाई (स्पी. तथा युस्ती); लाय्मि
(दारमे.); (an instrument) that kindles the
fire (Sp. & Jus.); suitable to (Dar.);
शुष्मि-सुष्मि वं. १४, ७.

शुष्मि-सुष्मि (शुष्मि १ सुष्मि तथा सुष्मि)
समास वि. हावत गेहनी आसपासनु; round
about Hāvani, q. v. शुष्मि-सुष्मि-सुष्मि
२३३ छत्र. १, १०; छत्र. २, १०; य. २४, १८.

शुष्मि-सुष्मि (शुष्मि सुष्मि तथा सुष्मि) समास
ना. नर. आसपास नरार (असल.); आकर,
नकर (दारमे.); सारी पुंलु-हावतवागो (स्पी.);
one who goes round about (lit.; rt. सुष्मि);
a servant (Dar.); a man of substance
(Sp.); सुष्मि-सुष्मि (Wester. सुष्मि)
सुष्मि-सुष्मि) वं. ६, ३८.

शुष्मि-सुष्मि विरी शुष्मि धा. सुष्मि-सुष्मि

शुष्मि = पूर्व (शुष्मि ३ धा. सुष्मि) वि. चेहे-
स्तु; prior in place, time, order or impor-
tance; fore, first; सुष्मि (क्रि. अ.) वं. ७,
३६. ३७; व. ८, २६; य. २२, १६. ३४; छत्र. ६, २१;

शुष्मि (चेहेस्तां, प्रथम) नारी. ११ (क्रि. अ.)
वं. २, २४; य. ५, ११; सुष्मि-सुष्मि (चेहेस्तांतेने)
क्रि. अ. य. १४, ३६; सुष्मि-सुष्मि नारी. २१ छत्र.
६५, १०; सुष्मि-सुष्मि नर. ३१ वं. १८, ४०; सुष्मि-सुष्मि
(अगाथि) क्रि. अ. छत्र. ६, २१; सुष्मि-सुष्मि
ना-य. ५१ वं. ४, २०. २४. २८. ३२. ३५. ३८. ४१;
सुष्मि-सुष्मि वं. १३, ४५. ४८; सुष्मि-सुष्मि
५१ वं. ८, ३७-३६; व. १५, ४८; सुष्मि-सुष्मि नर. १३
(क्रि. अ.) य. १०, ४५. ८०; सुष्मि-सुष्मि-सुष्मि-सुष्मि
(आगला-आगला व-अतना-अगाथिना हेरयादि)
नर. १३ वं. ४, ४५; सुष्मि-सुष्मि (चेहेस्तां) क्रि. अ.
य. १०, ६; य. १३, ४७; सुष्मि-सुष्मि नारी. १३ (क्रि.
अ.) य. १३, ३०; सुष्मि-सुष्मि नारी. १३ (सउथि
आगल-सरस) foremost; य. १७, ८; सुष्मि-सुष्मि
नारी. २३ छत्र. १६, ३. सुष्मि-सुष्मि नर. ५३
वं. ६, ६; सुष्मि-सुष्मि सुष्मि-सुष्मि (आय्मि
वधारे अठने दरजना, दीननो भार्गो अतलावनार
पेगमयर नरतोश्त !) अधि. वि. नर. ८१ छत्र.
७१, १. शुष्मि सुष्मि-सुष्मि, सुष्मि-सुष्मि सुष्मि-सुष्मि

शुष्मि (= पर्वत) सा. ना. नारी. पर्वत,
पाहाड, उंची जगा; an elevated place; a
mount; सुष्मि-सुष्मि १२ य. १६, ३;
सुष्मि-सुष्मि-सुष्मि on these elevated
places (आय्मि पाहाडो-उंची जगाय्मि उपर)
७३ छत्र. १०, १२.

शुष्मि (सुष्मि उपरथि) सा. ना. नारी.
सरसाई, उचमता, अ्रेणता; priority, the first
place; pre-eminence; सुष्मि-सुष्मि २१ छत्र.
३३, १४; छत्र. ५७, २०; सुष्मि-सुष्मि ३१ छत्र.
३७, २; सुष्मि-सुष्मि ६१ वीरप. ६, ४.

शुष्मि-सुष्मि (शुष्मि सुष्मि तथा सुष्मि)
समास ना. ना-य. चेहेस्ता-आगला भाग;
the upper part; forepart; front; सुष्मि-सुष्मि
सुष्मि ५१ वं. ६, १४; य. ३, १३. ७०; य. १०,
१३; य. १६, २.

शुष्मि-सुष्मि (सुष्मि उपरथि) वि. पुरातनु, प्राचीन
(दारमे.); आगल (मिस.); चेहेस्तां (स्पी.
तथा युस्ती); antique (Dar.); forth (M.);
first (Sp. & Jus.); सुष्मि-सुष्मि २१ छत्र. ६, २६.

ॐ नमो भगवते वासुदेवाय विरो ज्युम्पो धा. १ ॐ नमो भगवते वासुदेवाय

ॐ नमो भगवते वासुदेवाय (= ॐ नमो भगवते वासुदेवाय; ज्युम्पो १ धा. ॐ नमो भगवते वासुदेवाय) सभास वि. आगत व्यालतु—घसारी करतु; rushing forth; attacking; ॐ नमो भगवते वासुदेवाय with a stunning spear ना-य. ३/१ य. १३, ६६.

ॐ नमो भगवते वासुदेवाय (ॐ नमो भगवते वासुदेवाय) वि. धवडावती (कुतरी); (a bitch) suckling; nursing at the breast; ॐ नमो भगवते वासुदेवाय नारी. १/१ वं. १५, ४६. ५०.

ॐ नमो भगवते वासुदेवाय (= ॐ नमो भगवते वासुदेवाय) (ज्युम्पो २ धा. ॐ नमो भगवते वासुदेवाय) सा. ना. ना-य. आर्धडीतु दुध; milk. Comp. ॐ नमो भगवते वासुदेवाय; ॐ नमो भगवते वासुदेवाय २/१ वं. ७, १६; ॐ नमो भगवते वासुदेवाय. ६५, २. ५; य. ५, २; य. १३, ५; वीशता. य. ५० (= य. २४, ५०); ज्युम्पो ॐ नमो भगवते वासुदेवाय, ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय तथा नीयेना व्याल.

ॐ नमो भगवते वासुदेवाय (= ॐ नमो भगवते वासुदेवाय) (ॐ नमो भगवते वासुदेवाय) वि. दुधवाणु; दुधथी भरपुर; rich in milk; ॐ नमो भगवते वासुदेवाय नारी. १/१ (२/१ ने अहले) वं. २१, ७. ११. १५; वीशता य. ४६ (= य. २४, ४६).

ॐ नमो भगवते वासुदेवाय (ज्युम्पो १ धा. ॐ नमो भगवते वासुदेवाय) सा. ना. ना-य. संगार; an ornament; embellishment; ज्युम्पो ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय, ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय, ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय

ॐ नमो भगवते वासुदेवाय (= ॐ नमो भगवते वासुदेवाय) सा. ना. नर. कोहोड; कोहोडीज्या; leprosy; a leper; ॐ नमो भगवते वासुदेवाय १/१ वं. २, २६. ३७; य. ५, ६२.

ॐ नमो भगवते वासुदेवाय (= वेहास) (ज्युम्पो १ धा. ॐ नमो भगवते वासुदेवाय) सा. ना. ना-य. संगार; आरारतगनी; an ornament; adorning; bespangling; ज्युम्पो ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय, ॐ नमो भगवते वासुदेवाय-ॐ नमो भगवते वासुदेवाय

ॐ नमो भगवते वासुदेवाय वि. ना. नारी. नामांकित कन्यानु नाम; name of an illustrious maid; ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय ६/१ य. १३, १४१ (ज्युम्पो मोदी.)

ॐ नमो भगवते वासुदेवाय वि. ना. नर. पुरषनु नाम; name of a person; ॐ नमो भगवते वासुदेवाय ६/१ य. १३, ६७.

ॐ नमो भगवते वासुदेवाय वि. ना. नर. पुरषनु नाम, जेना नलु छोकरा ॐ नमो भगवते वासुदेवाय (ननरास्ति), ॐ नमो भगवते वासुदेवाय (नरुदाधति) तथा ॐ नमो भगवते वासुदेवाय (उरमानर) नां इ-रौहरेने आराधयिछे; name of a person;

the Fravashis of his three sons (viz. ॐ नमो भगवते वासुदेवाय, ॐ नमो भगवते वासुदेवाय and ॐ नमो भगवते वासुदेवाय) are invoked; ॐ नमो भगवते वासुदेवाय ६/१ य. १३, ११५. १२०. (ज्युम्पो मोदी.)

ॐ नमो भगवते वासुदेवाय वि. ना. नारी. कोहोवात तथा षीगा-दानो दख; मृति (रपी.); the Druj of Putrifaction or Corruption. Comp. Sans. विद्या-ची; an image (Sp.); ॐ नमो भगवते वासुदेवाय (Geld. ॐ नमो भगवते वासुदेवाय) ६/१ य. १६, ६४. (ज्युम्पो मोदी.)

ॐ नमो भगवते वासुदेवाय (ॐ नमो भगवते वासुदेवाय) क) वि. पेहेल्लु, स-डुथी आगत; foremost; ॐ नमो भगवते वासुदेवाय १/१ य. १०, १४२. १४३.

ॐ नमो भगवते वासुदेवाय) धलुं, पुकण; many; ॐ नमो भगवते वासुदेवाय नारी. १/३ य. १३, ६५; ॐ नमो भगवते वासुदेवाय क्रि. म्. य. १६, ६६; ॐ नमो भगवते वासुदेवाय (पुकण दु:यो—वेदनाने) नारी. २/३ य. १६, ६७; ॐ नमो भगवते वासुदेवाय (पुकण लश्कर) नारी. २/३ य. १०, १४.

ॐ नमो भगवते वासुदेवाय (ज्युम्पो ३ धा. ॐ नमो भगवते वासुदेवाय) वि. पेहेल्लु; पेहेल्लिवार; first, in the first place, for the first time; केरुकीज्येक वपन्ते ज्ये व्याल विभ-जिनानां इयमां आवीने क्रि. म्. तरुकि वपराज्येले आविछे; ॐ नमो भगवते वासुदेवाय नर. १/१ वं. २, १. २; वं. ४, २; वं. १४, ६; वं. १८, ३३. ३४; वं. २०, १. २; ॐ नमो भगवते वासुदेवाय. ६, ३; ॐ नमो भगवते वासुदेवाय. ३१, ७; ॐ नमो भगवते वासुदेवाय. ५७, २; य. १०, १३; य. १३, ८७. ८६; य. १६, १; ॐ नमो भगवते वासुदेवाय नर. २/१ वं. ४, ३; वं. ५, ३२; वं. ८, १००; वं. ६, ६. २८. ३१; वं. १३, ३२; ॐ नमो भगवते वासुदेवाय ना-य. २/१ वं. १, १२; वं. ४, ४६; वं. ५, ५०; वं. १५, २; ॐ नमो भगवते वासुदेवाय २/१ (क्रि. म्.) वं. ३, १. ७. १२; वं. ७, ३७. ३६. ४२; वं. ८, १६. ३७. ४०. ७६; वं. ६, १५. ४६; वं. १६, ७; य. १३, १४८; ॐ नमो भगवते वासुदेवाय नर. २/१ य. ११, १८; य. १३, १५२; ॐ नमो भगवते वासुदेवाय नारी. २/१ वीरप. १८, १; य. १७, ५७; य. २४, ५४; ॐ नमो भगवते वासुदेवाय (क्रि. म्.) ॐ नमो भगवते वासुदेवाय. २३, १; ॐ नमो भगवते वासुदेवाय ३/१ (क्रि. म्.) वं. १६, १५; ॐ नमो भगवते वासुदेवाय ना-य. ३/१ य. ११, १८; ॐ नमो भगवते वासुदेवाय ४/१ वं. १५, ४८; वं. १८, १८; य. १३, ८८; ॐ नमो भगवते वासुदेवाय ६/१ वं. २, २० (Wester.); ॐ नमो भगवते वासुदेवाय ६/१ आरुं. गाहाम. ७; ॐ नमो भगवते वासुदेवाय नर. २/३ य.

* वेरुदरगार्डना पुस्तक प्रभाषे वं. १, २. ३.

= कृष् = ܟܪܘܫܘܫܘܬܐ = to yell, to howl;
५७. अथर्वश्रुतम् (Wester. ५७. अथर्वश्रुतम्)
व. २१, १७. For further particulars, vide my
Vendidad Glossary.

अथर्वश्रुतम् ७५. ५. वि. संगारैर्यु; decorated;
inlaid; rt. अथर्वश्रुतम् = to decorate; संगारयु. Vide
अथर्वश्रुतम्-७५. अथर्वश्रुतम् inlaid with gold.

अथर्वश्रुतम् (= ५१७७) (अथर्वश्रुतम् उपरथी)
वि. अथर्वश्रुतम् पञ्चमांश, ५; one-fifth, ५; अथर्वश्रुतम्
२/१ वं. ६, ३२. ३५; वं. १६, २.

अथर्वश्रुतम् = १११७७ = पच = ܟܘܚܢܐ = Ger. Kochen =
= Lat. Coquere=Gr. Pepto = To Cook, To
Bake = पकावयु; to cook; to bake; cl. 1;
अथर्वश्रुतम् अ. ७५. अथर्वश्रुतम्. ३/१ ६१७. ६, ११; ५.
१६, ४०; अथर्वश्रुतम् शक्रया. परश्मै. ३/३ ५. ८, ५८;
५. १४, ५०. अथर्वश्रुतम् अथर्वश्रुतम्, अथर्वश्रुतम्-१११७७
अथर्वश्रुतम्, अथर्वश्रुतम्-६१७७

अथर्वश्रुतम् = प्र-पच = पकावयु, अथर्वश्रुतम्; to roast;
to cook; अथर्वश्रुतम्...अथर्वश्रुतम् अ. ७५. अथर्वश्रुतम्.
परश्मै.
३/१ वं. १६, १७.

अथर्वश्रुतम् = पकावयु; to cook; अथर्वश्रुतम्-अथर्वश्रुतम् ३/३
वं. ८, ७३; अथर्वश्रुतम्-अथर्वश्रुतम् वर्त. अथर्वश्रुतम्.
अथर्वश्रुतम्.
३/१ ६१७. ६२, ७.

अथर्वश्रुतम् = ५) पग जोयं उपर अथर्वश्रुतम्, पगे करीने
आवाज करयो; to stamp on the ground;
अथर्वश्रुतम् = अथर्वश्रुतम् + अथर्वश्रुतम्; अथर्वश्रुतम् = अथर्वश्रुतम् a foot; rt.
अथर्वश्रुतम् to put; to strike; अथर्वश्रुतम्-अथर्वश्रुतम् वर्त.
परश्मै. ३/१ वं. १५, ५.

अ) पुठे लागयु, हुंयालो पकावयो; to run
after; to pursue; अथर्वश्रुतम्-अथर्वश्रुतम् अ. ७५.
अथर्वश्रुतम्. ३/३ ५. १७, ५५.

अथर्वश्रुतम् सा. ना. अथर्वश्रुतम् जोलनो योक् अथर्वश्रुतम् इरयो
नथी; मच्छर. अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम्
अथर्वश्रुतम् (रिक्ट); अथर्वश्रुतम् (स्पी.); अथर्वश्रुतम् उपरनो
अथर्वश्रुतम् (हारमे.); a gnat अथर्वश्रुतम्; a corn-destroy-
ing insect अथर्वश्रुतम् (Biök.); a mouse (Sp.); a
worm (Dar.); अथर्वश्रुतम् ६/३ वं. १४, ६.

अथर्वश्रुतम् (= अथर्वश्रुतम् = पच = Lat.

Quintus-decimus = Ger. Funfzehnte =
अथर्वश्रुतम् (अथर्वश्रुतम् उपरथी) अथर्वश्रुतम्
वि. अथर्वश्रुतम्, १५ अथर्वश्रुतम्; fifteenth; 15th; अथर्वश्रुतम्
अथर्वश्रुतम् (१/१ ने अथर्वश्रुतम्) ५. १, ८; अथर्वश्रुतम्
अथर्वश्रुतम्. २/१ वं. १, १८; अथर्वश्रुतम्-अथर्वश्रुतम् नारी. ६/१
६१६. अथर्वश्रुतम्. ६ (= ५. २२, ६); अथर्वश्रुतम्
अथर्वश्रुतम्. १/२ ६१७. ६, ५.

अथर्वश्रुतम्-अथर्वश्रुतम् (अथर्वश्रुतम् अथर्वश्रुतम्
तथा अथर्वश्रुतम्) अथर्वश्रुतम् ना. ना-अथर्वश्रुतम्. अथर्वश्रुतम्
अथर्वश्रुतम्-अथर्वश्रुतम् अथर्वश्रुतम्. २/१ वं.
१६, ४.

अथर्वश्रुतम् (अथर्वश्रुतम् उपरथी) वि. अथर्वश्रुतम्
अथर्वश्रुतम् अथर्वश्रुतम्, अथर्वश्रुतम् अथर्वश्रुतम्; of 15 years
of age; अथर्वश्रुतम्-अथर्वश्रुतम् अथर्वश्रुतम्. अथर्वश्रुतम्.
अथर्वश्रुतम्. in the
shape of a man of 15 years of age अथर्वश्रुतम्. ६/१
५. ८, १३; ५. १४, १७.

अथर्वश्रुतम् (= पच = अथर्वश्रुतम् = Lat.
Quindecim = Ger. Funfzehn = Fifteen)
अथर्वश्रुतम् अथर्वश्रुतम्. वि. अथर्वश्रुतम्, १५; fifteen; 15; अथर्वश्रुतम्
अथर्वश्रुतम् २/३ वं. ४, १८. २२. २६; वं. ८, ६६; वं. ६,
३०; वं. १२, १५; अथर्वश्रुतम्-अथर्वश्रुतम् = अथर्वश्रुतम् (६१६६)
अथर्वश्रुतम्. २/३ ५. ७, २. अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम्.

अथर्वश्रुतम् (अथर्वश्रुतम् उपरथी) अथर्वश्रुतम्
अथर्वश्रुतम्. वि. अथर्वश्रुतम्, १५ अथर्वश्रुतम्; fifteenth, 15th;
अथर्वश्रुतम्-अथर्वश्रुतम्-अथर्वश्रुतम् (अथर्वश्रुतम् अथर्वश्रुतम्
अथर्वश्रुतम्) अथर्वश्रुतम्. २/१
वं. १४, १५; वं. १८, ५४. ५८.

अथर्वश्रुतम् (= अथर्वश्रुतम् = पच = अथर्वश्रुतम् = Lat.
Quin-
que = Ger. Funf. = Gr. Pente = Five)
अथर्वश्रुतम् अथर्वश्रुतम्. वि. अथर्वश्रुतम्, ५; five, 5; अथर्वश्रुतम्. शाये
(Prof. Chavée) अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम्
अथर्वश्रुतम् अथर्वश्रुतम्. — धा. अथर्वश्रुतम् = पच = अथर्वश्रुतम्,
अथर्वश्रुतम्-अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम्
अथर्वश्रुतम् (अथर्वश्रुतम् अथर्वश्रुतम्) (अथर्वश्रुतम् अथर्वश्रुतम्);
अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम् अथर्वश्रुतम्. १/३ वं. १, ३; वं. ५,
२७; अथर्वश्रुतम् नारी. १/३ वं. १६, ८. ६; अथर्वश्रुतम् १, ६;
अथर्वश्रुतम् ना-अथर्वश्रुतम्. १/३ वं. १५, २; अथर्वश्रुतम् नारी.
अथर्वश्रुतम् अथर्वश्रुतम्. ५७, ८; अथर्वश्रुतम् २/३ वं. ४, १८; वं. ११,

३. २०; **अष्टाशतम्** (अष्टाशतम्) = ४५ (दाहाडा युनरवा पछी) २/३ आह्वरं. गाहाम. ७; **अष्टाशतम्** (अष्टाशतम्) = ७५ (दाहाडा युनरवा पछी) २/३ आह्वरं. गाहाम. ६. १२; **अष्टाशतम्** (अष्टाशतम्) = पत्नीस (दाहाडा) २/३ वं. १२, ६. ११; **अष्टाशतम्** पांसो २/३ वं. ३, ३६; वं. ८, ८३; **अष्टाशतम्** ६/३ छत्र. १०, १६. **शुष्मो** नीचिना ज्योति.

अष्टाशतम् (शुष्मो) समास वि. पांच महिनाने लगतुं, पांच महिनातुं; (a woman, with child) in the course of five months; **अष्टाशतम्** २/१ वं. ५, ४५.

अष्टाशतम् (शुष्मो) समास ना. नारी. पांच शाखा; 5 branches or stems; **अष्टाशतम्** २/३ छत्र. ५७, ६.

अष्टाशतम् (शुष्मो) समास वि. पांच सरदारवागो; belonging to five chiefs or masters; epithet of **अष्टाशतम्**; **अष्टाशतम्** ना. १/१ छत्र. १६, १६.

अष्टाशतम् (अष्टाशतम्) वि. पचास ध्युं, पचास वपत; fifty times; **अष्टाशतम्** = घन = full; compact, solid; **अष्टाशतम्**, **अष्टाशतम्**, **अष्टाशतम्** ४/१ वं. ७, ५५. ५६; ५. ५, ५८. ५८. ११७; ५. ८, ६१; ५. ६, ३१; ५. १३, ४८; ५. १४, ५३.

अष्टाशतम् समास ना. ना. पचास ध्युं मारतुं (शुष्मो) १/१; smiting (evil beings) fifty times; **अष्टाशतम्** ४/१ य. १०, ४३०

अष्टाशतम् (अष्टाशतम्) वि. पचास ध्युं; fifty-fold. Comp. **अष्टाशतम्**; **अष्टाशतम्** १/१ य. १०, ११६.

अष्टाशतम् (= अष्टाशतम् = पञ्चाशत् = ५५) = Lat. Quinquaginta = Ger. Funfzig) केवण संख्या. वि. पचास, ५०; fifty; ५०; **अष्टाशतम्** (नर. १/३ ने अहले) वं. ५, २७; **अष्टाशतम्** २/३ वं. ४, १६. २३. २७. ३१. ३६; वं. ६, १३; वं. ७, ४८; वं. ८, ६२; वं. १२, ६;

वं. १३, २७; वं. १६, १५; ५. ८, ११; **अष्टाशतम्** **अष्टाशतम्** ३/३ वीर्य. ८, १.

अष्टाशतम् (शुष्मो) समास ना. ना. ५० पगलां-क्रम; fifty paces; **अष्टाशतम्** २/१ वं. १७, ४.

अष्टाशतम् Geld. ज्योति ज्योति ज्योति लनी साथे आवेछे. युनरहेरा प्रमाणे:—वि. ना. 'कर' नामनी माछलीना करतां वधारि म्हाठी, अलके राक्षी कदनी माछलीनुं नाम, जे वेठिरे-कष नामना दरियामां तमाम माछलीन्मातुं रक्षायु करेछे; the dwelling-place Panchāsadvāra, i. e., having 50 fountains (Sp.); (the fish) of fifty fins (M.). **अष्टाशतम्** समास ना. ना. a sort of leviathan, more formidable than the Karo Masyo; the fishes of the sea live under its shelter (Bund.); **अष्टाशतम्** **अष्टाशतम्** (Pehl. **अष्टाशतम्** **अष्टाशतम्**) २/१ छत्र. ४२, ४. Wester. **अष्टाशतम्**; Sp. **अष्टाशतम्**

अष्टाशतम् समास वि. पांच जतनां (जतनवर); (animals) of five kinds, viz.—(1) creatures that live under the waters; (2) those that live on land; (3) those which strike the wing; (4) those that bound on the plains; (5) those of the cloven hoof; for particulars, vide Visp. 1, 1. **अष्टाशतम्** **अष्टाशतम्** नारी. ६/१ य. १३, १०. ४३; **अष्टाशतम्** **अष्टाशतम्** (Geld. **अष्टाशतम्** **अष्टाशतम्**) य. १६, ६६.

अष्टाशतम्, **अष्टाशतम्**, **अष्टाशतम्** ज्योति ज्योति विरो शुष्मो

अष्टाशतम्, **अष्टाशतम्** (= अष्टाशतम् = पितर = ५५ = Lat. Pater = Ger. Vater = Fr. Père = Father) (शुष्मो २ धा. अष्टाशतम्) सा. ना. नर. आप, पिता; a father; **अष्टाशतम्** १/१ वं. १२, १. ३; छत्र. ६, ५; छत्र. ११, ४; ५. १७, १६; **अष्टाशतम्** १/१ छत्र. ४४, ३; छत्र. ४५, ११; छत्र. ४७, २; **अष्टाशतम्** (ति पिता) १/१ छत्र. ५८, ४; **अष्टाशतम्** १/१ य. १३,

૮૩; હૈમજાલ ૨/૧ વં. ૧૨, ૧; ય. ૧૦, ૧૧૭; હૈમજાલ ૨/૧ ઇજ. ૩૧, ૮; ઇજ. ૪૫, ૪; યૌત્તે ૪/૧ ઇજ. ૪૪, ૭; ય. ૪, ૯; ય. ૧૪, ૪૬; કૈભૈ ૪/૧ ઇજ. ૫૩, ૪; હૈમજાલ ૧/૩ વં. ૭, ૭૨ (પેહેલવી રરિહ); કૈભૈ ૨/૩ વં. ૧૯, ૪૩; કેન્દ્રીજાલ (માયાપાને માટે) ૪/૩ વં. ૧૫, ૧૨. જુઓ કૈભૈ

મીમાંસા (= વજ્ર, પત્ર) (જુઓ ધા. ૬મ ૫) સા. ના. ના-ય. પાંચ; a wing. Comp. મીમાંસા Sans. વર્ણ; જુઓ મીમાંસા

મીમાંસા (મીમાંસા ઉપરથી) વિ. પાંચવાળું; winged. Comp. Sans. વજ્રિન; મીમાંસાજાલ Geld. ૩૨ ઇજ. ૫૭, ૨૮; ય. ૧૦, ૧૧૯. જુઓ મીમાંસાજાલ Wester.

મીમાંસા (= પાત્ર) (જુઓ ધા. ૬મ ૪) *ભૂ. ૬. વિ. (ગુનાહમાં) પડેલા, ગુનેહગાર; fallen (in sin); criminal, sinful; હૈમજાલ (નર. ૧/૧ ને બદલે) વં. ૩, ૧૨૧; વં. ૫, ૧૨૬; વં. ૯, ૫૦.

મીમાંસાજાલ વિશે જુઓ ધા. ૬મ ૬.

મીમાંસા = પત્ર = Lat. petere = ૪) પડવું to fall; cl. 1; હૈમજાલ વર્ત. પરસ્મૈ. ૩/૩ ય. ૮, ૮; હૈમજાલ ય. ૧૦, ૧૨૮; હૈમજાલ વર્ત. ૬. પરસ્મૈ. નર. ૨/૧ ય. ૧૫, ૫૦.

ખ) ઉડવું; to fly; જુઓ મીમાંસા ગ) નાહાસી જવું, દોડી જવું; to run away; to flee; હૈમજાલ અ. ભૂ. પરસ્મૈ. ૩/૧ ય. ૩, ૧૩. ઘ) ધસારો કરવો, ધસારો કરીને આવવું; to rush, to move forward with impetuosity; † હૈમજાલ અ. ભૂ. પરસ્મૈ. ૩/૧ ય. ૧૯, ૪૧. ૮૨. હૈમજાલ ... હૈમજાલ વર્ત. ૬. પરસ્મૈ. નારી. ૬/૧ ઇજ. ૯, ૧૮.

મીમાંસા-મીમાંસા = ૪) ધસારામાં દોડી જવું; to rush down; હૈમજાલ-મીમાંસા અ. ભૂ. પરસ્મૈ. ૩/૧ ય. ૧૯, ૫૮.

* ૬મ ધાતુને ભૂ. ૬. નો મળ લાગો; જુઓ માંડે અવસ્તા વ્યાકરણ, સંદે ૨૬૪ મો.

† એ એ ઠેકાણે ડાકદર ગેઠડનરે હૈમજાલ લીધાં છે.

‡ શરૂઆતનો એ Augment (અપૂર્ણ ભૂતકાળની નીશાની) નો છે.

ખ) અવ-પત્ = ૭ ડાકદર = નીચે પડી જવું; to fall down; જુઓ મીમાંસા

મીમાંસા-મીમાંસા = નાખવું, મુકવું; to throw; to drop; હૈમજાલ-મીમાંસા ભૂ. ૬. નારી. ૧/૧ વં. ૫, ૧.

મીમાંસા-મીમાંસા આ-પત્ = દોડવું, ભટકવું; to run, to wander about; હૈમજાલ-મીમાંસા-મીમાંસા રીકયા. પરસ્મૈ. ૩/૩ ઇજ. ૯, ૧૫.

મીમાંસા-મીમાંસા = ઉડ-પત્ = દોડી જવું, ધસારો કરવો; to fall on; હૈમજાલ-મીમાંસા-મીમાંસા વર્ત. પરસ્મૈ. ૩/૩ વં. ૧૩, ૪૨. ૪૩; હૈમજાલ-મીમાંસા-મીમાંસા અ. ભૂ. પરસ્મૈ. ૩/૧ ય. ૧૯, ૫૭; મીમાંસા-મીમાંસા, I shall make (the Evil Spirit rush up (Caus.) પ્રયો. આમા. પરસ્મૈ. ૧/૧ ય. ૧૯, ૪૪.

મીમાંસા-મીમાંસા-મીમાંસા = પરિ-પત્ = આસપાસ પડવું; to fall round about. Comp. Peripatetics (the followers of Aristotle who disputed questions, walking about in the Lyceum at Athens; હૈમજાલ-મીમાંસા-મીમાંસા વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૧, ૩.

મીમાંસા-મીમાંસા = પ્ર-પત્ = ૪) ઉડવું; to fly; મીમાંસા-મીમાંસા-મીમાંસા (પશ્ચિમી ઉડે) અ. ભૂ. સંરા. પરસ્મૈ. ૩/૩ વં. ૫, ૧૨. ૧૩; વં. ૮, ૯. ૧૦.

ખ) દુનિયાંદારીમાં પડવું; to fall in worldly affairs; હૈમજાલ-મીમાંસા-મીમાંસા વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૧૮, ૫૪, ૫૮.

ગ) આગળ દોડવું, અંકદમ પુટી પડવું, હુમલો કરવો; to rush on; to attack; હૈમજાલ-મીમાંસા-મીમાંસા (ઉપરની માફક વ્યાકરણ) વં. ૧૮, ૬૫; હૈમજાલ-મીમાંસા-મીમાંસા સંરા. ૩/૩ ય. ૮, ૬૧; ય. ૧૪, ૫૩.

મીમાંસા-મીમાંસા-મીમાંસા = દૂર જવું રહેવું—નાહાસી જવું; to run away; to fly far away; હૈમજાલ-મીમાંસા-મીમાંસા-મીમાંસા આમા. પરસ્મૈ. ૩/૩ ઇજ. ૧૦, ૧.

મીમાંસા-મીમાંસા-મીમાંસા = સમ-પત્ = ઉપર પુટી પડવું, સાથે ધસારો કરીને આવવું, હુમલો કરવો; to fall down with rapidity, to make an onset; હૈમજાલ-મીમાંસા-મીમાંસા-મીમાંસા વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૧૯, ૪૧; વીશતા. ય. ૨૬ (= ય. ૨૪, ૨૬). જુઓ મીમાંસા-મીમાંસા-મીમાંસા

મીમાંસા = વય = જવું; to go, એ ધાતુ ૪ થા વર્ગને છે; સંસ્કૃતમાં ૧ લા વર્ગમાં આવે છે. હૈમજાલ-મીમાંસા

વર્ત. સંશ. પરસ્મૈ. ૩/૧ વં. ૫, ૬૨; વં. ૧૮, ૭૬; જ્ઞેષ્ઠમ્ વર્ત. સંશ. આત્મને. ૩/૩ ય. ૧૦, ૧૧૩; વીરતા. ય. ૨૮ (= ય. ૨૪, ૨૮); ફેરુમલ (orig. ફેરુમલ) વર્ત. કૃ. આત્મને. નર. ૧/૧ ઈન્. ૫૭, ૨૦. જ્યુઝ્મો મ્લમલ

ઠમલ-જ્ઞેષ્ઠ = ઉપર તુટી પડવું, હુમલો કરવો; to fall upon, to attack; જ્ઞેષ્ઠમલ-જ્ઞેષ્ઠ વર્ત. પરસ્મૈ. ૩/૧ વીરતા. ય. ૩૫ (= ય. ૨૪, ૩૫).

મ્લમલ (= પન્યન = Ger Pfad. = Path) (જ્યુઝ્મો ધા. ઠમલ) સા. ના. ઝ્મ યોલ વિભક્તિનાં રૂપોમાં યેક્રઝ્મેદે નર તથા નારી-ઝ્મ યેહુ જાતીમાં વપરાયેલો આવેલો; વળી કેટલાંઝ્મિક રૂપો ઠમલ ઉપરથી નીકળ્યાં છે. રસ્તો, માર્ગ; a road, path. This substantive, used both in the masculine and feminine, is anomalous in its inflected forms. Base: જ્ઞેષ્ઠમલ, ઠમલ; જ્ઞેષ્ઠમલ ૧/૧ (૨/૧ ને બદલે) વં. ૧૬, ૨. ૧૧; જ્ઞેષ્ઠમલ ૨/૧ વં. ૧૩, ૪; જ્ઞેષ્ઠમલ ૨/૧ વં. ૩, ૧૧; વં. ૪, ૪૩; વં. ૨૧, ૫. ૯. ૧૩; ય. ૮, ૭; ય. ૧૦, ૩. ૩૮. ૮૬; ય. ૨૨, ૧૭; ય. ૨૪, ૪૨; જ્ઞેષ્ઠમલ ૨/૧ ઈન્. ૩૧; ૬; ય. ૧૪, ૪૪; ય. ૧૩, ૨૦; નીઝ્મા. ૧, ૮; નીઝ્મા. ૨, ૮; Frag. ૬, ૫. ઠમલ ૩/૧ ય. ૪, ૪; ય. ૧૩, ૧૬; જ્ઞેષ્ઠમલ ૫/૧ વં. ૮, ૯૪; ફેરુમલ ૬/૧ ઈન્. ૬૮, ૧૩; જ્ઞેષ્ઠમલ ૬/૧ Frag. ૬, ૧. ઠમલમલ ૩/૧ ઈન્. ૫૦, ૪; ફેરુમલમલ ૧/૩ ય. ૧૩, ૮૪; ય. ૧૬, ૩; ફેરુમલ ૨/૩ ઈન્. ૩૩, ૫; ઈન્. ૩૪, ૧૨; ઈન્. ૪૩, ૩; ઈન્. ૫૦, ૧૩; ય. ૮, ૩૩; ય. ૧૦, ૪૫. ૬૮; ય. ૧૩, ૫૩. ૫૭; ઠમલ ૨/૩ વં. ૮, ૧૦૪. ૧૦૬; જ્ઞેષ્ઠમલ ૨/૩ વં. ૩, ૧૫; વં. ૫, ૪૬; વં. ૮, ૫. ૧૪—૧૮. ૨૨; ય. ૨૪, ૫૪; જ્ઞેષ્ઠમલ ૬/૩ વં. ૧૬, ૨૬; ય. ૧૧, ૪; -જ્ઞેષ્ઠમલ ૧/૩ ઈન્. ૪૨, ૧. જ્યુઝ્મો મ્લમલ-ઠમલ, મ્લમલ-ઠમલ, મ્લમલમલ

મ્લમલ (= મલમલ = મલ) (મ્લમલ ઉપરથી) ક) વિ. પોહોળું; wide, spacious; મ્લમલ (Geld. મ્લમલ) (પોહોળી રીતે) ૩/૧ (ક્રિ. ઝ્મ.) ય. ૯, ૧; જ્ઞેષ્ઠમલ જ્ઞેષ્ઠ (પોહોળી જમીનને) નારી. ૨/૧ ઈન્. ૧૦, ૪; જ્ઞેષ્ઠમલ ય. ૧૩, ૬; જ્ઞેષ્ઠમલ

જ્ઞેષ્ઠમલમલ જ્ઞેષ્ઠમલ જ્ઞેષ્ઠ (પોહોળી જમીન ઉપરથી) નારી. (૫/૧ ને બદલે) ૬/૧ ય. ૧૭, ૧૬; જ્ઞેષ્ઠમલમલ નારી. ૬/૧ વં. ૧૬, ૪; ય. ૫, ૩૮; ય. ૧૦, ૯૫.

ખ) સા. ના. મેદાન, સપાટ જગા; a plain, level land; જ્ઞેષ્ઠમલ નારી. ૨/૩ ય. ૧૦, ૧૧૨.

મ્લમલમલ Geld., મ્લમલમલ Wester. (મ્લમલ ઉપરથી) વિ. ના. નર. વાટપાડાની જખરદસ્ત તોલકીનું નામ, જેને કેરશાસ્ત્રે રોકસ્ત કીની હતી; a tribe of highwaymen overcome by Keresbâspa (from મ્લમલ road, a highway). Comp. Per. ૭૩૪ (fr. ૪) and ૭૩) ; જ્ઞેષ્ઠમલ ૨/૩ ય. ૧૬, ૪૧. જ્યુઝ્મો મોદી.

જ્ઞેષ્ઠમલ વિશે જ્યુઝ્મો મ્લમલ.

મ્લમલ (= વર્તી) સા. ના. નારી. ધણિયાણી બાઈ, બાઈડી; a mistress, a lady; fem. of મ્લમલ, મ્લમલ, જ્ઞેષ્ઠમલ a master, a lord; vîle મ્લમલ-ફેરુમલ

મ્લમલ (જ્યુઝ્મો ધા. ઠમલ) સા. ના. નર. માર્ગ, રસ્તો; ખોરાકનો જથ્થો (પેહોળવી, રપી., યુસ્તી, મિલ્સ તથા દારમે.); a road, path; stores, provisions (Pehl., Sp., J., M. & Dar.); જ્ઞેષ્ઠમલ ૨/૩ ઈન્. ૪૬, ૪.

મ્લમલમલ (ઠમલ ઉપરથી) સા. ના. માર્ગ, રસ્તો; ખોરાકનો જથ્થો (રપી., યુસ્તી, મિલ્સ તથા દારમે.); a way, path; provisions, stores (Pehl., Sp., J., M. & Dar.); જ્યુઝ્મો મ્લમલમલમલ

મ્લમલ = વફ = ક) પડવું; to fall; cl. 4; -મલ જ્ઞેષ્ઠમલ વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૧૩, ૩૮; વં. ૧૫, ૯. ખ) નાખવું; to throw; જ્ઞેષ્ઠમલ વર્ત. આત્મને. ૩/૧ વં. ૪, ૫૨.

ગ) જવું; to go; જ્યુઝ્મો મ્લમલ, મ્લમલ ઘ) મેળવવું, રાખવું; to obtain, to possess; જ્ઞેષ્ઠમલ (orig., જ્ઞેષ્ઠમલ) નારી. ૧/૩ ય. ૧૩, ૪૨.

મ્લમલ-મ્લ = બેસવું; to sit; જ્ઞેષ્ઠમલ વર્ત. આત્મને. ૩/૩ વં. ૫, ૨૭; જ્ઞેષ્ઠમલમલ આત્મ. આત્મને. ૨/૧ ય. ૧૭, ૫૭; જ્ઞેષ્ઠમલમલમલ (અથવા બેસતાં) વર્ત. કૃ. આત્મને. નર. ૧/૧ ય. ૧, ૧૭.

७५०-६५० = ७५०, पौहोत्ययु; दायल ययु; to go, to reach; to enter; ७५०-६५०-६५० वत. संश. परस्मै. ३/१ य. १५, ५३.

१ ७५०, ७५० (= वर, वार) (७५० धा. ७५० क) सा. ना. नर. कवीता इपी गायन; कवीता-नां पदनु वनन; chant, metric foot, poetic measure; ७५० ३/३ धन. ५०, ८; ७५० ३/३ धन ५१, १६; ७५० (Geld. ७५० ७५०) ५/३ (३/३ नी मतलये) वीरप. १४, १.

२ ७५० विरो ७५० ७५० ७५० विरो ७५० १ धा. ७५०

७५० (७५० २ धा. ७५०) सा. ना. नान्य. पोरक, पोषण; food; nourishment; ७५० ७५०-७५०

७५० (= पयस) (७५० २ धा. ७५०) क) सा. ना. नान्य. जनवरनु दुध; milk of animals; ७५० ६/३ व. ५, ५२.

७५० वि. दुधवाणुं (असल.); तरोताजगी आपनार; अउपानमां तरावत आपनार (मय-दीयानरेम गाहामपार); milk-giving (lit.); giving freshness and verdure to the vegetable kingdom; epithet of Madyôzarema Gâhâmbâr; ७५० नर. ६/१ वीरप. १, २. ७५० ७५०-७५०, ७५०-७५०

७५०-७५० (७५० वि. ना. नर. नामांकित पु-इपनु नाम; name of an illustrious personage; ७५० (Geld. ७५०) ६/१ य. १३, ११६.

७५०-७५० (७५० ७५० तथा २ धा. ७५०) सभास ना. नान्य. दुधने घोणीआथी न थाय्ये ते, दुध न घोणियुं ते (असल.); पनीर; cheese; ७५० (Geld. ७५०) २/३ वं. ७, ७७.

१ ७५० = वर = आनेन करयु, लडाक करवी, सांभे ययु, पुइं पडयु; to make helpless or weak; to fight against; to oppose with success;

ol. 9; ७५० वत. आत्मने. ६ मो वर्ग १/१ व. ११, ६. १०; ७५० संश. ३/१ वं. ६, ४७; ७५० आमा. १/१ वं. ६, ४५. ४७; वं. १०, १; ७५० (सांभे थतो आविला छे) पू. ७. आत्मने. ३/१ धन. ४६, १.

७५०-७५० = लडाक करवी, सांभे ययु; हांकी काल-डयु; to fight against, to oppose, to chase away; ७५०-७५० वत. आत्मने. ६ मो वर्ग १/१ वं. १०, ५. ६. १०. १३. १४; वं. २०, ६. १०; वं. २१, १८. १६.

२ ७५० = वर = क) ७५०, पसार ययु; पार करयु; to go, to reach the other side of anything, to cross; ७५० वत. संश. परस्मै. ३/१ वं. ६, ४०; ७५० आमा. परस्मै. १/१ वं. २२, १. ८. १४; ७५० अ. ७. संश. परस्मै. ३/१ वं. ६, ३६; वं. १५, ६; ७५० आमा. परस्मै. ३/३ य. १३, १५७. ७५० ७५०, ७५०-७५०, ७५०-७५०, ७५०

७५०) पार पडयु; to succeed; ७५०-७५० वत. परस्मै. ३/३ वं. १६, १७. ३२.

७५०-७५० = क) नीये मोकलयु; to send down, to transmit; ७५०-७५० वत. परस्मै. ३/३ य. ६, १; नीय्या १, ११.

७५०) मोकलयु, अपयु करयु, अनायत करयु; to send, to dedicate, to offer; ७५०-७५० (उपरनी माकूक व्याकरणु) य. १७, ५४.

७५०-७५० क) पसार करयु; to pass over, to cross; ७५०-७५० = पसार करावयु; to cause to pass over (Caus.); ७५०-७५० ७५०-७५० thou shalt cause thy soul to pass over the Chinvat Bridge. वत. संश. आत्मने. २/१ धन. ७१, १६. ७५०-७५० आमा. परस्मै. १/१ धन. १६, ६.

७५०) दूर करयु, हांकी कालडयु, आहार कालडयु; to expel; to drive away; ७५०-७५० वत. परस्मै. पमो वर्ग ३/१ आकूरं. गाहाम. १०. ११. १२.

३ ७५०, ७५० = वर, वर = Lat. Ple-re = Fr. Emplir = To Fill = भरयु, पुर करयु; भरपुर करयु; to fill, to fill to the full; ७५०-७५०

वि. आगमयथी ज्ञातुतो, अगाडिथी ज्ञातुनार; fore-knowing; *अज्ञानमज्ञानेषु most fore-knowing (super. adj.) अति. वि. नर- ८/१ य. १२, ७.

इत्युत्पद्यते अति ज्ञाने नित्ये मुक्तये समन्वयी शक्यते-
छे:— **इत्युत्** = पर, परा = out, आहार, श्रुद्धि; **इत्युत्** = इत्युत् = आवतो, नीकणतो; coming out; being produced (pres. partic.); rt. **इत्युत्** = to come; जेम रद् (७वधु) नो वर्त. ६. इत्युत्, तेन प्रमातु इत्युत् नो वर्त. ६. इत्युत् ययो; इत्युत् = आहार नीकणतो, तान्ने (नीरंग) पुरतनो मुतरावेलो (नीरंग); सिवाय (स्त्री., युस्ती, हारले तथा दारमे.); fresh (urine); except (Sp. Jus, Har. & Dar.); इत्युत् वं. ८, १३.

अज्ञानमज्ञानेषु (श्रुत्यो अज्ञानमज्ञानेषु ध) समास
वि. आगमयथी—कवपतनुं दस्तान लावती (दारमे.); दस्तान नञ्जि मिसती (स्त्री., युस्ती तथा हारले); **अज्ञानमज्ञानेषु** अज्ञानमज्ञानेषु the courtesan who produces untimely issues (Dar.); the harlot who has no more tokens (Sp., Jus. & Har.); **अज्ञानमज्ञानेषु** अज्ञानमज्ञानेषु नारी. १/१ य. १७, ५४.

अज्ञानमज्ञानेषु (श्रुत्यो १ धा. अज्ञानमज्ञानेषु)
वर्त. ६. पारकाने आपतो, पीनने यक्षेरा करतो-
करनार; giving away, presenting to others; **अज्ञानमज्ञानेषु** नर. १/१ वं. १८, २८.

अज्ञानमज्ञानेषु विशे श्रुत्यो उपरनो ज्ञान.

अज्ञानमज्ञानेषु (श्रुत्यो १ धा. अज्ञानमज्ञानेषु य) नृ.
६. वि. पारकाने आपेली (असल); अदरावेली (कथा); (a damsel) delivered over (lit.) betrothed; **अज्ञानमज्ञानेषु** अज्ञानमज्ञानेषु नारी. २/१ वं. १५, ६. ११. १३. १५. १८. श्रुत्यो **अज्ञानमज्ञानेषु**

अज्ञानमज्ञानेषु (= अज्ञानमज्ञानेषु) (श्रुत्यो ३
अज्ञानमज्ञानेषु) समास वि. ६) पेहेल्ला—आगला कामिदा-
वाणो (असल.); आगणी अज्ञानमज्ञानेषु पावेलो,
अगाडिना कामिदाथी ज्ञातुतिता थम्मेलो; well
acquainted with the primitive law; of

* * वचनो नकामो आविसेो दीसेछे; श्रुत्यो भाई
अवस्ता व्याकरथ, सेंदो ३८-३६.

past experience; **अज्ञानमज्ञानेषु** ६/३ वं. २०, १. २.

अ) पेशदादी आनदाननो; of the Peshdā-
dyan dynasty from Hushang, its founder; the name is given to the first Kings who ruled over the earth, organised the society, administered justice and believed in one true God. They are named Paradhāta (or Peshdād), because they were the first who put in force the law of royalty. The dynasty of the Peshdādians include Hushang, Tahmuras, Jamsheed and Faridoon. **अज्ञानमज्ञानेषु** **अज्ञानमज्ञानेषु** नर. १/१ य. ५, २१; य. ६, ३; **अज्ञानमज्ञानेषु** **अज्ञानमज्ञानेषु** नर. २/१ य. १६ २६. (श्रुत्यो भादी.)

अज्ञानमज्ञानेषु (श्रुत्यो धा. इत्युत्) समास
वि. दूर गतो—उडतो (तीर); (an arrow)
going far off; flying; **अज्ञानमज्ञानेषु** **अज्ञानमज्ञानेषु**
नर. ६/१ य. १०, २४.

अज्ञानमज्ञानेषु (श्रुत्यो १ धा. अज्ञानमज्ञानेषु) समास
वि. मरी गया आगमय, मरत्युनी आगमय
before death. Contrast **अज्ञानमज्ञानेषु** after
death; **अज्ञानमज्ञानेषु** (Geld. **अज्ञानमज्ञानेषु**) नर.
१/१ वं. ८, ३१. ३२.

अज्ञानमज्ञानेषु विशे श्रुत्यो ज्ञान

अज्ञानमज्ञानेषु (श्रुत्यो २ अज्ञानमज्ञानेषु) समास ना. नर.
आगणी अरी धृत्माने आगणा पगणी अरी;
the hoofs of their fore-feet. **अज्ञानमज्ञानेषु**
अज्ञानमज्ञानेषु **अज्ञानमज्ञानेषु** the hoofs of their
(i. e., the stallions') fore-feet are shod
with gold. १/३ य. १०, १२५.

अज्ञानमज्ञानेषु (= अज्ञानमज्ञानेषु) (श्रुत्यो
अज्ञानमज्ञानेषु तथा **अज्ञानमज्ञानेषु**) समास ना. नर. आगमयथी
ज्ञातुवानी श्रुद्धि; anticipative understanding.
Comp. **अज्ञानमज्ञानेषु** **अज्ञानमज्ञानेषु** अति ज्ञाने **अज्ञानमज्ञानेषु**
(नती—अदरती अकलनु पीशुं इय छे.);
अज्ञानमज्ञानेषु २/१ वीरय. १६, १.

* * नकामो आविसेो छे; श्रुत्यो भाई अवस्ता
व्याकरथ, सेंदो ३८-३६.

अहोमसु-मसु (= अहोमसु) (शुद्धिमा अहोमसु)
 सभास ना. नर. होमने छुटी—कुटीने तेने नीअवी
 काहोमि रस; the juice of the Haoma pre-
 pared for ceremonial purposes; अहोमसु
 अहोमसु र १ ध्रु. ३, २. (शुद्धिमा भोदी.)

अहोमसु-मसु (शुद्धिमा १ धा. अहोमसु) स-
 भास ना. नाही. दूर—आहार पावुनि काहोडी नाअवुं;
 drawing off; अहोमसु-मसु केलुस अहोमसु after
 the water has been drawn off ३१ वं. ६,
 ३२. ३५.

अहोमसु वि. ना. नर. नामांकित पुरुषनु नाम;
 name of an illustrious personage. अहोमसु
 (Wester. अहोमसु) ६१ य. १३, ६६. (शुद्धिमा
 भोदी.)

अहोमसु (= अहोमसु + अहोमसु) (शुद्धिमा अहोमसु क)
 सभास ना. नर. आवती—पेली दुनियां; आवती
 अहोमसु; the next world; the life to come;
 अहोमसु र १ ध्रु. ४६, १६.

अहोमसु (शुद्धिमा ३ धा. अहोमसु क) वि. पुंल्ल, धातुं;
 numerous, many. Comp. अहोमसु; अहोमसु
 अहोमसु (अहोमसु धातुं मातुसा) नर.
 १३ वं. १८, १.

अहोमसु अहोमसु, पुंल्ल; abundant; अहोमसु
 १३ वं. २, २२.

अहोमसु पुंल्ल, अहोमसु, अहोमसु; abun-
 dance, plenty; prosperity; अहोमसु ६१
 ध्रु. ४७, ४; य. १३, ६.

अहोमसु = लडाई करवी, माराभारी करवी; to strug-
 gle, to fight. Comp. Per. **अहोमसु** war,
 battle, commotion; possibly, from rt. अहोमसु
 = Sans. अहोमसु to fight against, to oppose with
 success. अहोमसु अहोमसु अहोमसु
 अहोमसु अ. अ. आत्मने. ३२ य. १६, ४६.

अहोमसु विरो शुद्धिमा अहोमसु

अहोमसु (१ धा. अहोमसु उपरथी) = लडावुं, लडाई
 करवी; to fight against, to struggle; cl. ६;
 अहोमसु वते. पररमे. ३३ य. १३, २७. ४५;

अहोमसु (Geld. अहोमसु) अ. अ. आत्मने.
 ३१ य. ५, ५०; य. १६, ७७; अहोमसु वते. ६.
 आत्मने. १३ य. १७, १३. शुद्धिमा अहोमसु

अहोमसु = नारा पाभवे, नाअवुं थध अहोमसु; to be
 destroyed—extinct. अहोमसु (Geld. अहोमसु)
 अ. अ. पररमे. ३३ वं ३, ३२.

अहोमसु (= अहोमसु = पण = Lat. Penna = अहोमसु)
 (शुद्धिमा ४ धा. अहोमसु क) सा. ना. ना-य. पांअ;
 a wing; अहोमसु ११ वं. ८, ६६. ७०; वं. ६, २४.
 २५. शुद्धिमा अहोमसु (a bird) well-winged.

अहोमसु सा. ना. नर. पीछ; a feather; अहोमसु
 ११ य. १४, ३६; अहोमसु र १ य. १४, ३५; अहोमसु
 ३१ य. १४, ३५; अहोमसु र ३ य. १४, ४४. शुद्धिमा
 अहोमसु-अहोमसु, अहोमसु-अहोमसु, अहोमसु-अहोमसु

अहोमसु (शुद्धिमा ३ धा. अहोमसु) सा. ना. ना-य.
 पुंल्ल, अहोमसु, अहोमसु, अहोमसु; abundance,
 plenty, fulness. Comp. Sans. पूर्णता. शुद्धिमा
 अहोमसु

अहोमसु (अहोमसु उपरथी) वि.
 पुंल्ल, अहोमसु, अहोमसु; abundant, sufficient;
 prosperous. अहोमसु नर. र १ य. ५,
 १३०.

अहोमसु (अहोमसु नु अहोमसु ३५) सा. ना. नर. पीछ;
 a feather; अहोमसु १३ य. १४, ३६.

अहोमसु = अहोमसु = अहोमसु = L. Prec-ari = Fr. Prier
 = Ger. **अहोमसु** = अहोमसु पुंल्ल, सवाल
 करवी; अहोमसु; to ask, to question; cl. ६;
 अहोमसु (अहोमसु ने अहोमसु) वते. पररमे. ११
 ध्रु. ३१, १४; ध्रु. ४४, १—१६; वं १६, १०;
 अहोमसु ध्रु. ४३, १०; अहोमसु आत्मने.
 य. १२, १; अहोमसु पररमे. र १ ध्रु. ६, २५;
 य. २२, १७; अहोमसु आत्मने. वं. ७, ५४
 (पहेलवी शरहेमां), अहोमसु वते. संरां.
 आत्मने. र १ य. १०, २; अहोमसु वते. संरां.
 पररमे ३१ वं. १५, १४; अहोमसु आत्मने.
 ध्रु. ३१, १२; अहोमसु आत्मा. आत्मने. र १

* अहोमसु उपरथी धारसी **अहोमसु**. लडाई.

वं. १५, १३ **दुःखीय** अ. लू. परस्मै. अ३ वं. २,
 १; वं. ७, १; वं. ६, १; वं. १०, १; वं. ११, १; वं. १४,
 १; वं. १७, १; वं. १८, ११. १७. २०. २६; वं. १८,
 ८. १४. ११. ६७; वं. २०, १; य. ५, ८२; ***दुःखीयम्**
 (augment *) वं. १८, ३०. ३३. ३६. ३८. ४२.
 ४५. ४८; **दुःखीय** संश. वं. १८, ६; **दुःखीय** कर्म.
 अन्व. (Pass. Aor.) अ३ **दुःखीय**. ४४, ८; **दुःखीय**.
 ४५, ६; **दुःखीय** लू. कृ. **दुःखीय**. ४६, २; **दुःखीय**
 वर्त. कृ. परस्मै. नर. ११ **दुःखीय**. ५१, ५; **दुःखीय** वर्त.
 कृ. परस्मै. नर. ११ य. २२, १०; य. २४, ३३;
दुःखीय आत्मने. २३ **दुःखीय**. ३०, ६; **दुःखीय**
दुःखीयम् (लीप्प भांगनाराज्यामां) अ३ वं. ३,
 २६; **दुःखीयम्** **दुःखीयम्**, **दुःखीयम्** **दुःखीयम्**

५) वातचीत—गोडुतेगो करवी; to converse;
दुःखीय वर्त. संश. आत्मने. ११ **दुःखीय**. ४४, १२
दुःखीयम् अ. लू. आत्मने. ११ वं. २, २;
दुःखीय (Geld. **दुःखीय**) (२१ ने
 अदले) वं. २, १; **दुःखीय** शक्या. परस्मै. अ३
दुःखीय. १२, ५. ६.

दुःखीय-पुच्छ = प्रति-प्रच्छ = क) पुछुं, पाछुं पु-
 छुं; to ask; to inquire, to demand; to
 ask again; **दुःखीय-पुच्छ** वर्त. संश. आ-
 त्मने. २१ वं. १८, ७. १३. ६०. ६६. **दुःखीय**
दुःखीय (तुं मने पुछ) आसा. आत्मने. २१ वं.
 १८, ७. १३. ६०. ६६; **दुःखीय** **दुःखीय** (तिने
 पाछुं-इतीथी पुछुं) अ. लू. परस्मै. अ३ य. ५, ६०;
 य. १०, १२१; य. १४, ४६; **दुःखीय** **दुःखीय**
 आत्मने. वं. ८, ४३. ४५; **दुःखीय-पुच्छ**
 वर्त. कृ. आत्मने. नर. ११ वं. १८, २६.

५) **दुःखीय-पुच्छ**; to cross-question;
दुःखीय-पुच्छ

दुःखीय-पुच्छ = परि-प्रच्छ = **दुःखीय-पुच्छ**;
 to cross-question; **दुःखीय-पुच्छ**

दुःखीय-पुच्छ = पुछुं; to ask; **दुःखीय-पुच्छ**
दुःखीय-पुच्छ वर्त. आत्मने. अ३ य. १४, ४१.

* शङ्क आतनो , Augment नो छे; **दुःखीय** भाङ्
 अवस्ता व्याकरण संके १८१ मे.

† **दुःखीय** Wester.

दुःखीय-पुच्छ = सम्-प्रच्छ = साथे पुछपरछ करवी
 साथे मनसुयो—मसलेहत करवी; to consult; to
 take counsel together; **दुःखीय-पुच्छ**
 वर्त. आत्मने. अ३ वं. १८, ३; **दुःखीय-पुच्छ**
 (अवस्ता ३५ **दुःखीय-पुच्छ**) आसा. आत्मने.
 २१ **दुःखीय**. ५३, ३; **दुःखीय-पुच्छ** लू. कृ. नर.
 २१ य. २२, १४; य. २४, ६०; **दुःखीय-पुच्छ**
 (अवस्ता ३५ **दुःखीय-पुच्छ** मसलेहत पुछाज्मिला);
दुःखीय-पुच्छ **दुःखीय-पुच्छ** (मसलेहत
 पुछाज्मिला अहमननी मारकृते) लू. कृ. नान्य. अ३
दुःखीय. ४७, ३.

दुःखीय (१ धा. **दुःखीय**) = सांजे थवुं; to
 com bat; अथवा **दुःखीय** = पर्षे मारवुं, नारा करवी;
 to smite, to destroy; **दुःखीय** **दुःखीय** **दुःखीय**
दुःखीय = (अवस्ता नो कलाम) **दुःखीय**-
 शम देवने मारो—नारा करी (वं. ११, १२. १३).

२ **दुःखीय** = पर्षे = टीपावुं (पाणी); छंटवुं;
 to fall in drops (as water); to sprinkle;
दुःखीय **दुःखीय**

दुःखीय (meaning unsettled); name of a
 Daevas? otherwise: struggle, strife; rt.
दुःखीय = पर्षे = to smite; कदाचि देवनुं नाम होअम.
 वीर्य. ७, १ **दुःखीय** सुधावीने दारमेस्तेते अमि यालने
दुःखीय वांवीने अमिने अर्थे 'पाप' करिछे; ६६
 (हारले); **दुःखीय** (Geld. **दुःखीय**)
 ६१ य. ११, १५.

दुःखीय (**दुःखीय** नुं गाथा ३५; **दुःखीय** ते याल) शक्य. अ.
 नरदीक, आगण; near, by; **दुःखीय** **दुःखीय**. ३३, ७.

३) **दुःखीय** (**दुःखीय** **दुःखीय**) १ **दुःखीय** (--क) वधारे, धावुं,
 अठवुं; more, greater, higher; **दुःखीय**
दुःखीय **दुःखीय**

५) वेगणुं, दूर, पैली तरकनुं; far from, dis-
 tant; being on the other side; **दुःखीय**
दुःखीय, **दुःखीय**

२ शक्य. अ. क) आगमय; before; **दुःखीय**
दुःखीय (शिवाणानी आगमय) वं. २, २४;

* अना जोलासा पांजे **दुःखीय** भाङ् अवस्ता व्याक-
 रण संके २३४-२३५.

अग्र्यमल (= पराञ्च, पराञ्च) (= अग्र्य + मल; शुद्धि १ मल क तथा १ धा. अग्र्य) क्रि. अ. पाछलथी, पाछली तरङ्क; backward, behind. Contra, अग्र्ये; अग्र्ये च ६, ११.

अग्र्यमल वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage; -अग्र्यमल मल (Woster. अग्र्यमल) ६/१ य. १३, १२३.

अग्र्यमल वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage; अग्र्यमल ६/१ य. १३, ६६; अग्र्यमल-अग्र्यमल ६/२ य. १३, १२७. (शुद्धि मो. ६.)

अग्र्यमल (शुद्धि २ धा. अग्र्य) वि. ६ वनुं दीपातु (पाछी); dew-dripping ... अग्र्यमल नारी. १/३ य. ८, ४१; ... अग्र्यमल नारी. २/३ अग्र्य. ६८, ६.

अग्र्यमल (शुद्धि १ धा. अग्र्य तथा अग्र्य अ) समास वि. लश्करनी हारने मारनार; smiting the rows of the army; अग्र्यमल नर. ६/१ य. १०, ७०. १२७; य. १४, १५.

अग्र्यमल (शुद्धि १ धा. अग्र्य) अ. कृ. पुछेछुं; asked, inquired; अग्र्यमल नर. २/१ वं. १८, ७. १३. ६०. ६६. शुद्धि अग्र्यमल-अग्र्यमल १ अग्र्यमल, अग्र्यमल-अग्र्यमल

अग्र्यमल विरो शुद्धि १ धा. अग्र्य

अग्र्यमल सा. ना. ना-य. टेको; support; prop; अग्र्यमल १/१ य. १, १६; य. १३, ७१.

अग्र्यमल (= अग्र्य = अग्र्य = अग्र्य) सा. ना. नारी. पीठ, अरुको; the back, the spine or back-bone; rt. मल = अग्र्य to bend (Prof. Chavée); अग्र्यमल ३/१ (२/१ ने अग्र्ये) वं. ८, ५१; वं. ६, १८. १६; अग्र्यमल २/१ य. १४, ५६.

अग्र्यमल (शुद्धि १ धा. अग्र्य) सा. ना. नारी. सवाल नवाय, तकरार; discussion, debate; अग्र्यमल ५/१ य. १३, १६.

अग्र्यमल-अग्र्यमल (शुद्धि १ अग्र्यमल तथा अग्र्यमल) समास वि. कलाम पुछेछी (अग्र्यमल); दीनना अग्र्यमल शिमेछी; one who has asked about the Holy Word (lit.); instructed in the religious lore; अग्र्यमल-अग्र्यमल अग्र्यमल नर. १/३ य. ५, ६१.

अग्र्यमल धारथा भिगे अग्र्यमल नरी १/१ छे; अग्र्यमल प्रत्ययने क्षीधे धातु अग्र्यमल यथो अग्र्यमल ते नली थयो; धातु अग्र्यमल = अग्र्यमल, to protect; अग्र्यमल protecting; अग्र्यमल करतो १/१ य. १०, ४६; अग्र्यमल अग्र्यमल अग्र्यमल guarding behind and guarding in front य. १०, ४६.

अग्र्यमल (शुद्धि २ धा. अग्र्य) सा. ना. नारी. को-होवाट; शीमनी; putrefaction, pollution. Comp. Sans. पूति, पूतिक. अग्र्यमल (Geld. अग्र्यमल) ३/१ वं. ५, २७; वं. ६, ३०. ३३. ३६. ३६; वं. ७, १०. ११.

अग्र्यमल वि. ना. पाहाडनु नाम; name of a mountain. Comp. the pass Parvân, one of the most difficult passes of the Hindoo Kush (Dar.); अग्र्यमल २/३ अग्र्य. १०, ११. (शुद्धि मो. ६)

अग्र्यमल = अग्र्यमल = अग्र्यमल = अग्र्यमल = Lat. Pac-iscor = अग्र्यमल; to bind, to fasten; शुद्धि अग्र्यमल, अग्र्यमल

अग्र्यमल-अग्र्यमल = अग्र्यमल = सांकेणे अग्र्यमल, अग्र्यमल धाल-वी; to chain, to shackle; अग्र्यमल-अग्र्यमल (Geld. अग्र्यमल-अग्र्यमल) अ. अ. संरा. पररमे. ३/१ वं. ४, ५१.

अग्र्यमल (= अग्र्य = अग्र्य = Lat. Pecus) (शुद्धि १ धा. अग्र्य) सा. ना. नर. अग्र्यमल शिमेछुं अग्र्यमल (अग्र्यमल); पशु; a domestic or tame animal; an animal in general; cattle; अग्र्यमल २/१ वं. १३, ३१-३४; य. ५, ८६; य. ८, ५८; अग्र्यमल अग्र्यमल ६/१ वं. २, २४; वं. ६, ३८; अग्र्यमल. ३१, १५; अग्र्यमल. ५०, १; अग्र्यमल. गाहाम. ३; अग्र्यमल १/२ य. १०, ११३; य. १५, १६; य. १६, ३२; अग्र्यमल २/२ वं.

* शुद्धि माई अग्र्यमल अग्र्यमल, अग्र्यमल २६१-२६२ धा.

८ १०, १८; ध्रु. ८, ४; **अवस्त** उ३२ य. १०, ११६;
अवस्त ४२ वं. ६, ३२. ३५. ३८. ४१; **अवस्त**
अवस्त ६२ वीरप. ७, ३; य. १३,
 १०. ४३; **अवस्त** १३ वं. २. ८. ९. ११.
 १२. १३. १५. १६. १७. १८; वं. ३, ५. ६. १५; वं.
 ५, ४६; वं. ८, ५; वं. ८, ३; य. ५, ८६; य. ८, ५;
अवस्त २३ वं. ६, ३६; **अवस्त** २३ वं. १४, १६;
अवस्त २३ ध्रु. ४५, ६; ध्रु. ५८, ६;
अवस्त ६३ वं. ८, १२-१५. २२; वं. १८, ७०;
अवस्त ६३ वं. २, ८. ९. १०. १२. १३. १४.
 १६. १७. १८. **अवस्त** नीयेना येसो.

अवस्त (**अवस्त**) सा. ना. नर. पशु;
 a tame animal; cattle; **अवस्त** ६३ य.
 १३, ७४; **अवस्त** ६३ ध्रु. ३६, १.

अवस्त, **अवस्त** (**अवस्त**)
 तथा **अवस्त**) समास वि. पशु **अवस्त** **अवस्त**,
 पशुनी कीमतनु; of the size or value of
 cattle; **अवस्त** ११ वं. ४, २. ३. ७; **अवस्त**
अवस्त २१ वं. ४, ३; **अवस्त** २१ वं. ४, १३.

अवस्त (**अवस्त**)
 समास ना. ना-य. पशुनु वस्त्र, पशुनां अदन उपर-
 नु ढांकलु; covering of the cattle; **अवस्त**
 २१ य. ५, ८६. Wester. **अवस्त** उपरथी
 पशुनु रक्षलु करनार, भरवाड (दारमे.), पशुनो
 धासयारो (हारसे तथा युस्ती); a protector
 of the cattle, a pastor (Dar.); pasture
 for the cattle (Har. & Jus.).

अवस्त (**अवस्त**)
 समास ना. ना-य. पशुनो योराक; food of
 cattle; **अवस्त** २१ वं. १६, ४१.

अवस्त (**अवस्त**)
 तथा **अवस्त**) समास ना. नर. पशुनी पासयानी
 करनारो (कुतरौ); (a dog) protecting
 the cattle; **अवस्त** a shep-
 herd dog; (पशुनी पासयानी करनारो—
 भरवाडनो कुतरौ) ११ वं. ५, २६; वं. १३, ४६;
अवस्त (४१ ने अदसे) वं. १३,
 १७; **अवस्त** ... **अवस्त** २१ वं. १३, १२.

२०. २४; **अवस्त** (**अवस्त**)
 होयमे तेम) ४१ वं. १३, १०; वं. १५, ३;
अवस्त २३ य. ११, ७; **अवस्त**
अवस्त ६३ वं. १३, ७. ४२.

अवस्त (**अवस्त**)
 समास ना. नर. पशुने रायवानी जगा; an
 enclosure for the cattle; a cattle-fold.
 Pehl. **अवस्त**; **अवस्त** २१ वं. १५, ३३;
अवस्त ७३ वं. १५, ३२. ४७

अवस्त (**अवस्त**)
 समास वि. पशुने रायवानी जगाने लाहो
 रायनार; the keeper of the cattle-pen;
अवस्त नर. ११ वं. १५, ३३.

अवस्त (= **अवस्त**) १. क्रि.
 अ. ३) पछवाडेथी; पछवाडे; behind; **अवस्त**
 (पछवाडेथी) ध्रु. ५७, २६; य. १७, १२. **अवस्त**
 (पछवाडे) य. १६, २.

अ. क्रि. अ. त्थारपछी; afterwards;
अवस्त य. ८, ३८; य. १३, ३६.

२. शपु. अ. पछी, पछवाडे; after, **अवस्त**
अवस्त behind him (तेनी पछी, तेनी पछवाडे)
 वं. ६, ४०; य. १६, ४७; **अवस्त** **अवस्त** behind me
 (भारी पुडे) य. १४, ५८; **अवस्त** य. १०, ८६.

अवस्त (= **अवस्त**) १. क्रि. अ. पछी;
 afterwards; असल ३५ **अवस्त** छे. **अवस्त**
 (**अवस्त**) उपरथी नीकगेसो दीसेछे; अथवा **अवस्त**
 नो **अवस्त** थधने **अवस्त** लायथी **अवस्त** थथो **अवस्त**
अवस्त (त्थारपछी) वं. ६, ११; **अवस्त** य. ६, ३०.

२. शपु. अ. ३) पछवाडे; behind **अवस्त**
अवस्त (तेनी पछवाडे—पीठ पाछल) वं. ८, ५८; वं.
 ६, २१; **अवस्त** **अवस्त** (तेनां माथांनी
 पछवाडे) वं. ८, ४२; वं. ६, १६; **अवस्त** **अवस्त**
 (येरनी पछवाडे) वं. १३, ४५. ४६.

अ. पछी; after; **अवस्त** वं. २, २४; वं. ५, ५४.
 ५५. ५६. ५७. ५८; वं. ६, ३२. ३५. ३८. ४१. ४३; वं.
 ७, ४८. ७७; वं. ८, ४०. ८१—८६; वं. ६, १५. ३३.
 ३४. ३५. ४३; वं. १०, ५. ६. १३; वं. १४, १५; वं.
 १८, ५४. ५५. ५८. ५९; वं. १८, ४६; वं. १६, २४. २८.

ग) थी; शरि आतथी; from; implying 'commencing from'; *वेदोऽन्तः-प्रसूतः* इत्येव *अन्तः* (उनाणानां आववाथी, उनाणानी शरि आतथी) वं. ९, ९. ७८; *वेदोऽन्तः-प्रसूतः* इत्येव *अन्तः* (नमिस्ताननां अरुनां आववाथी, धिमाने नमिस्ताननो अरु पडे तेनी शरि आतथी) वं. ९, ९. ७. ९; *वेदोऽन्तः-प्रसूतः* इत्येव (अर आववा) पछी (य. २३, ८). अि अन्वय (धिमाने *अन्तः*) २ अ, ३ अ, ५ मी तथा ६ ही विभक्तिवाणां नाम तथा सर्वनाम साथे आववेछे, ते उपर नखुवेला हशाराथी नखुवेरी. *शुभ्रो ध्रुवः*, *अन्तः*

अन्तः (*अन्तः* उपरथी) १ कि. अ. त्यार पछी; afterwards ; *अन्तः* वं. २, ६ (Wester.); वं. ३, १४. १८. १९. ४०; वं. ४, ४३; वं. ५, ८. २६. ३८. ४८; वं. ६, २. ३; वं. ७, २. २४. २७. ३८. ४०; वं. ८, २२; वं. ९, १२. १४. २८. ३१. ३२. ४१. ५७; वं. ११, २; वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; वं. १३, ५६; वं. १५, ४५; वं. १७, १०; वं. १८, ५५. ५८; *अन्तः* . *ध्रुवः* (त्यारपछी) वं. ३, ३; वं. ५, ५२; *अन्तः* वं. १७, ४.

२ शरि. अ. पछी; after; *अन्तः* *अन्तः* (मरी गया पछी तुरतज) वं. ७, २; *अन्तः* *अन्तः* (केटलो वअत पछी) वं. ७, ४; *अन्तः* वं. २, २०; वं. ७, ५.

अन्तः (*शुभ्रो* *अन्तः* तथा १ धा. *अन्तः*) सभास अ. इ. मरी गया पछी; after death; *Contra.* *अन्तः*; *अन्तः* (Geld. *अन्तः*) नर. ११ वं. ८, ३१. ३२.

अन्तः वि. पछवाडेथी कुकतो—पीडने कुकतो पवन; blowing behind; *अन्तः* *अन्तः* *अन्तः* the wind that blows behind नर. २१ सीरी. २, २२; *अन्तः* . . . *अन्तः* नर. ६१ सीरी. १, २२.

अन्तः (= *अन्तः*) शरि. अ. पछवाडे; behind. अि माल सरीवर तथा नदीना संअंधमां २ अ तथा ६ ही विभक्तिवाणां नाम साथे यस्तोमां आववेछे; *अन्तः* य. ५, ३७. ४८. १०८. ११२.

अन्तः (= *अन्तः* + *अन्तः*; *शुभ्रो* *अन्तः*) सभास ना. नर. पशु अने मालुस (इह सभास); animals and men. Comp. *अन्तः* (Y. 9, 4); *अन्तः* १२ य. १३, १२.

१ *अन्तः* = पा = इ) अंआववुं, रक्षु कुरुं; to protect, to defend; to shelter; cl. 2; *अन्तः* वर्त. परस्मै. ३१ वं. ११, ३; य. ३, ३; य. १४, १२; *अन्तः* (*अन्तः* अंआवी) आमा. परस्मै. २३ वं. ८, २१; *अन्तः* (*अन्तः* अंआवी) भवि. आत्मने. ११ य. ८, १; *अन्तः* वर्त. इ. परस्मै. १३ य. १०, ४५. *शुभ्रो* *अन्तः*, *अन्तः*

अ) अडआवुं करवी, अलल करवी; पाछुं हटाववुं; to hinder, to hold back or afar; *अन्तः* अ. अ. (अथवा अनि.) परस्मै. ३१ धि. ३२, १३; धि. ४६, ४; *अन्तः* शरि. परस्मै. ३१ धि. ४६, ८.

अन्तः = अंआववुं, रक्षु कुरुं; to protect, to preserve, to guard; *अन्तः*, वर्त. परस्मै. ४ यो वर्गा ११ य. ५, ८८; *अन्तः* २१ य. १०, ७८; *अन्तः* ३१ धि. ५७, १६; य. १०, १०३; *अन्तः* आमा. परस्मै. ३१ धि. ५८, १; *अन्तः* शरि. परस्मै. २१ धि. ५७, २५; य. १०, ८३; *अन्तः* भवि. आत्मने. ११ धि. २८, ११; *अन्तः* शरि. शरि. परस्मै. २१ य. १, २४.

अन्तः = अंआववुं; to protect; to shelter; *अन्तः* वर्त. ३१ य. १०, १८.

२ *अन्तः*, *अन्तः* = पा = पोषुं कुरुं; to nourish; to feed; *शुभ्रो* *अन्तः*, *अन्तः*, *अन्तः*, *अन्तः*, *अन्तः*, *अन्तः*

अन्तः (*शुभ्रो* धा. *अन्तः*) सभास

* वेदिक पा धातुना मे उलटा अर्थ था अवेछे:—१. अंआववुं, २. हटाववुं. १. अराथी अठकाववुं; धिमाने रक्षु कुरुं; २. साराथी अठकाववुं, धिमाने अलल करवी. † काठकाठ वअते अेक अ धातु मे शुभ्रो वर्गनां इपमां आवी शरि; अनेना आलासा आमे शुभ्रो माई अवरता अाक रथ, अेहा २३१-२३२ मे.

ના. નર. પાછું કહેવું; જવાબ, ઉત્તર; an answer; a reply; યજુર્વેદ ૩/૧ ય. ૧૪, ૨૮. ૩૦. ૩૨.

વિશે જુઓ સામંત

સામંતવિદ્યુત્ (સામંત = જુઓ સામંત તથા ૧ ધા.

સમ ધ) સમાસ વિ. આસપાસ જવું—ધસારી કરવું (દુકર); (a boar) rushing all around; યજુર્વેદ... યજુર્વેદ ૧૨. ૬/૧ ય. ૧૦, ૧૨૭; ય. ૧૪, ૧૫.

યજુર્વેદવિદ્યુત્ વિશે જુઓ ધા. ૧-સામંત

વિ. ના. નર. નામાંકિત પુરુષનું નામ ; name of an illustrious personage; યજુર્વેદ ૬/૧ ય. ૧૩, ૧૧૭.

(= વાત) (જુઓ ૧ ધા. ૨૦ ક) જી. ક. વિ. અંચાવિલું, રક્ષણ કીચિલું; protected, guarded; જુઓ અવનિવૃત્તિ, અવનિવૃત્તિ, અવનિવૃત્તિ

અવનિવૃત્તિ (અવનિવૃત્તિ) (યજુર્વેદ ૨૪, ૪૩) praise Him who makes the moon and the sun ascend and descend (Dar.).

(= વાત, વાત) (જુઓ ૧ ધા. ૨૦ ક) સા. ના. નર. અંચાવનાર; રક્ષણ કરનાર; a protector; અવનિવૃત્તિ ૧/૧ ય. ૧, ૧૩; ય. ૧૦, ૮૦; અવનિવૃત્તિ ૨/૨ ય. ૧૪, ૪૫.

(અવનિવૃત્તિ = જુઓ અવનિવૃત્તિ તથા યજુર્વેદ) સમાસ વિ. મીનાઈ-એહેશતનો રસ્તો દેખાડનાર; leading to the spiritual (heavenly) path; યજુર્વેદ... અવનિવૃત્તિ ૧/૧ ય. ૬, ૧૬.

(= વાત) (જુઓ ૧ ધા. ૨૦ ક) સા. ના. ના. અંચાવ, રક્ષણ; protection; shelter; અવનિવૃત્તિ ૪/૧ ઈજ. ૫૫, ૩; ય. ૫, ૬. જુઓ નીચે.

(અવનિવૃત્તિ ઉપરથી) વિ. જ્યાં અંચાવ-રક્ષણ થાય છે અંચાવ કરવું; giving protection; યજુર્વેદ... અવનિવૃત્તિ નારી. ૧/૩ ઈજ. ૫૫, ૨.

(= વાત, વાત) સા. ના. જગા, જમીન, સુલુક; land; a country; યજુર્વેદ... યજુર્વેદ

(Geld. યજુર્વેદ) from the Aryan countries ૫/૩ ય. ૪, ૫.

અવનિવૃત્તિ, અવનિવૃત્તિ (= અવનિવૃત્તિ = વાત, પ, ય) = Lat. Ped-s (orig.) = Pēs = Fr. Pied = Ger. Fuss (જુઓ ધા. ૨૦ ય) સા. ના. નર. ૫૫ (સારી પેદાએશનાં માણસનો); a foot (of good being). Contrast અવનિવૃત્તિ and અવનિવૃત્તિ the leg of an evil person; અવનિવૃત્તિ ૨/૧ ય. ૧૭, ૫૫; અવનિવૃત્તિ ૨/૧ વં. ૨. ૨૪; અવનિવૃત્તિ ૩/૧ વં. ૬, ૨૬; વં ૮, ૭૩; અવનિવૃત્તિ ૨/૨ ય. ૧૦, ૪૮; ય. ૧૪, ૬૩; ય. ૧૭, ૬; અવનિવૃત્તિ (૨/૨ ને બદલે) વીસ્ય. ૧૫, ૧; યજુર્વેદ ૩/૨ વં. ૬, ૪૬; યજુર્વેદ ૪/૨ ય. ૧૬, ૭; યજુર્વેદ ૫/૨ ઈજ. ૬, ૨૮; યજુર્વેદ ૫/૨ વં. ૫, ૧૧; અવનિવૃત્તિ ૬/૨ ય. ૧૦, ૨૩; જુઓ અવનિવૃત્તિ, અવનિવૃત્તિ, અવનિવૃત્તિ

(જુઓ ધા. ૨૧) સા. ના. ના. ય. લડાઈ; battle; war; the root અવનિવૃત્તિ is reduplicated. Comp. Sans. વૃત્તના. જુઓ અવનિવૃત્તિ

અવનિવૃત્તિ-અવનિવૃત્તિ સમાસ વિ. પાપોત્તિ(નામના નુસ્ક) ના કલામ બહુનાર; અંચાવનારા સચુત યોલનાર (સ્પી.યુસ્તી અને દારમે.); (Haoma) reciting the holy text from the Pāpa (Pehl. Pāchem) Naska; (Haoma) of the guarding words (Sp., Jus. & Dar.); (Haoma) of the warning words (M.); અવનિવૃત્તિ = અવનિવૃત્તિ નામ; પાપો (પાપેમ) નામનો નુસ્ક; યજુર્વેદ... અવનિવૃત્તિ ૧/૧ ઈજ. ૫૭, ૨૦.

(= વાત) સા. ના. ના. અ. આમડી ઉપર થતી કીડ—ચુજલી, આમડીનું દરદ; કોહોડ (હારણ તથા દારમે.); scab; skin-disease; leprosy (Har. & Dar.); અવનિવૃત્તિ ૧/૧ ય. ૮, ૫૬; ય. ૧૪, ૪૮.

(જુઓ ૧ ધા. ૨૦ તથા ધા. ૨૫) સમાસ વિ. અંચાવને માટે જોરમંદ; પાછું જોડનાર—સાંધનાર (દારમે.); powerful for protection એ યોજ પાપે (પાપક) વંચાઈ શકાયે. પણ પાપે (પાપેમ) નાં નામથી સાધારણ રીતે જણાયો છે.

fection; he that re-unites (Dar.)
कृष्णस्य (Geld. कृष्णस्य) न२. १/१ य.
१५, ४७.

दास्य (= पायु) (शुद्धि १ धा. स्य क) सा. ना.
न२. अन्वय करनार, रक्षाय करनार; a protector;
अपयस्य १/१ य. १, १२; अयस्य २/१ वं. ८, २०;
ध्रु. ४६, ७; अयस्यैर्युष्मत् (अंधि रक्षाय
करनार तथा अनानार) २/२ ध्रु. ५७, २;
अयस्यैर्युष्मत् (Geld. अयस्यैर्युष्मत्)
२/२ ध्रु. ४२, २.

द्वयस्य (शुद्धि २ धा. स्य क) सा. ना. क) क-
रन्; debt; अयस्य अयस्यैर्युष्मत् (मुश्केषीथी
शीथी शक्ति-अदायथ शक्ति यमिषु करन्) २/१ वं. ३, ४१.
अ) युनाह; sin, crime; अयस्य अयस्य
(अयस्ये युनाह) २/१ वं. ४, ५३.

द्वयस्य (= अयस्य = पार = अरुप) (शुद्धि २
धा. स्य क) सा. ना. त२३, आशु, पार, छेडो; side,
direction; end; शुद्धि अयस्यैर्युष्मत् तथा
अयस्यैर्युष्मत्

द्वयस्य थी शक्ति यथा अयस्ये विरो शुद्धि २ धा. स्य क
अयस्यैर्युष्मत् (२ अयस्ये उपरथी) कि. अ. आशु
त२३, आशुयमे; अयस्ये आशुयमे, शुद्धि; आहारनी
आशुयमे; aside; outside. Contrast अयस्य
inside; अयस्यैर्युष्मत् वं. ८, ११. २८. ३३. ३४. ३५;
अयस्यैर्युष्मत् (आहारनी आशुयमे) २/१ (कि. अ.)
य. १८, १.

अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत् (= अयस्य, अयस्य) क)
वि. ना. नारी. अन्नना उपरने भवकाल कुरेश्ते,
तथा अशीरावधने साथी; a female angel;
she is the companion of Ashi Vanghuhi,
who presides over riches; she is also the
guardian of hidden treasures. As a star,
it resembles the Persian अयस्य the Pleiades.
Comp. Ved. अयस्य. अयस्यैर्युष्मत् १/१ य. ८, ३८;
य. १०, ६६; य. २४, ८; अयस्यैर्युष्मत् २/१ ध्रु. १३,
१; ध्रु. ३८, २; अयस्यैर्युष्मत् २/१ वीर्य. ७, २;
अयस्यैर्युष्मत् २/१ सीरि. २, २५; अयस्यैर्युष्मत् ६/१
सीरि. १, २५.
अ) अन्नने; riches, treasures; अयस्यैर्युष्मत्
२/३ आक्षरं. गाहाम. ४.

अयस्यैर्युष्मत् (= अयस्य = पारिष्य = Lat. Pernix =
Ger. Ferse = पैशु) सा. ना. न२. पगनी यमिरी;
the heel; the sole of the foot; अयस्यैर्युष्मत्
अयस्यैर्युष्मत् (Geld. अयस्यैर्युष्मत्) ३/२ वं. २, ३१. ३२;
अयस्यैर्युष्मत् ३/२ वं. ८, ७०. ७१; वं. ८, २५. २६.

अयस्यैर्युष्मत् = वीर्य = कुर्ये करयु; पोषयु करयु; to
fatten; to nourish; cl. 5, शुद्धि अयस्य, अयस्यैर्युष्मत्,
अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत्

अयस्यैर्युष्मत् = क) अयायाह करयु, पोषयु करयु; to
fertilize; to nourish; cl. 5; अयस्यैर्युष्मत् वरं
परस्यै य सा. वर्ग ३/१ वं. ३, ३१.

अ) वधयु, कुलायु; to grow; to swell; to
spread; अयस्यैर्युष्मत् (Geld. अयस्यैर्युष्मत्) य.
१८, ५१.

अयस्यैर्युष्मत् = विच्छ = अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत् = वण देवो, गांड
वाणयो; to twist; to tie in a knot; शुद्धि
अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत्

अयस्यैर्युष्मत् (= अयस्य) (शुद्धि धा. अयस्य) सा. ना.
न२. गांड; a knot; शुद्धि अयस्यैर्युष्मत्

अयस्यैर्युष्मत् (धा. अयस्य उपरथी) = वण देवो; to
twist. शुद्धि नायि.

अयस्यैर्युष्मत् = वण देवो; मंडीने येय अयायो;
to twist; to twist by bending; अयस्यैर्युष्मत्
अ. क. वि. न२. २/१ य. १४, २७.

अयस्यैर्युष्मत् वि. ना. न२. अरापी करनार रक्षस
ध्रुया देवनु नाम, अने केरशास्य येहेलवाने
भारी नाय्यो हतो; name of an evil-working
giant or Daeva killed by Kereshâspa.
अयस्यैर्युष्मत् २/१ य. १८, ४१. (शुद्धि मोदी.)

अयस्यैर्युष्मत् विरो शुद्धि अयस्य

अयस्यैर्युष्मत्, अयस्यैर्युष्मत् (= अयस्य = विष्णु) (शुद्धि धा.
अयस्य) सा. ना. ना. अ. क) अयायक, अयायु; पोषयु;
food, nourishment; अयस्यैर्युष्मत् २/१ ध्रु. ८,
११; य. १८, ४०; अयस्यैर्युष्मत् (अयस्यैर्युष्मत् ने अयस्ये)
४/१ य. १०, ८४; अयस्यैर्युष्मत् ३/१ ध्रु. ६२, २. शुद्धि

અર્થ-ક્રમ, અર્થ-ક્રમ, અર્થ-ક્રમ, અર્થ-ક્રમ

અ) વચમાંનો ભાગ, ગર, મધ્ય; marrow, pith, the middle part; જુઓ અર્થ-ક્રમ

અર્થ સા. ના. પડી ભાગવું, પાયામાલી (દારમે.); માત, નારા (પેહેલવી, યુસ્તી તથા હારસે); fall, downfall (Dar.); death, ruin (Pehl., Jus. & Har.); અર્થ ઈ. ૫૩, ૬.

અર્થ વિશે જુઓ અર્થ

અર્થ (જુઓ ૨ ધા. અર્થ, અર્થ) અસલ ૩૫ + અર્થ + અર્થ + અર્થ = અર્થ (અનીકળી ગયાથી) ક્ર. વિ. નારી. જે બાહરિને ધાનમાં કુધ થમ્મિલું તે; having milk in the breasts (of a woman); અર્થ-ક્રમ ૨/૧ વં. ૧૫, ૮.

અર્થ (જુઓ ધા. અર્થ, અર્થ) સા. ના. નાન્ય. અર્થ. (અસલ.); ગૂડ, ગૂર; શક્તિ, કૌવત; fat (orig.); marrow; strength. Comp. Sans. વીવન્; — અર્થ-ક્રમ ૨/૧ વં. ૧૮, ૫૫. ૫૯.

અર્થ વિશે જુઓ અર્થ

૧ અર્થ = વિશ્વ = અનાવવું, આકાર કરવો, સંગારવું; to model, to shape; to decorate; જુઓ અર્થ-ક્રમ, ૧ અર્થ, અર્થ, અર્થ

૨ અર્થ = વિસ્ = ભાકવું; to prick; જુઓ અર્થ-ક્રમ

અર્થ, અર્થ (ક્રમ) વિ. ના. નર. (ક્રમ) પશીન; નામાંકિત પુરુષનું નામ; brother of Kai Kâus; the Kai Pisin of the Bundeheh, and the Kai Pashin (ક્રમ) of the Shâh-Nâme; અર્થ-ક્રમ ૨/૧ વં. ૧૬, ૭૧; અર્થ-ક્રમ ૨/૧ વં. ૧૩, ૧૩૨. (જુઓ મોદી).

અર્થ (જુઓ ૧ ધા. અર્થ) સા. ના. નર. જુદાં જુદાં ધાતુઓને ધડવાનું કારખાનું—શિલ્પશાળા; a manufactory; a workshop; અર્થ-ક્રમ ૫/૧ વં. ૮, ૮૭. ૮૮. ૮૯. ૯૦.

૧ અર્થ (= અર્થ) (જુઓ ધા. અર્થ ક) સા. ના. નર. અર્થ, ધા; a wound, a cut;

hurt; અર્થ-ક્રમ ૧/૧ વં. ૫, ૫૯; અર્થ-ક્રમ ૨/૧ વં. ૧૩, ૧૦. ૧૧.

૨ અર્થ (જુઓ ધા. અર્થ અ) સા. ના. નર. હરેલો—ઝુલેલો—ખાંડેલો અનાજ; beaten or thrashed corn. Comp. Lat. pistior, a grinder. અર્થ-ક્રમ ૧/૧ વં. ૩, ૩૨.

૩ અર્થ (જુઓ ધા. અર્થ ક) સા. ના. નર. ધંધો, વર્ગ; profession; class. Comp. Per. અર્થ; જુઓ અર્થ-ક્રમ

અર્થ = વિષ = Lat. Pinsere, Pîsere = ક) મારવું, ઠોકવું, દુઃખ દેવું, અર્થ કરવો; to smite; to torment; to wound; અર્થ-ક્રમ (અર્થ કરવો) વર્ત. ક. નર. ૧/૧ વં. ૧૪, ૧૯. જુઓ ૧ અર્થ-ક્રમ

અ) (અનાજને) હરવો—ખાંડવો; (અનાજને) દળવો—પિસવો; to thrash; to beat (as corn); to grind. Comp. Sans. વિષ = flour, meal; જુઓ ૨ અર્થ-ક્રમ, અર્થ-ક્રમ

અર્થ વિ. ના. નાન્ય. કાબુલની દક્ષિણે આવેલી પિષિન નામની ખીન; the Pishin valley in Cabul near which Kereshâspa is supposed to have fallen into a lethargy; અર્થ-ક્રમ ૬/૧ વં. ૫, ૩૭. (જુઓ મોદી.)

અર્થ-ક્રમ વિ. ના. નર. નામાંકિત પુરુષનું નામ; ગુસ્તાસ્પ પાદશાહનો છોકરો; name of an illustrious personage; the son of King Gushtâsp mentioned by Malcolm; અર્થ-ક્રમ (Wester. અર્થ-ક્રમ) ૬/૧ વં. ૧૩, ૧૦૩. (જુઓ મોદી.)

અર્થ સા. ના. નાન્ય. કળા, તાલમેલ, દગલ-બાજી; skill, cunning, duplicity; જુઓ અર્થ-ક્રમ

અર્થ-ક્રમ (= અર્થ-ક્રમ) (જુઓ ધા. અર્થ અ તથા ૧ ધા. અર્થ) સમાસ વિ. દરેલો (ખોરાક) ખાનાર (અસલ.); રંધેલો ખોરાક ખાનાર; eating cooked food; જુઓ અર્થ-ક્રમ

અર્થ વિશે જુઓ અર્થ

અર્થ (જુઓ ૧ ધા. અર્થ) સા. ના. સંગાર, આરાસ્તગી; ornament; decoration; જુઓ અર્થ-ક્રમ

૧ પુ, પુ = પુ, પુ = Lat. Pu-nire = Fr. Pu-nir = પવિત્ર—પાકરવું; to purify; જુઓ

૨ પુ, પુ = પુ, પુ = Lat. Pu-trere, Pu-trescere = Fr. Pu-trefier = To Pu-trefy = વાસ મારવું, ધન નીકળવી; to stink; cl. 4; વર્ત. પરસ્મે. ૪ થો વર્ગે ૩/૧ વં. ૬, ૨૮. જુઓ

પુત્રાણ (પુત્રાણ ઉપરથી) ક્રમ સંખ્યા. વિ. પાંચમું, ૫ મું; fifth, 5th; પુત્રાણ નર. ૧/૧ વં. ૪, ૨; વં. ૧૪, ૯; ઇન્. ૧૯, ૧૮; પુત્રાણ (૧/૧ ને બદલે) ય. ૧, ૭; પુત્રાણ ૨/૧ (ક્રિ. અ.) વં. ૩, ૬. ૧૧. ૩૪; પુત્રાણ નર. ૨/૧ વં. ૫, ૩૦; વં. ૯, ૭; વં. ૧૩, ૩૪; ઇન્. ૯, ૨૦; પુત્રાણ નાન્ય. ૨/૧ (ક્રિ. અ.) વં. ૧, ૭; વં. ૪, ૧૯. ૨૩. ૨૭. ૩૨; વં. ૮, ૭૭; વં. ૧૫, ૮; પુત્રાણ ૨/૧ વં. ૪, ૧૭; પુત્રાણ ૬/૧ આકરં. ગાહામ. ૧૧.

પુત્રાણ (= પુત્ર, પુત્ર, પુત્ર = पुत्र = पुत्र) (જુઓ ૧ ધા. ૧૭ ક) ક) સા. ના. નર. છોકરો, દીકરો, પુત્ર; a son; પુત્રાણ ૧/૧ વં. ૧૨, ૧. ૧૭. ૧૯; વં. ૧૯, ૬; ઇન્. ૯, ૪; ય. ૫, ૭૨; ય. ૧૪, ૫૯; પુત્રાણ ૧/૧ ઇન્. ૯, ૫; પુત્રાણ ય. ૯, ૩૦; પુત્રાણ ૨/૧ વં. ૩, ૨૫; વં. ૮, ૧૪. ૧૫. ૨૨; વં. ૧૨, ૩; વં. ૧૫, ૪૮; વં. ૧૮, ૩૮. ૪૪. ૫૦; ઇન્. ૧૦, ૮; ઇન્. ૪૪, ૭; ય. ૫, ૧૮; ય. ૧૦, ૧૧૭; ય. ૧૭, ૫૮; પુત્રાણ વં. ૧૨, ૭; પુત્રાણ ૪/૧ ય. ૪, ૯; ય. ૧૪, ૪૬; પુત્રાણ ૬/૧ વં. ૫, ૨; વં. ૧૬, ૧૭; વં. ૨૧, ૭. ૧૧. ૧૫; પુત્રાણ ૮/૧ ઇન્. ૩, ૨; ઇન્. ૬૫, ૧૨; વીરપ. ૧૧, ૫; ય. ૨૪, ૫૪; આતશ નીઆ. ૫. ૬; પુત્રાણ વં. ૧૫, ૪૫; પુત્રાણ ૧/૨ ઇન્. ૯, ૧૦; ય. ૫, ૭૨; પુત્રાણ ૧/૩ વં. ૧૯, ૪૨; ય. ૫, ૮૫; ય. ૧૪, ૫૯; પુત્રાણ ૧/૩ ય. ૨૩, ૧. ૫; ય. ૨૪, ૧. જુઓ અંબી પછીના બોલો.

અ) સા. ના. હમેલ, ગર્ભ; pregnancy, child in the womb; unformed offspring; પુત્રાણ ૨/૧ વં. ૧૫, ૧૩; પુત્રાણ નારી. ૨/૧ વં. ૧૫, ૯. ૧૧. ૧૩. ૧૫. ૧૮; પુત્રાણ (૨/૧ ને બદલે) વં.

૧૫, ૧૪; પુત્રાણ ૨/૩ ઇન્. ૨૩, ૧; ય. ૧૩, ૧૧. ૧૫. ૨૨.

ગ) વિ. હમેલવાળી, મહિનાવાળી; big with young; pregnant; પુત્રાણ વં. ૧૫, ૫૦.

ધ) સા. ના. (કુતરીનું) બચ્ચું; a puppy; the young of the canine species, a whelp; પુત્રાણ પુત્રાણ પુત્રાણ પુત્રાણ he shall bring up twice seven whelps. Vend. 14, 16.

પુત્રાણ (પુત્રાણ ક ઉપરથી) વિ. છોકરાંવાળો; he who has children; Pehl. પુત્રાણ; પુત્રાણ ૪/૧ વં. ૪, ૪૭.

પુત્રાણ (પુત્રાણ = पुत्रवन्त) (પુત્રાણ ક ઉપરથી) વિ. છોકરાંવાળું; having a son or sons, or children; પુત્રાણ . . . પુત્રાણ a house with children. ૨/૧ વં. ૩, ૨.

પુત્રાણ-પુત્રાણ (જુઓ પુત્રાણ ક તથા પુત્રાણ) સમાસ ના. નારી. છોકરાંની ઇચ્છા, ઇચ્છાને છોકરાં જન્મવાની આદેશ; desire to beget children; પુત્રાણ-પુત્રાણ ૨/૧ વં. ૩, ૩૩.

પુત્રાણ (= पुत्रता) (જુઓ પુત્રાણ ક તથા ૧ ધા. પુત્ર) સમાસ વિ. છોકરાં આપનાર; son-giving; પુત્રાણ-પુત્રાણ ૧/૧ ય. ૧૦, ૬૫.

પુત્રાણ વિ. ના. નર. કુટુંબ—આનદાનનું નામ, જેનાં અંક નામાંકિત પુરુષ પુત્રાણ નાં કુરોહરને આરાધ્યું છે; name of a family; the Fravashi of a member of this family, named Akayadha is invoked; પુત્રાણ (Wester. પુત્રાણ) ૬/૩ ય. ૧૩, ૧૨૭.

પુત્રાણ (જુઓ ૨ ધા. ૧૭) વર્ત. ક. વિ. કોહી જતો; વાસ મારતો; putrefying, stinking; જુઓ પુત્રાણ

પુત્રાણ (= પુત્રાણ) (પુત્રાણ ઉપરથી) વિ. તાજવાળો, તાજ રાખનાર; wearing a crown on the head; પુત્રાણ નારી. ૧/૧ વં. ૧૯, ૩૦.

પુત્રાણ (= पुच्छ) સા. ના. નારી. માથાનું તાજ; a crown, diadem; પુત્રાણ ૨/૧ ય. ૫, ૧૨૮. જુઓ પુત્રાણ-પુત્રાણ, પુત્રાણ

१११७ (= वृत्ति, वृत्तिक) (शुद्धि २ धा. १७, १७)
 सा. ना. नारी. कोडोवाट; rotteness; putre-
 faction. Comp. १११७; १११७ १/१ वं.
 २०, ३. ६.

१११८ (= १११७) वि. ना. ना-य. दरियातुं
 नाम; According to the Vendidad, it is
 the sea which purifies the waters before
 they run back to the Sea Vouru-Kasha.
 It is identified with the Sea of Aral;
 १११८ to the Sea Pūtika पूध-
 तिक (नामना) दरिया तरङ्ग २/१ वं. ५, १६. १८;
 १११८ from the Sea
 Pūtika पूधतिक दरियामांथी ५/१ वं. ५, १६.

१११९ वि. ना. नर. नामांकित पुरषतुं
 नाम, जेनां कुरोहरने आराधयुं छे. अमे शपस पेग-
 मयर अरो जेतोरतना पेहेल्ला शागेरेदाभांने अमेक
 धारवामां आविछे; name of an illustrious
 personage; possibly, one of the earliest
 disciples of Zoroaster; १११९
 (Wester. १११९) १/१ य. १३, ६७.
 (शुद्धि मारी.)

११२० (= ११२० = ११२० = Lat. Pons = Fr. Pont
 = Gr. Brucke = Bridge) (शुद्धि २ धा. १७)
 सा. ना. नारी. पुल; a bridge; for particulars,
 ११२०-११२०; ११२० (चि-वत
 पुल) १/१ छिन्. ४६, ११; ११२०
 over the (Chinvat) Bridge (चि-वत पुलनी
 पेदीपार २/१ छिन्. १६, ६; ११२०
 on the Chinvat Bridge (चि-वत पुल उपर) ७/१
 छिन्. ५१, १३; ११२० ७/१ छिन्. ५१, १२; ११२०
 (मार्गी) २/३ छिन्. ५०, ७; ११२०
 (पाल्नी उपरना पुलो) २/३ छिन्. ४२, १; ११२०
 २/३ य. ११, ४; ११२० passages, avenues
 (जवाना मार्गी, तालुका) २/३ वं. २, ३०. ३८.
 शुद्धि ११२०-११२०, ११२०-११२० तुं पीशुं
 ३५ ११२० आविछे (१ = * ११२०; जेभके ११२०
 = ११२०; ११२० = ११२०)

* जेना जोलासा जाये शुद्धि भाइं अवस्ता व्या-
 ३७-३८. मे.

११२१ (शुद्धि २ धा. १७ तथा ११२१) सभा-
 स वि. ३) युनाहनी हईथी पार थम्मेलीं तनवातुं
 (असल.); युनाहभरेतुं; transgressed (lit.);
 sinful; ११२१-११२१ (युनाह
 भरेलीं कामीतुं) नान्य. १/३ वं. ७, ५३ (पेहेलवी
 शरैहमां).

अ) (शुद्धि २ धा. १७) पार थम्मेलीं तनवातुं
 (असल.); नयलीं—दुयलीं थम्मेलीं तनवातुं;
 of a lean or decrepit body (as an animal);
 शुद्धि ११२१-११२१

११२२ (शुद्धि २ धा. १७) वि. पार थधं शकि
 तेषु (असल.); प्रायश्चित्त थधं शकि तेषु (युनाह);
 that can be crossed or passed over (lit.);
 expiable (as sin); शुद्धि ११२२, ११२२-११२२,
 ११२२-११२२

११२३ (शुद्धि १ धा. १७) सा. ना. नर.
 जधोडा, भारामारी; conflict, strife; ११२३
 ११२३ (मने लागता वजगता जधडा) १/३ छिन्.
 ४८, २.

११२४ (= ११२४ = ११२४) (शुद्धि १ धा. १७)

३) वि. पोहेतुं, विशाण; wide, spacious;
 ११२४ ... ११२४ (पोहेतुं—विशाण मुकाम)
 नान्य. १/१ य. १०, ४४; ११२४ (विस्तार-
 वाणी जमीन) नारी. २/१ छिन्. १०, ४; य. १३, ६;
 ११२४ (Geld. ११२४) (आ-
 अमे पोहेणी सपाठ जमीनमां) नारी. ७/१ वं. ६, २;
 ११२४ ... ११२४ wide-flowing rivers (पो-
 हेणी नदीमां) नारी. १/३ य. १०, १४. शुद्धि
 नीयेना जोलो.

अ) क्रि. अ. धळुं, पुष्कण; सारीपेठे; ११२४
 Wester. वं. ६, २६; ११२४ य. ८, ४०. शुद्धि
 ११२४-११२४

११२५ (शुद्धि १ धा. १७ तथा ११२५ अ)
 सभास वि. पुष्कण पलशुवातुं, पोहेणी लशकरनी
 सङ्घवातुं; (an army) with the wide battle
 array; wide-fronted; ११२५-११२५
 ११२५ नारी. १/१ छिन्. ६, १८; य. ४, ३;
 य. ५, १३१; य. १३, १३६.

११२६ वि. ना. नर. पुरषतुं नाम; ११२६

of a person; *हस्त-संज्ञा* (Geld. *हस्त-संज्ञा*)
६/१ य. १३, १२६. (*शुद्धि* भा.)

अवस्था-संज्ञा विशेष *शुद्धि* *अवस्था-संज्ञा*

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* क तथा धा.
व्युत्पत्ति) समास वि. *पोहोणा* तथा *विद्ये* पत्रोषा
(वावता) ; (a banner) broad and uplifted;
अवस्था-संज्ञा *अवस्था-संज्ञा* नारी. ६/१
य. ४, ३.

अवस्था-संज्ञा (*इत्य-ज्यस*) (*शुद्धि* *संज्ञा* क
तथा *अवस्था-संज्ञा*) समास वि. *पोहोणा* *दरियावाणुं*,
पोहोणा *दरियानुं* (पाणी) ; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा*
अवस्था-संज्ञा the waters of the wide sea नारी.
२/१ य. ८, २.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* क तथा *अवस्था-संज्ञा*
अवस्था) समास वि. *पोहोणा* *वावतावाणुं* (*दरकर*) ;
अवस्था-संज्ञा *अवस्था-संज्ञा* an army
with broad banners; the hordes with the
many spears (Dar.) ; नारी. ६/१ य. १, ११ ;
य. १३, १३६.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* य तथा *अवस्था-संज्ञा*)
समास ना. ना-य. सारीपेटे *धसरपुं-बोणपुं* ; सारीपेटे
साक्ष करपुं ; thorough cleansing or rubbing ;
अवस्था-संज्ञा *अवस्था-संज्ञा* ३/३ व. ८, २८.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* क तथा *अवस्था-संज्ञा*)
समास वि. क) *पोहोली* *वेडेती* (*अरेद्वीखर*
नदी) ; wide-flowing; epithet of Aredvišūra;
अवस्था-संज्ञा *अवस्था-संज्ञा* the
wide-flowing undefiled Aredvišūra निर्मल
पोहोली *वेडेती* *अरेद्वीखर* *नदी*) नारी. २/१ *धन*.
६५, १ ; य. ५, १ ; य. १३, ४ ; न्नी. ४, २.

य) *पोहोली* *पंथराती*—*इलाती* (*दीन*) ; wide-
spreading (as religion) ; *अवस्था-संज्ञा*
अवस्था-संज्ञा नारी. ४/१ य. १०, ६४.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* य तथा *अवस्था-संज्ञा*
ग) समास वि. सारीपेटे *मदद* करनार ; *धखुं*
दिवत *आपनार* ; अथवा *कुशदिह* *मुकाम* *रापनार*
(*शुद्धि* *अवस्था-संज्ञा* य) ; giving sufficient as-
sistance—strength; or, having a spacious

residence (*अवस्था-संज्ञा* य) ; *अवस्था-संज्ञा*
नारी. १/३ य. १३, २८.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* क तथा
अवस्था-संज्ञा) समास वि. *पोहोणा* *युखन* *उपस्थी*
तपास करनार ; अथवा *युखन* *उपस्थी* *पोहोली* *रिति*
योक्षी करनार (*मिहरे* *धन*) ; surveying from a
watch-tower or large fortress; otherwise:
making a thorough survey; epithet of
Mithra; *अवस्था-संज्ञा* . . *अवस्था-संज्ञा* नर. २/१
य. १०, ७ ; न्नी. १, ६ ; न्नी. २, ६.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* क तथा *अवस्था-संज्ञा*)
समास वि. *पोहोणी* *छानीवाणि* (*वायु* *धन*) ;
wide-breasted; epithet of Vayu; *अवस्था-संज्ञा*
अवस्था-संज्ञा . . . नर. १/१ य. १५, ५४.

अवस्था-संज्ञा, Geld. *अवस्था-संज्ञा* (*शुद्धि*
अवस्था) समास वि. *पुष्कण* *पेहेलवानवाणुं* ; अथवा
धखुं *अरेद्वीखर* ; *पुर* *दुरियारी*—*विचार* *शक्तिवाणुं*
(*दरमे*) ; provided with many heroes;
very powerful; with fulness of intellect
(Dar.) ; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा* नारी.
२/१ य. १७, १.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* र *अवस्था-संज्ञा*) समास वि.
पोहोली *अरीवाणि* (*पिडो*) ; wide-hoofed (as a
horse) ; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा* नर. १/३ य. १०, ४७.

अवस्था-संज्ञा (*शुद्धि* *संज्ञा* *अवस्था-संज्ञा*) समास वि.
पोहोला *थापा*—*अंगवाणि* ; wide-thighed;
epithet of Vayu; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा* नर. १/१ य.
१५, ५४.

१ *अवस्था-संज्ञा* (= *अवस्था-संज्ञा* + *अवस्था-संज्ञा*) (*शुद्धि*
अवस्था-संज्ञा) क) समास वि. *पोहोली* *आलि* *रापनार* ;
(Vayu) of the broad spear; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा*
नर. १/१ य. १५ ४८.

य) समास ना. नर. *पोहोली* *आलि* ; a broad
spear; *अवस्था-संज्ञा* *अवस्था-संज्ञा* १/१ य. १५, ४८.

२ *अवस्था-संज्ञा* वि. ना. नर. *गुरतास्प* *पाद-*
शाहना *आधनुं* नाम ; brother of King Gush-

* संस्कृत. वीर नो अर्थ 'पेहेलवान' उपरंत "अरेद्वी-
खर, दीवतवाणुं" धा. छे.

tâsp; *vindo* 2 अथवा... ; ... (शुद्धि मादि.)

१ अर्थात् (= पूर्ण) (शुद्धि 3 धा. 100) क) वि. भरपूर, पूर्य, भरपूर; full of, filled with; ... 2/1 वं. 22, 4. 12. 10; ... 2/1 वं. 22, 4. 12. 10; ... 2/1 वं. 16, 80; 4. 4, 132; ... 1/3 ध्रु. 86, 13; ... (Wester. ...) 4. 14, 2. शुद्धि नीचेना मादि.

अ) सा. ना. ना-य. पूर्यता, पुष्कणपथ्युं; fullness, abundance; शुद्धि अर्थात्

२ अर्थात् विरो शुद्धि अर्थात् ... (= ...) (= ... + अर्थात्; शुद्धि अर्थात् क तथा ...) वि. पुरती उमरवाणि, जवान; of full age, young; ... (मसी तथा जवानरदी-वाणी ध्वाने जेरेमं-पुर इलाय्मेली मानदयरनी दीन) नारी. 1/1 वं. 3, 42; अथवा आर्ध्मैठकायु अर्थात् ने क्रि. अ. गलीय्मैतो 'पुरती रीते' अर्थ थर्द शक्ति; ... (पुरतो वपत-लांयी सुहत सुधी) ध्रु. 12, 2. ... (नर. 1/1 ने अदले) 4. 16, 83; ... 1/3 ध्रु. 1, 8. शुद्धि अर्थात्

३ अर्थात् (2 अर्थात् उपरथी) वि. पांयवायुं; winged; ... 2/1 य. 14, 30; ... (Geld. ...) 1/3 य. 10, 116.

4 अर्थात्-२ (= ...) (शुद्धि 1 अर्थात् क तथा ...) सा. ना. नर. पुनमनो आं, पुरमाह; the full moon; ... 2/1 ध्रु. 2, 1; 4. 7, 8; नीआ. 3, 6; ... 2/1 ध्रु. 1, 1; ध्रु. 3, 10; ... the days after the full moon. (पुनमनी प-छीना दहडा) 2/3 य. 7, 8; नीआ. 3, 6.

5 अर्थात् (1 अर्थात् अ उपरथी) वि. भरपूर; full of; replenished with; ...

... this earth was replenished with flocks and herds (आर्ध्मै जमीन पशुय्मैथी तथा दोरैथी भरपुर थर्द) नारी. 1/1 वं. 2, 1. 12. 16; ... नारी. 1/1 वं. 2, 1. 13. 13.

6 अर्थात् (Geld. ...) denom. verb pres. 3 per. sing.; he asks. (ते पुच्छे—सवाल करेछे) 4. 1, 14.

7 अर्थात् (= ...) सा. ना. नर. पांसणी; a rib; rt. 100 = पृ = to bend (Chavée). ... 2/1 वं. 1, 48. 44; वं. 1, 16. 20. शुद्धि नीचेना मादि.

8 अर्थात् (= ...) (शुद्धि अर्थात् तथा ...) सभास वि. पांसणीनां जेठुं खेठुं (हाडकुं); (a bone) as large as a rib; ... नर. 2/1 वं. 6, 16.

9 अर्थात् (= Lat. Pretium = Fr. Prix = Ger. Preis = Price) (शुद्धि धा. अर्थात्) सा. ना. नारी. कीमत; price, value; ... as much as the price of a stallion (घोडानी कीमत जेठुं) 1/1 वं. 14, 11.

10 अर्थात् (शुद्धि धा. अर्थात्) सा. ना. नर. सवाल; a question. Comp. ... = Sans. प्रश्न; शुद्धि अर्थात्-...

11 अर्थात् (धा. अर्थात् नुं पीयुं 34) = लडाई करवी; सांजे थवुं; to fight against; ... (अर्थात् उपरथी) ना. सा. क्रि. (Denom. Verb) वर्त. परस्मै. 3/1 वं. 8, 86; ... (Geld. ...) वर्त. परस्मै. 3/3 ध्रु. 88, 20. शुद्धि अर्थात्

12 अर्थात् (अर्थात् नुं पीयुं 34; शुद्धि 2 धा. 100) क) वि. (गुनाहनी हर्दथी) पसार थय्यिषु

* जेज प्रभायै ... नी 2/1 ... तथा ... अर्थात्. † 1, 1=...; e. g., ... a drinker, an eater; ... a bridge; ... = ... dead, &c.

(असल.); युनाह् नरेलु; transgressed (lit.); sinful; *दुःखः* २/१ य. १४, ४६; *शुष्मि* *दुःखः*

५) सा. ना. नर. युनेहगार—पापी भायुस; a sinful person; *शुष्मि* *दुःखः*

२ *दुःखः* सा. ना. नर. ध्रुवड (रू.नी., युस्ती तथा हारखे); an owl (Sp., Jus. & Har.); *vide* *दुःखः*

दुःखः वि. ना. नर. पुरा युटपरस्त शसनुं नाम; name of a wicked idolator; *दुःखः* २/१ य. ५, १०८; य. १८, ८७. (*शुष्मि* *मोदी*)

दुःखः (*शुष्मि* धा. *दुःखः*) सा. ना. नांरी. लडाह, भारामारी; battle, strife. Comp. *दुःखः*; *दुःखः* य. १४, ५७; *दुःखः* ७/१ य. ८, ३०; *दुःखः* २/३ य. १३, ३७; *दुःखः* ७/३ य. १३, १७. २३. २७. ६७; *दुःखः* ७/३ य. ५, १३१. *शुष्मि* *दुःखः* *दुःखः*

दुःखः (*दुःखः** नुं पीशुं ३५) सा. ना. क) पुल; a bridge. Comp. *दुःखः*; *दुःखः* २/१ य. २४, ४२; *दुःखः* २/३ वं. १४, १९. *शुष्मि* *दुःखः*
५) मार्ग, रस्ता; a passage, course; *दुःखः* *दुःखः* a dry passage (सुक्री मार्ग) २/१ य. ५, ७७. ७८.

दुःखः (= *दुःखः*) (*शुष्मि* *दुःखः* तथा १ धा. *दुःखः*) समास वि. (चिन्वत) पुलनी पास-पानी करनार (कुतरो); *दुःखः* *दुःखः* the two dogs that guard the Chinvat bridge नर. १/२ वं. १३, ८.

दुःखः विरो *शुष्मि* *दुःखः*

दुःखः वि. ना. नर. सुरदां दारनार भायुसनुं नाम; name of a corpse-burier; *दुःखः* (Wester. *दुःखः*) २/१ य. ५, ११३. (*शुष्मि* *मोदी*)

१ *दुःखः* (*दुःखः** नुं पीशुं ३५; *शुष्मि* ते *दुःखः*) समास ना. नांरी. युनाह्नी हस्थी पार थम्बु तन; युनाह् *दुःखः*—पापी तन; a sinful or criminal body; *दुःखः* ४/१ वं. ४, २०. २१. २४. २५. २८. २९. ३२. ३३. ३५. ३६. ३८. ३९; वं. ४, ४१. ४२; वं. ५, ४४; वं. ६, ५. ६. १६. ४८; वं. ७, ७२; वं. १३, २४; वं. १६, १३; *दुःखः* (Wester.) वं. ७, ५३.

५) वि. पापी—युनेहगार तनवाणो; पापी, युनेहगार; sinful, criminal; *दुःखः* वं. ५, ४. ७; वं. ८, ३४; य. १०, ६७; *दुःखः* नर. १/३ वं. १३, ३८; वं. १५, १. २. ४. ६. ७. ८.

२ *दुःखः* (= *दुःखः*) वि. ना. नर. पेशु-तन; युरतास्प पादशाहनेो छेकरी; a son of King Gushtâsp, and the head priest in Kangdez. In the Avesta his name occurs only once, viz., in the Vishtâsp Yasht. He was made to drink the consecrated milk, and consequently became immortal. *दुःखः* १/१ य. २४, ४. (*शुष्मि* *मोदी*)

दुःखः (*शुष्मि* २ *दुःखः* तथा *दुःखः*) समास वि. ध्रुवडनां *दुःखः* पीछांवाणुं (पक्षि) (असल.); पक्षिनुं नाम (वि. ना. नर.); owl-feathered (lit.); name of a bird; the feather of the Pesho-Parena plays the same part as the Simurgh's feather in the Shâh-Nâmeh, i. e., for healing wounds, by rubbing it over the wounded part. When Rûdâbeh's flank was opened to bring forth Rustam, her wound was healed by rubbing it with a Simurgh's feather. Rustam, wounded to death by Isfendyâr, was cured in the same manner (Dar.); *दुःखः* *दुःखः* ६/१ य. १४, ३५.

दुःखः (*शुष्मि* १ *दुःखः* ५ तथा *दुःखः* ५) समास ना. नर. युनेहगारोनेो सरदार—वडा; the chief of the criminals; *दुःखः* *दुःखः* a robber, skulls in-crushing (Mills); a robber condemned to death (Dar.); a thief whose head is forfeit (Jack.); epithet

* *शुष्मि* भांइ अवस्ता व्याकरण, संदि ३७-३८ मे.

* *शुष्मि* भांइ व्याकरणा व्याकरण, संदि ३७-३८ मे.

ઝમિવો (અલયુર્જ પાહાડ) (દારમે.); ... Hara Berezaity around which many (stars) revolve (Dar.) નારી. ૨/૧ ય. ૧૨, ૨૩. જુઝ્મો નીચે.

ઝમિવો સમાસ વિ. જેની આસપાસ ધણા (સિતારા) ફરે ઝમિવો (અલયુર્જ પાહાડ); ... Hara Berezaity around which many (stars) revolve (Dar.) નારી. ૨/૧ ય. ૧૦, ૫૦.

દેશાસુઝ્મો (સુઝ્મો) (જુઝ્મો) સમાસ વિ. ધણા દશ હજાર; many tens of thousands. ... નારી. ૧/૩ ય. ૧૩, ૧૫; ... નારી. ૨/૩ વં. ૨૦, ૪.

દુઝ્મો (જુઝ્મો) સમાસ ના. નર. ધણી જાતના વૈદો, ધણા વૈદો; many doctors or healers; ... વં. ૭, ૪૪.

પા સમાસ વિ. પુર તંદરોરતી આપનાર; giving full health; ... નીઆ. ૫, ૬; સીરો. ૨, ૯; ... નર. ૮/૩ નીઆ. ૩, ૧૧.

પુઝ્મો સમાસ વિ. પુરનાં સુખ—આનંદવાળું; having many comforts; rich in enjoyments; ... ૪/૧ ઇન્. ૯, ૨૭.

વિ. ના. નર. નામાંકિત પુરુષનું નામ; name of an illustrious personage; ... ૬/૧ ય. ૧૩, ૧૨૪.

જુઝ્મો સમાસ વિ. પુઠકળ -ધણા ભાઈવિળો; ... Hutaosa, of the many brothers (ધણા ભાઈવિળો હુતઝ્મોસ) નારી. ૧/૧ ય. ૧૫, ૩૫.

જુઝ્મો વિ. પુઠકળ, સંખ્યાબંધ, ધણા; ... in the meeting thick with numbers (ભર મીજલસમાં) નર. ૭/૧ ઇન્. ૧૧, ૨.

જુઝ્મો (જુઝ્મો) સમાસ વિ. પુર મરકી-પીડાવાળું; full of plague or pestilence; ... (પુર મરકીવાળો હારોમન) નર. ૧/૧ ય. ૧, ૨. ૪-૧૯; વં. ૧૯, ૧. ૪૩. ૪૪; વં. ૨૨, ૨. ૯. ૧૫; ય. ૧૦, ૫૦. ૯૭; ય. ૧૨, ૨૩; ... ૨/૧ ય. ૧૮, ૨; ... વં. ૧, ૪; ... ૬/૧ ઇન્. ૧૬, ૮; ઇન્. ૧૬, ૨. ૪.

જુઝ્મો સમાસ વિ. પુરતી યુક્તિ—તદખીરવાળો; પુરતી હિકમતવાળો; full of skill or ingenuity; ... નર. ૨/૧ ય. ૧૦, ૬૧.

જુઝ્મો સમાસ નામ; પુર સખુન; many words or sayings. ... (Geld. ...) ૬/૩ ઇન્. ૯, ૨૫.

જુઝ્મો (જુઝ્મો) સમાસ વિ. પુર ધાંસ—આરાવાળું; rich in pastures; ... ૧/૧ ય. ૧૯, ૧૭; ... ૨/૧ વં. ૧, ૧૦; ... mountains rich in pastures નર. ૧/૩ ય. ૧૦, ૧૪; ય. ૧૩, ૯.

જુઝ્મો સમાસ વિ. પુઠકળ આકર નકરવાળો, ધણાં માણસોવાળો; well provided with attendants or men; ... ૧/૧ ય. ૧૮, ૧; ... ૧/૩ ય. ૧૩, ૧૩૦.

જુઝ્મો સમાસ વિ. ધણાં સો; many hundreds; ... ૧/૩ ય. ૧૩, ૧૫; ... ૨/૩ વં. ૨૦, ૪.

જુઝ્મો (જુઝ્મો) સમાસ વિ. ધણી તરાહનું, પુઠકળ જાતનું; of many kinds or species. ... ૧/૧ ઇન્. ૧૦, ૧૨; ... ૨/૧ ઇન્. ૧૫, ૧૧; ... ૬/૧ સીરો. ૨, ૧૨; ... ૬/૧ ય. ૭, ૦; સીરો. ૧, ૧૨;

नीत्या. ३, २; **अर्द्धसप्तशत**-शब्दकोश Geld. १३ छन्द. ११, १; **अर्द्धसप्तशत**-शब्दकोश नारी. १३ य. १३, १३. शुद्ध्या नीयता ये व्याल.

अशुभस्युक्त-रक्षस्युक्त-शब्दकोश (शुद्ध्या धा. **स्युक्त**) सभास वि. तरेहवार जन्तुनां काम करनार (अ-सल); मकरआण; धृष्टी जन्तुना युनाह करनार (हारले); धृष्टी जन्तुना पुंशुण आलवाया मा-युसो (रफी.); doing evil practices, fraud-ulent; committing many kinds of crimes (Har.); hairy beings of many kinds (Sp.); **अशुभस्युक्त-रक्षस्युक्त**-शब्दकोश (Geld. **अर्द्धसप्तशत**-शब्दकोश) १३ छन्द ११, १.

असुखस्युक्त-रक्षस्युक्त-शब्दकोश (शुद्ध्या **असुखस्युक्त-रक्षस्युक्त**) सभास वि. पुंशुण जन्तुना पेहे-वानोनां टोलांवाणी (आरतो); **असुखस्युक्त-रक्षस्युक्त** (women with their numerous troupes of heroes) नारी. १३ वीरप. १, ५.

असुखस्युक्तस्युक्त-शब्दकोश विरो शुद्ध्या **असुखस्युक्तस्युक्त**-शब्दकोश

असुखस्युक्तस्युक्त-शब्दकोश (शुद्ध्या **असुखस्युक्तस्युक्त**) सभास ना. नारी. पुरती रीति जेर करवु; completely smiting down; **असुखस्युक्तस्युक्त**-शब्दकोश **असुखस्युक्तस्युक्त** (अर्द्धसप्तशतं पुरतीरीति जेरकरवु) २१ छन्द. ५७, २६; य. १०, ११. ८४; य. २४, २५; आर्द्ध. गाहाम. १५; तथा दरेक आर्द्धरगातमां **असुखस्युक्तस्युक्त** **असुखस्युक्तस्युक्त** ना करदाभां.

असुखस्युक्तस्युक्त-शब्दकोश (**असुखस्युक्तस्युक्त** = **असुखस्युक्तस्युक्त**; शुद्ध्या धा. **असुखस्युक्तस्युक्त**) सभास वि. पुरती रीति नगेह-आनी रायतो; watching or guarding well; epithet of Drvāspa; **असुखस्युक्तस्युक्त** **असुखस्युक्तस्युक्त** **असुखस्युक्तस्युक्त** नारी. २१ य. ८, १. Geld. **असुखस्युक्तस्युक्त**

असुखस्युक्तस्युक्त-शब्दकोश (= **असुखस्युक्तस्युक्त**) (शुद्ध्या **असुखस्युक्तस्युक्त**) सभास वि. पुंशुण-धृष्टां लश्करवाणु; **असुखस्युक्तस्युक्तस्युक्त**-शब्दकोश (sovereignty arrayed with many armies) ना-य. २१ य. १०, १०६; **असुखस्युक्तस्युक्तस्युक्त** **असुखस्युक्तस्युक्तस्युक्त** the Fravashis who form many battalions (पुंशुण लश्कर-वाणां इरीहरी) नारी. २३ य. १३, ३३.

अशुभस्युक्त-शब्दकोश (= **अशुभस्युक्त** = **अशुभस्युक्त**) वि. ना. नर. पौरारारप, येमअर अशी नरतोश्तना आपनु नाम; the father of Zarathustra, who was born to him as a reward for his performing the Haoma ceremony. Literally, Pouroshaspa means possessing many horses. **अशुभस्युक्त**-शब्दकोश ११ छन्द. ८, १३; **अशुभस्युक्त**-शब्दकोश २१ य. २३, ४; **अशुभस्युक्त**-शब्दकोश ११ वं. १८, ४. १. ८५; छन्द. ८, १३; य. ५, १८; य. २४, २.

अशुभस्युक्त-शब्दकोश वि. पुंशुण, धृष्टु; plentiful; numer-ous (fr. शब्दकोश); or: of a very long period (fr. शब्दकोश = शब्दकोश = Sans. पूर्व prior in time धृष्टा वप्यतना, धृष्टाने लांणी मुहता; **अशुभस्युक्त** **अशुभस्युक्त** (= पुंशुण अथवा धृष्टा वप्यतनां पडी रडेलां हाउकां तथा आल) ना-य. २३ वं. ७, ५७

अशुभस्युक्तस्युक्त-शब्दकोश (शुद्ध्या शब्दकोश तथा **अशुभस्युक्तस्युक्त**) सभास वि. पुरतां अणकाठवाणु, अथवा पुरतां सुख—आसानीवाणु; with full lustre; *otherwise*: with fulness of welfare-comfort; **अशुभस्युक्तस्युक्त**-शब्दकोश **अशुभस्युक्तस्युक्त** नारी. ११ य. १८, ४; य. १८, ५४; **अशुभस्युक्तस्युक्त**-शब्दकोश **अशुभस्युक्तस्युक्त** नारी. २१ छन्द. १८, ११; य. १०, १०८.

अशुभस्युक्तस्युक्त-शब्दकोश वि. ना. नर. नामांकित पुरधनु नाम; name of an illustrious personage; **अशुभस्युक्तस्युक्त** **अशुभस्युक्तस्युक्त** ११ य. १३, ११४.

अशुभस्युक्तस्युक्त-शब्दकोश (= **अशुभस्युक्तस्युक्त**) (शुद्ध्या **अशुभस्युक्तस्युक्त**) सभास वि. धृष्टा हजर; many thousands; **अशुभस्युक्तस्युक्तस्युक्त** **अशुभस्युक्तस्युक्तस्युक्त** नारी. २३ य. १३, १५; **अशुभस्युक्तस्युक्तस्युक्त** **अशुभस्युक्तस्युक्तस्युक्त** नारी. २३ वं. २०, ४.

अशुभस्युक्तस्युक्त-शब्दकोश (शुद्ध्या शब्दकोश तथा **अशुभस्युक्तस्युक्त**) सभास वि. पुर युताहवाणो, युताहथी नरेलो (असल.), युनेहगार; धृष्टा कीनावाणो; tainted with sin, criminal. Pehl. **अशुभस्युक्तस्युक्तस्युक्त** very vindictive; **अशुभस्युक्तस्युक्तस्युक्त** नर. १३ छन्द. ३२, ६.

अशुभस्युक्तस्युक्त-शब्दकोश (**अशुभस्युक्तस्युक्त**) (**अशुभस्युक्तस्युक्त**) वि. पेहेसु;

१ न नदीधे शब्दकोश नी पछी न वधरि आओ.

first; ... (Geld.)

... (Geld.)

... during

the first part of the day, during the first

part of the night (दीवसना पहिलेला भाग

ध्याने पोहोरमां, रातना पहिलेला पोहोरमां) (अ

नी मतलये) वं. ४, ४५.

आसपास धरुण (सतारा) इरे म्येवा (अलपुत्र

पाका () ...

... क्रि. म्. सउथी पहिलेलां, प्रथम; at first,

first (adv.); ... २/१

(क्रि. म्.) वं. ४, ४७.

... वि. धरुणां, संख्यायन (दारमे.); many,

numerous (Dar.); ... २/३ य.

२४, २६.

... (शुभ्या ...)

... समास वि. प्राचीन वपतथी पेताना

डेरवेला मार्ग प्रमाणे इरनार—आलनार; taking

one's course from antique period according

to one system; ... (ना-य.

२/१ ने अदले) वं. १६, ४२.

... (...) क्रि. म्. सउथी

पहिलेलां, प्रथम; first; earliest in time; ...

... ३१, ७.

... (= ...) सा. ना. नर.

अदननी आंमडी; the skin; शुभ्या नीयेनो

आल.

... (शुभ्या ...)

समास वि. आंमडीनी पोहोणाधनि लगतुं; of the

breadth of the skin; ...

... (तेनां मांधाने आंम-

डीनी उडाध सुधीतुं कापी नाये) वं. ३, २०; वं.

६, ४६; वं. १८, १०.

... (= पांशु, पांशु) सा. ना. नारी. धुण; dust;

... १/१ वं. ७, ५०; वं. ६, ३१; ... २/१ वं.

८, ८. शुभ्या ... तथा नीयेनो आल.

... (...) वि. धुणवाणो, धुणथी

भरेसो (रस्तो); (a way) dusty; covered

with dust; ... २/१

वं. ३, ११.

... म्येवा विरो

... वि. ना. नर. पाहाउतु नाम दीसेछे; pos-

... Paonku Mountains. १/३ य. १६, ३. (Wester-

... विरो शुभ्या ...

... विरो शुभ्या ...

... (Gâth.) (शुभ्या धा. ...) सा. ना.

... (Gâth.) (शुभ्या धा. ...) सा. ना.

... विरो शुभ्या २ ...

... सा. ना. नर. करं; sleet; ...

... (...) नाम*

... (...) वि. करं-

... (= ...)

* येना जोलासा आये शुभ्या मांइ अवरत

Pro = Ger. Vor = Forth) १ उप. क) पुष्कण, वधारे, धल्युं, आगण लंआधमां; आहारः—forward, forth; excessive; lengthwise; out of; लभके मीरामांते मायुसोनी छु आदती, पुष्कण मायुसो (वीरप. १२, १); मयुसोते आगण नवुं (य. ५, ८. ६); मयुसोते आगण लधिनवुं (वं. २, ६; वं. ७, ७६); मयुसोते आगण—लंआधमां वधवुं (वं. २, १०. १४. १८); मयुसोते आहार पडवुं—नीकणवुं (वं. ७, ३६); मयुसोते म्हेटिथी म्वालवुं—केहेवुं (वं. ८, १६; वं. १६, १८).

५) छुटुं, शुटुं, भाकवुं; free from; शुच्यो उ मांते

केटली म्पिक वपने म्पे उपसर्ग क्रियापदनी साथे तथी आवता, पयु तथी नरा दूर आविंते, अने त्पारे मांते ने पदले मांते आविंते:—लभके मांते

मयुसो. मयुसो. मयुसो (छिन. ६, २६); मयुसो. मयुसो (वं. ५, १२); मयुसो. मयुसो (वं. ५, १०.)

२ वि. आगण; forward; in advance of something else (adj.); शुच्यो मयुसोते, मयुसोते, मयुसोते

मयुसोते (शुच्यो २ धा. ५७) सा. ना. नारी. इगाध, दगलआण; deceit, fraud; मयुसोते छिन. ३२, १४.

मयुसोते विरो शुच्यो धा. मांते ५.

मयुसोते, मयुसोते विरो शुच्यो १ तथा ३ धा. मयुसोते

मयुसोते (= मयुसोते = प्रेष्ठ = Ger. Ferste = First) (२ मांते उपरथी) अति. वि. सडिथी आगण, पेहेलवुं; धल्युं; foremost; first; most; मयुसोते (वेडो, सडिथी पेहेलवा दरननतो) नर. ११ य. १६, ३४; मयुसोते २१ (कि. अ.) वं. १, ३; वं. ३, ४. ५. ६. ८. १०. १२. १३. २२. २३; वं. ५, ४६; वं. ८, ५; वं. ६, २; य. १३, १०५. मयुसोते (सडिथी पेहेलवा) नर. १३ छिन. ४६, ८. वजी म्पे छेक्षा म्वालने मांते (मिय प्यारे) नी अतिशयार्थक (superlat.) गली म्पे ते म्पेने अर्थ " सर्व प्रिय, धल्युं परसंद पडता " थधरिदि.

मयुसोते विरो शुच्यो धा. मांते

मयुसोते अति. वि. धल्युं आगण ननार; कोधि तरक धल्युं वलायु लेनार; म्पे म्वालने पुसती धा. मांते (आगण नवुं) उपरथी नीकणवो गल्ये; मयुसोते नारी. १३ य. १३, २५.

मयुसोते विरो शुच्यो धा. मांते

मयुसोते (मांते उपरथी) सा. ना. ना. य. इरवुं, म्वालवुं; नहडपथी नवुं; turning round, going fast. शुच्यो मयुसोते-मयुसोते मयुसोते-मयुसोते, मयुसोते-मयुसोते

मयुसोते (शुच्यो धा. मांते) (गर-मीनो) छेडो लावनार (मयाम्रिम गाहामभार); the Ayâthrema (Gâhambâr) which closes the summer; the promoter (Sp); the furtherer (M.); मांते नी पछीनो उ अमथो व-धारनो हो म्पे, अथवा म्पे मांथी म्पे नीडणी गयाथी थयो हो म्पे; मयुसोते मयुसोते अति. वि. नर. २१ छिन. २, ६; वीरप. २, २; मयुसोते नर. ४१ छिन. १, ६; छिन. ३, ११; मयुसोते नर. ६१ वीरप. १, २.

मयुसोते (= प्रोक्त) (= मयुसोते + मांते ; शुच्यो मयुसोते) लू. इ. नोहेर—आदलीरीते म्वालवुं; नोहेर क्रीवुं; declared; spoken; proclaimed; मयुसोते नर. ११ य. २१, ४; मयुसोते ना. य. १३ छिन. ४८, १. शुच्यो मयुसोते-मयुसोते, मयुसोते-मयुसोते

मयुसोते (मयुसोते + मांते ; शुच्यो मयुसोते) सा. ना. नारी. नोहेर—आदलीरीते केहेवुं (असल.); (म्पिना म्पेने) समनववुं; proclaiming (lit.); elucidating (the holy text); मयुसोते ४१ वीरप. १५, २.

मयुसोते (शुच्यो धा. मांते) वत. इ. वि. म्पे-आरतो, इंडारा मारतो (धोडो); neighing; snorting (as a horse); शुच्यो नीचेनो म्वाल.

मयुसोते-मयुसोते (शुच्यो मयुसोते) समास वि. इंडारा मारता धोडावागो (असल.); शिताय म्वालना धोडावागो; मयुसोते-मयुसोते ... मांते मयुसोते

Kingdoms with snorting (i., e. fleet) horses. ना-य. २/३ य. ५, १३०; य. १३, ७ (Wester.); गेहसन्तरीनां योपडीमां यमि योले नथी.

सं. प्रोथ = घोडानी नसकारी; the neighing or snorting of a horse. Comp. Sans. प्रोथ the nostrils of a horse; शुच्ये। संस्कृतशब्दावली

वि. ना. न२. नामांकित पुरुषपुं नाम; name of an illustrious personage; -इमांशु (Wester. संस्कृतशब्दावली) १/१ य. १३, १२२.

(असल ३५ संस्कृतशब्दावली + शब्द); शुच्ये ३ धा. संस्कृतशब्दावली क) सा. ना. नारी. यमि काद, धिमान; धीन; faith; belief; religion; -शब्दावली संस्कृतशब्दावली २/१ धि. १३, ८; शुच्ये संस्कृतशब्दावली संस्कृतशब्दावली

य) वि. ना. नारी. क्रयिरेति (धियाने धीन उपर यमि काद रायवाभाये) नो हा—करहे; धिश्नेना १२-१३ मा हाने मरे वपरायमि ला आवे-छे; संस्कृतशब्दावली (Pehl. संस्कृतशब्दावली) the Hâ of the Profession of Faith (lit.); generally used for Chap. XII—XIII of Yasna. संस्कृतशब्दावली संस्कृतशब्दावली २/१ धि. १३, ८.

(शुच्ये ३ धा. संस्कृतशब्दावली) वर्त. क. यमि-काद रायतां (असल.); धीन उपर यथवा धीनतां कामनी उपर पुरतुं यमि कीन रायतां; putting faith in religion or any religious deed (indecl.); असल ३५ संस्कृतशब्दावली = संस्कृतशब्दावली (भीजे = नीकणी नवाथी तथा छेडाना = नो धयाथी); यथे ठेकायि यमि न ३५मां यमि योले वपरायमि ला आवेछे; संस्कृतशब्दावली संस्कृतशब्दावली १/१ य. १०, ६; संस्कृतशब्दावली संस्कृतशब्दावली १/३ धि. ३०, ५; संस्कृतशब्दावली संस्कृतशब्दावली ५३, २; वीरप. १४, २; य. १०, ५१; य. १३, ६२.

वि. ना. न२. पाहाडनुं नाम; name of a mountain; संस्कृतशब्दावली य. १६, २.

(= प्रकर) (शुच्ये धा. १ धा. संस्कृतशब्दावली) सा. ना. न२. काम, धंधा, रोजगार; work, business, employment; संस्कृतशब्दावली ७/१ वं. १६, ४१.

सा. ना. न२. (अर्थ यथोक्त) क)

मगइरी; कनिथो, डेरी (रपी., युस्ती तथा हारजे); अंड (दारमे.); pride; strife (Sp., Jus. & Har.); hump-back (Dar.). Pehl. संस्कृतशब्दावली संस्कृतशब्दावली १/१ वं. २, २६, ३७.

य) मगइर भायुस; कलु आयोर शयस (हारजे); अंड भायुस (दारमे.); a proud person; a querulous person (Har.); a hump-backed person (Dar.); संस्कृतशब्दावली १/१ य. ५, ६३.

शुच्ये धा. संस्कृतशब्दावली तथा संस्कृतशब्दावली) समास वि. नारा उत्पन्न करेता (लुग्रि); (the brigand) who works destruction; संस्कृतशब्दावली संस्कृतशब्दावली संस्कृतशब्दावली संस्कृतशब्दावली १/१ य. १३, १३९.

(orig., संस्कृतशब्दावली + शब्द) = वधतु; to grow; शुच्ये संस्कृतशब्दावली, संस्कृतशब्दावली

(शुच्ये धा. संस्कृतशब्दावली) सा. ना. ना-य. (पाणीनुं) वेहेतु; पाणीना प्रवाह; the flowing (of the waters). -शब्द संस्कृतशब्दावली संस्कृतशब्दावली (पाणीना वेहेव ने) २/१ धि. ४२, ९.

(शुच्ये धा. संस्कृतशब्दावली) सा. ना. ना-य. वधारि; growth; संस्कृतशब्दावली ७/१ वीरप. १४, २; य. १०, ६. २४. ४६. ५१; य. १३, ६२; य. १६, ४६. ५०.

विशे. शुच्ये १ धा. संस्कृतशब्दावली

(शुच्ये धा. संस्कृतशब्दावली) सा. ना. नारी. वधारि; growth, increase; संस्कृतशब्दावली ३/१ संस्कृतशब्दावली. १, ३०; य. २२, ३७. शुच्ये नीयिना योले.

(शुच्ये १ धा. संस्कृतशब्दावली) समास वि. वधारि आपनार; increase-giving; growth-giving; संस्कृतशब्दावली संस्कृतशब्दावली १/१ य. १०, ६५.

वि. पुछवा लायिक; worthy of being asked or inquired; rt. संस्कृतशब्दावली, fr. संस्कृतशब्दावली to ask. संस्कृतशब्दावली संस्कृतशब्दावली (माइ) नाम यमि के तुं पुछवालायिक छे, धियाने मारे विशे दरेक संस्कृतशब्दावली पुछपुरछ करवानी आहेरा रायिछे; my name i the One of whom questions are asked Otherwise: संस्कृतशब्दावली = first; संस्कृतशब्दावली

‘येः’ अस्मै my first name is ‘I exist,’ i. e., I am Ever-living (Yt. 1, 7). वणीं च्मिं योऽलनो अर्थे ‘पेहेऽस्तु’ णीं करवामां आऽन्यो छे च्मम लेतां च्मनो अर्थे (माई) पेहेऽस्तु नाम (च्मिं के) दुं हयात छे, ह्चिआने ह्मेरा ने ह्मेरा सुधी दुं च्चवतो छे (य. १, ७).

अवस्था (ऋचिं २ धा. अ.) सा. ना. ना. च्म.

गायुं, गायत; chanting; chant. अवस्था (ऋचिं २ धा. अ.) सा. ना. ना. च्म. २।१ छि. ५५, ७; वीर्य. ३, ७; वीर्य. १३, २.

अवस्था, अवस्था (विशे ऋचिं १ धा. अ.)

अवस्था (असल ३५ अवस्था); ऋचिं ३ धा. अ.) सा. ना. नर. आनार, पीनार; one who eats or drinks. अवस्था १।१ य. २१, ७.

अवस्था (असल ३५ अवस्था); ऋचिं ३ धा. अ.) सा. ना. नारी. पीयुं; drinking; अवस्था अवस्था अवस्था (कृतीने रस काहोडेला होमनां ‘पीवा पछी) ३।१ य. २१, ६.

अवस्था वि. ना. नारी. नामांकित क-यातुं नाम; name of an illustrious maiden; अवस्था ६।१ य. १३, १४१. (ऋचिं ३ धा. अ.)

अवस्था (विशे ऋचिं ३ धा. अ.)

अवस्था (= अवस्था = افراسیاب) वि. ना. नर. अफ़रासियाब. The Afrāsyaḥ of Firdosi. He was a descendant of Tūr, the son of Faridoon, and was the King of Tūrān. He was unjust and merciless; he killed his own brother Aghraeratha for his strong sympathies towards the Irānians. He was denied the Kyānian glory, which he begged of Ardvī Sūra.

“ The perpetual struggle between Irān and Tūrān, which lasts to this day, was represented in the legend by the deadly and endless wars between Afrāsyaḥ and the Irānian kings from Minochehr down to Kai Khosru. The chief cause of the

feud was the murder of his own son-in-law, Syāvakhsh, by Afrāsyaḥ at the instigation of Karsivaz, his brother (Dar.)”

Finally, Afrāsyaḥ was captured by a man named Haoma Frāshmi, who gave him up to Kai Khosru, who killed him in revenge for his father Syāvakhsh. अवस्था १।१ य. ५, ४१; य. १६, ५९. ५७. ८२. ६३; अवस्था २।१ छि. ११, ७; य. ६, १८. २२; य. १७, ३८; य. १६, ६७. ऋचिं ३ धा. अ.

अवस्था (ऋचिं ३ धा. अ.) सा. ना. नर. आ- गण आलनार; he that goes forward; epithet of Mino-Rām; अवस्था १।१ य. १५, ४५.

अवस्था (ऋचिं ३ धा. अ.) कृ. वि. आलतो; walking; अवस्था ... अवस्था the friend who walks (आलतो दोस्त) नर. १।१ छि. १२, ८; नीआ. ५, १४.

अवस्था (य. १५, ५५.) (अरसम) आंविही (दारमे.); (the Baresma) tied (Dar.); lit., collected; rt. अवस्था

अवस्था (ऋचिं ३ धा. अ.) सा. ना. ना. च्म. मारतुं, नारी करेया; smiting, destroying; अवस्था ५. २, १३.

अवस्था (ऋचिं ३ धा. अ.) सा. ना. नारी. नारी, हानी; destruction, ruin; अवस्था ५. २, ५.

अवस्था वि. वधारे करतो; वधारे करनारी; progress-making; अवस्था = अवस्था (ऋचिं ३ धा. अ.) च्मिं योऽल) ; अवस्था ना. च्म. १।१ य. १२, १.

अवस्था (= अवस्था = فرزاد = प्रजा = अन्ध) (ऋचिं १ धा. अ.) सा. ना. नारी. अरुण, च्मिं- लाए, अरुणिकरी; an offspring, a son; अवस्था १।१ छि. ६०, ७; अवस्था २।१ छि. ६२, ५; अवस्था ६८, ५; अवस्था २।१ य. १०, ३; अवस्था २।१ छि. ६५, ११;

* अवस्था—suffix (past act. partic.); vide my Avesta Grammar, § 563.

अवस्थाशब्दकोश २/१ य. १५, ४०; अवस्थाशब्दकोश ३/१
१०, ३८; अवस्थाशब्दकोश ६/१ य. १३, १३४. शुद्ध्या
अवस्थाशब्दकोश, अवस्थाशब्दकोश

अवस्थाशब्दकोश (= अवस्थाशब्दकोश, अवस्थाशब्दकोश)
(अवस्थाशब्दकोश उपरधी) वि. कुरन्तवधु; rich
in children; अवस्थाशब्दकोश fem. (a woman)
rich in offspring (नारी. २/१ ने अदले)
य. २१, ७. ११. १५; य. २४, ४६.

अवस्थाशब्दकोश (शुद्ध्या अवस्थाशब्दकोश) वि. पुरावाली
उपनयनाई, पसंद पडतु; pleasant, agreeable ;
अवस्थाशब्दकोश-अवस्थाशब्दकोश (पुरनुमा अंगवस्त्र
पेहेरीने) २/१ य. ५, १२९. (Geld. अवस्थाशब्दकोश)

अवस्थाशब्दकोश (शुद्ध्या धा. अवस्थाशब्दकोश तथा
अवस्थाशब्दकोश) समास वि. युद्धि—भान नीकणी नम्ये
तेवा (कृडको), अशुद्धि—अभान थधु नम्ये नम्ये
(कृडको); fainting, swooning (as a blow);
अवस्थाशब्दकोश अवस्थाशब्दकोश २/१ वं. ४, ४०. ४२; वं. ५,
३७; वं. १३, १२. १३. १४. १५; वं. १४, १.

अवस्थाशब्दकोश वि. ना. नर. सरोवरतु नाम छे.
म्ये सरोवर आगण उभा रडिने गुशतास्य पादशाडे
अरेदीखर पासि दुआ भांगी के, हु तुरानी अरनस्य
तथा पीन अदकारिने रोकरत कडे; the name of
a lake supposed to be in Seistan, near
which King Gushtâsp addressed his pray-
ers to Aredvi Sûra to overcome Arjâsp and
other Turanians. According to the
Hoshedar Bâmi (Av.
अवस्थाशब्दकोश), the future prophet, will
be born near this lake. अवस्थाशब्दकोश अवस्थाशब्दकोश
२/१ य. ५, १०८. शुद्ध्या भादी.

अवस्थाशब्दकोश (शब्दकोश उपरधी) अधि. वि. वधारे
आगणतु; forward; onward (compara. adj.);
अवस्थाशब्दकोश...अवस्थाशब्दकोश the wind that blows before
नर. २/१ सीरी. २, २२; अवस्थाशब्दकोश (क्रि.अ.) य. २४,
२६; अवस्थाशब्दकोश...अवस्थाशब्दकोश नर. ६/१ सीरी. १, २२;
अवस्थाशब्दकोश अवस्थाशब्दकोश in the higher place (वधारे
आगणनी-अदती-उदनी नगाभां) नर. ७/१ य.
२२, १४; अवस्थाशब्दकोश अवस्थाशब्दकोश (Wester.)
super. adj. in the foremost place (अधुनी
आगणनी—अधुनी उदने दरननेनी नगाभां) नर.

७/१ य. २२, १४. अवस्थाशब्दकोश (Wester. अवस्थाशब्दकोश
अवस्थाशब्दकोश) ४/१ य. १५, ५५.

अ) पेहेल्लु; first; अवस्थाशब्दकोश अवस्थाशब्दकोश
(O Haoma!) at the first force of thy
pressure; २/१ अद. १०, २.

ग) वधारे दूर; further, more distant;
अवस्थाशब्दकोश वं. १९, २.

अवस्थाशब्दकोश (Yt. 24, 43) I have said (to
thee) first (Dar.); variant;— अवस्थाशब्दकोश;
अवस्थाशब्दकोश first; अवस्थाशब्दकोश = अवस्थाशब्दकोश य (Dar).

अवस्थाशब्दकोश-अवस्थाशब्दकोश (शुद्ध्या अवस्थाशब्दकोश तथा
अवस्थाशब्दकोश) समास वि. अमिक अिल्लस—वेहेत नठतु
वधारे दूर; a span farther अवस्थाशब्दकोश-अवस्थाशब्दकोश
(Wester. अवस्थाशब्दकोश) १/१ वं. ८, ७९. ७७. ७८.

अवस्थाशब्दकोश वि. ना. नर. नामांकित पुरषतु नाम;
name of an illustrious personage; अवस्थाशब्दकोश
अवस्थाशब्दकोश ६/२ य. १३, १२५. Wester. अवस्थाशब्दकोश;
(शुद्ध्या भादी.)

अवस्थाशब्दकोश (= अवस्थाशब्दकोश = प्रथम = अवस्थाशब्दकोश (२ शब्दकोश
उपरधी) अति. क) वि. सउथी आगणतु, सउथी
उपरतु; अवस्थाशब्दकोश नर. १/१ गेह १, ६; foremost,
uppermost, top. अवस्थाशब्दकोश अवस्थाशब्दकोश
the top joint of the finger. (अंगलांती
सउथी उपरनी अउथी) ना.य. २/१ वं. ९, १०. १२.
१४; वं. १७, ७; अवस्थाशब्दकोश अवस्थाशब्दकोश (हेराना
सउथी आगण भागमां) २/१ (क्रि. अ.) वं. २,
३०. ३८.

अ) सउथी अउतु—सरस; highest; sup-
reme; अवस्थाशब्दकोश अवस्थाशब्दकोश the highest Yağna,
i. e., Dvâzdeh Homâst Yağna. अवस्थाशब्दकोश
नर. २/१ य. ११, १८; अवस्थाशब्दकोश ३/१ य. ११,
१८. शुद्ध्या नीयेता याल.

ग) सा. ना. नर. आगवान, मुख्य भायुस, सर-
दार; a chief person, a leader. अवस्थाशब्दकोश
... अवस्थाशब्दकोश the heads of the houses,
villages, &c.; अवस्थाशब्दकोश २/३ अद. ८, ७.

* अये योसमां अधिकाधिकं विशेषणं वेवडी नीशानी
लागी. शुद्ध्या भाई अवस्थाशब्दकोश व्याकरण, संके १२६ भा.

खनिरथः (= ५७८१०) वि. ना. नाम. हङ्क्ते
 केशवरीमानां मिक केशवरतु नाम; मिक केशवर तथा
 विदधक्षु (अष्टमस्कन्ध) जेडीआं केशवरौ छे, अने
 युनदेदेशे प्रमाथे अनिरथ नामनां केशरनी दक्षिण
 पश्चिमे आवेलाछे; one of the seven Keshvars
 of the earth, lying to the south-west of
Khanirath; for particulars, *vide* अष्टमस्कन्ध;
 अष्टमस्कन्ध २२ वं. १८ ३८; य. १०, १८.
 १३३; य. १२, ११; अष्टमस्कन्ध ४३
 (हङ्क्ते*); वीरप. १०, १; वीरप. ११, १५

अष्टमस्कन्धः विरो ज्युम्मा २ धा. अष्टमस्कन्धः

अष्टमस्कन्धः विरो ज्युम्मा अष्टमस्कन्धः

अष्टमस्कन्धः वि. ना. नर. नामांकित पुरुषतु
 नाम; name of an illustrious personage;
 "one of the immortals in the Khaniratha
 Karshvaré; he resides in the Peshyánsai
 plain. He is called Khembya for this
 reason, because he was brought up in a
 Khemb (jar) for fear of Khashm (Bund-
 XXIX, 5). He answers pretty well to
 the Agastya and Vasishtha of the Vedic
 legend " (Dar.); अष्टमस्कन्धः ६/१ य. १३,
 १३८. (ज्युम्मा मोदी.)

अष्टमस्कन्धः (ज्युम्मा २ धा. अष्टमस्कन्धः य) क)
 अ. कृ. मुकरर कीवेलु, डेरवेलु; appointed, fixed;
 अष्टमस्कन्धः नारी. १/३ य. १३, ५३. ५५.

य) सा. ना. ना-य. वधारे; growth; in-
 crease; अष्टमस्कन्धः ७/१ य. १३, १८.

अष्टमस्कन्धः विरो ज्युम्मा अष्टमस्कन्धः

अष्टमस्कन्धः विरो ज्युम्मा धा. अष्टमस्कन्धः

अष्टमस्कन्धः विरो ज्युम्मा धा. अष्टमस्कन्धः

अष्टमस्कन्धः विरो ज्युम्मा धा. अष्टमस्कन्धः

अष्टमस्कन्धः (ज्युम्मा १००) सा. ना. नर. पुष्कणपल्लुं,
 अष्टमस्कन्धः; abundance, plenty; अष्टमस्कन्धः
 in abundance ७/१ वं. ३, ३.

* येना मोलासा पावे ज्युम्मा माई अवरता व्याक-
 रथ, संके ५६-६० मो.

अष्टमस्कन्धः वि. पांयवातुं; उडनाई (पक्षि);
 winged, flying (birds); अष्टमस्कन्धः =
 पक्ष = a wing पांय; धा. अष्टमस्कन्धः =
 to strike; to
 flutter आरतुं; कुराववी (पांय); fluttering
 the wings (lit.); पांय कुरावतुं (असल.);
 अष्टमस्कन्धः १/३ य. ८, ४८.

अष्टमस्कन्धः वि. पांयवातुं, उडनाई (पक्षि);
 winged, flying (birds); lit., fluttering the
 wings; अष्टमस्कन्धः a wing; पांय; अने धा.
 अष्टमस्कन्धः ना. कृ. अष्टमस्कन्धः यधने अष्टमस्कन्धः
 नाकीने अष्टमस्कन्धः
 लायाथा अष्टमस्कन्धः यधुं. अष्टमस्कन्धः नारी. २/१
 छिर. ७१, ८; अष्टमस्कन्धः २/३ वीरप. २, १;
 अष्टमस्कन्धः १/३ वीरप. १, १; य. १३, ७८.

अष्टमस्कन्धः (ज्युम्मा २ धा. अष्टमस्कन्धः क) सा. ना.
 ना-य. (पक्षीतुं) उडतुं; the flight (of birds).
 अष्टमस्कन्धः अष्टमस्कन्धः (Wester. अष्टमस्कन्धः)
 २/१ छिर. ४२, ६.

अष्टमस्कन्धः, **अष्टमस्कन्धः** विरो
 ज्युम्मा २ धा. अष्टमस्कन्धः.

अष्टमस्कन्धः (ज्युम्मा १ अष्टमस्कन्धः क तथा उ अष्टमस्कन्धः) समास
 ना. ना-य. गाअमदोरनी अष्टमस्कन्धः, पशुअमोनो
 वधारे; abundance in cattle; अष्टमस्कन्धः १/१
 वीरप. १२, १.

अष्टमस्कन्धः विरो ज्युम्मा १ धा. अष्टमस्कन्धः

अष्टमस्कन्धः (= अष्टमस्कन्धः) (ज्युम्मा १ धा. अष्टमस्कन्धः)
 सा. ना. नर. क्रियाना आलातो तथा तेने लगती
 पीअ अमिने लई अष्टमस्कन्धः-लावनार मोमिद; the
 priest who brings to the Zaotar all the
 implements and other things required
 for the ceremonies; अष्टमस्कन्धः २/१ वीरप.
 ३, १; गेह ३, ५; अष्टमस्कन्धः ४/१ वं. ५, ५७. ५८.

अष्टमस्कन्धः (ज्युम्मा १ धा. अष्टमस्कन्धः) सा. ना.
 नारी. जेठ, अपेलु करवानी अष्टमस्कन्धः; an offer-
 ing, a thing dedicated; ज्युम्मा अष्टमस्कन्धः-
 अष्टमस्कन्धः

अष्टमस्कन्धः (उडतुं प्रपक्ष) (असल अष्टमस्कन्धः + अष्टमस्कन्धः)

अक्षर = अक्ष (= नीकणी . गयाथी) ; अक्षर
 a foot पग ; सा. ना. नर. अक्षरं पगनी पाठली ;
 the instep of the human foot ; अक्षरं
 २/१ वं. ८, १७. १८. १९; वं. ६, २४; अक्षरं ३/१ वं.
 १८, ४०. शुद्ध्यां च्छिनी पछीना जाल.

अक्षर-शब्दावली (= अक्ष-शब्दावली) (शुद्ध्यां
 अक्षर-शब्दावली) समास ना. ना-य. पगनी पाठली न-
 टली लंभाध; the length of the instep ;
 अक्षर-शब्दावली २/१ वं १८, ४०.

अक्षर-शब्दावली (= प्रमत्त) (शुद्ध्यां अक्षर-शब्दावली)
 वि. दोस्ती भरेला विचारवाणुं ; साग विचरनुं ;
 friendly-minded; in good spirit; ... अक्षर-
 अक्षर-शब्दावली नर. १/३ य. १०, ३८.

अक्षर-शब्दावली (शुद्ध्यां २ धा. शब्दावली) सा. ना. नर.
 याद करनार, स्मरण करनार; a reciter; अक्षर-शब्दावली
 १/१ वीरप. ५, १; अक्षर-शब्दावली १/१ धृज. १८, १;
 अक्षर-शब्दावली २/१ वीरप. २, ५.

अक्षर-शब्दावली (शुद्ध्यां २ धा. शब्दावली) सा. ना. ना-य.
 याद करवुं, स्मरण; reciting; अक्षर-शब्दावली २/१
 धृज. ५५, ७; वीरप. ३, ७; वीरप. १३, २.

अक्षर-शब्दावली (शुद्ध्यां १ धा. शब्दावली) सा. ना. ना-य.
 विचार; thought; अक्षर-शब्दावली ४/१ य. १६, ३.
 Wester. अक्षर-शब्दावली

अक्षर-शब्दावली शुद्ध्यां १ धा. अक्षर-शब्दावली

अक्षर-शब्दावली वर्त. परस्मै. उ ज्ञे वर्ग (अथवा
 Inten.) २/३; धा. अक्षर = मथ = उक्तेरवुं, परी-
 शान करवुं; दोहोवी नाप्यवुं; to agitate, to
 perplex; orig., अक्षर-शब्दावली * ye are
 confusing our thoughts (M. and Dar.);
 अक्षर-शब्दावली तमो हमार विचार आडे मार्गे लध
 ज्ञप्तिछे; हमार मनने युमराह करेछे। (मिल्स
 तथा दारमे.) धृज. ३२, ४.

अक्षर-शब्दावली (शुद्ध्यां धा. अक्षर-शब्दावली) सा. ना. नारी.
 च्छिके करे मुकवुं, काहाडी नाप्यवुं; taking off

* च्छेना जालासायाचि शुद्ध्यां भाडे अवस्ता व्याक-
 रण; संज्ञा ४१ भा.

(the shoes); अक्षर-शब्दावली अक्षर-शब्दावली
 (जेडानुं च्छिके करे मुकवा साथे, च्छेना जेडा
 पगमाथी काहाडी नाप्येने) ३/१ वं. ६, २७.

अक्षर-शब्दावली (शुद्ध्यां १ धा. शब्दावली तथा शब्दावली) समास
 वि. माणुसोने पसंद पडनुं; माणुसोने आयादी
 आपवुं (हारले); agreeable or pleasing to
 men; giving prosperity to men (Har.);
 having the men of forethought (M.); ...
 which increases men (Dar.); अक्षर-शब्दावली
 नारी. २/३ वीरप. ७, ३; गेह ५, ५. शुद्ध्यां
 नीचिना जाल.

अक्षर-शब्दावली (शुद्ध्यां शब्दावली) समास वि.
 नर. पहेलवानोने पसंद पडनुं; पहेलवानोने आ-
 यादी आपवुं (हारले); pleasing to heroic
 men; giving prosperity to heroes (Har.);
 अक्षर-शब्दावली नारी. २/१ वीरप. ७, ३; गेह ५, ५.

अक्षर-शब्दावली (शुद्ध्यां २ धा. शब्दावली) सा. ना. नारी.
 याद, स्मरण; the memorised recital; अक्षर-
 अक्षर-शब्दावली १/१ धृज. ७१, १; अक्षर-शब्दावली ३/१ वीरप.
 २०, २; अक्षर-शब्दावली ४/१ वीरप. १५, २.

अक्षर-शब्दावली (शुद्ध्यां १ धा. शब्दावली) सा. ना.
 ना-य. मारी नाप्यवुं, नारा करवा; killing, de-
 stroying; अक्षर-शब्दावली य. २, १३.

अक्षर-शब्दावली विरो शुद्ध्यां धा. अक्षर-शब्दावली

अक्षर-शब्दावली (शुद्ध्यां १ धा. शब्दावली) सा. ना. ना-य. जवुं,
 मार्ग लेवा, दाप्यत यवुं; मार्ग; going; passage,
 course, entrance; अक्षर-शब्दावली ३/१ (३/१ नी मतलमे)
 वं. ७, ५२; अक्षर-शब्दावली ४/१ वं. १८, २६.

अक्षर-शब्दावली विरो शुद्ध्यां १ धा. शब्दावली

अक्षर-शब्दावली (शुद्ध्यां १ धा. शब्दावली) सा. ना. नारी.
 मार्ग, रस्ता; a way, a path; अक्षर-शब्दावली १/३
 य. १०, ११२.

अक्षर-शब्दावली, अक्षर-शब्दावली विरो शुद्ध्यां १ धा. शब्दावली

अक्षर-शब्दावली (शुद्ध्यां ५ धा. शब्दावली) सा. ना. ना-य.
 धसरवुं, योजवुं; साध करवुं; cleansing, rubbing;
 purifying. शुद्ध्यां अक्षर-शब्दावली-अक्षर-शब्दावली

वि. ना. नर. नामांकित पुरुषं नाम; name of an illustrious personage; ...

(शुच्यो ...) वि. लाहारी; जे-रथी वागे तेवा (गुह्य); heavy; striking upon vigorously (as a club); ...

(शुच्यो १ धा. ...) सा. ना. नर. ज्ञान्युनार, शिष्यनार, वाक्किं थनार; one who knows; one who acquires knowledge;

(शुच्यो १ धा. ...) प्रयो. वर्त. कृ. आत्मने. शिष्यनार, वाक्किं करनार; one who instructs or makes acquainted with;

विरो शुच्यो १ धा. ...

(शुच्यो १ धा. ...) वि. आगण वेहेतु (पाणी); वरसादनुं (पाणी) (युनदेदेशे उपरथी—दारमे.); (water) flowing onward; rain-water (Bund. & Dar.)

(शुच्यो ३ धा. ...) वर्त. कृ. वि. होल जेडतु, होल जेडनार; ploughing; ... (for the value) of a ploughing cow;

(शुच्यो ३ धा. ...) सा. ना. नर. च्मिकीन लावनार, च्मिकाद राष्यनार; one who puts faith in religion.

(शुच्यो २ धा. ...) सा. ना. नर. पसंद करनार, आहानार; one who likes or regards with kindness;

विरो शुच्यो धा. ...

(= ...) सा. ना.

नारी. इरोहर; इरवधि; रवानने नेकी तथा जेहे-स्तनो मार्ग अतेलावनारी च्मिक इहानी च्मिण; इरोहर विरो अवस्तामां च्मिषु जल्लाव्युं छे के ते, तमाम जवतां च्मिनां, शुचरी गयिलां च्मिना, तथा हवे पछी जन्म पामवानां छे ते अधां च्मिनां शुदां शुदां छे. वर्णी 'इरोहर'नो ज्मिणे अर्थ (अंग्रेज Prototype ने मलने) कोषिणी च्मि-जने असल नमुने, मूण ३५, असल जी थाच्ये-छे. च्मि जाल जे रीते समजवी राका च्मि छे:—

क) धा. ... = वर = अंयावतु, संभाजतुं.

ख) धा. ... = वर, अपवा ... = वधुं. च्मि जालना ज्मिनासा जाये शुच्यो डाकटर हाडिगना रीसालनी चोपडी; guardian spirits or spiritual prototypes which protect the creatures of Ahura Mazda. Every animal, whether dead, living, or to be born in the future, has its own Fravashi. In man, it is the guiding spirit that leads him to the path of virtue. Moreover, Ahura Mazda, the Amesháspands and the Yazatas have Fravashis of their own. The Fravashis reminds one of Plato's ideas. ...

(शुच्यो १ धा. ...) सा. ना. ना-य. क) जाल, रापद, कलाम, नरीहत; a word;

admonition, advice; अष्टमस्कन्ध १/१ छन्द. १६, १४; छन्द. २०, ३; अष्टमस्कन्ध २/१ छन्द. १६, २०; छन्द. २०, ४; अष्टमस्कन्ध ७/१ य. १४, २८. ३०. ३२.

अ) भाष्यं, ज्ञानं; reciting, speaking; अष्टमस्कन्ध ४/१ वीर्य. १५, ३; य. १, ३१; अष्टमस्कन्ध १०/१ (४/१ नी मतलब) वीर्य. १५, २.

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. छन्द-सान्नी शरभगाह; the sexual organ; अष्टमस्कन्ध अष्टमस्कन्ध ५/१ वं. ३, १४; वं. ६, ४०; अष्टमस्कन्ध अष्टमस्कन्ध २/३ य. १३, ११.

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नर. आ३—शैपानो पिला; the shoot of a plant; अष्टमस्कन्ध २/३ छन्द. १०, ५.

अष्टमस्कन्ध, अष्टमस्कन्ध (वि. ३) कंठं (वासु) ; चिकट भट्टाडीनुं; (eating vessels) made of starch or clay; Pehl. ११३, १५३;—११३० is an adj. form from Pehl. ३० = Per. شو starch, clay; कंठ, चिकट भट्टाडी; अष्टमस्कन्ध १/१ वं. ७, ७५.

अ) सीसांनुं; of lead; lead; अष्टमस्कन्ध ११/३ २/१ वं. ९, ४६.

अष्टमस्कन्ध (= प्रवाह) (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नर. वधारे; growth; increase in prevalence; अष्टमस्कन्ध ३/१ वं. ३, ३१.

अष्टमस्कन्ध (= अष्टमस्कन्ध = प्रवार) (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नर. लांपी दीवाल; a long extended wall. Comp. अष्टमस्कन्ध-अष्टमस्कन्ध; अष्टमस्कन्ध २/१ वं. २, २६. ३४.

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नारी. गति, हिलयाल; movement; or, moving, revolving (adj.); अथवा जे वि. लक्ष्मि ती, कुरती, गतिवाणी (दुनियां); अष्टमस्कन्ध अष्टमस्कन्ध अष्टमस्कन्ध of all this moving world (तमाम कुरती दुनियांनो) १/१ छन्द. ५७, १५; य. १०, १०३; य. ११, १०.

अष्टमस्कन्ध (१ धा. अष्टमस्कन्ध) = वधारे; to increase; शुद्धि धा. अष्टमस्कन्ध

अष्टमस्कन्ध = वधारे करवा; आयाद करवुं; to increase; to make prosperous; अष्टमस्कन्ध आया. आरभने. १/१ वं. ३, २७.

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. सवाल; a question. Gāth. अष्टमस्कन्ध;— अष्टमस्कन्ध (वाद-विवादमां, सवाल नवायमां) ७/१ छन्द. ४४, १३. * आये ठेकाये ये जालेनो अर्थ धा. अष्टमस्कन्ध (= प्रस् = इलावुं, जिलवुं) उपरथी 'वधारां' पी थहरिके. अष्टमस्कन्ध (सवाल) २/३ छन्द. ३१, १३.

अष्टमस्कन्ध (विरो शुद्धि धा. अष्टमस्कन्ध)

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नर. क) शिष्यामयु, नसीहत; teaching, precept. Comp. अष्टमस्कन्ध; अष्टमस्कन्ध ४/१ य. १६, ३.

अ) वयायु, क्रीर्ति; praise, glory; अष्टमस्कन्ध ३/१ य. ८, ५०.

ग) वि. क्रीर्तिनेलाय्येक; क्रीर्तिनेलाय्येक गत्याय्येला; worthy of glorification; अष्टमस्कन्ध अष्टमस्कन्ध (super. adj.) most worthy of glorification; अष्टमस्कन्ध नर. २/१ य. १३, १५२.

अष्टमस्कन्ध (= प्रवर्ति) (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नारी. क) शिष्यामयु, नसीहत; teaching, precept; अष्टमस्कन्ध २/१ वं. ४, ४३; छन्द. ३८, २.

अ) वयायु, क्रीर्ति; वयायु—क्रीर्ति गावी; praise, glory; glorification; अष्टमस्कन्ध १/१ य. ५, २६; अष्टमस्कन्ध १/१ छन्द. ७, २६; छन्द. ८, १; अष्टमस्कन्ध २/१ छन्द. ४६, ७ अष्टमस्कन्ध ४/१ छन्द. ३, २४; वीर्य. ४ २ तथा दुरेक नीच्याय्येरा, गेह, यशत छत्या ११ कुरारने (अष्टमस्कन्ध) ना करदांमां.

अष्टमस्कन्ध सा. ना. नारी, हान्नी; destruction, ruin; शुद्धि धा. अष्टमस्कन्ध-अष्टमस्कन्ध

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) अ. कृ. शि-अवेवुं; instructed, taught (past partic.) शुद्धि धा. अष्टमस्कन्ध-अष्टमस्कन्ध

अष्टमस्कन्ध (शुद्धि धा. अष्टमस्कन्ध) सा. ना. नर. शिष्यवतार, लोकभ करनार; an instructor,

૫) વિ. ગાવાલાચ્ચિક, ગાઈને બાણવાને મોટો કામમાં આવતો (અહુનવર); (Ahunavar) well adapted or fit for chanting; **ગોઈત્ત્વમ્** ૨/૧ વીરપ. ૨, ૬; **સુભાઈત્ત્વમ્** ૬/૧ વીરપ. ૧, ૪.

ગણજાણમ્ (જુઓ ૧ ધા. ૧૭ ૫) સા. ના. નારી. ગાવું, ગાયનનો આવાજ, ગાઈને બાણવું; singing, singing voice, intoning, **ગણજાણમ્** ૩/૧ વં. ૧૨, ૨. ૪. ૬. ૮. ૧૦. ૧૨. ૧૪. ૧૬. ૧૮. ૨૦; ઈન્. ૯, ૧૪; ય. ૧૯, ૮૧.

ગણજાણમ્ (જુઓ ૧ ધા. ૧૭ ૫) ભૂ. કૃ. વિ. ક) ગાઈને બાણચ્ચિક; intoned; recited in a singing style; epithet of Ahuna Vairya; **સુભાજાણમ્** ૬/૧ વીરપ. ૧૨, ૨.

૫) વખણાચ્ચિલો, કીર્તિ પામેલો : renowned, glorious; **જાણજાણમ્** નર. ૨/૧ ય. ૧૦, ૪૭; **જાણજાણમ્** નારી. ૨/૧ ઈન્. ૬૫, ૩; ય. ૫, ૩; ય. ૮, ૨; ય. ૧૩, ૬; ય. ૧૬, ૧; નીઆ. ૪, ૪; **જાણજાણમ્** નારી. ૧/૩ ય. ૧૩, ૨૬; **જાણજાણમ્** famed afar (પુત્રી રીને જણાચ્ચિલો) ૧/૩ ઈન્. ૫૦, ૮; **જાણજાણમ્** of high renown નારી. ૨/૩ ય. ૧૩, ૩૦.

જાણજાણમ્ વિ. ના. નર. નામાંકિત પુરુષનું નામ; name of an illustrious personage. Comp. **જાણજાણમ્** (Yt. 13, 121). **સુભાજાણમ્** ૬/૧ ય. ૧૩, ૧૨૧. જુઓ મોરી.

૧ સુખમ્ (અસલ રૂપ **સુખમ્**; જુઓ ૧ ધા. **સુખમ્**) ક) વિ. આગળ વધતું, ઉધરતું, આબાદ; thriving, prosperous; **સુખમ્** ૧/૩ વં. ૧, ૨૦; **સુખમ્**...**જાણજાણમ્** (આગળ વધનારી—આબાદ વેદાચ્ચિલો) નાન્ય. ૨/૩ ય. ૧૯, ૧૦. **જાણજાણમ્** (Geld. **જાણજાણમ્**) most promotive, અતિ. વિ. નાન્ય. ૧/૧ ઈન્. ૪૬, ૧૯; ઈન્. ૫૦, ૧૧; ઈન્. ૬૫, ૧૪; નીઆ. ૧, ૨; Frag. 9, 2.

૨ સુખમ્ (= Gr. Frisch = Fresh) વિ. ના-જુ, નવું; fresh, new; **જાણજાણમ્** નર. ૨/૧ ઈન્. ૫૫, ૬; ય. ૧૯, ૧૧; **જાણજાણમ્** નર. ૨/૧ ઈન્. ૩૦, ૯; ઈન્. ૩૮, ૧૫; **સુખમ્** with the

* યોનો અર્થ 'આગળ વધતી અક્ષયી' બી થઈ શકે.

enlivening (lit., fresh) intelligence (તેજ. અક્ષયી) ૩/૧ ય. ૧૭, ૨; જુઓ **સુખમ્**, **જાણજાણમ્**

૩ સુખમ્ (= ૭૧૭ = Gr. Prosa = Lat. Porro = فزاز) કિ. અ. આગળ; forward. Contrast **સુખમ્** backwards; **સુખમ્** વં. ૫, ૧૦; વં. ૬, ૨૭; વં. ૭, ૫૨; વં. ૮, ૧૦૦. ૧૦૧. ૧૦૨; વં. ૧૮, ૨૯; ઈન્. ૧૦, ૧૪; ય. ૫, ૭૮; ય. ૧૯, ૪૭.

સુખમ્ સા. ના. નાન્ય. ૨/૩ વું, ઢોળવું; pouring, shedding; rt. **સુખ** = Per. **سكب** to pour. Comp. the verbal form **સુખમ્** (Yt. 14, 54); **જાણજાણમ્** ૨/૧ ય. ૧૪, ૫૪.

સુખમ્ (= **સુખમ્**, **જાણજાણમ્**, = فرشته) વિ. ના. નર. ફરશોસ્તર. પેગમબર અશી જરતોશતનો સસરો તથા તેનો ચ્ચિક ઘણો ચુસ્ત સાગેઈ તથા મદદગાર; the brother of Jâmâspa and the father-in-law of Zarathustra. He was one of the early disciples of the prophet and played a prominent part in spreading the religion; **સુખમ્** ૧/૧ ઈન્. ૭૧, ૧; **સુખમ્** ૧/૧ ઈન્. ૫૧, ૧૭; **સુખમ્** ૧/૧ ઈન્. ૫૩, ૨; **સુખમ્** **સુખમ્** ૪/૧ ઈન્. ૨૮, ૮; ઈન્. ૪૯, ૮; **સુખમ્** ૬/૧ ય. ૧૩, ૧૦૩; **સુખમ્** ૮/૧ ય. ૨૪, ૧૧. ૫૮; **સુખમ્** **સુખમ્** ૧/૨ ઈન્. ૧૨, ૭; **સુખમ્** **સુખમ્** ૪/૨ ય. ૨૪, ૧૧. જુઓ યોની પછીનો યોલ.

સુખમ્ (**સુખમ્** ઉપરથી) વિ. ફરશોસ્તરનાં આનદાન—ઓલાદનો (અસલ.); ફરશોસ્તરનો છેાકરો; of the family of Frashaostra (orig.); the son of Frashaostra; **સુખમ્** **સુખમ્** (Geld.-**સુખમ્**) ૬/૧ ય. ૧૩, ૧૦૪.

સુખમ્ (જુઓ ૩ **સુખમ્** તથા **સુખમ્**) સમાસ ના. નાન્ય. આગળ વધવું, વધારો; furtherance; growth, increase; **સુખમ્** ૪/૧ ઈન્. ૬૦, ૪.

वि. ना. नर. नामांकित पुरुष-
धनु नाम; name of an illustrious personage;
१३, १४, १५, १६, १७, १८.

विशे शुच्यो धा. अहो

सा. ना. नर. पाछलो भाग, गांड;
the hinder parts; ५१
वं ३, १४; वं. ६, ४०.

(शुच्यो २ अहो तथा १
अहो) समास ना. नर. ताशुं—नतुं करनार (अ-
सल); वधारे करनार, के आमत करनार; one who
renovates or resuscitates; one who pro-
motes; one who makes the Frasho-kereti;
epithet of Verethraghna; २/१
५. १४, २८. ३०. ३२.

वि. ना. नर. नामांकित पुरुषधनु
नाम; युशतास्प पादशाहना छोकरो धारवामां आवे-
छे; name of an illustrious personage;
possibly, one of the sons of King Gushtâsp.
१३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५, ८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९७, ९८, ९९, १००, १०१, १०२, १०३, १०४, १०५, १०६, १०७, १०८, १०९, ११०, १११, ११२, ११३, ११४, ११५, ११६, ११७, ११८, ११९, १२०, १२१, १२२, १२३, १२४, १२५, १२६, १२७, १२८, १२९, १३०, १३१, १३२, १३३, १३४, १३५, १३६, १३७, १३८, १३९, १४०, १४१, १४२, १४३, १४४, १४५, १४६, १४७, १४८, १४९, १५०, १५१, १५२, १५३, १५४, १५५, १५६, १५७, १५८, १५९, १६०, १६१, १६२, १६३, १६४, १६५, १६६, १६७, १६८, १६९, १७०, १७१, १७२, १७३, १७४, १७५, १७६, १७७, १७८, १७९, १८०, १८१, १८२, १८३, १८४, १८५, १८६, १८७, १८८, १८९, १९०, १९१, १९२, १९३, १९४, १९५, १९६, १९७, १९८, १९९, २००, २०१, २०२, २०३, २०४, २०५, २०६, २०७, २०८, २०९, २१०, २११, २१२, २१३, २१४, २१५, २१६, २१७, २१८, २१९, २२०, २२१, २२२, २२३, २२४, २२५, २२६, २२७, २२८, २२९, २३०, २३१, २३२, २३३, २३४, २३५, २३६, २३७, २३८, २३९, २४०, २४१, २४२, २४३, २४४, २४५, २४६, २४७, २४८, २४९, २५०, २५१, २५२, २५३, २५४, २५५, २५६, २५७, २५८, २५९, २६०, २६१, २६२, २६३, २६४, २६५, २६६, २६७, २६८, २६९, २७०, २७१, २७२, २७३, २७४, २७५, २७६, २७७, २७८, २७९, २८०, २८१, २८२, २८३, २८४, २८५, २८६, २८७, २८८, २८९, २९०, २९१, २९२, २९३, २९४, २९५, २९६, २९७, २९८, २९९, ३००, ३०१, ३०२, ३०३, ३०४, ३०५, ३०६, ३०७, ३०८, ३०९, ३१०, ३११, ३१२, ३१३, ३१४, ३१५, ३१६, ३१७, ३१८, ३१९, ३२०, ३२१, ३२२, ३२३, ३२४, ३२५, ३२६, ३२७, ३२८, ३२९, ३३०, ३३१, ३३२, ३३३, ३३४, ३३५, ३३६, ३३७, ३३८, ३३९, ३४०, ३४१, ३४२, ३४३, ३४४, ३४५, ३४६, ३४७, ३४८, ३४९, ३५०, ३५१, ३५२, ३५३, ३५४, ३५५, ३५६, ३५७, ३५८, ३५९, ३६०, ३६१, ३६२, ३६३, ३६४, ३६५, ३६६, ३६७, ३६८, ३६९, ३७०, ३७१, ३७२, ३७३, ३७४, ३७५, ३७६, ३७७, ३७८, ३७९, ३८०, ३८१, ३८२, ३८३, ३८४, ३८५, ३८६, ३८७, ३८८, ३८९, ३९०, ३९१, ३९२, ३९३, ३९४, ३९५, ३९६, ३९७, ३९८, ३९९, ४००, ४०१, ४०२, ४०३, ४०४, ४०५, ४०६, ४०७, ४०८, ४०९, ४१०, ४११, ४१२, ४१३, ४१४, ४१५, ४१६, ४१७, ४१८, ४१९, ४२०, ४२१, ४२२, ४२३, ४२४, ४२५, ४२६, ४२७, ४२८, ४२९, ४३०, ४३१, ४३२, ४३३, ४३४, ४३५, ४३६, ४३७, ४३८, ४३९, ४४०, ४४१, ४४२, ४४३, ४४४, ४४५, ४४६, ४४७, ४४८, ४४९, ४५०, ४५१, ४५२, ४५३, ४५४, ४५५, ४५६, ४५७, ४५८, ४५९, ४६०, ४६१, ४६२, ४६३, ४६४, ४६५, ४६६, ४६७, ४६८, ४६९, ४७०, ४७१, ४७२, ४७३, ४७४, ४७५, ४७६, ४७७, ४७८, ४७९, ४८०, ४८१, ४८२, ४८३, ४८४, ४८५, ४८६, ४८७, ४८८, ४८९, ४९०, ४९१, ४९२, ४९३, ४९४, ४९५, ४९६, ४९७, ४९८, ४९९, ५००, ५०१, ५०२, ५०३, ५०४, ५०५, ५०६, ५०७, ५०८, ५०९, ५१०, ५११, ५१२, ५१३, ५१४, ५१५, ५१६, ५१७, ५१८, ५१९, ५२०, ५२१, ५२२, ५२३, ५२४, ५२५, ५२६, ५२७, ५२८, ५२९, ५३०, ५३१, ५३२, ५३३, ५३४, ५३५, ५३६, ५३७, ५३८, ५३९, ५४०, ५४१, ५४२, ५४३, ५४४, ५४५, ५४६, ५४७, ५४८, ५४९, ५५०, ५५१, ५५२, ५५३, ५५४, ५५५, ५५६, ५५७, ५५८, ५५९, ५६०, ५६१, ५६२, ५६३, ५६४, ५६५, ५६६, ५६७, ५६८, ५६९, ५७०, ५७१, ५७२, ५७३, ५७४, ५७५, ५७६, ५७७, ५७८, ५७९, ५८०, ५८१, ५८२, ५८३, ५८४, ५८५, ५८६, ५८७, ५८८, ५८९, ५९०, ५९१, ५९२, ५९३, ५९४, ५९५, ५९६, ५९७, ५९८, ५९९, ६००, ६०१, ६०२, ६०३, ६०४, ६०५, ६०६, ६०७, ६०८, ६०९, ६१०, ६११, ६१२, ६१३, ६१४, ६१५, ६१६, ६१७, ६१८, ६१९, ६२०, ६२१, ६२२, ६२३, ६२४, ६२५, ६२६, ६२७, ६२८, ६२९, ६३०, ६३१, ६३२, ६३३, ६३४, ६३५, ६३६, ६३७, ६३८, ६३९, ६४०, ६४१, ६४२, ६४३, ६४४, ६४५, ६४६, ६४७, ६४८, ६४९, ६५०, ६५१, ६५२, ६५३, ६५४, ६५५, ६५६, ६५७, ६५८, ६५९, ६६०, ६६१, ६६२, ६६३, ६६४, ६६५, ६६६, ६६७, ६६८, ६६९, ६७०, ६७१, ६७२, ६७३, ६७४, ६७५, ६७६, ६७७, ६७८, ६७९, ६८०, ६८१, ६८२, ६८३, ६८४, ६८५, ६८६, ६८७, ६८८, ६८९, ६९०, ६९१, ६९२, ६९३, ६९४, ६९५, ६९६, ६९७, ६९८, ६९९, ७००, ७०१, ७०२, ७०३, ७०४, ७०५, ७०६, ७०७, ७०८, ७०९, ७१०, ७११, ७१२, ७१३, ७१४, ७१५, ७१६, ७१७, ७१८, ७१९, ७२०, ७२१, ७२२, ७२३, ७२४, ७२५, ७२६, ७२७, ७२८, ७२९, ७३०, ७३१, ७३२, ७३३, ७३४, ७३५, ७३६, ७३७, ७३८, ७३९, ७४०, ७४१, ७४२, ७४३, ७४४, ७४५, ७४६, ७४७, ७४८, ७४९, ७५०, ७५१, ७५२, ७५३, ७५४, ७५५, ७५६, ७५७, ७५८, ७५९, ७६०, ७६१, ७६२, ७६३, ७६४, ७६५, ७६६, ७६७, ७६८, ७६९, ७७०, ७७१, ७७२, ७७३, ७७४, ७७५, ७७६, ७७७, ७७८, ७७९, ७८०, ७८१, ७८२, ७८३, ७८४, ७८५, ७८६, ७८७, ७८८, ७८९, ७९०, ७९१, ७९२, ७९३, ७९४, ७९५, ७९६, ७९७, ७९८, ७९९, ८००, ८०१, ८०२, ८०३, ८०४, ८०५, ८०६, ८०७, ८०८, ८०९, ८१०, ८११, ८१२, ८१३, ८१४, ८१५, ८१६, ८१७, ८१८, ८१९, ८२०, ८२१, ८२२, ८२३, ८२४, ८२५, ८२६, ८२७, ८२८, ८२९, ८३०, ८३१, ८३२, ८३३, ८३४, ८३५, ८३६, ८३७, ८३८, ८३९, ८४०, ८४१, ८४२, ८४३, ८४४, ८४५, ८४६, ८४७, ८४८, ८४९, ८५०, ८५१, ८५२, ८५३, ८५४, ८५५, ८५६, ८५७, ८५८, ८५९, ८६०, ८६१, ८६२, ८६३, ८६४, ८६५, ८६६, ८६७, ८६८, ८६९, ८७०, ८७१, ८७२, ८७३, ८७४, ८७५, ८७६, ८७७, ८७८, ८७९, ८८०, ८८१, ८८२, ८८३, ८८४, ८८५, ८८६, ८८७, ८८८, ८८९, ८९०, ८९१, ८९२, ८९३, ८९४, ८९५, ८९६, ८९७, ८९८, ८९९, ९००, ९०१, ९०२, ९०३, ९०४, ९०५, ९०६, ९०७, ९०८, ९०९, ९१०, ९११, ९१२, ९१३, ९१४, ९१५, ९१६, ९१७, ९१८, ९१९, ९२०, ९२१, ९२२, ९२३, ९२४, ९२५, ९२६, ९२७, ९२८, ९२९, ९३०, ९३१, ९३२, ९३३, ९३४, ९३५, ९३६, ९३७, ९३८, ९३९, ९४०, ९४१, ९४२, ९४३, ९४४, ९४५, ९४६, ९४७, ९४८, ९४९, ९५०, ९५१, ९५२, ९५३, ९५४, ९५५, ९५६, ९५७, ९५८, ९५९, ९६०, ९६१, ९६२, ९६३, ९६४, ९६५, ९६६, ९६७, ९६८, ९६९, ९७०, ९७१, ९७२, ९७३, ९७४, ९७५, ९७६, ९७७, ९७८, ९७९, ९८०, ९८१, ९८२, ९८३, ९८४, ९८५, ९८६, ९८७, ९८८, ९८९, ९९०, ९९१, ९९२, ९९३, ९९४, ९९५, ९९६, ९९७, ९९८, ९९९, १०००.

(शुच्यो २ अहो तथा १
अहो) समास ना. नारी. ताशुं अनावधु,
नधुं करधुं (असल.); के आमत, रेस्तामिन्; reno-
vation, resuscitation (orig.); resurrection;
२/१ वं. १८, ५१; ध्र. ६२, ३;
५. १३, ५८.

(शुच्यो ३ अहो तथा
अहो) समास ना. नर. आगण आलनार—
वधनार (असल.); दुनियां नविसरथी ताजगी
आपनार; a promoter; one who works
for the renovation of the world;
१३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, ४१, ४२, ४३, ४४, ४५, ४६, ४७, ४८, ४९, ५०, ५१, ५२, ५३, ५४, ५५, ५६, ५७, ५८, ५९, ६०, ६१, ६२, ६३, ६४, ६५, ६६, ६७, ६८, ६९, ७०, ७१, ७२, ७३, ७४, ७५, ७६, ७७, ७८, ७९, ८०, ८१, ८२, ८३, ८४, ८५, ८६, ८७, ८८, ८९, ९०, ९१, ९२, ९३, ९४, ९५, ९६, ९७, ९८, ९९, १००.

(शुच्यो
धा. अहो) सा. ना. नर. सवाल; a question;
१/१ ध्र. ५७, *२४; वीस्प. २, *११;

१/१ वीस्प. १, ६; शुच्यो (सवाल,
विश्याणुं riddles) २/३ ५. ५, ८२; शुच्यो
(सवाल जवाबोमां) ७/३ ध्र. १२, ५. ६.

सा. ना. नर. लडाधनी टोपी—कोलाह;
a helmet; शुच्यो शुच्यो-कुर्याः

(शुच्यो अहो तथा अहो) सा. ना.
नर. धूरधुनी आगणतो भाग; the front
part of the knee. शुच्यो १/१ वं. ७, २.
३. ५; वं. ८, २६. १७. १८. ७१; वं. ६, २६.

विशे शुच्यो धा. अहो

(शुच्यो धा. अहो) सा. ना. नारी.
वधारे, वृद्धि; अथवा पुछपरछ (धा. अहो);
increase; prosperity. Otherwise: ques-
tions; inquiries (as to duty); Pehl.
१००००; शुच्यो (Geld. शुच्यो) २/३
ध्र. ३८, २.

(शुच्यो अहो, अहो, अहो,
अहो) वि. ना. नर. युशतास्प पादशा-
हना छोकरो, जे अरजस्पनी लडाधमां मारयो
गयो हतो; Frash-hâm-vareta; a son of
King Gushtâsp's, killed while fighting
against Arjâsp. According to Darmeste-
ter, the twelve names up to Spento-
dhâta, which follow Frash-hâm-vareta
(vide Yt. 13, 102-103) are the names
of his brothers, the sons of King Gush-
tâsp. शुच्यो अहो अहो अहो १/१ ५. १३, १०२.
(शुच्यो मोदी.)

(शुच्यो १ धा. अहो) अ. क. (धातु)
अमितु; (any metal) melted or cast;
१/१ नर. २/१ ५. १०, ६६. १३२.

(२ धा. अहो उपरथी) = अहो, आलधु,
आवणव करवो; to go, to move; to walk
about; cl. 4; शुच्यो अ. अ. अ. परस्मै. ४ धा वरि
३/१ वं. ३, १; शुच्यो संश. ३/३ वं. ३, १५;
वं. १५, ४६; वं. ८, ५. १४. १५. २२; शुच्यो
शफ्या. परस्मै. ३/१ वं. ६, २७.

= अहो आवधु; to come; शुच्यो
(thou hast come) अ. अ. अ. परस्मै. २/१ वं. ७, ५२.

* अहोकोषे शुच्यो नोअर्थ 'सवाल करनार,
धीन आये पुछनार'णी धर्ष शिडे. Revelation धरि
सान (धरिमे.).

५) पसार करावतुं; to lead on; ...
६) ... forth to the Judge's Bridge (itself) with all of them shall I lead on (M.); सधनाम्नानि चिन्वत पुलं तु पसारं करोषी लघं नृणः. वर्त. संश. १११
६१. ४६, १०. (The personal termination is dropped).

२) ... (३ धा. ...) = भरपुर करतुं, वधा-
रतुं; to fill, to increase; ...

... = वधारतुं, भरपुर करतुं; to promote,
to further; ... (Intensive verb) वर्त. पररमे. ३१ वं. ४, ४८.

३) ... (= Ger. Frei = Free) उप. धुटुं, मो-
कतुं, शुटुं; free from; distinct from; ...
... (शुटुम् धा. शु-तुम् ग)

... (शुटुम् धा. तथ २ ए) सभास
वि. आगण वेहेतां पाल्हीवाणुं (वादतुं); (a
cloud) floating onward; ...
ना. २१ वं. २१, २.

... (शुटुम् २ धा. ...)
सा. ना. नारी. ३) (पाल्हीनुं) आगण वेहेकुं ल-
रती; flowing (of the water); the tide.
Contra, ... the ebb; ...
... the flowing on of the
good waters and their ebb (च्युत्नीवाणां पा-
ल्हीम्नानो भरती तथा म्नाते) २११ ६२, ११.

...) आगण वधारो थवो; सुधारो; advance-
ment; improvement; ... २११ ६२,
७१, ६.

... (शुटुम् धा. ...) सा. ना. नारी. व-
धारो; growth; progress; ... २११ ६२,
५३, ६.

... (शुटुम् ३-तुम् तथा ...) सभास
वि. नञसात—क्यराथी दूर; सोशु, योयुं; free
from filth—dirt; pure. शुटुम् नीयेनो यो.ल.

... (शुटुम् ... तथा
...) सभास वि. सोणं दुधवाणं (पशु);

... a beast, yield-
ing pure milk; or: with a full flow of
milk (Mills)—rt. ... = to flow.
६१ आइरं. ग।हाम. ३.

... (शुटुम् १ धा. ...) वि. वेहेतुं;
flowing; शुटुम् ...

... (शुटुम् धा. ...)
६. (हारिभन, देव, दइरनुं) उत्पन्न क्रीषितुं;
created (by an evil being) ...
... (... नञसात) नारी. १११ ६१. १०, ७.

... (शुटुम् धा. ...) सा. ना. ना. ५.
वधारो, आमादती, पुष्कणपयुं; increase, abun-
dance; ... in abundance (adv.)
२११ (७१ नी भतयमे) (क्रि. म्.) ६१. ४३, १४;
... ७१ (क्रि. म्.) ६१. २६, ११; ६१.
४३, १२.

... (शुटुम् धा. ...)
सभास ना. नान्य. कानमां पहेरवानुं म्परीन;
काननी याली; an ear-ring; an ornament
worn in the ear; ... ७१ य.
५, १२७; ५. १७, १०.

... विरो शुटुम् धा. ...

... वि. ना. नर. नामांकित पुइषनुं नाम;
name of an illustrious personage; ...
६११ य. १३, १२४.

... वि. ना. नर. नामांकित पुइषनुं नाम;
name of an illustrious personage; ...
... ६११ य. १३, ११५ (शुटुम् मोटी.)

... विरो शुटुम् धा. ...

... } म् जोलो विरो शुटुम् १ धा.
... } न-तुम्

...
सभास वि. दोडतुं तथा वेहेतुं (पाल्ही); run-
ning and flowing (as water); ... =
... (शुटुम् म् जोलो); अथवा ...

= **असौ** (वर्त. कृ.) = वधुः; धा. **असौ** = वधुः; धा. असौ = चर = आलपुः -**असौ**...**असौ** नारी. ६/१ वं. ६, ३६; -**असौ**...**असौ** नारी. १/३ य. १३, १४; -**असौ**...**असौ** नारी. १/३ य. ८, ४१; -**असौ**...**असौ** नारी. २/३ छन्द. ६८, ६.

असौ (शुष्मा धा. असौ क) सा. ना. नर. वधा-
रनार, आयादी करनार; one who promotes or
furthers; असौ १/३ छन्द. ३४, १४; छन्द.
४६, १२. शुष्मा य्मिनी पछीना योषि.

असौ (शुष्मा धा. असौ) वर्त. कृ. वधा-
रतो, आयादी करतो; promoting, making
prosperous; शुष्मा नीयिना योषि.

असौ वि. ना. नर. नामांकित पुर-
षनु नाम; रस्तायेनना वप्यतमां सोश्याराने मद्द
करनाराय्यामोना य्मिक; one of the six fore-
most helpers of Saoshyaut; for particulars,
vide असौ...**असौ** ६/१ य.
१३, १२८.

असौ (शुष्मा असौ तथा
असौ क)समास वि. मुलुके—दुनियांणी आयादी
करतो; making the world prosperous; असौ
असौ नर. १/१ छन्द. ५५, ३; य. ८, ३३;
असौ नर. २/१ छन्द. २, ७; छन्द. १६,
१; छन्द. ४२, ५; छन्द. ५७, २. ४. ७. ६. ११. १३.
१५. १६. २२. २३. २७. ३०. ३३; य. ११, १. १०. १४.
१५. १८; असौ नारी. २/१ छन्द. २,
७; वीर्य. ७, २; य. १०, १३६; य. १३, १८;
असौ नर. ४/१ वीर्य. ११, १; असौ
असौ नर. ६/१ छन्द. १, ७; छन्द. ३, ६;
असौ नारी. ६/१ छन्द. १, ७; छन्द.
३, ६; य. ११, १६; य. १२, ४०;
असौ ना-य. ६/१ य. १२, ४०; सीरी.
१, १८.

अ) समास ना. नर. मुलुके—दुनियांणी
आयादी. असौ ४/१ छन्द. ६८, २.

असौ वि. ना. नर. नामांकित पुरषनु
नाम; name of an illustrious personage;
असौ ६/१ य. १३, १२२.

असौ (शुष्मा असौ तथा असौ
आये शुष्मा असौ) समास ना. नर. पशुय्मिने
आराम आपवानु काम (असल.); giving rest
or relief to beasts; पशुय्मिने आयाद करनार
कुरेशतो; कुरेशत-कृशु. (वि. ना. नर.); the angel
giving relief to beasts; Fradat-fshu;
असौ २/१ छन्द. २, ४; छन्द. ६, ३; गेह
२, ६; असौ ४/१ छन्द. १, ४; छन्द.
३, ६; गेह २, १; आकुरं. २पि. १ (शुष्मा मोदी.)

असौ वि. ना. नर. नामांकित पुरषनु
नाम; name of an illustrious personage;
असौ ६/१ य. १३, १२१.

असौ (शुष्मा असौ तथा असौ)
समास ना. नर. मालुसोने आयाद करवानु—
आराम आपवानु काम (असल.); rendering
men prosperous, giving them comfort;
मालुसोने आयाद करनार कुरेशतो; कुरेशत-वीर
(वि. ना. नर.); the angel rendering men
prosperous and happy; असौ २/१
छन्द. २, ५; गेह ३, ६; असौ ४/१ छन्द.
१, ५; छन्द. ३, ७; गेह ३, १.

असौ (शुष्मा असौ
असौ तथा असौ) समास ना. नारी.
असौने लगती सारी तमाम जरूरीयातनी—
अवश्यनी यीजेनी आयादी करवानु काम; तेनी
उपरतो मवकाल कुरेशतो (वि. ना.); rendering
all the necessaries of life thriving; the
angel presiding over the same; असौ
असौ २/१ छन्द. २, ६; गेह ४, ६;
असौ ४/१ छन्द. १, ६;
छन्द. ३, ८; गेह ४, १.

असौ (शुष्मा असौ) वि. जेवा-
लायक, देआमयुं, शुभसुरत; seemly, beauti-
ful; असौ नर. १/१ य. १३, २. ८१; असौ
असौ नर. २/१ य. ८, २; असौ ना-य. २/१
वं. २२, १. ८, १४; असौ नर. १/३ छन्द. ५७,
२७; य. १०, ६८.

असौ = क) आयाद करतु; to render prosper-
ous; असौ वर्त. परस्मै. ३/१ य. ६, १;

ય. ૨૪, ૧૫; આક્રં. ૨૫. ૬; અવેશ્વર (વધા-
ર છે; અવેશ્વર ની મતલબે) ય. ૧૦, ૧૪૨;
અવેશ્વર સંરા. ઈજ. ૬૫, ૭; દુઃશ્વર રાજ્યા.
પરમ્. ૩૧ ઈજ. ૪૪, ૧૦; શુશ્વર અ. ભૂ.
પરમ્. ૩૧ ઈજ. ૪૬, ૧૩; અવેશ્વર*
(વધારવાને, આભાદ કરવાને) સામાન્ય રૂપ
(Infinitive) ઈજ. ૪૪, ૨૦.

અ) આભાદ થવું; વધવું; to be prosperous;
to advance; અવેશ્વરે વર્તે. આત્મને. ૩૩ ઈજ.
૧૯, ૧૭; ઈજ. ૪૩, ૬; વીર્ય. ૨, ૫; અવેશ્વર
રાજ્યા. ૨૧ ઈજ. ૧૦, ૪; અવેશ્વર પ્રયો.
આગા. પરમ્. ૧૧ વં. ૨, ૫; અવેશ્વર આગા.
પરમ્. ૨૧ વં. ૨, ૪; અવેશ્વર પ્રયો. વર્તે.
આત્મને. ૩૩ ય. ૧૦, ૧૪; અવેશ્વર પ્રયો. અ.
ભૂ. સંરા. પરમ્. ૩૧ ઈજ. ૬૨, ૫; ઈજ. ૬૮, ૫;
અવેશ્વરે વર્તે. ડ. આત્મને. ૧૧ વં. ૪, ૨.

ગ) આગળ જવું—આલવું; to proceed, to
move on; અવેશ્વરે (Caus.) to push forward,
to drive on; અવેશ્વરે (Wester. અવેશ્વરે
ફોર્સ) વર્તે. ડ. નર. ૧૧ ય. ૧૫, ૫૨.

દશ્વર-રાશ્વર = આસપાસથી ખોલવું કરવું; ખની
તરફથી કુશાદિહ કરવું; to open wide. અવેશ્વર
અવેશ્વરે અ. ભૂ. પરમ્. ૩૧ ય. ૮, ૭.

અવેશ્વર (શુશ્વર ધા. શ્વર) વિ. આભાદ
કરવું, વધારવું; rendering prosperous; ad-
vancing; increasing; vile અવેશ્વરે-અવેશ્વર,
અવેશ્વરે-અવેશ્વર અવેશ્વરે-અવેશ્વર,
અવેશ્વરે, અવેશ્વરે-અવેશ્વર

અવેશ્વર (શુશ્વર ૩ શ્વર તથા અવેશ્વર ૬) સમાસ
વિ. નસાથી છુટું-હૂર; free from defilement or
pollution; અવેશ્વરે ૨૧ વં. ૯, ૪૨. ૪૩.

અવેશ્વર વિ. ના. નર. પુરુષનું નામ; name of a
person; father of Vohu-raochang, Asho-
raochang and Varesmo-raochang, who

* શુશ્વર માટે અવસ્તા બ્યાકરણ, સંકે ૨૨૯ મો.
† Wester. અવેશ્વરે

were probably among the early disciples
of Zoroaster; અવેશ્વરે ૬/૧ ય. ૧૩, ૯૭.

અવેશ્વર (= માવ) (શુશ્વર ૧ શ્વર તથા ૨ અ)
સમાસ વિ. ૬) (વરસાદનાં) પાણીને વહેવો
નાખવું; distributing the water (of rain);
અવેશ્વરે અવેશ્વરે ૧૨. ૬/૧ ય. ૮, ૦. ૬૨.

અ) પાણીથી ભરપુર (અસલ.); પાણીથી ફળદ્રુપ
થવો (ફેરા); washed by the waters (lit.);
fructified by the waters (as a country);
અવેશ્વરે નારી. ૬/૧ ય. ૧૯, ૧.

અવેશ્વર વિ. ના. નર. પાહાડનું નામ; name of
a mountain; literally, abundant in water;
અવેશ્વરે ૧/૧ ય. ૧૯, ૬.

અવેશ્વર (= અવેશ્વર) (શુશ્વર શ્વર તથા
અવેશ્વર) સા. ના. નર. અગલ સુધીનો આંગળો હાથ;
an arm; the limb of the human body
from the shoulder to the tip of the middle
finger; a measure of about 36 inches;
શુશ્વર નીચેના બોલ.

અવેશ્વર-અવેશ્વર (= અવેશ્વર-અવેશ્વર)
(શુશ્વર અવેશ્વર) સમાસ ના. નાન્ય. અગલ
સુધીના આંગળો હાથની લંબાઈ; the length of an
arm; double the length of અવેશ્વર, ય. v.;
અવેશ્વર-અવેશ્વરે ૨/૧ વં. ૭, ૩૦. ૩૩. ૩૪.

અવેશ્વર વિ. ના. નર. નામાંકિત પુરુષનું
નામ; name of an illustrious personage;
અવેશ્વરે (Wester. અવેશ્વરે) ૬/૧
ય. ૧૩, ૧૦૮.

અવેશ્વર (શ્વર ઉપરથી) અધિ. વિ. વધારે,
જુઓ, અધિક; greater, more; અવેશ્વરે નાન્ય.
૨/૧ (ક્રિ. અ.) ય. ૧૭, ૧૭; અવેશ્વરે નારી.
૨/૩ ઈજ. ૪, ૫; ઈજ. ૨૪, ૧૦; વીર્ય ૧૧, ૧૩;
અવેશ્વરે and yet more (અને અધિ-
થી વધારે) ૩/૩ વીર્ય. ૮, ૧. અવેશ્વરે અસલ રૂપ
અવેશ્વર + અવેશ્વર + અવેશ્વર; શુશ્વરે અવેશ્વરે
સાથના સમાસ બોલો.

અવેશ્વર વિ. ના. નર. નામાંકિત પુરુષનું
નામ; name of an illustrious personage;
અવેશ્વરે ૬/૧ ય. ૧૩, ૧૧૩. શુશ્વરે ૫૭ વાં. ૩.

अथर्वशब्दावली (अथर्वशब्दावली द्वितीय) वि. अथर्वशब्दावली—कुटुंबी (असल.) ; अथर्वशब्दावली छेकरी ; (a member) of the family of Frâyazenta (orig.) ; son of Frâyazenta ; अथर्वशब्दावली ६/१ य. १३, ११३. १४०.

अथर्वशब्दावली विरो श्नुय्मा १ धा. अथर्वशब्दावली

अथर्वशब्दावली (= प्रयत्न) (श्नुय्मा १ धा. अथर्वशब्दावली) अ. ६. वि. सुकरर अधिलु, ठेरेविलु; appointed, fixed; अथर्वशब्दावली अथर्वशब्दावली नर. ५/१ य. १, २४.

अथर्वशब्दावली वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage. Comp. अथर्वशब्दावली and अथर्वशब्दावली; अथर्वशब्दावली ६/१ य. १३, १०८.

अथर्वशब्दावली विरो श्नुय्मा १ धा. अथर्वशब्दावली

अथर्वशब्दावली (श्नुय्मा धा. अथर्वशब्दावली) अ. ६. आराधना थय्मिलु, धनय्मिलु, वय्मिलु; invoked, praised; श्नुय्मा अथर्वशब्दावली; अथर्वशब्दावली, अथर्वशब्दावली

अथर्वशब्दावली (श्नुय्मा धा. अथर्वशब्दावली) सा. ना. नारी. आराधना, वय्मिलु; invocation, praise; अथर्वशब्दावली २/१ धन. १६, २१; धन. ५५, ७; वीर्य. ३, ७; वीर्य. १३, २. श्नुय्मा अथर्वशब्दावली, अथर्वशब्दावली

अथर्वशब्दावली (श्नुय्मा अथर्वशब्दावली) वि. आराधनाने लाय्मिक; धनवाने लाय्मिक; worthy of adoration or Yaçna अथर्वशब्दावली ना. य. २/३ य. १३, १५३.

अथर्वशब्दावली (श्नुय्मा धा. अथर्वशब्दावली) अ. ६. नोडेलु (असल.); धडेलु, यनाविलु, डोणकाडोडेलु; united (lit.); moulded, shapen; श्नुय्मा अथर्वशब्दावली

अथर्वशब्दावली विरो श्नुय्मा १ धा. अथर्वशब्दावली

अथर्वशब्दावली (श्नुय्मा अथर्वशब्दावली तथा अथर्वशब्दावली) समास वि. वधारे श्नुय्मा—अराय मनश्नी-वायो; rich in evil thoughts; thinking worse

thoughts. Contra, अथर्वशब्दावली; अथर्वशब्दावली अथर्वशब्दावली नारी. ४/१ य. २२, ३६.

अथर्वशब्दावली विरो श्नुय्मा अथर्वशब्दावली

अथर्वशब्दावली (श्नुय्मा अथर्वशब्दावली तथा अथर्वशब्दावली) समास ना. ना. य. पुण्डण—नेधय्मिनेनां करतां वधारे नेय्माभत; superfluous wealth or gifts; अथर्वशब्दावली ६/३ वं. ३, २६; य. २४, ३५.

अथर्वशब्दावली (= अथर्वशब्दावली) (श्नुय्मा अथर्वशब्दावली)

तथा अथर्वशब्दावली समास वि. वधारे नेक मनश्नी-वायो; rich in good thoughts; thinking better thoughts; अथर्वशब्दावली नर. १/१ धन. ५७, १४; य. ११, २०; अथर्वशब्दावली नर. २/१ वीर्य. ३, ४; अथर्वशब्दावली नारी. २/१ वीर्य. ३, ४; गेह ४, ६; अथर्वशब्दावली नारी. ४/१ य. २२, १८; अथर्वशब्दावली नर. ६/१ वं. १८, ६४.

अथर्वशब्दावली (= अथर्वशब्दावली) (श्नुय्मा अथर्वशब्दावली)

तथा अथर्वशब्दावली समास वि. वधारे नेक गवश्नीवायो; rich in good words; speaking truthful words, अथर्वशब्दावली नर. १/१ धन. ५७, १४; य. ११, २०; अथर्वशब्दावली अथर्वशब्दावली नर. २/१ वीर्य. ३, ४; अथर्वशब्दावली नारी. २/१ वीर्य. ३, ४; गेह ४, ६; अथर्वशब्दावली अथर्वशब्दावली नारी. ४/१ य. २२, १८; अथर्वशब्दावली अथर्वशब्दावली नर. ६/१ वं. १८, ६४.

अथर्वशब्दावली (= अथर्वशब्दावली) (श्नुय्मा अथर्वशब्दावली तथा अथर्वशब्दावली)

तथा अथर्वशब्दावली समास वि. वधारे नेक कुनश्नीवायो; rich in good deeds; doing holy deeds; अथर्वशब्दावली नर. १/१ धन. ५७, १४; य. ११, २०; अथर्वशब्दावली नर. २/१ वीर्य. ३, ४; अथर्वशब्दावली नारी. २/१ वीर्य. ३, ४; गेह ४, ६. अथर्वशब्दावली अथर्वशब्दावली नारी. ४/१ य. २२, १८; अथर्वशब्दावली अथर्वशब्दावली नर. ६/१ वं. १८, ६४.

अथर्वशब्दावली (श्नुय्मा धा. अथर्वशब्दावली) वि. वय्मिलु

गातिः; तारीङ्क करतो; अथवा भेट आपतो (धा. ५);
 praising (rt. ७५^१ to praise); or:—bestowing
 gifts (rt. ५^१ to bestow); १०७५^१ नर. ४/१
 य. ५, ८.

११०५^१ (शुद्धी १ धा. ५) सा. ना. नारी.
 अक्षर, सत्पावन; gift, liberality; ११०५^१
 (२/१ ने अदले) वीर्य. २१, ३; ११०५^१
 ३/१ छिन्न. ५५, ३; छिन्न. ५८, ४.

११०५^१ वि. ना. नर. नामांकित पुत्रधनुं नाम;
 name of an illustrious personage; ५५^१
 ५/१ य. १३, १२३.

११०५^१ (= ११५-७५०) (शुद्धी १७^१) सा. ना.
 नारी. कोपरियांथी ते वयलां अंगणां छेडा
 सुधीनुं माप; a measure from the elbow to
 the end of the middle finger; a measure
 of two spans (i. e., 18 inches). शुद्धी नीचि.

११०५^१ (= ११५-७५०) (शुद्धी १७^१) सा. ना.
 नारी. कोपरियांथी ते वयलां अंगणां छेडा
 सुधीनी लंबाई; the length of Frārūthni, i. e.,
 two spans. ११०५^१ २/१ वं. ७, २८.
 ३०. ३३.

११०५^१ विरो शुद्धी धा. ५^१

११०५^१ थी शङ्क यथा ज्योला मोटे शुद्धी १ तथा
 २ धा. ५^१

११०५^१ विरो शुद्धी १७५^१

११०५^१ (शुद्धी ३ ५^१ तथा ५५^१)
 सभास वि. छुटा—पीपाम्मिला जालसाथि; पीपी
 नाज्जला जालसाथि; with the dishevelled
 hair; with the hair torn off; ११०५^१
 नर. १/३ य. १०, ११३.

११०५^१ (= ५-५०) (शुद्धी १ ५^१ क तथा
 ५^१) सभास ना. नान्य. माथुसोनी शुद्धी—
 वधारी; abundance in men. Comp. ११०५^१;
 ५^१ (१/१ नी मतलमे) वीर्य. १२, १. ५
 शरान्त नारीजती लक्ष्मिता १/१ यथशङ्क.

११०५^१ (शुद्धी ५^१) सा. ना. नान्य.
 आगण नवुं, वधवुं; going forward; growing
 (lit.); शुद्धी ११०५^१

११०५^१ (= ५०^१, ५०^१) (शुद्धी ५^१) वि.
 वधारी करतो, आप्तारी करनार—आपनार; causing
 progress; prosperity-giving; ५०^१
 नर. १/१ छिन्न. ५७, १६; य. ८, ३३; य. ६, १७;
 य. १०, ८८; ११०५^१ नर. २/१ छिन्न. १०, २१;
 सीरि. २, ३०.

११०५^१-११०५^१ सभास ना. नारी. ज्ये ज्यो
 १७ (सुरजनुं) नी साथे आवेछे अन ज्येने
 अर्थ सुरजनां अस्त पामवा पछीना वपत;
 the word is invariably preceded by
 १७; it means the time after sun-set. Pehl.

११०५^१-११०५^१, ११०५^१-११०५^१; ११०५^१. १७-११०५^१
 ११०५^१ २/१ वं. ७, ५८; छिन्न. ५७, १०. १६;
 य. ४, ८; य. ५, ६४; य. १०, ६५; १७-११०५^१
 ११०५^१ १७-११०५^१ १७-११०५^१ from sun-
 rise to sun-set (सुरजनां डगवाना वपतथी
 ते सुरजनां अस्त पामवाना वपत सुधी) ५/१
 य. ५, ६१.

११०५^१ (= प्रीति) (शुद्धी १ धा. ५^१) सा. ना.
 नारी. वप्याणु, अंदगी, आराधना; praise,
 prayer, adoration; शुद्धी ११०५^१

११०५^१ = To Froth = क्षिणु क्षिणु यधनवुं, नसामांथी
 क्षिणु नीकणवुं, वास मारवुं; to be in a high
 state of decomposition (as a dead body);
 to stink; cl. 4; ११०५^१ वर्त. परस्मै.
 ४ था वर्ग ३/१ वं. ६, २८. शुद्धी ११०५^१

११०५^१ (शुद्धी धा. ५^१) वि. प्याइं, वाहावुं;
 beloved, affectionate; ११०५^१ नर. १/१ वं. १६,
 ४०; छिन्न. ५७, ३४; य. ११, २०; ११०५^१ नारी. १/१
 य. १५, ३६; ११०५^१ नारी. २/१ य. १३, १००; य.
 २२, १८; य. २४, ६०; ११०५^१ नारी. ३/१ वं. २२,
 ५. १२. १८; ११०५^१ नारी. ८/१ वं. २, १०. १४.
 १८; ११०५^१ नारी. १/३ य. १३, १४७; ११०५^१
 अधि. वि. नारी. २/१ य. २२, १४; य. २४, ६०.

११०५^१ = प्री = आहावुं, प्रीति शंपवी, वप्यावुं,

અર અશી જરોશતની વડી છેાકરીનું નામ ; Fréni, the eldest daughter of Zarathustra ; ૧/૧ ય. ૧૩, ૧૩૬.

૨ ઈફાઈ વિ. ના. નારી. ફેની નામની નામાંકિત સ્ત્રી જેનાં ફરોહરને આરાધ્ય છે. એ નામની આર જુદી જુદી સ્ત્રી, આર જુદા જુદા નામાંકિત અશી પુર- ધોની બાઈડી હતી; name of a renowned woman; ઈફાઈ appears four times, the wives of four different illustrious personages, viz., 1 ૧૩/૧૫, 2 ૧૩/૧૫, ૩ ૧૩/૧૫, 4 ૧૩/૧૫ (vide Yt. 13, 140). ૧/૧ ય. ૧૩, ૧૪૦.

અજાઈફાઈ (Yt. 22, 9) pres. partic. fem. nom. sing.; stepping forward; આગળ જતી; rt. ૧/૫૦ to come forward.

૧ ઝાઈફાઈ (જુઝ્મા ધા. ૧/૫૦) સા. ના. નારી. પાકીજગી, ધર્મીપણું, પરહેજગારી; piety, sanctity, religiousness. Contra, ૧/૫૦; ૩/૧ ઈજ. ૮, ૨.

૨ ઝાઈફાઈ (જુઝ્મા ધા. ૧/૫૦) સા. ના. નારી. બાહાર આવવું-નીકળવું, દેખાવ દેવો; coming out; appearing; ૧/૫૦; ૩/૧ ઈજ. ૮, ૨.

૩ ઝાઈફાઈ, ૪ ઝાઈફાઈ } વિશે જુઝ્મા ધા. ૧/૫૦ અ.

૫ ઝાઈફાઈ ક્રિ. અ. વધારે, પુષ્કળ, બરાબર; આગળ; much, properly; well; forward; ૧/૫૦ નું ખીજું ૩૫, ધણું કરીને ગાથામાં આવે છે. ૧/૫૦ (તું મને બરાબર શિખવ) ઈજ. ૨૮, ૧૧; ૧/૫૦ (તે મને બરાબર શિખવશે) ઈજ. ૪૫, ૬; કોઈ વખતે વગર અર્થે અમથો વધારાનો આવે છે; જેમકે ૧/૫૦ ઈજ. ૪૬, ૩.

૬ ઝાઈફાઈ (= ૬/૫૦; જુઝ્મા એ બે બોલા) ક્રિ. અ. અચીત; assuredly (adv.); ૬/૫૦ ય. ૧, ૫.

૭ ઝાઈફાઈ (અસલ ૩૫ ૧/૫૦ + ૧/૫૦; જુઝ્મા ધા.

૧) સા. ના. નારી. ફરવું, ચાલહાલ કરવું; going about; ૧/૧ ઈજ. ૪૬, ૪.

૮ ઝાઈફાઈ (વિશે જુઝ્મા ધા. ૧/૫૦) સા. ના. નર. નામાંકિત પુરુષનું નામ; name of an illustrious personage; ૧/૧ ય. ૧૩, ૧૨૬. જુઝ્મા યાદી.

૯ ઝાઈફાઈ (= ૯/૫૦ = માંચ = ૧/૫૦) (અસલ ૩૫ ૧/૫૦ + ૧/૫૦) (જુઝ્મા ધા. ૧/૫૦) ક્રિ. અ. આગળ; forward (adv.). Contrast ૧૦/૫૦ (backward); ૧૦/૫૦ ઈજ. ૯, ૧૧; ૫. ૮, ૫૬; ૫. ૧૪, ૪૮.

૧૦ ઝાઈફાઈ (જુઝ્મા ૧૦/૫૦ તથા ધા. ૧૦/૫૦) વર્ત. ક્રિ. વિ. શેતાખીથી આગળ જતો; નાહાસતો; hastening, fleeing; ૧૦/૫૦ ૧/૧ ય. ૧૦, ૭૧.

૧૧ ઝાઈફાઈ Yac. 43, 14 (meaning unsettled); inspired (Dar.); rt. ૧/૫૦; advancing (M.); rt. ૧૦/૫૦; thou hast commanded (Sp. & Jus.); બેરાશત યજ્ઞો (દારજે.); આગળ વધતી (પાદશાહી) થી (મિદસ); તે ફરમાવેલી (છે) (સ્ત્રી. તથા યુસ્તી).

૧૨ ઝાઈફાઈ (જુઝ્મા ધા. ૧/૫૦) સા. ના. નારી. આગળ જવું; પોહોચવું; going forward; reaching; ૧/૫૦ ૩/૧ ય. ૧૧, ૬.

૧૩ ઝાઈફાઈ (= મિચ) (જુઝ્મા ધા. ૧/૫૦) ક્રિ. અ. આઈ, વાહાણું, પ્રિય; beloved, affectionate; ૧/૫૦ નર. ૧/૧ વં. ૩, ૨૫; ઈજ. ૪૬, ૬; ઈજ. ૫૭, ૩૫; ઈજ. ૭૧, ૧૩; ૫. ૧૧, ૨૦; ૧/૫૦ નારી. ૧/૧ ય. ૧૫, ૩૬; ૧/૫૦ ૨/૧ ય. ૨૪, ૫૧; ૧/૫૦ ૪/૧ વં. ૩, ૨૫; ૧૦/૫૦ ૬/૧ ઈજ. ૧૩, ૨; ૧/૫૦ ૧/૩ ઈજ. ૭૦, ૪; ૧/૫૦ ૧/૩ ય. ૧૭, ૧૦; ૧/૫૦ ઈજ. ૪૪, ૧.

૧૪ ઝાઈફાઈ (= ૧૪/૫૦) સા. ના. નર. દોસ્ત, બેરબાહ; a friend; a well-wisher; ૧/૧

* ૧/૫૦—an inseparable particle implying any, whatever. Comp. Sans. જન. vide my Av. Gram., § 231.

ध्र. ४६, २; ... ४१ ध्र. ४३, १४; ध्र. ४४, १; ध्र. ४६, २. शुष्मा ...

२ शुष्म वि. ना. नर. नामांकित पुरुषं नाम, जेनां इरोहरने जे वपत आराध्युं छे; कदाच्य मिकल नामना जे शुष्मा पुरुषो ह्ये. म्मिमाना आपनुं ध्रिमा पानदानुं नाम जल्लानुं नथी; name of an illustrious personage; probably, two different persons of the same name, as appears from Yt. 18, 110. 119; ... ६/१ य. १३, ११०. ११६. शुष्मा मो. धि.

शुष्मा, शुष्मा वि. ना. नर. मिक पुरानी नामीया कुर्कुयनुं नाम; म्मिज कुर्कुमनो म्मिक नामांकित नर ... गोशत क्रयान (...) नां नामथी जल्लानो हुतो; name of a Turanian family, noted for its piety and virtue; for particulars, vide ...

६/१ ध्र. ४६, १२; ... ६/३ य. ५, ८१; ... ६/३ य. १३, १२०.

शुष्मा विरो शुष्मा ...

शुष्मा विरो शुष्मा १ धा. ...

शुष्मा (शुष्मा शुष्मा) समास ना. नारी. आयादीना सरदार—काम्मेदा (मिस); (शुष्मा = शुष्म = शुष्म = आयादी करवी); अथवा गाम्मि-दोर उपरनी सरदारी (शुष्मा = शुष्म = पशु); चेहेलवीमां म्मिनो तरशुष्मा शुष्मा छे, ते उपरथी साधारण्यु रीते म्मिनो अर्थ 'सरदारी' करवामां आये छे; control or sovereignty over the cattle (lit.); the thrift-lord, the thrift-law (M.); sway, command (from Pehl. शुष्मा); शुष्मा (Geld. शुष्मा) १/१ ध्र. ५१, ४; शुष्मा २/१ ध्र. ३३, १२; शुष्मा ध्र. ३७, ५; शुष्मा शुष्मा ६/१ ध्र. १३, ६; शुष्मा ६/१ ध्र. ३६, ५.

शुष्मा (Yac. 11, 1), denom. verb pres. 2nd per. sing. (fr. शुष्मा fatness) thou fattenest (me) तु (मने) इरये करैछे.

शुष्मा (शुष्मा १ धा. शुष्मा) क सा. ना. अ-

रपी, इरयेपल्लुं (असल.); आयादी, वधारी; fatness (lit.); prosperity, increase; म्मि जाल शुष्म (गाम्मि-दोरनी शुष्मादीनी) नी साथे आविछे; शुष्म शुष्म शुष्म २/१ य. २, ८; सीरि. २/७; शुष्म शुष्म शुष्म २/२ य. ६, ६; शुष्म शुष्म शुष्म ४/२ य. २, ३; सीरि. १, ७; शुष्म शुष्म शुष्म २/३ य. ५, २६.

य) वि. इरये (असल.); आयादी आयादी; fat (lit.); prosperity-giving; शुष्म शुष्म शुष्म नारी. २/१ य. ६, २.

शुष्मा (= शुष्म = Ger. Fessel = Fetter) (शुष्मा धा. शुष्म) सा. ना. ना. य. जेडी, जंशर; a fetter or chain; असल ३५ शुष्म + शुष्म = शुष्म (शुष्म नी पछीने शुष्म नीकणी गयाथी); शुष्म ३/३ य. ४, ५१.

शुष्मा* (= शुष्म = Ger. Schaam = Shame) सा. ना. नर. शरम, लाज, हया; shame, disgrace; शुष्मा शुष्मा शुष्मा (मालु-सोनी शरमने लीधि) ५/१ य. १५, ६. १०. ११. १२.

शुष्मा (Yt. 14, 56) denom. verb pres. 3rd per. plu; शुष्मा शुष्मा शुष्मा they extend or stretch their waists. Comp. Per. शुष्मा to disperse, to scatter. तेष्मा पौतानी कम्मर जेयेछे.

शुष्मा = शुष्म = वधारी करवे, आयादी-वृद्धि करवी; to increase, to render prosperous; शुष्मा (पत. कृ. वि.) आयादी करतो; उद्योगी, जेहेनतु; rendering prosperous; thrifty; epithet of शुष्मा (the husbandman); शुष्मा शुष्मा (इरानी) आयादी करनार म्मिडत (नर. १/१) वं. ५, २८; वं. १३, ४६; ध्र. ११, ६; शुष्मा शुष्मा शुष्मा (४/१ ने अहले) वं. १४, १०; शुष्मा (वधारी करतु-करनार.) य. १४, ६१; ध्र. ४८, ५. अगरेने ध्र. ४८, ५ मां शुष्मा लधने क्रियापद गल्लिजे तो आया. पररमे. २/१ (तु आयाद कर) १/१ शुष्मा

* शुष्मातनो शुष्मा अथवा शुष्मा उपरानुं कुं ३५ ह्ये. शुष्मा शुष्मा

१) **शुभ्र** (शुभ्रम्) हमारो अराने मरिनेने (ध्रिमाने गाम्भे—गोसंपदने) तु आयाए कर. **शुभ्रम्** नर. २।१ वं. १८, २०; वीर्य. ३, २; **शुभ्रम्** नर. ४।१ वं. ५, ५७. ५८; ५. १३, ८८; ५. १६, ७; **शुभ्रम्** मेहेनतु (मायुस)ने मरि (नर. ४।१) ध्रि. २६, ५; **शुभ्रम्** **शुभ्रम्** नर. ६।१ वं. १३, ४४. ४६; वं. १४, १०; ध्रि. १३, २; ५. २३, ५; ५. २४, १६; **शुभ्रम्** (आयादी करनार तथा मेहेनत करनार) ४।१ ध्रि. २६, ६; **शुभ्रम्** **शुभ्रम्** नर. ८।१ वं. १८, २१; **शुभ्रम्** **शुभ्रम्** **शुभ्रम्** नर. २।३ ध्रि. १३, ३; वीर्य. ३, ५; **शुभ्रम्** उद्योगी (मायुसो)मां नर. ७।३ ध्रि. ४६, ४. **शुभ्रम्** **शुभ्रम्**, **शुभ्रम्**

२) **शुभ्र** = **शुभ्र**, **शुभ्र** = दुधने मंथन करवुं, घोगवुं, वलोगवुं; to churn or agitate (boiled milk); **शुभ्रम्** **शुभ्रम्**

३) **शुभ्र** (शुभ्रं नुं दुकुं इप. शुभ्रम् ते योस) सा. ना. नर. ५शु; cattle; used in compound forms; e. g., **शुभ्रम्**, **शुभ्रम्**, **शुभ्रम्**, **शुभ्रम्**, **शुभ्रम्**, **शुभ्रम्**, **शुभ्रम्**

शुभ्रम् (शुभ्रम् १ धा. शुभ्र) वि. आयादी-वागे, आयाए करतो, वृद्धि करनार; rendering prosperous; prosperity-producing; **शुभ्रम्** नर. १।१ ध्रि. ५८, ४; ५. १, १३.

शुभ्रम् (शुभ्रम् १ धा. शुभ्र) क) सा. ना. नर. आयादी, आयादीवाणुं काम; prosperity, a prosperous work. **शुभ्रम्** २।३ ध्रि. ५८, ४.

५) वि. आयादी करतो, आयादी करनार; same as **शुभ्रम्**, i. e., rendering prosperous; prosperity-producing; **शुभ्रम्**

शुभ्रम् (आयादी करनार मांश्र, ध्रि. २नेने ५८ मां हा) नर. १।१ ध्रि. ५७, २२; **शुभ्रम्** **शुभ्रम्** नर. २।१ गेह २, ६. वणी य्मे ये योस समास इप-मां यी आवेछे. शुभ्रम् नीयिने योस.

शुभ्रम् (= **शुभ्रम्**, **शुभ्रम्**)

(शुभ्रम् = **शुभ्रम्** तथा **शुभ्रम्**) वि. ना. नर. आयादी आपनार मांश्र (असल.); ध्रि. २नेने ५८ मां हांनुं नाम; Fshusho-máthra; *lit.*, a prayer for prosperity; the name by which Yaçna LVIII is known; it appears to be called so, from the presence in it of the words *fshusha*, *fshushant*, 'thriving, causing to thrive' which aptly express its contents (Dar.). **शुभ्रम्** (Geld. **शुभ्रम्**) (१।१ नी मतलये) ५. १, १३; **शुभ्रम्** २।१ वीर्य. २, १०; **शुभ्रम्** **शुभ्रम्** (ह्रि. १८ नुस्कने ध्रि. २नेने ह्रि. १८ नुस्कमां आवेला इधुषो-मांश्र) २।१ ध्रि. ५६, ३२; **शुभ्रम्** १।१ वीर्य. १, ८.

शुभ्रम् (शुभ्रम् १ धा. शुभ्र) वि. आयादी—वृद्धि करनार; मेहेनतु; prosperity-giving; active, industrious; **शुभ्रम्** नर. १।१ ध्रि. ४६, ६; **शुभ्रम्** नर. २।१ ध्रि. ३१, १०.

शुभ्रम् (= **शुभ्रम्** = स्तन **शुभ्रम्**) सा. ना. नर. ५) यान, धाध; धाधि; the breast, the nipple. य्मे योसनी योस उत्येति नयुधिनथी. ये रीति समजवी शक्रय्मे:—क) धा. **शुभ्रम्** = **शुभ्र** = तन् = य्मेयवुं, तायवुं (धा. **शुभ्र** नी रीति; शुभ्रम् ते धातु तथा तेनी नेठ); शर आतने ठे, **शुभ्र** अथवा **शुभ्र** उपसर्गनुं दुकुं इप दीसिछे.

५) धा. **शुभ्र** = स्था = उजुं रेहेवुं; **शुभ्रम्** २।१ वं. ८, ५२. ५३. ५४; वं. ६, १६.

ग) कुयकु, दुगरे; a knob; शुभ्रम् **शुभ्रम्**

शुभ्रम् (शुभ्रम् १ धा. शुभ्र) अति. वि. ध-श्रि. २नेने—महद आपनार; most supporting or helping; शुभ्रम् **शुभ्रम्**, **शुभ्रम्**

* आये ठेकाये (ध्रि. ४६, ६ मां) ये ध्रि. २नेने इरशोस्तर याये दीसे छे अने तेने ध्रि. २नेने ये ठेका आवेछे. † **शुभ्रम्** (य. १०, २०) मां आवेछे तेम नडाभो गधवेो.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 = 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘; तथा 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮)
समास ना. ना-य. (हाथनां) जे आंगलां; two
fingers; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 वं. १८, २ (पेहेलवी शरिह);
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ज्मेनी पछीना जेलो.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) स-
मास वि. हाथनां जे आंगलां जेठलु पोटोयुं; as
thick as two fingers; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
वं. १८, १ (पेहेलवी शरिह).

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) स-
मास वि. (हाथनां) जे आंगलां जेठला कडुं,
(हाथनां) जे आंगलां जेठलु लांयुं; as large as
two fingers; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 a bone
as large as two fingers (जे आंगलां जेठलां
कडनां हाडकाने) नर. २१ वं. ६, १८.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 विरो 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (= 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 + 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮)
तथा 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 संख्या. वि. दश हज्जर धयुं; ten
thousand times. 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (= 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) दशेवण संख्या. वि. दश हज्जर,
१०,०००; ten thousand, 10,000; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
(नारी. १३ नी मतलजे) य. १३, ६४; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
२३ वं. ३, ३१; वं. ८, ८१; वं. १४, २-६; छत्र.
६८, १५; य. ५, २१; य. ६, ३; य. १०, २७. ८२;
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 २३ य. १३, ७१; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ४१ य.
३, १०. १३; य. २४, १६; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 २३ वं. २२, २.
६. ६. १५; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (नव वपत
दश हज्जर = ९००००) २३ वं. २२, २. ६. १५;
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (दश हज्जर धयुं दश हज्जर)
२३ य. ३, १०. १३; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ३३ वीरप.
८, १. 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ज्मेनी पछीना जेलो.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘) वि. दश हज्जर धयुं—वपत
(𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮); ten thousand times; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
४१ वं. ७, ५५. ५६; य. ५, ५४. ५८. ११७; य. ८,
६१; य. ६, ३१; य. १३, ४८; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
३३ वं. ७, ५५. ५६; य. ५, ५४. ५८. ११७; य.
८, ६१; य. ६, ३१; य. १३, ४८.

𑀘) समास ना. ना-य. दश हज्जर धयुं मारतुं
(𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 १ 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮); smiting (evil beings) ten

thousand times; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ४१ य. १०,
४३; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 ३३ य. १०, ४३.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (= 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮)
समास वि. दश हज्जर आंयवागो, धिमाने दश ह-
ज्जर आंयना जेठली जेवानी शकित धरावनार—
तीक्ष्णता रायनार; (Mithra) of the ten thou-
sand eyes, i. e., whose power of vision is
as intense as 10,000 eyes taken together;
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 = कारांत नर. ११ य. १०, १४१;
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 नर. २१ छत्र. २, ३; य. १०, ७;
नीआ. १, ६; नीआ. २, ६; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
नर. ४१ य. १०, ६१; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 नर. ६१
छत्र. १, ३; य. १०, ०. १४६.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 १ 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘) समास
ना. नर. दश हज्जर (मायुसो) नो धयुं—सरदार;
a chief of myriad; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 १३ य.
१४, ५६.

𑀘) समास वि. दश हज्जर सरदारवागो; (the
Dānuš) of ten thousand chiefs; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 १३ य. १३, ३८.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) समास
वि. दश हज्जर नादला रथेनवागो (मेहेल); (a palace)
with ten thousand small pillars; 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 नाय. ११ य. ५, १०१.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮) संख्या.
वि. दश हज्जर धयुं दश हज्जर; ten thousand
times ten thousand, i. e., numberless;
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 नारी. १३ वं. ५, १६.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 समास वि. (अर्थ अयोक्स);
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (धर) ना विरोधयुं तरिके आवेलो छे ;
दश हज्जर आरीवायुं (स्पी. तथा दारमे.); दश
हज्जर पेहेडी आंवायुं (हारले); दश हज्जर अयुं-
वायुं (युस्ती); (meaning unsettled);
(a dwelling) with ten thousand windows
(Sp. & Dar.); with...joists (Har.); with...
pegs (Jus.); Pehl. 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮; . . . 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮
𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 नाय. २१ वं. १८, २८.

𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮-𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 (𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮 𑀘𑀓𑀡𑀓𑀭𑀯𑀭𑀮)

समास वि. दश हज्जर (जेवाना) युद्ध—गडार-वाणो (मीडेल); (a palace) with ten thousand battlements ; ... ना. २।१ वं. १८, २८.

समास ना. नर. दश हज्जर वरसादनां आपता; ten thousand showers of rain; ... १।१ वं. २१, २.

समास वि. दश हज्जर नसुसवाणो; अथवा दशहज्जर जेवानी शक्तिवाणो; (Mithra) who has 10,000 spies. Otherwise: same as ... १।१ य. १०, २४. २७. ४६. ८२; य. १७, १६; ... १।१ य. १०, ६०. ६६. १४१.

संख्या. वि. दश हज्जर चाखुं; ten thousand times (for ...); ... य. १०, ११७.

समास वि. दश हज्जर धायां दश हज्जर = १०००००००; ten thousand times ten thousand, i. e., numberless ; ... २।३ य. २४, १६.

विपरधी नाम साधित क्रि.) = ... तंदरोस्ती आपवी, निरोगी करवुं, सांशुं करवुं; to give health, to cure (denom. base); ... १।१ वं. २२, २. ६. १५; ... १।१ वं. २२, ६; ... (Tishtrya) brings health to... (संशुवन करेछे) वर्त. परस्मै. ३।१ य. ८, ४३; ... ४० ४१. ४२. ४३. ४४; वं. २१, ३; य. ३, ६.

समास वि. दश हज्जर धायां दश हज्जर = १०००००००; ten thousand times ten thousand, i. e., numberless ; ... २।३ य. २४, १६.

सा. ना. ना. १. तंदरोस्ती; health; ... १३, ५२. ५३. ५४. ५६; ... २।१ वं. ६, ५३. ५४. ५५. ५७; वं. १३, ५२. ५३. ५४. ५६; ... २।१ वं. ६, १७; वीर्य. २०, १; ... ५५, ३; ... ४।१ वं. १०, ८; ... ४।१ वं. ६८, २; ... ६।३ वं. ६८, १५; य. १, २६; य. १३, १३५.

ग) वैद्यो धंधो, तप्यापत, हकीमुं; the medical profession; ... ४।१ वं. ७, ३६.

धा. ना. नर. ... = मिषज् = ... वैद्य, तप्याप, हकीम; सांशु करीने तंदरोस्ती आपनार; a healer; a curer; a physician; ... ६।३ वं. ७, ४४; य. ३, ६.

वि. तंदरोस्ती आपवुं, सांशुं करवुं; healing, curing; giving health; ... १।१ य. ३, ५; ... नर. २।१ य. ७, ५; य. २०, १. ... ३।३ वं. ७, ४४; य. ३, ६.

समास ना. ना. १. तंदरोस्ती आपनार ... काम; अथवा तंदरोस्ती आपनारा उपायनी जेती, धामाने तंदरोस्ती आपनारा रीपाज्मानी जेती—जेडशी; a healing or curative work (rt. ... to do); or, tillage of curative plants (rt. ... = to till); ... tillage; a sown field; ... १।३ वं. २१, ३.

समास ना. नर. तंदरोस्ती आपनार; a health-giver, a healer; ... १।१ वं. १०, ६.

वि. तंदरोस्ती आपनारो धायां—उपाय; a remedy, a restorative; ... २।१ वं. १३, ३५; ... १।३ वं. २१, ३; ... १०, ८८; ... (नर. १।१ ने पहिले) य. १०, ८८; ...

* जेवना भाडे अवस्ता व्याकरण, संज्ञा ३७-३८ मे.

१, १२; **वेष्ट** (Wester.) न०. २/१ य. २०, १; **वेष्ट** नारी. २/१ छिन्. ६५, १; य. ५, १; य. ८, २; य. १०, १५; य. १३, ४; य. १७, १; **वेष्ट** ६/१ य. १५, ५०. ५१; **वेष्ट** न०. ६/१ छिन्. १०, ७; **वेष्ट** छिन्. १०, १८; **वेष्ट** १/३ य. १४, ४६; सी री. १, १३; **वेष्ट** २/३ य. १५, *५६; **वेष्ट** नारी. २/३ वं. २०, ४; य. ८, ४७; य. १३, ३०; **वेष्ट** २/३ वं. १०, ५. ६. १३; **वेष्ट** अधि. वि. नारी. १/३ य. १३, ६४; **वेष्ट** अति. वि. न०. २/१ वं. ७, ४८; य. ३, ६; य. १४, ३. ७. ६. १३. १५. १७. २१. २३. २५. २७; **वेष्ट** नान्य. १/१ य. १. २. ४; य. ३, ५; **वेष्ट** न०. १/३ वं. ८, ७२; वं. ८, २७; वं. ११, ३. ८. ११. १४. १७. २०

वेष्ट वि. ना. न०. नामाङ्कित पुरुषन् नाम; name of an illustrious personage. Comp. **वेष्ट**; **वेष्ट** १/२ य. १३, १२५.

वेष्ट (= ७ = ७, ८) (शुद्धि १ धा. ७, ७) सा. ना. जोष्मि, सुगंध; perfume; **वेष्ट** २/१ वं. ८, ८०; **वेष्ट** २/१ छिन्. ४, १; वीर्य. ११, ५; **वेष्ट** नान्य. २/१ छिन्. ३, २; **वेष्ट** ३/१ य. २४. ३८; **वेष्ट** ७/१ छिन्. ६२, २; **वेष्ट** २/३ य. २२, ७; **वेष्ट** ६/३ वं. १६, २४. ४०. शुद्धि **वेष्ट**, **वेष्ट**

वेष्ट विरो शुद्धि **वेष्ट**

वेष्ट सा. ना. जोराक; food, provision; शुद्धि **वेष्ट**

वेष्ट (= १ = १) (शुद्धि धा. ७) सा. ना. न०. छुटकारा करनार—आपनार; one who sets free; a freer; **वेष्ट** २/१ वीर्य. ७, ३.

वेष्ट (शुद्धि धा. ७) सा. ना.

* य. १५, ५६ भां जे जोलनी साधे आवेसा **वेष्ट** जोलने पी २/३ भां गणत्रो.

नान्य. सुख, भोग, आनंद; comfort, pleasure, joy; शुद्धि **वेष्ट**, **वेष्ट**

१ **वेष्ट** (= ७ = ७, ८) (शुद्धि २ धा. ७, ७) सा. ना. कांछिनी स्त्री **वेष्ट** पणु शरीरने लायाथी तेनी असर आपणु मगल उपर थाय्ये ते शक्ति, बुद्धि, भान; intellect; consciousness शुद्धि **वेष्ट**

२ **वेष्ट** (= ७ = ७, ८) (शुद्धि १ धा. ७, ७) सा. ना. न०. जोष्मि, सुगंध; perfume; **वेष्ट** १/१ य. २४, ५१; **वेष्ट** २/१ वं. १६, ३३; य. २४, २७ शुद्धि **वेष्ट**, **वेष्ट**, **वेष्ट**

वेष्ट (= ७ = ७, ८) (शुद्धि २ धा. ७, ७) सा. ना. नान्य. बुद्धि, भान, शुद्धि; **वेष्ट**; intellect, consciousness; life; **वेष्ट**

१/१ वं. ७, २; वं. १३, ५०; **वेष्ट** १/१ वं. १६, ७; **वेष्ट** २/१ य. १३, ४६; **वेष्ट** २/१ वं. १६, २६; छिन्. २६, ४; छिन्. ५५, १; **वेष्ट** ६/१ वं. ८, ८१-८६; वं. ८, ४३; छिन्. ५५, २. शुद्धि **वेष्ट** तथा **वेष्ट** पछीना जोलो.

वेष्ट (उपरथी) वि. ज्ञानि, जेतलु, वाकिंगार; knowing, cognizant; **वेष्ट** नारी. २/१ वं. १८, ६७. ६८.

वेष्ट (= ७ = ७, ८) (शुद्धि उपरथी) क समास **वेष्ट**. ना. नान्य. ज्ञानि बुद्धिने कियेले (असल); ज्ञानियुद्धिने कियेले युनाह; अस्माधि-वरस्त युनाह; wilfully done (lit.); a crime wilfully committed; **वेष्ट** ६/१ वं. ७, ३८; वं. १३, १०. ११. ३१. ३४; वं. १५, १२. १६. २२. २५. २८. ३१. ३४. ३७. ४०; य. २४, ४४. **वेष्ट** समास **वेष्ट**. वि. बुद्धिधी—समर्थी कियेले; done with knowledge or intelligence; **वेष्ट** नान्य. १/३ Frag. 8, 1 (i. e., Vispa Humata).

वेष्ट (शुद्धि उपरथी) समास वि. बुद्धिधी ज्ञानि, पुरती

३ति ७७३ति; knowing with a full understanding; fully knowing; ७७३ति-७७३ति नर. ११ वं. १८, ६७. ६६.

७३ति विरो ७७३ति to be होवुं, थवुं.

७३ति, ७३ति सा. ना. नर. मूर्तिपूजन (दारम.); idolatry (Dar.); ७७३ति २/३ य. २२, १३; ७७३ति य. २४, ३७; ७७३ति य. २४, ५६.

७३ति (७३ति ७३ति) सा. ना. नारी. सुख, मोन, आनंद; comfort, pleasure, joy; ७७३ति २/३ य. ४. १.

७३ति नाम. मेहेसुल, पंडली; revenue; tribute. Comp. Per. ७३, ७३; rt. ७३ = Sans. मञ्ज to allot, to distribute; ७७३ति ७३ति-७३ति

७३ति (७७३ति १ धा. ७३) ७३. ६. वि. छरेलो, भेडेलो, छलतां काहोडेलो (अनान); ground, thrashed, husked (as corn); ७३ति नर. ६/३ वं. ७, ३५. ७७३ति ७३ति

७३ति (= ७३ = ७३) (७७३ति १ धा. ७३) सा. ना. ना-य. ३) ७३ भाग करीने आपेवुं ते (असल); नसीय, अप्त; what is allotted; luck, fortune; ७३ति २/१ वं. २१, १. ७७३ति ७३ति-७३ति, ७३ति-७३ति

७३) कमयप्ती, भाग, woe; ill-luck; ७३ति ७३ति-७३ति (अ३ति भागदयरेनी दीन! भारी कमयप्ती-भाग) १/१ य. ८, २३. ७) तकदीर, सरगत; fate, destiny; chance; ७३ति ३/१ वं. ५, ८; ७३ति य. २४, ३८.

७३ति (७७३ति १ धा. ७३) सा. ना. नर. अप-क्षीश करनार; one who bestows gifts; epithet of Tishtrya; ७३ति २/१ य. ८, १.

७३ति विरो ७७३ति ७३ति ७३ति = ७३ति = ७३ति = ७३ति) अप्परावुं, आपवुं; वेहेयी आपवुं-नापवुं; to bestow, to give, to distribute; orig., ७३ति to divide; ७३ति + ७३ति = ७३ति; el. १; ७३ति धातु १ ला वर्गेना छे; ७३ति वतं. आत्मने. २/१ छिन. ११, १;

७३ति ३/१ छिन. १०, १३; ७३ति ७३ति वरमे. छिन. ६, २२; ७३ति छिन. ५०, ३.

७३ति ३/३ य. ६, १; य. ७, ३; नीआ. १, ११; नीआ. २, ५; ७३ति संश. य. २४, ३४. ४६; ७३ति आमा. परमे. १/१ य. १०, १०८; य. १४, ४७; ७३ति प्रिया. आमा. परमे. २/३ य. २४, ८.

७३) अप्परावुं, माङ्क करवुं; to remit, to forgive; ७३ति वतं. परमे. ३/३ वं. ८, १००. १०१. १०२.

७३) भाग-हिरसो लेवो, पांमवुं; to partake of, to have a share in; ७३ति वतं. परमे. ३/१ वं. ५, ६१; ७७३ति ७३ति

७३ति-७३ति = अप्परावुं, आपवुं; to bestow, to grant; ७३ति-७३ति आमा. आत्मने. २/१ छिन. ३३, १०.

७३ति-७३ति = अप्परावुं, आपवुं; to give, to bestow; ७३ति-७३ति-७३ति वतं. परमे. ३/३ य. ८, १.

७३ति-७३ति = चोतरङ्क वेहेयी नापवुं; to distribute in all directions; ७३ति-७३ति वतं. परमे. ३/१ य. ८, ३४. ४७.

७३ति (७७३ति धा. ७३ति) सा. ना. नर. ७३ति मेणवनार-पांमनार; one who derive benefit; ७३ति १/१ छिन. ३१, १०.

७३ति विरो ७७३ति ७३ति

७३ति (= ७३, ७३) ३) वि. ना. नर. आद; छिरी शक्ति, भागवान; साहेय; Deity, God. divine power; lord; literally, implying one who distributes or portions in parts; rt. ७३ति = to distribute; or: adorable; rt. ७३ति = मञ्ज = to worship, to pray; ७३ति १/१ छिन. १०; ७३ति (liberal) २/१ छिन. ७०, १; य. ७, *५; नीआ. ३, *७; ७३ति ७३ति ७३ति praise the waters and Him who distribute them २/१ य. १५, १. ६. १०. १४; ७३ति (छिरी शक्तिमेमोनि) ६/३ य. १०, १४१.

* आ३ति ठेकाये ७३ति अर्थ 'अपपरावुं करनार' नसीय आपनार, सपनी' भी थछ शके.

અ) સા. ના. અપ્ત, નસીબ; luck, fortune; vide ૫૧૫૦ fortunate અપ્તાવર.

૨ અપ્ત (જુઓ ૧ ધા. ૫૫) સા. ના. ક)ભાગ; a portion, a piece; ૫૧૫ નારી. ૧/૧ ઇજ. ૧૬, ૩; ય. ૩, ૧૪; ૫૧૫ નારી. ૨/૧ ઇજ. ૧૬, ૬; ઇજ ૨૦, ૫; ઇજ. ૫૫, ૭; ૫૧૫ નાન્ય. ૨/૩ ઇજ. ૩૨, ૮. આપ્ત છેલ્લા ઇશારા (ઇજ. ૩૨, ૮.) સિવાય, અધી ગમ અપ્ત ઓલ અવસ્તાના ચોકસ અંદગીના ભાગ અથવા સ્ત્રોકને માટે વપરાયેલા છે.

અ) હિસ્સો, અપ્તશી; a portion; a gift, a present, boon; ૫૧૫૦ ૫૧૫૦ (Geld.) demanding a good present (acc. sing.) Yt. 16, 15.

૫૧૫૦-૨૧૫૦* (= ૧૦૦-૧) (જુઓ ૧ ૫૧૫ તથા ૨ ૫૧૫) સમાસ ભૂ. કૃ. વિ. ઓદાનું પેદા કીધેલું, ઇશિરનું અનાવેલું; made or created by God; ૫૧૫૦-૨૧૫૦ ૫૧૫૦ ૬/૩ વં. ૧૬, ૨૩.

૫૧૫૦-૨૧૫૦ (= ૧૦૦-૧) (જુઓ ૧ ૫૧૫ તથા ૨ ૫૧૫ ક) સમાસ ભૂ. કૃ. વિ. ઓદાનું આપેલું-અપ્તશીલું; bestowed by God. ૨૧૫૦ ૨૧૫૦ નર. ૧/૧ ય. ૨૪, ૨૫; ૫૧૫૦-૨૧૫૦ (ભાષ્યગશાલી) નર. ૨/૧ વીસપ. ૭, ૩; ૨૧૫૦ ૨૧૫૦ નર. ૨/૧વં. ૨૧, ૫. ૯. ૧૩; ય. ૮, ૩૫. ૫૪.

૫૧૫ = માલ = પ્રકાશવું, ઝલકવું; શૈરાન કરવું; to shine, to glitter; જુઓ ૫૧૫

૧ ૫૧૫ (= માલ, માલ) (જુઓ ધા. ૫૧૫) સા. ના. નાન્ય. પ્રકાશ, શૈરાની (અસલ.); દીનનું માન; lustre, light (orig.); religious lore; ૫૧૫ (Geld. ૫૧૫) ૨/૧ ય. ૧૬, ૧૫.

૨ ૫૧૫ (૫૧૫ નું પીજી ૩૫) સા. ના. નાન્ય. ગર્ભ-હમેલ તોડી પાડવાની અંક ભતની કેશી દવા, ભાંગ; a medicine used to procure abortion; ૫૧૫ ૨/૧વં. ૧૫, ૧૬. જુઓ ૫૧૫

૧ ૫૧૫ = મજ, મજ્જ = Lat. Frangere = To Break = ભાગ કરવો, ભાંગવું, વહેંચી આપવું;

to divide, to break, to distribute; જુઓ ૧-૨ ૫૧૫, ૧-૨ ૫૧૫, ૫૧૫

૨ ૫૧૫ = સાફ કરવું, પાક કરવું; to cleanse, to purify; જુઓ નીચેનો ઓલ.

૫૧૫ (જુઓ ૨ ધા. ૫૫) વિ. સાફ કરવું; purifying, freeing from impurity; જુઓ ૫૧૫-૫૦૫૧૫

૫૧૫ = મજ્જ = વહેંચી આપવું, આપવું; to divide, to give; ૫૧૫ અ. ભૂ. પરસ્મૈ. ૩/૧ ય. ૧૬, ૭.

૫૧૫ (= મજ્જા = بنگ) ક) સા. ના. નર. કેફ ઉપભવનારી દવા, ભાંગ, ગાંભે; a narcotic; bhāng.

અ) વિ. ના. નર. છાકટપણનો દેવ; the Demon of Drunkenness; ૫૧૫ ૨/૧ વં. ૧૬, ૪૧; ય. ૨૪, ૨૬. જુઓ ૫૧૫

૫૧૫ સા. ના. નર. આભરી-પીમાર શખ્સ (હારલે તથા દારમે.); a sick person (Har. & Dar.); ૫૧૫ ૪/૧ ય. ૧૩, ૨૪. ૪૦.

૫૧૫ = ૫૧૫ બન્ધ = باند = Ger. Binden = Fr. Bander = To Bind = બાંધવું; મજાબૂટ કરવું; to bind, to fasten; ૫૧૫* (હું બાંધું) વર્ત. સંરા. પરસ્મૈ. ૧/૧ ય. ૪, ૫; ૫૧૫* વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૫, ૮. ૯ (બાંધે છે); વં. ૨૨, ૫. ૧૨. ૧૮ (મજાબૂટ કરે છે); ૫૧૫ હું બાંધું આમા. પરસ્મૈ. ૧/૧ ય. ૯, ૧૮; ૫૧૫ અ. ભૂ. પરસ્મૈ. ૩/૧ ઇજ. ૧૧, ૭; ય. ૧૬, ૭૭; ૫૧૫ સંરા. ઇજ. ૧૧, ૭; ૫૧૫ ૫૧૫ ૫૧૫ ૫૧૫ નિર્મલ અરેદ્દીસુરે (પોતાનાં માયાં) ઉપર તાજ બાંધે છે ઇઆને મુકવું-ગોઠવું છે (ય. ૫, ૧૨૮). જુઓ નીચેનો ઓલ.

૫૧૫ (= ડું = बन्ध = باند = Ger. Bond = Bond) (જુઓ ધા. ૫૧૫) સા. ના. નર. ક) બેડી, જંજીર, સાંકલ; bonds, chains; ૫૧૫ ૧/૨ વં. ૩, ૪૧.

* ૫૧૫ ધાતુ બે જુદા વર્ગમાં આવેલો છે. જુઓ માઈ અવસ્તા વ્યાકરણ, સંકે ૨૩૧-૨૩૨ મો.

* અંનેની ઉપરથી ઠાઠાં (બગદાદ શેહેર) ઓલ નીક-બાસો દીસે છે.

५) गाँठ, संयंघ, यंघ; a knot, a tie; union; ५१५ २/१ वं. २२, ५. १२. १८.

५१५ (वि. ना. न२. पाहाडनु नाम; name of a mountain; possibly, a branch of the Hindûkush; ५१५ १/१ य. १६, ३.

५१५ = ॥५१५ = मरु=उदय=Lat. Ferre = To Bear = ५) लघि *नवु; लाववु; राववु; पासि लेवु, पकडवु; to carry, to bear, to bring; to have; to hold. ५१५ (हुं रावुछु) वर्त. आ-त्मने. १/१ य. १४, ५७; ५१५ २/१ य. २४, ५०; ५१५ परस्मै. ३/१ वं. ३, १११; वं. १५, १६. २२. २५. २८. ३१. ३४. ३७. ४०. ४६. ५०; वं. १८, १. २. ३. १५. २३. २७; य. १०, ८५; य. १४, २६. ३१. ३३ (रायेछे); ५१५ धिन्. ३१, १२; धिन्. ५०, १६; धिन्. ६२, ७; य. १४, २६ (रायेछे); य. १०, २१. ११२. १३७; ५१५ वर्त. परस्मै. ३/२ य. ८, २२ (तेश्तर तथा अपमोश नामो देव) वणगी पडेछे-नीडी पडेछे); ५१५ शक्या. आत्मने. ३/१ वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; ५१५ आसा. परस्मै. १/१ वं. १६, १२; य. ५, ६३. ७७; य. १५, १२; ५१५ २/१ य. ५, ६३; ५१५ ३/१ वं. १३, २८; ५१५ धिन्. ३३, ६; ५१५ १/३ वं. ६, ४४. ४६; ५१५ ३/३ य. १३, १५७; ५१५ अ. ७. पर-स्मै. ३/१ वं. ८, ७६; वं. २२, २०; य. ५, १२७; य. १४, २. ७. ६. १३. १५. १७. २१. २३. २५. २७; ५१५ ३/३ य. १३, १; ५१५ संश. ३/१ वं. ३, १४; वं. १५, १७. २०. २३. २६. २८. ३२. ३५. ३८. ४१; य. १०, ११३; य. १७, ६१; ५१५ पू. ७. पर-स्मै. ३/३ धिन्. ६५, ६; ५१५ कर्म. क्रि. (Pass.) वर्त. ३/१ वं. ५, ४०; ५१५ ३/३ वं. ३, २६; ५१५ संश. धिन्. ३२, १५. ५१५ ५१५ क.

* 'लेट लघि नवी' ने अर्थे वी वपरायेसो आवेछे.

† ५१५ अथवा ५१५ नी साये येनो अर्थे 'सभुन काहाडवो, योअरवुं, जोसवुं' थायेछे. ५१५ she lifts up a voice of wailing (Vend. 8, 11); ५१५ ... ५१५ he lifts his voice in Mánthras. (Y aç 50, 6).

५) अपमवुं, सोसवुं; to suffer; to undergo; ५१५ ५१५ ५१५.

७) नम आपवो, उत्पन्न करवुं, इण-मि आपवो,* to give birth to, to produce, to bear fruits. ५१५ ५१५, ५१५, ५१५-५१५, ५१५ ५१५.

४) वा वीजेई थवुं, जेसथी पवन दुकवो; to be windy, to blow furiously (as wind); ५१५ अकृत्तिक क्रि. (Impersonal Verb) वर्त. परस्मै. ३/३ (अथवा वर्त. ५. ७/१) वं. ८, ४.

२) घोडा उपर स्वारी करवी; to ride; ५१५ अ. ७. परस्मै. ३/१ य. १६, २६; ५१५ ५१५, ५१५ ७, ५१५, ५१५.

छ) ठेको आपवो, मदद करवी; पोषण करवुं; to support, to assist, to nourish; ५१५ वर्त. परस्मै. ३/१ य. १४, ३६; ५१५ धिन्. १३, १; धिन्. ३८, १; ५१५ ५१५, ५१५, ५१५.

५१५-५१५ = पाछु लघि नवुं-लाववुं (५१५ ५१५) to bring or carry back; ५१५ (Geld. ५१५ ५१५) अ. ७. संश. परस्मै. ३/३ वं. ५, ४१. ४२. ४३.

५१५-५१५ = ५) दूर लघि नवुं, लघि लेवुं, छीनवी लेवुं; to carry or take away, to deprive; ५१५ वर्त. परस्मै. ३/१ वं. ५, ३८; ५१५ ५१५ य. १०, २२; ५१५ शक्या. परस्मै. २/१ वं. १७, ४; य. १०, २३; ५१५ ५१५.

५१५ = (भाजदयस्नो) तेनां कपडां लघि ले-काहाडी नाये (शक्या. परस्मै. ३/३ वं. ६, ४६); ५१५ अ. ७. परस्मै. ३/१ वं. ६, ५१; ५१५ आसा. परस्मै. १/१ य. ६, १०; य. १०, १११.

५) वीजेरी नाववुं; ५१५... ५१५ शक्या. परस्मै. ३/३ वं. ८, ७४.

* From rt. ५१५ (to bear fruits) are derived:

र (fruits, इण), Berry (बीवाणां कोषी न्दानां इण), Barley (नव), Beer (लीनवी केडिावडावेसा नवाभांथी अनावेसो दाइ), Farina (कुस उपरथी अरती पारीक कुकी जेथी इणनी उत्पति थाये छे), Farinaceous (आटांनुं अनावेसुं.)

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 = 𑀧) नलदीक लध् लवु; to carry to; to bring down; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै.

२/१ य. १०, २३; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 ३/१ वं. ३, २५; वं. ८, ८१-८६; धि. ६५, २. ५; य. ५, २; य. १३, ५; य. १७, २; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 ३/३ वं. १६, ११;

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 आत्मने. य. ८, ४७; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. ३/३ वं. ८, २. ३. ८; वं. १३, ३०. ३७; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 आत्मा. परस्मै. १/१ य. ६, ६;

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. ६. न२. १/१ वं. ६, ४३ (Geld.); 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 न२. १/२ वं. ६, ४२; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 ना०य. १/३ वं. ७, १२. २८. ३२. ७३; वं. ८, ३५.

𑀧) (पावु) वेहेवु; to flow down (as water); 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. आत्मने. ३/३ य. ५, १५.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 = (कोर्ध शक्य धिआ वीननी) तरङ् लध् लवु—लाववु; to carry or bring to. 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै. १/१ य. ८, २५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 ३/१ य. १०, ३७. १०१; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 (भारी तरङ् लाव) आत्मा. परस्मै. २/१ वं. १८, १६. २१; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 पू. 𑀧. शक्या. १/१

(अथवा Intensive शक्या. १/१) य. ८, २४; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. ६. २/२ वीर्य. ११, २.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 = आ-अर् = *𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧) = (कोर्ध माणुस अथवा वीन) तरङ् लध् लवु—लाववु; to carry; to bring to; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै. ३/३

य. १४, ५५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. २/१ वं. १७, ५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 य. १४, ५६; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. ६. २/३ य. १७. १४.

𑀧) रायवु, पासि हेवु, धराववु; to keep, to have, to possess. 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 य. १४, १२.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 = नलदीक लध् लवु; to carry towards; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. २/१ वं. ६, ११.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 = 𑀧) लध् लवु; to bring, to carry; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै. ३/१ वं. ३, २५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. ३/३ वं. १५, ४३; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮

*Per. 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 is originally 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 + 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 Sans. आ-अर्.

+ Possibly, for 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 (imperfect 3 plu.); or: 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮, i. e., 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 with the augment 𑀧

आत्मा. परस्मै. २/१ वं. २, २५. २७. २८. ३०; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. 𑀧. परस्मै. ३/१ वं. २, ३३. ३५. ३६. ३८; वं. ६, ५१; य. २४, ३८.

𑀧) नलदीक लध् लध्नि आपवु, अनायत करवु; to present; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. ३/१ य. १७, ५८.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 = 𑀧) आहार लध् लवु, आहार काहाडवु; to take out, to bring out; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. आत्मने. ३/३ वं. ८, १४; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮

य. २४, ५०; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. ३/१ वं. ६, २७; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 शक्या. परस्मै. ३/३

वं. ५, ४०; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 प्रयो. 𑀧. 𑀧. परस्मै. ३/१ वं. १८, १०.

𑀧) हुंये—हुपर लध् लवु; लाववु; to carry up; to bring; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 वती. आत्मने.

३/३ य. १३, ६५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 तेनेभाटे क्रियानी भिटा लध् लवु (य. ८, ५८; य. १४, ५०). 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 य. २४, २८.

𑀧) धीनवी लेवु, लध् लेवु; to deprive, to take away; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 आत्मा. परस्मै. १/१

य. ५, २६; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. 𑀧. परस्मै. ३/१ य. १६, ३२.

𑀧) हुत्पकरवु, पेदाकरवु, हुगारवु; to produce, to create, to cause to grow; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 𑀧. 𑀧. परस्मै. १/१ वं. २०, ४; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮 आत्मने. य. ५,

६. नीआ. ४, ७.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 = आहार लध् लवु, आहार काहाडवु; to bring out, to take out; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै. ३/३ वं. ७, २४; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 𑀧. 𑀧. परस्मै. १/१ य. ४, ५; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 संश. ३/१ वं.

५, ५६; य. १६, ६३; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 प्रयो. 𑀧. 𑀧. परस्मै. ३/३ वं. ६, २६. ३१. ३४. ३७. ४०.

𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 = 𑀧) लध् लवु; to carry, to bring; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 वती. परस्मै. ३/१ वं. १८, २२. २६; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 (सभुत काहाडयो—

अभियरयो—भोत्थी) य. १६, ३३. ३४; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 वं. ७, ७७; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 𑀧. 𑀧. संश. परस्मै.

३/१ वं. १६, १७; 𑀧𑀲𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮𑀳𑀭𑀮 𑀧. ६. वि. ना०य. ३/१ धि. ३, १; धि. २२, १.

दक्ष्णाम् = भरत्त = Lat. Ferens* वर्त. कृ. क) लक्ष्णतो, लक्ष्णनार; लावतो; राप्नतो; (शुष्मो १ धा. **दक्ष्ण** क); carrying, bringing; keeping, having; **दक्ष्ण** नर. १/१ वं. ३, १४; **दक्ष्णाम्** २/१ (कि. अ. नी मतलये) वं ६, ४९, ४७; **दक्ष्णाम्** (राप्ननार) नारी. २/१ छिन्. ५०, २; **दक्ष्णाम्** नारी. ६/१ य. १३, १३६; **दक्ष्णाम्** = कारांत नारी. ६/१ य. १, ११; **दक्ष्णाम्** (राप्ननारी) नारी. १/३ य. १३, ४५; **शुष्मो** नीचिना योषो.

अ) उत्पन्न करोतो, कृण—अनाज आपतो (शुष्मो १ धा. **दक्ष्ण** ग); producing (as corn, fruits); **दक्ष्णाम्** (Geld. **दक्ष्णाम्**) नारी. १/३ य. ८, ४०.

ग) स्वारी करोतो (शुष्मो १ धा. **दक्ष्ण** य); riding; **दक्ष्णाम्** नर. १/३ य. १०, २०.

दक्ष्णाम् (शुष्मो **दक्ष्णाम्** क तथा **दक्ष्णाम्**) समास वि. दालत लावतो; wealth-bringing; **दक्ष्णाम्** नारी. २/१ य. १३, ४२.

दक्ष्णाम् (शुष्मो **दक्ष्णाम्** क तथा **दक्ष्णाम्**) समास वि. आम्भियत—नई—भुराद अरलावतो; boon-bringing; fulfilling one's desires; **दक्ष्णाम्** नारी. २/१ य. १३, ४२.

दक्ष्णाम् (शुष्मो **दक्ष्णाम्** क तथा **दक्ष्णाम्**) समास वि. क्रियानी भेट—अर्घ्य लक्ष्णतो; bearing libations, bringing sacred offerings. Comp. **दक्ष्णाम्**; **दक्ष्णाम्** नारी. २/१ य. १०, १२६; य. १६, १.

दक्ष्णाम् (= भरत्त) वि. क) लक्ष्णतु, राप्नतु (शुष्मो १ धा. **दक्ष्ण** क); keeping, holding; **दक्ष्णाम्**

अ) ठेका—भदद आपतु (शुष्मो १ धा. **दक्ष्ण** छ); supporting, aiding; **दक्ष्णाम्** १/३ छिन्. ३०, ६.

ग) स्वारीने लाम्भिकेनो (थोडो) (शुष्मो १

धा. **दक्ष्ण** य); fit for riding (as a horse); vide **दक्ष्णाम्** admirably fit for riding.

दक्ष्णाम् वि. ना. नर. पाहाडनु नाम; name of a mountain; **दक्ष्णाम्** १/१ य. १६, ६.

दक्ष्णाम् = आशीर्वाद देवा, दुआ भांगवी, युलंद दरलजे आपवो; to bless, to felicitate; to exalt; **दक्ष्णाम्** (तेष्मो तेने आशीर्वाद दे) वर्त. संरा. परस्मै. १० मो वर्ग ३३ वं. ७, ५२; **दक्ष्णाम्** अ. व्य. परस्मै. १/१ वं. ७, ५२; **दक्ष्णाम्** ३/१ य. १०, ६०; **दक्ष्णाम्** ३/३ य. १०, ६०; **दक्ष्णाम्** संरा. छिन्. ६५, ११.

दक्ष्णाम् = आशीर्वाद देवा; युलंद दरलजे आपवो; to bless, to exalt; **दक्ष्णाम्** आमा. परस्मै. १/१ य. १०, १०८. जे गेडनर प्रभाये **दक्ष्णाम्** लक्ष्णतो, **दक्ष्णाम्** = युलंद करवु; to exalt; **दक्ष्णाम्** later on पाछलथी; पछी.

दक्ष्णाम् = झण्ड = Lat. Flag-rare, Lat. Fulg-ere = प्रकारावु, यलकवु; to shine, to glitter; **दक्ष्णाम्**

दक्ष्णाम् = बह = वधवु, उंचु थवु, युलंद थवु; to grow, to grow high, to be exalted; **दक्ष्णाम्** (युलंद, युलंद दरलजनी) वर्त. कृ. परस्मै. वि. नारी. १/१ य. ८, ३८; य. १०, ६८; य. १७, १७; **दक्ष्णाम्** य. २४, ४६; **दक्ष्णाम्** नर. २/१ छिन्. २, ५; छिन्. ६, ४; छिन्. ५७, ४. ६. ८. १०. १२. १४. १८. २२. २६. २८. ३२. ३५; य. ५, ७२; य. ८, ४; य. ११, ६. १३. १४. १७. २२; **दक्ष्णाम्** नारी. २/१ छिन्. २, १४; छिन्. ५७, ३. ६. ८. १०. १२. १४. १८. २२. २६. २८. ३२. ३५; य. ११, ६. १३. १४. १७. २२; य. १०, १३; य. ५, १५; य. १७, १; य. १८, ३; सीरी. २, २५; **दक्ष्णाम्** (युलंद आपावो) ३/१ य. १०, ८६; **दक्ष्णाम्** ४/१ छिन्. ४, २; वीर्य. ११, ७; **दक्ष्णाम्** नर. ६/१ छिन्. १, ५. १७; छिन्. ३, ७; य. ८, १३; आहंर. गाहाम. १; **दक्ष्णाम्** नारी. ६/१ य. २४, ५६; **दक्ष्णाम्** नारी. ७/१ य. ५, ५४; **दक्ष्णाम्** नर. ८/१ छिन्. ६५, १२; वीर्य. २१, २;

* Originally, Lat. Ferent (base t); nom. sing. Ferent + s = Ferens (t being dropped).

નર. ૧૨ ય. ૧૦, ૧૧૩; નીઆ. ૧, ૭; નર. ૨૨ ઈજ. ૨, ૧૧; ઈજ. ૬, ૧૦; ય. ૧૦, ૧૪૫; નર. ૪૨ ઈજ. ૧, ૧૧; ઈજ. ૩, ૧૩; નર. ૧૩ ય. ૫, ૧૩; નર. ૧૩ ય. ૧૦, ૧૪; નર. ૧૩ ય. ૧૩, ૨૬; નર. ૧૩ ય. ૧૦, ૩; ય. ૧૩, ૬; નર. ૬૩ ઈજ. ૨૬, ૩; ય. ૧૩, ૮૨; નર. (સઉથી ખુલંદ) અતિ. વિ. નાન્ય. ૨૧ ઈજ. ૬૮, ૨૩; વીસ્વ. ૧૬, ૨; નર. (ને અદલે) વર્તે. કૃ. આત્મને. ૬૩ ઈજ. ૬૮, ૨૩; વીસ્વ. ૧૬, ૨.

૨ ફરી (જુઓ ૧ ધા. ફરી) સા. ના. નારી. ઉંચાઈ, ખુલંદી, પાહાડ (અસલ.); height, altitude, a mountain (orig.); ફરી = البرز = અલબુર્ઝ નામનો પાહાડ (વિ. ના.); Mount Alborz, a chain of mountains which raise their colossal summits to the south of the Caspian Sea; its highest top is the Damâvand—5,628 metres high according to Ivachintzov. According to the later legend, the Alborz surrounds the earth and ascends up to the sky. All the mountains of the earth are detached from it as the branches of the tree are separated from its trunk (Dar.); ફરી (Geld. ફરી) ૧૧ ય. ૧૬, ૧; ફરી (Geld. ફરી) ૬૧ ઈજ. ૪૨, ૩.

ઉચ્ચફરી (જુઓ ૧ ધા. ફરી) સા. ના. નાન્ય. ઉંચાઈ, પાહાડ; height, a mountain; ફરી (હુકર નામનો પાહાડ) ૨૧ ય. ૫, ૬૬; ફરી નામનો પાહાડ ૫૧ ઈજ. ૬૫, ૩; ય. ૫, ૨૨; નીઆ. ૪, ૪; નર. ફરી from the Alborz (અલબુર્ઝ ઉપરથી) ૫૧ ઈજ. ૬૫, ૩; નર. on the highest height (સઉથી ઉંચી ઊંચ ઉપર) ૭૧ ઈજ. ૫૭, ૧૬; નર. (પાહાડોનું) ૬૩ વં. ૩, ૨૦. જુઓ ફરી, ફરી, ફરી, ફરી

ફરી (જુઓ ૧ ધા. ફરી) સા. ના. નારી. ઉંચાઈ, પાહાડ; height; a mountain; નારી. ૬૧ ઈજ. ૧૦, ૧૦; ઈજ. ૫૭, ૧૬. ૨૧; નર. on all the heights (તમામ ઉંચાઈ ઉપર) ૭૩ ય. ૧૦, ૪૫.

ફરી (= ફરી = વર્ણ) (જુઓ ૧ ધા. ફરી) સા. ના. નાન્ય. ક) કોઈપણ જમણી પીછાવેલી બેઠક; સાદરી, ચાદર, પીછાનું, ઇલાકિ; a seat or a carpet stretched on the ground; mats; sheets. ૨૧ વં. ૫, ૫૬; વં. ૭, ૬. ૧૦; ફરી (પીછાના ઉપર) ૨૧ વં. ૧૮, ૨૬; ફરી (= સાદરી, ગાલીચો) ૨૧ વં. ૫, ૨૭; ૩૧ વં. ૧૪, ૧૪. જુઓ ફરી

ફરી તકીઆ; ગાદી; a pillow, a cushion; ૧૧ ય. ૫, ૧૦૨. જુઓ ફરી

ઉચ્ચઉચ્ચફરી (જુઓ ૧ ધા. ફરી) અતિ. વિ. સઉથી ઉંચું, ઘણુંજ ખુલંદ; highest, most exalted; અતિ ઊંચું અતિ. (super. adj.) ૩૫ છે; નર. (સઉથી મોટાં જંગલમાં) નર. ૭૧ વં. ૧૩, ૮; નર. નાન્ય. ૭૧ ઈજ. ૫૭, ૧૬. ૨૧; ય. ૬, ૧૭; ય. ૧૦, ૮૮; નર. ૧૩ વં. ૨, ૨૮. ૩૬; નર. નર. ૭૩ વં. ૨, ૨૨; નર. ૭૩ વં. ૬, ૪૫. જુઓ ફરી

ઉચ્ચઉચ્ચફરી (જુઓ ફરી) તથા. ફરી સમાસ વિ. ગાદી—તકીઆ સાથનું (પીછાનું); (a bed) provided with cushions; નર. ૧૩ ય. ૧૭, ૬. ૧૦.

ફરી (= ફરી) (જુઓ ૧ ધા. ફરી) સા. ના. નારી. જન્મ આપનારી, માતા, માંમે; a female that bears (children); a mother; ૧૧ ય. ૧૩, ૬; નર. ૧૧ વં. ૧૫, ૪૬. ૫૦; નર. ૨૧ ઈજ. ૧૦, ૪; નર. ૫૧ વં. ૧૮, ૩૮. ૪૪; વં. ૧૬, ૬; નર.

३। य. ५, ६६. १०२; य. १२, २४;
 ६५।५५७ ६५।५५७ (पाहाडिनां
 तमाम मथालांय्मिनी उपर) २।३ य. १८, ६;
 ६५।५५७ ६५।५५७ (पाहाडिनां मथालां
 उपरथी) २।३ वं. ५, १. २; ६५।५५७ २।३ य.
 १४, २१; ६५।५५७ २।३ वं. २, २३; ध्रु. ६, २६;
 ध्रु. १०, ३; ६५।५५७ ६५।५५७ (आग्ने
 आरमानन्ती द्विआग्ने) २।३ य. १३, * ४२; गेह २, ८;
 ६५।५५७ ६५।५५७ २।३ य. १०, १३;
 ६५।५५७ ६५।५५७ on the heights of
 mountains ३।३ ध्रु. १०, १७.

५) सरदार; the head, the chief; ६५।५५७
 १।१ य. १३, ४१.

ग) मुख्य भाष्य; a subject-matter; chief
 points; ६५।५५७ २।३ गेह २, ७.

६) विशे शुद्धि ६५।५५७

६) ६) (शुद्धि २ धा. ६) वि. कापी नाप्ते
 तेषु (हथियार); (a weapon) cutting;
 शुद्धि नीचिना जाल.

६) ६) (शुद्धि ६५।५५७) समास
 वि. कापी नाप्ते तेषु तथा तीक्ष्ण (हथियार);
 (a weapon) sharp and cutting; ६५।५५७

६) ६) (Geld. ६) ६) ना. २।१
 ध्रु. ५७, ३१; ६५।५५७ ६५।५५७
 (Geld. ६) ६) नारी. ६।३ य. १०, १३०.

६) ६) (शुद्धि ६५।५५७ क तथा
 ६५।५५७) समास वि. ओरिह राप्नार, ध्रुमाने
 माथां उपर ओरिहनुं ताज राप्नार; (Vere-
 thraghna) who wears the glory, i. e., the
 crown of glory; ६५।५५७... ६५।५५७ नर.
 २।१ वं. १६, ३७.

६) ६) (शुद्धि ६५।५५७ क तथा ६) ६)
 समास वि. क्रियानी जेठ लधं जतो, जेर
 राप्तो; bringing or holding sacred offer-
 ings. Comp. ६) ६);- ६) ६) नर.
 १।१ य. १०, ३०. ५६; य. १३, २४.

६) ६) (शुद्धि ६५।५५७ क तथा धा. ६)
 समास वि. प्यार-मोहोपत राप्तो, प्यारि;

* वेरुट र्गाई तथा गेह नरमां जेठेकाजे ६५।५५७.

well-beloved; ६५।५५७ (Wester. ६५।५५७-)
 नर. २।१ य. १६, ४२.

६) ६) (शुद्धि ६५।५५७ क तथा ६) ६)
 समास वि. आग्ने-पुशयो लधं जतो (पवन);
 perfume-spreading (wind); . . . ६५।५५७
 ६) ६) नर. १।१ य. १३, ४६.

६) ६) वि. ना. नर. पाहाडनुं नाम;
 अथवा (तप्तिर पाहाड जे) लपकादार नुर राप्तो
 (दारजे.); name of a mountain. Otherwise:
 (Taera) keeping splendours, i. e., it is round
 about Taera, that the sun, the moon and
 the stars revolve (Dar.); ६५।५५७ ६) ६)
 १।१ य. १६, ६.

६) ६) (= Beaver) सा. ना. नर.
 पीवर नामनुं योपथुं जनवर; the beaver;
 ६) ६) १।१ य. ५, १२६; ६) ६) ६।३ य.
 ५, १२६.

६) ६) (६) ६) वि. पीवर नामना
 जनवरनां आमडांनुं (वस्त्र); of the beaver (lit.);
 of the skin of the beaver; ६) ६) ६) ६)
 garments of the skin of the beaver ना. ५.
 २।३ य. ५, १२६.

६) ६) विशे शुद्धि १ धा. ६

६) ६) विशे शुद्धि ६) ६)

६) ६) वि. ना. नारी. शेरिहनुं नाम, हालनुं आपी-
 लान शेरिह; Bawri, the modern Babylon;—
 here the tyrant Azhi Dahâka prayed to
 Aredviçûra and begged of her to make the
 seven Keshvars of the earth empty of men.
 But his prayer was rejected. For particu-
 lars, vide ६) ६) and ६) ६);-
 ६) ६) ६) १ य. ५, २६. (शुद्धि मोदी.)

६) ६) विशे शुद्धि १ धा. ६

६) ६) (= ६) = बद्ध = ६)) (शुद्धि धा.

* ६) ६) लु. क. आधिलु; bound, tied; ६) ६)
 a prisoner (अंदां पडेला, जेडीमां पडेला =

* ६) + ६) = ६); vide my Avesta

Gram., § 552. Similarly, ६) + ६) = ६)

अंधीवान्); न२. १/१ य. १५, ५२; **𐬀𐬎𐬎𐬎** (आंधीने)
न२. २/१ वं. ५, ८. ६; वं. १६, २६.

𐬀𐬎𐬎𐬎𐬎𐬎𐬎 वि. ना. न२. युश्नास्प पादशाहना
भाह् अंधीवधरी (अंधीर) ना छोकरो; **𐬀𐬎𐬎**
(यादगारे-अंधीरीरान); the son and the aven-
ger of Zairivairi (brother of King Gush-
tâsp); the Nastûr of the Shah-Nameh
(**𐬀𐬎𐬎𐬎** being changed to **𐬀𐬎𐬎𐬎**). The
foundation of *Bôst* in Seistan is ascribed
to Bastavairi. **𐬀𐬎𐬎𐬎𐬎𐬎𐬎** ६/१ य. १३,
१०३. (शुष्मि मादी.)

𐬀𐬎𐬎𐬎 वि. ना. न२. चोक्स जलनी अराप्पी करनार
देवनु नाम; name of a Daeva. Comp. **𐬀𐬎𐬎𐬎**;
𐬀𐬎𐬎 (२/१ ने अदसे) य. ४, ३.

𐬀𐬎𐬎 कि. अ. अचीत, अरेअर; assuredly,
certainly; **𐬀𐬎** वं. ३, १. २. ४. ५. ६. ८-१३;
वं. ५, १७. २३. २४. २५; वं. ७, ७६; वं. ६,
४६. ४८. ५२; वं. १७, २; वं. १८, ४०. ४६. ५४.
६२; छिन्. ३५, ५; य. ३, २; य. १२, २.

𐬀𐬎𐬎 = मा=प्रकाशक; to shine; शुष्मि **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**

𐬀𐬎𐬎𐬎𐬎𐬎 (**𐬀𐬎𐬎** उपरथी) अति. कि. अ.
धखुंन अचीत; most assuredly; **𐬀𐬎𐬎𐬎𐬎**
२/१ (कि. अ.) वं. ६, ४५; वं. ८, १०.

𐬀𐬎𐬎𐬎 (meaning unsettled)—a becoming
pregnant, conception (Dar.); हभेल (६/२ मे.);
𐬀𐬎𐬎 वं. १५, ४६.

𐬀𐬎𐬎 विशे शुष्मि धा. ३)

𐬀𐬎𐬎𐬎 वि. ना. न२. नामांकित पुरषनु नाम;
name of an illustrious personage; **𐬀𐬎𐬎𐬎**
६/१ य. १३, १२४.

𐬀𐬎𐬎 (= **𐬀𐬎** = **𐬀𐬎** = Bactria) (शुष्मि
१ धा. **𐬀𐬎**) वि. ना. नारी. अएप रोहेरनु
नाम; the town of Balkh in Bactria.
It is called **𐬀𐬎𐬎𐬎𐬎𐬎** (with high-
lifted banners), because it was the
capital of King Gushtâsp. **𐬀𐬎𐬎** २/१ वं.
१, ६; **𐬀𐬎𐬎𐬎** २/१ वं. १, ७. (शुष्मि मादी.)

𐬀𐬎𐬎 (**𐬀𐬎** नुं पीशुं ३५. शुष्मि ते योअ) सा.
ना. ना-य. दोलत; wealth. Comp. **𐬀𐬎𐬎**; **𐬀𐬎𐬎**
१/१ छिन्. ५१, १.

𐬀𐬎𐬎 (= **𐬀𐬎** = **𐬀𐬎** = **𐬀𐬎**) सा. ना. न२.
तथा नारी. ३) आशु; (जनवरने) आगलो
पग; (1) the arm; (2) the foreleg (of
animals). **𐬀𐬎𐬎𐬎** १/१ य. १३, ६६; **𐬀𐬎𐬎**
३/१ (२/३ भांपी सेवाह् शकाप्पि) वं. १८, ७०;
𐬀𐬎𐬎𐬎 **𐬀𐬎𐬎** ६/१ य. १३, १३६; **𐬀𐬎𐬎**
३/२ य. १३, १०७; **𐬀𐬎𐬎** ३/२ य. १०, १०५;
य. १३, ४६; **𐬀𐬎𐬎** १/३ य. १०, १०४;
य. ५, ७; **𐬀𐬎𐬎** २/३ य. ५, ६५; **𐬀𐬎𐬎**
२/३ य. १३, ३१; **𐬀𐬎𐬎** ४/२ य. १६, ७; **𐬀𐬎𐬎**
५/२ य. १३, ४६; **𐬀𐬎𐬎** ६/२ य. १०, २३. ६३;
य. १४, २६; **𐬀𐬎𐬎** ६/२ वं. १६, २३. २५;
य. १७, २२; **𐬀𐬎𐬎** ५/३ य. १०, ३६
शुष्मि **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**,
𐬀𐬎𐬎, **𐬀𐬎𐬎** तथा नीचेना योयो.

य) अगलथी ते कोपरियां सुधिनुं माप; a
measure from the arm-pit to the elbow;
शुष्मि **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**, **𐬀𐬎𐬎**,

𐬀𐬎𐬎𐬎𐬎𐬎 (शुष्मि **𐬀𐬎𐬎** ३ तथा **𐬀𐬎𐬎**
𐬀𐬎𐬎) समास वि. अधि. वधारि जेरेमंद—भेदी
आशुवाणु; (Aredvi Sûra) with stronger arms.
𐬀𐬎𐬎𐬎𐬎 नारी. १/१ य. ५, ७.

𐬀𐬎𐬎𐬎𐬎𐬎 (शुष्मि **𐬀𐬎𐬎** ३ तथा **𐬀𐬎𐬎**)
समास वि. आशुनां जेठु भेदुं—भांयुं (६/३ कुं);
आशुनां कहुं (६/३ कुं); as large as the arm;
𐬀𐬎𐬎𐬎𐬎 **𐬀𐬎𐬎** a bone as large as
an arm-bone; न२. २/१ वं. ६, २०.

𐬀𐬎𐬎𐬎𐬎𐬎 (शुष्मि **𐬀𐬎𐬎** ३ तथा **𐬀𐬎𐬎**)
समास वि. आशुनां कौवतवाणो, जेरावर
आशुवाणो; of the strong arms; epithet of
Mithra and Sraosha; **𐬀𐬎𐬎𐬎𐬎**
न२. २/१ य. १०, २५; **𐬀𐬎𐬎𐬎𐬎** न२. ६/१
छिन्. ५७, ३४; य. ११, १६.

𐬀𐬎𐬎, **𐬀𐬎𐬎** कि. अ. अचीत, अरेअर;
assuredly, certainly; **𐬀𐬎** = **𐬀** + **𐬎**;

... = ... + ...; ... य. ५, १२६; ५. १७, १०; ... व. ३, २७. २६; व. १८, ३१.

... (= भाव) (शुद्धो २ धा. ...) सा. ना. नर. ५) किरण; a ray (of light); ... य. ८, २; ५. १७, ६. शुद्धो नीचिना जाल.

य) अणतांनि जहार; the heat of the flame; ... उर व. ८, ७५.

... (= भावुवत्) (... क उपरथी) वि. किरण—शशानी केंद्र, प्रकाशित, नुरवाणु; shining, full of light; radiant; ... नर. १/१ य. १३, ४४; ... ना-य. ६/१ य. १३, १३५; ... नारी. ८/१ य. १७, ६.

... विरो शुद्धो धा. ...

... (= भाव = बाम) (शुद्धो २ धा. ...) सा. ना. नर. अलकाट, प्रकाश, अलकाट; lustre, glitter, brilliancy; शुद्धो ... तथा नीचिना जालो.

... (... उपरथी) वि. अलकाटवाणु, अयकाहार; splendid, glittering; ... garments of splendid make (धृष्टी उन्नी अनावतनां वस्त्रो) नारी. २/३ य. १७, १४.

... (= ... = बाम) (... उपरथी) क) वि. अलकटु, प्रकाशणु; shining, radiant; ... नारी. १/१ य. ५, ६४. ७८; ... ना-य. १/१ य. ५, १०१; ५. १०, ४४; ... नर. २/१ व. १६, ३६; ५. १०, ६७; ... नारी. २/१ य. १०, ५०; ५. १२, २३; ... ना-य. २/१ य. १३, ५६; ५. १५, ५५; ... नारी. १/३ य. १३, ३७; ... १/३ व. १, २०; ... ना-य. २/३ य. १६, १०. शुद्धो ...

य) सा. ना. ना-य. शशानी; light; ... horned light.

* शुद्धो भाई अवस्था व्याकरण, संज्ञा ३०१ मे.

... (= ... = बाम, ...) (... उपरथी) सा. ना. नारी. परादणु, आनदा; dawn, day-break; ... १/१ व. १६, २८.

... Geld. interj. alas! ... (Yt. 8, 14) woe to me! woe!

... सा. ना. तोहोमत, आण; a charge, an accusation. Comp. Sans. भावा. ... ७/१ य. १५, ५२.

... (असल ३५ ...; शुद्धो १ धा. ... य) सा. ना. नर. घोडा उपर स्वारी करनार, स्वार; a rider; orig., ... = ... (vide my Avesta Grammar, pp. 37-38.) rt. ... to ride; ... २/१ धृष्ट. ११, २.

... (... वुं ... ३५) संख्या. वि. जे; two; always used in compound forms. Comp. ... in ... two fingers; सं. हि मांथी इ नीकणी गयाथी वि = ...; शुद्धो ज्येनी पछीना जालो.

... (शुद्धो ...) समास ना. नान्य. जे दिवस; two days; two days (including the time between the rising and the setting of the sun only). Contra, ... २/१ य. १०, १२२.

... वि. असी क्रीषा वगरनो (गोषो); (a bull) ungelded; not castrated; Pehl. ... नर. २/१ व. १६, २१.

... (शुद्धो ...) समास ना. जे रात; two nights (including the time from the beginning of the night up to the morning twilight). Contra, ... २/१ य. १०, १२२.

... (शुद्धो ...) समास ना. नान्य. दिवस सुषानी जे रात, धामाने आया; जे दाहाडा; two nights including day-time.

3, e., full two days; **द्विदिवस** २।१ वं. ५, १२; वं. ८, ९.

द्विगुण (२ उपरथी) क्रि. अ. अ. वे वपत, अेवकुं; twice, double. Comp. **द्विगुण** वं. ८, ८०; वं. ९, ३१; वं. १९, २२.

द्विपद (= द्विपद) (शुचिमा द्विपद) स-
भास वि. अेपगवाणुं; two-footed (beings of
evil creation). *Contra*, **द्विपद** वं. ८, ८०;
५. १; द्विपद नर. १।१ वं. ५, ३५. ३९. ३८;
वं. १२, २२. २४; द्विपद नर. २।१ वं. ७,
५३ (पहेलवी शरैह); द्विपद (Geld.
द्विपद) १।३ य. ५, ८९; द्विपद १।३
६१. ९, १८; य. १, १०. शुचिमा नीचेनो अेल.

द्विपद-द्विपद (शुचिमा द्विपद ग) सभास
वि. अेपगवाणानी तोअम—अुनीआदनुं (असल);
अे अेल देव—दृश तथा दुष्ट—अुरा माअुसनी
अेआलादने मठे वपराअेमिअे; the brood of the
two-legged (of evil beings); द्विपद-
द्विपद नारी. १।१ य. १३, १२९; द्विपद-
द्विपद २।३ य. ३, ११; द्विपद-द्विपद-
द्विपद १।३ य. ३, १३; द्विपद-द्विपद-
द्विपद (super. adj.) the worst of the
two-legged brood (अति. वि. अेपगवाण
(दुष्ट माअुस) नी तोअमवाणानीमांना अुअुं
तेवी आसियतवाणानीने २।३ य. ३, १५.

द्विपद (शुचिमा द्विपद) सभास वि. अे
धारवाणुं अुअेने अेअु गमथी धारवाणुं (हथियार);
(a weapon) two-edged; ... द्विपद
द्विपद नर. १।३ य. १०, १३०.

द्वितीय (= द्वितीय) (२ उपरथी) क्रम. संख्या. वि.
अीअु, २अु; second; 2nd; द्वितीय नर. १।१ वं. ४,
२; वं. १४, ९; वं. १८, ३९. ४०; ६१. ९, ९;
य. १, ७; य. १९, १; द्वितीय नर. २।१ वं. ५, ३१.
३२; वं. ८, १०१; वं. ९, ७. ३१; वं. १३, ३२;
वं. १८, २९; ६१. ९, १९; द्वितीय २।१ (क्रि. अ.)
वं. १, ४; वं. ३, २. ८. १३. ३८; वं. ४, १८. २२.
२७. ३१. ३४. ४१. ४९; वं. ५, ५; वं. ७, ३७. ३९;
वं. ८, ७७; वं. १२, ५; वं. १५, ३; य. १९, ३६;
द्वितीय नारी. २।१ य. १७, ५८; य. २२, ३;

द्विपद (अीअु मरतअे—वपति) ३।१ (क्रि. अ.)
वं. १९, १५; द्विपद ४।१ वं. १८, २०; द्विपद
१।१ आदुरं. गाहाम. ८; द्विपद नारी. २।३ य. ८,
१९; शुचिमा द्विपद

द्विपद, **द्विपद** = द्विपद = Lat. *Find-ere* = Fr. *Fend-*
re = भांअु, कापु, अुअु पाअु; to break, to cut
in parts; शुचिमा द्विपद

द्विपद (= द्विपद) (शुचिमा द्विपद)
द्विपद सभास वि. अेपगवाणुं (असल); माअुस
अत; two-footed; man; a human being ;
द्विपद नारी. १।१ वं. १५, १९; द्विपद
द्विपद नारी. १।१ वं. १५,
१९; द्विपद नर. २।१ य. ५, १३१;
द्विपद नारी. २।१ ६१. १३, १; द्विपद
द्विपद नर. १।१ ६१. १९, ८; द्विपद
द्विपद नारी. १।१ य. १३, ४१; द्विपद
द्विपद १।३ य. ११, १७.

द्विपद (= द्विपद) (शुचिमा द्विपद) सभास ना.
नर. अे पांसणी; two ribs. शुचिमा नीचेनो अेल.

द्विपद (= द्विपद) (शुचिमा
द्विपद) सभास वि. अे पांसणी अेअु अेअु
(हाअु); (a bone) as large as two ribs ;
द्विपद नर. २।१ वं. ९, १८.

द्विपद सा. ना. ना-य. आसियत, लक्षअु, अुअु;
a characteristic, a quality. Pehl. **द्विपद** = Av.
द्विपद habit, character. शुचिमा द्विपद

द्विपद सा. ना. ना-य. अेअुसाअु अथवा आतरी
वगरनी अेलत, अक; uncertainty, doubt;
शुचिमा द्विपद

द्विपद (शुचिमा द्विपद) सभास ना. ना-य. अे अेअु;
twofold bonds. द्विपद ३।३ य. ८, ५५.

द्विपद (शुचिमा द्विपद) सभास वि. अे म-
अीनानुं; अे मअीनाने लगतुं; (a woman with
child) in the course of two months ; द्विपद
२।१ वं. ५, ४५.

५) सा. ना. न् पसंद पडतु ते (असल.); सुराद, आदेश; wish, desire; ... नारी. २/१ छिन्. ३२, ६; ... in the good mind's longing (नेक नयतनी सुरादमां) ७/१ छिन्. ४८, ६.

... (शुभ्या १ धा. क्षी) वि. पसंद पडतु, हिलपसंद; सुराद मुन्यनुं; agreeable, pleasing; or, bright, brilliant; rt. क्षी = Sans. क्षाञ् to shine; अलकती, अपकादार. शुभ्या नीयेना योल

... (शुभ्या १ ... स-मास ना. नान्य. सुराद मुन्यनी दालत-संपत्ति; riches that can be wished for; ... २/१ य. १०, ७७.

... (शुभ्या १ धा. क्षी) सा. ना. नर. आशीर्वाद, दुआ; सुराद, आदेश; blessing, benediction; desire; wish; ... १/१ आक्षरं. गाहाम. ४; ... ३/१ वं. १८, २७; छिन्. १५, १; छिन्. ६२, १०; वीस्य. ६, १ य. १०, ६२; नीय्या. ५, १६; गेह ५, ६; ... ३/१ छिन्. ३५, १.

१ ... (= ब्रंज = Brass) (शुभ्या २ धा. क्षी) सा. ना. नर. पित्तल; तांशुं; brass; copper; शुभ्या ...

२ ... (= अं, अं) (शुभ्या १ धा. क्षी) सा. ना. नान्य. सुराद आहावानुं काम, सुराद मांगवी (असल.); मननी सुराद आपनरी इरेशेता (वि. ना.). अं योल उराहेन गेहना संयं-धमां आविछे; asking for one's desire (lit.); the angel that fulfils one's desires; or, the angel that promotes the growth of corn. Comp. Per. ब्रंज rice; ... २/१ छिन्. २, ७; गेह ५, ६; ... ४/१ छिन्. १, ७; छिन्. ३, ६; गेह ५, १.

... (शुभ्या १ धा. क्षी) वि. उंचुं, अलंद ६२-नननुं; high, exalted, lofty; ... नर. २/१ वीस्य. २, १०; ... नर. ६/१ वीस्य. १, ८; ... of Mount Alborz (vāto 2 क्षी) नारी. ६/१ य. ६, ३.

१ ... (शुभ्या १ धा. क्षी) क) वि. उंचुं,

अलंद; high, exalted, lofty; ... नर. १/१ वं. १६, १६; ... (अलंद कहेना) नर. १/१ य. ५७, ३०; य. १०, १००; य. १४, १२; य. १७, १६; ... (नर. १/१ ने अदले) य. १, १५; ... (भेटो साद) २/१ य. १०, ११३; य. १७, ६१.

५) सा. ना. नान्य. अलंदी; exaltedness, exaltation; ... (अलंदीने क्षी) ५/१ य. ८, ४.

२ ... थी शइ यता योयो विशे शुभ्या १ धा. क्षी

... (शुभ्या १ ... तथा धा. च) समास वि. अलंद नजर करनार; दीर्घ दृष्टिवाणि, दूर-अन्देरा; 'अलंद नजर करनार' उपरथी य्मेना अर्थ 'उदार हिलने' पी यछ शिके; looking from an elevated position (lit.); far-seeing, fore-sighted; liberal-hearted; अं योल सरी-रा छिन्द तथा अशतास्य पादशाहनी सिद्धतामां आविछे. ... १/१ नर. १/१ य. ५ १०८; य. ६, २६; ... नर. २/१ छिन्. ५७ ११.

... (१ ... नुं यीशुं ३५) वि. अलंद, उंचुं; high, lofty, elevated; शुभ्या नीयेना योयो.

... (शुभ्या ... समास वि. अलंद (आवाज), गयन-गाथा गातो; chanting the hymns with a loud voice; epithet of ... नर. १/६ य. १०, ८६; ... नर. २/१ य. १०, ८६.

... (शुभ्या १ ... क) समास वि. उंचां पैडांवाणी (गाडी); (a chariot) high-wheeled; ... ३/१ य. १०, ६७.

... (शुभ्या ... समास वि. अलंद-उंचा पगवाणि; high-footed; epithet of ... नर. १/१ य. १५, ५४.

... (शुभ्या ... समास वि. अलंद मापेळुं (असल.); अलंद-उंचुं योपेळुं (घेर); (a house) high-built; ... २/१ य. १०, ३०; ... १/१ य. १०, २८.

દ્રુજી for taking away or crushing the Druj (Dar.).

વિરો જુઝ્મા ધા. ગ. ગ.

વિરો જુઝ્મા ધા. ગ. ગ.

વિ. ના. નર. રેવરંડ મિલ્સ પ્રમાણે લેતાં:—એનદુ નામનો શાસ દશિનની સરહદ ઉપરનો એક સરદાર હતો, જે પોતાની શીવુરી ટોલકીવાળાઓની કુમકથી અરો જરતોરતને તેની પેગમબરીનાં કામમાં એક જોરેમંદ દુસ્મન થઈ પડ્યો હતો. એને લીધે તે રાસ્ત પેગમબર મ્હોટી ચિતામાં ગિરફતાર હતો. એ એનદુને દાકટર હાઉગ સં. વાળક સાથે, અને પ્રોફે. યુસ્તી સં. મિન્કવ સાથે સરખાવે છે. According to Mills, a border chief, who, with his wicked functionaries, had proved himself a formidable enemy to Zoroaster. " He had caused the true prophet many an hour of thought as well as anger." Haug identifies him with the વાળક, and Justi with the મિન્કવ; ૧/૧ ઇલ. ૪૯, ૧; ૨/૧ ઇલ. ૪૯, ૨.

કેવળ. અ. અકસોસ! હાથહાય! Alas! (Interj.). Comp. ૨/૧ વં. ૧૯, ૪૧.

(= ૬ + ૨; ૨ = જુઝ્મા ૨; તથા ૬) ક્રિ. અ. અચીત, અરેઅર; assuredly; ૬/૨ વં. ૧૩, ૨૨; ૫. ૫, ૮૯; નીઆ. ૩, ૧૧.

(જુઝ્મા ધા. ૨) સા. ના. નાન્ય. ધાસ્તી, દેહેરાત; dread, fear; જુઝ્મા ૨/૧ ઇલ. ૪૯, ૨.

= બહ = ક) સંગત-સોહોખત કરવી; to associate; to keep company with; ૨/૨ વર્ત. પરસ્મે. ૩/૧ વં. ૧૩, ૯.

અ) વધારવું, લંબાવવું, મ્હોટું કરવું; to extend, to enlarge. જુઝ્મા ૨/૧ ઇલ. ૪૯, ૨.

(જુઝ્મા ધા. ૨) ક) સા. ના. નાન્ય. કદ, મ્હોટાઈ, લંબાઈ; size, largeness, length; ૨/૧ વં. ૨, ૨૦ (પેહેલવી શરિહ); ૨/૧ ઇલ. ૪૯, ૨. (લંબાઈ) ૨/૧ ઇલ. ૧૯, ૭; ઇલ. ૭૧, ૧૫.

અ) વિ. લાંબું; long; ૨/૧ ઇલ. ૧૯, ૭; ઇલ. ૭૧, ૧૫.

= અપવિત્ર—નાપાક કરવું; અરાખી કરવી; to defile, to pollute, to corrupt; ૨/૧ ઇલ. ૩૦, ૬.

(= ૨) (જુઝ્મા ધા. ૨) સા. ના. નર. ઉડાણ, ઉડાઈ; depth; ૨/૧ ઇલ. ૪૩ વં. ૨, ૨૨.

સા. ના. નર. બેડી; fetters, bonds; ૨/૧ ઇલ. ૨૦, ૬.

સા. ના. નર. પગ; a foot; orig., ૨/૧ ઇલ. ૨૦, ૬.

વિ ના. નર. પાદશાહ કમ્પેકોઆદના આનદાનનો નામકિત પુરુષ; દારમેસ્તે એને શાહનામામાં અવિલા સાથે સરખાવે છે; a noted person of the family of King Kairkobâd; the Armin (અર્મિન) of the Shâh-Nâmeh (Dar.); ૨/૧ ઇલ. ૧૩, ૧૩૨. (જુઝ્મા મોદી.)

(= ૨ + ૨; જુઝ્મા ૨ તથા ૨) સા. ના. નાન્ય. બે વરસ; two years; જુઝ્મા નીચે.

(જુઝ્મા ૨) સમાસ ના. નાન્ય. બે વરસની દરાજ; the period (lit. the length) of two years. Comp. ૨/૧ ઇલ. ૩, ૩૮.

વિરો જુઝ્મા ધા. ૨

સા. ના. નર. એ બોલ બે રીતે સમજવી શકાય છે :-

ક) ધા. ૨ = બર્હ (Ved.) = નાશ કરવી, ખાઈ જવું; to destroy, to eat away; એક જાતનું નાશકારક—દુઃખ દેનાર જાનવર; a rodent; a noxious insect.

અ) ધા. ૨ = બન = Lat. Frem-ere = ઝુંઝું કરવું; to hum, to buzz. એક જાતનું ઝુંઝું કરનાર જાનવર, જમરો; a humming insect, a wasp; ૨/૧ વં. ૧, ૬.

= બર્હ = પ્રકાશવું, ચલકવું; to shine, to

glitter, to flash with light; **अस्त्र** वत्. परस्मै. ३/१ य. १०, १४३; **अस्त्र** अ. ल. आत्मने. ३/३ य. ५, १२६. शुष्मो नीयेना यो।

अस्त्र (शुष्मो धा. **अस्त्र**) ३) वि. अलकतु, प्रकाशितु; shining, glittering; **अस्त्र** **अस्त्र** * **अस्त्र** the glitter of a shining needle (अलकती सोष्मिनो अलकते) नारी. ६/१ य. १४, ३३; य. १६, ३. अ) सा. ना. ना. अ. अलकते, प्रकाशितु; glitter, lustre; **अस्त्र** (Wester. **अस्त्र**) २/१ य. १४, ३३; य. १६, ३.

अस्त्र (= **अस्त्र**, **अस्त्र**) = **अस्त्र** = **अस्त्र** = Goth. Brothar = Ger. Bruder = Lat. Fräter = Fr. Frère = Brother) (शुष्मो १ धा. **अस्त्र**) सा. ना. नर. भा६; a brother; **अस्त्र** १/१ वं. १२, ५; य. १७, १६; य. २४, १०; **अस्त्र** १/१ ध्रि. ४५, ११; **अस्त्र** २/१ वं. १२, ५; **अस्त्र** २/१ य. २४, १०; **अस्त्र** ४/१ य. ४, ६; य. १४, ४६; **अस्त्र** ६/१ य. १५, २८; **अस्त्र** **अस्त्र** between two brothers (ये भा६ष्मि वरये) २/२ य. १०, ११६; **अस्त्र** १/३ वं. ४, ४४. शुष्मो **अस्त्र**-नीयेत तथा नीयेना यो।

अस्त्र विरो शुष्मो **अस्त्र**

अस्त्र (**अस्त्र** उपरथी) वि. भा६नि लगत्तु, भा६ तरिकि; like a brother; as a brother; **अस्त्र** नारी. १/३ य. २४, ३६.

अस्त्र (**अस्त्र** उपरथी) सा. ना. नर. भ-तरिजे; कडे (स्पी. तथा दारमे.); a brother's son; a paternal uncle (Sp. & Dar.); **अस्त्र** **अस्त्र** भतरीशु; काश्री (स्पी. तथा दारमे.); a brother's daughter; the wife of a paternal uncle; **अस्त्र** नर. १/१ वं. १२, १३; **अस्त्र** नारी. १/१ वं. १२, १३.

अस्त्र = **अस्त्र**, **अस्त्र** = धुभरी-इर आव्याथी पडी लवु; गभरातमां पडवु; to fall down through

* Wester. **अस्त्र** **अस्त्र** **अस्त्र** संस्कृतमां ये धातु १ ला तथा ४ था वर्गमां आ-
:-अस्त्रं, अस्त्रति.

giddiness; to take alarm; cl. 1; **अस्त्र** अ. ल. परस्मै. १ षो वर्ग ३/१ य. १६, ३४.

अस्त्र विरो शुष्मो **अस्त्र**

अस्त्र (= **अस्त्र** = **अस्त्र** = Lat. †Frons = Fr. Front = Brow) सा. ना. नारी. आंप्पनां भवां; आंप्पनां भमर; the eye-brows; **अस्त्र** (Geld. **अस्त्र**) ४/२ वं. ८, ४१. ४२; वं. ६, १५. १६. संस्कृतमां ३ ल, ४ थी तथा ५ भी द्विवचनना प्र-त्यय तरिकि **अस्त्र** आविडे; अने अवस्तामां **अस्त्र**, **अस्त्र**, **अस्त्र** आविडे. इकत **अस्त्र** यो।लमां संस्कृत **अस्त्र** ने मलतो **अस्त्र** आविलो छे.

अस्त्र, **अस्त्र** विरो शुष्मो धा. **अस्त्र**

6

अस्त्र प्र. पु. सर्व. भाई; ले नामने लागे ते नाम प्रभाणे अने वचन तथा विभक्तिना प्रत्ययो लागे-छे; Possessive pronoun of the first person sing. (my); it agrees with the noun which it governs in number and case. **अस्त्र** वचनमां singular:—**अस्त्र** (भाई २-वान) नर. १/१ ध्रि. २६, ५; ध्रि. ४४, ८; **अस्त्र** **अस्त्र** **अस्त्र** मारां थोडां गांमि ठोर (असल अर्थ); मारी दुंक संपत्ति-पुंल. नर. १/१ ध्रि. ४६, २; **अस्त्र** ४/१ ध्रि. ५०, ७; **अस्त्र** ४/१ ध्रि. ४६, ३; **अस्त्र** ४/१ ध्रि. ६, २७; **अस्त्र** नर. ६/१ ध्रि. ४८, १२; **अस्त्र** नारी. ६/१ ध्रि. ४७, १०; **अस्त्र** ७/१ ध्रि. ३२, १.

अस्त्र वचनमां plural:— **अस्त्र** १/३ वं. १८, ३१; **अस्त्र** नर. १/३ ध्रि. ४८, २; **अस्त्र** नारी. २/३ य. ५, ६३; **अस्त्र** नारी. २/३ य. १४, ३८; **अस्त्र** ना. २/३ ध्रि. ३२, १०. अस्त्र यो-लना यो।लासा पाये शुष्मो भाई अवस्ता व्याकरलु, सडे १५३-१५४ मा. अस्त्र यो।ल ले नामोनी साथे वपराय्मिछे छे ते नाम साथे त्यांहां सभलवु छे.

अस्त्र (**अस्त्र** नु दुंक इप. शुष्मो **अस्त्र**) उपसर्गे तरिकि केट्टाअस्त्रि यो।लो साथे जेडाअस्त्रि आविडे; नडी, मा. *Prefix*:—no, not; e. g., **अस्त्र**

† Originally, Lat. Front + s; base f.

propagating the religion. **मलयसुतः** (Wester.) ६/१ य. १३, ६५; **मलयसुतः** (Wester.) ८/१ छिन्. ५१, १६. शुभ्रिमा मोदी.

य) उपजा मेदीयमाहाहना कुटुम्बी—नप्पीरानो छे।करो; यिनी सिद्धतामां. **मलयसुतः** (पाछलथी नमेलो, पछी नम पाभेलो) आविछे; a descendant of the Maidyomâh family; otherwise called, **मलयसुतः** **मलयसुतः**, i. e., Maidyo-Mâh who was born later on (younger); **मलयसुतः** ६/१ य. १३, १२७.

मलयसुतः (**मलयसुतः** उपरथी)

वि. मेदीयमाहाहनां कुटुम्बेन लगतो (असल.); तेनो कुटुम्बी--छे।करो; a descendant of the Maidyo-Mâh family; his son; **मलयसुतः** **मलयसुतः** (Wester.) ६/१ य. १३, १०६.

मलयसुतः (शुभ्रिमा **मलयसुतः** य तथा धा.

मलयसुतः) समास वि. वयमां मिसतु-पीरानतु; sitting in the middle; **मलयसुतः** नारी. २/१ य. १३, १००; य. १६, ८६.

मलयसुतः (= **मलयसुतः**, **मलयसुतः**) (शुभ्रिमा

मलयसुतः य तथा **मलयसुतः**) वि. ना. ना.य. मय्येदी-य्योशहेम गाहामयार, छ गाहामयारोमानो यी-नो गाहामयार; नो तीर महीनाना योरशेद रोन्थी शर थाय्येछे, अने दय्ये य मेहेर रोन्थे योयरे थाय्येछे. य्ये योहलो अर्थः पुर—अतिशय गरमीनो वयत मय्येदीय्यारोम गाहामयारनी कसलथी छेले होगाम; the second of the six Gâhâmbars, beginning with the 11th and ending with the 15th day of the 4th month. Literally, it is the mid-summer festival (orig., **मलयसुतः** middle and **मलयसुतः** समा summer). According to the Afrin-i- Gâhâmbâr, it commemorates the creation of the waters by Ahura Mazda. For particulars, *vide* **मलयसुतः**; **मलयसुतः** २/१ छिन्. २, ६; वीर्य. २, २; **मलयसुतः** ४/१ छिन्. १, ६; छिन्. ३, ११; **मलयसुतः** ६/१ वीर्य. १, २; आहरे. गाहाम. २, ८. शुभ्रिमा मोदी.

मलयसुतः (शुभ्रिमा **मलयसुतः**) वि. विचार करतुं.

मलयसुतः

मलयसुतः विरो शुभ्रिमा **मलयसुतः**

मलयसुतः विरो शुभ्रिमा **मलयसुतः**

मलयसुतः (= **मलयसुतः**) (**मलयसुतः** ग उपर-

थी) सा. ना. नर. ३) कर्मर; the waist; **मलयसुतः** २/१ य. १४, ५६; **मलयसुतः** up to the waist; waist-deep; (कर्मर सुधी) (२/१ ने अदले) वं. ६, २७.

य) (लश्करनो) वयमानो भाग; the centre (of the army). **मलयसुतः** २/१ य. १०, ३६; य. १३, ३६.

मलयसुतः (= **मलयसुतः**) सा. ना. शालुगार (असल.); कुडी; ornament in general (orig.); a necklace. Comp. **मलयसुतः**, **मलयसुतः**; *vide* **मलयसुतः**

मलयसुतः सा. ना. नर. शिक्षा (स्पी., पुरती, हारले, तथा दारमे.); शिक्षानो डेराने—टेप (मिल्स); punishment, chastisement (Sp., Jus., Har. & Dar.); award, sentence (M.); Pehl. **मलयसुतः**; **मलयसुतः** १/१ छिन्. ३१, १५; छिन्. ४४, १६.

मलयसुतः विरो शुभ्रिमा १ धा. १०६

मलयसुतः समास वि. मीनोर्ध मरु

प्रभाषि आलनार; अथवा मीनोर्ध—आकाशी नगा (मांथी पसार थतो); obeying the spiritual will, fr. **मलयसुतः** + **मलयसुतः**). *Otherwise*:— (going through) the heavenly space (fr. **मलयसुतः** + **मलयसुतः**); epithet of the horses of Sraosha and Mithra; **मलयसुतः** नर. १/३ छिन्. ५७, २७; **मलयसुतः** नर. १/३ य. १०, ६८.

मलयसुतः समास वि. शुस्साथी नतो (असल.); शेतापीथी नतो (तीर); (an arrow) swift-flying. **मलयसुतः** = मन्त्रु = anger शुस्सा; धा. **मलयसुतः** to go=नतु; **मलयसुतः** **मलयसुतः** (शेतापीथी नतो तीर) नर. १/१ य. ८, ६

मलयसुतः विरो शुभ्रिमा **मलयसुतः**

मलयसुतः (शुभ्रिमा १ धा. १०६) वि. विचार करतुं.

षणु तरिके अविषो छे: नीचि शिपातु—एवतु (पा-
 ली); आउ पाथुने लगतु (पाथी) छिआने आउ
 पाथुमां न रस—तरावत छेअच्छे तेने लगतु
 (युनदेहेश तथा दारमे.); **षणुतरिके**
 the waters that are showered down (M.);
 the waters that are in the plants, proba-
 bly the juice; perhaps, the dew (Bund.
 & Dar.) नारी. २/३ छिन्. ३८, ३.

षणु (= **षणु**, **षणु** = मेघ = **षणु**) (शुष्मो
 धा. १) सा. ना. नर. वादलु; a cloud; **षणु**
 २/१ छिन्. १०, ३; य. ५, १२०; य. ८, ३३; **षणु**
षणु पारि छिन्. ५७, २८; **षणु** १/३ य. ८, ४०.
 शुष्मो नविनेो योस.

षणु-रिषणु (= मेघकर) (शुष्मो १ **षणु**)
 सभास वि. वादणां अनावना—करनार; cloud-
 making (vapours); **षणु-रिषणु** नान्य.
 २/३ य. ८, ३३.

षणु (= **षणु** = मेह) (शुष्मो धा. १) सा.
 ना. नान्य. मूतर, पिशाच, नीरंग; urine ; शुष्मो
षणु

षणु (१ धा. ०) सा. ना. रेहेडाणु, मुकाम ;
 मुकाम करणे; residence, abode, living; **षणु**
 नारी. १/१ छिन्. ३०, ६; छिन्. ३१, १२; छिन्.
 ३३, ६; छिन्. ३४, ६.

षणुषणु (= **षणु**, **षणु**, **षणु**) (शुष्मो १ धा.
 ०) सा. ना. नान्य. मुकाम, रेहेडाणु; abode,
 residence; **षणुषणु** १/१ य. १०, ४४; **षणुषणु**
 २/१ वं. १६, ३२. ३६; छिन्. १६, १०; य. १०. ५०.
 १३७; य. १३, ६७; **षणुषणु** २/१ (७/१ नी मत-
 लये) छिन्. १०, ७; **षणुषणु** २/१ य. ८, १;
षणुषणु ६/१ य. १०, ८०; **षणुषणु** ६/३
 छिन्. १, १६; छिन्. ३, १८.

षणुषणुषणु (शुष्मो १ धा. ०) सा. ना. नारी.
 मुकाम, रेहेडाणु; abode, residence; **षणुषणुषणु**
 १/३ य. १०, ३८; **षणुषणुषणु** २/३ छिन्. २, १६.

षणुषणुषणु (शुष्मो धा. ०) सा. ना. नान्य. सं-
 अंध, साथि; जोडावु, सोहेअत; connection,
 union; **षणुषणुषणु** (sexual
 union) २/१ वं. १५, ४६.

षणुषणुषणु वि. ना. नर. पाहाउनु नाम; name
 of a mountain. Comp. Sans. मेनका a
 female divinity, wife of Himālaya;
षणुषणुषणु १/१ य. १६, ४. (शुष्मो नोदी.)

षणुषणुषणु विरो शुष्मो **षणुषणु**

षणुषणुषणु (शुष्मो धा. १) सा. ना. नान्य. मूतर,
 पिशाच, नीरंग; urine; **षणुषणुषणु** **षणुषणु** = urine
 of the bull; **षणुषणुषणु** **षणुषणु** (अलदना नीरंगी
 करीने) ३/१ वं. ५, ५१. ५४. ५६; वं. ८, ३६. ३७.
 ३८. ६८. ६९. १०३; वं. ६, ३३. ३४. ३५; **षणुषणुषणु**
षणुषणुषणु (अलदना नीरंगी करीने) ३/१ वं. ७,
 १४. १५. ७४. ७५; वं. १६, १२; **षणुषणुषणु** ३/१ वं. ८,
 ३६; **षणुषणुषणु** = कारांत १/३ वं. ८, १२; **षणुषणुषणु**
 = कारांत २/३ वं. ८, ११. १३.

षणुषणुषणु (= **षणुषणु** = मेघ = **षणुषणु**) (शुष्मो धा.
 १) सा. ना. नर. भेंढो; a ram, the male of
 the sheep; **षणुषणुषणु** (मेघी) सा. ना. नारी. भेंढी;
 an ewe, a female sheep; **षणुषणुषणु** नारी. १/१
 वं. १६, ३३; य. २४, २७; **षणुषणुषणुषणु** नर. ६/१
 य. १४, २३; य. १७, ५६; **षणुषणुषणुषणु** **षणुषणुषणुषणु**
 (भेंढीष्मोभांती) नारी. ६/३ आइरं. गाहाम.
 ७. आअ ढेकाणु **षणुषणुषणु** नु नारीनती इप
षणुषणुषणु थवा उपरांत **षणुषणुषणु** (भादा) लागो.*

षणुषणुषणुषणु (**षणुषणुषणुषणु** उपरथी) वि. भेंढीनु (दुध);
 (milk) of sheep; **षणुषणुषणुषणुषणु** **षणुषणुषणुषणुषणु**
 (Geld. **षणुषणुषणुषणुषणु**) नान्य. ६/३ वं. ५, ५२.

षणुषणुषणुषणु विरो शुष्मो **षणुषणुषणुषणु**

षणुषणुषणुषणु (= **षणुषणु** = वक्का, †वक्की, वल्मी = Lat. For-
 mica = Fr. Fourmi = **षणुषणुषणुषणु**) सा. ना. नर. कीडी;
 an ant; **षणुषणुषणुषणुषणु** २/१ वं. १६, १२; **षणुषणुषणुषणुषणु** ६/३
 वं. १४, ५; वं. १८, ७३.

* अना योलासा यामे शुष्मो भाइ अवस्ता व्याकरथ,
 सके १२४ भो, **षणुषणुषणुषणु** योस.

† वक्की योसभांता अक्षरिो अवारनवार थयाथी **षणुषणुषणुषणुषणु**
 = **षणुषणुषणुषणुषणु**; प्रोफिं पिकते (Prof. Pictet) अने योसनेो
 धातु वक् (योडवुं) गथेछे.

असुखम् (शुभो धा. १०६) सा. ना. ना. न्य. मोलमल, हवस; pleasure, lustful desire; शुभो नीचिनो मोल.

असुखम्-सुखम् (शुभो) समास वि. अराय मोल मल करतु—मोगवतु; delighting in lusty desires; ... असुखम्-सुखम् नारी. ४१ छत्र. ९, ३२.

असुखम् विरो शुभो १०६ ग.

असुखम् विरो शुभो १ ०६

असुखम्-सुखम् (= सुखम्) (शुभो असुखम् तथा सुखम्) समास वि. मांयनां शरीरवातु; असुखम्-सुखम्... (the Druj Nasu in the shape of a fly) नारी. ११ वं. ७, २. ३. ५; वं. ८, १६. १७. १८. ७१; वं. ९, २६.

असुखम्-सुखम् (शुभो असुखम् तथा सुखम्) समास लु. कृ. वि. मांयथी लक्ष्णवा-म्बु; (any dead matter) that has been brought by flies; असुखम् असुखम् नर. ११ वं. ५, ३. ६; असुखम्-सुखम् ... असुखम् नर. १३ वं. ५, ४. ७.

असुखम् (= सुखम्, सुखम् = मस्किता* = Lat. Musca = Fr. Mouche = موص) सा. ना. नारी. मांय; a fly; असुखम् वं. ८, २२ (पेडेलवी शरिहमां); वं. ८, ६६. ७०; वं. ९, २४. २५; असुखम् ६३ वं १४, ६. शुभो म्पिनी आगमयना ये मोलि.

असुखम् (शुभो १ धा. १०६) सा. ना. ना. न्य. साहस-कर्म, माहभारत काम; an enterprise; a dangerous undertaking; असुखम् २१ छत्र. ५३, ७. केरलीम्पिक वयत म्पिनी सिद्धतमां सुखम् (म्हेटुं, भाहरी) आवेछे:—नेमके असुखम् सुखम् ४१ छत्र. २६, ११; छत्र. ४६, १४; छत्र. ५१, ११; असुखम् ६१ छत्र. ५१, १६; छत्र. ५३, ७.

असुखम् विरो शुभो असुखम्

असुखम् (= मववन.) (असुखम् उपरथी) सा. ना. नर. म्हेटुं—साहसिक काम करनार (असल.); रास्त दीनदार; धर्म उपर पुरतो म्पिकाह रायनार सह्युष्ठी मायस; म्पि असलत धरावनार म्पिक योक्स पंथ—टोला हतो. वंदीहाह उपरथी मायुम पीछे पाछलथी म्पि पंथवाणांम्पि परथ्या वगर पीतानी सुंङगी युञ्जरता हता; one who undertakes difficult works (orig.); a righteous or devout man; a virtuous person who has full faith in religion. Comp. Per. असुखम् = असुखम्-असुखम्. Latterly, it meant a celibate (vide Vend. 4, 47). असुखम् असुखम् ११ वं. ४, ४७. असुखम् २३ छत्र. ३३, ७; असुखम् ४३ छत्र. ५१, १५.

असुखम् (= सुखम् = صغاك) सा. ना. नर. आडो; a pit; a hole; असुखम् २१ वं. ५, ५४; वं. ८, ३७-३८; वं. ९, ६. ७. २८. ३१; वं. १६, १२; वं. १७, ५. ७; असुखम् ६१ वं. ६, २६; असुखम् ७१ वं. १३, ३८; वं. १५, ६; असुखम् असुखम् २२ वं. १६, १२; असुखम् २३ वं. ६, ६. ११. १२. ३१; वं. १०, १८; असुखम् ५३ वं. ६, १०. २६; असुखम् ६३ वं. १४, ६.

असुखम् (= नम = Ger. Nackt = Lat. Nudus = Naked) वि. नायुं, उधातुं; naked; rt. नज = to feel ashamed शरभावयुं, लाण आववी; नम = असुखम् = असुखम् = शरम आवि—लाण लागे तिवी हालतने लगतु (असल.); नायुं; असुखम् नर. ११ य. १६, ५६. ५६; असुखम् १२ (२१ ने अदले) वं. ८, १०.

असुखम् विरो शुभो असुखम् १ धा. १०६

असुखम् = मह = वधयुं, म्हेटुं थयुं; to grow, to be large; शुभो असुखम्, असुखम्, असुखम्, असुखम्, असुखम्,

असुखम् (असुखम् = असुखम् = Lat. Mag-nus) (शुभो १ धा. १०६) वि. म्हेटुं, अगतयुं, भाहरी; महते दर-जनतुं; large, great; important, exalted

* मोरे. पिकते (Prof. Pictet) म्पि मोलने धा. मह (आवाज काहाडो, भीववतुं) उपरथी नीकजेसो भवे छे.

* नेम असुखम् मोलमां ; अदलने ६ थयो तेम असुखम् मां थयुं; असुखम् = असुखम् = असुखम्

महत्त्वं (महेटां—महत्त्वात् कान्तेमि)
ना-य. ४/१ छिन्. २६, ११; छिन्. ४६, ११. -महत्त्वं
हेतुमत्त्वं (महेटा अनावे।नी आगमय) २/३
छिन्. ३०, २; मत्त्वं ३/३ छिन्. ३२, ११.

महत्त्वं (= मह, महा) (१ म्हे उपरथी) वि.
महेटुं, अगत्त्वं, भारी; अढते दरन्तनुं; great,
large, important, exalted; म्हे अय्ये अढते
दरन्तना (होरमनद !) नर. ८/१ छिन्. ५८, ७
शुय्यो म्हे-हेतुमत्त्वं, म्हे-हेतुमत्त्वं, -मत्त्वं
म्हे, म्हे-मत्त्वं, म्हे-हेतुमत्त्वं, म्हे-हेतुमत्त्वं

महत्त्वं (= मह = महत्) (शुय्यो १ धा.
म्हे) सा. ना. ना-य. ३६, महेटाछि, महत्त्व; size,
largeness, greatness; म्हे २/१ वं. ७, ५१.
शुय्यो म्हे-हेतुमत्त्वं, म्हे-हेतुमत्त्वं,
म्हे-मत्त्वं

महत्त्वं (= महन्) (शुय्यो १ धा. म्हे) वर्त. क.
वि. महेटुं, विरतारवातुं; वधत्, अलंद दरन्तनुं;
large, spacious, exalted; म्हे नर. १/१ वीरप.
१५, ३; य. १४, ४१; म्हे ना-य. १/१ य. १०, ६४;
म्हे ना-य. १/१ य. १०, ४४; म्हे नर.
२/१ छिन्. ६२, ४; छिन्. ६५, ११.

महत्त्वं (विरो शुय्यो २ म्हे)

महत्त्वं वि. ना. नर. पाहाउनु नाम; name
of a mount; possibly, the Mizin of the
Bundelesh in Armenia (Jus.); म्हे
१/१ य. १६, २. (शुय्यो मोदी.)

महत्त्वं (= मह, महत् = महिष्ठ) (शुय्यो १
धा. म्हे) अति. वि. धत्तुं महेटुं—अढते दरन्तनुं;
largest, greatest, most exalted; म्हे नर.
१/१ छिन्. ४६, १ (सउथी जेरेमंद); छिन्.
५३, ८ (सउथी महेटुं); य. १७, १६ (सउथी अढते
दरन्तेनो); म्हे नारी. १/१ छिन्.
१२, ६; म्हे ना-य. १/१ य. १, ५; य.
३, ५; म्हे नर. २/१ छिन्. १६, १; छिन्.
१६, १२; छिन्. २८, ५; छिन्. ४५, ६; वीरप.
११, २१; म्हे नारी. २/१ छिन्. ३१, १३;
म्हे २/१ वं. १६, १४; छिन्. २६, २; य.

१३, ८०; म्हे नारी. ३/१ वं. १८, ६१;
म्हे ना-य. ३/१ वं. ३, १२, १३, २२, २४.
३४; वं. १८, ६१; म्हे ना-य. ४/१ छिन्.
५८, ७; म्हे नर. ६/१ वं. ६, १४; छिन्.
१, १; म्हे ना-य. ६/१ य. १३,
६१; म्हे नर. ८/१ नीय्या. ५, ४; म्हे
म्हे १/३ वं. २, २७, ३५; म्हे नारी.
१/३ य. १३, २५; म्हे नारी. १/३ छिन्.
५२, १०; म्हे ना-य. १/३ वीरप. १२, ४;
म्हे २/३ गेह २, ७; म्हे नर. २/३ छिन्.
१३, ३; म्हे नर. २/३ वीरप. ३, ५;
म्हे (२/३ नी मतलये) छिन्. १३, ३;
म्हे म्हे all ye lords, the
greatest ones नर. ८/३ छिन्. १, २२. शुय्यो
म्हे-मत्त्वं

महत्त्वं (शुय्यो १ धा. म्हे) वि. महेटुं; large; हेतुमत्त्वं
महत्त्वं (महेटां शरीरनो) नारी. ६/१ वं. १३, ३६.

महत्त्वं (शुय्यो १ धा. म्हे) सा. ना. ना-य.
महेटाछि; greatness; म्हे ३/१ छिन्. ५,
२; छिन्. ३७, २.

महत्त्वं (= मज्जा = मज्जा) सा. ना. निशुं,
मावे, गर; marrow, pith; शुय्यो नीयेनो योले.

महत्त्वं (= मज्जा) (म्हे उपरथी)
वि. भावावातुं; rich in marrow; म्हे
नारी. १/१ वं. २१, ७. ११. १५.

महत्त्वं (= मत् + म्हे; शुय्यो
म्हे क तथा मत्) समास अ. क. वि. होर-
मनदना योलेलो (इलाम—सयुन); (this word
uttered by Mazda; म्हे हेतुमत्त्वं म्हे
मत् (Wester. म्हे-म्हे) ना-य. १/१ छिन्.
१६, १६.

महत्त्वं (शुय्यो म्हे तथा २ म्हे)
समास अ. क. वि. होरमनदनुं पेदा कथिलुं; made
or created by Mazda. Comp. म्हे-मत्त्वं;
म्हे नर. १/१ छिन्. १०, १७; म्हे नर.
१/१ (२/१ ने अदले) वं. १६, १३. १६-म्हे

अष्टमः नारी. १/१ य. ६, ५; य. १६, ७; अष्टमः
 अष्टमः ना-य. १/१ य. १३, ६५; अष्टमः
 नर. २/१ वं. १६, ३७; वं. २१, ५. ६. १३; अष्टमः
 ४२, ३; य. १, ३०; अष्टमः नारी. २/१ वं.
 १६, २६; अष्टमः २, ५; अष्टमः ना-य. २/१
 अष्टमः २, १४; य. ८, २; अष्टमः ना-य. ३/१
 य. १०, ६७; य. १५, ५६; अष्टमः नर. ४/१
 अष्टमः १०, १७; अष्टमः नर. ६/१ अष्टमः १,
 १४; य. १, ३०; य. १४, २७; नीत्मा. ५, ५;
 अष्टमः नारी. ६/१ वं. १६, २२; अष्टमः १,
 ५; अष्टमः ३, ७; य. २, २. ४. ६; य. १५, २७.
 अष्टमः ना-य. ६/१ अष्टमः १, १४; अष्टमः
 अष्टमः नारी. ८/१ वं. २२, ३. ४. १०. ११. १७;
 अष्टमः नारी. ८/१ य. १, २१; अष्टमः
 नारी. ८/१ वं. १६, १८; य. १६, २; अष्टमः
 (३/१ ने अष्टमः) य. १२, ४; अष्टमः
 २/३ अष्टमः २, १४; वीस्प. २, ८; सीरो. १, १३;
 अष्टमः नारी. २/३ अष्टमः २, १२; अष्टमः
 १६, ४; अष्टमः ना-य. २/३ वं. ११, १.
 २. १०. १३. १६; अष्टमः १६, २; अष्टमः ७१, ६; य.
 ५, ८६; अष्टमः नर. ६/३ अष्टमः १, १४;
 वीस्प. १, ६; अष्टमः नारी. ६/३ अष्टमः
 १, १२; वीस्प. १, ५; य. १३, ५३; अष्टमः
 ना-य. ६/३ नीत्मा. ५, ५.

अष्टमः (= अष्टमः) (अष्टमः)
 तथा अष्टमः) सभास ना. नर. होरमज्जने अष्टमः-
 नार—भाननार; होरमज्जनी परस्तेरा करनार;
 a believer in one true God; a Mazda-
 worshipper; a Mazdayasnian. Contrast
 अष्टमः a worshipper of the Daevas—
 Demon-gods अष्टमः देवने अष्टमः—पुननार,
 सुतिपुनक; अष्टमः १/१ अष्टमः १, २३; अष्टमः
 ८, ३; अष्टमः १२, १; वीस्प. ५, ३; य. १३, ८६; तथा
 दैक नीत्माअश, गेह, यस्त तथा आक्षरगानमां
 अष्टमः ना अक्षरांमां; अष्टमः ६/१ वं.
 १६, १३; य. १३, १२१; अष्टमः १/३ वं. ३, १८.
 २०; वं. ५, ७. १०. १३. १४. ३६. ४५. ४६. ६१; वं.
 ६, २. ३. ४. ६. ७. २६. २८. ४६. ५१; वं. ७, १३.

* डेलीयिक वपते अष्टमः नेभाटे अष्टमः-
 वीमां; अष्टमः, अष्टमः, अष्टमः अष्टमः अष्टमः

१४. ३६. ३८. ४०. ७१; वं. ८, १. ४. ८. १०. २२.
 ३७. ३८. ३९. ७३; वं. ६, ३६. ४६; वं. १४, ७; वं.
 १५, ४६. ४७; य. ५, ६८; य. १०, ११६; अष्टमः
 अष्टमः २/३ वं. ७, ३८. ४०; अष्टमः ३/३
 आक्षरं. गाहाम. ७; अष्टमः ४/३ वं. ७,
 ३६; वं. ८, ११; अष्टमः ४/३ वं.
 ७, ३७; अष्टमः ५/३ वं. ५, ५५. ५६; वं.
 ६, ३३. ३४. ३५; अष्टमः ६/३ वं. १५, १७;
 २०. २३. २६. २८. ३२. ३५. ३८. ४१; अष्टमः १२, २
 (Geld.); अष्टमः ६८, १२; वीस्प. ३, ५; य. १०,
 ६६; य. १३, १०८. १५७; अष्टमः ७/३
 अष्टमः ८, ३; अष्टमः ८/३ वं. ८, ११; वीस्प.
 १५, १; आक्षरं. गाहाम. ३.

अष्टमः (अष्टमः रश्मः तथा अष्टमः) क) वि.
 ना. नर. महाज्ञानी, सर्वज्ञ; Omniscient, All-
 knowing; *vide* अष्टमः- अष्टमः अष्टमः the
 Life-giver and the Omniscient (lit.);
 Ahura Mazda; God. अष्टमः अक्षनार तथा सर्व-
 ज्ञानी = होरमज्जने; अष्टमः अष्टमः नाम; डेली-
 यिक वपते, अष्टमः करीने गाथांमां, होरमज्जने
 भाटे अक्षत अष्टमः अष्टमः अष्टमः अष्टमः
 अष्टमः सायनी अष्टमः अष्टमः अष्टमः अष्टमः अष्टमः
 अष्टमः अष्टमः अष्टमः अष्टमः अष्टमः अष्टमः
 अष्टमः १/१ अष्टमः ६, २६; अष्टमः २०, ४; अष्टमः २६,
 ४; अष्टमः ५५, ४; य. ३, ३; य. १३, ३. २८; य.
 २३, २; अष्टमः १/१ अष्टमः १२, ५. ६; अष्टमः
 ३१, ४; अष्टमः ५३, ३; अष्टमः २/१ अष्टमः ४२, २;
 अष्टमः २/१ अष्टमः २६, ५; अष्टमः ४/१ अष्टमः १६
 ६; अष्टमः ३१, १; अष्टमः अष्टमः अष्टमः (पे-
 दा करनार होरमज्जनी) (५/१ ने अष्टमः) य. ५, ७
 अष्टमः ६/१ अष्टमः १०, ४; अष्टमः १६; १३; अष्टमः
 २८, १; अष्टमः ३०, १०; अष्टमः ५१, १६; य.
 ६, ६; अष्टमः ८/१ वं. ८, २१; अष्टमः
 ८/१ अष्टमः १६, १४; अष्टमः ६०, ११
 य. १, ३३; य. २४, ३८; अष्टमः ८/१ अष्टमः २८
 ६; अष्टमः ४३, ३; अष्टमः ४८, ११; अष्टमः ३१, १६
 अष्टमः ३४, ५. १५; अष्टमः २६, ८; अष्टमः ३२, ६; अष्टमः
 ४६, ७; अष्टमः ४६, ५; अष्टमः ५०, ५. अष्टमः
 अष्टमः तथा अष्टमः अष्टमः अष्टमः

अ) सभास ना. अष्टमः अष्टमः; great wisdom
 Omniscience; अष्टमः २/१ अष्टमः ४०,

अवस्था (**अवस्था** २१ तथा १ **अवस्था**) समास ना. नारी. अलंकारेण आपवि; पवित्र गच्छीने मान आपवुं (स्पी.); क्रीति गावी (हारले); विचार करवा (भिक्ष); giving an exalted position, exalting; hallowing (Sp.); glorification (Har.); pondering (M.); **अवस्था** ४/१ वीस्य. १५, २.

अवस्था (Geld.) ponder ye (M.) तमे मनमां तोल करौ (भिक्ष); imperat. Atmane, 2 plu. Y. 45, 1.

अवस्था (**अवस्था** क उपरथी) सा. ना. ना-य. धिखरी शक्ति; divine power; **अवस्था** the two divine powers (of creating and destroying) (धिखरी ये शक्ति) २/२ छन्द. ३०, १.

अवस्था (**अवस्था** **अवस्था** क तथा ३ **अवस्था**) समास वि. मज्ज. ६ पसंद, धिमाने होरमज्जने पसंद पडतुं; pleasing or dear to Mazda; **अवस्था** **अवस्था** ना-य. ३/१ छन्द. ५, ३; छन्द. ३७, ३.

अवस्था (**अवस्था** **अवस्था** क तथा **अवस्था**) समास लू. क. वि. होरमज्जने नो-हेर रीति—आखीरीते कहेलो (कलाम—सच्युन); (the Holy Word) declared by Mazda; **अवस्था** **अवस्था** ३/१ वं. १८, ८; **अवस्था** **अवस्था** २/३ छन्द. ७१, ७.

अवस्था (**अवस्था** **अवस्था** क तथा **अवस्था**) समास लू. क. वि. होरमज्जने शि-अवेसु; taught or inculcated by Mazda; **अवस्था** **अवस्था** १/३ छन्द. १, १०; छन्द. २, १०.

अवस्था (**अवस्था** उपरथी) अधि. वि. वधारे भेडाटुं, वधारे यत्ते दूरज्जनुं; greater, larger, more exalted. Comp. **अवस्था**;— **अवस्था** ना-य. १/१ छन्द. ३१, १७; छन्द. ६५, १४.

अवस्था (**अवस्था** १ धा. १०) लू. क. वि. धारेलु, योनना क्रीषिली; contemplated, intended, projected; **अवस्था** the contemplated—projected works (धारिलां कांम) २/३ छन्द. ३३, ६.

अवस्था (= मन्त्र) (**अवस्था** १ धा. १०) सा. ना. नर. क) विचारनार, मनमां अयाल करनार; a thinker, a conceiver; **अवस्था** the First Thinker १/१ छन्द. ३१, ७.

अवस्था (= मन्त्र) (**अवस्था** १ धा. १०) सा. ना. नर. विचार, दरकार, संभाल; thought, care, treatment; Pehl. **अवस्था**;— **अवस्था** (the worst treatment—care) २/१ छन्द. ३३, ४.

अवस्था विरो **अवस्था** १ धा. १० य.

अवस्था विरो **अवस्था**

अवस्था (= मत) (असल **अवस्था**; **अवस्था** १ धा. १०) लू. क. विचारेलु; ले कांम विचारेलु ते, वि-चार; what has been conceived by the mind; a thought (ना. ना-य.). **अवस्था** २/३ वीस्य. ४, १. **अवस्था** **अवस्था**, **अवस्था**, **अवस्था**, **अवस्था**

अवस्था (**अवस्था** २ तथा **अवस्था**) वि. ग-रम मीज्जवाजो—गोरसावाजो नही*; तापथी पी-मार नही*; no man who is excited or fever-sick (shall partake of my sacred offering); **अवस्था** नर. १/१ य. ५, ८२.

अवस्था (स्मत् = Ger. Mit, Samt.) १ उप. क) स-हित, साथे, सुधां; with, including, together with; **अवस्था** नीयेना जेलो.

५) हमेशा always; **अवस्था** **अवस्था** २ शप. ६. अ. साथे, सहित, सुधां; ते साथे; along with, together with; **अवस्था** वं. २, २६; ३४; वं. ६, २७; वं. १३, २२. २८; वं. १४, ८. १४; छन्द. २३, २; छन्द. ३२, १; छन्द. ३४, ११; छन्द. ४३, १४; छन्द. ४४, ७; छन्द. ४८, ११.

अवस्था (**अवस्था** **अवस्था** तथा **अवस्था**) समास वि. जेत—काहिया साथे; (the Gáthá Ahunavaití) with its measured verses; **अवस्था** नारी. २/१ वीस्य. १४, १.

अवस्था (**अवस्था** **अवस्था** तथा **अवस्था**)

* धिमाने ते अर्धथ क्रीषिली यीज्ज अरसावाजो अथवा तापथी पीमार शपस आये नही, धिमाने जेवा माथसे आवी नही; 'नही' ने कियापद (आवी) साथे सेवानो.

* जे धिमाने सयेनामीनो तथा अर्धथीनानां काम आवे छे.

समास. वि. शरिह सुधां—साथे; (the Gāthās) with their commentary; ... नारी.

२/१ वीरप. १४, १; ... नारी. २/३ छन्द. ५७, ८.

... (शुद्धिमा ...) समास वि. कान्ती आली—अप्रीन साथे; (a daughter) with ear-rings; ... नारी. १/१ वं. १४, १५.

... (शुद्धिमा ...) समास वि. नल-साधिसाथेना नसेा; (a corpse) with filth; ... नारी. २/१ वं. ७, २५.

... (शुद्धिमा ...) समास वि. पैदा-अप्रीन साथेना; (Angra Mainyu) with his creation; ... नर. ६/१ छन्द. ६१, २.

... (शुद्धिमा ...) समास वि. उलटपालट सवाल साथे; (the Gāthā Ahunavaiti) with its cross-questions; ... नारी. २/१ वीरप. १४, १.

... (शुद्धिमा ...) समास वि. पुरसेरा पासुप सुधां; (the Gāthās) with their questions and answers; ... नारी. २/३ छन्द. ५७, ८.

... (शुद्धिमा ...) समास वि. सवाल—प्रश्न साथे; (the Gāthā Ahunavaiti) with its questions; ... नारी. १४, १.

... (शुद्धिमा ...) समास वि. पशु सुधां; पशु साथे; (the Karshvare Khaniratha) with its cattle; ... नारी. २/१ य. २१, १४.

... (शुद्धिमा ...) समास वि. गाडी—रथ साथे; (this Karshvare Khaniratha) with its chariots; ... नारी. २/१ य. २१, १४.

Wester. ...

... (शुद्धिमा ...) समास वि. इकरा साथे, इकरा सुधां (the Gāthā Ahunavaiti) with its stanzas; ... नारी. २/१ वीरप. १४, १.

... (शुद्धिमा ...) समास ना. नर. हनेशां अणयु—शैरान शैवेयु; over in flame (as fire); ... (हनेशां अणयो) ७/१ छन्द. ६२, ३; नीआ. ५, ८.

... (शुद्धिमा ...) समास वि. लयान साथे; (the offering) with the tongue; ... नारी. १/१, ४. प. Wester. ...

... विरो शुद्धिमां ...

१ ... = मध = Lat. Med-ēri = दवा आपवी; अम्लान करवे; तंदरेस्ती आपवी; to treat medically, to remedy, to restore (a person) to health. शुद्धिमा नीये.

... = दवा करवी, दवा करीने तंदरेस्ती आपवी; to prescribe medicine; to restore (a person) to health by giving medicine; ... संरा. १० मो वर्ग ३३ वं. ७, ३८; ... अ. लू. आत्मने. ३३ वं. ७, ३८. ४०.

२ ... = मध = Lat. Mad-ere मस्त थवु-केइ आपवी, पुशी थवु; to be intoxicated, to be merry or pleased; ... नारी. २/१ वीरप. ८, १.

... (= ...) (शुद्धिमा ...) तथा ... वि. नडी. पुरी; no unrighteous or unholy person (may partake of the offering. ... नर. १/१ य. ५, ६२.

... (शुद्धिमा ...) वि. *नडी शुडो—गारि; no liar (may partake of the offering); ... नर. १/१ य. ५, ६२.

३ ... = उहातुं—दानाव थवु; to be wise or discreet; शुद्धिमा २ ...

४ ... (शुद्धिमा ...) सा. ना. नर. तंदरेस्ती आपनार उपाय; शैगंने दूर करनार साधन; health-giving remedy; disease-removing means; ... १/३ छन्द. १०, १६.

* येना मोलासा पाये शुद्धिमा ...

१ **अमृ** (**शुभ्रा** २ धा. १०६) सा. ना. नर. के३, छाकटपयुं, मस्ती; intoxication, drunkenness; **हे** १/१ **ह्रि.** १०, ८; य. १७, ५; **अमृ** ६/१ **ह्रि.** ४८, १०; **हे** १/३ **ह्रि.** १०, ८; य. १७, ५.

२ **अमृ** (**शुभ्रा** ३ धा. १०६) सा. ना. नर. ३-**हा**पयुं; wisdom, sagacity; **हे** २/१ **ह्रि.** ६, १७; **अमृ** ४/१ **ह्रि.** ११, १०.

अमृ सा. ना. अतीना नाराकरनार ती३; crop-destroying locusts. Pehl. **अमृ**; **अमृ** नर. ६/१ वं. १, १४; **अमृ** नारी. ६/१ वं. ७, २६. (**शुभ्रा** भा. ६.)

अमृ (= **अमृ** = मध, मधु = Lat. Mel = Fr. Miel = **अमृ**) **शुभ्रा** २ धा. १०६) सा. ना. ना-य. क्रीवत आपनारी दार, नाक्रीवती उपर ने दार आप-वामां आविछे ते, तंदरौस्ती मेजववा साई ने दार आपवामां आविछे ते, मध; cordial; health-giving wine; honey; **अमृ** २/१ वं. ५, ५२. ५३. ५४; **अमृ** ६/१ वं. १४, १७. **शुभ्रा** **अमृ**

अमृ (= **अमृ** = मधुमन्त्र) (**अमृ** उपरथी) वि. दार सायनु, दारनु (**आयुं**); (meals) with wine; **अमृ** नर. २/१ वं. ८, २२.

अमृ (= मधुमन्त्र) (**अमृ** नु अतिशायार्थक ३५) वि. क) **अमृ**—सउथी वयमानुं; सउथी मध्य; middlemost. **हे** नर. १/१ गेह १, ६; **हे** (२/१ ने अहले कि. अ. तरिकि) वं. २, ३०. ३८; **अमृ** नर. २/१ वं. ७, ४१. ४३; य. ११, १८; **अमृ** २/१ य. १३, ६४; **अमृ** ३/१ य. ११, १८; **अमृ** ६/१ वं. ६, १२; **अमृ** ७/१ वं. १५, ४१; **ह्रि.** ११, ७; **अमृ** in the mid-third of this earth, i. e., deep under the earth **ह्रि.** ११, ७; **अमृ** २/३ (कि. अ.) वं. १४, १४.

अ) **अमृ** मध्यमसरनुं, वयमे वाधेनुं; a middle-sized; middling; of the middle class; **शुभ्रा** अनी पछीना गोल.

अमृ (**शुभ्रा** **अमृ** अ तथा **अमृ**) समास ना. ना-य. **अमृ** मध्यमसरनुं घेर, अमाने **अमृ** तेम **अमृ** नही; अ-थवा **अमृ** अपकादार पी नही तेम **अमृ** पी नही; a middle-sized house; a house neither high nor low in value; **अमृ** ६/१ वं. १३, २१.

१ **अमृ** = मन् = Lat. Me-min-isse* = क) विद्या-रतुं, मनमां तोल करयो, गणुवुं, मन लगाउवुं, लक्ष आपवुं; to think, to ponder, to consider, to heed, to attend to; cl. 4; conjugated mostly in the Atmanepada. **अमृ** वर्त. १/१ (छेडेना प्रत्यय नीकणी गयो) य. १०, १०६. **अमृ** संश. य. १०, १३७. १३८; **अमृ** **ह्रि.** ४३, ६;

अमृ (**अमृ** अथवा माननी नर. २ ने) (**अमृ** नुं पीणुं ३५) **ह्रि.** ४५, ३; **अमृ** वर्त. ३/१ य. १०, १०५; **अमृ** (**अमृ** विचार करेछे, धिकारेछे) य. १०, १३६; **अमृ** य. १०, ७१; **अमृ** वर्त. १/३ वीर्य. १२, ४; **अमृ** ३/३ वं. २, ४१; **अमृ** य. १३, १४७. **अमृ** परस्मै.

ह्रि. १०, १५. **अमृ** (**अमृ** मन लगाडी अ छियो) अ. **अमृ** १/३ **ह्रि.** ३५, ३; **अमृ** शक्या. ३/१ वं. १८, २८; **अमृ** अ. **अमृ** ३/३ **ह्रि.** ३४, ८; **अमृ** (**अमृ**) अ. **अमृ** संश. ३/१ **ह्रि.** ४५, ११; **अमृ** पू. **अमृ** आत्मने. ३/२ **ह्रि.** १३, ४; **अमृ** मने विचार करेछे (**अमृ**) ; मने शीक-रमां नायेछे प्रयो. परस्मै. ३/१ **ह्रि.** ४६, २; **अमृ** अति. (Root-Aor.) आत्मने. ३/१ **ह्रि.** ३६, १६; **ह्रि.** ५१, १६. **अमृ** अति.

(**अमृ**-Aor.) आत्मने. १/१ **ह्रि.** २६, १०. **अमृ** **ह्रि.** ३१, ८; **ह्रि.** ४३, ५. ७. ६. ११. १३. १५; **अमृ** (**अमृ**) २/१ **ह्रि.** १३, ५; **ह्रि.** ३६, ४; **अमृ** ३/१ वं. २, ३१; **अमृ** (**अमृ** गणुअिछिये) (**अमृ**-Aor.) १/३ **ह्रि.** ४६, १३. **अमृ** ३५. **अमृ** + **अमृ**; **अमृ** नीकणीने = नो ६ थवाथी **अमृ** **अमृ**

* अे क्रियापद अेवडां थयेलां ३५मां आविसे छे. † **शुभ्रा** भाई अवरुना व्याकरण, संके ३०५-३०६.

૧૯, ૧૩; ઇન્. ૬૮, ૪; દુઃસ્વપ્ન... ૫/૧ ય. ૨૨, ૪૦; હેસ્વપ્ન... ૧/૧ વં. ૧૮, ૧૭. ૨૫; વં. ૨૦, ૧૧; ઇન્. ૨૮, ૨; ય. ૧૬, ૬; હેસ્વપ્ન... ૩૨, ૧૧; ઇન્. ૫૦, ૧; હેસ્વપ્ન... ૬/૧ (૭/૧ ની મતલબે) વં. ૧૬, ૩; ય. ૧૦, ૧૦૬. ૧૦૯; હેસ્વપ્ન... ૧/૧ ઇન્. ૪૩, ૩; ઇન્. ૪૬, ૭. ૧૮; હેસ્વપ્ન... ૭/૧ ય. ૧૪, ૨૮. ૩૦. ૩૨; હેસ્વપ્ન... ૭/૧ ઇન્. ૩૦, ૩; હેસ્વપ્ન... ૧/૩ ઇન્. ૪૫, ૨; ઇન્. ૬૦, ૧૧; હેસ્વપ્ન... ૨/૩ ઇન્. ૫૮, ૬; વીરપ. ૧૧, ૩; ય. ૧૩, ૭૪; હેસ્વપ્ન... ૧/૩ ઇન્. ૩૦, *૯; હેસ્વપ્ન... ૩/૩ ઇન્. ૧૨, ૪; હેસ્વપ્ન... ૬/૩ વીરપ. ૭, ૨. હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન... હેસ્વપ્ન...

૫) હેસ્વપ્ન... = ૬૩૫ = ૭૫૫ = અહમન અમશાસ્પંદ (વિ. ના.); good-mindedness (lit.); the archangel Vohu Mano. The second of the 7 Ameshâspands. In his spiritual character, he is a personification of the Good Mind, Peace and Intelligence (natural as well as acquired); and in his natural character, he is the guardian of sheep and cattle. Of all Yazads, Vohu Mano (Pâz. Bahman) is nearest to the Creator. He welcomes the blessed souls of the pious and introduces them to Ahura Mazda. His collaborators are Mohr (Av. હેસ્વપ્ન), Gôsh (Av. હેસ્વપ્ન) and Râm (Av. હેસ્વપ્ન). Contrast હેસ્વપ્ન... opponent of Vohu Mano.

કેટલેક ડોકાણે હેસ્વપ્ન... નો અર્થ ' નેક મન-શની, ભલા વિચાર ' થાય છે. — અર્થ નીચે જણાવેલી જગ્યાએ વપરાયેલા છે. — હેસ્વપ્ન... (નેક વિચાર) ૧/૧ ઇન્. ૨૯, ૧૧; જ્ઞાણ... હેસ્વપ્ન... (ભલાં મનને) ૨/૧ ઇન્. ૪૨, ૪; ઇન્. ૪૯, ૧૦; ઇન્. ૫૫, ૫; હેસ્વપ્ન... ૨/૧ ઇન્. ૩૭, ૫; જ્ઞાણ... ૨/૧ ઇન્. ૨૮, ૫. ૧૧; ઇન્. ૩૩, ૧૧; હેસ્વપ્ન... ૧/૧

૩/૧ વીરપ. ૧૨, ૪; હેસ્વપ્ન... ૩/૧ ઇન્. ૨૮, ૨; ઇન્. ૪૪, ૧; ઇન્. ૬૮, ૨૩; જ્ઞાણ... ૩/૧ ઇન્. ૪૪, ૮. ૧૬; જ્ઞાણ... ૩/૧ ઇન્. ૩૦, ૭; હેસ્વપ્ન... ૩/૧ ઇન્. ૪૪, ૯; ઇન્. ૫૦, ૩; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૨૮, ૮; ઇન્. ૬૮, ૩; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૩૧, ૮; ઇન્. ૪૪, ૪; ઇન્. ૫૪, ૧; વીરપ. ૬, ૪; હેસ્વપ્ન... ૧/૧ ઇન્. ૩૩, ૧૪; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૩૫, ૧૦.

અહમન અમશાસ્પંદને અર્થે હેસ્વપ્ન... નીચે જણાવેલી ડોકાણે વપરાયેલા છે. — હેસ્વપ્ન... (અહમન) ૧/૧ વં. ૧૬, ૩૧; ય. ૧૦, ૬૨; ય. ૧૬, ૪૬. ૬૬; હેસ્વપ્ન... ૧/૧ ઇન્. ૩૪, ૮; હેસ્વપ્ન... ૧/૧ ય. ૧૩, ૭૭; હેસ્વપ્ન... ૨/૧ ઇન્. ૧૬, ૩; હેસ્વપ્ન... ૩/૧ ઇન્. ૬૮, ૨૩; હેસ્વપ્ન... ૪/૧ ઇન્. ૧, ૨; ય. ૨, ૧; સ્પીરો. ૧. ૨; હેસ્વપ્ન... ૫/૧ વીરપ. ૧૧, ૧૨; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૧૦, ૧૨; ઇન્. ૩૦, ૧૦; ઇન્. ૭૦, ૨; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૩૨, ૧૫; જ્ઞાણ... ૮/૧ ઇન્. ૨૮, ૩; ઇન્. ૩૩, ૧૧.

૭) હેસ્વપ્ન... = ૬૩૫ (વિ. ના.) = અહમન અમશાસ્પંદની સાંભિ થનાર દેવ; યુરા વિચારવાળો દેવ; અક્રમન; the evil spirit (literally, implying bad thought); the demoniac counterpart of Vohu Mano; the archdemon of evil thought and special opponent of Vohu Mano—the archangel of good thought). હેસ્વપ્ન... ૩/૧ વં. ૧૬, ૪; હેસ્વપ્ન... ૬/૧ ઇન્. ૩૨, ૩.

૮) હેસ્વપ્ન... નેક વિચાર—મનશનીવાળો શાપ્સ; દીનદાર માણસ; a good-minded or faithful person; a religious man; હેસ્વપ્ન... ૧/૧ વં. ૧૬, ૨૦.

હેસ્વપ્ન... (જુઓ ૧ ધા. ૧૦ ૫) વિ. મહેા... ખત ભરેલું; ખાઈ; affectionate, beloved; હેસ્વપ્ન... નારી. ૨/૧ ય. ૧૦, ૭૯. ૮૧. અર્થે જુલુ ડોકાણે અર્થે આલ નામ તરકી 'આર, મોહાવત' (attachment, affection) ને અર્થે વપરાયેલા છે.

* આખે ડોકાણે હેસ્વપ્ન (સારી મનશનીવાળો શાપ્સ) ૧/૧ બી ધર્મ શ્લોક.

... (शुष्मा लम्बक तथा ...)

...) क) समास वि. विचार शक्तिमां सद्यी सरस-पेहेल्ये दरल्लेनु; foremost in intellectual power; ... २/३ वीर्य. १६, १;

... ४/३ धरि. १६, १२.

...) समास ना. सद्यी पेहेल्यो विचार; the first thought. ... सद्यी पेहेल्यो रास्त विचार १/१ धरि. १६, १६.

... (लम्बक उपरथी) क) वि. भीनाने

लगनु, भीनाध; आवता भवने लगनु; spiritual. Contra, ... corporeal, material; ... भीनाध (दुनियां) नर. १/१ धरि. ५७, २५; ५. १०, ६३; ... (भीनाधं ...)

... (भीनाधं ...) नर. २/१ धरि. ५३, ६; ... (भीनाधं ...) दुनियां तरङ्—मां) नर. २/१ य. २२, १६. ३४;

... for this world and the spiritual (आम्मे तथा भीनाधं दुनियांनेमाटे) नर. ४/१ धरि. ७, २५; धरि. ४०, २; ... of the spiritual world नर. ६/१ य. २४, ३२.

...) सा. ना. नान्य. विचार; शुष्मा ...

... विरो शुष्मा ...

... सा. ना. नारी. विचार (दारमे.); thought (Dar.); ... १/१ य. २४, ३७.

... (= ...) वि. ना. नर. धराननी द-

क्षिष्टे आविला पाहाउनु नाम; युनद्धेशा प्रमाष्टे नरेधल पाहाउनु प्थिष्ठु नाम; म्मे पाहाउ उपर भीनायेहेर पादशाह ननम्मे हुतो; name of a mountain to the south of Irân. According to the Bundeheah, Manusha is another name of Mount Zeredhaza. It is the mountain, on which King Minochehr was born (Dar.); ... ६/१ य. १६, १.

... (= ...) वि. ना. नर. भीनायेहेर; इरेदुनना नाठला छोकरा म्पिर-

यनी छोकरनी छोकरनी छोकरा; Minochehr, the great grandson of Erach, the youngest son of King Faridoon. He slew Salam and Tûr, his great uncles in revenge for

Erach, who was killed by his brothers Salam and Tûr. ... ६/१ य. १३, १३१. (शुष्मा मोदी.)

... विरो शुष्मा ...

... समास ना. नान्य. धरिगत—माननी दालत; मन शक्तिनी आशीर्वादि भेषषी (मिस) ; नेआमते न्ने मणी शिके (हाडिग) ; the wealth of honour; ... = मान = honour (धरिगत) ; ... = विस = wealth, property. (दालत, मिलकत) ; mental blessings gained (through...) (M.); all the goods to be had (Haug); ... ३/३ धरि. ४६, १६.

... (शुष्मा ...) सा. ना. नारी. क)

... (म्मे आंघिला (म्हेल)) ; (a palace) built up by heavenly spirits (i. e., angels); ... १/१ य. १३, २.

... म्मे आंघिला विरो शुष्मा १ धा.

...) सा. ना. नारी. क)

... (शुष्मा १ धा. ...) सा. ना. नारी. क) मान, उहापल्लु, समल; knowledge, wisdom, understanding. ... ३/१ धरि. ३३, ६; शुष्मा ...) शुष्मी, करामत; virtue, good effect, excellence; ... ५/३ धरि. १०, १२.

... सा. ना. नारी. इगाध (हारले) ; वेर, देष-

भाव (दारमे.); trumpery, deceit (Har.); malice (Dar.). Comp. Per. ... ferment, tumult. ... १/३ य. १६, ८०.

... = मर = ... = Lat. Mori = Fr. Mourir = क) मरी लपु; to die, to expire; ... (= वृतः) ल. क. नर. १/१ वं. ५, ३७. ३८; वं. १२, २४; ... १/३ वं. ८, ३३. शुष्मा ... २ ...)

...) मारी नापु, नुकसान करु; to kill, to do harm; शुष्मा ... १ ...)

* Wester. ... ५. १३, ३.

126-1111 = देवन्, देवयस्तन् अथवा युरा मायु-
सन् भरु, अशी-रास्त मायुसनां भरवानेभारे
हो. 126-1111 आवेछे; to die (of evil beings).

126-1111-1111-1111 when an evil
person dies (नयारे कोष्ठ युरे मायुस भरी
जम्मेछे) वर्त. आत्मने. 3/1 य. 22, 14;
126-1111-1111 (Geld. 126-1111 संश. वं.
७, 3७; Frag. 8, 1. 126-1111-1111* अ. जू.
आत्मने. 2/1 य. 22, 3४; य. 2४, ६२; 126-1111-1111
जू. क. नर. 1/1 य. 22, 3४.

126-1111 = भरी नयु; to die; 126-1111-1111 वर्त.
आत्मने. 3/1 वं. 3, 33.

२ 126 = 1111-1111 = स्मृ = 126-1111 = Lat. Me-
mori (क) याद करवु, गलुवु, हीसाय लेवो; लखुवु;
to remember, to reckon, to adjust an
account; to recite. 126 धातुनु असल ३५
126 = स्मृ; २३ आतनो नीकणी अम्मेसो = 126
धातुना जेवडा ३५भां पाछे सजुवन थाम्मेछे :-
नेभके 126-1111-1111 (हज. १६, ११); 126-1111-1111
126-1111 (य. १०, ४५). 126-1111-1111 (५२ जेछे,
जेम्मेछे) वर्त. आत्मने. 3/1 य. १४, २६;
126-1111-1111 (याद करेछे) वर्त. परस्मै. 3/3 हज.
४३, १४; 126-1111-1111 (याद राजे) आशीवा.
3/1 वं. 3, 33; 126-1111-1111 (शुभार कर, हीसाय गलु)
आशा. परस्मै. 2/1 य. १२, ८; 126-1111-1111 अ. जू. संश.
परस्मै. 3/1 हज. १६, ६; 126-1111-1111 वर्त. क. परस्मै. नर.
१/१ य. ४, ४; 126-1111-1111 (याद राप्पनारा)
१/3 य. १०, ४५; 126-1111-1111 सामा-य ३५ (infini.)
हज. 32, ६; 126-1111-1111 for making
account (of the good and evil deeds) of
men (done in this world) (मायुसोनां सारां
तथा नारां कामिनो हीसाय) गलुवाने हज. 32,
६; 126-1111-1111 2/1 हज. १६, ११; 126-1111-1111
वर्त. क. आत्मने. 2/1 य. १६, 19; 126-1111-1111
नर. १/3 हज. ५५, ६; य. ५, ८६.

* Wester. 126-1111-1111
† The root 126 is reduplicated.
‡ आम्मे केकाय्ये येनो अर्थे ' याददास्त शक्ति '
भायु पदथे; 126-1111-1111 wishing a good
memory (Yt. 16, 17).

126-1111 = (मंत्र) याद करवु, छिमाने मंत्र
भारवो; to have a spell told upon; 126-1111
126-1111-1111 (नयारे हुं मंत्र भारेसो
थाई, छिमाने नर कोष्ठ भारी उपर मंत्र भारे)
जू. क. नर. १/१ य. १४, 3४.

126-1111 = लखुवु, याद करवु; to learn by rote,
to study, to remember; 126-1111-1111
राक्या. आत्मने. 3/1 वं. ४, ४५; 126-1111-1111
वर्त. आत्मने. १/१ य. १, २६ (पुस्ती). 126-1111-1111
126-1111-1111

126-1111-1111 = याद करवु; to remember; -126-1111-1111
126-1111-1111 वर्त. परस्मै. 3/3 हज. २३, 3; -126-1111-1111
126-1111-1111 आत्मने. य. ८, ५; य. २४, ५२; -126-1111-1111
126-1111-1111 वर्त. क. परस्मै. नर. २/१ य. २४, ५२;
126-1111-1111 (याद करती) आत्मने. नारी. १/१ य.
५, १२३; य. १०, ८६; 126-1111-1111 (अन्वास
करवा लाय्मेक) नर. १/3 हज. ५५, ६.

126-1111 = लखुवु, याद करवु; to recite, to
remember; 126-1111-1111 वर्त. संश. आत्मने. 3/1
आकुरं. २पि. ५; 126-1111-1111 वर्त. क. परस्मै. नर.
१/१ हज. १६, ६; 126-1111-1111 वर्त. क. आत्मने.
नारी. २/१ वीर्य. १४, १; 126-1111-1111 नर. १/3 हज.
५५, ६. 126-1111-1111

126-1111 (= वरक) (126-1111 १ धा. 126) सा. ना.
नर. भरकी, पीडा, रोग; a plague; affliction,
disease; 126-1111-1111 3/1 हज. 3१, १८.

126-1111-1111 विरो 126-1111 २ धा. 126

126-1111-1111 (126-1111 धा. 126-1111) सा. ना. नर.
नारा करनार; a destroyer; 126-1111-1111 (Geld.
126-1111-1111) १/3 हज. 32, १३.

१ 126-1111-1111 (126-1111-1111 उपरथी) = भारी नायवु,
नारा करवो; नुक्सान करवु; to kill, to destroy,

to do harm; **સુસ્તુષ્ટી** (ને માણસ અને નુકસાન કરે છે) ઇલ. ૫૧, ૧૦. **સુસ્તુષ્ટી** (સનન્ત ક્રિ. Desider.) ને બદલે આવેલો ગણીએ તો, એના અર્થ ' નુકસાન કરવા ઇચ્છે છે-માગે છે ' થઈ શકે. **સુસ્તુષ્ટી** (નારી કરવાને ઇચ્છતો) સનન્ત વર્ત. ૬. આત્મને. નર. ૧૧૫. ૧૯, ૪૧.

સુસ્તુષ્ટી (**સુસ્તુષ્ટી** ઉપરથી) = સાફ-પવિત્ર કરવું, સંગારવું, શોભિતું કરવું; to clean, to purify, to make elegant; **સુસ્તુષ્ટી** નીચેના યોલ.

સુસ્તુષ્ટી (**સુસ્તુષ્ટી** ૨ ધા. **સુસ્તુષ્ટી**) સા. ના. નર. સાફ-પવિત્ર કરનાર, સંગારનાર; one who purifies—decorates; **સુસ્તુષ્ટી** ૧/૩ ૫. ૧૯, ૧૮.

સુસ્તુષ્ટી (**સુસ્તુષ્ટી** નું ખીજું ૩૫) = મારી નાખવું, નારી કરવો; to kill, to destroy; cl. 6; **સુસ્તુષ્ટી** વર્ત. આત્મને. ૩/૩ વં. ૧૮, ૫૫. ૫૯. ઇલ. ૮, ૩; ૫. ૩, ૧૭; ૫. ૮, ૪૪.

સુસ્તુષ્ટી વિશે **સુસ્તુષ્ટી**

સુસ્તુષ્ટી (**સુસ્તુષ્ટી** તથા ૧ ધા. **સુસ્તુષ્ટી**) = દયા કરવી, માફ કરવું; to pity, to compassionate; to forgive; **સુસ્તુષ્ટી** આચા. પરસ્મૈ. ૨/૩ ઇલ. ૩૩, ૧૧; **સુસ્તુષ્ટી** ૫. ૨૪, ૩૧. **સુસ્તુષ્ટી**

સુસ્તુષ્ટી = **સુસ્તુષ્ટી** = ૬) અડકવું, લાગવું, હદ બાંધવી, ચોકસ હદ સુધી જવું; to touch, to limit; to arrive at a certain limit; cl. 1; **સુસ્તુષ્ટી** વર્ત. પરસ્મૈ. ૩/૧ ૫. ૧૦, ૬૫; **સુસ્તુષ્ટી** અ. બુ. ૩/૧ ૫. ૧૪, ૨૧.

ખ) સાફ-સોજી કરવું (અસલ.); બનાવવું; to clean (lit.); to make, to prepare; **સુસ્તુષ્ટી** આચા. પરસ્મૈ. ૨/૧ વં. ૨, ૩૦; **સુસ્તુષ્ટી** અ. બુ. પરસ્મૈ. ૩/૧ વં. ૨, ૩૮.

ગ) **સુસ્તુષ્ટી** = મસલવું, ઘસવું, લગારવું; to rub, to press, to touch **સુસ્તુષ્ટી** (મસલેલો, લગારેલો) બુ. ૬. **સુસ્તુષ્ટી**

સુસ્તુષ્ટી = સાફ-સોજી કરવું; to clear (the way); **સુસ્તુષ્ટી** અ. બુ. પરસ્મૈ. ૩/૨ ૫. ૮, ૩૮.

* **સુસ્તુષ્ટી** **સુસ્તુષ્ટી** વં. ૧૫, ૧૪.

સુસ્તુષ્ટી = ધસરી નાખવું, સાફ કરવું, કાઢાડી નાખવું; **સુસ્તુષ્ટી** અ. બુ. પરસ્મૈ. ૩/૩ ૫. ૧૪, ૪૫.

સુસ્તુષ્ટી = સાફ કરી નાખવું; (ખરાબ વિચારોને) દૂર કરવા—કાઢાડી નાખવા; to cleanse away; to efface (evil thoughts); **સુસ્તુષ્ટી** (super. adj.) effacing (the evil thoughts) in the best manner; epithet of **સુસ્તુષ્ટી** **સુસ્તુષ્ટી**—Comp. **સુસ્તુષ્ટી** most purifying (Yt. 1, 2. 4) **સુસ્તુષ્ટી** (ખરાબ વિચારોને) ધણીજ સાફ કરી નાખનારી (માજ. ૬ યસ્ની દીન) અતિ. વિ. નારી. ૨/૧ ૫. ૧૬, ૧.

સુસ્તુષ્ટી = પસવારવું, મોહોખત ખતલાવીને હાથ ફેરવવો; to move the hand gently and smoothly (as over the body of a person) to caress; **સુસ્તુષ્ટી** અ. બુ. પરસ્મૈ. ૩/૧ ૫. ૧૭, ૨૨.

સુસ્તુષ્ટી = ૬) સાફ કરી નાખવું, કાંઈપિી ખરાબી-ખરાબ ચીજને દૂર કરીને સાફ કરવું; to clear away, to cleanse. **સુસ્તુષ્ટી** વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૩, ૪૨; **સુસ્તુષ્ટી** શક્યા. વં. ૩, ૪૨; **સુસ્તુષ્ટી** (સાફ કરી નાખવું ઇચ્છાને પાયામાલક ક્રીધુ) અ. બુ. પરસ્મૈ ૩/૩ ૫. ૧૪, ૪૫.

ખ) ૨૬—નકામું કરવું; to merge in; **સુસ્તુષ્ટી** વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૪, ૩. ૪.

સુસ્તુષ્ટી = વધારે સાફ કરી નાખવું, કાઢાડી નાખવું; નારી કરવો; to clear off; to strike off; to annihilate; **સુસ્તુષ્ટી** અ. બુ. ૫. ૧૪, ૪૫.

સુસ્તુષ્ટી (**સુસ્તુષ્ટી** ધા. **સુસ્તુષ્ટી** ખ) વિ. ૬) સફાઈવાળું, સાફ, પવિત્ર; clean, glistening; pure; **સુસ્તુષ્ટી** નારી. ૨/૧ ૫. ૬, ૧. **સુસ્તુષ્ટી**

ખ) મોટું; large, great; **સુસ્તુષ્ટી** ૨/૧ વં. ૪, ૫૩.

સુસ્તુષ્ટી વિ. ના. નર. પુરુષનું નામ; name of a person; **સુસ્તુષ્ટી** એની પછીનો યોલ.

* **સુસ્તુષ્ટી** ધાતુ ૧ હા તથા ૬ હા વર્ગનાં રૂચમાં આવેલો છે. એના યોલાસા બાબે **સુસ્તુષ્ટી** માફ અવસ્થા બ્યાકરણ, સંદે. ૨૩૧-૨૩૨.

मरेजिश्मा (मरेजिश्मा उपरथी) वि. मरे-
जिश्मने लगते; मरेजिश्मने कुटुम्बी—छोकरे;
(a person) of the family of Marezishma;
son of Marezishma; **मरेजिश्म** १/१५.
१३, १२६. (शुष्मि मादी.)

मरु = मरु = मरु = क) मारी नाप्यवु,
मारवु, नाश करेवा; to smite, to kill; to de-
stroy; cl. ६; **मरु** वर्त. आत्मने. ३/१ वं.
२१, १. ३; य. १०, २; **मरु** (तमो अस्य
करेछो) वर्त. आत्मने. २/३ छिन्. ५३, ६; **मरु**
परस्मै. ३/३ य. ६, ३; **मरु** वर्त.
आत्मने. वं. १८, ५५. ५६; **मरु** आया.
आत्मने. २/१ वं. १६, १. ६; **मरु** भवि.
संश. परस्मै. ३/१ छिन्. ४५, १; **मरु**
सन्त क्रि. (Desiderative verb) वर्त. आत्मने.
३/१ वं. १५, १४; **मरु** आया. २/१ वं.
१५, १४; **मरु** (पराय करवाने) सा-
मान्य. ३५ (infinitive) छिन्. ४६, १३.

मरु = क) दुःख देवु, पीडा करवी; to afflict,
to torment; शुष्मि २ **मरु**

५) तोडी नाप्यवु, नाश करेवा; to break
down, to destroy; **मरु** सामान्य
३५ (infinitive) छिन्. ४४, १४.

मरु = मारी नाप्यवु; to kill. **मरु**
मरु वर्त. आत्मने. ३/१ वं. १३, ३.

मरु = पराय करी नाप्यवु, पायामाज करवु;
to desolate, to devastate; **मरु** वर्त.
आत्मने. ३/१ (३/३ नी मतलये) छिन्. ३१, १.

मरु (= मरु = मरु) (शुष्मि १ धा. १^०
क) सा. ना. नर. मायुस; असल अर्थ 'मरवा
आयिक'; subject to death (lit.); a human
being; man. Comp. **मरु**; **मरु**
४/३ छिन्. २६, ७; छिन्. ४५, ५; **मरु** ३
७/३ छिन्. ४६, १३.

* येना जोलासा बाये शुष्मि माई अवस्ता व्याक-
रु सहे। १७४, २१३.
† ये बाये शुष्मि अवस्ता व्याकरु सहे। २६८ मे।
‡ येन जोलनु पीजु ३५ **मरु** (छिन्.
४३, ११) आवेछे.

मरु (Lat. Mortalis Mortal) (शुष्मि १ धा.
१^० क) सा. ना. नर. मरवा आयिक, मरी अ-
यि तेषु (असल.); मायुस; subject to death
(lit.); a human being; man; **मरु** १/३
छिन्. ३२, १२; **मरु** २/३ छिन्. ३०, ६.

५) **मरु** = मरु, मरु,
मरु = मरु गयामरु, दुनियांमां पैदा
थयिलो सउथी पहिलो मायुस; mortal life
(lit.); Gayomard, the first man; **मरु**
मरु (गयामरुथी) ५/१ छिन्. २६,
१०; छिन्. ५६, २७; य. १३, १४५; **मरु**
मरु १/१ छिन्. २३, २; य. १३, ८७; **मरु**
(गयामरुनु) १/१ वीरप. २१, २. (यि काले
मरु युत्त छे); **मरु**
१/१ छिन्. १३, ७; **मरु** ये **मरु**
नु गाथा ३५ सभनु; येना जोलासा बाये शुष्मि
माई अवस्ता व्याकरु, सहे। २८६ मे।

मरु (शुष्मि २ धा. १^० क) सा. ना. नान्य.
स्मरण, याद, अभ्यास; recalling to mind;
remembrance, study; **मरु** २/१ छिन्.

२५, ३; वीरप. ११, ५; **मरु** (याद करवानेमाटे,
अभ्यास करवानेमाटे) ४/१ (सामान्य ३५नी
मतलये) य. १, २८.

मरु = मरु = Lat. Mord-ere = Fr. Mord-
re = क) आववु, करवु; to chew, to masticate,
to bite; शुष्मि **मरु**

५) कुयरी नाप्यवु; to crush; **मरु**
वर्त. परस्मै. ३/१ छिन्. ५१ १३.

मरु (= मरु = Ger. Mord-en = To Mur-
der = कापी नाप्यवु, पुन करवु; to cut down, to
shed blood. शुष्मि नीयेना जोल.

मरु (= Ger. Mord = Murder) (शुष्मि २ धा.
१^०) सा. ना. नारी. पुनरे, कापाकापी;
खुटकाट (दारमे.); bloodshed; pillage (Dar.);
मरु २/१ वं. १, ६.

मरु (शुष्मि २ १^० क) सा. ना. नर. हीसाय
गयुनार-लेनार, शुमार करनार; one who takes
an account of (the deeds of men); one who
reckons; **मरु**

1001/10000 सा. ना. नर. भेद्यु; brains; 1000000
 = मस्त, मस्तक the head; भांधु; 1001/10000 = 1002/10000 =
 = روغن fat, marrow; भांधो; 1000000/1000000 2/3
 य. १०, ७२.

1000000 (= 1000000 + 1000000; 1000000 2 1000000) सा. ना.
 नारी. भेद्यु, श्रेष्ठपण्यु; greatness, excellence;
 1000000 2/1 1000000. ६, १७; 1000000. ५७, २०; 1000000.
 १२, ४; य. ५, ८६; य. १०, ३३; 1000000/1000000
 2/1 1000000. ६, २२.

1000000 (1000000 2 1000000) सा. ना.
 नारी. नही स्त्री—मोरात *मोरात; no woman;
 (vide 1000000/1000000); 1000000 2/1 य. ५, ६२.

1000000 (= मस्तक, मच्छ = 1000000) सा. ना. नर.
 माछली, मच्छी; a fish; 1000000. 1000000 (३२ ना-
 मनी माछली) 1/1 य. १४, २६; य. १६, ७;
 1000000. 1000000 (२/१ ने अहले) वं. १६, ४२.

1000000 (1000000 1000000) वि. भेद्यु, विरतार-
 वांधु; wide, extensive; 1000000... 1000000
 the wide world (भेद्यु—विरतारवाणी पृथ्वी)
 नारी. २/१ य. १३, ६.

1000000 (= Lat. Mājor, † Mājus) (2 1000000
 1000000) अधि. वि. वधारे भेद्यु, वधारे अहने
 1000000; larger, greater, more exalted.
 Comp. 1000000/1000000;—1000000 ना-य. १/१ वं. ४, ५०.
 ५१. ५२; वं. ५, २२; 1000000. 1000000 (वधारे
 भेद्यु 1000000—हांसिल) ना-य. १/१ वं. ७, ७१;
 1000000/1000000 नारी. १/१ वं. ५, २४; 1000000/1000000
 नारी. २/१ वं. २, ११. १५. १६; 1000000 ना-य. २/१
 वं. ४, ५०. ५१. ५२; 1000000/1000000 नारी. १/३ य.
 १३, ६४. 1000000 नीचिनो योल.

1000000/1000000 (1000000 1000000 तथा 1000000)
 समास वि. वधारे भेद्यु—अहने 1000000नी अक्रल

* ये योलना योलासा योय 1000000 1000000
 † प्रोफे. बेन्फी (Prof. Benfey) ये योलनो धावु
 मद् (भानुं धवुं) भेद्यु;—मद् + स्थ = मस्तक.
 ‡ Lat. Mājor is originally Mag-ior =
 1000000/1000000; Mag-ior = Māior = Mājor.

§ Geld. 1000000/1000000

धरावनार; (a person) of superior intelli-
 gence or wisdom; 1000000/1000000 १/३ वं.
 ७, ५६.

1000000 (= 1000000 + 1000000; 1000000 2 1000000) क्रि. अ.
 ३) ध्युं, अहु; most; 1000000 1000000. ३२, ३.
 1000000) पीलकुल, तदन; utterly (adv.);
 1000000 क्रि. अ.) 1000000. ३४, ६.

1000000 वि. शीतापीथी आवतु; hasten-
 ing; rt. 1000000 = मच्छ, मस्तक, = to hasten ;
 Comp. 1000000 (मञ्जु hastily); 1000000 १/३ 1000000.
 २६, ११.

1000000 (= 1000000 + 1000000; 1000000 १ धा. 1000000)
 ३) सा. ना. मोत; death; 1000000/1000000 Wester.*
 ३/३ वं. २, २६. ३७.

1000000 (= मर्य = 1000000) (1000000 + 1000000;
 1000000 १ धा. 1000000 ३) सा. ना. नर. मरवा धा-
 म्यिक, मरी मर्ये तेषु (अमसल.); मालुस;
 subject to death; man. Comp. 1000000/1000000,
 1000000/1000000;—1000000 १/१ वं. ५, २०; वं. ८, ३२; वं.
 १६, २३. २५. २७; 1000000. ६, ३. ६. ६. १२; 1000000.
 ६५, ८; 1000000/1000000 १/१ वं. २१, १; 1000000/1000000
 २/१ वं. ४, ४६; वं. ८, ३२; 1000000. ३२, ५; 1000000.
 ४६, ११; य. १, २४; य. १०, १०७; 1000000/1000000
 ४/१ वं. ५, २१. ५७. ५८; वं. १०, १८; 1000000. ४८,
 ५; य. ४, ३; य. ८, ४६; य. १८, ४; 1000000/1000000
 ५/१ य. १३, ८६. १४२; 1000000/1000000 ५/१ 1000000.
 ५८, १; 1000000/1000000 ६/१ वं. ५, १; वं. ६,
 १०. १२. १४. १६. १८. २०. २२. २४. ४२; वं.
 ७, १२. २३. २८. ३२. ४५—४६. ७३. ७६;
 वं. ८, ३५; वं. १६, २८; वं. २०, १. २; 1000000. ६,
 ३१; य. ८, ३६; 1000000/1000000 ६/१ 1000000. ६८,
 ८; 1000000/1000000 १/३ वं. ७, ५८; य. १७, ५६; 1000000/1000000
 १/३ 1000000. ३२, ४; 1000000/1000000 १/३ वं. २, ८. ६.
 ११. १२. १३. १५. १६. १७. १८; य. ८, ५; 1000000/1000000
 1000000 १/३ य. १०, ८०; 1000000/1000000 २/३ 1000000. ३२,
 ८; 1000000/1000000 २/३ य. १, ६; 1000000/1000000 २/३
 1000000. ४५, ११; 1000000/1000000 Geld. ३/३ वं. २.

* Geld. 1000000/1000000 and with men.

अवस्था (१ अवस्था क उपरथी) सा. ना. ना. य. मीत लावतु, मारी नावतु; putting (a person) to death ; killing. अवस्था ४/१ य. ८, ४४; य. १८, १२.

५) वि. मरुती उत्पन्न करनार रोग उत्पन्न करतो; plague-producing. अवस्था ४/१ य. १८, २.

अवस्था (१ अवस्था क उपरथी) वि. मीत-कारक; deadly (lit.). " The wizard or fiend Mahrkûs. According to Pehl. Vend. II., 49 (Sp.), the evil winter which was foretold to Yima is called the Winter Markûs. In later times, this name has been understood as Heb. Malkôs, 'autumnal rain'; so the idea of the fatal freezing winter of Mahrkûs, the intender of leath was abandoned for that "of the deluging rain of Malkôs." (West). अवस्था ४/१ Frag. 8, 2.

१ अवस्था = मा = Lat. Me-tiri = Fr. Me-surer = Ger Messen = To Mete, To Measure) क) मापतु, अंदाजे - मीतान करतु; to measure, to proportion; अवस्था १-२ अवस्था, अवस्था

५) उत्पन्न थवु, पैदा थवु; to be produced ; अवस्था ४/३ वीरप. ११, १२.

अवस्था क) = अजमावस्था करवी, अजमावी जेतु; to experience, to test; अवस्था ४/३ वीरप. ३/३ वं. ७, ३६; अवस्था ४/३ वीरप. ३/३ वं. ७, ३७.

५) याद करतु, विचारतु; to remember, to ponder; अवस्था ४/३ वीरप. ५.

* ग्रोहे. गेहदरनां पुस्तकमां ये ज्ञान नथी.
+ येन धातु उपरथी क्षरसी भाषामां आदात (= अवस्था + आ) = तैयार करतु; to make ready; आदात = भरतु; to fill; आदात (= अवस्था + आ) = अजमावतु; to put to the proof; आदात (= अवस्था + आ) हेभाडतु, हेभातु; to show; to seem; आदात (= अवस्था + आ) = मापतु; to measure; आदात (= अवस्था + आ) = इरभावतु; to order.

अवस्था = तप-मा = मारी रेतुतु; to continue;

अवस्था = प्र-मा = आदातु = इरभावतु, हेडम करवी (अजमा.); ताजे - वशी करतु; to order, to bid (orig.); to subdue; अवस्था ४/१ य. १५, १२; य. १८, २८.

२ अवस्था (= मा) क्रि. अ. नही, मा; a particle of negation or prohibition, implying ' no, not. ' अवस्था ४/२, २८; वं. ३, १४; वं. ४, ४६; वं. ६, २; वं. ८, २१; व. ८, ३३-३५; वं. १३, ४८; वं. १५, ८, ११; वं. १८, १-५, १७, २५; वं. १८, ६, १८; वं. २०, ७; वं. ३२, ८; य. ५, ८२; अवस्था (no one, no person नही कोष्ट) वं. ६, २१; य. १०, १२२; अवस्था ४/३, १५७; अवस्था (नही तुने) वं. ११, ७.

३ अवस्था (अवस्था १ धा. अवस्था क) सा. ना. माप, प्र-मातु, अंदाजे; measure, proportion; अवस्था ४/३ (प्रमातु मुजय, काव्मिदा प्रमातु) २/१ य. ५, १२७; अवस्था ४/३

१ अवस्था; (= अवस्था = म = Ger. Mond = Moon) (अवस्था १ धा. अवस्था क) सा. ना. नर. आंदा, अंदा; the moon. अवस्था ४/१ वं. ८, ४१; वं. ४४, ३; य. ७, २; य. १३, १६; वीरप. ३, ४; अवस्था ४/१ वं. २, ४०; य. १२, २५; अवस्था ४/१ वं. ११, १. २. १०. १३. १६. १८; वं. १६, ४; य. ७, ३. ५; य. १२, ३३; य. २३, ६; य. २४, ४; अवस्था ४/१ २/१ (१/१ ने अदले) वं. ७, ५२; अवस्था ४/१ वं. २, ११; य. ६, ५; य. १०, १४५; अवस्था ४/१ वं. १, १६; वं. ३, १३; य. १३, ५७; Frag. 8, 1. अवस्था ४/३ अवस्था, अवस्था ४/३

२ अवस्था (= मास, मास = म = Lat. Mensis = Fr. Mois = Ger. Monat = Month) (अवस्था १ धा. अवस्था क) सा. ना. नर. महिना, मास; a month; अवस्था ४/३ वं. १, ३; अवस्था ४/३ वं. १, ४ (Wester.); अवस्था ४/३ वं. ७, १५; वं. १२, ७; वं. १५, ४५; अवस्था ४/३ अवस्था, अवस्था ४/३ अवस्था (१ अवस्था उपरथी) सा. ना. नर. आंदा,

ચંદ્ર; the moon; ક્રૌઠિય ૧/૨ ય. ૧૦, ૧૪૨; ક્રૌઠિય ૨/૧; ઝેના ધરારા વિશે જુઓ ૧ ક્રૌઠિય; ક્રૌઠિય ૪/૧ ય. ૭, ૧; નીચા. ૩, ૧. ૩; ક્રૌઠિય ૬/૧ ય. ૭, ૦. ૪; સીરો. ૧, ૧૨; નીચા. ૩, ૦. ૨; ક્રૌઠિય ૬/૧ ક્રૌઠિ. ૧, ૧૧; ક્રૌઠિ. ૩, ૧૩; ક્રૌઠિય ૮/૧ વં. ૨૧, ૯.

ક્રૌઠિય (= ક્રૌઠિય) (ક્રૌઠિય ઉપરથી) વિ. માનવદરાનને લગતું; માનવદરાનનું; (the demons) of Mâzana, q. v.; Mâzainya. ક્રૌઠિય (માનવદરાનના દેવો) નર. ૨/૩ વં. ૧૭, ૯. ૧૦; ક્રૌઠિય ક્રૌઠિય નર. ૨/૩ ય. ૯, ૪; ક્રૌઠિય ક્રૌઠિય ૪/૩ ક્રૌઠિ. ૫૭, ૧૭; ય. ૧૧, ૧૨; ક્રૌઠિય ક્રૌઠિય નર. ૬/૩ વં. ૯, ૧૩; વં. ૧૦, ૧૬; વં. ૧૭, ૧૦; ક્રૌઠિ. ૨૭, ૧; ક્રૌઠિ. ૫૭, ૩૨; ય. ૫, ૨૨; ય. ૧૩, ૧૩૭; ય. ૧૫, ૮.

ક્રૌઠિય (= ક્રૌઠિય = کراوند) વિ. ના. નર. માનવદરાન નામનો મુલક, કે જે કાશ્ચન સમુદ્રની દક્ષિણે તથા અલ્પની ઉત્તર પૂર્વ દિશાએ આવેલો છે; Mâzandarân: a region to the south of the Caspian Sea and north-east of Balkh. It was notorious for the wild and unruly nature of its inhabitants, also a place of resort for demons and sorcerers. It occupied in the Irânian legend nearly the same place as Ceylon is in the Râmâyana. The Damâvand mountain, to which Azi Dahâka was bound, is the southern boundary of Mâzandarân; *vide* ક્રૌઠિય

ક્રૌઠિય (ક્રૌઠિય ઉપરથી) વિ. માનવદરાન; God-worshipping; a worshipper of Mazda. Mazdayasnian ક્રૌઠિય (માનવદરાનની દીન) નારી. ૧/૧ વં. ૩, ૪૧. ૪૨; વં. ૫, ૨૧; વં. ૧૦, ૧૮; ય. ૧૦, ૬૮. ૧૧૩; ક્રૌઠિય ક્રૌઠિય નારી. ૨/૧ વં. ૨, ૪૨; વં. ૩, ૩૧. ૪૦; વં. ૧૯, ૨. ૬. ૭. ૧૩. ૧૬; ક્રૌઠિ. ૧૨, ૯; વીર્ય. ૭, ૨; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય ૨/૧ ક્રૌઠિ. ૨, ૧૩; ક્રૌઠિય ક્રૌઠિય (નારી. ૨/૧ ને અલે) ય. ૧૮, ૮; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય... મોહોલ્લાને માટે (નારી. ૪/૧ ને અલે)

ક્રૌઠિ. ૬૮, ૧૪; ક્રૌઠિય ક્રૌઠિય નારી. ૫/૧ વં. ૧૯, ૧૨; ક્રૌઠિય ક્રૌઠિય નારી. ૬/૧ વં. ૩, ૩૦; વં. ૯, ૨. ૪૭. ૫૨; વીર્ય. ૬, ૧; ક્રૌઠિય ક્રૌઠિય (માનવદરાનનાં ધેરમાં) નારી ૭/૧ વં. ૫, ૪૫. ૪૬. ૫૯; વં. ૮, ૪. ૫; વં. ૭, ૬૦; વં. ૧૩, ૨૯. ૩૫; વં. ૧૬, ૧; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય નારી. ૮/૧ ક્રૌઠિ. ૮, ૩; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય નારી. ૮/૧ ય. ૮, ૨૩. ૨૯; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય (માનવદરાનના મોહોલ્લા તરફ) નારી. ૨/૩ વં. ૧૮, ૧૨; ક્રૌઠિ. ૧૨, ૩; ક્રૌઠિય ક્રૌઠિય ક્રૌઠિય West. નારી. ૬/૩ ક્રૌઠિ. ૧૨, ૨.

ક્રૌઠિય (= ક્રૌઠિય + ક્રૌઠિય) (ક્રૌઠિય ૨ ક્રૌઠિય તથા ક્રૌઠિય) સમાસ વિ. ઝમ્ક મહિનાની દરાજને લગતું; a month long; ક્રૌઠિય ૨/૧ વ. ૫, ૧૨. ૪૨. ૪૩; વં. ૮, ૯.

ક્રૌઠિય (= ક્રૌઠિય = માતૃ = Lat. Mater = Fr. Mère = Ger. Mutter = Mother) સા. ના. નારી. માતૃ, માતા; a mother; ઝમ્ બાલ બે રીતે સમજાવી શકાય છે:—

ક) rt. ક્રૌઠિય = મા = to adjust; ગોઠવવું, બંધાવવું કરવું; તે ઉપરથી ક્રૌઠિય = ગોઠવનાર, ધેરનાં કામકાજનો બંધાવવું કરનાર—રાખનાર.

ખ) rt. ક્રૌઠિય = નિસ્-મા = જન્મ આપવો; ઉત્પન્ન—પેદા કરવું; to give birth to; તે ઉપરથી ક્રૌઠિય = જન્મ આપનારી, જાણતી; ક્રૌઠિય ૧/૧ વં. ૧૨, ૧. ૩; ય. ૧૭, ૧૬; ક્રૌઠિય ૨/૧ વં. ૧૨, ૧; ક્રૌઠિય ૮/૩ ક્રૌઠિ. ૩૮, ૫; ક્રૌઠિય (Geld. ક્રૌઠિય) ૮/૩ ક્રૌઠિ. ૩૮, ૫.

ક્રૌઠિય સા. ના. દુધ (દારમે.); milk (Dar.); ક્રૌઠિય without milk (Dar.) Yt. 24, 50.

ક્રૌઠિય (= ક્રૌઠિય + ક્રૌઠિય) (ક્રૌઠિય ૨ ક્રૌઠિય તથા ક્રૌઠિય) ક્રિ. અ. નહીં અર્થમાં; not hero; ક્રૌઠિય વં. ૨, ૨૯; ક્રૌઠિ. ૬૫, ૭; ય. ૧૦, ૭૫.

ક્રૌઠિય વિ. ના. નર. પુરૂષનું નામ; name of a person; ક્રૌઠિય ૬/૧ ય. ૧૩, ૧૨૩.

ક્રૌઠિય વિ. પ્યારને લગતું (દારમે.); pertaining to love (Dar.); ક્રૌઠિય ક્રૌઠિય

from the enjoyments of love (Dar.) Yt. 22, 16. 22.

𐬨𐬀𐬎𐬌𐬎𐬎𐬎𐬎𐬎 (= 𐬎𐬎𐬎) (𐬎𐬎𐬎𐬎 𐬎 𐬎𐬎. 𐬎𐬎 𐬎) सा. ना. नारी. दालत, कीमती स्त्री; wealth, a valuable thing; 𐬎𐬎𐬎𐬎 𐬎 𐬎 𐬎𐬎. 𐬎 𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎

𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎) वि. दानेशमंद, उहाहो; sensible, discreet; 𐬎𐬎𐬎𐬎 𐬎𐬎. 𐬎|𐬎 𐬎. 𐬎, 𐬎𐬎.

𐬎𐬎𐬎𐬎 विरो 𐬎𐬎𐬎 𐬎 𐬎

𐬎𐬎𐬎𐬎 (= मास्य = 𐬎𐬎𐬎) (𐬎 𐬎𐬎 𐬎𐬎 𐬎𐬎𐬎) क वि. महिनाने लगतु, महिनातुं; monthly, relating to a month; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎𐬎

𐬎 सा. ना. महिनाने लगतो (व्यतना भाग); पम्पवाडीत; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 पम्पवाडीत 𐬎𐬎𐬎𐬎 पछीना दाहाडा (𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎) 𐬎𐬎 𐬎𐬎𐬎 पम्पवाडीत पुनमनी पछीना दाहाडा (𐬎𐬎𐬎𐬎𐬎𐬎) 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 (वि. ना.); one of the two divisions of a month; a fortnight; the first fortnight from the new moon up to the full-moon (𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎); the second fortnight from the full-moon up to the new moon (𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎); 𐬎𐬎𐬎𐬎 (= 𐬎𐬎𐬎𐬎) 𐬎 𐬎 𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎𐬎 𐬎 𐬎 𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎𐬎 𐬎 𐬎 𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎 (= 𐬎𐬎𐬎𐬎𐬎) 𐬎 𐬎 𐬎𐬎. 𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎 (= 𐬎𐬎𐬎𐬎) 𐬎 𐬎 𐬎𐬎. 𐬎, 𐬎.

𐬎 = मि = मापतुं, जेवुं, जालुतुं; to measure (lit.); to see, to know; to reckon; 𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎𐬎𐬎. 𐬎 𐬎 𐬎𐬎 𐬎|𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎 = तें जेवुं—जालुं (𐬎𐬎𐬎).; तें लाय्मिं गालुं; तें पसंद कीतुं (हाडिग); तें साथे जेवुं छे (हाडिग); तुं मजरी (मिस्स).

𐬎 = 𐬎𐬎𐬎 = मिह = 𐬎𐬎𐬎 = Lat. Ming-ere = छंउतुं, छटकाव करवी (𐬎𐬎𐬎).; 𐬎 𐬎 𐬎𐬎, पिशाप करवी; to sprinkle (orig.); to make

water; to discharge urine; cl. 1. 𐬎𐬎𐬎 वत. 𐬎𐬎𐬎. 𐬎 𐬎 𐬎. 𐬎, 𐬎; 𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

𐬎) तरोताजगीवातुं करवुं, आभाद रापवुं; to make verdant; to keep prosperous. 𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

𐬎 = प्र-मिह = भूतरतुं, पिशाप करवी; to make water; to discharge urine; 𐬎 𐬎 𐬎𐬎𐬎 वत. 𐬎𐬎𐬎. 𐬎|𐬎 𐬎. 𐬎, 𐬎.

𐬎𐬎𐬎 (𐬎. 𐬎 = 𐬎𐬎𐬎 𐬎 𐬎. 𐬎 𐬎) सा. ना. नारी. माप; measure; 𐬎𐬎𐬎 𐬎𐬎𐬎

𐬎 = मिह = साहातुं, मेहेरपानी करवी, दोरती करवी, संयंघ करवी; to love, to show favour, to befriend, to unite; *𐬎𐬎𐬎𐬎 West. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

𐬎 𐬎 = मिथ = रेहेवुं, मुकाम करवी, आवीने म-जुं, साथे रेहेवुं; to dwell, to abide, to meet, to live together; 𐬎𐬎𐬎 (मजेछे, आवीने मजेछे) वत. 𐬎𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

𐬎 = साथे मजी जुवुं, साथे दोरती धराववी; to reside together, to meet together; to hold friendship with. 𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

𐬎 𐬎 = मिथ = नुकसान करवुं, दुःख देवुं (𐬎-सल.); गगडावी नापवुं (मिस्स); हांकी काह-उवुं (हाडिग); धीनवी वेवुं (स्पी. तथा हाडिग); दुगवुं (खुस्ती); to hurt, to do harm (orig.); to hurt (M.); to drive away (Haug); to deprive of (Sp. & Har.); 𐬎𐬎𐬎 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎. 𐬎.

* Geld. 𐬎𐬎𐬎𐬎 mansion. + वणी जे पेसल 𐬎 (साहातुं) धातु 𐬎𐬎𐬎 𐬎 𐬎

समास वि. मुडी लठ्ठु भेडुं; (a piece of flesh) as thick as a fist; १०७३-१०७६
११० नर. २।१ य. १४, ३३; य. १९, १३.

३२१६ वि. ना. नर. देवतु नाम; name of a Daeva; २७१६ (२।१ ने अदले) वं. ११, ६. १२.

३२१७ (= १६ = मूष) सा. ना. ना-य. ३) मूतर, पिराण; urine; rt. १६ = मिह = to let water (Prof. Benfey) ३२१७ (= १६ + ३२१६) ६।३ वं. ९, २६; ३२१७ ६।३ वं. ९, ७. ८.

अ) नलसात; अराप्पी; filthiness; soil; evil. ३२१७-३२१९ ३२१७ the soil of this drunkenness (आम्मे छाकटपलुनी अराप्पीने) २।१ छिन्. ४८, १०.

३२१९ वि. अवेकुक, मुरअ; foolish, idiotic. Comp. Sans. मूर्ख; otherwise : evil-doing; deadly; अराप्पी करतो, मोतकारक; rt. १६ to die; १६ (caus.) to kill. ३२१९ १।३ छिन्. ११, ९.

३२२० वि. धातडी, अराप्पी-नाश करतो; adj. cruel, evil-doing, destroying; rt. १६ = मर = मरी नवु; to die. Caus. १६* to destroy नाश करतो (प्रयोनय); ३२२० १।३ य. ५, ६३.

३२२१ वि. ना. नारी. कोहिलतनी देवी छिन्ना परीतु नाम; name of a Daevi or Pari; a plague of mice (Mills). Comp. Per. موش a mouse; rt. १६ = मूष = to injure, to plunder. अमेकन ३५भां ६।१ नी मतलये ३२२१ (Geld. ३२२१) नी साथे आवेजे. ३२२१ ३२२१ ६।१ छिन्. १९, ८; छिन्. ९८, ८. (शुष्मा मोदी.)

३२२२ अमेकन ३५भां ६।१ नी मतलये ३२२२ (Geld. ३२२२) नी साथे आवेजे. ३२२२ ३२२२ ६।१ छिन्. १९, ८; छिन्. ९८, ८. (शुष्मा मोदी.)

३२२३ (शुष्मा धा. ३२२३) सा. ना. नारी.

मोत, मरलु; death, dying; शुष्मा ३२२३
३२२३ (शुष्मा १ धा. ३२२३) वि. मरलु पावे तवु, मरलु पाववा लायिक; perishable; शुष्मा ३२२३

३२२४ (= १६, १६ = मरु) सा. ना. नर. पक्षी, पंप्पी, पंप्पे; a bird; ३२२४ १।१ वं. ५, २; वं. १८, १५; य. १४, ४१; य. २२, ४१; य. १३, ७०; ३२२४ (१।१ ने अदले) वं. ५, १; ३२२४ २।१ वं. १८, २३; ३२२४ ६।१ वं. १८, २६; य. ५, ६१; य. १४, १६. ३५. ३६; य. १६, ३४; ३२२४ ८।१ वं. १७, ६; ३२२४ २।२ वं. १८, २८; ३२२४ १।३ छिन्. १०, ११; ३२२४ = कारांत २।३ वं. २, २९. ३४. अमे

३२२५ (वं. २, २९. ३४.) ने ३२२५ ने Lat. Mercatus, Eng. Market साथे सरआवी अमेतो, अमेतो अर्थे ' अमर, अडुडु ' थहरिके.

३२२६ (शुष्मा धा. ३२२६) सा. ना. नारी. दया, कृपा, रेहेमदिली, भाशी; pity, compassion, mercy, forgiveness. Comp. ३२२६;— ३२२६ १।१ छिन्. ५१, ४.

३२२७ विरो शुष्मा ३२२७

३२२८ सा. ना. ना-य. आकारागंगा, आकाराभां राते ने सडुद तथा अणकनो लीसोरो नदी आकारे पडेलो देआम्मेजे ते; the milky-way; galaxy; ३२२८ २।१ वं. १६, ४२.

३२२९ (= Ger. Mark = Marrow). सा. ना. ना-य. भावो, गर, कोहिली अनीनो मुअय भाग; the marrow. Comp. Sans. मज्जा (orig., मज्जा). ३२२९ २।१ य. १०, ७१.

३२३० वि. पापी, युनेहगार; sinful, criminal; rt. १६ = मृ to die; मरी नवु, मरवु; ३२३० = मरवा लायिक, नकाचु, पापी; fit to die (lit.); useless, sinful; ३२३०... ३२३० (पापी-दुष्ट दहन) नारी. १।१ Frag. 8, 2. शुष्मा नीयिनो जाल.

३२३१ (शुष्मा ३२३१ तथा ३२३१) समास वि. पापी लुंङगीवाणो; (a person) of sinful life, a sinner; ३२३१ २।१ वं. १६, २९. २६. ४१; ३२३१ १।३ य. २२, ४२.

* Vide my Avesta Grammar, p. 251.

अध्यासः (शुभ्रि ३ ऽर्शः तथा ॥५॥) सभास वि. यापी अं दगी युअरतो, पाप—युनाहभां अततो; living in sin; १/३ य. २२, ४२.

अध्यासः (शुभ्रि ३ ऽर्शः) वर्त. कृ. संगारतां; adorning. Comp. Sans. मृचवनाम; rt. ऽर्शः = Sans. मृच = to clean, to purify; १/३ य. २२, ४२.

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि धा. नृशः

अध्यासः (शुभ्रि ३ ऽर्शः) वि. भारी नापवाने लाय्येक, मार अपवाने लाय्येक; fit for killing; worthy to be smitten; १/३ व. ८, २१; य. ३, १७.

अध्यासः (शुभ्रि ३ ऽर्शः) सा. ना. ना-य. (Verbal Noun;) मारतु; killing, smiting. १/३ (infini.) व. १, १४.

अध्यासः (= अध्या + अध्यासः) (शुभ्रि ३ ऽर्शः) अति. वि. धयुंश नाशकारक, धयुंश मोतकारक; most deadly or destructive; १/३ व. ७, ५८.

१ अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि १ धा. १० क.

२ अध्यासः (शुभ्रि ३ ऽर्शः) अ. कृ. अ-श्रुषा; learned, instructed; or: fr. १/३ ऽर्शः one who studies—learns; अश्रुनार, याद करनार (सा. ना. नर.); १/१ व. २, ३. ४. शुभ्रि १/३-१/३

अध्यासः (शुभ्रि ३ ऽर्शः) सा. ना. नारी. मोत, मरतु; death, dying; शुभ्रि अध्यासः

अध्यासः (= अश्रुति) (शुभ्रि ३ ऽर्शः) सा. ना. नारी. दीननो काय्येदो; a religious law or doctrine; शुभ्रि अध्यासः

अध्यासः (शुभ्रि ३ ऽर्शः) सा. ना. ना-य. मरतु; dying; शुभ्रि अध्यासः

अध्यासः (= मृत्यु) (शुभ्रि ३ ऽर्शः) सा. ना. नर. क) मोत; death; १/१ ऽर्शः ६, ५; य. १५, १६; अध्यासः २/१ य. ६, १०.

अ) मरती, पीडा, रोग; pestilence, affliction, disease; अध्यासः (सध्या महेरी पीडा—मरती) १/१ ऽर्शः ५३, ८.

अध्यासः (शुभ्रि ३ ऽर्शः) कृ. वि. (Past Active Participle †) याद करतां, विचारकरतां; remembering, thinking of; अध्यासः-१/३ अध्यासः thinking of Garonmâna (गरीशमानने याद करतां) नर. २/१ य. १३, ८४.

अध्यासः (शुभ्रि ३ ऽर्शः) सा. ना. ना-य. मरतु; dying; शुभ्रि अध्यासः

अध्यासः (शुभ्रि ३ ऽर्शः) कृ. वि. मरी अय्ये—नारा पाभे तदु; perishable, dying; शुभ्रि अध्यासः

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि धा. नृशः क.

अध्यासः (अध्यासः नु षीशुं ३५) (शुभ्रि ३ ऽर्शः) अ. कृ. वि. अवेतु; dead. Comp. अध्यासः-अध्यासः नर. १/१ व. ५, ६१. शुभ्रि अध्यासः

अध्यासः (शुभ्रि ३ ऽर्शः) तथा १०

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि १ धा. १०

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि १ धा. १०

अध्यासः, अध्यासः, अध्यासः, अध्यासः

अध्यासः, अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि १ धा. १० क.

अध्यासः (शुभ्रि ३ ऽर्शः) अ. नली, कदी नली; not, never; २ अध्यासः नु षीशुं ३५ दीसिछे; अध्यासः (= नली अय्यीत) य. १०, ६६.

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि २ धा. ०६

अध्यासः (शुभ्रि ३ ऽर्शः) विशेषे शुभ्रि १ धा. ०६-१०

अध्यासः (Frag. 8, 2)—(meaning unsettled).

अध्यासः (= अध्यासः = मरु = अध्यासः = Gr. Margiana = Cune. Margush) वि. ना. नर. मर्व रोडेर, अध्यासः

* अश्रु प्रभाषे अध्यासः नी १/१ अध्यासः आवेछे. † शुभ्रि भाई अवरता व्याकरथ, सरो २६६ मो. ‡ शुभ्रि भाई अवरता व्याकरथ, सरो ३७—३८ मो.

सोमदीआनानी दक्षिण पश्चिम दिशांमे आवेसु
असुवामां आवेसु छे; name of a city, probably,
to the south-west of Sogdiana; ॐ २१

व. १, ५; ॐ २१ व. १, ७. (शुभ्रमा मोदी.)

ॐ (= Magi) सा. ना. नर. दीननी क्रिया करनार,
पवित्र स्त्रीन अपर्षण करनार; मोदिद; a priest,
one who dedicates sacred offerings; a
Magian. Comp. मघवन्त्; fr. ॐ exalted,
great; भेडाडुं, पुर्वद दूरन्जननु = Lat. Magnus.
शुभ्रमा नीयेना ओल.

ॐ (= ॐ) (शुभ्रमा ॐ तथा
धा. ॐ) समास ना. नर. मोदिदने दुःख देनार;
apriest-tormentor; an insulter of a Magian;
ॐ ४१ ६७. ६५, ७.

ॐ (विशे शुभ्रमा ॐ)

ॐ = नाश करवो, मारी नापवु; to de-
stroy, to kill. Comp. ॐ, Sans. मर्ह,
Pehl. ॐ; ॐ अ. व. परस्मै. ३१
६७. ३२, ६. १०; ॐ ३३ ६७. ३२, ११. १२.

ॐ (= मशु = Lat. Mox) क्रि. अ. जलदीथी,
तुरत; quickly, soon (adv.); ॐ व. २, ६;
व. २२, १६; ६७. ६, २३; य. ५, ६३. ६५. ६८; य.
१३, १४५; ॐ ६५, १४; ॐ ६७.
५३, ८; Frag. 8, 1; शुभ्रमा नीयेना ओल.

ॐ (शुभ्रमा ॐ तथा ॐ)
समास वि. जलदीथी काम करवु, काममां शेताय;
quick of work (adj.); ॐ नारी.
२१ य. १६, १.

ॐ (ॐ नु वषिषु ३५) वि. भेडाडुं; great;
ॐ (Thy Great Sovereign
Power) ६६, १०. शुभ्रमा नीयेना ओल.

ॐ (ॐ ६५२थी) सा. ना. नारी. पुष्कल-
पक्षुं, पूरुता; abundance, perfection;
ॐ ३१ वीस्य. १७, १.

ॐ (शुभ्रमा ॐ तथा ॐ) स-
मास ना. ना.य. भेडाडो अपको, धुषी दणदयो;
mighty splendour; ॐ ३१ ६७.
४३, १२.

ॐ (तमो ध्यान आपो—आपणे) आया.

आत्मने. २३; असल ३५ ६३ + ६ + ६ + १०;
धा. १० = विचारवु; to think; ॐ + ६ + १० =
ॐ = ध्यान—चित आपवु; to heed; to
attend; ॐ heed ye, ६७. ५३, ५.

ॐ (असल ३५ ॐ + ६ + १०)
(शुभ्रमा १ धा. १० क) सा. ना. नर. मांश्र,
नरतोशती धर्मनो छुषो जेद—शुभ्र विचार; अंदगी;
secret mysteries of the Zoroastrian
religion; deep contemplations; earnest
prayers; the Māthra. Comp. ॐ; vide
ॐ

५) वि. मांश्र (ध्याने नरतोशती धर्मना
छुषा जेद) जालुतो; मांश्रथी वाकेङ्गार; convers-
ant with or reciting the Māthras; ॐ
ॐ;— ॐ नर. २१ व. १८, ५१.

ॐ वि. ना. नर. नामांकित पुरषनु
नाम; name of an illustrious personage.
ॐ ६१ य. १३, ११८.

ॐ (= ॐ = मन्त्र) (शुभ्रमा १ धा.
१० क) सा. ना. नर. मांश्र; नरतोशती धर्मनो
छुषो जेद—शुभ्र विचार; धर्मनु पवित्र लयासु;
अंदगी, secret mysteries of the Zoroas-
trian religion; divine commandments;
Māthra; deep contemplations; earnest
prayers; revealed texts; ॐ ॐ
= ॐ ॐ = आपादी करनार अथवा पवित्र
मांश्रवाणी; the Holy Word; the revealed law
of Ahura Mazda. ॐ ११ व.
१६, १४; व. २१, ६. १०. १४; ६७. १६, १६;
य. ११, ३; य. १२, २; य. १३, ८१; ॐ २१
व. ३, ३३; व. ४, ४३; ६७. २०, ३; ६७. २६, ७;
६७. ३१, ६; ६७. ४५, ३; वीस्य. १, ५;
वीस्य. १३, १; य. ४, ६; य. ५, ६३; य. १३, ६१;

* ॐ नक्षत्रो आवेसो छे. शुभ्रमा मांश्र अवरता
व्याकरण, संदा ३८—३६ मा.

१०१६ = १०१६ २/१ वं. ४, ४४; छिन्. २, १३;
 छिन्. १९, ९; १०१६ = १०१६ (२/१ ने अदले)
 य. १८, ८; १०१६ ३/१ छिन्. २८, ५; छिन्. ४४, १७;
 १०१६ ३/१ य. ३, १८; तथा दरेक नीआमिशे
 तथा यस्तना १०१६ ३/१ ना कुराभां; १०१६
 १०१ ६/१ छिन्. ६, २६; १०१६ ६/१ छिन्. ८,
 १; य. १७, ५; १०१६ ६/१ वीरप.
 ६, ७; वीरप. २१, २; य. १, १; य. ११, १७. २२;
 य. १३, ८६; १०१६ २/३ छिन्. २८, ७; छिन्. ५०,
 ६; छिन्. ५१, *८; १०१६ = कारांत २/३ छिन्.
 ३, ४; छिन्. ४३, १४; वीरप. १६, २; १०१६
 २/३ छिन्. ३१, १८; १०१६ ३/३ छिन्. ४४, १४;
 १०१६ ६/३ य. ३, ५; १०१६ ६/३
 of the evil Māntras (पुरा छिआने अपराणी
 कराना मांथ्रानु) ६/३ य. १०, २०. शुद्धि नीयिना
 योषी तथा १०१६ १/१, १०१६ २/१, १०१६
 १०१६

५) १०१६ = १०१६ (वि. ना. नर.) =
 १०१६ = इरेरतानु नाम, मांथ्रस्पेन्त, भीना
 भाइस्पेन्त; name of an angel; Māthra Spenta;
 १०१६ १/१ वं. २२, २. ६; १०१६
 १०१६ ३/१ य. १३, १४६. (शुद्धि भा. ६.)

१०१६ (१०१६ ६/५२थी) सा. ना. नर. ३) मांथ्र-
 अवस्ताना कलाम लखुनार; छिनना कलाम लखे
 करनार; the reciter of the Māthras; the
 revealer of the Holy Word; १०१६ ४/१
 छिन्. ५०, ५; १०१६ ५. ३, १. २; १०१६
 १०१६ १/३ छिन्. ७, २४; छिन्. ४१, ५.

५) मांथ्रवानी; छिनना कलाम; छिननु करमान;
 the Holy Word; a religious mandate;
 १०१६ १/१ १०१६ १/१ the messenger of
 Thy Holy Word, i. e., the Prophet (तारा
 छिनना कलामना पंगाम पीछिआडनार) ६/१ छिन्.
 ३२, १३.

१०१६ वि. ना. नर. नामांकित पुरषनु
 नाम; name of an illustrious personage;
 lit., one who proclaims the Māthra;
 १०१६ ६/१ य. १३, १०५. ११५.

* देवदत्त भिष्म अथे ठेकाथे ३/१ मां सेवे.

१०१६ (शुद्धि अथे
 तलु योषी) सभास ना. नर. पवित्र मांथ्रवानी ल-
 खीने तंदरेस्ती आपनार; one who heals (or
 gives health) by reciting the Holy Word.
 १०१६ १/१ वं. ७, ४४; य.
 ३, ६; १०१६ १/३ (१/३ ने अ-
 दले) वं. ७, ४४.

१०१६ (शुद्धि १०१६ ३ तथा १ धा.
 १०१) सभास वि. मांथ्रवानी छिआने छिनना क-
 लाम (शिपवा) ने लामिक थतो; worthy of
 being initiated into the secret mysteries
 of the Māthra Spenta or the Holy Word.
 १०१६ १/३ य. १३, १५१.

१०१६ (= १०१६) (शुद्धि
 १०१६ ३ तथा धा. १०१) सभास ना. नर. मांथ्र
 शिपवा; छिनना कलामना अभ्यास करतो;
 learning the Māthra; studying the sacred
 text; १०१६ १/१ वं. ६, २.

१०१६ (शुद्धि १०१६ ३ तथा १०१
 १०१६) मांथ्रवानी (छिआने छिनना कलाम)
 लखीने साशु करनार (असल.); पाक अवस्ताना
 योक्स कलामो लखीने मनने शान्ति अप्पशानार
 तथा दिल्ने आराम आपनार; on who restores
 (a person) to health by means of Māthra
 Spenta (lit.); one who gives peace of
 mind and ease of heart to a person by
 reciting the Holy Text. १०१६ १/१ य. ३, ६; १०१६ १/३ वं. ७, ४४.

१०१६ (शुद्धि १०१६ ३ तथा १०१ ३)
 सभास व. क. वि. मांथ्रवानीथी अंधाथिधु; छिनना क-
 लामने तामे—वश थथिधु; (the body) Māthra-
 bound; subdued to the Holy Word; १०१६
 १०१६ १/१ १०१६ ६/१ आकूर. २पि. ५.

१०१६ (= १०१६ + १०१) (शुद्धि १ धा. १०१ ३)
 सा. ना. नान्य. विचार, मनश्नी; thought; in-
 tention ; १०१६ २/१ वं. २, ६ (West.);

* ३१६२ वेळ नरे सभासने अदले अथे तलु योषीने
 धुटा लीथा छे.
 † १०१६ १०१६ (३१६२ वेळ नर).

... ૫/૩ (૩/૩ ની મતલબે*) ઇલ.
૧૧, ૧૭; ... ૧/૩ વીર્ય. ૧૨, ૩. જુઓ
...

૧ ઈલ = માન = ઝાડી રહેવું, થાભવું; to wait,
to stay.

ઈલ-મલ = ઝાડી રહેવું, થાભવું; to wait, to
stay; ... ૧૦ મા વર્ષ (અ-
થવા રાજ્યા.) પરમી. ૩/૩ વં. ૫, ૪૨. ૫૩-૫૬;
વં. ૬, ૨૭; વં. ૮, ૩૮; વં. ૯, ૩૦; વં. ૧૨, ૧. ૩.
૫. ૭. ૯. ૧૧. ૧૩. ૧૫. ૧૭. ૧૯.

૨ ઈલ = માન, માનિ, માનિત = મલવું
આવવું, મુકાબલો થવો; સરખાવવું; to be simi-
lar; to resemble; to compare; ...
(ઉપરની માકક ઓકરણ) ...
જેમ તેના તેમીએ મુકાબલો કીધો (અસલ
અર્થ); જે પ્રમાણે, જે મિસાલે (ક્રિ. અ.); as,
in the manner that (adv.) વં. ૨, ૩૧. ૩૨;
વં. ૩, ૨૫; વં. ૫, ૪૦; વં. ૮, ૧૯. ૭૦; વં. ૯, ૨૪.
૨૫; ઇલ. ૭૧, ૮; ૫. ૧, ૧૯; ૫. ૫, ૮૬; ૫.
૧૭, ૨૦; ... (adv.) in the
way (તે પ્રમાણે) ક્રિ. અ. વં. ૩, ૪૨. વળી કેટલેક
વખતે 'જે પ્રમાણે, જે મિસાલે'ને માટે ક્રમ્ત ...
(અર્થ) આવેછે:—જેમકે ... (adv.) as,
in the manner that (જે પ્રમાણે ; માકક) વં. ૫,
૨૩. ૨૪. ૨૫; વં. ૭, ૫૭; વં. ૯, ૪૬. ૪૮.

૩) ઈલ સા. ના. નર. સમજમાં પૂર્ણતા, કામેલ
બુદ્ધિ (મિલ્સ); mind's perfection (M.);
... men of mind's perfections
(કામેલ બુદ્ધિના માણસો) ૧/૧ ઇલ. ૪૮, ૧૦;
દારમિસ્તેતે એ જાલને પહેલવીને આધારે નીચે
મુજબ સમજવેછે:— = માઈ; મા = માણસ;
મા = મારા માણસ ઈઆને મારા ચેલાઓ;
મા = મારા ચેલાઓના (કલામ).

... વિરો જુઓ ૧ ધા. ૧૦ ક.

... (જુઓ ૧ ધા. ૧૦ ક તથા ૨)
દૂંદ સમાસ ના. નર. વિચાર તથા સચુત)
thoughts and words (Copu. Comp.)
... = + ...; અથવા ... માંથી પીળે

* એ બાબે જુઓ માઈ અવસ્થા બ્યાકરણ, સંકે ૩૦૧.

... નીકળી ને ... થયો. ... ૨/૨
ઇલ. ૬, ૩૧. Geld. ...

... (૩૬૦૬, ૩૬૦૬ = ૭૩૦) સા. ના. નર.
ક) ક્રિયામાં અર્પણ કરવાની પવિત્ર ચીજ, જેમકે
દરન, મેવો, ઈત્યાદિ; અજ.૬; sacred things to
be dedicated in ceremonies; e.g., Daroon,
fruits, wine, &c.; the Myazda; ઈ. ૭૦, ૭૦
= વિલ્ = to bestow આપવું, મહેરબાની કરવી;
* ... + ... = ... the thing dedicated
or offered (lit.) = જે આપણું—અર્પણ કીધેલું તે;
... ૨/૧ ઇલ. ૩, ૧; ઇલ. ૮, ૨; ઇલ. ૩૪, ૩;
... ૨/૧ ૫. ૮, ૧; આકરં. ગાહામ. ૩;
... ૧/૧ આકરં. ગાહામ. ૭—૧૨; ...
... ૭/૧ વીર્ય. ૪, ૨; વીર્ય. ૧૧, ૬; ...
... ૨/૩ ઇલ. ૪, ૧; ઇલ. ૨૪, ૧; ...
૨/૩ વીર્ય. ૧૧, ૨; ... ૧/૩ વં. ૧૮, ૧૨;
વીર્ય. ૧, ૩; ૫. ૧૩. ૧૪. જુઓ નીચેનો બોલ.
અ) ઝારાક, આવાવું; બોજન; meals,
food; ...
meals with meat and wine (ગિરત તથા દારને
ઝારાક) ૨/૧ વં. ૮, ૨૨.

... (... ક ઉપરથી) વિ. અજ.૬
ઈઆને અર્પણ કરવાની પવિત્ર ચીજ આપવું;
offering Myazda or oblation in sacred
service; ... નર. ૧/૧ આકરં. ગાહામ.
૭. ૮. ૯. ૧૦. ૧૧. ૧૨. જુઓ ...

... (જુઓ ... ક તથા
...) સમાસ ના. નારી. વખતસરની બંદગી
સાથની અજ.૬ ઈઆને અર્પણની ચીજ—ઝેટ;
the Myazda offered with the well-timed
prayer; ... આકરં. ગાહામ. ૬.

... (... નું વધેલું રૂપ) = મરવું, નારા
થવો; to die, to perish, to be destroyed;
જુઓ ...

... past partic. adj.; ... (Yk.
17, 12) supple leather-strap. Comp. Sans.

* ભૂ. ક. નો ... ને બદલે ... બાબો. જુઓ
માઈ અવસ્થા બ્યાકરણ, સંકે ૨૬૪-૨૬૫.

† Geld. ...

दर (Dar.); Wester. *dar*; नरम
मंडलं तेषां आभसिना पेटा (धरमे.).

𑀧𑀲𑀸𑀓 = 𑀧𑀲𑀸𑀓 = 𑀧𑀲𑀸𑀓; to go, to move.

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 = नरिणी नरु, नरु र्हेतुः; दूर धनुः; to
be removed, to perish; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* वर्त.

𑀧. परस्मै. नर. ११ ध्र. ५३, ७.

𑀧𑀲𑀸𑀓 = 𑀧𑀲𑀸𑀓 = 𑀧𑀲𑀸𑀓; to speak, to say; cl. 2;

𑀧𑀲𑀸𑀓 वर्त. परस्मै. ११ वं. १८, १५; ध्र. ७१, १३;

Frag. 4, 1; *𑀧𑀲𑀸𑀓* ध्र. ५३, ५; *𑀧𑀲𑀸𑀓* ३१

य. १०, १०६; *𑀧𑀲𑀸𑀓* (नरु र्हेतुः, दूरभावे)

आत्मने. ध्र. ४६, ६; *𑀧𑀲𑀸𑀓* संश. परस्मै.

ध्र. ५१, ८; *𑀧𑀲𑀸𑀓* शक्या. परस्मै. २१ वं. १८,

१—६; वं. २१, २; *𑀧𑀲𑀸𑀓* ३१ ध्र. ५१, ८; *𑀧𑀲𑀸𑀓*

आत्मा. परस्मै. २१ वं. २, ६ (Wester.); वं.

१६, ३४; य. ३, २; Frag. 1, 2; *𑀧𑀲𑀸𑀓* ३१ ध्र.

३१, १७; *𑀧𑀲𑀸𑀓* अ. ७. परस्मै. ११ वं. २, ३-४;

𑀧𑀲𑀸𑀓 २१ ध्र. ३४, १३; ध्र. ४३, १२; *𑀧𑀲𑀸𑀓*

३१ वं. १, १; वं. २, २-४२; वं. ३, १-२-४—७.

६-१०-१२-१३-१५-२२-२३-३०-३४; वं. ४, २-

५—१६; वं. ५, ३-६-८-११-१७-२३-२८; वं. ६,

१-५-७-६-११-१३-१५-१७-१६, २१; वं. ७, २-

५-११; वं. १८, १—६; वं. २२, १; ध्र. ३२-१२;

ध्र. ४५, ५; ध्र. ५१, १६; य. १०, १; *𑀧𑀲𑀸𑀓*

संश. ध्र. ४५, २; *𑀧𑀲𑀸𑀓* अ. ७. परस्मै. २३

ध्र. ४३, ११; *𑀧𑀲𑀸𑀓* कर्म. *𑀧𑀲𑀸𑀓*. (Aor. Pass.)

३१ ध्र. ३२, १४; *𑀧𑀲𑀸𑀓* वर्त. 𑀧. परस्मै. नर.

१३ ध्र. ७०, ४.

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 = ना पाडुं, र्हेतुः; to abjure,

to interdict, to deny; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* वर्त.

आत्मने. ११ ध्र. ४६, ३. *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* I abjure all the

allies of the wicked (दुरा भाषुसना सोमती-

अने विकारीने हुं र्हेतुः (ध्र. ४६, ३).

𑀧𑀲𑀸𑀓 𑀧) = याद करुं; अंदगीमां याद करुं—याद

करीने भरहे जोषावपुः नरु र्हेतुः; to invoke,

to call on for assistance; to speak openly;

𑀧𑀲𑀸𑀓 वर्त. आत्मने. ११ ध्र. १३, १-३;

* अनेना जोषासा पाये नुअो भाई अवस्ता व्या-
रुह संशे २५४ मे.

𑀧𑀲𑀸𑀓 (हमे याद करी अमि छिये) १३ वीर्य.

३, ५; *𑀧𑀲𑀸𑀓* (याद करीषी, नरु र्हेतुः) अ. ७.

परस्मै. ३१ ध्र. १६, १२ *𑀧𑀲𑀸𑀓* (orig.

𑀧𑀲𑀸𑀓 + *𑀧* + *𑀧𑀲𑀸𑀓*) नरु र्हेतुः करीषु ध्र. २१, ४;

𑀧𑀲𑀸𑀓 (जोषी र्हेतुः—नरु र्हेतुः कर्तुः) आत्मने.

ध्र. १६, १५; *𑀧𑀲𑀸𑀓* Wester अ. ७. आत्मने.

११ Frag. 9, 2.

𑀧) ध्रिच्छुं, आदेशे राप्वी; to wish,

to desire; *𑀧𑀲𑀸𑀓* वर्त. आत्मने. ११ य. २४,

३६.

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 = स्मरुं करुं, अरुं करुं; to remem-

ber, to beseech. *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* ध्र. ६, २७.

𑀧𑀲𑀸𑀓 = 𑀧) मांगुं; to ask for, to demand;

𑀧𑀲𑀸𑀓 वर्त. आत्मने. ११ य. २४, ३६; *𑀧𑀲𑀸𑀓*

ध्र. ६, १७-१८.

𑀧) नमनताधरी कर्तुं; नरु र्हेतुः, जोषी र्हेतुः

जोषुं; to speak submissively; to declare;

to address; *𑀧𑀲𑀸𑀓* वर्त. आत्मने. ३१ य.

८, २३; *𑀧𑀲𑀸𑀓* (Wester. *𑀧𑀲𑀸𑀓*) वर्त.

आत्मने. ३१ य ८, २६; *𑀧𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓*

(हमे याद करी अमि छिये तथा मांगी अमि छिये; अस्मि

३५ *𑀧𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓*); ध्र. १८,

२१; *𑀧𑀲𑀸𑀓* अ. ७. आत्मने. ३३ य. १३, ६३;

𑀧𑀲𑀸𑀓 (जोषी, नरु र्हेतुः) वर्त. 𑀧. आत्मने.

नर. ११ ध्र. ७१, १६; य. २२, २.

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 = पाछुं कर्तुं, नवाप—उत्तर आपयो;

to answer; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* आत्मा. आत्मने. ११

य. ५, ८२; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* परस्मै. २१ ध्र. ७१

१; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* य. १२, १; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

अ. ७. परस्मै. ३१ ध्र. ३२, २; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

संश. ध्र. २६, ३; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* (तुने जोषुं

नरु र्हेतुः) शक्या. परस्मै. २१ य. २४, २५.

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 = 𑀧) जोषुं, नरु र्हेतुः; नरु र्हेतुः

कर्तुं; to speak, to speak loudly, to declare;

𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓 वर्त. परस्मै. ११ य. १३, १६; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

𑀧𑀲𑀸𑀓 आत्मने. ध्र. १६, १०; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

३१ ध्र. ८, ४; *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓* *𑀧𑀲𑀸𑀓* वीर्य. ३, ६;

तथा दरेक न्नी आत्सि, गेह तथा यशतमां *𑀧𑀲𑀸𑀓𑀲𑀸𑀓*

ना कुकराने छेडे; *हमनामो* शक्या. परस्मै. २/१
 वं. १७, ५. ७; ५. ११, ६; ५. १३, २०; *हमनामो*
ह्य आत्मने. ५. १०, ११६; *हमनामो* . . . *हो*
 परस्मै. ३/१ *ह्य*. ४६, ५; *हमनामो* आत्मा. पर-
 स्मै. १/१ ५. १२, २; ५. १५, ५६; *ह्यनामो* २/१
ह्य. ७१, १४; ५. १, ५; *हमनामो* वं. ६, ४६; वं.
 १०, २. ३. ५. ७. ६. ११, १३; वं. ११, ४—७; ५. १,
 ११; ५. १३, १; *हमनामो* ५. १, १६; . . . *हो*
ह्यनामो ३/१ वीस्व. ३, ६; तथा *हरेक* नीआम्मेश, गेह
 तथा यशतमां *हमनामो* ना कुकराने छेडे; *ह्यनामो*
 अ. ७. परस्मै. ३/१ वं. १६, १०; *ह्य*. १६, १५.
 २०; *ह्य*. ७१, १४; *हमनामो* वर्त. संरा. परस्मै. २/१
ह्य. ७१, १५; *हमनामो* नु असल ३५ + *हो*
ह्य + *हो* + *हो*; *हो* नी आगमयनो *हो* नीकणी *ह्य*;
 तेनी आगमयनो = नो = यथाथी *हमनामो* ययु.
*हमनामो** पू. ७. आत्मने. ३/३ ५. १३, ६४;
हो (वर्त. *ह्य*. नर. १/१ नी मतलये) वं. ३, १;
 वं. ८, १६; वं. १६, १८; *हमनामो* (*ह्य*पली *ह्य* मत-
 लये) ५. ४, ४; *हमनामो* *ह्य* *हो* ५. ४, ४; *हो*
हमनामो *ह्य* *हो* वर्त. *ह्य*. आत्मने. तथा परस्मै.
 ६/१ Frag. 9, 1; *हमनामो* वर्त. *ह्य*. आत्मने. नर.
 १/१ ५. २१, ४.

ह्य) पसंद करयु; to prefer ; *ह्यनामो* वर्त.
 परस्मै. १/१ वं. ४, ४७; ५. ४, ३; *ह्यनामो*
 (Wester. *ह्यनामो*) ५. ४, ६.

ह्यनामो = *ह्य* करयु, नापाउयु, कम्बूल नही राप्पयु,
 त्याग करयो; to abjure, to deny, to forsake,
 not to accept; *हमनामो* . . . *हो* वर्त. आत्मने. १/१
ह्य. १२, ४; *हमनामो* *ह्य*. १२, ६; *ह्यनामो*
 अ. ७. परस्मै. ३/१ ५. २, १३ *हमनामो* (orig.,
ह्य + *हो* + *हो* + *हो*) शक्या. आत्मने. ३/१ *ह्य*.
 १२, ६.

ह्यनामो वि. मारी नाये तेवी (थंडी); killing,
 fatal; rt. *हो* = *ह्य* = to die; मारी *ह्य*यु; *हो*
 (caus.) = to kill; मारी नाप्पयु; *vide* Av.

Gram., p. 251; *ह्यनामो* the fatal winter
 (मारी नाये य्येवा *ह्य*माने *ह्य*यु *ह्य* सप्त शिवायो)
 नर. १/१ वं. २२, २.

ह्यनामो विरो *ह्य*य्या धा. *हो*
ह्यनामो (meaning unsettled)—possibly, the
 name of a Daevi. धारधामेणे देवीनु नाम;
 not coming to shame (Sp.); *ह्य* वम-
 रनो (स्त्री.); invincible (Har.); नही *ह्य*वी
 शक्यामे तेवा (*ह्य*से); hatred, spite (Dar.);
 धिकार, अदावत (*ह्य*से.); *हमनामो* ६/१ ५.
 ११, १५.

५७

ह्यनामो (= *ह्य* = *ह्य*) संयं. सर्वं. *ह्य*, *ह्य* कोष; *ह्य* कंध;
relat. pro.—who, which; *ह्य* सर्वनाम पीतानी
*ह्य*दी *ह्य*दी विभक्तिनां ३५मां *ह्य*य्ये.
ह्य (*ह्य*) नर. १/१ वं. १, २. ४—१३. १५—१६;
 वं. २, २६. ३७; वं. ३, २५. २६. २८. ३१; वं. ४, १.
 २. ५—१८. २१. २२. २५. २६. २६. ३०. ३४. ३६.
 ३७. ४०. ४२. ४८. ५५; वं. ५, १५—१८. २१. ३३.
 ३४; वं. ६, १०. १२. १४. १६. १८. २०. २२. २४.
 वं. ७, ७८. ७९; वं. ८, १३. २३—२५. ७६. ८१—८६;
 वं. ९, २. ३६. ४०. ४२. ५१; वं. १०, १६; वं. १३,
 ३. ४. ८. १०—१५. २०—२७; वं. १४, १; वं. १५, २.
 ३. ५. ७. ८. ६. ११. १३. १५. १८. ५०; वं. १६, १४.
 १७; वं. १७, २; वं १८, ६. ६. १२. १५. २७. ६२. ६७.
 ६६; वं. १९, १. ७. ६. २०. २१. ४४. ४६; वं. २०, ४;
 वं. २२, १. ६. ७. ८. १४; *ह्य*. ४२, ४; वीस्व. १५, ३;
हमनामो नर. १/१ वं. ४, ४६; वं. ७, ५१. ७०;
 वं. १३, ३. ७. ६; वं. १८, १०. २८. २६; वं. १९, २६.

समास ३५मां *ह्य* अथवा *हो* नी आगमय
हमनामो अथवा *हमनामो* आविछे:—

ह्य मंडे *ह्य*—*हमनामो*, *ह्य*—*हमनामो*; *हमनामो*—*हमनामो*,
हमनामो—*हमनामो*, *ह्य*—*हमनामो* (= *ह्य*—*हमनामो*) *ह्य*. ४४,
 १६; *ह्य*—*हमनामो* वं. १३, १०. ११; *ह्य*—*हमनामो* *ह्य*.
 १०, १३; *ह्य*—*हमनामो* *ह्य*. ३३, ५; *ह्य*—*हमनामो* Geld.
 ५. ४, १; *हमनामो* (= *ह्य* + *हो* = तेय्याने *ह्य* कोष)
ह्य. ३१, ७; *ह्य*. ४५, ११. वणी कोष वप्पति

* वधारे ओक्षासा माटे *ह्य*या माइं अवस्ता
 व्याकरण, संके १४७—१५०.

† As the first member of a compound when
 followed by *ह्य* or *हो*

* *ह्य*ना ओक्षासा माये *ह्य*या माइं अवस्ता व्याक-
 रण, संके २४० मा.

१०००० ६३० ३५० ३५० ३५० (५. १६, ८७) ; १००
(गाथा १५) १२. १/१ ६१५. ४४, १६.

१०० (= वा) ना०. १/१ वं. १, ६; वं. ३, २४; वं.
५, २१; वं. ६, ३०. ३३. ३६. ३६; वं. ६, ४५. ४७;
वं. १०, १. १८; वं. ११, ६. १२; वं. १४, ४. १५;
वं. १५, १६; वं. १८, ३१. ३४. ३७. ४०. ४३. ४६.
४८. ५४. ५७.

१०० (= वन्) ना०. १/१ वं. २, ४१; वं. ३, १५; वं.
५, ४६; वं. ८, ५; वं. ६, ३; वं. १०, १८; १००००

ना०. १/१ वं. २, २३; १००० ना०. १/१ वं. ५, २२-२५;

१०० (वन्) १२. २/१ वं. १, ४. ७. ८. ६. ११. १७;

वं. ३, १५; वं. ४, ११-१६; वं. ५, ४६. ६२; वं.

१३, २. ३. ४. ६. ७. ८. १०-१५. २०-२७; वं. १४,

१; वं. १७, ३; वं. १८, ७. १३. १५. २३. ६०. ६१.

६६. ७६; ६१५. ६, ११; ५. ५, ६८; ५. १०, ४५;

१०० (= वान्) ना०. २/१ वं. १, ६; वं. ५, १. २.

१६; वं. १५, ५. ८. ४६. ५०; वं. १८, १५. २३; वं.

१६, ५. १४; वं. २०, ३. ५. ६. ७. ६; १०० (= वन्)

ना०. २/१ वं. २, १. २. ४. ५. ६. ८-११; वं. १३, ५१;

वं. १८, १६. २४; वं. १६, ३६. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६३. ६३; ६३. ६३. ६३. ६३. ६३. ६३. ६३. ६३.

६१५. ५८, १; वी२५. ११, १३; १०००० (वान्)

१२. ७/१ ५. १०, ६४; ५. १३, ६१; १०००० ७/१

६१५. ६८, २३; १०००० १२. ७/१ (६/१ नी मतलये)

५. १०, ६४. १००००० ना०. ७/१ वं. ३, ६. १२. १३;

वं. ७, ५६; १००००० (न्यांहां) ५. १०, १४; ५.

१३, २७; १००००० (२/१ नी मतलये) ५. ५, ८५;

१०००००० ८/१ ५. १५,

३. ८. १२. १६. २०. २४. २८. ३२. ३६. ४०.

१०० (वौ) १२. १/२ वं. ६, ४२; ६१५. १०, ३; ६१५.

५७, २; १००००० (ने ये छे) १/२ ५. १३, १२;

१०० Gold. (१०० Wester.) (१/२ नी मतलये)

५. १, २५; १०० ना०. २/२ ६१५. ३०, २; १०००००

१२. ६/२ वं. १३, ६; ६१५. ४५, २; ६१५. ४६, ७;

१००००० ना०. ६/२ ६१५. ३३, ६.

१००० १२. १/३ वं. १, १६; वं. २, २७. २८. २९. ३५.

३६. ३७. ४१; वं. ३, १८; वं. ५, १०; वं. ६, ३. २६;

वं. ७, २६. २७. ३६. ५६. ५७. ७१; वं. ८, १. ४.

१४. ७३; वं. ६, २७. २८. ४६. ४६; वं. १०, २. ३.

७. ११. १५. १६. १७; वं. ११, ३. ८. ११. १६. १७.

२०; वं. १३, १. २. ५. ६. २८; वं. १४, १७; वं.

१५, २. ३. ५. ७. ८. २१. २२. २४. २५. २७. २८. ३०.

३१. ३३. ३४. ३६. ३७. ३८. ४०. ४३. ४४. ४६; वं.

१६, १८; वं. १७, ११. ५५. ५६; वं. १८, ५५; ६१५.

६, १५; ६१५. ३२, ११; वी२५. २, ५; ५. १३, ३०;

१००००० १२. १/३ १००००० १२. १/३ ६१५. ३०,

५; ६१५. ३६, १; ६१५. ४५, १; १००००० १२. १/३

६१५. १०, १७.

१००० ना०. १/३ वं. ५, ४. ७; वं. ८, ३४; वं. १३, ४२.

४३; ५. ५, १५; ५. १०, ७८; १००००० ना०. १/३

वी२५. ६, ४; ५. १३, ६८; १००००००... १००० ना०.

१/३ ६१५. ३३, १०; १००००० ना०. १/३ ६१५.

३८, १; १०० ना०. १/३ वं. ७, १२; १०० १/३ वं.

५, ४. ७; वं. ७, ४. १२. २३. २५. २८. ३२. ७३;

१०० १२. २/३ ५. ८, १२; १०००० १२. २/३;

१००० १२. २/३ ६१५. २८, १०; ६१५. ३२, १५;

६१५. ४३, ३; १००००० (ने यमिने तु) १२. २/३

६१५. ४६, १४; १०००० २/३ (६/३ वपति) ५. ५, ५;

१००० ना०. २/३ वं. ४, ४५; वं. १८, २७; वं. २०,

१०. १२; १००००० ना०. २/३ ६१५. ३१, १४; १००

* In १०००००० (whom Thou), ० is redundant.

३।१ वं. ५, २१; वं. १०, १८. १८; अथर्ववेदशब्दकोश
 वं. ७, १६; अथर्ववेदशब्दकोश आत्मने. ३।३ वं. ८,
 १००-१०३; अथर्ववेदशब्दकोश शक्या. आत्मने.
 २।१ वं. १०, १८; अथर्ववेदशब्दकोश परस्मै. ३।३ वं ५,
 ५४. ५६; वं. ७, २८. ३०. ३१. ३३. ३४. ३५. ७४.
 ७५; वं. ८, २२. ३६. १०३; वं. ९, ३३-३५; अथर्ववेदशब्दकोश
 अथर्ववेदशब्दकोश Periphrastic Imperf. 3rd Per.
 Plu. वं. ६, ४२. ४३; वं. ७, १२. १३. २३. २५.
 २८. २९. ३२. ३३. ७३. ७४. ७६. ७७; वं. ८,
 ३३-३६. ६७. ६८; अथर्ववेदशब्दकोश (पाक करतो, पवित्र
 करणार) वर्त. कृ. परस्मै. नर. १।१ वं. ६, ७७. ३८.
 अथर्ववेदशब्दकोश लू. कृ. नर. १।१ वं. १६, २०; अथर्ववेदशब्दकोश
 अथर्ववेदशब्दकोश नारी. २।१ वं. १८, २७; अथर्ववेदशब्दकोश
 (नर. १।१ ने अहले) वं. १६, २३; अथर्ववेदशब्दकोश
 वं. १२, २. ४. ६. ८, १०. १२. १४. १६. १८. २०;
 अथर्ववेदशब्दकोश (नर. २।१ ने अहले) वं. १६, २१;
 अथर्ववेदशब्दकोश वं. ११, २; अथर्ववेदशब्दकोश नर. ६।३
 वं. १८, १६. २१. २२. २६; अथर्ववेदशब्दकोश नारी.
 अथर्ववेदशब्दकोश ६।३ वं. १४, ४; वं. १८, ७२; अथर्ववेदशब्दकोश -अथर्ववेदशब्दकोश
 अथर्ववेदशब्दकोश तथा नीचेना ओलो.

अथर्ववेदशब्दकोश-अथर्ववेदशब्दकोश = आसपासची पाक करवुं;
 अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश पवित्र करवुं; to cleanse or puri-
 fy thoroughly; अथर्ववेदशब्दकोश-अथर्ववेदशब्दकोश शक्या.
 आत्मने. ३।१ वं. ८, ३६. ३७. ३८. ३९. ६८. ६९;
 वं. ९, ३१; वं. १४, १७.

अथर्ववेदशब्दकोश-अथर्ववेदशब्दकोश = पवित्र करवुं; to purify,
 to cleanse, अथर्ववेदशब्दकोश... अथर्ववेदशब्दकोश आसा. ५-
 २२. १।१ वं. २१, ६; य. २४, ४८.

अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश) सा. ना.
 नारी. पवित्राई, पाक करणारी; अथर्ववेदशब्दकोश
 १।१ वं. ५, २१; वं. १०, १८; अथर्ववेदशब्दकोश ४८, ५.

अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश) सा. ना.
 नारी. पाक—पवित्र करवानुं काम; purification;
 अथर्ववेदशब्दकोश १।१ वं. १०, १६; अथर्ववेदशब्दकोश
 २।१ वं. ८, १००. १०१. १०२. १०३; अथर्ववेदशब्दकोश
 ३।१ वं. ५, ५७. ५८.

अथर्ववेदशब्दकोश विरो अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश

अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश) सा. ना.

नर. पाक करणार, पवित्राई—पाक करणारी आपणार;
 a purifier, a cleanser; अथर्ववेदशब्दकोश २।१ य.
 १०, ६२.

अथर्ववेदशब्दकोश-अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश)
 तथा अथर्ववेदशब्दकोश समास वि. पाक—सोला कृषितीला जगा-
 वायुं; (the place) whereof the ground is
 clean; अथर्ववेदशब्दकोश-अथर्ववेदशब्दकोश super. adj.
 (the place) whereof the ground is the
 cleanest. ना-य. १।१ वं. ३, १५; वं. ५, ४६; वं.
 ६, ३; वं. ८, ५.

अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश) सा. ना.
 ना-य. ३) पवित्राई, पवित्र—पाक करवानुं काम;
 purification; अथर्ववेदशब्दकोश १।१ वं. ३, ३८. ३९;
 वं. ८, २७; अथर्ववेदशब्दकोश २।१ वं. १६, १२; य. ८.
 १५. अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश पथीना ओलो.

अथर्ववेदशब्दकोश) पाक करणारी आपणाने सभ्य, पवित्र
 करवानुं साधन; the means or the instrument
 of purifying; अथर्ववेदशब्दकोश १।१ य. ६, २;
 अथर्ववेदशब्दकोश १, १२.

अथर्ववेदशब्दकोश) पवित्र करवानी अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश कलाम;
 the prayer or the words of purification;
 अथर्ववेदशब्दकोश २।१ वं. ११, २.

अथर्ववेदशब्दकोश (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश कृषि करणारी)
 वि. पवित्राईने लगतो (असल.); पाक करणार, पवि-
 त्राई आपणार, योज. अथर्ववेदशब्दकोश, नाहान नहवारणार
 (सा. ना. नर.); a purifier, one who performs
 the purificatory rites; the Yaozhdâthrya
 retains so much of the purifying effect of
 the Bareshnum ceremony (see Bund., Chap.
 II, 6.), as to be able to assist in purifying
 others by means of the same ceremony.
 When that effect has passed away, a
 priest can no longer perform the sacred
 rites, until he has again undergone the
 nine nights' purification of the Baresh-
 num (West); अथर्ववेदशब्दकोश १।१ वं. ६,
 ३८. ४०. ४२; वं. १६, २१. ३३; अथर्ववेदशब्दकोश
 ५।१ वं. ६, २. ४७. ५२; वं. १६, ४१.

अथर्ववेदशब्दकोश (= अथर्ववेदशब्दकोश) (अथर्ववेदशब्दकोश अथर्ववेदशब्दकोश)
 सा. ना. ना-य. पाक—पवित्र करवानुं हथियार;
 an instrument for cleansing; अथर्ववेदशब्दकोश
 १।१ वं. १८, ७. १२ अथर्ववेदशब्दकोश शक्ये.

अशुद्धम् (१ अशुद्धम् उपरथी) सा. ना. नारी.
 पवित्राह, योऽप्याह; purity, cleanness; अशुद्धम्
 ३/१ वं. ५, १८.

अशुद्धम् (२ अशुद्धम् उपरथी) वि. ५-
 वित्त, पाक; pure, clean; अशुद्धम्
 अशुद्धम् (the rest of) the water
 is pure ते (आकाशे) पाणी पवित्रं थाय्मे-
 छे नारी. १/१ वं. ६, ३२. ३५. ३८. ४१.

अशुद्धम् (शुद्धिं धा. १३) स्म. ना. नर. ३)
 अशुद्धम् = वाहलांती नगा; वाहलांतीं यमिकां थाय्मेछे
 ते नगा; उपर हवाभां न नगाय्मे वाहलांतीं थाय्मे
 छे ते नगा; the aerial space, where the clouds
 are formed; अशुद्धम् २/१ वं. २१, ४. ५. ६; ५.
 ८, ३५; ५. १३, ५४. ५६; अशुद्धम् २/१ वं. २१,
 ४. ८. १२. १६.

अ) भुक्तम्, रहितायु; a residence, an abode;
 अशुद्धम् २/३ य. ५, ८७. शुद्धिं अशुद्धम्
 अशुद्धम् ३.

ग) शक्ति, शक्ति, शक्ति; मदद; power,
 strength; assistance; शुद्धिं अशुद्धम्-
 अशुद्धम्-अशुद्धम्, अशुद्धम्-अशुद्धम् ३ तथा अ.

घ) अंती रहितु; कोषिणी मीननी पुत्रे लागवु;
 perseverance; continuance; अशुद्धम् (Adv.)
 fixedly, perseveringly अंती रहितु; अशुद्धम्;
 २/१ (क्रि. अ.) वं. ४, ४५.

अशुद्धम् विरो शुद्धिं १

अशुद्धम्-अशुद्धम् (शुद्धिं अशुद्धम् ३ तथा अशुद्धम्)
 समास वि. पिते शक्ति—शक्ति धरावनार; having
 one's own strength; अशुद्धम्-अशुद्धम् नर. ६/१
 वं. १३, १६.

अशुद्धम् विरो शुद्धिं १

अशुद्धम् (= योस) ३) वि. पाक, पवित्र; pure,
 holy; indecl.; अशुद्धम् अशुद्धम् (पाक दीन)
 अशुद्धम्. ४४, ८. शुद्धिं अशुद्धम्

अ) सा. ना. पवित्राह; शुद्धिं (हरले);
 purity; sanctity; joy (Har.); अशुद्धम् अशुद्धम्.
 ४६, १८.

अशुद्धम् (अशुद्धम् ३ उपरथी) सा. ना. नारी.
 पवित्राह; purity; अशुद्धम् २/३ अशुद्धम्.
 ३८, २.

अशुद्धम् (= अशुद्धि) सा. ना. नारी. अशुद्धिं;
 अशुद्धिं; branch, the stem of a tree. Comp.
 अशुद्धिं; vide अशुद्धिं, अशुद्धिं-अशुद्धिं,
 अशुद्धिं-अशुद्धिं, अशुद्धिं-अशुद्धिं

अशुद्धम् = अशुद्धि = अशुद्धिं कोशरी करवी; to strive
 to the utmost; to endeavour; अशुद्धम् अशुद्धिं.
 अशुद्धिं. ३/१ अशुद्धिं. ४३, १६. शुद्धिं अशुद्धिं

अशुद्धम् = अशुद्धि, अशुद्धि = अशुद्धिं-अशुद्धिं =
 अशुद्धिं, अशुद्धिं, अशुद्धिं, अशुद्धिं, अशुद्धिं;
 to worship, to invoke, to praise, to call on for
 assistance; cl. I; conjugated only in the
 Atmanepada; अशुद्धिं अशुद्धिं. १/१ य. ८, २५;
 अशुद्धिं अशुद्धिं ३/१ अशुद्धिं. ३२, ३; ५. ६, ४; ५.

१०, ३०; अशुद्धिं अशुद्धिं १/३ वं. २, ६ (Wester.);
 अशुद्धिं. ६, १; अशुद्धिं. १३, ५; अशुद्धिं. ३८, १; अशुद्धिं.
 ४२, १-६; ५. १५, १. अशुद्धिं उपरं अशुद्धिं अशुद्धिं
 अशुद्धिं अशुद्धिं अशुद्धिं १/३ अशुद्धिं. ७१, ११; अशुद्धिं अशुद्धिं
 ३/३ य. ८, ११; ५. १०, ८; ५. २२, १४; अशुद्धिं अशुद्धिं
 अशुद्धिं. संरा. १/१ वं. २२, ३. १०. १७; अशुद्धिं. ५०, ४;
 अशुद्धिं. ५१, २२; अशुद्धिं. ५७, ३. ६. ८. १०. १२. १४.
 १८. १०. २२. २६. २८. ३२. ३५; अशुद्धिं. ६५, १;
 अशुद्धिं. ७०, १; ५. ८, १. १२; ५. १०, ३१. १४३;
 ५. १५, १; अशुद्धिं अशुद्धिं ३/१ वं. १७, १; वं. १८,
 ६; अशुद्धिं. १८, ६; ५. १०, १०८. १३७; अशुद्धिं अशुद्धिं

अशुद्धिं अशुद्धिं ३/३ य. ५, ८५; अशुद्धिं अशुद्धिं २/१ य. १, ६;
 ५. ५, १; ५. १०, ११६; अशुद्धिं अशुद्धिं ३/१ वं. १२,
 २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; ५. ५, ६०;
 अशुद्धिं अशुद्धिं ३/३ य. ८, ११; ५. १०, ५५; अशुद्धिं अशुद्धिं
 अशुद्धिं अशुद्धिं ३/१ अशुद्धिं. ५७, २. १८; ५. ५, १७;
 ५. १०, ८८; ५. १४, २८; ५. १७, १८. ६१; अशुद्धिं अशुद्धिं
 अशुद्धिं ३/३ य. ५, ५७; ५. १५, ३६; अशुद्धिं अशुद्धिं

अशुद्धिं अशुद्धिं १/१ वं. १८, १७; ५. ५, ६०; अशुद्धिं अशुद्धिं
 (अशुद्धिं) अशुद्धिं. ३-नर. १/१ य. १०, १३८; ५. १३,
 २४; अशुद्धिं अशुद्धिं (अशुद्धिं) वं. १८, १८; अशुद्धिं अशुद्धिं
 अशुद्धिं अशुद्धिं. ३४, ६; अशुद्धिं अशुद्धिं (Passive) = wor-

shipped; आराधना धतो, धर्मिण्यसि कर्म-
वर्त. कृ. नर. १/१ य. १६, ५२; **अराधय** (आराधना
करनारने) २/१ य. ५, १३२; **अराधय** ४/१
ध्र. ६८, १२; य. ५, १६; **अराधय** १/३ ध्र.
५१, २०; **अराधय** (Pass. Past Partic.) wor-
shipped. (धर्मिण्यसि, आराधना धर्मिण्यसि)
श्र. कृ. नर. १/१ वं. १६, ४०; य. ८, ४३; य.
१५, ५६; **अराधय** नारी. १/३ Frag. 1, 2;
अराधय २/३ य. १०, ३२; **अराधय**,
अराधय, **अराधय**

अराधय = आराधना करवाधी दूर र्हेवु (अ-
सल.) ; धिक्कारवु, र्हे करवु; to worship away ;
to abjure, to reject; **अराधय** (= **अराधय**
अराधय) वर्त. संश. १/१ ध्र. ३३, ४.

अराधय = वप्पाणवु; to praise; to extol ;
अराधय वर्त. १/३ वीर्य. ४, १; **अराधय**
अराधय शैश्वर्य (= **अराधय** शैश्वर्य **अराधय**)
वीर्य. १६, २.

अराधय = वधारे धरवु—वप्पाणवु; आराधयु;
to praise highly, to invoke, to call upon ;
to worship ; **अराधय** वर्त. १/१ ध्र. १५, १;
वीर्य. ६, १; **अराधय** १/३ य. ८, १;
य. ११, ७. **अराधय** ३/३ य. १०, ६. १६;
य. १३, ४७; **अराधय** संश. ३/१ य. ८,
१५; य. १४, ४४; य. १०, ६१; **अराधय**. २/५, ५;
अराधय ३/३ वं. ६, ५६; वं. १३, ५५; य.
१४, ४८; **अराधय** वर्त. य. १०, १२०;
अराधय शैश्वर्य. २/१ वं. १६, ४०. ४१; य.
५, ६१; **अराधय** ३/१ वं. १६, २; **अराधय**
अराधय शैश्वर्य. ५/१ य. १३, ५०; **अराधय**
भा आभा. १/१ वं. १६, १७; य. ५, ६०; य. १५,
५४; य. १७, ६१; **अराधय** वर्त. कृ. नर. १/३
ध्र. ५५, ६; **अराधय** ६/३ ध्र. ६८, १२;
वीर्य. १२, ५.

अराधय धातु आत्मनेपदमा आविष्टे, पद्य
आत्मे केषाञ्चै भवत्स्नेपदमा, अने वणी २ भा
वर्धना ढेञ्चै तेभ द्वयं प्रत्यय भागो.

अराधय (= **अराधय** = **अराधय**) (**अराधय**
धा. **अराधय**) सा. ना. नर. आराधनाने धार्मिकनार्
(असल.); धरवु, कुरेशतो ; worthy of adora-
tion or divine honour (lit.); an angel; Yaz-
ata; **अराधय** नर. १/१ य. १०, १३; य. १६, ५२;
अराधय २/१ ध्र. २, ३; ध्र. ६, २; ध्र. १७,
११; ध्र. ४१, ३; ध्र. ७१, २३; वीर्य. २, ६; य.
१०, ६. १०८; य. १५, १. सीश. २, ६. २८. ३०;
अराधय **अराधय** the greatest Yazata, i. e.,
Ahura Mazda (सधेथि अदते दरुननेनो धि-
रुद = ह्यैरमरुद) २/१ ध्र. १६, १; **अराधय**
६/१ ध्र. १, ३; ध्र. ७, २०. २१; ध्र. २२,
२७; ध्र. ५७, ३४; ध्र. ६६, ३; वीर्य. १, ७;
य. ११, १६; **अराधय** २/२ य. १०, ४१; **अराधय**
अराधय १/३ य. ६, १; य. १७, १६; **अराधय** १/३
य. ६, ३; **अराधय** २/३ य. ८, ११; य. १०,
५४; **अराधय** २/३ य. ६, ४; **अराधय** २/३ वीर्य.
१६, २. **अराधय** ४/३ वं. २, २१; ध्र. १,
१६; वीर्य. ८, १; **अराधय** ६/३ वं. १६, ३०;
ध्र. ३, ४; ध्र. २२, २७; ध्र. ५७, ३. ६. ८.
१०. १२. १४. १८. २०. २२. २६. २६. ३२. ३५; य.
१०, ६८; य. ११, १७. २१; य. १७, १६; य. १६, २२;
अराधय ८/३ ध्र. ६५, १२; **अराधय** ८/३
ध्र. ६५, १४; नीआ. ३, ११; य. २४, ७. **अराधय**
१ **अराधय**

अराधय विरो **अराधय** **अराधय**

अराधय विरो **अराधय** १ धा. •

अराधय (= **अराधय** = Lat. Uter) (**अराधय**
उपरथी) संघं. सर्वे. जेमांथी ले केष; whichever
of the two; **अराधय** नर. १/१ वं. १८, २६;
य. १४, ४४; **अराधय** १/३ य. १०, ६; य. १३, ४७.

१ **अराधय** (**अराधय** उपरथी) क) कि. अ. नयारे;
when (adv.); **अराधय** वं. ३, ३२; वं. ६, १. २. ३.
४; वं. ७, ४४; वं. ६, ३१; वं. १३, ४६. ५०; वं. १६,
१. ८. ६. १०. ११. १४.

५) उलय. अ. अगउरुने, ले; if (con-
junc.); **अराधय** वं. ३, ३६. ३७. ३८; वं. ४, १७;

† अनेना जोलासा भाटे **अराधय** भाई अवत्ता
आडरथ, संश. २६७—२६८ भा.

व. ५, ४५. ४६. ५६; व. ६, २६; वं. ७, २६. ३०. ३३. ३४. ३६. ३७. ३८. ४२; वं. ८, ४. ५. २६. २७. ७३. १००; वं. १३, २६. ३५. ४६. ५०; ६५० (६५० ने अहले) वं. ५, २७.

ग) क्रि. अ. नामि, अिहले, यानि, अर्थात्; namely, to wit, that is (adv.); ६५० वं. २, १. २; वं. ४, २; वं. १६, १४.

२ ६५५० = वल = क) लहडपथी लडु; उतावण करनी, होडीने साथे अिकडुं थवु; to hasten, to accelerate; ६५५०५० पू. अ. ५२२मै. ३/१ वं. २१, २.

५) ताकात धरावणी, शक्तिवान थवु; to have power, to be able; ६५५०५० आइरं. आहाम. ३. शुअिमा ६५५०

ग) मदद करवी; to assist; ६५५०५०५० (धलुण मदद पौडिंअतो) अति. कृ. वि. नर. २/१ छिन. ७१, ३; तथा दरेक गेहमां ६५५०५० ६५०५० ना इकरामां; असल ३५ ६५५० + ७५५० + ६५५०५० = * ६५५०५०५० (perf. partic. adj. super.)

most helpful; ६५५०५०५० नर. ४/१ छिन. १, २. ६५०५०५० ६५०५०५० (मदद पौ-होअती—अुपी धरावनारी अर्धलुनी अिले अथवा नेर) नारी. २/३ वीरप. ११, ३; असल ३५ : ५ + ७५५० + ६५५०५० = ६५५०५०५०; † शुअिमा ६५०५०५०, ६५०५०५०

ध) कोशिश करवी; to endeavour; ६५५०५० † ६५५०५०५० वरं. ५२२मै. ३/३ य. १०, ७८. ६५०५०५० पू. अ. ५२२मै. १/३ छिन. २८, ६. Orig., ६५० + ६५०५० = ६५०५०५० = ६५०५०५० Gāth. (Perf. Paras. 1st per. plu.) we have endeavoured; we have most earnestly made effort.

६५५०५० = रोतापीथी लडु, लहडपथी आगण होडु; to take one's course hastily; to hasten; ६५५०५०५०५०५० छिन. ५७, २६; ६५५०५०५०५०५० अ. अ. ३/१ वं. २२, १६; य. ५, ६५.

* शुअिमा भाइं अवस्ता व्याकरण, संदी १२६ मो.
† ५ अी नारी लतीना प्रत्यय, शुअिमा भाइं अवस्ता व्याकरण, संदी १२२ मो.
‡ प्रथिल्य पी अर्ध धके. Geld. ६५५०५०५०

६५५०५० (= वया) (६५० उपरथी) क) क्रि. अ.

नेम, ने मिसाले; as, in the manner that; ६५०५० वं. १, १४; वं. ३, ४२; वं. ४, ५०—५४; वं. ५, १७. २१. २३. २४. २५. ३६; वं. ७, २. ३. ५. ५७; वं. ८, १६. १७. १८; वं. ९, ४६. ४८; वं. १२, २३ वं. १३, ८. २०. २१. ३५. ४४—४८; वं. १६, ३२. ३५ ३८. ४१. ४४. ४७. ५०. ५५. ५६. ६५; वं. १६, ६० ३३; वं. २१, ४. ८. १२. १६; छिन. ६, २; छिन-५२, ३; छिन. ६०, ६; ६५०५० (ने प्रमाणि, नेम) छिन. १२, ६; छिन. १३, ५; छिन. २७, १३; छिन-२६, ४; छिन. ३१, १४; छिन. ३६, ४; छिन. ४५, ३-

६५०५०५० य. १, २६; ६५०५०५० (नेम गने तेम) वं. २, ११. १५. १६; ६५०५० ६५०५०५० ६५०५०५० (अरापर अगाडिनी भाइक)—अिना छिशारा आये शुअिमा ६५०५०५० आल; ६५०५०५० ६५०५०५० (ने मिसाले, ने प्रमाणि)—अिना छिशारा आये शुअिमा २ धा. १६; शुअिमा ६५०५०५०, ६५०५०५०

५) १/५६. अ. आगमअ, अगाडि; before; prior to; ६५०५० वं. ७, ३७.

ग) क्रि. अ. लठुडु; as much; ६५०५० वं. २, ११. १५. १६; वं. ६, १०. १२. १४. ४३; वं. ८, ११. २३. २४. २५. ३६. ७६. ७७. ७८. ८१—८८; वं. ९, ६—१०; वं. १४, ११; वं. १७, ७.

ध) उभया. अ. करतीं; than; ६५०५० वं. ४, ४७. ४८; वं. १३, ४१. ४२. ४३; वं. १८, ६५; छिन. १०, ६; य. १३, १७; य. १५, ५४.

अ) अथवा; either—or; ६५०५०. ६५०५० वं. १३, ४१.

छ) नेथी करीने; so that, thereby; ६५०५० वं. ८, ७५. ७६. ७७. ७८.

ज) नयारे; when; since; ६५०५० (when) य. ८, १४ ६५०५० (since) छिन. ४४, १.

६५०५०५० (६५०५० क उपरथी) क्रि. अ. क नेम, ने प्रमाणि; as, in the manner that ६५०५०५० (Geld. ६५०५०) य. १३, १५२; य. १६ ६०. ६३; ६५०५०५० छिन. १२, ४; छिन. २०, २ छिन. ३१, २२; छिन. ३५, २; य. १६, ३.

५) नेथी; so that; ६५०५०५० (Geld. ६५०५०) छिन. १६, ११.

destroy; orig., ६५७ = वञ्च to out. Comp. ६५५ and ६५६; ६५५ is changed to ६५६

६५७-६५८ = नाश करी नाशवो; अशय करी नाशवु; to destroy, to ruin; ३७००००००० वत. आत्मने. ३१ वं. १८, १३. १४; ३००००००० (असल ३५ ००००००००; ० नीकणीने तेनी आगमयता - नो - थयाथी) वत. संश. २१ वं. १८, ८; ३०००००००० आसा. आत्मने. ११ वं. १८, ८. १२.

६५७ = वञ्च = आववु; to come; orig., ६५७ (वञ्); शुच्यो नीचिनो भोस.

६५८ (२ ६५७ ७परथी) वि. आवतां; approaching; १००००००००० (आवतां थाच्ये, ७च्याने आवे) १३ (युक्ति) ७न्. ५१, ४.

६५९ (शुच्यो धा. ६५७) सा. ना. नर. ७न्-शने; adoration, worship, prayer; Yasna. Comp. ६५९००; शुच्यो नीचिनो भोस.

६६०-६६१ (शुच्यो ६६० तथा २ ६६१) समास ७. ६. वि. ७न्शनेनेभाटे लघु गच्येनी (जेठ-अपेक्षुनी श्रीन); (Zaothras) brought for Yasna; ६६०००००००० ६६१००००००० ५३ (३३ नी मतलवे) ५. १, ८; गेह ३, ७.

६६२ (= १७८) सा. ना. नर. ३) ६२६, रोग; sickness; illness; ६६२००० २१ वं. ८, ५१; वं. २०, ३. २. ७; ५. १४, ४७; ६६२००००० २१ वं. २०, १०. १२; ५. १०, ११०; ६६२००००० ११ वं. २०, ३. ६. ८; वं. २१, २; ६६२००० ३१७ (जे ६२६) १२ वं. ७, ७०; ६६२०० १३ वं. ८, ४८; ६६२०० २३ य. ३, १०; ६६२०० (Wester. ६६२०००) २३ वं. २२, ९. ८. १५; ६६२००० १३ य. ३, १४; ६६२०० ८३ य. ३, ७; शुच्यो ६६२०००, ६६२००-६६२०० ५) ६२६ मासुस; a sick person; ६६२००० ४१ वं. २०, १. २.

६६३-६६४ (६६२०० ३ ७परथी) अति. वि. ६६३ ६२६वाणुं, ६६४ ६२६ वित्तल ६२६;

sickliest; the most sickness-producing; ६६३००००० नर. २/३ य. ३, १४.

६६५-६६६ विरो शुच्यो ६६५-६६६ ६६५-६६६, ६६५-६६६, ६६५-६६६ (= ६६५ + ६६५) च्य भोसो विरो शुच्यो ६६५ ने

६६७-६६८ (शुच्यो ६६७ तथा २ ६६८) समास वि. ६६७ ६६८ थच्येथो; furnished with weapons; fortified with arms. Comp. ६६७-६६८, ६६७-६६८ Geld. नर. ११ य. १३, ६७. Wester. ६६७-६६८

६६९-६७० (शुच्यो ६६९ तथा ३००००० ३) समास वि. ६६९ ६७० थच्येथो, ६६९ ६७० थच्येथु; girded with weapons; ६७०-६७० ६७० नारी. २/३ य. १३, ३७.

६७१ (= १७७ = वञ्च = ७न्शने) (शुच्यो धा. ६५७) सा. ना. नर. ३) ७न्शने-आराधनापु क्रम; ७न्शने, आराधना, वच्येथु, परशेश, अजित; act of adoring or worshipping; adoration, worship, a prayer of praise; Yasna. The solemn recital of the Yasna before the sacred fire is always connected with ceremonies. The Yasna at the present time consists of 72 Chapters, including the 18 chapters of the Gāthās; otherwise called the older Yasna; vide ६७०००; ६७१ ११ ७न्. २१, २; ६७१००० ७न्. १८, ७; ६७१०० २१ ७न्. ३३, ८; ७न्. ५७, १३; वीर्य. २१, १; ५. १, २४; ५. १०, ३२; ६७१००० २१ वीर्य. ११, १८; तथा ६२६ नी आच्येश, गेह, तथा यश्तने छेडे; ६७१००० २१ ७न्. ११, १८; ६७१०० ३१ वं. १८, १७; ७न्. ५७, ३. ६. ८. १०. १२. १४. १८. २०. २२. २६. २८. ३२. ३५; ५. १०, ३०; ५. ११, १८; ६७१०० ३१ ७न्. ३४, १; ७न्. ३५, १०; ६७१०० ४१ वीर्य. १५, २; ६७१००० ४१ वं. १६, ११; ७न्. ५, १; वीर्य. ४, २; तथा ६२६ नी आच्येश, गेह, यश्त, आहश्तात, ७न्शनेमिं आवता ६७१०००० ३०००००० नी ६२६मां ६७१००० ५१ य. १, २४; ६७१००० ६१ ७न्. २१, २ ;

* Geld. ६७१००००

य. १३, १४७; **अप्युत्तमस्य** ६/१ **ध्रि.** १, २१; **अप्युत्तमस्य** ६/१ **ध्रि.** ३४, १२; **अप्युत्तमस्य** ७/१ **ध्रि.** १३, ८; **ध्रि.** १५, २; **ध्रि.** ५१, २२; **वीर्य.** १६, ३; य. १३, १४८; तथा **दशैकं नीआम्भेश,** यश्त, गेह, धियादिमां आवता **अप्युत्तमस्य** ना कृत्रासां; **अप्युत्तमस्य** २/३ **ध्रि.** २३, ३; **ध्रि.** ६०, ६; **Frag.** 7, 2; **अप्युत्तमस्य** २/३ **ध्रि.** ५३, २; **अप्युत्तमस्य** ३/३ **ध्रि.** ४५, १०; **ध्रि.** ५०, ६; **अप्युत्तमस्य** ५/३ **ध्रि.** ३५, १०; **अप्युत्तमस्य** ६/३ **ध्रि.** ३७, २. **शुष्मि** **अप्युत्तमस्य**, **अप्युत्तमस्य**, **अप्युत्तमस्य**, **अप्युत्तमस्य**, **अप्युत्तमस्य** तथा नीयिना योसि.

५) **अप्युत्तमस्य** **अप्युत्तमस्य** = **अप्युत्तमस्य** = **अप्युत्तमस्य** यश्त; **ध्रि.** ४१-४१ हा. ४२ मा हा छेडा तरीके **अप्युत्तमस्य** पाठलथी दायल थयो छे; **शुष्मि** **अप्युत्तमस्य** योसि. **अप्युत्तमस्य** **अप्युत्तमस्य** १/१ **ध्रि.** ५७, २२; **अप्युत्तमस्य** **अप्युत्तमस्य** २/१ **ध्रि.** ४१, ७; **वीर्य.** २, ७; **अप्युत्तमस्य** **अप्युत्तमस्य** ६/१ **ध्रि.** ४२, १; **वीर्य.** १, ५.

अप्युत्तमस्य (= **अप्युत्तमस्य**) (**शुष्मि** **अप्युत्तमस्य** क तथा २ **अप्युत्तमस्य**) सभास ना. नारी. क) **ध्रि.** ४१-४१ क्रा, **ध्रि.** ४१-४१ करवी; the performance of the Yasna ceremony; **अप्युत्तमस्य** ६/३ वं. ३, ३१.

५) **ध्रि.** ४१-४१ करवी—हा (**शुष्मि** १ **अप्युत्तमस्य**); a chapter of the Yasna; a Yasna section; **अप्युत्तमस्य** १/३ **ध्रि.** ५७, २२.

अप्युत्तमस्य (= **अप्युत्तमस्य** = **अप्युत्तमस्य**) (**अप्युत्तमस्य** क **अप्युत्तमस्य**) वि. **ध्रि.** ४१-४१—**अप्युत्तमस्य** **अप्युत्तमस्य**; worthy of adoration or praise; **अप्युत्तमस्य** नर. १/१ **ध्रि.** ६२, १; य. १०, ५. ७८; य. १४, ५४, **अप्युत्तमस्य** नर. १/१ य. ८, १५; य. १३, १५२; **अप्युत्तमस्य** **अप्युत्तमस्य** ना. १/१ **ध्रि.** २१, १. २; **अप्युत्तमस्य** **अप्युत्तमस्य** नारी. २/१ **ध्रि.** ६५, १; य. ५, १; य. १३, ४; नीआ. ४, २; **अप्युत्तमस्य** नर. १/३ **ध्रि.** १, १६; **ध्रि.** २३, ४; **ध्रि.** ७१, १०; **अप्युत्तमस्य** **अप्युत्तमस्य** नारी. १/३ य. १३, ३४; **अप्युत्तमस्य** **अप्युत्तमस्य** ना. १/३ य. १३, १५३; **अप्युत्तमस्य** नर. २/३ **वीर्य.** २, ३; **अप्युत्तमस्य** (super. adj.)

most worthy of adoration; (**अप्युत्तमस्य** **अप्युत्तमस्य**—**अप्युत्तमस्य** **अप्युत्तमस्य**) अति. वि. नर. २/१ य. १३, १५२. **शुष्मि** **अप्युत्तमस्य**, **अप्युत्तमस्य**
५) सा. ना. **अप्युत्तमस्य**, **ध्रि.** ४१, **अप्युत्तमस्य**; praise, Yasna; **अप्युत्तमस्य** २/३ **ध्रि.** ३०, १.

७) **अप्युत्तमस्य** **अप्युत्तमस्य** = **अप्युत्तमस्य**, **अप्युत्तमस्य** = सतुद यश्त; **अप्युत्तमस्य** पाक दीनना २१ **अप्युत्तमस्य** मांना **अप्युत्तमस्य** नुस्कुनु नाम (वि. ना.) **अप्युत्तमस्य** योसि **अप्युत्तमस्य** वयनमां आवेछे, तेथी **अप्युत्तमस्य** छे **अप्युत्तमस्य** **अप्युत्तमस्य** कथी वधारे प्रकरलु होवां **अप्युत्तमस्य**; **अप्युत्तमस्य** **अप्युत्तमस्य** = Pehl. **अप्युत्तमस्य**, **अप्युत्तमस्य** the Stut Yasht; name of one of the 21 Nasks which originally comprised a complete text of the Avesta language. It now designates the five Gâthâs and the Yasna Haptanghâiti. **अप्युत्तमस्य** **अप्युत्तमस्य** १/३ **ध्रि.** ५५, ४; **अप्युत्तमस्य** **अप्युत्तमस्य** २/३ **वीर्य.** २३, १; **अप्युत्तमस्य** **अप्युत्तमस्य** ६/३ **ध्रि.** ५५, ७; **वीर्य.** १, ३; **वीर्य.** ३, ७१ **वीर्य.** ६, ७; **अप्युत्तमस्य** **अप्युत्तमस्य** ६/३ **वीर्य.** १२, ३.

अप्युत्तमस्य = तैयार करवु, **अप्युत्तमस्य** रस्तो करी **अप्युत्तमस्य**; to prepare, to widen the way; **अप्युत्तमस्य** पू. **अप्युत्तमस्य** ३/१ य. १३, ६६; य. १६, ८५; **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य** (**अप्युत्तमस्य** **अप्युत्तमस्य** ने माटे **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य**) य. १३, ६६; य. १६, ८५.

अप्युत्तमस्य (Yt. 13, 148) verbal adj. abl. sing., from **अप्युत्तमस्य** worthy of invocation—praise—Yasna (rt. **अप्युत्तमस्य** = **अप्युत्तमस्य** to invoke, to praise); **अप्युत्तमस्य**—**अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य**.

अप्युत्तमस्य (**अप्युत्तमस्य** धा. **अप्युत्तमस्य**) **अप्युत्तमस्य** **अप्युत्तमस्य**; adored; praised; **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य**, **अप्युत्तमस्य**

अप्युत्तमस्य (= **अप्युत्तमस्य**, **अप्युत्तमस्य**) (**अप्युत्तमस्य** धा. **अप्युत्तमस्य**) सा. ना. नर. **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य**, **अप्युत्तमस्य** **अप्युत्तमस्य** **अप्युत्तमस्य**; an invoker, a worshipper, a praiser; **अप्युत्तमस्य** १/१ **वीर्य.** ५, १; **अप्युत्तमस्य** १/१ **ध्रि.** १२, १; **ध्रि.** १४, १; **अप्युत्तमस्य** य. ३, १. २.

७३५७ (तेषु कपडां पेहेरवां जेध्मि) शम्भा. आत्मने. ३१ वं. ६, ३२; हे७३५७ (कुशती आंधीने) ब्र. कृ. नर. ११ ध्रि. ६, २६; -७३५७ हे७३५७ (कुशती आंधतां अथवा अंध आंधतां) वर्त. कृ. आत्मने. नर. ११ य. १, १७. ७३५७ having tied up (the Baresma) य. २४, २३.

२ ७३५७ (७३५७ बस नुं पीशुं ३५) कोशेश करवी. जेहेनत करवी; to endeavour, to work; शु७३५७ ७३५७-७३५७

३ ७३५७ (शु७३५७ २ धा. ७३५७) सा. ना. नर. भेडोरा अनाप; अगत्यनुं काम; a great event, an important undertaking; शु७३५७ (भेडोरा अनावोनी आगमत्य) २३ ध्रि. ३०, २; हे७३५७ ६३ ध्रि. ३६, २; ध्रि. ५८, ७; य. १३, ४१.

७३५७ (शु७३५७ १ धा. ७३५७) सा. ना. कपडुं, पेहेरयु; a garment, clothing; शु७३५७ नीयेना जाल.

७३५७ (शु७३५७ ७३५७) वि. पेहेरयु— कपडांने लगनुं; pertaining to garments. हे७३५७ ६३ वं. ५, ६०; वं. १८, ३४. ३७.

७३५७ (= वात) (शु७३५७ १ धा. ७३५७) सा. ना. ना-य. शुंदगीनी रीत*; आलयलन, आयरयु, कर्तुं; mode of life, conduct; actions, deeds. ७३५७ २१ वं. १६, २६; आह्रं. गाहाम. ११.

७३५७ (विशे शु७३५७ २ धा. ७३५७ ध.)

७३५७ (शु७३५७ २ धा. ७३५७ ५) सा. ना. नारी. ताकात, शक्ति; power, strength; -७३५७ (७३५७ ने अदले) ३१ ध्रि. ३६, २. Wester. ७३५७

७३५७ (= ७३५७, ७३५७ = वातु = ७३५७) (शु७३५७ धा. ७३५७) क) सा. ना. ना-य. जडु; sorcery, magic; ७३५७ ३१ ध्रि. ८, ३; य.

३, १७; ७३५७ २३ वं. १, १३. शु७३५७ ७३५७ ५३५७ ७३५७

५) सा. ना. नर. जडुगर; a sorcerer; one who practises the black art; ७३५७ (Geld. ७३५७) (११ नी मतलमे) य. २, ११. ७३५७ (Geld. ७३५७) १३ य. १५, ५६; ७३५७ १३ य. ११, ६; ७३५७ २३ वं. २०, १०. १२; य. १, ६; य. १५, १२; य. १६, २६; ७३५७ (७३५७-ने अदले) २३ ध्रि. १२, ४; ७३५७ ६३ वं. ८, ८०; य. ६, ४; ७३५७ ६३ ध्रि. ६, १८; य. ३, ५; य. १०, ३४; य. १३, १३५; सिरि. २, १३.

७३५७ (शु७३५७ ७३५७ क तथा धा. ७३५७) समास ना. ना-य. जडुथी मारनुं; killing by sorcery; ७३५७ २१ वं. ३, ४१.

७३५७ (= ७३५७) (शु७३५७ ७३५७) क तथा ७३५७ समास ब्र. कृ. वि. जडुथी मारिना; killed by witchcraft; ७३५७-७३५७ १३ वं. ७, ४.

७३५७ (= ७३५७ = ७३५७) (७३५७ क उपरथी) वि. क) जडुमंद, जडुवाणुं; addicted to sorcery; ७३५७ नर. ११ ध्रि. ६५, ८; य. १५ ५६; ७३५७ नारी. ११ (२१ ने अदले) वं. २१, १७; य. ३, १२; ७३५७ नर. २१ वं. १, १४; ७३५७ नारी. ४१ ध्रि. ६, ३२; ७३५७ नर. १३ वं. १८, ५५. ५६; -७३५७ ७३५७ नर. ३३ ध्रि. १२, ४; ७३५७ नर. ६३ य. ११, ६; ७३५७ नर. ६३ ध्रि. ६१, ३; ७३५७ (super. adj.) most addicted to sorcery (धाणुं जडुमंद) अति. वि. नर. १३ वं. १, १४.

५) जडुने ह्ने करतो, जडुने तोडनार; driving away sorcery; demolishing the black art. ७३५७ नर. ६३ वं. २०, १. २.

७३५७ (शु७३५७ ७३५७ क तथा ७३५७ ५)

* अ ६कराभां 'जडुगरी' अर्थ करीयेतो ७३५७ ने अर्थ "मारिणे, अशांय करिणे" करवे. † Geldner omits this word.

* अने प्रभाषे शरसीभांयी (जडुं) उपरथी (आलयलन, आयरयु) आविछे.

समास ना.नर. जडु उपर विचार राप्पनार—ध्यान
आपनार; जडुमां भाननार; one who believes
in sorcery; ३७७५०६९०५० १/१ हल. ८, ४.

३९०५०५० विशेषेण १०५०५० ५.

६५५०५० (६५५० उपरथी) अन्वय. क) कारणु के; be-
caus; ६५५० हल. ३२, ४; ५. २४, ४३.

५) के, केने; that, which (for ६५५०);
६५५० हल. ३६, ६.

७५५०५० (= ५०, ५० = दान = ७५) (शुद्धि २ धा.

७५०) सा. ना. नर. अप्परोरा; favor, gift;

७५५०५० २/१ वं. १६, ६; हल. ६, १६. २०. २१; हल.
६५, ११; ५. १७, २६; ५. २४, ८; ७५५०५० (अप्परो-
रांमां) ३/१ (३/१ नी भतलये) ५. १४, ३. ७.
६. १३. १५. १७. २१. २३. २५. २७. शुद्धि २ ध्या
पछीना भोषो.

६५५०५०५०५०५० (७५५० उपरथी) वि. अप्परोरा-
वायो, मेहेरआनी करतो; showing favour;
favouring. ७५५० + ६५५०५०५० = ७५५०५०५०५०५०

(super. adj.) most favouring; ७५५०५०

७५५०५०५०५०५०५० I am the most favour-
ing in favour (अप्परोरांमां हुं ध्योना अप्प-
रोरावायो छे. ६) अति. वि नर. १/१ ५. १४, ३.
७. ६. १३. १५. १७. २१. २३. २५. २७.

७५५०५०५०५० (७५५० उपरथी) वि. अप्परोरा—अरक-
तथी भरपुर; अशारत पाभेसु; gift-bestowing,
full of blessing—prosperity; inspired;
७५५०५० ना.न. १/१ हल. २८, ०.

७५५०५०५०, ७५५०५०५० (= ७५) सा. ना. नर. काय,
कोरी; glass-wares; ७५५०५०५० ६/३ वं. ८, ८५.
शुद्धि नीयेनो भोल.

७५५०५०५०—७५५०५०५० (शुद्धि ७५०५० तथा धा. ५००)
समास ना. नर. काय—कोरीनां वासथो अनावनार;
a glass-blower; ७५५०५०५०—७५०५० ५/१ वं. ८, ८५.

६५५०५० (Ger. Jahr = Year) (शुद्धि १ धा. ७५०)
सा. ना. ना.न. वरस; ३६५ दहाडानुं (३६५ नुं
नही) वरस; कपीसानुं वरस; वीशतास्य नुस्कना ४५
मां ककरा सीवाय्मे य्मे भोल ३ वरसथी वधारे वरसने
भाटे वपर य्मे भो नथी; ३६५ दहाडाना—अराअर
अधुनीना वरसने भाटे ७५५०५० आवेछे; a year

(of 365 days). Except in Vishtâsp Yasht,
§ 45, ६५०५० is used for a period of time up
to 3 years; for periods beyond that
number, ७५५०५० is used, as will be seen from
references given below. ६५०५० २/१ वं. २,
४१; ६५०५० ३/१ (य्मे क वरसनी उपरथी वधारे)
२/१ वं. ५, ३६; वं. ८, ३३; वं. ६, ४६; वं. १२,
२२. शुद्धि २ ध्या नी पछीना भोषो.

७५५०५०—६५५०५० (Wester. ६५५०५०—) those
who go by the season (lit., the year), i. e.,
those who live on the fruits of the year
(Dar.); ७५५०५०—६५०५० (acc. plu.) Yt. 8, ३6.
वरस प्रभाथे आलनार (असल.); वरसना ध्याने
भासमना भेवा उपर छुंठगी शुज्जरनार (दारमे).

७५५०५०५०—६५५०५०५० (शुद्धि ६५०५० तथा ७५५०५०)
समास ना. ना.न. य्मे क वरसनी दराथु ध्याने य्मे क
वरसनी मुदत; the period (lit., the length)
of one year; ६५५०५०—६५०५० १/१ वं. ६, ४३;
६५५०५०—६५०५० २/१ वं. ३, ३६. ३७; वं. ५, १४; वं.
६, १ ४. ४३; वं. ७, ६६. ७७; ६५५०५०—६५०५०
(अरधा वरसनी दराथु) २/१ वं. ३, ३६.

७५५०५०५०५० (शुद्धि ७५० तथा ३ ७५५०५०)
समास वि. ने धिमान—य्मे काननो (असल.); ने
वरथु—रीतनो; the faith or creed to which)
७५५०५०५०५० नर. १/१ हल. १२, ७; ७५५०५०५०५०
नारी. १/१ हल. १२, ७; ७५५०५०५०५० नर. १/२
हल. १२, ७; ७५५०५०५०५०* नारी. १/३ हल. १२, ७.

७५५०५०५०५०५० सा. ना. ना.न. अनाज छुंठवानुं—
छरवानुं हथियार; धंठी, धंठी; an instrument
for thrashing corn; a hand-mill; Pehl.
कुं. ७५५०५०. Comp. Per. ७५०५०, ७५०५०=a large
mortar; कदाय य्मे भोल नीये मुणय समजवी
राडाय्मे: ७५०५०५० = ७५०५०५० corn; अनाज; ७५५०५० = हण
motion, गति, लीलयाल; ७५५०५०५० १/१ वं.
१४, १०.

७५५०५० = बाच्च = क) मांगु, मांगी लुवु, विनंति करवी;
to beseech, to beg; to pray for; cl. 1;
७५०५०५० (हुं मांयुंछुं) वर्त. परस्मै. १/१ हल. ६५,
११; ५. ५, १३०; ७५०५०५० (७५०५० नीकणी गथो) हल.

* Geld. ७५५०५०—७५०५०

२८, १. ८; *ध्रुव.* ४६, ८; *ध्रुव.* ५१, २१; *ध्रुव.* ५४, १; *ध्रुव.* १/३ य. १०, ३३; *ध्रुव.* २५. ७५.
 ५२२मै. ३/१ *ध्रुव.* ३२, १; *ध्रुव.* (pres. partic. mas. nom. sing.) beseeching (तलप कंरनारी) वर्त. ६. ५२२मै. नर. १/१ *ध्रुव.* ४६, १२.

५) आहेशा राप्पवी, *ध्रुव.* ६५; to wish, to desire; *ध्रुव.* वर्त. संश. ३/१ *ध्रुव.* ६५, ११.

ग) आलावपु; *ध्रुव.* वर्त. ५२२मै. ३/१ वं. १८, १८. २०. २२.

ध्रुव. = पसंद नही करपु; विकारपु; to dislike, to hate; *ध्रुव.* ... वर्त. संश. ५२२मै. ३/१ *ध्रुव.* ११, ५.

ध्रुव. = *ध्रुव.*, पसंद करपु, तलप करपु; to wish, to desire, to demand; *ध्रुव.* वर्त. आत्मने. १/१ *ध्रुव.* २, १; *ध्रुव.* ५३, ६; *ध्रुव.* (मने शोध, भारी तलपमां रेहे) आमाथ आत्मने. २/१ *ध्रुव.* ६, २; ... वर्त. १८, १६. २१; *ध्रुव.* राप्पया. ५२२मै. २/१ वं. १६, २१; *ध्रुव.* आत्मने. ५. १४, ३५; ५. १५, ५५.

ध्रुव. = पकडी राप्पपु; to take hold of; to seize; *ध्रुव.* वर्त. संश. आत्मने. २/१ य. १६, ४८. ५०; *ध्रुव.* वर्त. संश. ३/१ य. १३, ६५; *ध्रुव.* वर्त. ६. आत्मने. नर. १/१ वं. १६, १६.

ध्रुव. = (मिक सरप्पा प्रमाणुमां) साथे मणी नपु—मिकडुं थपु; to combine in equal measure; *ध्रुव.* (Geld. *ध्रुव.*) वर्त. आत्मने. ३/१ *ध्रुव.* ३३, १. Geld. *ध्रुव.* = *ध्रुव.* uniform; मिकसरपुं. *ध्रुव.*

ध्रुव. (= *ध्रुव.* + *ध्रुव.*; *ध्रुव.* २ धा. *ध्रुव.* तथा १ धा. *ध्रुव.*) वि. असरकांक, युप्पीवाणु; efficacious, effective; *ध्रुव.* नारी. २/३ य. १३, ७५; *ध्रुव.* (compara. adj.) more effective; आधि. वि. नारी. २/३ य. १३, ६४; *ध्रुव.* (super. adj.) most effective; अति. वि. ना-य. १/१ य. १, १; *ध्रुव.* १/१ य. १, ५; *ध्रुव.* नर. ६/१ य. १३,

१०८; *ध्रुव.* नारी. १/३ य. १३, ७५; *ध्रुव.* २/३ य. १३, ७५.

ध्रुव. (*ध्रुव.* १ धा. *ध्रुव.*) *ध्रुव.* क. कभर आधि. गirded, girded up. Comp. *ध्रुव.* in *ध्रुव.*—*ध्रुव.*; *ध्रुव.* *ध्रुव.*, *ध्रुव.*

ध्रुव. वि. ना. नारी. या-*ध्रुव.* नामनो करहे, *ध्रुव.* ३४मा हा; the ३४th chapter of Yasna; *ध्रुव.* २/१ *ध्रुव.* ३४, १६.

ध्रुव. (*ध्रुव.* २ धा. *ध्रुव.*) वि. ३) असरकारक, युप्पीवाणु; efficacious, effective; virtual; *ध्रुव.* नर. १/१ य. ११, ३.

५) साहसिक, आहादुर, आलाप्रीथी काम करतो; enterprising, valiant; heroic; working vigorously. *ध्रुव.* the heroic Gushtâsp (आहादुर युरतास्प) नर. १/१ *ध्रुव.* ४६, १४; *ध्रुव.* कारंत १/२ *ध्रुव.* ४६, ६.

ध्रुव. विरो *ध्रुव.*

ध्रुव. (= *ध्रुव.* = यम = *ध्रुव.*) (*ध्रुव.* १ धा. *ध्रुव.*) वि. ना. नर. वीधाभनो छेकरे, नभरीद पादराह; नभरीदने भारे *ध्रुव.* तथा *ध्रुव.* *ध्रुव.* *ध्रुव.* = *ध्रुव.* = King Jamsheed, son of Vivanghant, the great hero of the Irânian history, the founder of the Persian civilization and the true ideal of power and splendour. He was the third king of the Peshdâdyan dynasty. He was born to his father as a reward for his performing the Haoma ceremony. According to the Vendidad, Ahura Mazda proposed to him to preach the new religion; but he refused to do so on the ground of inability. On the advice of Ahura, however, he built a Vars to protect the best pairs of every kind of animals from the Deluge. According to the Zamyâd Yasht, he lost his glory when he began to find delight in pride and falsehood. He was overthrown and killed

by Azhi Dahāka (Zohāk). १/१ वं. २, ५. ७. १०. ११. १४. १५. १८. १९. २१. ३१. ३२. ३३. ४२; १/१ वं. २, २१; ६/१ वं. ८, ४; ५. ५, २५; ५. ६, ८; ५. १५, १५; ५. १७, २८; ५. २३, ३; १/१ वं. ३२, ८; १/१ वं. १६, ३१; ४/१ वं. २, २. ८. ९. १२. १३. १६. १७. २२. ३१; ४/१ वं. १६, ३६; ५/१ वं. १६, ३५; १०/१ वं. २, ६ (Wester.); ६/१ वं. १३, १३०; ५. १५, १६; १/१ वं. २, ३. ४. ६. १३. १७. २२. २३. ३१. शुद्धि मादि.

अथर्ववेद-शब्दकोश (शुद्धि मादि तथा अथर्ववेद) सभास वि. नभरोद पादशाहने कापी नापनार—वेहेरी नापनार; he who sawed Jamsheed (in twain); for particulars, vide अथर्ववेद; अथर्ववेद-शब्दकोश नर. २/१ य. १६, ४६.

१ यत् = इ = क् जेडुं, आंधुं; अडकुं, संंधमां आवुं; नरी रेहेवुं; to unite, to tie up, to touch, to come in contact with, to continue शुद्धि २ यत्, २ यत्, २ यत्,

अ) निभावुं, टेके आपयो; उकावुं, to support, to maintain; to prop up; शुद्धि अथर्ववेद, १ यत्

यत्-मा = संंधमां लावुं; वधारे वार रेहेवा हेवुं; to bring in contact; to allow to remain; अथर्ववेद-शब्दकोश शक्या. परस्मै. २/१ य. १, २४.

यत्-क = साथे अडकुं—संधमां आवुं; मणी नरुं; to be united, to be mixed. शुद्धि अथर्ववेद-क

२ यत् (शुद्धि १ धा. यत् क) सा. ना. क) नरी रेहेवुं, हमेशगी; continuity, everlastingness; यत्-क for ever; for all duration; (हमेशने हमेश सुधी) ४/१ वं. ७, २५; ६/१ वं. ८, ८; ६/१ वं. ४०, २; ६/१ वं. ४१, २; यत्-क for ever ४/१ वं. ४६, ११; ६/१ वं. ४६, ८; अथर्ववेद (हमेशने हमेश सुधी) ६/१ वं. ५३, १. ४; यत्-क (कदी नदी) ६/१ वं. ६०, ७; अथर्ववेद-क विरो शुद्धि अथर्ववेद

अ) अंधी; अथर्ववेद-शब्दकोश of long life (लांपी अंधीनु) ६/१ वं. ४३, १३.

अथर्ववेद (शुद्धि धा. यत्) अ. क. क) आंधुं; साथे जेडुं, tied up, yoked; अथर्ववेद नर. १/३ य. १०, १३६.

अ) पासे पासे गोखिली-थीसाविली (लश्करनी हार) ; compacted, serried (as columns of the army); अथर्ववेद-शब्दकोश on the peak Taera of Mount Alborz, strong and well-fortified (lit., compacted and consisting of iron) नारी. ६/१ य. १५, ७; अथर्ववेद-शब्दकोश नार. ६/३ य. १४, ६३.

ग) सा. ना. नर. (गाडीमां) जेडला ते (अ-सल.); घोडा; a team of horses; अथर्ववेद ६/३ य. ५, ५०. शुद्धि अथर्ववेद-शब्दकोश

ध) साथे जेडामेडुं—मणी गजमेडुं; joined together; अथर्ववेद नर. १/२ वं. ४६, ६.

अथर्ववेद-शब्दकोश (शुद्धि अथर्ववेद ध तथा अथर्ववेद) सभास वि. घोडाने गाडीमां जेडला—जेडनार; one who yokes teams of horses; epithet of Drvāspa; अथर्ववेद-शब्दकोश नारी. २/१ य. ६, २.

अथर्ववेद-शब्दकोश वि. ना. नर. नामांकित पुरषनु नाम; गुशतास्प पादशाहने लाई धारवामां आविडे; name of an illustrious personage; probably, a brother of king Gushtāspa's; अथर्ववेद-शब्दकोश ६/१ य. १३, १०१. शुद्धि मादि.

अथर्ववेद-शब्दकोश वि. ना. नर. नामांकित पुरषनु नाम; name of an illustrious personage; अथर्ववेद यत्-क ६/१ य. १३, ११४.

अथर्ववेद = जहेर करुं (मिहस); to declare (M.), शुद्धि नीयेना आल.

अथर्ववेद-शब्दकोश = जहेर करुं (मिहस); उपके आपयो (हारमे.); to declare (M.); to reproach (Dar.); अथर्ववेद-शब्दकोश आप्या. परस्मै. २/१ वं. ४३, १२.

अथर्ववेद = अथर्व = Lat. Jungere = अथर्व = आंधुं,

* अनी उपरधी अथर्व a yoke for oxen (असदनी शुसरी).

जेडु, मज्जुट करवु; साथे जेडु जेवु; to tie, to unite; to strengthen; to be joined; **जेडु** (तमारी साथे हुं जेडु जेडु हुं धिआने तमारी उपर माई चित्त लगवुंछुं.) वर्त. परस्मै. १/१ ध्रु. ५०, ७; **जेडु** (मेहेर ध्रु. ६ पोतानी गाडी जेडुछे.) ३/१ य. १०, ५२; **जेडु** (जेडु जेडुछे, शामिल थाज्मेछे.) आत्मने. ध्रु. ३०, १०; **जेडु** (असल ३५ **जेडु** जेडी, साथे मुकी) अ. लू. अथवा अनि. परस्मै. ३/१ ध्रु. ४४, ४; **जेडु** (साथे मणी गया, अमिकमत थया, मनसुयो क्रीया) ३/३ ध्रु. ४६, ११; **जेडु** (साथे मणी गया, अमिक पंजितना थयगया) ध्रु. ४६, ६.

जेडु-जेडु = अप-युज्ज; जेडु नही; छुडुं करवु; छे।डी देवु; अमिक कोरे मुकवु; to disjoin, to separate (lit.); to leave off; to lay aside; **जेडु** **जेडु** लू. कृ. वि. नर. ५/१ वं. १८, ३०. ३३. ३६. ३८. ४२. ४५. ४८. ५३. ५६.

जेडु-जेडु = क) साथे जेडु जेवु (असल.); दोस्ती राप्पवी, मेहेरप्यानथवु; to be united (lit.); to befriend, to be kind; **जेडु** **जेडु** वर्त. आत्मने. १/३ य. ४, १.

अ) साथे जेडु; to yoke; **जेडु-जेडु** नर. १/३ य. १०, १२५;

जेडु सा. ना. नारी. अमिक जगतनुं रस्तानुं माप; a measure of distance; a measure of about 16,000 paces (Dar.). Comp. Sans. बोजन; **जेडु** २/१ वं. १३, १७.

जेडु= युज्ज = क) साथे जेडु जेवु-जेडु जेवु; to be mixed or united; **जेडु** वर्त. परस्मै. ३/१ ध्रु. ६५, ४; य. ५, ४; य. १८, ५; नीआ. ४, ५; **जेडु** ३/३ ध्रु. ६५, ४; य. ५, ४; य. १३, ७; **जेडु** (साथे जेणी नाजेछे) प्रयो. य. १४, ६२.

अ) जेसमां आववु, उंसकेरुध जेवु; to be agitated, to boil; **जेडु** (उंसकेरुछे) प्रयो. य. १०, १११; **जेडु** वर्त. कृ. नारी. २/३ य. १३, ६५. अहिंयां 'अजेडा, गजराट, जेससा' अर्थे लाउ पडरो.

जेडु-जेडु= साथे जेली नाप्पवु; to throw (the

columns of the army) into confusion; **जेडु** (लशकरनी हारिने साथे जेली नाजेछे, अथवा अमिक जीन साथे अथवावे-छे) य. १४, ६२.

जेडु-जेडु जेसमां आववु, भरती थवी; to be agitated (as the water of the tide); to overflow; **जेडु** (जेसमां लावेछे, भरती उत्पन्न करेछे) य. ८, ३१.

जेडु-जेडु = उंसकेरावु, जेसमां आववु; to be agitated, to be disturbed (as the water of the sea). * **जेडु** वर्त. परस्मै. ३/३ य. ५, ३८; **जेडु** प्रयो. य. ८, ८.

जेडु-जेडु = नरम पडी जेवु, जेडुनी हालतमां आववु; to ebb, to flow back (as the water of the tide); contrast **जेडु**; **जेडु** (orig., **जेडु**) (जेडुनी हालतमां लावेछे) प्रयो. वर्त. परस्मै. ३/१ य. ८, ३१.

जेडु = युज्ज = लडाई करवी; to fight, to contend with; cl. 4; rt. **जेडु** lengthens its vowel in its inflected forms; **जेडु** वर्त. परस्मै. ३/१ ध्रु. ५७, १७; **जेडु** वर्त. परस्मै. ३/२ य. ८, २२; **जेडु** ३/३ य. १३, ६३. ६४.

जेडु = लडाई करवी; to fight; **जेडु**

जेडु विरो जेडु जेडु

जेडु समास ना. ना. न. नमीनमां दाना— धान्य वाववानुं हथियार; होल (दारमे.); an implement for sowing seeds in the ground; a plough-share (Dar.); **जेडु** = **जेडु** = अनाज; corn; **जेडु** = **जेडु** = नमीन; ground; **जेडु** १/१ वं. १४, १०.

जेडु (= वृत्ति) (जेडु १ धा. **जेडु** क) सा. ना. नारी. संबंध, अडकवु, संबंधमां आववु; connection, touch, contact; **जेडु** ३/१ वं. ५५, ५५. ५६.

जेडु (जेडु धा. **जेडु**) अति. वि.

* Geld. **जेडु**

धृष्टिः लडवीयो-लंगी; most heroic or powerful; **३४३०** fighting most heroically; न२. १/१ य. १३, १०७; **३४३०** **३४३०** (the most powerful, sovereign, milky-way) व. १६, ४२.

३४३० विरो श्रुत्वा **३४३०**

३४३० (श्रुत्वा धा. ५३०) सा. ना. न२. (घो-
डाने गाडीमां) जेडनार; one who yokes (lit.);
one who harnesses; **३४३०** **३४३०** **३४३०**
३४३० be not spanner of the racers (M.)
१/१ छिन्. ११, २.

३४३० (श्रुत्वा धा. ५३०) वि. मलयुट् पां-
धानुं, जेरावर आंगवाणुं; strong-bodied, well-
built; **३४३०** ... **३४३०** **३४३०** **३४३०**
in the shape of a strong-bodied boar-pig
न२. ६/१ य. १०, १२७; य. १४, १५.

३४३० विरो श्रुत्वा धा. ५३०

३४३० सा. ना. नारी. अमिक्त जतनुं रस्तानुं
माप; ८ मैलनुं माप (८० डेवैस्ट); आसरे
१६००० कडम जेठलुं मांप (दारमे.); a measure
of length; 8 miles (West). Comp. Sans.
बोजन; a measure of about 16,000 paces
(Dar.); **३४३०** २/१ व. १३, १७.

३४३०, **३४३०** विरो श्रुत्वा **३४३०** वृ.

३४३० विरो श्रुत्वा **३४३०**

३४३०, **३४३०** विरो श्रुत्वा **३४३०**
३४३०, **३४३०**, **३४३०** } अमि
विरो श्रुत्वा }
३४३० } **३४३०** वृ.

३४३० द्वि. पु. सर्व. तमाई; अमिनुं डुकुं ३५
३४३० छे. जे नामने दागे ते नाम प्रमात्ते अमिने
वचन तथा विभक्तिना प्रत्ययो दागेछे; posses-
sive pronoun of the second person plural
(our). It agrees with the noun it governs
in number and case.* **३४३०** **३४३०**
३४३० to nourish Your poor २/१ छिन्.

* For particulars, vide my Avesta Grammar, pp. 155-156.

३४, ५; **३४३०** for Your reciter
of the Mānthras ४/१ छिन्. ५०, ५; **३४३०**
३४३० of Your adoration. ६/१ छिन्.
५०, ७.

३४३० (**३४३०** = तमाई) वि.
pronomial adj. तमाई जेवा; (beings) such
as you*; अमिनुं डुकुं ३५ **३४३०** छे. **३४३०**
३४३० ६/३ छिन्. २६, ११.

३४३० विरो श्रुत्वा **३४३०** वृ.

३४३० वि. ना. न२. नामांकित पुत्रधनुं नाम;
जेडनरे अमि नाम नथी आप्यु; name of an illus-
trious personage; Geldner omits the name.
३४३० ६/१ य. १३, ११८.

३४३० Geld. विरो श्रुत्वा **३४३०** (**३४३०**
जालमां).

३४३०, **३४३०**, } अमि
३४३०, **३४३०** } विरो श्रुत्वा **३४३०** जे.

३४३० (= बन) (श्रुत्वा २ धा. **३४३०**) सा. ना.
जेडुं, जेडीडुं; the twins, a pair; **३४३०**
१/२ छिन् ३०, ३.

३४३० विरो श्रुत्वा **३४३०**

३४३० विरो श्रुत्वा १ धा. *

३४३०-३४३० वि. ना. नारी. अंद्गीनुं
नाम; यथा तथा अषेमनी भाडुक पेगमपर अशी
नरतोशतनी आगमयना वप्यतनी धारवाभां आवि-
छे. छिन् शनेना २१ माहाभां अमि अंद्गीनी शरिह
आपवाभां आवी छे. दरिक् नी आअमिश, यश्त,
गेह ध्रत्यादिनी सेवटे लयुवाभां आविछे; one of
the three antique and most frequently
recited prayers, the other two being
Ahuna Vairya and Ashem Vohû, q. v.
Fem. base **३४३०-३४३०**; **३४३०**
३४३० २/१ छिन्. ६१, १; **३४३०-३४३०** २/१
वीर्य. २, ६; **३४३०-३४३०** ६/१ वीर्य. १, ४.

३४३०, **३४३०** (= **३४३०** = बरि) उभया. अ.

* For particulars, vide my Avesta Grammar, pp. 159-160.

अगारणे; if; १०५० वं. १, १; ५. ६, ३; ५. १०, ५५; छिन्. ७१, १५; १५०० वं. २, ४; वं. ३, २१. ४०; वं. ४, २१. २५. २६. ३३. ३६. ३७. ४२. ४४; वं. ५, ४. ७. २६. २८. २९—३३. ३५. ४३. ६१; वं. ६, ३. ४. ६. ८. १०. १२. १४. १६. १८. २०. २२. २४. २८. ३२. ३५. ४६. ५१; वं. ७, १३. १४. १५. २६. ३०. ३३. ३४. ७४. ७५; वं. ८, २. ३. १७. १८. १९. ३४. ३६. ३७. ६८. ६९. १०४. १०६; वं. ९, १४. २१. ३६; वं. १३, ३१. ३६. ३८. ३९. ४६; वं. १५, ४. ६. १६. १७. १९. २०. २२. २५. २८. ३१. ३४. ३७. ४०. ४६; वं. १६, २. ७—११; वं. १७, १०; वं. १८, ७. १३. ६०. ६६. ७६; वं. २१, ३. ५. ६. १३; छिन्. १, २१; ५. १६, ४३; १५०० छिन्. ४४, ६. १५; छिन्. ४८, १. ६; १५०० वं. ५, २६; वं. ७, ६०; वं. ९, ४०. ५०; वं. ८, ४१—६६; वं. ९, ४७. ५०; वं. १५, ४. ६. १०. १२. १३. २३. २६. २९. ३२. ३३. ३५. ३८. ४१; १५००—१५०० (अगारणे तेनुं) वं. ३, १४. २१; वं. ५, २६; वं. ९, ५०.

अदाईश वि. ना. नारी. 'येन्नि अदाईश' नामने करेदे; छिन्शनेने ४८ मे हा; the 48th chapter of the Yasna; the Hâ Yezi-adâish; १५००—१५०० (Geld. १५००) २/१ छिन्. ४८, १३.

अदाईश (शुद्धि धा. १५००) वि. (Verbal* adj.) छिन्वा-परस्तेश करवा लायिक; worthy of divine adoration. Comp. १५००; १५०० (Wester. १५००) नर. १/२ छिन्. ३१, ८.

अदाईश वि. शुद्धि १५००

अदाईश वि. शुद्धि १५००

अदाईश (१५०० विपरथी) सा. ना. नारी. छिन्शनेनेभाटे लायिकपायुं, छिन्शनी—वज्रावली योग्यता; state of being worthy of adoration; १५००—१५०० ३/१ य. ८, ५०; ५. १०, १.

अदाईश वि. वेहेतु अथवा उकणतु (पाणी); flowing; boiling (as water); धा. १५०० = अस् = to be agitated; ज्ञेसमां आवतुं, उकणतुं; १५००—१५०० (Geld. १५००) नारी. २/१ छिन्. ६, ११.

अदाईश (= १५००) (शुद्धि धा. १५००) सा. ना. नारी. छिन्शने, आराधना, छिन्शनेनुं काम; worship, adoration, Yasna; १५०० ३/१ छिन्. २, १; छिन्. २२, १; वीस्प. २, १; वीस्प. १०, १; शुद्धि १५००—५०, १५००—५०, १५००—५०

अदाईश वि. शुद्धि २ धा. १५०० ध.

अदाईश (शुद्धि २ धा. १५०० ग) वि. मदद करतो—आपतो; मददगार; assisting, helping; १५०० नर. १/१ वीस्प. १२, १.

अदाईश वि. ना. नर. क्रयान पानदानने अमेक नामांकित पुरुष जे साधारणु रीति गोशत क्रयान (१५००—१५००) नां नामथी जलुअमेला छे, जेजु अजत अदुगार (१५००—१५००) ना ३३ सवालाना जवाभो आप्या हता; a noted person of the well-known Fryâna family, better known in the latter legend by the name of Gosht Fryâna. He successfully solved the 33 (but 99 according to the Abân Yasht) riddles of the sorcerer Akht. Compare with this the Greek legend of Oedipus and the Sphinx. १५००—१५०० १/१ य. ५, ८१; १५००—१५०० ५/१ य. १३, १२०.

अदाईश वि. शुद्धि १५००

)

१ अदाईश वि. शुद्धि १५००

२ अदाईश (= रज्ज, रज्जा) (शुद्धि धा. १५००) सा. ना. नर. मार्ग, रस्ते; path, course. शुद्धि १५००—१५००

अदाईश (= रै = Lat. Rēs.) सा. ना. नर. होलत, प्रकाश, अणकठ; wealth, lustre, glitter; १५०० २/१ य. १६, ७६; १५०० ३/१ छिन्. ५७, ३. ६. ८. १०. १२. १४. १८. २०. २२. २६. २७. ३२. ३५; ५. ५, ११. ८६; ५. १०, ४; ५. ११, ६. १३. १४. १७. २२; ५. १३, २; १५००—१५०० (तु मने संपत्ति—सुखी होलत अथवा) २/३ छिन्. ४३, १; १५००—१५०० २/३ छिन्. ६८, ११. २१; ५. १,

* Vide my Avesta Grammar, pp. 267-268.

ना-य. ३।२।१।, अणकट; light, lustre, brilliancy; **शुभ्र** १।१ य. ६, १; नीआ. १, ११; य. ७, ४; नीआ. ३, ६.

य) (वि. अणकट, शैशानीवाहुं; shining, brilliant; **शुभ्र** (Tishtrya) with its shining rays (तेशतर सेत.शै) (पोतानां अणकटवाणां शरित्वाथी) ५।३ (३।३ नी मतलये) य. ८, २. शुभ्र नीचिना ओलो.

शुभ्र (शुभ्र) तथा **शुभ्र** समास ना. अणकटवाणो-अक-अश्रीत पोशाक; brilliant garments; or: garments of light. ५।३ य. १३, ४५.

शुभ्र (शुभ्र) तथा **शुभ्र** समास ना. ना-य. शैशान दीननो अमलम, धर्मनु मान केथी आदर भार्गु शैशान-आस्त्रो थाय्मे ते; the brilliant religious lore; the spiritual knowledge which makes the divine path clear; २।१ य. १६, ५३.

शुभ्र (शुभ्र धा. ना) सा. ना. नर. नुर, शैशानी, अलकट; light, lustre; **शुभ्र** amongst the stars (lit., lights) ७।३ य. ८, १३. ४५.

शुभ्र (शुभ्र) शैशानी-अणकटवाहुं, नुरमंद; bright, luminous; epithet of the star Satavaesa, q. v.; **शुभ्र** नर. १।१ य. १३, ४८.

शुभ्र (= शुभ्र = روغ) सा. ना. नर. तेल, अ-रुपी, शैशन; oil, fat; butter. शुभ्र नीचिना ओलो.

शुभ्र the butter of spring, i. e., the best butter (lit.); ambrosial food given to the souls of pious and godly persons in paradise. Contrast ... **शुभ्र** the food of poisonous stench

* **शुभ्र** (शैशानी) समास इपमा सेवाने इ इश्वर धार्इतुं; अिना ओलासा भाटे शुभ्र **शुभ्र** Wester. (य. ७, ४) **शुभ्र**

given to the souls of wicked and sinful persons (vide Yt. 22, 86); **शुभ्र** gen. sing. Yt. 22, 18. शुभ्र नीचिना ओल.

शुभ्र (= शुभ्र) (शुभ्र) वि. शैशन-अरुपीवाहुं; rich in fat; **शुभ्र** नारी. १।१ (२।१ ने अहले) व. २१, ७. ११. १५.

शुभ्र (शुभ्र) वि. शैशन-तेलवाहुं; rich in oil; **शुभ्र** नारी. २।१ य. १२, ३.

शुभ्र (= रोचिस् = Lat. Lux*) (शुभ्र) धा. ना) क) सा. ना. ना-य. शैशानी, अणकट, नुर; light, lustre; **शुभ्र** ७।१ अह. ६२, ३; नीआ. ५, ६; **शुभ्र** (heavenly) lights १।३ व. २, ३६. ४०; अह. १२, १ (शैतारा); अह. ५०, १०. **शुभ्र** वपते अहुवयनमां 'शैताराय्मा' ने अर्थे पी वपराय्मलो आवेछे); **शुभ्र** २।३ व. २, १०. १४. १८; व. ६, ५१; व. ७, ४५. ४६; व. ११, १. २. १०. १३. १६. १६; व. १६, ३५; अह. ७१, ६; य. ३, १. २; य. १०, ८५; य. १५, ५५; **शुभ्र** अह. ५, १; अह. ३७, १; अह. ४४, ५; **शुभ्र** stars without beginning २।३ अह. १६, ६; य. १२, ३५; गेह २, ६; सीरि. २, ३०; **शुभ्र** अह. १२, १; अह. ३०, १; अह. ३१, ७; अह. ५८, ६; **शुभ्र** ५।३ अह. १६, ६; **शुभ्र** ६।३ व. १६, २३; अह. १, १६; य. १३, ५७; सीरि. १, ३०; **शुभ्र** **शुभ्र** (अह शैशानीय्मां = गरीयमान अहेशतमां) ७।३ य. २२, १५; य. २४, ६१; शुभ्र **शुभ्र** तथा नीचिना ओलो.

य) (वि. शैशानी-अणकटवाहुं; shining, brilliant; **शुभ्र** २।१ (शुभ्र **शुभ्र** मां); **शुभ्र** **शुभ्र** **शुभ्र** (अशो लोकिनां नुरमंद अहेशतनु) नर. १।१ सीरि. १, २७.

शुभ्र (शुभ्र) वि. अणकट-नुरवाहुं; brilliant, shining; **शुभ्र**

शुभ्र (शुभ्र) वि. अणकट-

* असल ओल Luc छे; रोचिस् अिह वयनने प्र-त्यय स साधारणी Luc + s = Lux थयुं. असल ओलनी c पीछ विभाजितयोभां प्राप्ती अवेछे, के अंके Lucis.

अथर्ववेद . अथर्ववेद . अथर्ववेद (अथर्व वेदिकानां नुरमं
वेदिकानां) नर. २/१ वं. १६, ३६; ध्रुव. ८, १६;
ध्रुव. १६, ७; य. १२, ३६; य. २३, ८.

अथर्ववेद (= अथर्व = रोचन = अथर्व) (श्रुत्या धा.
न) सा. ना. ना. न. क) दिवसनी शैशानी, दिवस;
day-light, day-time; अथर्ववेद २/१ वं. १८,
१६. २४. Geld. अथर्ववेद

अ) शैशानी दायल थवा मठे शैशानी जगा =
आरी; an aperture in the wall for the ad-
mission of light; a window; अथर्ववेद २/१ वं.
२, ३०, ३८; वं. ७, १५. श्रुत्या अथर्ववेद-अथर्व

अथर्ववेद (विशेषनाम नरजती. क)
रस्तायेजनां छेलां पठ वरसनी सुदतमां न ६
जन शैश्यास साथे रस्तायेज करवामां भाग वेरो
तेय्येमानो आय्येय्येय्ये. One of the six fore-
most helpers of Saoshyant, in the work of
the Resurrection each in one of the six
Keshvars. ' It is said that in the fifty-seven
years, which are the period of the raising
of the dead, Raoshan-chashm (Av. Rao-
chas-chaeshman) in Arzah, Khur chashm
(Av. Hvare-chaeshman) in Savab, Frâdad-
gadman (Av. Frâdad hvareno) in Vida-
dafsh, Varedad-gadman (Av. Varedat-
hvareno) in Vidadafsh, Kâmak-nyâeshu
(Av. Vouru-nemo) in Vorubarash, Kâmak-
sut (Av. Vouru-savo) in Vorujarash,
while Saoshyant in the illustrious and
pure Khaniraç is connected with them, are
immortal. The completely good sense,
perfect hearing and full glory of those
seven producers of the renovation are so
miraculous that they converse from region
unto region, every one together with the
six others ' (Dâdistan XXXVI, 5-6; tr.
West); अथर्ववेद-अथर्ववेद gen. sing. Yt.
13, 128.

अ) उपर लघुविदाथी श्रुदा य्येक नामांकित पुर-
धनु नाम; name of an illustrious personage,
different from the one mentioned above;
अथर्ववेद-अथर्ववेद ६/१ य. १३, १२१.

अथर्ववेद (श्रुत्या अथर्ववेद क तथा १

अथर्ववेद) समास अ. क. सि. शैशानीमां पथिका -

तपास फीवेली (कडी-आणवानु लाकडु); (fire-wood)
tested in the light (of the day); अथर्ववेद
अथर्ववेद (Geld. अथर्ववेद) २/१ वं. १८, २७;
ध्रुव. ६२, *१०; नीआ. ५, *१६.

अथर्ववेद (अथर्ववेद उपरथी) क) वि. अण-
काटवाणु; नुरवाणु, अणकणु; shining, brilliant.
अथर्ववेद नर. १/१ य. १३, ३.

अ) सा. ना. ना. न. य. lustre, brightness;
अलकाट, नुर. श्रुत्या नीयेनो याल.

अथर्ववेद (श्रुत्या धा. न) सा. ना. क) अणकाट,
नुर; brilliancy, lustre, splendour. Comp.
अथर्ववेद, अथर्ववेद; श्रुत्या अथर्ववेद क.

अ) दिवसना उजस-शैशानी; day-light.
श्रुत्या अथर्ववेद अ.

अथर्ववेद (अथर्ववेद क) उपरथी) वि. अ-
णकाटवाणु; नुरवाणु; resplendent, brilliant;
अथर्ववेद नर. २/१ (१/१ ने अदले) य. २३, ६.

अ) दिवसना उजस-शैशानीने लगतो (वअत)
(अथर्ववेद अ उपरथी); pertaining to the
light of the day; (time) of day-light;
अथर्ववेद नर. २/१ य. १५, ५५.

अथर्ववेद (अथर्ववेद क उपरथी) वि.
अलकाट-नुरवाणु; brilliant; endowed with
light; अथर्ववेद ना. न. २/१ ध्रुव. ५, ४;
ध्रुव. ३७, ४.

अथर्ववेद सा. ना. नर. कोडोडु; लोकोडी; a fox.
Pehl. अथर्ववेद - Comp. Per. अथर्ववेद (Pictet); अथर्ववेद
(१/१ ने अदले) वं. ५, ५; अथर्ववेद २/१ वं. ६, ५०.

अथर्ववेद वि. ना. नर. सुलुकनु नाम; name of a
non-Arian country; श्रुत्या नीयेनो याल.

अथर्ववेद (अथर्ववेद उपरथी) वि. रथ्याजद
नामना सुलुकनु, रथ्याजदने लगतु; of the coun-
try of Raozhda; a Raozhdian; अथर्ववेद
अथर्ववेद ... रथ्याजद सुलुकवा रेडेवासी
गथ्यामतनां (इशैहरने ...) नर. ६/१ य. १३, १२५;
अथर्ववेद-अथर्ववेद (रथ्याजदना सुलुकना ...)
नारी. ६/१ य. १३, १२५.

* Geld. अथर्ववेद-अथर्ववेद

— (= 𐬀𐬎𐬎𐬎, 𐬀𐬎𐬎𐬎) (𐬀𐬎𐬎𐬎 𐬎 𐬎. 𐬀. 𐬎.) सा. ना. न२. 𐬀𐬎𐬎𐬎, 𐬎𐬎, 𐬎𐬎; face, feature, size; 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎. 𐬎, 𐬎; य. 𐬎𐬎, 𐬎. 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎𐬎𐬎

— (𐬀𐬎𐬎𐬎 𐬎 𐬎. 𐬀. 𐬎.) वि. पाण्णी सीप-वालाय्मिक (अंतर); तरावतवाणी (नमीन); 𐬎𐬎𐬎𐬎𐬎𐬎 नारी. 𐬎/𐬎 वं. 𐬎, *𐬎; वं. 𐬎, 𐬎.

— वि. ना. न२. पाहाडजु नाम; name of a mount; the Rôyishnomand of the Bundesh; the Rûyân of the Arabian geographers, in Tabaristân (Dar.); 𐬎𐬎𐬎𐬎 (𐬎𐬎𐬎𐬎 Wester.) 𐬎/𐬎 य. 𐬎𐬎, 𐬎.

— (𐬀𐬎𐬎𐬎 𐬎 𐬎. 𐬀. 𐬎.) वि. पाण्णी सीपवा लाय्मिक (नमीन); (land) fit for irrigation or watering; 𐬎𐬎𐬎𐬎𐬎 . . . 𐬎𐬎 नारी. 𐬎/𐬎 वं. 𐬎𐬎, 𐬎𐬎.

— विरो 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎

— (= 𐬎𐬎𐬎𐬎, 𐬎𐬎𐬎 = 𐬎𐬎𐬎) (𐬀𐬎𐬎𐬎 𐬎. 𐬎.) सा. ना. न२. कोहाडु; a fox. Compare 𐬎𐬎𐬎; 𐬎𐬎𐬎 𐬎/𐬎 वं. 𐬎𐬎, 𐬎𐬎.

— (𐬀𐬎𐬎𐬎 𐬎𐬎 तथा 𐬎𐬎) समास वि. हलकी—𐬎𐬎𐬎𐬎𐬎 आलती गाडीवाणी (पारेन्दी नामना इरेश्तो); (Pârendi) of the light chariot; or: on her light chariot; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 नारी. 𐬎/𐬎 य. 𐬎, 𐬎𐬎; य. 𐬎𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 नारी. 𐬎/𐬎 सीरी. 𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎 नारी. 𐬎/𐬎 सीरी. 𐬎, 𐬎𐬎.

— सा. ना. दुःख, अपराधी (दारमे.); harm, evil (Dar.); 𐬎𐬎𐬎𐬎 𐬎/𐬎 य. 𐬎𐬎, 𐬎𐬎.

— = 𐬎𐬎𐬎 = 𐬎 हलकुं थवु; to be light; 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎

* 𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎
 𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎.

† धातुने 𐬎𐬎 प्रत्यय साग्याधी Verbal adjective धातुने; 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎.

— 𐬎) कुशादिह—𐬎𐬎𐬎𐬎 थवु; इराप्पी पामवी; to widen; to be in easy circumstances; 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎

— (= 𐬎𐬎 = Gr. Ragæ = 𐬎) वि. ना. नारी. रम्मे रोहेर; येगमयर अशी नरतोशतनु नम रोहेर; Rae; an important city of Media to the south of Teheran; the birth-place of Zoroaster. The Vendidad calls it the Ragha of the three classes, thereby referring to the three classes of people, viz., the priests, the warriors and the husbandmen; 𐬎𐬎 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎𐬎; 𐬎𐬎𐬎 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 वं. 𐬎, 𐬎𐬎. (𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎).

— = 𐬎𐬎 = 𐬎𐬎𐬎𐬎𐬎 आवाण थवा, गात्र उडवु; वप्पायुवु; to resound; to spread the fame of; to praise; vide 𐬎𐬎𐬎𐬎𐬎𐬎

— (= 𐬎𐬎, 𐬎𐬎) वि. ना. नारी. नदीजु नाम; The River 'Tigris (Dar.); the Oxus (Har.); the Xaxartes (Sp., Jus, and Geiger); 𐬎𐬎𐬎 𐬎/𐬎 य. 𐬎, 𐬎𐬎; य. 𐬎𐬎, 𐬎; 𐬎𐬎𐬎𐬎 𐬎/𐬎 वं. 𐬎, 𐬎𐬎; य. 𐬎𐬎, 𐬎𐬎𐬎; य. 𐬎𐬎, 𐬎𐬎. 𐬎𐬎; य. 𐬎𐬎, 𐬎𐬎; य. 𐬎𐬎, 𐬎𐬎. (𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎).

— वि. अपराध जेठ आपनार (स्त्री.); रडतो, पोकारतो (युस्ती); येरारभ (हारले); उडाडि, आडिपडाडि (दारमे.); an evil offerer (Sp.); weeping (Jus.); immodest (Har.); prodigal (Dar.); 𐬎𐬎𐬎𐬎𐬎 𐬎/𐬎 य. 𐬎, 𐬎𐬎.

— सा. ना. नारी. 𐬎𐬎𐬎, 𐬎𐬎; a kingdom, domain. Comp. Sans. राज्. rt. राज् to rule दारमेरतेत म्म आलनो तेमन 𐬎𐬎 आलनो अर्थ ' रम्मे रोहेर ' इरेहे; 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎𐬎.

— वि. इहा थम्मेवु; devoted; rt. 𐬎𐬎 = 𐬎𐬎 = to be attached or fascinated; इहा थवु; मन-प्रीति लगाववी, मोहित पडवु; 𐬎𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 𐬎𐬎𐬎 Thy devoted religious guides (तारा (दीन उपर इहा थम्मेला धर्मगुरुम्माने) न२. 𐬎/𐬎 𐬎𐬎. 𐬎𐬎, 𐬎.

— विरो 𐬀𐬎𐬎𐬎 𐬎𐬎𐬎

२ **हृस्व** = ७५५ = दुःख देवुं, रंश पैहोआ-
उवुं; नुकसान करवुं; to torment, to do harm;
शुष्मो हृस्व...
१ **स्व** = रह = छोडी देवुं; to leave, to abandon;
शुष्मो स्व...
२ **स्व** = राज् = सीधु-अराअर करवुं, वाज्पी धनसाङ्क
करवो; to rectify, to adjust; to do justice
to. Comp. rt. स्व; शुष्मो स्व...
३ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो १ धा. स्व) सा.
ना. ना. ना. य. अमिकांत जगल, जंगल, रान; a
solitary place, a forest, a wood. Compare
स्व...
४ **स्व** (= रजिष्ठ) अति. वि. धृष्टो ज वाज्पी
—साअयो—अरे; most righteous, straight-
est; most true; superl. of स्व (righ-
teous). शुष्मो १ स्व; स्व...
५ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो १ धा. स्व) सा. ना.
जंगल, रान; a forest, a wood; Comp. स्व...
६ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो १ धा. स्व) सा. ना.
जंगल, रान; a forest, a wood; Comp. स्व...
७ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो १ धा. स्व) सा. ना.
जंगल, रान; a forest, a wood; Comp. स्व...
८ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो १ धा. स्व) सा. ना.
जंगल, रान; a forest, a wood; Comp. स्व...

१ **स्व** (= ७ = रहस् = राज्) (शुष्मो धा. स्व) सा. ना.
नर. क) साअयो भायुस, सअआर्ह णिपर आलनार
(असल.); सरदार (साधारण अर्थ); कोह व-
अते अमिनो अर्थ " धिनने जगता करिआर अला-
वनार सरदार, वेडा धर्मगुरु " पी थाअमिछे (शुष्मो
ध्रि. २७, १३; ध्रि. ३३, १); a righteous
person (orig.); a leader, a chief; a lord,
a spiritual leader; the head priest
(sometimes); स्व...
(स्व... ने अदले) १/१ ध्रि. ३३, १; स्व... २/१
ध्रि. १३, १. २; ध्रि. ३१, २; ध्रि. ४४, १६;
ध्रि. २, ३; वीस्व. २, २; य. ११, १. १०. १४. १५.
१८; ध्रि. ५७, २. ४. तथा अमिज हाना दरेक करदांमां;
वीस्व. २, ७; नीआ. ४, ६; गेह ४, ८; स्व...
२/१ वीस्व. २, ७; स्व... ४/१ ध्रि. १, ३. तथा
दरेक गेहनी अशुभनमां; स्व... ४/१ वीस्व.
११, ६; स्व... ६/१ ध्रि. १, १७; ध्रि. ६६, १;
वीस्व. १, २; वीस्व. ६, ६; य. २, ३; आकूरं.
गाहाम. १. स्व... ६/१ Frag. 7, 2; स्व...
६/१ वीस्व. १, ८; आकूरं. गाहाम. ५ (धिनने
सरदार, वेडा धर्मगुरु *); स्व... ६/१ वीस्व.
६, ६; स्व... (Wester. स्व...) ८/१
ध्रि. १, १२०; वीस्व. २१, २; य. १०, ११५;
स्व... १/३ ध्रि. १, १०; ध्रि. १६, १८; स्व...
२/३ ध्रि. १३, ३; वीस्व. ३, ५; स्व... २/३ ध्रि.
२, ३. १८; वीस्व. १, १; वीस्व. २, २; गेह ४, ५.
य. १०, १२२; ध्रि. १६, ५; स्व... ४/३ ध्रि. १,
३; वीस्व. १, २; स्व... ६/३ ध्रि. १, १६; ध्रि.
१६, ७५; ध्रि. ७१, १; वीस्व. १, १; आकूरं. गा-
हाम. १; स्व... ८/३ ध्रि. १, २२; शुष्मो स्व...
स्व... स्व...
स्व... तथा अमिनी पछीना योयो.
अ) रास्पी, जेतीनी सांभिनो—साथे क्रिया करनारई

* कुटलेक ठेकाथे स्व... नो अर्थ अर्थ पी थाअये छे.
† आ अर्थे ठेकाथे स्व... नो अर्थ 'वअत' पी थछ थिके.
‡ आअये ठेकाथे अर्थ योसिनो अर्थ 'कीमती' (गाथा),
अथवा 'सअआर्हिनो भागं देआडनार' लाशु पडी थिके.
§ प्रोहिसर युस्ती रास्पी अर्थने भाठे नीये मुजअना
धशारा आपिछे:— वं. ५, २५; वं. ७, ७१; आकूरं.
गाहाम. ५, ७.

कारांत नारी. २/३ य. १५, ३१.

(યુસ્તી); Râspi; (Jûs.). Comp. યુસ્તીયુસ્તીયુસ્તી, q. v.

ગ) સરદારી, યુલંદ દરજ્જો; mastery, exalted dignity; યુલંદ (પોતાના યુલંદ દરજ્જા મુજબ) (ગૌ ની મતલબે) વીરપ. ૧૪, ૨.

૨ યુસ્તી (= કલુ) (યુસ્તી ધા. ૧૫) સા. ના. નર. વપ્ત; time, period; યુસ્તી ૨/૧ વં. ૧૮, ૯; ઈજ. ૯, ૧; યુસ્તી ૨/૧ આફરં. ગાહામ. ૩; યુસ્તી ૪/૧ (ગૌ ની મતલબે) વીરપ. ૪, ૨; ઈજ. ૬/૧ વં. ૭, ૫; યુસ્તી ૬/૧ (ગૌ ની મતલબે) ઈજ. ૩, ૧; યુસ્તી ૨/૩ વીરપ. ૪, ૧.

૧ યુસ્તીયુસ્તીયુસ્તી (યુસ્તી ૨ યુસ્તી તથા યુસ્તી યુસ્તી) સમાસ વિ. વપ્તની ઉપર પાદશાહી ભોગવનાર; (the Gâthâs) which rule over the Ratus (vide 2 યુસ્તી); યુસ્તીયુસ્તીયુસ્તી નર. ૪/૧ વીરપ. ૧૧, *૧; યુસ્તીયુસ્તીયુસ્તી યુસ્તીયુસ્તી (વપ્ત ઉપર અથવા રાસ્તી ઉપર પાદશાહી ભોગવનારા ગાથા) નારી. ૨/૩ ઈજ. ૫૪, ૨; આફરં. ગાથા, ૩; યુસ્તીયુસ્તીયુસ્તી યુસ્તીયુસ્તીયુસ્તી ૪/૩ વં ૧૯, ૩૮; ઈજ. ૫૫, ૧; ઈજ. ૭૧, ૧૧; આફરં. ગાથા, ૨.

૨ યુસ્તીયુસ્તીયુસ્તી (યુસ્તી ૧ યુસ્તી ક તથા યુસ્તી યુસ્તી) સમાસ વિ. (નારી જે) પોતાના આવંદને તાબેદાર; (નારી જે) પોતાના આવંદને સરદાર ગણતી; (the holy woman) obedient to her husband; or, whose ruler is her husband; યુસ્તીયુસ્તીયુસ્તી યુસ્તીયુસ્તીયુસ્તી નારી. ૨/૧ વીરપ. ૩, ૪; ગેહ ૪, ૯; યુસ્તી યુસ્તીયુસ્તીયુસ્તી યુસ્તીયુસ્તીયુસ્તી નારી. ૪/૧ ય. ૨૨, ૧૮.

યુસ્તીયુસ્તી (૧ યુસ્તી ક ઉપરથી) સા. ના. નાન્ય. સરદારી, મ્હેટાઈ; chieftainship, mastery, greatness; યુસ્તીયુસ્તી ૧/૧ ય. ૨૪, ૪૨; યુસ્તીયુસ્તી ૨/૧ ય. ૮, ૧.

યુસ્તીયુસ્તી સા. ના. સરદાર-શીઠથી ઉતરતો (અસલ.); ચેલો, શિષ્ય; subordinate to the Ratu (lit.); a disciple; યુસ્તીયુસ્તી નર. ૧/૧ આફરં. ગાહામ.

૧૩; યુસ્તીયુસ્તી ૨/૧ આફરં. ગાહામ. ૭, ૮. ૯. ૧૦. ૧૧. ૧૨.

યુસ્તીયુસ્તી (યુસ્તી ૨ યુસ્તી ક તથા યુસ્તી) સમાસ ના. નારી. ક) વપ્તસરની યંદગી—આરાધના; ૧ યુસ્તી (સરદાર) લઈ ય્મિતો 'સરદારોની આરાધના, અર્થ થઈ શકે; the well-timed prayer; the adoration at the proper time; or, the reverential prayer of the chiefs; યુસ્તીયુસ્તી ૨/૧ ઈજ. ૨૫, ૩; વીરપ. ૧૧, ૫; યુસ્તીયુસ્તી ૨/૧ ઈજ. ૩, ૪; યુસ્તીયુસ્તી (Geld. યુસ્તીયુસ્તી) ૩/૧ આફરં. દહમાન, ૫; યુસ્તીયુસ્તી યુસ્તી ૩/૧ ઈજ. ૫૫, ૫; યુસ્તીયુસ્તીયુસ્તી ૪/૧ વીરપ. ૪, ૨; વીરપ. ૧૧, ૬. ૨૦; યુસ્તીયુસ્તી ૬/૧ વીરપ. ૯, ૬; યુસ્તીયુસ્તી ૬/૩ વીરપ. ૯, ૭. યુસ્તી યુસ્તીયુસ્તી-યુસ્તીયુસ્તી, યુસ્તીયુસ્તી-યુસ્તી

ખ) સરદારની પ્રીતિ; the affection or kindness of the chieftain; યુસ્તીયુસ્તીયુસ્તી (સરદારની પ્રીતિને માટે ઇચ્છાને હમારો સરદાર ખુશનુદ થઈને હમારો ઉપર પ્રીતિ રાખે ય્મિટલા માટે) ૪/૧ વીરપ. ૫, ૧.

યુસ્તીયુસ્તી (= યુસ્તી) (યુસ્તી ૧ યુસ્તી ક) વિ. સરદારવણો, 'રતુ' ને લગતો; (the prayer) which contains the Ratu, q. v. યુસ્તીયુસ્તી નર. ૨/૧ વીરપ. ૨, ૭; યુસ્તી . . . યુસ્તી યુસ્તીયુસ્તી યુસ્તીયુસ્તી this prayer (i. e., the Ahuna Vairya) which contains the Ahû and the Ratu આય્મિ કલામ જે 'અહુ' ને લગતો તથા 'રતુ' ને લગતો*) નાન્ય. ૨/૧ ઈજ. ૧૯, ૮; યુસ્તીયુસ્તી નર. ૬/૧ વીરપ. ૧, ૫.

યુસ્તીયુસ્તી (યુસ્તી ૧ યુસ્તી ક તથા ૨ ધા. ૧૫ ક) સમાસ ના. નર. સરદારને યાદ કરનાર (અસલ.); સરદારને માન આપનાર; one who preserves the memory of his chieftain (orig.); one who respects his master; યુસ્તીયુસ્તી ૧/૧ ઈજ. ૧૯, ૧૭.

યુસ્તી (= રથ = Lat. Rota) (યુસ્તી ધા. ૧૫)

* આય્મિ ઠેકાણે ય્મિતો અર્થ ' સરદારોની ઉપર પાદશાહી ભોગવનાર ' ખી થઈ શકે.

* ઇચ્છાને યથા અહુ વહરથો, જેમાં અહુ તથા રતુની ખીના આવેલી છે.

१००१ ना-य. १/१ य. ६, *१ (Wester.); १००१
२/१ छि. २५, ४; नीत्मा. १, ११; य. ६, १.

य) सा. ना. ना-य. अणकाठ, प्रकार, द्यदयो,
अपको; splendour, lustre; शुच्यो १००१-१००२

१००१-१००२) Geld. (शुच्यो १००१ क तथा १००१)
समास वि. नुरमंद-अणकाठवाणा नामवाणु; (Yaza-
tas) of brilliant names; शुच्यो-१००१ नर.
१/३ य. ४, ३.

१००१) (शुच्यो धा. १) सा. ना. ना-य. कुशादगी,
कुरापी (असल.); सुपी हालत, संपत्ति; afflu-
ence, easy circumstances; happy state,
means. Contra, १००१ straitness, affliction,
distress. १००१ २/१ य. १३, ६६. १०७; य. १६, ८५;
१००१ २/१ छि. ८, ८; १००१ ४/१ य. १०,
५; नीत्मा. २, १४; १००१ ७/३ वं. १८, १०; य.
३, ४. शुच्यो शुच्यो-१००१, शुच्यो-१००१,
१००१

१००१) (शुच्यो १००१ तथा १ धा. १) स-
मास वि. कुरापी-कुशादगी आपती; आनंद विप-
नवनारी (अकल) expanding, widening
(lit.); joy-producing; शुच्यो-१००१ शुच्यो-१००१
शुच्यो-१००१ the joy-producing holy wisdom
नर. २/१ वं. १८, ६.

१००१) वि. ना. नर. पुरषनु नाम; name of a
person; शुच्यो-१००१ ६/१ य. १३, १२३. (शुच्यो मोटी.)

१००१) (=Ravine) (शुच्यो धा. १) सा. ना. नर.
पीन, अ; a valley, dale, vale; शुच्यो-१००१ ६/३
वं. २, २३; वं. ५, १. २; छि. १०, १७; य. १४,
२१; य. १८, ६.

१००१) (शुच्यो १००१ तथा धा. १)
क) समास कृ. वि. लापी कुलंग भरतु-भारनार
(ननवर); (animals) that wander wild at
large; (animals) that bound on the plains;
शुच्यो-१००१ १००१ कारांत नारी. २/१ छि.
७१, ६; शुच्यो-१००१ १/३ य. ८, ४८; शुच्यो-१००१

शुच्यो-१००१ शुच्यो-१००१ शुच्यो-१००१ शुच्यो-१००१
शुच्यो (य. ६, १; नीत्मा. १, ११) ये जोसो गेहडनरनां
पुरतकभां नथी.

२/३ य. ८, ३६; शुच्यो-१००१ २/३ वीरप. २, १;
शुच्यो-१००१ ६/३ वीरप. १, १; य. १३, ७४.

१००१) (शुच्यो १००१ तथा शुच्यो-१००१)
समास वि. कुरापीथी आगण आलतु-कुलंग भरतु;
wide-stepping; शुच्यो-१००१ नर. २/१ य. ८,
२; शुच्यो-१००१ नर. १/३ य. १७, १२; आच्ये
ठकाणे (य. १७, १२.) च्येनो अर्थ 'श्लेथी कुंकारा
भारतु-पंपारतु' (loud-snorting) पी थर्ध
शक्ति; शुच्यो-१००१ नारी. १/३ य. १३, २६.

१००१) (शुच्यो नु पीगडेनु ३५) सा. ना. नर. गाडी;
a chariot; a corrupt form of शुच्यो, q. v. शुच्यो
(Pehl. Com.) nom. sing. Vend. 2, 6.

१००१) सा. ना. नारी. रास्ती, धनसाक्ष, वा-
नपीपणुं. रास्ती-धनसाक्ष अपरनो मक्कोल
कुरेशो (वि. ना. नारी); अशिरावंध तथा चि-
स्तिनी साथे हमकार तरीके आविछे; truth-
fulness, righteousness, justice, equity; the
angel presiding over truthfulness and
justice; a collaborateur of Ashis Vanghuhi
and Chisti. Originally, शुच्यो + शुच्यो; rt.
शुच्यो = शुच्यो = राज् to rectify, to adjust; सीधु
-अरापर करतु; शुच्यो-१००१ ६/१ छि. १, १४;
छि. ३, १६; य. १७, ०. ६२; सीरी. १, २५.

१००१) (शुच्यो २ धा. १) सा. ना. नर. लश्करनी
हार-सक्ष; the lines or files of the army;
शुच्यो-१००१ (अरापर अंचेली लश्करनी हार);
ना-य. २/१ य. १४, ४३; शुच्यो-१००१ ६/१ य. १०, ३६;
य. १३, ३६; शुच्यो-१००१ शुच्यो-१००१ (अरापर
अंचेली लश्करनी हार वच्ये) २/३ य. १४, ४७
शुच्यो-१००१ २/३ य. १०, ३६. ४१; य. १४, ६२; शुच्यो-१००१
शुच्यो-१००१ ४/३ य. ५, ६८; य. १०, ८. ४७; शुच्यो-१००१
शुच्यो-१००१ (साथे-अचिकडी मजेली लश्करनी
हारीनी वच्ये) य. १५, ४६; शुच्यो-१००१ ६/३ य. १४,
६३. शुच्यो नचिनेना जाल.

१००१) (शुच्यो शुच्यो-१००१ तथा शुच्यो-१००१) स-
मास अ. कृ. वि. लश्करनी हारनां भारेसा; smitten
in the lines of the army; शुच्यो-१००१ नर.
२/१ य. १०, ५२.

१००१) (धा. शुच्यो नु पीगुं ३५) = शुच्यो करतु

नुकसान करवुं, दुःख देवुं; to wound, to hurt, to torment; 𑀧𑀸𑀓𑀾𑀢𑀺 प्रथो. वर्त. आत्मने.

उ३ य. १०, २१; 𑀧𑀸𑀓𑀾𑀢𑀺 Intensive Verb परस्मै. उ३ छिन्. ४७, ४; 𑀧𑀸𑀓𑀾𑀢𑀺 अ. ७. संश. छिन्. उ२, ११; 𑀧𑀸𑀓𑀾𑀢𑀺 वर्त. ४. परस्मै. ५६ न२. १३ य. ११, ६. *𑀧𑀸𑀓𑀾𑀢𑀺 (Causal Infinitive) for wounding, for tormenting 𑀧𑀸𑀓𑀾𑀢𑀺 करवनि, दुःख देवनि (प्रथो. सामान्य इप.) छिन्. ४६, ३; छिन्. ५१, ६. 𑀧𑀸𑀓𑀾𑀢𑀺 नीचिनो जाल.

𑀧𑀸𑀓𑀾𑀢𑀺 (𑀧𑀸𑀓𑀾𑀢𑀺 धा. 𑀧𑀸𑀓𑀾𑀢𑀺) सा. ना. ना०. 𑀧𑀸𑀓𑀾𑀢𑀺 अमी थवुं (असल.); दुःख अमवुं; wounding (orig.); suffering; 𑀧𑀸𑀓𑀾𑀢𑀺 री१ छिन्. ३०, ११.

𑀧𑀸𑀓𑀾𑀢𑀺 (𑀧𑀸𑀓𑀾𑀢𑀺 र धा. 𑀧𑀸𑀓𑀾𑀢𑀺) सा. ना. नारी. वाङ्- 𑀧𑀸𑀓𑀾𑀢𑀺 षीपलुं, स०आ०, सत्यता; righteousness, truthfulness; 𑀧𑀸𑀓𑀾𑀢𑀺 उ१ छिन्. ४६, ५. 𑀧𑀸𑀓𑀾𑀢𑀺 असल जाल 𑀧𑀸𑀓𑀾𑀢𑀺 लघ्मिनो उ१ थ० शि०.

𑀧𑀸𑀓𑀾𑀢𑀺 (= 𑀧𑀸𑀓𑀾𑀢𑀺, 𑀧𑀸𑀓𑀾𑀢𑀺) (𑀧𑀸𑀓𑀾𑀢𑀺 र धा. 𑀧𑀸𑀓𑀾𑀢𑀺) वि. ना. न२. रश्ने छिन्. ६; रास्ती तथा धनसाङ्ग उपरनेो मवफाल इरेश्तेो; 𑀧𑀸𑀓𑀾𑀢𑀺 इरेश्तेो मरलु पामेलां 𑀧𑀸𑀓𑀾𑀢𑀺 रवानेो सिन्वत पुल उपर हिसाय लेछे. Rashnu or Rashnu Razishta (i. e., the justest Rashnu), the angel presiding over truthfulness and justice; "he is one of the three judges of the departed, with Mithra and Sraosha; he holds the balance, in which the deeds of men are weighed after their death; he makes no unjust balance neither for the pious nor yet the wicked."

" It is the same balance which is used by the angel Gabriel in Islamism, by Saint Michael in Christianity of the middle age, and more anciently by Anubis among the Egyptians " (Dar.).

" As a god of Truth must know everything and be present everywhere, Rashnu is called from whatever part of the world he may actually be in. Hence, an

enumeration of all the parts of the world from this earth to the highest heaven is given in the Rashn Yasht."

𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 = 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 the truest Rashnu स०थी वाङ् 𑀧𑀸𑀓𑀾𑀢𑀺 धनसाङ्ग करनार रश्ने; रश्ने रास्त छिन्. ६; 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 १११ व. १३, ६; 𑀧𑀸𑀓𑀾𑀢𑀺 १११ य. १०, ४१. १००; य. १२, ६; य. २३, ७; - 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 १११ य. १७, १६; य. २४, ५२; 𑀧𑀸𑀓𑀾𑀢𑀺 १११ (४११ ने अदले) य. १०, ७६; 𑀧𑀸𑀓𑀾𑀢𑀺 (२११ ने अदले) वीर्य. १६, १; 𑀧𑀸𑀓𑀾𑀢𑀺 २११ छिन्. २, ७; छिन्. १६, ५; य. २, १०; गेह ५, ७; य. १२, ५. ६; य. १४, ४७; 𑀧𑀸𑀓𑀾𑀢𑀺 २११ य. १०, १३६; 𑀧𑀸𑀓𑀾𑀢𑀺 उ१ य. १४, *४७; 𑀧𑀸𑀓𑀾𑀢𑀺 उ१ य. १३, ३; 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺 ४११ वीर्य. ११, ६; 𑀧𑀸𑀓𑀾𑀢𑀺 ६११ छिन्. १, ७; छिन्. ३, ६; छिन्. ७०, ३; य. २, ५; य. ११, १६. २१; य. १२, ०. ४०; य. १३, ८६; गेह ५, २; 𑀧𑀸𑀓𑀾𑀢𑀺 ६११ व. ४, ५४. ५५; 𑀧𑀸𑀓𑀾𑀢𑀺 ८११ छिन्. ६५, १२; य. १२, ७. ११-३८; 𑀧𑀸𑀓𑀾𑀢𑀺 ८११ (१११ ने अदले) (अथवा = कारांत १११) य. ४, ३; य. १०, १२६.

𑀧𑀸𑀓𑀾𑀢𑀺 (२ धा. 𑀧𑀸𑀓𑀾𑀢𑀺 उपरथी) वि. सा०, वा- 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺, रास्त; truthful; 𑀧𑀸𑀓𑀾𑀢𑀺 truthful words (रास्त सचुन) ना०. २३ य. १२, १.

𑀧𑀸𑀓𑀾𑀢𑀺 (Yt. 24, 10) for 𑀧𑀸𑀓𑀾𑀢𑀺 (Dar.) gen. plu. from 𑀧𑀸𑀓𑀾𑀢𑀺 brilliant, radiant; नुरभे, अणकटवाणुं.

𑀧𑀸𑀓𑀾𑀢𑀺 विरो 𑀧𑀸𑀓𑀾𑀢𑀺 धा. 𑀧𑀸𑀓𑀾𑀢𑀺

𑀧𑀸𑀓𑀾𑀢𑀺 = रा = आपवुं, अ०शवुं; to give, to bestow; 𑀧𑀸𑀓𑀾𑀢𑀺 Thou shalt bestow (Fut. Pres. Atmane. 2 Per. Sing.). Orig., 𑀧𑀸𑀓𑀾𑀢𑀺 + 𑀧𑀸𑀓𑀾𑀢𑀺 + 𑀧𑀸𑀓𑀾𑀢𑀺; (तु आपरो) वर्त. अ०. आत्मने. २१ (असल इप † 𑀧𑀸𑀓𑀾𑀢𑀺 + 𑀧𑀸𑀓𑀾𑀢𑀺) छिन्. २८, ८. 𑀧𑀸𑀓𑀾𑀢𑀺 𑀧𑀸𑀓𑀾𑀢𑀺

𑀧𑀸𑀓𑀾𑀢𑀺 = आपवुं; अ०षु करवुं; to bestow, to dedicate; 𑀧𑀸𑀓𑀾𑀢𑀺 I dedicate to you...

* 𑀧𑀸𑀓𑀾𑀢𑀺 धातुं प्रथोअथ इप 𑀧𑀸𑀓𑀾𑀢𑀺 ध०न सामान्य इपनेो 𑀧𑀸𑀓𑀾𑀢𑀺 (वेदीक से) लागो. 𑀧𑀸𑀓𑀾𑀢𑀺 आमेलासा आमे 𑀧𑀸𑀓𑀾𑀢𑀺 भाइ अवस्ता व्याकरथ. स० २६६ भा.

* Geld. 𑀧𑀸𑀓𑀾𑀢𑀺 † 𑀧𑀸𑀓𑀾𑀢𑀺 आमेलासा आमे 𑀧𑀸𑀓𑀾𑀢𑀺 भाइ अवस्ता व्याकरथ. स० २३५-२३६ भा.

(હું તમને અર્પણ કરું) અનિ. (૭-Aor.) પરસ્મૈ.
 ૧/૧ ઇન્. ૧૧, ૧૮; યજુર્વેદ... (હું આપીશ-
 આપું) વર્ત. ભવિ. આત્મને. ૧/૧ ઇન્. ૧૨, ૩. વળી
 ઝમિ બિલ સામાન્ય રૂપ (infinitive) માં ખી ગણુર્ક
 શકાઝમિ (આપવાને માટે); ધાતુ -૧ ને સામાન્ય રૂપને
 યજુ * પ્રત્યય લાગ્યાથી યજુર્વેદ થયું.

૨ -સ) = રા = અટકાવવું, દૂર રાખવું (સ્પી., યુસ્તી
 તથા હારણ); છુંદી નાખવું, કચરી નાખવું, (દારને.);
 to hinder, to prevent (Sp., Jus. & Har.); to
 bruise, to crush (Dar.); યજુર્વેદ... શક્યા.
 ભવિ. પરસ્મૈ. ૩/૩ ઇન્. ૩૨, ૧૨.

-સ) = વળગી રહેવું, ચોટી રહેવું; અટકી બેસવું;
 to stick; to be infixed; યજુર્વેદ...
 (= યજુર્વેદ...) વર્ત. આત્મને. ૩/૩ વં. ૧૫, ૪.

ગણુર્વેદ) (= યજુર્વેદ = રાત્તિ = ૬૦૧) (જુઝમિ ૧
 ધા. -૧) ક) સા. ના. નારી. અપરોશ, સખાવત;
 બેટ; gift; generous giving, offering;
 યજુર્વેદ... ૧/૧ ઇન્. ૬૦, ૫; યજુર્વેદ... ૩/૧ ઇન્. ૧૯, ૧૬;
 ૫. ૧૮, ૪; Frag. 9, 2; યજુર્વેદ... ૩/૧ ઇન્. ૪૦,
 ૧. ૪; યજુર્વેદ... ૧/૧ ઇન્. ૨૯, ૧૧; ઇન્. ૩૮, ૫;
 યજુર્વેદ... ૧/૩ ઇન્. ૩૩, ૭. ઇન્. ૬૫, ૯; જુઝમિ યજુર્વેદ

અ) સા. ના. નર. સખી (અસલ.); દોસ્ત,
 મિત્ર; generous (lit.); a friend; યજુર્વેદ...
 ૧/૩ ય. ૧૦, ૪૫.

જુઝમિ યજુર્વેદ) ઝમિ બિલો વિશે જુઝમિ ૧ તથા
 યજુર્વેદ) ૨ ધા. -૧

સ) = રાજ = ક) પ્રકાશવું; રાજ કરવું, હોકમ કરવો;
 લશ્કરની સફ—હાર ગોઠવવી; સીધું કરવું; to glitter,
 to rule, to domineer, to array the lines of
 the army, to adjust; યજુર્વેદ... વર્ત. પરસ્મૈ.
 ૩/૩ ય. ૧૪, ૫૬; યજુર્વેદ... આત્મને. ૫. ૧૦, ૧૪;
 યજુર્વેદ... (અરાપર ગોઠવેલી લશ્કરની સફ)
 બુ. કૃ. નાન્ય. ૨/૧ ય. ૧૪, ૪૩; યજુર્વેદ... straight
 (adv.) (સીધું, અરાપર) (ક્રિ. અ.) ય. ૧૦,
 ૧૩૭; યજુર્વેદ... (અરાપર
 ખેંચેલી લશ્કરની હાર વચ્ચે) નાન્ય. ૨/૩ ય. ૧૪, ૪૭.

* ઝમિના બોલાસા બાબે જુઝમિ માફે અવસ્તા વ્યાક-
 રણ્ય સંદે ૨૬૯ મે.

અ) મોટે સોદે-આવાજે કેહેવું; to cry out
 aloud; યજુર્વેદ... they shall cry out aloud અ.
 બુ. સંરા. પરસ્મૈ. ૩/૩ વં. ૮, ૧૦૦. ૧૦૧. ૧૦૨. ૧૦૩.

સ) = પાલવું (દારને.); to nurse (Dar.);
 યજુર્વેદ... ય. ૨૪, ૩૬.

સ) = હોકમ કરવો, હોકમ કરતો દેખાવું, હો-
 કમ કરવાને માટે જવું; to command, to go to
 issue a command; યજુર્વેદ... વર્ત. પરસ્મૈ. ૩/૧
 ય. ૧૪, ૪૭.

સ) = ક) સાથે ગોઠવવું; (આલને) દરસ્ત
 કરવા—સમારવા—હોરવા; to comb one's hair;
 યજુર્વેદ... વર્ત. આત્મને. ૩/૧ વં. ૧૭, ૨;
 યજુર્વેદ... and comb thy
 hair આસા. આત્મને. ૨/૧ વં. ૧૭, ૪.

અ) સીધું આગળ જવું; to advance straight
 forward; યજુર્વેદ... અ. બુ. ૩/૧ ય. ૧૯,
 ૪૭. ૪૯.

સ) (જુઝમિ ધા. -૧) સા. ના. નર. દીનનેા
 કાઝમિદા—હોકમ; religious doctrines or man-
 dates. *Otherwise*: secrets of religion. Comp.
 Per. ઝ; દીનનેા છુપી બેદ, માંઝવાની; યજુર્વેદ...
 ૨/૩ ઇન્. ૫૦, ૬.

દ) (જુઝમિ ધા. -૧) સા. ના. નાન્ય. ક)
 કાઝમિદા; ઠેરવેલો કાનુન; regulation; a fixed
 law; યજુર્વેદ... ૧/૩ ઇન્. ૩૪, ૧૨.

અ) ભક્તિ, અંદગી; prayer, worship;
 યજુર્વેદ... ૨/૧ ય. ૧૩, ૧૫૭. યજુર્વેદ...
 યજુર્વેદ... may (the Fravishis) carry our
 hymns and prayers to the Creator Ahura
 Mazda and the Amesha-Spentas (Yt.
 13, 157).

અ) (જુઝમિ ૧ ધા. -૧) ક) બુ. કૃ. વિ. બેટ
 ક્રીધિલું, અપરોશું; offered, bestowed; યજુર્વેદ...
 યજુર્વેદ... with these offered
 Zaothras નારી. ૫/૩ (૩/૩ ની મતલબે) ઇન્.
 ૧૬, ૧.

અ) સા. ના. બેટ ક્રીધિલું, અપરોશ, બેટ, સખા-
 વત; any thing given; a gift, an offering.

* Gift, like યજુર્વેદ, is a past partic. subs.;
 gift = give + t.

liberality; **अश्वि** नारी. २/१ छन्द. ३३, १४; छन्द. ४३, ८. **अश्वि** ६/३ य. १६, ५३.

ग) वि. ना. नारी. सत्पावत—अश्विरीशनी उपरतो मवक्राल इतिशतो; the angel presiding over generosity—charity. **अश्वि** १/१ य. २४, ३६; **अश्वि** १/१ वं. १६, १६; **अश्वि** १/१ य. २४, ८; **अश्वि** २/१ य. २, ८; सीरी. २, ५; **अश्वि** ६/१ य. २, ३; सीरी. १, ५. **शुष्मि** मीरी.

अश्वि विरो **शुष्मि** **अश्वि**

अश्वि (= **अश्वि** अरत्ति) सा. ना. नारी. अवेत नैतु माप; a measure of two spans; *vide* **अश्वि**

अश्वि सा. ना. नर. क) रस्ती, मार्ग; a path, way; **अश्वि** २/१ छन्द. ८, ३; **अश्वि** २/१ छन्द. ५३, ६.

प) मार्ग—रस्ती अतलावनार; दालत (हाडिग); अदलो (दारमे.); one who guides the way; wealth (Haug); recompense (Dar.). **अश्वि** १/१ छन्द. ४४, १७.

अश्वि = Vedic राष = क) आपवु, नेत्र आपवी; अहेरवान थवु; to bestow, to be kind; **अश्वि** वते. परस्मै. ३/३ छन्द. ३३, २.

प) नेत्र साथे आराधवु; to adore with an offering; **अश्वि** अ. अ. परस्मै. ३/१ छन्द. ५१, ६.

शुष्मि **अश्वि**

ग) (रस्ती) सभारवा—तेयार करवा—पुल्लो करवा; **अश्वि** ३/१ य. १०, ६८.

ध) आनी पडवु, थवु; to be effected or accomplished; **अश्वि** (असल ३५ **अश्वि**) वते. परस्मै. ३/१ छन्द. ५३, ८.

अश्वि (= राष) (**शुष्मि** धा. **अश्वि** प) क) सा. ना. नान्. नेत्र, अश्विरीश; अहेरवानी; a gift, an offering, favour; **अश्वि** ३/१ छन्द. ४६, १३. **अश्वि** १/३ छन्द. ४६, १७.

प) वि. श्रीमती; नदिर; precious, excellent; **अश्वि** **अश्वि** **अश्वि** **अश्वि** we may hear Thy precious Mānthras (नारी श्रीमती—उचम

मांश्रवानी हमा सांभणीम्मे) २/३ छन्द. २८, ७. ग) सा. ना. नर. क्रियानी नेत्र आपनार, अपथु करनार; an offerer, one who dedicates; **अश्वि** १/३ छन्द. ७, २४; **अश्वि** (नेत्र आपनार अथवा सत्पावत करनार) १/३ छन्द. ४५, ७.

अश्वि (**शुष्मि** धा. **अश्वि** क) सा. ना. नर. क) सरदार, धरुी; a lord, a master; **अश्वि** २/१ छन्द. २६, ६.

प) आवद, भर्तार, धरुी; a husband. Comp. **अश्वि** पति (*vide* Yas. ५३, ४) **अश्वि** २/१ छन्द. ६, २३.

१ **अश्वि** (= **अश्वि** = **अश्वि**) सा. ना. नर. शन, नंग; the thigh; **अश्वि** २/१ वं. ८, ५६. ६०. ६१; वं. ६, २१. २२; वं. १६, १६. **शुष्मि** **अश्वि**

२ **अश्वि** (**शुष्मि** **अश्वि**) सा. ना. नर. लडनार, लडवेया; one who fights or strives against. Comp. Sans. **अश्वि** fight, a battle-field. Comp. **अश्वि**; **अश्वि** ४/२ छन्द. ३१, ३; छन्द. ४७, ६; छन्द. ५१, ६; **अश्वि** ४/३ छन्द. ४३, १२; **शुष्मि** **अश्वि**

अश्वि (= **अश्वि**) (**शुष्मि** १ **अश्वि** तथा १ धा. **अश्वि** क) सभास ना. नर; नंगने रक्षलु करनार (असल अर्थ); पगमां पेहेरवानु अपतर, पगमां पेहेरवानु लडाधनुं पेहेरलु; a pair of greaves; an armour for the legs; cuisse; **अश्वि** १/१ वं. १४, ६.

अश्वि सभास वि. पुराली उपभवनार (मिस्); अश्विरीश—नेत्र (आपवा) मां भरपुर (दारमे.); क्रियानी नेत्रो पुरी पाडनार (हारसे); joy-creating (M.); rich in gifts (Dar.); furnishing offerings (Har.); **अश्वि** **अश्वि** **अश्वि** नारी. २/१ छन्द. ४४, ६; छन्द. ५०, २; **अश्वि** **अश्वि** **अश्वि** नारी. २/१ छन्द. ४७, ३.

१ **अश्वि** (= राष) (**शुष्मि** धा. **अश्वि** क) सा. ना. क) नीरान्त, शान्ति, सुप; ease, comfort, happiness; **अश्वि** २/१ छन्द. ४८, ११; **अश्वि** नारी. २/१ छन्द. २६, १०.

प) नाडिवती, नयणाध; weakness, infirmity; **अश्वि** नारी. २/१ छन्द. ५३, ८.

* गाथाभांकेषीयैक वपते दारमवदने भाटे रने पुरप सर्वनाम अडवचनमां आत्रे अ.

२ **अहम्** सा. ना. नर. अहेआह (पहेलवी);
 अवरदस्ती, शूलम (हारषे.); धातकीपलुं
 (दारमे.); jealousy (Pehl.); violence (Har.);
 brutality (Dar.); अहम् २/१ ह्रि, ४६, ४.

अहम् (= अहम् = اشم, اشم) (शुभ्रि धा.
 ० क) क सा. ना. ना-य. अशाली, रामशनी,
 सुभ्र, नीरंत; pleasure, comfort, ease; अहम्
 २/१ ह्रि. ३५, ४; शुभ्रि नीयेना भोषि.

अ) **अहम्** अहम् = अहम् अहम् (वि. ना.
 नर.) = राम आस्तर, आशाना स्वादनी उपर स-
 रदारी भोगवती इरेशो; भीना राम; वातावरणुनी
 उपरना भवकोल इरेशो. अहम्ना भोलासा आये
 शुभ्रि मारी अोरदेह अवरता आ माअमिनी, अोर-
 रोद नीआअमिशा, इकरे ११ मी. अहम् भोलना इरारा-
 अमि आये शुभ्रि अहम् भोल; The angel
 presiding over the atmosphere and the
 companion of अहम्, q. v. He gives their
 taste and good flavour to different kinds
 of meals and contributes to the happiness
 and joy of the whole creation; vide अहम्

अहम् (शुभ्रि अहम् क तथा अहम्)
 समास वि. रामशनीनी अेककवाणे—राअनार;
 (Tishtrya) of a happy dwelling; epi-
 thet of अहम् and अहम्-अहम्-अहम्
 नर. २/१ य. ८, २; य. १०, ४; नीआ. २, १३.

अहम् (शुभ्रि अहम् क तथा १ धा. अहम्) स-
 मास वि. अशाली—सुभ्र आपनार; bestowing
 cheerfulness or happiness; अहम् १/१
 ह्रि. ४७, ३.

अहम् (शुभ्रि अहम् तथा १ अहम् अहम्)
 समास वि. रामशनीनी येदाअमिशावाणी (अग);
 अथवा रामशनीना देआवावाणी; अथवा रामशनी-
 सुभ्र लाअमिकनी; (land) of good (lit., cheerful)
 creation (rt. अहम् to create); or: of a cheerful
 appearance (rt. अहम् to see); or: fit for
 enjoyment (अहम् fit, worthy); अहम्
 अहम्-अहम् ना-य. २/१ वं. १, १.

अहम् (शुभ्रि अहम् क तथा अहम्) स-
 मास ना. नारी. रामशनीनुमुकाम; सुभ्रनु—आनं-
 दी देहेहायु; a joyful or happy abode;

Comp. अहम्-अहम् (२/१ ने अहम्)
 ह्रि. १८, १४.

अहम् (शुभ्रि धा. अहम्) सा. ना. नर. इ:अ
 देनार; a tormenter; the root is reduplicated;
 अहम् १/१ ह्रि. ४६, २.

अहम् = अहम् = अहम् = पोहोअयु, अहम् (अ-
 सल.); अहम्* पोहोअयु; to reach, to go;
 to assist; अहम्-अहम् वर्त. इ. नारी. २/१ ह्रि.
 ५२, १; अहम्-अहम् २/३ ह्रि. ५२, ३.

अहम् (शुभ्रि धा. अहम् क) सा. ना. ना-य. हो-
 कम, इरमान; काअमिदे; an ordinance, a com-
 mand, a law; अहम् १/३ ह्रि. ३४, १२.

अहम् विरो शुभ्रि धा. अहम्

अहम् (वि. ना. नर. अहम् नाम;
 name of a person; the Dinkard appears to
 identify him with the famous Áderbâd
 Mârespand, the Mobedân Mobed of Sha-
 pur II.; vide अहम्-अहम् (Yt. 18, 106);
 अहम्-अहम् १/१ य. १३, १०६.

अहम् विरो शुभ्रि धा. अहम्

अहम् = अहम् = अहम्, अहम् अहम्; to
 ooze, to be foul; to desecrate. Comp. rt.
 अहम्; vide अहम्-अहम्

अहम् = अहम् = लिक् = Lat. Licere, Licitare,
 Linqere = To Leak = क) आली करवु; इडी
 नाअयु; to empty, to pour out; अहम्-अहम्
 (आली करवाने अहम्) सनन्त क्ति. (Desider.
 Verb.)† वर्त. आत्तने. ३/१ ह्रि. १५, ७.
 अहम्-अहम् (Aredvisûra) left him a dry
 passage to pass over the good Vitanghu-

* अहम् प्रभाये अहम् (= अहम् = अहम्, पोहोअयु)
 उपरधी अहम्-अहम् = अहम् अहम् पोहोअयुनार.

† धा. अहम् नी माकध धा. अहम् ना अे अहम् अहम्
 धाअेअे. १. आली करवुं. २. अहम् अहम्
 ‡ अहम्ना भोलासा आये शुभ्रि माई अवरता
 आकरथ, अहम् २४७ मी.

haiti अ. अ. परस्मै. ३१ य. ५, ७८; ...

या) पाशुनी तः—परपुर करवुं, पाशुनी छांउवुं—

ग) छोडी देवुं, त्याग करवो; to forsake, to leave off.

घ) वीजेरी नाअवुं, परागंदेह करी नाअवुं; to scatter or blow away; to melt away;

ण) ... = क) छोडी देवुं, कीनारै धसडी काहाउवुं; to throw (a person) ashore;

या) नकामुं नवा देवुं; रई करवुं; to waste, to throw away;

ग) त्याग करवो; धिकारवुं; to leave off, to abandon; to repudiate;

उ) = अरकवुं, मेलुं थवुं; नापाक थवुं; अपवित्र करवुं; to ooze; to be foul; to defile; to make impure;

१ ... = ... = रिष = ... = नयम कर-वो; to wound; cl. ४;

उ) = ती = भेटे सादे भोजवुं, पोकारवुं; to bawl out.

उ) ... = भेटे सादे भोजवुं, पोकारवुं; to cry out aloud;

प्रकाशवुं, अणकवुं; to shine, to glitter; orig., ... (to shine). In several instances, primary roots affix a redundant consonant at the end;

ण) = हृ = Lat. Lucere = Ger. Leuchten = प्रकाशवुं, शैशानी आपवी; to shine, to give light, to glitter;

(पातानां अदनने प्रकाशित करेछे (प्रयो. वर्त. परस्मै. ३१ य. १०, १४२ ... with fire brightly flaming (अणता—शैशान आतशानी सनमुं) = कारांत वर्त. कृ. नः पा३ आहू३. २पि. ५.

ण) ... = अग्नि-हृ = अग्नि-हृ = शैशानी आपवी, प्रकाशवुं; to give light, to shine;

त (लाकडां) ने आतशानी उपर मुकाने आणेछे) वं. ५, २; ... वर्त. संश. आत्मने. ३३ वं. १८, २३.

ण) ... = आ-हृ = प्रकाशवुं; to shine; to give light; ... वं. २, ३८. ४०.*

ण) ... = अलंद प्रकाशवुं, उंचेथी शैशानी आपवी; to give light to brighten up; to blaze up; ... वर्त. संश. परस्मै १११ य. १८, ५०; ... वर्त. संश. परस्मै. २११ य. १८, ४८.

ण) ... = शैशान करवुं, सलगववुं; to light up (as fire); to kindle; ... वर्त. संश. परस्मै. २११ वं. १८, १८. २१.

उ) विशे श्रुत्या १ तथा धा. १, ७, ७

१, ७) = ... = वृधवुं, उगवुं; to grow, to increase; ... वर्त. आत्मने. २११ वं. १०, ४; ... वर्त. परस्मै. ३३ वं. ५, १८; ... वर्त. आत्मने. ३११ वं. ६, २४; ... वर्त. आत्मने. २११ वं. १०, ३; ... (अलंद दरन्ने पोहोअयेछे) द्वित्व अनियमित काण

* ... वाक्य डाकटरे वेद नरनां पुस्तकभा नथी आयो.

(Reduplic. Aor.) परस्मै. ३/१ छिन्. ५१, १२; **अस्मै** has flourished (वधेत्सा छे) अ. अ.

आत्मने. ३/१ छिन्. ४४, २०; **अस्मै** अ. इ. वि. नारी. १/१ (२/१ ने अस्मै) वं. १८, १८. **शुभ्रि** **अस्मै**, **अस्मै**, **अस्मै**, **अस्मै**, **अस्मै**

अस्मै = वधवाथी अटकावतु, वधवा नही देतु (असल.); तोडी नाप्पतु, नाश करवो; to retard from growing (lit.); to break down, to destroy; **अस्मै** वं. ७, ७८. ७८.

अस्मै = आमी करवी, लुल करवी; to be deficient of; to cause decrease; to lack, to err; **अस्मै** पू. अ. परस्मै. १/१ छिन्. १, २२.

अस्मै = उगवतु, वधतु; to grow, to increase; **अस्मै** वं. आत्मने. २/१ छिन्. १०, १२.

अस्मै, **अस्मै** = रुध = अटकावतु; to hinder, to check.

अस्मै = क) दूर हांकी काहाडतु, दूर करतु; to drive away, to keep away; **अस्मै** शक्या. आत्मने. ३/१ वं. १३, ४८.

अ) मुकी देतु, काहाडी नाप्पतु, अमाधु करतु; to omit, to take out, to lessen; **अस्मै** छिन्. १८, ७.

अस्मै, **अस्मै** = रुह = Lat. Rud-ere = रडतु, विलाप करवो; पोकार करीने केहेतु; to weep, to lament; **अस्मै** अ. अ. आत्मने. ३/१ छिन्. २८, ८; **अस्मै** अ. अ. परस्मै. ३/३ वं. ३, ३२; **अस्मै** आत्मने. वं. १८, ४५.

अस्मै, **अस्मै** = वेहेतु; to flow; **अस्मै** (Wester. **अस्मै**) अ. अ. परस्मै. ३/१ छिन्. ८, १११; **अस्मै** य. १८, १४०.

अस्मै = (इस्तान) वेहेतु-आहार नीकणतु; to issue

* शइआतनो = अपूर्ण्य लूतकाण (augment) नो छे. शुभ्रि भाइ अवस्ता व्याकरथ, संक्षे १८१ नो.

† अस्मै 'वधतु' अर्थ भी यथ शक्ये:— **अस्मै** (शरीर) उपर हाथना अजोडा कटतु त्रुं, भीतु केहेर वेहेतु त्रुं अथवा वधुं त्रुं (छिन्. ८, ११).

(as menstrual flow); **अस्मै** शक्या. परस्मै. ३/१ वं. १९, ७.

अस्मै = (मनी) वेहेती करवी; to emit seed (during sleep); **अस्मै** वं. आत्मने. ३/१ वं. १८, ४९.

अस्मै = लुव = उडतु = Lat. Rap-ere = Ger. Raub-en = To rob = क) छीनवी लेतु, लुवतु; to snatch away; **अस्मै**, **अस्मै**

अ) लुटकाट करवी, अराप्पी करवी; to plunder; to put to pillage; to devastate; to desolate; **अस्मै** वं. परस्मै. ३/३ छिन्. ४८, १०.

अस्मै विरो शुभ्रि

अस्मै = लू = कापतु, शुभ्रि पाडतु; to cut, to separate; **अस्मै**

अस्मै = लड् = हलकु यतु, अयण यतु; हलकु करतु, अयण करतु; to be light—agile; to make light—active; orig., **अस्मै**, q. v.; **अस्मै** वं. परस्मै. ३/१ छिन्. १०, ८. **अस्मै** **अस्मै** (Yas. 10, 8) the intoxication of Haoma is light (intrans.). *Otherwise*: the drunkenness of Haoma makes (us) agile (trans.). *Vide* **अस्मै**

अस्मै = हलकु—अयण यतु; to be light—agile. **अस्मै** (caus.) to make light—agile; **अस्मै** (Pārendi) makes our persons agile (पारेंदि आपसुं शरीरने (अयण करेछे) प्रया. वं. परस्मै. ३/१ वी२५. ७, २.

अस्मै (शुभ्रि धा. **अस्मै**) वं. इ. वि. अयण, तेज, शीताय; nimble, smart, fleet; **अस्मै** नीयेनो आल.

अस्मै—**अस्मै** (शुभ्रि **अस्मै** तथा **अस्मै**) सभास वि. अयण—शीताय आलना (षोडवाणुं); (the dawn) of nimble-paced horses;

* अस्मै धातु उपरथी To row = पाथी कापतु, हसेसां मारवां; Rudder वाहाथने यसावनार, पाथी कापनार (असल अर्थ); वाहाथतुं सुकान.

epithet of **...** (the dawn). Comp.

... (Geld. **...**) नारी. २/१ गेह ५, ५.

... (शुभ्रमा धा. **...**) वि. हलकुं (बा-
हारी नही ते); सेहेलु; light (not heavy);
easy ; **...** (adv.) lightly, easily (सेहे-
लाथी) नर. १/१ (द्वि. अ.) छि. १०, १६ ;
... (super. adj.) lightest (धायुं हलकुं)
अति. वि. नर. १/१ य. १४, १६ ; **...** नारी.
१/३ य. १३, २६ ; **...** नारी. २/३ य. १३, ७५.

... (शुभ्रमा २ धा. **...**) सा. ना. नर. माराभारी,
भारवु; धातकीपयुं; strife, dissention; smit-
ing, cruelty; **...** १/१ छि. २६, १; **...**
२/१ छि. ४८, ७.

... (असल ३य **...**; शुभ्रमा धा. **...**) वि.
हलकुं (बाहारी नहीं ते); अयण, तेजुवायुं; light
(not heavy); nimble, agile. Comp.
...; **...** नारी. २/१ वीरप. ७, २; गेह ५, ५ ;
... नारी. २/३ य. १३, ७५.

... (शुभ्रमा धा. **...** क) वि. लडाई करतो;
जिने भलतो सं. रण लडाई; fighting. Comp.
Sans. रण battle; a battle-field; **...**
... in the shape of a fighting
buck (टकर मारता पकरानां शरीरमां)
नर. ६/१ य. १४, २५; **...** the two
spirits fighting with one another (जे भीना
लडाई करता—लडाता) नर. १/२ वं. ७, ५२.

... विरो शुभ्रमा २ **...**

... (असल ३य **...** + **...**)
(शुभ्रमा २ धा. **...**) कृ. वि. रंज पोडिंआउतुं,
नुकसान—अराणी करतुं; doing harm, caus-
ing havoc or destruction; **...**
... नारी. ६/१ य. १०, २७; **...**
नर. २/३ छि. १२, ४; **...**
नारी. २/३ य. १०, ७८.

... (=रण) (शुभ्रमा धा. **...** क) सा. ना. नारी.

* Geld. **...**

लडाई; संसार ३पी लडाई; battle; the strife
or the struggle of life **...** ६/१ (७/१ नी
मतलजे*) छि. ३१, १६.

... (शुभ्रमा १ धा. **...** क) वि.
शुशाली भोगवतुं; शुशाली आपतुं; enjoying
pleasure; giving joy (the root is
reduplicated); धातु द्वित्व धनि प्रत्यय लागि.
... नारी. १/३ य. १३, ४०. शुभ्रमा **...**
...

७

... + संख्या. वि. जे; two (orig., **...**); *vide*
...; जिने भाटे शुभ्रमा **...** जाल.

... अधि. वि. वधारे भलु—साई—नेक;
better, more virtuous—upright; compara.
of **...**; **...**; कोई वपने जेहेतरीने अर्थ नाम
तरीके जी जे जाल वपराज्जिसे छे; sometimes,
it is used as a subs., meaning 'betterment,
amelioration'; for particulars, *vide* **...**

... सा. ना. नारी. इतेह (शुभ्रमा १ धा. **...**);
अथवा मोडोपत, प्यार (शुभ्रमा २ धा. **...**);
victory (rt. **...** to vanquish); or: love,
affection (rt. **...** = to love); शुभ्रमा **...**

... वि. इतेहमंद (शुभ्रमा १ धा. **...**)
अथवा मोडोपत भरेलुं, पसंद पडतुं (शुभ्रमा २
...); **...** धातुने Verbal Adj. तो **...** प्रत्यय
लागि; victorious; or: pleasing, dear to the
heart; **...** ना. न. २/३ छि.
२८, १०.

... (शुभ्रमा ४ धा. **...**) सा. नारी. पाणी सी-
पवानुं कंम; पाणी सीपतुं; irrigating, watering
(as a corn-field). **...** २/१ वं. ५, ५.

... विरो शुभ्रमा १ धा. **...**

* जेना जालासा जाये शुभ्रमा भाई अवस्ता
आकरथ, सके ३०३ जे.

† शइआलतो नीकणी गयो छे ते जथावाने भाटे
देहो, नही धयो.

‡ शुभ्रमा भाई अवस्ता आकरथ, सके २६७ जे.

1) (= वारि) (शुद्धि धा. 1) सा. ना. नर.

सरोवर; a lake; 1/1 य. 1६, ५६. ५६; 2/1 य. ८, ८; सीरी. २, ६; 3/1 य. ५, ३७. ४६; नीत्मा. ५, ५; 4/1 य. १०, १४; 5/1 नारी. २/३ ध्रु. ७१, १०; 6/1 (Geld. 7/1) २/३ य. ८, ४६; 8/1 २/३ ध्रु. ४२, २.

2) (शुद्धि धा. 1) सा. ना. नर. नदी;

सरोवर; a river, a lake; 1/1 य. १६, ४२; ध्रु. ६५, ४; य. ५, ४. १०१; य. १६, ५१.

3) विरो शुद्धि 7/1

4) (= वार्थ) (शुद्धि २ धा. 1) ३) वि. पसंद ५३८, मन गमनु; agreeable, pleasing to the heart; 1/1 ना. २/१ ध्रु. ३४, १४; ध्रु. ५४, १; Frag. ९, १; 2/1 (पसंद करवा जेग) नारी. २/३ ध्रु. ३८, १; 3/1 (पसंद ५३८) नारी. २/३ ध्रु. ४३, १३.

५) सा. ना. मरु; ध्रु. wish, desire; 6/1 = 7/1 = ध्रु. लगती मरु, साहेबने लगती ध्रु. (असल.); अहुनवर, यथा अहु वधयो नामनी अहुगी (वि. ना.); the Lord's Will (lit.); Ahuna Vairya; for particulars about 7/1 8/1 1. 9/1; 10/1 11/1 नी शुद्धि शुद्धि विभक्तिनां 12/1 तथा धारा भाषे शुद्धि 13/1

१२) वि. मरु प्रभाषे आलतो, आपाप्यार; self-commanding, independent; 14/1

15/1 an independent or self-willed ruler (orig.). आपाप्यार पादशाह, पीतानी मरु प्रभाषे आलनार पादशाह (असल.).

16/1 = 17/1, 18/1 = 19/1

(वि. ना. ना.) = शेरिवर अमशासंद, शे सखणी नतनी धातु तथा अनला उपर भवक्रल छे; Sheherivar Amshâspand, one of the archangels, presiding over the metals; 20/1 धारा भाषे शुद्धि 21/1 ३.

22/1 धातु (सा. ना. ना.); a metal; शुद्धि 23/1 ध.

(७) 24/1 = शेरिवर महीना; the sixth* month of the year; 25/1 26/1 ६/१ आइरे. गाहाम. ६.

27/1 (Gr. Aristeros) वि. दायाँ (न-भायाँ नही, नमयाँ तरकुं नही); left (not right). Comp. 28/1, 29/1 सब left. Contrast 30/1-31/1. 32/1 33/1 at his left hand (तेनी दायाँ आशु तरकुं) नर. २/१ य. १०, १००.

34/1 (शुद्धि १ धा. १) वि. नयाँ, मा-हीतगार; मानवाणो; knowing, well-informed, full of knowledge; 35/1 नर. १/१ य. १०, १४२.

36/1 विरो शुद्धि 37/1

38/1 वि. ना. नर. सुकुकुं नाम; काबुलनु प्राचीन नाम (पेहेलवी, हारसे तथा हारमे.); सजस्तान; the ancient name of Cabul (Pehl. Com., Har. and Dar.); Sejistân (Burnouf, Haug and Sp.). 39/1 २/१ वं. १, ६. (शुद्धि मोदी.)

40/1 (= वेग) (शुद्धि धा. १) सा. ना. नर. कुटो, अपातो; a stroke, a blow; 41/1 ४/१ य. १०, ६६; 42/1 ६/३ य. १०, ६६. शुद्धि 43/1, 44/1.

45/1 (= बीज, बीज) सा. ना. नर. पी; तोपम; seed, germ; 46/1 नर. १/१ य. १६, ६२. Comp. 47/1; शुद्धि नीयेना आल.

48/1 (= 49/1 = बीज; 50/1 = बीज) सा. ना. ना. य. मूण, पी; असल नगा; seed, germ; the primitive seat; 49/1 = 50/1 (वि. ना. ना.) 51/1 अन लोडानु सठथी पेहेलु मथक; धरिनवेन, अइआरीस तथा आ-

* To be corrected at p. 151, 1st column, 8th line; read the sixth (and not the fourth) month of the year.

† Geld. 52/1.

‡ प्राइं० बेन्फी (Prof. Benfey) के आलनी उत्पत्ति वि-जन (न-म आपये) धरिछे.

..... (**.....** धा. **.....**) वि. गोलाभ आ-
रगीनां कामेना लप्प लागेला, गोलाभ आरगीनुं काम
करेनार; one who commits an unnatural
crime, a paederast; sodomite; **.....**
..... नर. १/१ वं. ८, ३२. **.....**
(वतं. **.....** वि.) नी **.....** १/१ धर्शिके. **.....**

..... (**.....** धा. **.....**) वि. गोलाभ आरगीनुं
काम करतो—करेनार; same as **.....**, q v.;
..... नर. १/१ धर्श. ५१, १२.

१ **.....** विसे **.....**

२ **.....** विसे **.....**

..... (= **.....**) (**.....** १ धा. **.....**) सा. ना. नर. **.....**
धळी उतरी **.....**; depth; a steep descent;
a precipice; **.....** २/१ वं. ४, ५२; **.....**
७/१ वं. १३, ३८; वं. १५, ६.

.....) उतरी उतरलु उपरथी अथवा **.....** पडी
नचु; falling down a precipice. Comp.
Per. **.....** lost. **.....** नीचेने **.....**

..... (= **.....**) (**.....**) (**.....**)
..... तथा **.....**) समास लू. **.....** वि. उतरी उतरलुथी
अथवा **.....** पडी गयाथी मरी **.....**; killed
by falling down a precipice; **.....**
१/३ वं. ७, ४.

....., **.....** (२ **.....** उपरथी) सा. ना.
नर. **.....**) मोहेदेदार, मोहेदेनामां रेहेनार (असल.);
हलकी पदवीना भायूस; गामडियो (स्पी. तथा
पुस्ती); a street-fellow; one of the inmates
of the street (orig.); a man of low digni-
ty; a villager (Sp. & Jus.); **.....** १/१
वं १३, ४९; **.....** (Geld. **.....**)
वं. ६, ३८.

.....) गवेया, लुटकतो गानार; a minstrel; a
strolling singer; **.....** १/१ वं. १३, ४९;
..... ६/१ वं. १३, ४४. ४६.

..... (Yt. 14, 37) probably, a
corrupt form of **.....** all; तमाभ.

..... (= **.....**) वि. ना. नर. वसिह

नामने शाहेनाभामां आवेसा **.....** पुश्य; **.....**
शंगने भाधितथा अक्रस्याभने कडि; the well-
known Viseh of the sháh-Námeh; bro-
ther of Peshang and uncle of Afrâsyâb.
Wester. **.....**; **.....** नीचेने **.....**

..... (**.....** उपरथी) वि. वसिह नामनां
आनदानेना; वसिहनां आनदाने लगेना; of the
family of Viseh; **.....**
the gallant sons of Viseh (वसिहना आहादुर
छोकरा **.....**) नर. १/३ य. ५, ५७; **.....**
..... नर. २/३ य. ५, ५४. (**.....**)

..... वि. ना. नर. नामांकित पुश्यनुं नाम;
name of an illustrious personage; **.....**
..... (Wester. **.....**) ६/१ य. १३, ११०.
.....

..... (= **.....**) (**.....** १ धा. **.....**) सा.
ना. ना-य. मुकाम, रेहेडालु; घेर; a resi-
dence abode, house; **.....**
from the abode of the Druj (**.....**)
५/१ य. १०, ८६.

..... (**.....** उपरथी) सा. ना.
ना-य. संक. आइत; **.....**; affliction, calami-
ty, distress. Comp. **.....**
(अने संकटमां) २/१ वं. ३, ३५.

..... (Ved. **.....**) सा. ना. भेवा? a fruit?
vide **.....**, **.....**

....., **.....** }
....., **.....** }
..... } **.....** विसे
..... } **.....** १ धा.
..... }

..... perf. Atmane. 3 per. plu. (Jackson)
rt. **.....** to carry; redup. **.....**; weak base
.....; giving joy; redup. of *vzar* = *vraz*,
urváz (Dar.)

* Mark the final **.....** for **.....** (abl. sing.)
..... (**.....** ने **.....**) ५/१ नो प्रत्यय **.....**
.....; **.....** नी ५/१ **.....** आविसे.

ग) आभासी; अदती हलत; prosperity; thriving state; **प्रसृष्टम्** ५/१ (४/१ ने अदति) वी२५. ११, १३.

२ प्रसृष्टम् (धा. प्रसृष्टम् = प्रसृ + ष्टम्; श्रुत्वा १ धा. ष्टम्) सा. ना. ना०य. सञ्चन, जाल; a word; **प्रसृष्टम्** २/१ वं. १६, १५. ३५.

प्रसृष्टम् (= वक्ष्य) (श्रुत्वा धा. प्रसृष्टम् क) सा. ना. ना०य. वध, वधारी; growth, increase; **प्रसृष्टम्** १/१ वं. ६, ५३. ५४. ५५. ५७; वं. १३, ५२. ५३. ५४. ५६; **प्रसृष्टम्** २/१ वं. २१, ६. १०. १४. **प्रसृष्टम्** (be on thy growth) ७/१ छिन्. ६२, ३.

प्रसृष्टम् (श्रुत्वा धा. प्रसृष्टम् क) सा. ना. ना०य. वधारी; increase; श्रुत्वा **प्रसृष्टम्**

प्रसृष्टम् विरो श्रुत्वा १ धा. ष्टम्

प्रसृष्टम्, **प्रसृष्टम्** विरो श्रुत्वा २ ष्टम्

प्रसृष्टम् (= १३३१) (= प्रसृ + ष्टम्; श्रुत्वा २ ष्टम् तथा १ प्रसृ) सा. ना. ना०य. सञ्चन— विचार रा०मनार (असल.); क) माथु (सारा माथुसतु के ने विचारिने जालि); the head (of a person who speaks with good sense). Contrast **प्रसृष्टम्** the head (of an evil being). **प्रसृष्टम्** १/१ वं. ५, ११; वं. ६, २२; **प्रसृष्टम्** २/१ वं. ८, ४०. ४१. ४२; वं. ६, १५; य. १४, १३; **प्रसृष्टम्** ६/१ य. २२, २; **प्रसृष्टम्** ६/१ वं. ८, ३८; वं. ६, ३०.

५) उपरनो भाग; the upper part; श्रुत्वा **प्रसृष्टम्**

१ प्रसृष्टम् = वस् = रहेतु, मुकाम करवो, to reside, to dwell; **प्रसृष्टम्** वर्त. परस्मै. ३/१ य. २२, १. १६; य. २४, ५४; **प्रसृष्टम्** छिन्. ३०, ५.

२ प्रसृष्टम् = वस् = ठांकतु, कपडा पहरेवां; to cover to put on (as garments); **प्रसृष्टम्** वर्त.

* Gheld. **प्रसृष्टम्**
† थेहेरेछे (मिहस तथा धारभेस्तेते).

आत्मने. ३/१ वं. ४, ४६; य. १३, ३; **प्रसृष्टम्** परस्मै. य. १०, १२६; **प्रसृष्टम्** आत्मा. परस्मै. ३/१ वं. ३, १६; **प्रसृष्टम्** अ. जू. आत्मने. ३/१ य. ५, १२६.

३ प्रसृष्टम् = वस् = अलकतु, प्रकाशतु; to shine, to glitter; श्रुत्वा **प्रसृष्टम्**

प्रसृष्टम्-रुष्टम् = प्रकाशतु; to shine; **प्रसृष्टम्-रुष्टम्** (धातुनो = नीकणी गयाथी) वर्त. परस्मै. ३/१ वं. १६, २८.

४ प्रसृष्टम् = वस् = आहातु, पसंद करतु; मान आ-पतु; to love, to approve, to respect; श्रुत्वा **प्रसृष्टम्**, **प्रसृष्टम्** **प्रसृष्टम्**

प्रसृष्टम् (**प्रसृष्टम्** तु पीशुं ३५) वि. लक्षु, नेक, साई; good, virtuous, noble; **प्रसृष्टम्** लक्षी (आर्ध्डीम्माने) नारी. २/३ छिन्. ५२, १. Wester. **प्रसृष्टम्**

प्रसृष्टम् वि. ना. न२. सरोवरतु नाम; a bestower of the better gifts (lit.); name of a lake, probably the Lake Khvârizm (the Lake Aral) or the sóvbar in the country Tûs (Dar.); **प्रसृष्टम्** (Wester. **प्रसृष्टम्**) १/१ य. १६, ५६.

प्रसृष्टम् (**प्रसृष्टम्** ५ उपरथी) सा. ना. ना०य. शुष्नी, ललाछ; goodness; **प्रसृष्टम्** ३/१ छिन्. ६८, १३.

प्रसृष्टम् (श्रुत्वा ४ धा. **प्रसृष्टम्** क) सा. ना. ना०य. शुष्नी, नेकी, ललाछ; goodness, excellence; virtue; **प्रसृष्टम्** ३/१ वं. ५, २२. २३. २४. २५. य. २१, ६; य. २२, ११; **प्रसृष्टम्** २/३ छिन्. ५८, ४.

५) वि. लक्षु, साई; good; **प्रसृष्टम्** (Wester. **प्रसृष्टम्**) ना०य. २/३ य. ३, १. २. श्रुत्वा **प्रसृष्टम्**

प्रसृष्टम् (= वक्ष्य) (श्रुत्वा २ धा. **प्रसृष्टम्**) सा. ना. ना०य. कपडुं. पहरेतु; a garment, clothing; **प्रसृष्टम्** २/१ वं. ४, ४६; य. ५, १२६; य. १३, ३.

प्रसृष्टम् वि. ना. न२. सपिनामीनी पिस-अशरानो अमिक जतनो कुतरि, नेने अशेमीनीनी पिसअशरानां जनवरानो नारा करतो जलुविषा छे;

७१, १३; **हैलम** (Geld. हैलम) न०.
 २१ छिन्. १०, ६; हैलम (Geld. हैलम) २१
 वं. १६, १७; वं. १८, १०. १२; वीर्य. १६, ३; ५.
 १३, १४८; हैलम नान्य. २१ छिन्. ३१, ५; छिन्.
 ४३, ३; छिन्. ४८, ४; छिन्. ५१, ६; हैलम नान्य.
 २१ छिन्. ५३, *६; हैलम २१ य. २४, *५८;
 हैलम (वृधारे सारीरति) नारी. ३१ (कि.
 अ.) छिन्. ३५, ६; हैलम नारी. २३ छिन्.
 ३६, २; छिन्. ५२, ३; य. १३, १५४; हैलम
 (Geld. हैलम) न०. ६३ छिन्. ६०, ४.

अ) सा. ना. नान्य. अुपी. ललाध; good-
 ness; excellence; शुचि. हैलम, हैलम
 ग) सा. ना. नान्य. वस्तु, नेआमत, पेदाअमिश;
 a thing (orig.); a good thing; a gift;
 creation. Comp. Sans. वस्तु; लक्ष २३ छिन्.

७०, १; लक्ष २३ वं. ११, १. २. १०. १३. १६. १८;
 छिन्. ८, ५; छिन्. १२, १; छिन्. १६, २. ४; छिन्. ३७,
 १; वीर्य. ११, ५; य. ५, ८६; य. १३, १५३; य.
 २१, ३; हैलम **हैलम** the bestower of good
 things (नेआमतोना अपरानार) ६३ वं. २२, १.
 ८. १४; हैलम हैलम (नेआमतोना अपरान-
 नारा) ६३ छिन्. ६५, १२; वीर्य. ११, १२; लक्ष
 है ६३ य. २१, १; लक्ष ७३ य. ११, ३.

हैलम वि. ना. नर. नामांकित पुरुषनु नाम;
 name of an illustrious personage; हैलम
 ६१ य. १३. १०८. (शुचि. मोदी.)

हैलम (गल्लेक उपरथी) सा. ना. नारी.
 लोही; blood; हैलम ६३ वं. ६, २६;
 हैलम ६३ वं. ६, ७. ८.

हैलम (हैलम क उपरथी) सा. ना. ना-
 न्य. ललाध, अुपी; goodness, excellence;
 हैलम ७३ य. १३, २३.

हैलम (शुचि. हैलम क तथा प)
 समास वि. सारां उहापलुवाणु; having good
 sense; discreet; हैलम न०. ४३ छिन्. १,
 १६; छिन्. ३, २३; छिन्. २३, ४.

* आअि हेकाथे हैलम जोस भेहेतरीने अर्थे
 ना भ तरीके वप अयेसा है.

हैलम (= वस्तु) (शुचि. हैलम)
 तथा १ धा. **हैलम** समास वि. नेआमत अपरान-
 नार; bestowing gifts; हैलम न०. ११ छिन्.
 ३८, ४; हैलम हैलम न०. १३ छिन्. १६, ६.

हैलम वि. ना. नर. नामांकित पुरुषनु
 नाम; name of an illustrious personage;
 हैलम हैलम ६१ य. १३, ११६; (शुचि. मोदी.)

हैलम (हैलम उपरथी) वि.
 वंछुधातनां आनदानो-कु कुपी; वंछुधातना छी-
 करै; of the family of Vanghuhdâta; son of
 Vanghuhdâta; हैलम हैलम न०. ६१
 य. १३, ११६.

हैलम वि. ना. नारी. रस्तापीने व-
 अति पेदा थनार पेगमपर हेरीदरमाहनी माअिनु
 नाम; the mother of Ukshyat-Nemangh,
 the future prophet to be born at the time
 of the Resurrection; lit., of noble parent-
 age. Comp. हैलम-हैलम (Saoshyant's
 mother); हैलम fem. of हैलम, हैलम a father;
 हैलम हैलम ६१ य. १३, १४२. (शुचि. मोदी.)

हैलम (शुचि. हैलम) तथा धा. **हैलम**
 समास वि. नेआमतने लाअिकनु; अथवा ललाध-
 अुपीने लाअिकनु; ललाध-अुपी भेलेला (दार-
 ने.); deserving of gifts or goodness; one
 who has acquired good things (Dar.)
 हैलम न०. २३ य. १३, १५१.

हैलम, **हैलम**, **हैलम** } अये जोला विरी
हैलम } शुचि. हैलम

हैलम (असल ३५ **हैलम** + हैलम)
 (शुचि. हैलम तथा १ धा. **हैलम**) समास वि.
 भेहेतरी अथवा वधारे लली (यीने) आपति—
 आपनार; a bestower of the better gifts;
 हैलम न०. १३ गेह २, ६; हैलम न०.
 ८३ छिन्. ६५, १२. Geld. हैलम

हैलम loc. sing. of हैलम, प. ४.

हैलम = वस्तु = Lat. Vocare = आह्वान, हेतु; to

speak; to say; cl. 3. **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** वतं. परस्मै. १।१ छन्द. ४५, ३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** शङ्खा. परस्मै. ३।१ वं. ४, ४६; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** १।३ छन्द. ३५, ३; **𑀧𑀲𑀭𑀸𑀓** आमा. परस्मै. २।१ छन्द. ३१, ३; छन्द. ३४. १५; छन्द. ४४, १—१६; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** (तु भने केहे) छन्द. ४८, २; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** अ. अ. परस्मै. २।१ छन्द. १३, ५; छन्द. ३६, ४; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** ३।१ छन्द. २६, ६; छन्द. ३१, ६; छन्द. ३४, १०; छन्द. ४५, ३; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** संरा. वं. ८, ११; वं. १५, १३; **𑀧𑀲𑀭𑀸𑀓** पू. अ. परस्मै. ३।१ य. १३, ६०; **𑀧𑀲𑀭𑀸𑀓** आत्मने. वं. १४, ४; वं. १८, ७२; य. १४, ५५; **𑀧𑀲𑀭𑀸𑀓𑀲𑀸𑀓** पू. अ. परस्मै. ३।२ छन्द. १३, ४; † **𑀧𑀲𑀭𑀸𑀓** अति. (Root-Aor.) आत्मने. ३।१ वं. २, २२. ३१. ४०. ४२; वं. ३, २६. २८; छन्द. ६, ३; छन्द. १०, ६; य. १, ५. २६; य. १३, ६०; **𑀧𑀲𑀭𑀸𑀓** († **𑀧𑀲𑀭𑀸𑀓** नु गाथा ३५) छन्द. ३२, १०; **𑀧𑀲𑀭𑀸𑀓** वतं. अति. परस्मै. १।१ छन्द. ३०, १; छन्द. ५१, ८; **𑀧𑀲𑀭𑀸𑀓** आत्मने. ३।३ छन्द. ३२, १०; **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** कर्म. अति. (Pass. Fut.) ३।१ छन्द. ४४, ११; असल ३५ **𑀧𑀲𑀭𑀸𑀓** + **𑀧𑀲𑀭𑀸𑀓**
𑀧𑀲𑀭𑀸𑀓 (caus.) he sent word (केहेव-शब्दं) प्रयो. अ. अ. आत्मने. ३।१ वं. २२, ७; **𑀧𑀲𑀭𑀸𑀓** कर्म. अति. (Pass. Aor.) || ३।१ छन्द. ४३, १३; **𑀧𑀲𑀭𑀸𑀓** (**𑀧𑀲𑀭𑀸𑀓** नी माहक व्याकरण्यु) छन्द. ३६, ६; छन्द. ५८, ८; **𑀧𑀲𑀭𑀸𑀓** (जहेर करवाने भाटे) सामान्य ३५ (infinitive)** छन्द. २८, ११;

* द्वित्व (Reduplic.) ३५ **𑀧𑀲𑀭𑀸𑀓** भांथी बीजे = नीकणी गयाथी **𑀧𑀲𑀭𑀸𑀓** थयुं.

† धा. **𑀧𑀲𑀭𑀸𑀓** भांथी = नीकणी गयाथी **𑀧𑀲𑀭𑀸𑀓** थयुं : पछी शब्दआतमा Augment ने। = तथा अ. अ. ने। **𑀧𑀲𑀭𑀸𑀓** सागाथी **𑀧𑀲𑀭𑀸𑀓** + **𑀧𑀲𑀭𑀸𑀓** + **𑀧𑀲𑀭𑀸𑀓**; अतुं गाथा ३५ **𑀧𑀲𑀭𑀸𑀓**

‡ व्यनजन नरम थधने वचभां : उमेराथाथी **𑀧𑀲𑀭𑀸𑀓** नु **𑀧𑀲𑀭𑀸𑀓** थयुं.

§ जुओ भाई अवस्ता व्याकरण्यु, सहे २३५ भा. || जुओ भाई अवस्ता व्याकरण्यु, सहे २५४ भा. ¶ शब्दआतमा Augment ने। = सागा.

** **𑀧𑀲𑀭𑀸𑀓** = Vedic से (सामान्य ३५ने प्रत्यय); जुओ भाई अवस्ता व्याकरण्यु, सहे २६६ भा.

𑀧𑀲𑀭𑀸𑀓 (जालनारने भाटे) पू. अ. परस्मै. नर. ४।१ य. १३, ८८; **𑀧𑀲𑀭𑀸𑀓** (वपुष्यात्मनो सरदार) अ. अ. वि. नर. १।१ वं. ५, २५; वं. ७, ७१. जुओ २ **𑀧𑀲𑀭𑀸𑀓**, **𑀧𑀲𑀭𑀸𑀓**

𑀧𑀲𑀭𑀸𑀓 = केहेवु; to call, to address; **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** आमा. परस्मै. १।३ छन्द. ३८, ५.

𑀧𑀲𑀭𑀸𑀓 = प्रति-वच् = पाछे जवाय आपवा; to reply, to answer; **𑀧𑀲𑀭𑀸𑀓** अति. (Root-Aor.) आत्मने. ३।१ वं. २, ३. ५; छन्द. ६, २; य. २२, ११; य. २४. १.

𑀧𑀲𑀭𑀸𑀓 = वधारे अहं गलुवु—केहेवु; to esteem or declare (a person) more exalted **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** पू. अ. परस्मै. १।३ छन्द. ३४, ५; (**𑀧𑀲𑀭𑀸𑀓** = **𑀧𑀲𑀭𑀸𑀓** = पर superior अहं.)

𑀧𑀲𑀭𑀸𑀓 = प्र-वच् = गहेठेथी केहेवु—जालवु, जहे-२ करवु; to declare forth; to speak openly or publicly; **𑀧𑀲𑀭𑀸𑀓** वतं. परस्मै. १।१ य. २४, ४६; **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** we declare and I declare (हमे जहेर करीजे छिये अने हुं जहेर करेछुं) छन्द. ७०, २; **𑀧𑀲𑀭𑀸𑀓** (**𑀧𑀲𑀭𑀸𑀓** नेअदले) वतं. संरा. परस्मै. २।१ (आमा. नी मतलये) य. २४, २२; **𑀧𑀲𑀭𑀸𑀓** आमा. परस्मै. २।१ छन्द. ३४, १२; छन्द. ४६, ७; **𑀧𑀲𑀭𑀸𑀓** अ. अ. परस्मै. १।१ छन्द. १६, ३; **𑀧𑀲𑀭𑀸𑀓** य. १७, २२; **𑀧𑀲𑀭𑀸𑀓** २।१ छन्द. १६, १; **𑀧𑀲𑀭𑀸𑀓** **𑀧𑀲𑀭𑀸𑀓** ३।१ वं. १६, २५. ३१; आहं. २।१. ८; **𑀧𑀲𑀭𑀸𑀓** १।३ य. २४, १३. २०; **𑀧𑀲𑀭𑀸𑀓** * **𑀧𑀲𑀭𑀸𑀓** १।३ छन्द. ३५, ६; **𑀧𑀲𑀭𑀸𑀓** संरा. ३।१ य. ११, ४; य. २४, २०; **𑀧𑀲𑀭𑀸𑀓** पू. अ. परस्मै. ३।१ छन्द. १६, ६; **𑀧𑀲𑀭𑀸𑀓** छन्द. ६५, ६; **𑀧𑀲𑀭𑀸𑀓** पू. अ. आत्मने. १।१ छन्द. १६, ८; **𑀧𑀲𑀭𑀸𑀓** १६, १०; **𑀧𑀲𑀭𑀸𑀓** ३।१ वीर्य. १५, ३; † **𑀧𑀲𑀭𑀸𑀓** (ने कोछि जलुरी) अति. ३।१ वीर्य. १५, ३; **𑀧𑀲𑀭𑀸𑀓** (this word)

* आमा. परस्मै. १।३ बी थधं शके. † अने जालासा जाये जुओ भाई अवस्ता व्याकरण्यु, सहे २३५—२३६ तथा २५५.

which shall be spoken in future (તે કલામ) નો હવે પછી બોલારો. કર્મ. ભવિ. (Pass. Fut.) ૩/૧ ઈન્. ૧૯, ૧૦; *સમ્યક્ત્વાદિ* શબ્દો આશ્રયે *સમ્યક્ત્વાદિ* this word has been declared to us (આશ્રયે કલામ હમુને જાહેર કરવામાં આજ્યો છે) કર્મ. પૂ. જૂ. (Pass. Perf.) ૩/૧ ઈન્. ૧૯, ૧૧; *સમ્યક્ત્વાદિ* ભવિ. વર્ત. પરસ્મૈ. ૧/૧ ઈન્. ૪૪, ૬; ઈન્. ૪૫, ૧.

૨ શબ્દ (= वाच = Lat. Voc. + s = Vox) (શુદ્ધિ ૧ ધા. શબ્દ) સા. ના. નર. તથા નારી. સમ્યુન, બોલ, આવાજ, બંદગી; a word, voice, prayer; શબ્દો ૧/૧ ઈન્. ૪૪, ૧૭; ય. ૧૦, ૮૫. ૮૯; ઈન્. ૯૦, ૫; ય. ૧૯, ૯૬; ય. ૨૧, ૪; શબ્દો ૨/૧ વં. ૩, ૧૧; વં. ૧૩, ૪૦; વં. ૧૮, ૧૫. ૨૩, ૨૯; ઈન્. ૭, ૨૬; ઈન્. ૨૯, ૯; ઈન્. ૫૦, ૬; ઈન્. ૯૦, ૫; ઈન્. ૭૦, ૪; ય. ૧૦, ૮૫; ય. ૧૪, ૨૧; ય. ૧૭, ૧૭. ૬૧; શબ્દો ૩/૧ વં. ૫, ૨૧; વં. ૧૯, ૮. ૯; ઈન્. ૧૦, ૨. ૧૯; વીરપ. ૮, ૧; ય. ૨, ૧૮; ય. ૧૦, ૩૦. ૮૯. ૧૩૭; શબ્દો *સમ્યક્ત્વાદિ* ૬/૧ ઈન્. ૮, ૧; શબ્દો ૧/૩ વં. ૧૦, ૩. ૭. ૧૧. ૧૫. ૧૬. ૧૭; શબ્દો ૧/૩ ઈન્. ૧૦, ૧૮; ઈન્. ૬૫, ૯; ય. ૧૪, ૪૬; શબ્દો ૨/૩ વં. ૩, ૨; વં. ૯, ૪૬; વં. ૧૦, ૨. ૩. ૫. ૭. ૯. ૧૧. ૧૩; વીરપ. ૭, ૧; શબ્દો ૨/૩ વં. ૮, ૧૯; વં. ૯, ૧૨. ૨૭; વં. ૧૧, ૩. ૪. ૫. ૬. ૭. ૮. ૧૧. ૧૪. ૧૭. ૨૦; વં. ૧૭, ૫. ૭; વં. ૨૨, ૧૩; ઈન્. ૩૧, ૨૦; ઈન્. ૬૫, ૧૦; શબ્દો ૨/૩; શબ્દો ૨/૩ ઈન્. ૩, ૪; ઈન્. ૭૧, ૧૮; શબ્દો ૨/૩ ઈન્. ૭૧, ૭; શબ્દો *સમ્યક્ત્વાદિ* ૩/૨ વીરપ. ૧૪, ૧; શબ્દો ૫/૩ (૩/૩ ની મતલબે) ઈન્. ૧૬, ૧; વીરપ. ૬, ૧; ય. ૩, ૧૮; તથા દરેક નીઆશ્રિશ તથા યશતને છેડે આવા વાતા *સમ્યક્ત્વાદિ* શબ્દો ની કૃકરામાં; શબ્દો (Wester. શબ્દો) ૫/૩ (૩/૩ ની મતલબે) ય. ૧૦, ૮૮; શબ્દો ૬/૩ ય. ૨, ૧૧; ય. ૧૧, ૩; શબ્દો ૬/૩ વીરપ. ૧૫, ૩. શુદ્ધિ *સમ્યક્ત્વાદિ* શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો.

ઈન્. ૨૮, ૦; ઈન્. ૫૩, ૭; ય. ૧૩, ૮૩; ય. ૨૧, ૧; શબ્દો ૨/૧ વં. ૮, ૧૦૦-૧૦૩; વં. ૧૯, ૧૮; વીરપ. ૨, ૫; ય. ૧૧, ૪; શબ્દો ૨/૧ ઈન્. ૪૫, ૫; શબ્દો ૩/૧ ઈન્. ૧, ૨૧; વીરપ. ૨૨, ૨; ય. ૧૧, ૪; આશ્રિ. ગાહામ. ૧૭; તથા દરેક આશ્રિગીતને છેડે આવાતા *સમ્યક્ત્વાદિ* શબ્દો કૃકરામાં; શબ્દો ૩/૧ ઈન્. ૧૧, ૧૮; ઈન્. ૩૨, ૫; ઈન્. ૩૩, ૨; ઈન્. ૩૪, ૧; ઈન્. ૪૭, ૧; ઈન્. ૪૮, ૪; શબ્દો ૪/૧ ઈન્. ૬૮, ૪; શબ્દો ૫/૧ ય. ૫, ૭૬; શબ્દો ૬/૧ વં. ૧૮, ૧૭. ૨૫; ય. ૧૨, ૦; ય. ૧૬, ૬; શબ્દો ૭/૧ ય. ૧૪, ૨૮. ૩૦. ૩૨; શબ્દો ૭/૧ ઈન્. ૩૦, ૩; શબ્દો ૨/૩ ઈન્. ૩૧, ૧; ઈન્. ૩૩, ૮; ઈન્. ૫૮, ૬; શબ્દો ૩/૩ ઈન્. ૧૨, ૪; ય. ૫, ૭૬; શબ્દો *સમ્યક્ત્વાદિ* ૩/૩ ઈન્. ૩૬, ૪; શબ્દો ૬/૩ વં. ૯, ૧૩; ઈન્. ૩૧, ૧૯; વીરપ. ૭, ૨; વીરપ. ૧૨, ૩; શુદ્ધિ શબ્દો-*સમ્યક્ત્વાદિ*, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો-*સમ્યક્ત્વાદિ*, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો-*સમ્યક્ત્વાદિ*, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો-*સમ્યક્ત્વાદિ*, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો, શબ્દો-*સમ્યક્ત્વાદિ*.

વ્યવસ્થાપનશબ્દ (શુદ્ધિ શબ્દો તથા શબ્દો) સમાસ ના. નારી. શબ્દોની ગુથની—ગોથવાણુ; અર્થ—આરત, કૃકરા; the structure or arrangement of words (lit.); style, a stanza; શબ્દો *સમ્યક્ત્વાદિ* ૨/૧ વીરપ. ૧૩, ૨; * *સમ્યક્ત્વાદિ* ૭/૧ ઈન્. ૫૮, ૮. શુદ્ધિ *સમ્યક્ત્વાદિ* તથા અર્થની પછીનો બોલ.

પાંચશબ્દવ્યવસ્થાપનશબ્દ (શબ્દો ઉપરથી) વિ. કૃકરાવાણુ; કૃકરા સાથે—સુધાં; (the five Gāthās) with the well-constructed order of their words; શબ્દો નામ. ૨/૧ (નારી. ૨/૩ ને બદલે) ઈન્. ૫૭, ૮.

વચનશબ્દ (શબ્દો ઉપરથી) વિ. વચનને લગતો, બોલ—વચનથી થયેલો (કોલ); verbal, oral, expressed in words; શબ્દો શબ્દો.

વચનશબ્દ (= वाच) (શુદ્ધિ ૧ ધા. શબ્દ) સા. ના. નામ. સમ્યુન, બોલ, કલામ, વચન; a word, a speech, a discourse; શબ્દો ૧/૧ વં. ૪, ૩; વં. ૭, ૫૧; વં. ૧૩, ૭; ઈન્. ૧૯, ૧; ઈન્. ૨૧, ૧. ૨;

* Comp. શબ્દો, શબ્દો, શબ્દો loc. sing. (base); vide my Avesta Grammar, pp. 80-81.

a verbal contract; वचनने धगता धिमाने भा-
होति भाषीने कथिषा कोल नर. १/१ वं. ४, २.
५; ...नर. २/१ वं. ४, ११.

... (...) वि. तारीक—
वभाषुने लात्मिक (असल.); पंदगी; praise-
worthy (lit.); prayers; ... नर.
६/१ य. १५, १.

... (...)
समास वि. योतानो वचन करार मुन्य अमलमां
लावतो; fulfilling one's vows; ... नर.
१/१ वं. ७, ५३ (पेहेलवी शरहेमां). ...

... वि. ना. नर. नामांकित पुत्रधनु नाम;
धारयामेजुशतास्प पादराहनाछोकरानु नाम(मोदी);
name of an illustrious personage; probably,
a son of King Gushtâsp's (Modi);
... ६/१ य. १३, १०२.

... (...) वि. मजुष्ट, अ-
जवान; powerful, strong; ... नर. १/१
य. ८, ४३.

... (...) सा. ना. नर. कौ-
वत—टोका आपनार, मददगार; one who sup-
ports or strengthens; a helper; ...
... the supporters of righteousness
(शरतीना मददगारिने) २/३ छि. ४६, ४.

१ ... = ... = Lat. Veh-ere =
Fr. En-vo-yer = क) लक्षि जवु; to carry; to
convey; ... वरत. परस्मै. १/१ वं. ५, १८;
... ३/१ वं. ३, ३१; य. ८, ३३; ... ३/३
य. ५, ६५; ... संश. २/१ वं. ५, १६; ...
(लक्षि गयो, हांकी मुक्या) अ. लू. परस्मै. ३/१
य. १६, ८१; ... सीपवानेमदि पाव्री
(छि.) सामा-यइप (infinitive) वं. २, २४.

अ) आगज अलाववु, गति आपवी, हउसिलवु;
to propel, to waft; to set in motion; to push
forward; vide ...

* शरआतना = Augment ना गद्यना. अगरेजे

भा. ... (हा = छोडदिनुं) उपरथी अथीने ... उपरथी
लक्षिमेतो, अनि. (Root-Aor.) परस्मै. ३/१ धा. अ.

ग) ... = Ger. Wagen=To Weigh=तोलावु;
भायी थवु; to weigh; to be heavy; vide
... , ... , ...

घ) गाडीमां* मेसीने जवु; गाडी हांडवी; गाडी-
मां लक्षि जवु; to drive in a carriage, to take
on a drive; to carry (as in a carriage);
... वरत. परस्मै. ३/१ य. १०, १२६; ...
(गाडीमां लक्षि जवुमेछे.) ३/३ छि. ५७, २७;
य. १०, ४७. ६८; ... संश. य. १०, १२५;
... संश. ३/१ य. ५, ११; ... वरत. कृ.
परस्मै. नर. १/३ य. १०, २०; ... वरत. कृ. आ-
त्मने. नारी. १/१ य. ५, ११; ... (गाडीमां मे-
सीने जतो) नर. २/१ वं. ५, २६; वं. ८, ७३;
... (गाडीमां मिसाडीने) १/३ छि. ५७, २६.

च) जवु, आलवु; जहउपथी जवु; to go, to
move; to hasten; ... वरत. आत्मने.
३/१ य. १०, १६. २०. ७०. १००; ... वरत.
परस्मै. ३/३ य. १०, १२८; ... संश. य.
८, ६; ... अ. लू. आत्मने. ३/१ य. १०, १२७;
य. ५, ६२; ... वरत. कृ. परस्मै. नर. ६/३ य.
१३, २६; ... आत्मने. नर. १/१ य. १०,
८६; य. १४, २; ... (जहउपथी जतां) १/३
य. १०, ३६; ...
... a chariot
that drives on swiftly (सेहेलाथी आली
शकि तेवी—जहउपथी जती गाडी) पू. कृ. आत्मने.
नर. २/१ य. १०, १२४; ...
... , ...

छ) उडिने जवु; to take flight; to fly;
... वं. ५, १; य. १४, २०.

ज) वेहेवु; to flow; ... वरत. आत्मने.
३/१ य. ५, ४२.

झ) परखुवु, शादी करवी; to marry; to
unite in wedlock. Comp. rt. ... (to wed)
in ... (Vend. 14, 15);
... (परखुवी क-वाय्माने)
वरत. कृ. नारी. ४/३ छि. ५३, ५.

ट) भणी आववु, हसिल थवु; to be obtained;
... छि. १०, १६.

* धा. ... ध उपरथी अथीने Waggon (गाडी)
अथ नौकयो छे.

सुप्र-उरुम = अग्नि-वह = उंचे लवु—अउवु; to rise up; to ascend; सुप्रसुप्र...ने अतने. ३१ य. १०, ११८.

सुप्र-म = आ-वह = लवु; आगण लवु; to go, to drive on; सुप्रसुप्र... (सुप्रसुप्र... ने अदले) वत. संश. आतने. ३१ ढल. ५७, ३१. Wester. सुप्रसुप्र...

सुप्र-मलु = उव-वह = नल. दीक—तरक लवु; to go to (a person or place) सुप्रसुप्र... वत. आतने. ३३ य. १३, ६४; सुप्रसुप्र... आमा. आतने. २१ वं. २२, ७; सुप्रसुप्र... अ. लु. आतने. ३१ वं. २२, १३; य. १०, १२७.

सुप्र-सु = उव-वह = क) उउवु; to fly, to take flight; सुप्रसुप्र... वत. आतने. ३१ वं. ५, १; वं. ७, ३ (Wester.).

अ) उवर लध लवु; to take or carry up; सुप्रसुप्र... वत. परसमे. ३१ वं. ५, ८.

ग) आहार—दूर लध लवु; to carry out; to remove; सुप्रसुप्र... अ. लु. परसमे १३ य. १३, १००.

सुप्र-उ) = नि-वह = क) नीचे लध लवु; to take or carry down; सुप्रसुप्र... वत. परसमे. वं. ५, ८.

अ) पी लवु; गणी लवु; to gulp down; to drink; सुप्रसुप्र... (Geld. सुप्रसुप्र...) य. १४, ५७.

सुप्र-मलु = दूर लध लवु; to carry away, to take off; सुप्रसुप्र... य. १०, ३७.

सुप्र-मले = क) प्र-वह = लध लवु; to carry; सुप्रसुप्र... य. ८, ३३.

अ) वेहेवु; to flow; सुप्रसुप्र... तथ

ग) लवु, आगण आगि लेषा; to go, to take one's course; सुप्रसुप्र... वत. आतने. ३१ य. १०, ४८. ६७. ६८; सुप्रसुप्र... संश. य. ८, ३५; सुप्रसुप्र... वत. परसमे. ३३ य. १३, ५८; सुप्रसुप्र... आतने. य. १३, ३६; सुप्रसुप्र... वत. क. आतने. नर. ६३ य. १३, २६.

ध) उउवु; to fly; सुप्रसुप्र... वत. संश. आतने. ३३ य. १७, ११८.

अ) आहार आववु (असल.); (अकटरने धेषा करवाने माटे) आहार पउवु—नीकणवु; to come forward (orig.); to begin to practise (surgery); सुप्रसुप्र... वत. संश. आतने. ३३ वं. ७, ३६.

सुप्र-उमलु = सस-वह = साथे लवु—पेहेआवु; to go together; to meet together; सुप्रसुप्र... वत. आतने. ३१ य. १८, ६७.

र सुप्र = आरु = बह = Lat. Vig-ere = मल. युट करवु; to strengthen, to support; सुप्रसुप्र... १ आरु, सुप्रसुप्र, सुप्रसुप्र.

सुप्रसुप्र... विरो सुप्रसुप्र १ धा. सुप्र क.

सुप्र (सुप्रसुप्र २ धा. सुप्र) वि. डेवतवाणुं मल. युट करवु; जेरोवर; strong, powerful; विदे सुप्रसुप्र, सुप्रसुप्र-सुप्र

सुप्रसुप्र (= ३क. = ०उग) सा. ना. क) देउके; a frog. Prof. Pictet explains the word as follows:—rt. सुप्र = बह = to flow; सुप्र = water, a river; सुप्र = ग = moving (fr. गव = to go); सुप्रसुप्र moving in the water (lit.); सुप्रसुप्र नारी. ११ वं. ५, ३६; वं. १२, २२; सुप्रसुप्र ६३ वं. १४, ५; वं. १८, ७३.

अ) सुप्र, a alligator, a crocodile; सोसवाट; सुप्रसुप्र २१ (११ ने अदले) वं. १८, ६५.

सुप्रसुप्र (= बहन, वाहन) (सुप्रसुप्र १ धा. सुप्र अ) सा. ना. ना-य. गतिमां लाववु; setting in motion; विदे सुप्रसुप्र-सुप्र

सुप्रसुप्र (= सुप्र + सुप्र) (सुप्रसुप्र तथा धा. सुप्र ग) वि. डेवत—राडिथी धसारे करवु; rushing forth or attacking vigorously; सुप्रसुप्र नारी. १३ य. १३, २३.

सुप्र (सुप्रसुप्र १ धा. सुप्र ग) वि. आर उअकवु, आने अअवु, आर अरदार; load-carrying;

अवस्था-शब्दावली for a draught cow (आर
 अरदार गांमिना अदलाभा) नारी. ६१ वं. ६, ३८.
 अवस्था-शब्दावली (शुद्धि १ धा. शब्द २ तथा २
 अवस्था) समास ना. नारी. आक्रांति आलो ;
 a piercing lance; Pehl. अवस्था शब्द;
 अवस्था-शब्दावली (२१ नी मतलब) वं. २०, १. २.
 Wester अवस्था-शब्दावली

अवस्था-शब्दावली (शुद्धि २ तथा अवस्था)
 समास वि. जेरावर गेलकीवाणे (खुटारी); (a
 brigand) of a strong clique or party;
 अवस्था-शब्दावली अवस्था-शब्दावली नर. ६१ य. ११, ५.

अवस्था-शब्दावली (शुद्धि २ धा. शब्द) सा. ना. ना-य.
 डोवत, जेर; strength; vigour; अवस्था-शब्दावली ३१
 धर. ४६, १०.

अवस्था-शब्दावली सा. ना. ना-य. सुख, आनंद; comfort,
 ease, happiness; indecl.; * rt. अवस्था = वत्त to
 shine प्रकारधु; or : अवस्था = वत्त to wish धरिष्ठु,
 आहाधु; अवस्था-शब्दावली २१ वं. ६, ४४; धर. ३१, २१;
 धर. ६८, ११; य. १४, २६; य. १६, ७.

अवस्था-शब्दावली (= वत्त) (शुद्धि १ धा. शब्द ३) सा.
 ना. ना-य. जोले, भारी; अवस्था-शब्दावली ६३
 वं. १४, २. ३; वं. १८, ७१.

अवस्था-शब्दावली (शुद्धि १ धा. शब्द २) वर्तमान धरंत
 वि. आलतो, जेतो, डोडतो; going; running;
 अवस्था-शब्दावली (orig., अवस्था + अवस्था-शब्दावली) com-
 para. adj.; swifter in running (डोडवामां
 वधारे शीताय) अवि. वि. नर. १३ य. १०, २०.

अवस्था-शब्दावली (= क्ल = वज = क्ल) (शुद्धि १ धा.
 शब्द ३) सा. ना. नर. अडल; a club, a mace;
 अवस्था-शब्दावली ११ वं. १४, ६; य. १३, ७२; अवस्था-शब्दावली (११ नी
 मतलब) य. १०, १३२; अवस्था-शब्दावली २१ य. ६, ५; य.
 १०, ६६; नीआ. १, १५; अवस्था-शब्दावली ५१ वं. १८, ३०.

* Nouns ending in अवस्था, अवस्था are neuter, and
 are, in most cases, indeclinable; vide my Av.
 Gram., p. 118.

† Geld. अवस्था-शब्दावली

३३. ३६. ३८. ४२. ४५. ४८. ५३. ५६; अवस्था-शब्दावली १३
 य. १, १८; अवस्था-शब्दावली १३ य. १०, ४०.

अवस्था-शब्दावली (शुद्धि २ धा. शब्द ३) सा. ना.
 ना-य. मोहोपत, प्यार, दोस्ती; love, affection;
 friendship; अवस्था-शब्दावली ३१ धर. ५१, २२; धर.
 ७०, १; अवस्था-शब्दावली ३१ धर. १५, १; वीर्य. ६, १;
 अवस्था-शब्दावली ३१ य. १०, ६. शुद्धि अवस्था-शब्दावली

अवस्था-शब्दावली सा. ना. नर. अवस्था-शब्दावली = परलुलो पुइय;
 प्यारी आवंद; a married man; a beloved
 husband; अवस्था-शब्दावली = परलुली आरत, प्यारी
 आवडी; a married woman; a beloved wife.
 Comp. Eng. a spouse, a consort; अवस्था-शब्दावली अवस्था
 his two wives (तेनी जे माशुडोने; जे प्यारी
 आरतोने) २२ य. ५, ३४; य. ६, १४; य. १५, २४.
 * अवस्था-शब्दावली (Wester. अवस्था-शब्दावली) माशुडो,
 प्यारी आवडीआ नारी. १३ य. १७, १०.

अवस्था-शब्दावली विरी शुद्धि १ धा. शब्द

अवस्था-शब्दावली (शुद्धि १ अवस्था-शब्दावली ३ तथा अवस्था-शब्दावली)
 समास ना. नारी. दोस्ती—मोहोपत जेरेकी जेड;
 a friendly offering; अवस्था-शब्दावली-अवस्था-शब्दावली २१
 धर. ६०, ६; धर. ६२, १. ७; अवस्था-शब्दावली
 (२१ ने अदले) धर. ६८, १४; अवस्था-शब्दावली-अवस्था-शब्दावली
 २३ Frag. 7, 2.

अवस्था-शब्दावली सा. ना. नारी. नेतरनु काम, धांस—आ-
 वणी धरियादिनु अुडलु काम; cane-work, thatch-
 work; vide अवस्था-शब्दावली-दोस्ती

अवस्था-शब्दावली (शुद्धि २ धा. शब्द) सा. ना. नारी. मा-
 शुड, आवडी; a beloved wife; अवस्था-शब्दावली
 अवस्था-शब्दावली (प्यारी माशुडोने, वाहाली आवडीने)
 ४१ वं. ३, २५.

अवस्था-शब्दावली विरी शुद्धि १ धा. शब्द

अवस्था-शब्दावली (अवस्था-शब्दावली उपरथी) वि. व-
 नरेमने लगतो; वनरेमनो; (brother) of
 Vandareman, vide अवस्था-शब्दावली; अवस्था-शब्दावली
 अवस्था-शब्दावली Arjāsp, (the brother) of Andari-

* Mark a fem. noun with a mas. suffix; नारीनी
 अवस्थावाणे जे जोलेमां नरजतीना मत्वथ लोणे;
 शुद्धि माई अवस्था-शब्दावली आकडल, अदो ७३ मे.

mān; वन्दरेमननो (भाषिणे) अरजस्य नर-
११ य. ५, ११६. शुभ्रिमा नीयेना यो।

𑀧𑀺𑀭𑀺𑀢𑀺𑀣𑀺𑀢𑀺 वि. ना. नर. अरजस्यनो भाषि;
brother of Arejat-aspa. Comp. *𑀧𑀺𑀭𑀺𑀢𑀺𑀣𑀺𑀢𑀺𑀣𑀺𑀢𑀺
of the Shâh-Nâme (initial 𑀧𑀺𑀭𑀺𑀢𑀺𑀣𑀺𑀢𑀺 being
'dropped). शुभ्रिमा 𑀧𑀺𑀭𑀺𑀢𑀺𑀣𑀺𑀢𑀺

𑀧𑀺𑀭𑀺𑀢𑀺 = वत् = ज्ञायुः, वाकिं थयुः; to know, to
be informed.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = ज्ञायुः, पीछानयुः, वाकिं थयुः, शि-
अयुः; to know, to be versed in, to learn ;
𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 thou are well-versed in तुं ज्ञायुं

वर्त. परस्मै. २११ ङि. ८, २५; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺
(a holy man) who may be well-versed
in . . .) वर्त. संश. आत्मने. ३१ वं. ८, २.
४७. पर; † 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 (वाकिं थयुः, शिअ)

अ. अ. संश. परस्मै. ३१ य. ८, २६; . . . 𑀧𑀺𑀭𑀺𑀢𑀺
𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 it is known to me (मने ज्ञायुः अयुं
छे). कर्म. अति. (Pass. Aor.) ३१ ङि. ४४,
१८.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = ज्ञायुः, शिअयुः; to know, to learn ;

𑀧𑀺𑀭𑀺𑀢𑀺 (caus.) to inculcate ; to teach शि-
अयुः (प्रयोनय) ; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 (ह्मि
शिअनये छिये) प्रयो. वर्त. परस्मै. १३ ङि. ३५, ७;
𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 आमा. परस्मै. १३ ङि.
३५, ६.

𑀧𑀺𑀭𑀺𑀢𑀺 = अनो आवाण काहाडीने (तीर) छे। डयो-
ङ्कयो; to force out (arrows with) a whiz-
zing sound.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = अनो आवाण काहाडीने (वीर) छे। डी
दयो-ङ्कयो; to force out (arrows) with a
whizzing sound ; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 अ. अ. संश.
परस्मै. ३३ य. १०, ११३. Gold. 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺

𑀧𑀺𑀭𑀺𑀢𑀺, 𑀧𑀺𑀭𑀺𑀢𑀺 = वहुं = नयुः; to go; to move;

* Similarly Av. 𑀧𑀺𑀭𑀺𑀢𑀺 = Per. 𑀧𑀺𑀭𑀺𑀢𑀺 a hero.

† अथवा भा. 𑀧𑀺𑀭𑀺𑀢𑀺 (= वहुं = यो। लयुं, लदेर करयुं) 𑀧𑀺𑀭𑀺𑀢𑀺-
रथी लयुं अतो ' लदेर करे. (भाण्डयस्नी दीन) दे। वा. '

‡ अथवा यो। लासा। यामि शुभ्रिमा भाई अथस्ता
अधिकरथ संदि। २५४.

𑀧𑀺𑀭𑀺𑀢𑀺 भाथी 𑀧𑀺𑀭𑀺𑀢𑀺 नीकणी गथाथी वहुं थयुं; 𑀧𑀺𑀭𑀺𑀢𑀺 = व-

𑀧𑀺𑀭𑀺𑀢𑀺 (caus.) to drag ; 𑀧𑀺𑀭𑀺𑀢𑀺 (caus.) =
लधिनयुं, यलावयुः; to carry; to lead 𑀧𑀺𑀭𑀺𑀢𑀺-
(लधिनयुं) प्रयो. वर्त. परस्मै. ३१ वं.
१८, २८; 𑀧𑀺𑀭𑀺𑀢𑀺 (हुं यलाडुं, यैथी लधिनयुं)
आमा. परस्मै. ११ य. ८, १८; 𑀧𑀺𑀭𑀺𑀢𑀺 (यैथी
लधिनयुं) प्रयो. वर्त. कृ. आत्मने. नर. १११
य. १५, ५२.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = यधी तरङ्क नयुः, आरपार नयुः; to
go round about; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 (caus.) = to
cause to go round about, to turn round
about; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 (तेथी यधी तरङ्क नयुं,
यधी तरङ्क लधिनयुं) प्रयो. आमा. परस्मै. ३३
वं. ८, १६. १७. १८.

𑀧𑀺𑀭𑀺𑀢𑀺, 𑀧𑀺𑀭𑀺𑀢𑀺 = वहुं = To wed = परयुः, लभ
करवां; to marry.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = परयुः, लभ करवां; to marry, to
be wedded; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 (caus.) to give
in marriage परयुः; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 . . . 𑀧𑀺𑀭𑀺𑀢𑀺
प्रयोनय शयथार्थ आत्मने. ३१ वं. ४, ४४;
𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 वं. १४, १५.

𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = नही परयुः; not to marry (intran-
sitive); 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 = not to give in marriages;
to deprive (a maid) of marrying (caus.);
नही परयुः (प्रयोनय); 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺
they deprive maids of marrying (तेथी
क-याथीने परयुः वता नथी) य. १७, ५८.

𑀧𑀺𑀭𑀺𑀢𑀺, 𑀧𑀺𑀭𑀺𑀢𑀺 = वाह, वाह = क) मारयुः, दुःअ
दयुः; to smite, to hurt; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺

अ) पाहुं हटाडुं, सांभे थयुः; to repel, to
oppose, to hurl back; 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺 शयथा. परस्मै.
३१ ङि. २८, २. 𑀧𑀺𑀭𑀺𑀢𑀺-𑀧𑀺𑀭𑀺𑀢𑀺
𑀧𑀺𑀭𑀺𑀢𑀺 (the master) who might hurl
back the fury of the wicked (Y. 29, 2).

𑀧𑀺𑀭𑀺𑀢𑀺, 𑀧𑀺𑀭𑀺𑀢𑀺 = उन्द्* = लीनुं करयुः, पायुः दीन

* From rt. 𑀧𑀺𑀭𑀺𑀢𑀺, Sans. उन्द् (to moisten) are
derived:—Lat. Unda (a wave); Water ; Sweat
(= 𑀧𑀺𑀭𑀺𑀢𑀺 + 𑀧𑀺𑀭𑀺𑀢𑀺 = ल + उन्द्); Undulation, Inunda-
tion, Redundant, Abundant.

ग) वि. ना. नर. वाय्मे धर्जनो सांवेना देव, जने
 पहिलीमां जेवणं वाय्मे अथवा जेवणं वाय्मे कहेछे.
 पराथ—जेहरी हवाथी मायुसने युगजावी नापी
 मारी नापनार देव; साधारण्य रीति य्मेना अर्थ
 'जम' करवाभां आये छे; the adversary
 of Vayu, called in Pehlvi जेवणं वाय्मे or वाय्मे
 जेवणं the Demon of Suffocation by poison-
 ous air, commonly named the Demon of
 Death. केंवणं १/१ व. ५, ८. ६. (जुय्मे मोदी.)

२ वाय्मे विरो जुय्मे पक्षि, a bird.
 वाय्मे वाय्मे विरो जुय्मे पक्षि, a bird.
 वाय्मे वाय्मे विरो जुय्मे पक्षि, a bird.

वाय्मे (= वायु) (जुय्मे २ धा. = ५) सा.
 ना. नर. हवा, वायु; वातावरण; air; the region
 of the air; atmosphere.

प) वि. ना. नर. पवन—हवाणी उपरने भवफोल
 करेती, वाय्मे धर्जनो, मीनाराम; the angel pre-
 siding over the atmosphere; Vayu; the
 collaborateur of Rāma Hvāstra or Mino
 Rām. य्मे जालेना ५ धातु (= वी = यधी तरङ्ग पंथरध
 जयु—हेलायु, यधि करी वणयु) पी यध शक्ति; वाय्मे
 १/१ य. १५, ४. ४३. ५४; वाय्मे ६/१ वं. १८, १३.
 १६; य. १५, ०. ५८; य. २४, २४; वाय्मे
 हेलायु—हेलायु, O Vayu! who dost work high-
 ly (आय्मे वधारे काम करनार ध्याने जेरभेदे
 वाय्मे धर्जनो) ८/१ य. १५, ३. ८. १२. १६. २०;
 २४. २८. ३२. ३६, ४०; वाय्मे ८/१ धर्जनो. २२, २४.
 धर्जनो. २५, ५; य. १५, ०. ३. ५३; वाय्मे य. १५, ५७.

वाय्मे (meaning unsettled); one who
 bears Vayu, i. e., one who promotes the
 interests of Vayu (M.); being carried
 off to the place of grief (Dar.). Other-
 wise: वाय्मे = Sans. वायु life; breath of life;
 possessing; वाय्मे possessing, keeping; a
 man; human being (S. D. Bharuchā).
 वाय्मे १/१ धर्जनो ५३ धर्जनो. ५३, ६.

वाय्मे विरो जुय्मे १ धा. ५
 वाय्मे विरो जुय्मे २ धा. ५
 वाय्मे विरो जुय्मे ३ धा. ५

नरया); alas! (S. D. Bharuchā). Comp.
 वाय्मे, Per. वाय्मे, वाय्मे धर्जनो. ५३, ७.

वाय्मे (असल २५ वाय्मे)
 वाय्मे तथा धा. वाय्मे) समास वि. यधी पक्षि-
 य्मे तेषु (असल.); that can be seized by
 both (lit.); वाय्मे-जेवणं वाय्मे-जेवणं
 enough to cover both legs (जेवणं पगमां आवे
 य्मेवी धर्जनो—सुरवाल) नर. २/१ वं. ८, २४.

वाय्मे य्मे जालेना योक्स अर्थ जयुयि
 नथी; नीचे मुजय समजवी राकय्मेछे. धा. ५
 = भी to fear, to dread; पीछीयु; वाय्मे dread-
 ful अथंकर, जेहामयु; धा. वा = जु = to be
 powerful; शक्तिवान ययु; वाय्मे = शक्तिवान
 ययुयु; जेरावर; mighty; वाय्मे-जेवणं =dread-
 ful and mighty; अथंकर अने जेरावर;
 वाय्मे-जेवणं in a dreadful and
 mighty forest (= अथंकर तथा भेडां नरगजमां)
 ७/१ वं. १३, ८.

वाय्मे (जुय्मे वाय्मे * तथा वाय्मे)
 समास वि. ये धारवाणी (तरवार); (a sword)
 two-edged; वाय्मे-जेवणं वाय्मे-जेवणं
 नर. ६/३ य. १०, १३१.

वाय्मे (जुय्मे * तथा वाय्मे) वाय्मे
 वि. पक्षिथी लध जवाय्मेयो (नसा); (any head
 matter) that has been brought by birds.
 वाय्मे ... वाय्मे-जेवणं नर. १/१ वं. ५, ३. ६;
 वाय्मे-जेवणं... वाय्मे-जेवणं नर. १/३ वं. ५, ४. ७.

१ वाय्मे = वर = हांकवु, संताडवु, यंआववु; to
 cover; to conceal; to shelter; वाय्मे-जेवणं,
 (गर्भ राय्मेछे, गर्भ ग्रहण्य करेछे) वती. परस्मै-
 प जे वती ३/३ य. १३, १५. जुय्मे वाय्मे-जेवणं
 १ वाय्मे, २ वाय्मे, २ वाय्मे, वाय्मे, वाय्मे

* शब्दात्तो नीकणी गयो छे ते यत्सावाने भदि
 ने यदले ॥ यथो.

† Gold. वाय्मे-जेवणं—छुटे आभाथी पहिली
 जाल विभक्तिनां ३५मां (सातमी यिकवचनमां) वाय्मे.

‡ From the root वाय्मे are derived:—Wall, Veil;
 Lat. Apertura, To Open (= वाय्मे-जेवणं to cover or
 conceal, &c., to open, नदी हांकवु, संताडवु, यंआववु).

𐬀𐬎𐬎𐬎𐬎 = ઉપરથી ઢાંકી નાખવું; to cover up; to overshadow; **𐬀𐬎𐬎𐬎𐬎** વર્તે. પરસ્મૈ. ૩/૧ વં. ૫, ૨૪.

𐬀𐬎𐬎𐬎 = દૂર રાખવું, પાસે નહી આવવા દેવું; to keep off; to drive away; **𐬀𐬎𐬎𐬎** આઝા. પરસ્મૈ. ૧/૧ વં. ૨૨, ૬.

𐬀𐬎𐬎 = ભરખ બેસવું, સંતાવું; to be concealed, to hide; **𐬀𐬎𐬎** (the Druj Nasu) is concealed કર્મ. (Pass. Pres.) વર્તે. ૩/૧ વં. ૮, ૬૯. ૭૦. ૭૧; વં. ૯, ૨૪. ૨૫. ૨૬.

𐬀𐬎𐬎𐬎 = ક) બચાવવું, ટકાવી રાખવું; to shelter, to enclose safely; **𐬀𐬎𐬎𐬎** (for **𐬀𐬎𐬎𐬎** sheltered બચાવેલાં) ભૂ. ક. ૨/૩ ઈજ્ઞ. ૨૩, ૧; ય. ૧૩, ૧૧. **𐬀**) પાછું હટાવવું; દૂર રાખવું; to repel; to turn away; **𐬀𐬎𐬎𐬎** ... **𐬀** ય. ૧૦, ૨૭.

𐬀𐬎𐬎𐬎 = આસપાસથી ઢાંકવું; to cover all round; to throw a veil over; **𐬀𐬎𐬎𐬎** ય. ૧૪, ૪૧; **𐬀𐬎𐬎𐬎**...**𐬀** પ્રયો. વર્તે. ૩/૧ ય. ૧૦, *૪૮; ય. ૧૪, ૬૩; **𐬀𐬎𐬎𐬎** **𐬀** throw thou the veil of darkness over his mind આઝા. પરસ્મૈ. ૨/૧ ઈજ્ઞ. ૯, ૨૮; **𐬀𐬎𐬎𐬎**...**𐬀** આઝા. આત્મને. ૨/૩ ય. ૧, ૨૭.

𐬀𐬎𐬎 = બંચાવવું; આબાદ કરવું; to shelter; to render prosperous; **𐬀𐬎𐬎** ... **𐬀** (આબાદી કરવાને માટે) સામાન્ય રૂપ (infinitive) વીરૂપ. ૪, ૨.

𐬀𐬎𐬎 = સમ-વહ = ઢાંકવું, ઉપર પાંથરવું; to cover; to spread over; **𐬀𐬎𐬎** વર્તે. સંરા. આત્મને. ૩/૩ વં. ૫, ૫૯.

૨ **𐬀** = વહ = Lat. *Vellet* = પસંદ કરવું, આહાવું, આર કરવો; સોહોબત કરવી; to like, to love; to regard with affection; **𐬀** (હું પસંદ

કરું છું) વર્તે. આત્મને. ૯ મા **𐬀** વર્ગ ૧/૧ ઈજ્ઞ. ૧૨, ૨; ઈજ્ઞ. ૪૬, ૩; **𐬀** ૩/૧ ઈજ્ઞ. ૪૩, ૧૬; ઈજ્ઞ. ૫૧, ૧૮; **𐬀** ય. ભૂ. આત્મને. ૯ મા વર્ગ* ૩/૧ ઈજ્ઞ. ૩૦, ૬; **𐬀** ય. ભૂ. આત્મને. ૧ લો વર્ગ* ૩/૧ ઈજ્ઞ. ૩૨, ૧૨; **𐬀** વર્તે. સંરા. ૫ મા વર્ગ* ૩/૧ ઈજ્ઞ. ૩૧, ૧૭; (આ-ઝમે કાણુ ઝમેનો અર્થ દીન ઉપર ઝમેતેકાદ રાખવા બી થઈ શકે); **𐬀** Geld. ય. ભૂ. આત્મને. ૧/૩ ઈજ્ઞ. ૩૫, ૩; **𐬀** Wester. વર્તે-માન કાળ આત્મનેપદ ૧/૩ ઈજ્ઞ. ૩૫, ૩; **𐬀** (Wester. **𐬀**) ઈજ્ઞ. ૩૨, ૨; **𐬀** (સોહોબત કરે છે) વર્તે. આત્મને. ૫ મા વર્ગ ૩/૧ વં. ૧૮, ૩૫. ૪૧. ૪૭; **𐬀** ૩/૩ વં. ૧૮, ૩૨; **𐬀** (હું આહીરા) આઝા. પરસ્મૈ. ૧/૧ ઈજ્ઞ. ૫૩, ૪; **𐬀** (અચીત પસંદ પડે) Intensive Verb વર્તે. સંરા. આત્મને. ૩/૧ ઈજ્ઞ. ૪૭, ૬; **𐬀** નું બેવડું રૂપ **𐬀** = **𐬀** (નીકળી ગયાથી); વળી ઝમેજ રૂપ ય. ભૂ. આત્મને. ૩/૨ બી થઈ શકે.

𐬀 ક) = પસંદ કરવું; to choose; **𐬀** ય. ભૂ. આત્મને. ૩/૧ ઈજ્ઞ. ૩૧, ૧૦. **𐬀**) રાજુ થવું; to be pleased; **𐬀** ય. ભૂ. આત્મને. ૩/૩ ઈજ્ઞ. ૫૭, ૨૪; ય. ૧૦, ૯૨.

𐬀 = સાથે સોહોબત—સોહોબત કરવી; ઝમેરાકબાજુ કરવી; to be in love with; to copulate; **𐬀** વં. ૧૮, ૩૨. ૪૧. ૪૮.

૩ **𐬀** = વહ = **𐬀** = માનવું, ઝમકીન રાખવું; માન—મહોટાઈ આપવી; to put faith in, believe in; to venerate, to exalt; **𐬀** **𐬀** (I may make all the living believers) Intensive Verb પ્રયો. વર્તે. પરસ્મૈ. ૧/૧ ઈજ્ઞ. ૩૧, ૩; **𐬀**=દીન ઉપર ઝમકીન રાખનાર હું કહે; **𐬀** નું બેવડું રૂપ **𐬀** = **𐬀** (નીકળી ગયાથી); પછી પ્રયોજ્યનો **𐬀** લાગો, ઝને **𐬀** નીકળી ગયો. **𐬀** (હમે અચીત ધમાન

* કેટલીએક વખતે એકજ ધાતુ, એકથી વધારે વર્ગનાં રૂપમાં આવે છે. વધારે બોલાસા માટે, જુઓ માટે અવસ્તા બ્યાકરણ, સંદેશ ૨૩૧-૨૩૩.

† ૯ મા વર્ગના **𐬀** ને બદલે એકાએક **𐬀** લાગેલો દીવે છે; દારમેસ્તેતે ૭ મા વર્ગનો **𐬀** ગણે છે.

* Geld. **𐬀**...
† Lat. *Velle* is originally *rt. Vel & re* (infini.).

आपी राफ्रीय्मे, य्मेफ्रीनवाणा करी राफ्रीय्मे)
 Intensive Verb राफ्या. आत्मने. १/३; वणी य्मे
 यालनो धा. १/७ (= Vedic वर = हठावयुं to repel
 उपरथी गण्णीय्मेतो, य्मेतो अर्थ " हठा हठावी
 राफ्रीय्मे " णी थर्श राफ्री. णुय्मेो राफ्रीय्मे

१) य्मे-य्मे = य्मेतेकाद राय्मेवो; to put faith in;

राफ्रीय्मे राफ्रीय्मे I confess my belief in Thee, O
 Ahura Mazda; वर्त. आत्मने. १/१ वीरय. प. ३;

राफ्रीय्मे (अयसल ३य राफ्रीय्मे + राफ्रीय्मे + य्मे)

अ. लू. आत्मने. ८ भो वर्ग ३/१ य. १३, ८६;

राफ्रीय्मे (अयसल ३य राफ्रीय्मे + य्मे + य्मे)

राफ्रियार्थ आत्मनेपद ३/१ वं. १६, २;

राफ्रीय्मे राफ्रीय्मे I confess myself a Mazdayasnian, of the order
 of Zarathushtra (द्वैरमज्जदनी पररतेरा करनार
 (तथा) (पेगमय्यर) ज्वरतोशते ज्वादेर फ्रीधिली दीन
 प्रभावे आलनार तरकि हुं य्मेकरार कइंछुं)
 आमा. आत्मने. १/१ ध्रि. १, २३; ध्रि. ३, २४;
 ध्रि. १२, ६; ध्रि. १४, ४; तथा दरेक नीआय्मेरा,
 गेह तथा यश्तमां राफ्रीय्मे ना इकरामां.

४) य्मे = वर = उय्मेकर = उलहुं करयुं—यालवुं,
 निभूण थयुं; आडे मार्गे जयुं; to counteract, to
 transgress, to be disappointed; to go
 astray; इराय्मे (निभूण थय्मेलो) इ. नर. १/१
 ध्रि. ८, ६.

अ) २६—आतिल करयुं, कयूल नही राय्मेवुं; to
 reject, to refuse, to accept; इराय्मे
 इराय्मे (कयूल नही राय्मेवो जेग ध्रिआने २६—
 आतिल दोर) इ. वि. नर. २/१ आइरं. गाहाम. १०

५) य्मे-य्मे = आडे मार्गे जयुं; to be led astray, to
 deviate; इराय्मे लू. इ. नर. १/१ ध्रि. ४५, १.

६) य्मे (= य्मे) (णुय्मेो १ धा. १/७) सा. ना.
 नर. घेरी लीधिली जगा; गोइो; an enclosure,
 a sheltered place, a cave; Vara; Pehl.
 १/१ य्मे, the Vara made by King Jamsheed;
 इराय्मे २/१ वं. २, २५. ३०. ३१. ३३. ३८; राफ्रीय्मे
 ७३ वं. २, २८. ३०. ३८. ३६. ४१. ४२.

७) य्मे (= उरस् = य्मे) (णुय्मेो १ धा. १/७)
 सा. ना. नर. छाती; the breast or chest; णुय्मेो
 राफ्रीय्मे, राफ्रीय्मे-राफ्रीय्मे

३) य्मे (णुय्मेो २ धा. १/७) वि. पसंद पडतुं,
 मनगमनुं; pleasing, agreeable; विदे
 राफ्रीय्मे-राफ्रीय्मे pleasing or dear to Mazda.

४) य्मे वि. ना. नर. तुरानी आनदानना कोइ
 पुरधनुं नाम, जे ज्वरतोशती दीननो इइमन हुतो;
 name of a Tûranian, antagonistic to the
 Zoroastrian religion; इराय्मे २/१ य. ५, ७३.
 (णुय्मेो मोदी.)

५) य्मे (णुय्मेो धा. इराय्मे) वि. आइरं;
 सीधुं—सरयुं नही ते; straying, deviating;
 इराय्मे-राफ्रीय्मे a straying way (= आडे
 मार्गे) २/१ वं. ३, ११; य. १०, ३८.

६) य्मे वि. ना. नर. पुरधनुं नाम; name of
 a person; इराय्मे = Valkash (of the Par-
 thians) = Volagesses (Dar.); णुय्मेो नीये-
 नो याल.

७) य्मे (इराय्मे उपरथी) वि. वरक-
 सनो कुटुंबी—आनदानने लगतो; वरकसनेो छो-
 करो; (a person) of the family of Vara-
 kasa; son of Varakasa; इराय्मे-राफ्रीय्मे नर.
 १/१ य. १३, ११३. (णुय्मेो मोदी.)

८) य्मे (meaning unsettled); इराय्मे
 इराय्मे-राफ्रीय्मे a person who refused
 charity to the poor (Dar.) Yt. 22, 13.

९) य्मे, य्मे सा. ना. ना.य. जेठ,
 अयरीश (युस्ती तथा हारये); वर नीरंग, दिव्य
 (दारये.); a present; a gift (Jus. and Har.);
 " the Var Nirang or ordeal, which is
 alluded to in several passages of the
 Avesta (vide Yas. 32, 7; Yas. 47, 6;
 Yas. 51, 9; Afrin. Gâhâm., 9). Ac-
 cording to the Dinkard, there were
 33 kinds of var ordeals (Haug, Arda
 Viraf, p. 145); the most common was
 to pour melted copper upon the breast
 of the man whose truth was to be
 tested, if he came out uninjured, he
 was considered to have spoken the truth
 (Dar.). Compare the legend of Syâvakhsh
 in the Shâh-Nâmeh. For particulars, vide
 इराय्मे-राफ्रीय्मे २/१ य. १२, ३. ५; इराय्मे
 २/१ य. १२, ३. ५.

अवस्थाविशेषो विरो ज्योत्सो १ अवस्था

अवस्थाविशेषो विरो ज्योत्सो अवस्था

अवस्थाविशेषो विरो ज्योत्सो अवस्था

अवस्थाविशेषो वि. ना. पाहाडजु नाम; name of a mountain; अवस्था Geld. य. १६, ३; Wester. अवस्था

१ अवस्था (= वराह = گرز = Lat. Verres) सा. ना. नर. दुकर; a bore; अवस्था अवस्था अवस्था in the shape of a wild boar (lit., boar-pig) ६/१ य. १० ७०. १२७; य. १४, १५; अवस्था ६/१ य. १०, ७०. १२७; य. १४, १५.

२ अवस्थाविशेषो विरो ज्योत्सो अवस्था

७ अवस्था, अवस्था = ब्रह्म, ब्रह्म = क्षारी नापयु, खीरयु, पक्षयु; to tear off, to lacerate; to hold. Comp. २ अवस्था; ज्योत्सो अवस्था

१ अवस्था = ब्रह्म = अणकयु, प्रकाशयु; to shine, to glitter; ज्योत्सो अवस्था

२ अवस्था (= ब्रह्म) क्षारी नापयु, खीरयु; to lacerate, to tear off. Comp. अवस्था

अवस्था-अवस्था = क्षारी नापयु, खीरयु खीरयु करी नापयु; to lacerate, to tear in pieces; अवस्था अवस्था वर्त. परस्मै. ३/३ य. १७, १६.

अवस्था (ज्योत्सो १ धा. अवस्था) अणकयु, देवयु, आवेयु (युस्ती); अणकयु हिकमत (दारमे.); शक्तिनां काम (मिस्स); glitter; evident, clear (Jus.) bad skill (Dar.); deeds of power (M.); अवस्था (Wester. अवस्था) धन. ३२, १४.

अवस्था (= ब्रह्म) (ज्योत्सो १ धा. अवस्था) सा. ना. ना-य. अणकयु, प्रकाश; brilliancy, lustre; ज्योत्सो अवस्था-अवस्था तथा नीचेनो जाल.

अवस्था (= अवस्था) (ज्योत्सो १ धा. अवस्था) वि. अणकयु; नुरमंद; brilliant, refulgent; अवस्था (= कारांत प्रभाषे) ना-य. १/१ य. १२, १; अवस्था नर. २/१ य. ७, ५; य. ८, ४६; नीच्या. ३, ७; अवस्था

(= कारांत प्रभाषे) ना-य. २/१ य. १६, ८; अवस्था नर. १/३ य. १६, ७२; अवस्था नर. ६/३ वं. २०, १. २.

अवस्था = अवस्था = ब्रह्म = अवस्था = Ger. Wirken = क) काम करयु; उद्योग—मेहेनत करवी; to work, to do, to commit; to perform; to be industrious, to labour; cl. 4; अवस्था वर्त. परस्मै. १/१ य. १५, ४४; अवस्था ३/१ वं. ३, ४१; वं. १५, १; वं. १६, १७; वं. १८, १०. १२; य. १०, २०; अवस्था १/३ धन. ३५, ७; अवस्था ३/३ वं. १५, २. ३. ५. ७. ८; य. १७, ५६; अवस्था शक्या. परस्मै. ३/१ वं. १६, ४१; अवस्था अवस्था. परस्मै. ३/१ धन. ३५, ६; अवस्था (Geld. अवस्था) आत्मने. ३/१ वीरप. १५, १; अथवा कर्मणि क्रि. आया. ३/१ वीरप. १५, १; अवस्था अवस्था अवस्था let the good deeds of husbandry be done here Visp. 15, 1; अवस्था अ. ज्य. परस्मै. ३/१ धन. ४७, २*; अवस्था संश. वं. १३, २३; अवस्था ३/३ वं. ५, १०. ३६. ४५; वं. ६, ६. २६. २८; वं. ८, १. ४; वं. १५, १४; वं. १६, १. २. धन. ३५, ६; धन्यादि; अवस्था (= नेअदि) (हुं करीरा) भवि. परस्मै. १/१ धन. ५०, १०; अवस्था ३/१ धन. ३३, २; धन. ४६, १६; अवस्था आत्मने. धन. २६, ४; धन. ३३, १; अवस्था परस्मै. ३/३ धन. ४५, ३; अवस्था (मने करवा दे, हुं करीरा) भवि. आया. आत्मने. १/१ धन. ५१, १; अवस्था अनि. (Root-Aor.) परस्मै. २/१ धन. १३, ५; धन. ३६, ४; अवस्था अ. ज्य. परस्मै. १/३ धन. ३५, ३; अवस्था परस्मै. ३/२ धन. १३, ४; अवस्था कर्म. पू. ज्य. (Pass. Perf.) (करवां आवेयु छे) आत्मने. ३/१ धन. २६, ४. अवस्था सामा. ३५ (infinitive) धन. ३३, ६; धन. ४३, ११; अवस्था वर्त. कृ. परस्मै. नर २/१ य. २४, ५२.

* आये हेकाये येना अर्थ to work out, to achieve ना जेवा थाये छे. † जे वयमानो * जे उषीनो नकामो गणीये ते अनियमित परस्मै १/३ थर्छ शके. ‡ येना आलासा भाषि ज्योत्सो अवस्था अणकयु, अणकयु, अणकयु.

श्रीशुद्धि आत्मने. ना. य. १।१ वं. ३, ४२; वं. ४, २०.
 २४. २८. ३२. ३५. ३८. ४१. ४६; ईशुद्धिपरस्मै.
 ६।१ ध्रु. ४५, ४; ईशुद्धिपरस्मै. १।३ ध्रु. ७०, ४;
 श्रीशुद्धि (असरकारक) आत्मने. २।३ ध्रु. ५५, ६;
 श्रीशुद्धि ६।३ ध्रु. ३५, २; *शुद्धि
 पू. कृ. परस्मै. नर. ४।१ य. १३, ८८; श्रीशुद्धि
 श्रीशुद्धि पू. कृ. आत्मने. ६।३ ध्रु. ३५, २.
 श्रीशुद्धि . . . श्रीशुद्धि (कामि न्ने हवे
 पछी करवाभां आवरो ते) भवि. कृ. वि. ना. य.
 २।३ ध्रु. ५७, ४. ६. ८. १०. १२. १४. १८. २०.
 २२. २६. २८. ३२. ३५; ध्रु. ७०, ७; ध्रु. ७१, २४;
 य. ११, ६. १३. १४. १७. २२. ईशुद्धि (काम
 करावनारने) प्रयो. वर्त. कृ. नर. २।१ वं. १४, ११.
 शुद्धि १ श्रीशुद्धि

य) अेती करवी; to till, to cultivate; -ईशुद्धि
 शुद्धि अ. भू. संरा. परस्मै. ३।१ वं. ३, ३४. ३५.

ग) श्रीशुद्धि = वर्ज = Lat. Verg-ere = छोडी
 देवु. साइ करवुं; to forsake, to avoid, to purify;
 to work off; शुद्धि नाये धा. श्रीशुद्धि-अ. य.

श्रीशुद्धि-अ. य. = क) मेहेनत करवी, काम करवुं, अेती
 करवी; to work, to cultivate, to till; -अ. य.
 श्रीशुद्धि वर्त. परस्मै. २।१ वं. ३, २६. २८; -अ. य.
 श्रीशुद्धि ३।१ वं. ३, २५. २६. २८.

य) साइ थवुं, नीकणी नवुं; to be cleansed,
 to clear off; ईशुद्धि-अ. य. भू. कृ. ६।३ वं.
 ५, १४.

श्रीशुद्धि-अ. य. = क) अेधिलाने नछी अेधिलां अराअर करवुं,
 (नेभेके अराअ काम); तोअेरो करवी; to re-
 verse what has been done; to undo (an evil
 deed); to atone for (a misdeed); -ईशुद्धि
 श्रीशुद्धि वर्त. परस्मै. ३।१ वं. १३, ३; शुद्धि
 अ. भू. संरा. वं. ४, २१. २५. २६. ३३. ३६. ४२;
 वं. १६, १३; शुद्धि ईशुद्धि (दशतानने
 नछी अेधिलाने अराअर करे, अेधिलाने दश भासे अेधिलाने
 आवतां दशतानने अं द करे) वं. १६, १३; ईशुद्धि
 भू. कृ. ना. य. १।१ वं. ७, ५१; वं. १३, ७. शुद्धि
 श्रीशुद्धि, ईशुद्धि

श्रीशुद्धि-अ. य. = काम नछी करवुं, अरकवुं (दारम.); not
 to work, to cease to work (Dar.); ईशुद्धि
 य. १६, ८०.

श्रीशुद्धि-अ. य. = (श्रीशुद्धि अ. उपरथी) = दूर रेहेवुं;
 to abstain from; ईशुद्धि भू. कृ. ना. य.
 २।३ वं. ३, २१; वं. ५, २६; वं. ६, ५०.

श्रीशुद्धि-अ. य. = उलटुं काम करवुं, उलटी रीति—अेती
 रीति करवुं; to act in opposition to; to act
 against; to act in a wrong way; शुद्धि
 ईशुद्धि

श्रीशुद्धि (शुद्धि धा. श्रीशुद्धि क) सा. ना. नर.
 काम, अमल; करवुं; doing, work, practice,
 fulfilment; ईशुद्धि २।१ ध्रु. २२, ३; ध्रु.
 २५, ३; ध्रु. ७१, १७; वीर्य. ११, ५; श्रीशुद्धि
 ४।१ वीर्य. १५, १.

श्रीशुद्धि (शुद्धि धा. श्रीशुद्धि क) सा. ना. ना. य.
 कारणावुं; a workshop; ईशुद्धि* ६।१ य.
 १०, ८०; श्रीशुद्धि ७।१ वं. १५, १७. २०.

य) सा. ना. नर. साथे काम करनार, धंधादारी
 भाअुस; working together (lit.); a colla-
 borateur; a fellow-labourer; श्रीशुद्धि २।२
 य. १०, ११६. शुद्धि श्रीशुद्धि तथा नीयिनो अाल.

ग) सा. ना. ना. य. इलाववुं, इलावा करवा;
 propagation, spreading; श्रीशुद्धि (infini-
 tively) (दीन) इलावाने भाटे ४।१ (सामान्य
 इपनी मतलये) य. ६, २६.

श्रीशुद्धि-अ. य. (शुद्धि धा. श्रीशुद्धि अ तथा धा.
 श्रीशुद्धि) सभास ना. नर. धंधादारी—मेहेनतुं भाअुसने
 दुःअ देनार; a tormenter of work-men;
 श्रीशुद्धि ४।१ ध्रु. ६५, ७.

श्रीशुद्धि (शुद्धि धा. श्रीशुद्धि क) सा. ना. ना. य. काम
 करवाणी शक्ति; कैवत; power of working;
 strength; ईशुद्धि. श्रीशुद्धि ... श्रीशुद्धि
 (हारमनद हेअुने काम करवाणी शक्ति अअरो!)
 २।१ ध्रु. ४५, ६.

* मेहेनतुं भाअुस (स्पीगल); पंडोसी (अुस्ती);
 धरआर, कुटुअ (हारसे); टेलकी clan (दारमैस्तेते).
 † Geld. श्रीशुद्धि, Wester. श्रीशुद्धि

* असल इप अ + अ + श्रीशुद्धि; अेना अेलासा
 भाये शुद्धि भाइं अवस्ता अाकरथ, अेदे २६१ मे.

अवस्था = काम करवुं, असर करवी; to work,

to effect; (compound rt. of अव + स्था);

अवस्था, अवस्था-य, अवस्था, अवस्था, अत्यादिनी माङ्क ये धातु समास रूपमा आवि-
लाछे. शुभो माई अवस्ता व्याकरु, सङ्का २५५ मो.

१ अवस्था, अवस्था (शुभो धा. स्था)

सा. ना. नारी. आडे मार्ग-रस्ता; a misleading
way, deviation; अवस्था नारी. २।१ वं. १८, १२;

अवस्था नारी. २।१ वं. ५, ३७; वं. १२, २३. शुभो
अवस्था, अवस्था

२ अवस्था (Ger. Werth = Worth) (शुभो

२ धा. स्था) सा. ना. नारी. कामती यीश, माल,
दोलत; a valuable thing, wealth. Comp.
Eng. Worth. शुभो अवस्था

अवस्था-अवस्था (शुभो १ अवस्था तथा अवस्था =

शुभो अवस्था) समास ना. पशुमानु आडे मार्गे
जवुं-रस्ता जुली जवुं; the going astray of
cattle; अवस्था* ७।१ वं. ८, ४.

अवस्था-अवस्था (शुभो धा. स्था अ तथा

अवस्था) समास वि. गाडी चलावतो; driving the
chariot; epithet of Drvâspa; अवस्था-अवस्था
नारी. २।१ य. ८, २.

अवस्था-अवस्था (शुभो १ अवस्था तथा अवस्था)

समास ना. मालुसानु आडे मार्गे जवुं; मालुसाने
घातानां काम काशमां चलाय यवी; मालुसानो रो-
गा-र अउचलुने लीधि अंध यध जवो; deviation
of men from their ordinary course of
business; a complete cessation of the affairs
of men; अवस्था-अवस्था ७।१ वं. ८, ४.

अवस्था = ॥ अवस्था = گردید = Lat. Vert-ere = क

करी जवुं, आडे मार्गे जवुं; to turn, to change;
to go astray; शुभो अवस्था, १ अवस्था

अ) जवुं, चालवुं, कुरवुं; to move, to walk
about; शुभो अवस्था-अवस्था, अवस्था-अवस्था

अवस्था (शुभो १ धा. स्था) सा. ना. नर. क)

अंभाव, टेको, आश्रो; protection, support;
शुभो अवस्था

अ) ढाल; a shield; अवस्था १।१ य. १३, ७१.

Comp. अवस्था; अवस्था ६।३ य. १३, २६.

अवस्था, अवस्था = वर्ध = वृद्धि-वधारो करवो; to

promote, to increase; अवस्था वर्त. ५२२मै.

३।१ आकुरं. २पि. ६; अवस्था अ. लू. ३।३ छिन्.

४८, ४; अवस्था (आयादी आपनारी) वर्त.

कृ. वि. नारी. १।१ छिन्. २८, ३; अवस्था वर्त.

कृ. वि. नारी. ८।१ वं. २१, १; अवस्था वर्त. कृ.

आत्मने. १।१ वं. ४, २; अवस्था (वधि) वर्त.

आत्मने. ३।१ वं. ८, ४८; अवस्था अवस्था

अवस्था अवस्था who can render

us prosperous with the strength of

righteousness) प्रथो. शक्र्या. आत्मने. ३।१

छिन्. ५०, ३; अवस्था अवस्था अवस्था

I will make Thy settlements thrive (हुं तारा

मुलुकेने आयाद करीरा.) आया. ५२२मै. १।१ वं.

२, ५; अवस्था २।१ वं. २, ४; अवस्था

आत्मने. छिन्. १०.५. शुभो अवस्था पछीना मेलो.

अवस्था, अवस्था (= वर्ध) (शुभो धा.

अवस्था) सा. ना. क) कुलनुं आड, रोपिा, आगनुं

आड; a flower-tree, a plant, a garden tree.

Comp. अवस्था; अवस्था नारी. ५।३ वं.

१६, २. ११.

अ) वधारो, वृद्धि; increase, growth.

Comp. अवस्था; अवस्था नर. ३।१ वं. २०, ८;

अवस्था ६।३ छिन्. ८, २८.

अवस्था (शुभो धा. अवस्था) वर्त. कृ. वि. वृद्धि

करतो, वधारो करतो; increasing; rendering

prosperous; शुभो अवस्था

अवस्था-अवस्था विरो शुभो अवस्था-अवस्था

अवस्था-अवस्था (शुभो अवस्था तथा

अवस्था) समास वि. मुलुके-दुनियान्नी वृद्धि करतो;

causing the settlements to flourish; epithet

of अवस्था-अवस्था-अवस्था ... अवस्था

नारी. २।१ छिन्. २, ७; वीर्य. ७, २; य. १०, १३६;

य. १३, १८; अवस्था (Āshtāt Ya-

* अश प्रभाषे अवस्था (दुनियां), अवस्था (युल)
नी ७।१ अवस्था, अवस्था आवेछे.

zata) न०. ६/१ हिन. १, ७; हिन. ३, ६; य. १२, ४०; सीरी. १, १८; **अवस्था** नारी. ६/१ हिन. १, ७, हिन. ३, ६; य. ११, १६; य. १२, ४०.

अवस्था (शुद्धो धा. **अवस्था**) (शुद्धो धा. **अवस्था**) सा. ना. ना-य. वधारो, वृद्धि; increase growth; **अवस्था** १/१ वं. ६, ५३. ५४. ५५. ५७; वं. १३, ५२. ५३. ५४. ५६; **अवस्था** २/१ वं. ६, ५१; हिन. ६, १७; वीरप. २०, १; **अवस्था** ३/१ हिन. ५५, ३; **अवस्था** ४/१ हिन. ६८, २.

अवस्था सा. ना. नारी. पसंद पडतु सुकाम; an agreeable or pleasing abode; rt. **अवस्था** = to like; **अवस्था** = **अवस्था** (Gâth.) = **अवस्था** (Av.) = an abode; सुकाम, रेहेवान्नी नगा; or: an honoured abode; मान पामेलुं - दयदयान्नी सुकाम; (rt. **अवस्था** to revere). *Otherwise*: simply, an abode. Comp. वर्धमान, वर्तन abode, residence; सुकाम, घेर; **अवस्था** २/१ हिन. ४६, १६.

अवस्था (असल ३५ **अवस्था** + **अवस्था**; शुद्धो **अवस्था** तथा **अवस्था**) सा. ना. नर. नरम-पोथी नमीन; soft ground. Contrast **अवस्था** hard ground. **अवस्था** ७/१ वं. ८, ८; वं. १५, ४७; वं. १७, ५.

अवस्था* वि. नरम, पोथुं, मृदु; soft. Contrast **अवस्था** hard; **अवस्था** ६/१ वं. १३, ३०. ३७; **अवस्था** नारी. ६/३ वं. ५, १; **अवस्था** न०. ६/३ वं. ७, ३१; वं. १४, ३; वं. १८, ७१.

अवस्था वि. ना. नर. तुराणी योणानु नाम; The Varedhakas ought to be an Irânian people or of Irânian dependence. Their name reminds one of the Vertae who are mentioned once in company with Chionitae; but their geographical situation is not ascertained. In any case the proximity of the Daitya shows that both people (*viz.*, the Khyaonyas and Varedhakas)

must have inhabited the western coast of the Caspian Sea (Dar.); **अवस्था** ६/३ य. ६, ३१; य. १७, ५१.

अवस्था (शुद्धो धा. **अवस्था**) सा. ना. ना-य. आयादी, वृद्धि; prosperity, flourishingstate; **अवस्था** ७/१ य. १३, ६८.

१ **अवस्था** (शुद्धो ३ धा. **अवस्था**) सा. ना. नर. अनेकाद, अक्रान; दीनना तरीका; faith, belief, creed, a religious doctrine or custom; **अवस्था** २/१ हिन. १६, २; **अवस्था** **अवस्था** (अराय तरीकाने लीचि) ३/१ हिन. ४५, १; **अवस्था** ४/१ हिन. ४६, ३; **अवस्था** १/३ हिन. ४५, २; **अवस्था** हिन. १२, ७; **अवस्था** २/३ हिन. ४८, ४. शुद्धो **अवस्था**, **अवस्था**, **अवस्था**

२ **अवस्था** (शुद्धो २ धा. **अवस्था**) सा. ना. नर. पसंदगी, मरु, आदेश; choice, wish, desire; **अवस्था** २/३ हिन. ३१, ११.

३ **अवस्था** (शुद्धो १ धा. **अवस्था**) सा. ना. दांकलु (नमीननुं); ते उपरथी वसंत ननुनी नमीननी क्षिणातरी; वनस्पति; the covering (lit., garment) of the earth, *i.e.*, freshness of vegetation; verdure; **अवस्था** य. २४, ५०; **अवस्था*** नारी. १/१ वं. ६, ४६; **अवस्था** नारी. २/३ वं. १८, ६४.

४ **अवस्था** (= **अवस्था** = **अवस्था** = Ghilân) वि. ना. नर. गीलान शेरु, इरेडुन पादशाहनी नरम-भूमि; a mountainous region to the southwest of the Caspian Sea, adjoining Mâzandarân and Mount Damâvand. According to the tradition, it is the *Patashkhvârgar* or *Dailam*, the modern Gilân, the birthplace of King Faridoon. **अवस्था** २/१ य. ५, ३३; य. ६, १३; य. १५, २३. शुद्धो **अवस्था**

अवस्था सा. ना. ना-य. आनमन (दारमे.); luxury (Dar.); **अवस्था** ६/३ य. २४, ३७.

अवस्था (= **अवस्था**) (३ **अवस्था** उपरथी) वि. गीलान

* प्रोफे रोथ (Prof. Roth) अने ज्ञाने संस्कृत वृद्ध (नरम, पोथुं) साथे सरभावीने वृद्ध (नरम थवुं) धातु उपरथी लेखे; न अदलधने **अवस्था** थयो.

* **अवस्था** **अवस्था** नो अर्थ वपतसर होडनारी खाडोपी थर्थ थके; **अवस्था** = **अवस्था**, **अवस्था** = **अवस्था**.

शेहेरने लगतु; (fiends) of Gilân; Varenya; vide 8. अथर्ववेद; अथर्ववेद... नारी. ५।१ य. १, १६; य. १३, ७१; अथर्ववेद नर. १।३ य. १०, ६६. ६७; अथर्ववेद नर. २।३ वं. १०, १४; अथर्ववेद अथर्ववेद नर. ६।३ छन्द. २७, १; य. ५, २२; य. १३, १३७; य. १५, ८.

अथर्ववेद सा. ना. धात (हरले); semen virile (Har.); अथर्ववेद ३।३ य. ५, ६०.

अथर्ववेद-अथर्ववेद समास ना. धातनुं शेहेर; the poison of semen virile; अथर्ववेद-अथर्ववेद (Geld. अथर्ववेद-अथर्ववेद) ३।३ य. ५, ६०.

अथर्ववेद [५री शुभ्या १ अथर्ववेद]

अथर्ववेद सा. ना. भोजे (दारभे.); a wave, bilow (Dar.). Comp. Sans. ऊर्मि, ऊर्मिका; अथर्ववेद १।१ य. १६, ९७.

अथर्ववेद* (= अथर्ववेद) (शुभ्या १ धा. अथर्ववेद) सा. ना. माथाने हांकनार (असल.); आल; hair; also, the hair of the White Bull, used in the ceremonies. " A lock of three, five or seven hairs from the tail of a white bull, tied to a metal thumb-ring, is put into the Hom-strainer, when the Hom-juice is about to be poured through it. This ring and the lock of hair may be the relic of a hair-sieve, that may have been used for straining the Hom-juice in former times " (West). The ring and the lock of hair can be used as long as the bull lives, but as often as it is used it must be consecrated (Haug). अथर्ववेद नर. १।१ वं. ७, ५८; अथर्ववेद नारी. १।१ वं. ८, ३८; वं. ६, ३०; अथर्ववेद २।१ य. १४, ३१; य. १६, १०; अथर्ववेद ३।१ वं. ६, ४६; अथर्ववेद the hair-sieve for straining the Hom-juice (वरसी आना आलनी आशुनी) ४।१ वीर्य. १०, २; अथर्ववेद नर. २।३ य. १०, ७२; अथर्ववेद नारी. २।३ वं. ८, ११. १२. १३; वं. १७, २. ४; अथर्ववेद ६।३ य. ५, ७७; अथर्ववेद ६।३ वं. ६,

२६; अथर्ववेद (= अथर्ववेद + अथर्ववेद) ६।३ वं. ६, ७. ८. शुभ्या अथर्ववेद-अथर्ववेद तथा नीचिनो आल.

अथर्ववेद-अथर्ववेद (शुभ्या अथर्ववेद आल तथा अथर्ववेद) समास वि. आलनां कदनुं, आलनां शेहेरुं पातनुं; hair-sized; as thin as a hair; अथर्ववेद-अथर्ववेद २।१ य. १४, २६; य. १६, ७.

अथर्ववेद वि. ना. नर. नामांकित पुरषनुं नाम; name of an illustrious personage; अथर्ववेद अथर्ववेद ६।१ य. १३, ११५. शुभ्या मोदी.

अथर्ववेद-अथर्ववेद वि. ना. नर. नामांकित पुरषनुं नाम; two illustrious persons of the same name;—(1) the son of Frânya (vide Yt. 13, 97);—(2) the son of Pereth-vafzam (vide Yt. 13, 126). अथर्ववेद-अथर्ववेद ६।१ य. १३, ६७; अथर्ववेद (६।१ नीमतलये) य. १३, १२६. शुभ्या मोदी.

१ अथर्ववेद = वर्ष = अथर्ववेद ना अथर्ववेद, वावतुं; to put seed into, to sow; शुभ्या अथर्ववेद, १ अथर्ववेद, अथर्ववेद

२ अथर्ववेद = वर्ष = हांकनुं; to cover; शुभ्या नीचिनो आल.

अथर्ववेद (= अथर्ववेद = वृक्ष = अथर्ववेद) (शुभ्या २ धा. अथर्ववेद) सा. ना. नर. क) नंगल, अथर्ववेद, रान; a forest; अथर्ववेद २।१ वं. २२, १६.

अथर्ववेद अथर्ववेद; a tree; शुभ्या अथर्ववेद अथर्ववेद विरी शुभ्या धा. अथर्ववेद क.

अथर्ववेद (शुभ्या अथर्ववेद अथर्ववेद तथा ३ धा. अथर्ववेद) सा. ना. नर. आडने अथर्ववेद (असल.); आडनुं यड; that which gives life to the tree (lit.); the stem or trunk of a tree; अथर्ववेद १।३ य. ८, ४२; अथर्ववेद* अथर्ववेद २।३ छन्द. १०, ५; अथर्ववेद २।३ छन्द. ७१, ६.

* कदसेक केकाये डाकटर गेडनदे अथर्ववेद कीथी छे.

* Geld. अथर्ववेद

॥॥॥॥॥॥ वि. ना. नर. जरतोशती धमंजी
 विरुद्धं दुष्टं मायुसनुं नाम; पाछली डेटाय प्रमाथु
 लेतां, अराय पेदाय्मेशाने लगनुं राक्षी कष्टं य्मि
 पक्षि न् चोतानी पांओथी वरसादने नमीन
 उपर वरसतो अटकावीने अराय्नी करतुं
 हुतु. डेरशास्त्र पेहेलवाने तेने मारी नाय्नीने
 दुनियांनी आयादी वधारी; name of an evil
 person, antagonistic to the Zoroastrian
 religion, who, in the later tradition, is
 identified with the gigantic bird *Kamah*,
 which, with the aid of its wings, overshad-
 owed the earth and kept off the rain till
 the rivers dried up and thereby caused
 distress and famine. The hero Kershâsp
 killed the bird, by shooting it with
 arrows continuously for seven days and
 nights, and thus promoted the prosperity
 of the world. The destruction of this bird
 was one of the feats of Kershâsp (Modi).
 ॥॥॥॥॥॥ २/१ य. १८, ४१. (शुय्मो मोदी).

॥॥॥॥॥॥ } य्मि ओलि विशे शुय्मो धा.
 ॥॥॥॥॥॥ } ॥॥॥॥॥॥ क.

॥॥॥॥॥॥ (शुय्मो धा. ॥॥॥॥॥॥ क) सा. ना.
 ना-य. काम; a deed, an action; शुय्मो
 ॥॥॥॥॥॥

॥॥॥॥॥॥ विशे शुय्मो धा. ॥॥॥॥॥॥ क.

॥॥॥॥॥॥ वि. ना. नर. गुशतास्त्र पादशाहना वल्लर
 नमस्त्रना छेाकरतो छेाकरै; the grandson
 of Jâmâsp (a minister of King Gushtâsp's);
 ॥॥॥॥॥॥ ६/१ य. १३, १०४. ११६. शुय्मो मोदी.

१ ॥॥॥॥॥॥ (शुय्मो १ धा. ॥॥॥॥॥॥ क) वि.
 य्नी-तोय्मम नाय्मतो; नर (मादाथी डेलटुं);
 throwing seed into (lit.); pertaining to
 the sex that begets young, and applied to
 animals; not female; ॥॥॥॥॥॥...॥॥॥॥॥॥
 नर. ६/१ य. १७, ५६.

य्मि) सा. ना. तोय्मम, य्नी, मनी; seed, semen
 virile; शुय्मो ॥॥॥॥॥॥

२ ॥॥॥॥॥॥ वि. ना. नर. नामांकित पुरधनु
 नाम; name of an illustrious personage;
 ॥॥॥॥॥॥ ६/१ य. १३, ११५.

॥॥॥॥॥॥ (शुय्मो ॥॥॥॥॥॥ य तथा
 धा. ॥॥॥॥॥ य) समास वि. मनी छांटतो; गोशान-
 छेाडवतार य्मि योळ ॥॥॥॥॥॥ (अयाय्मम) गाहाम-
 आरनी सिद्धतमां आयेछे; the spender of the
 seed of males (Ayâthrema Gâhâmbâr)
 of the rutting season; ॥॥॥॥॥॥ ... ॥॥॥॥॥॥
 ॥॥॥॥॥॥ नर. २/१ छत्र. २, ६; वीर्य. २, २;
 ॥॥॥॥॥॥ नर. ४/१ छत्र. १, ६; छत्र.
 ३, ११; ॥॥॥॥॥॥ नर. ६/१ वीर्य.
 १, २.

॥॥॥॥॥॥ (शुय्मो धा. ॥॥॥॥॥॥ क) क) वू. कृ. की-
 धिलुं; done, committed; ॥॥॥॥॥॥ ना-य. १/३ वं.
 १५, १. १०; वं. १८, ६८. ७५; ॥॥॥॥॥॥ ना-य.
 २/३ छत्र. ५७, ४. ८. १०. १२. १४. १८. २०. २२.
 २६. २८. ३२. ३५; छत्र. ७०, ७; छत्र. ७१, २४;
 ५. ११, ६. १३. १४. १७. २२.

य्मि) सा. ना. ना-य. कथिलुं ते = काम; that
 which is done; a deed; शुय्मो ॥॥॥॥॥॥,
 ॥॥॥॥॥॥, ॥॥॥॥॥॥, ॥॥॥॥॥॥,
 ॥॥॥॥॥॥, ॥॥॥॥॥॥

ग) हमेळ रडेला; conceived; formed in
 the womb; ॥॥॥॥॥॥ २/१ य. १७, ५८; ॥॥॥॥॥॥
 (नर. १/१ ते अदले) वं. १५, १३.

॥॥॥॥॥॥* (॥॥॥॥॥॥ य उपरथी) कृ. वि.
 काम करतो, कामते लाय्मिक; असरकारक; मज्जुट;
 working, fit to work; efficacious; strong;
 शुय्मो ॥॥॥॥॥॥

॥॥॥॥॥॥ (शुय्मो धा. ॥॥॥॥॥॥ क) सा. ना. नारी.
 काम; करतुं; a deed, doing; शुय्मो ॥॥॥॥॥॥

॥॥॥॥॥॥ (शुय्मो धा. ॥॥॥॥॥॥ क) सा. ना.
 ना-य. काम, कुनश्नी; an action; a deed
 ॥॥॥॥॥॥ ५/३ (३/३ नी मतदये) छत्र.
 ११, १७; ॥॥॥॥॥॥ ६/३ वीर्य. १२, ३.

॥॥॥॥॥॥ विशे शुय्मो धा. १ धा. ॥॥॥॥॥॥ य.

॥॥॥॥॥॥ विशे शुय्मो १ धा. ॥॥॥॥॥॥ क.

* य्मि योलासा योलासा आये शुय्मो माई अवस्त
 व्याकरण, संज्ञा २६६ मो.

अवस्थासा. ना. चाहेडांमाथी गणतु पावुं; थुक, लय; spittle, viscid matter; अवस्थासा ३३ य. ५, ६०.

अवस्था = वृश् = आहातु, धस्तिवु, आहेशि राप्पवी; to wish, to desire, to will; cl. 2; rt. अवस्था drops the radical अ in all weak forms; अवस्थासा वत. परस्मै. १११ धिन्. २६, ६; धिन्. ४३, १; धिन्. ४४, ३; अवस्थासा (अ + अवस्था) २११ धिन्. ७१, १६; य. १, १०; अवस्थासा धिन्. ३४, १२; धिन्. ४३, ६; धिन्. ४४, १६; अवस्थासा ३११ धिन्. २६, ८; धिन्. ४६, १४; अवस्थासा वत. परस्मै. ११२ धिन्. ४६, १६; अवस्थासा १३३ धिन्. ७, २४; धिन्. ४१, ५; अवस्थासा धिन्. ३४, ४; धिन्. ५८, ३; अवस्थासा शास्त्रा. परस्मै. ३११ धिन्. ५०, २; अवस्थासा अ. लू. संरा. परस्मै. ३११ धिन्. २६, ४; अवस्थासा अ. लू. परस्मै. ३३३ वं. ५, ७; वं. ६, ६; वं. १५, ४६; अवस्थासा अ. लू. परस्मै. ३३३ य. २४, ४२; अवस्थासा १-१० (नेत्ये हमाईं भवुं आहीने ...) धिन्. ४५, ६. अवस्थासा १ अवस्थासा, अवस्थासा, अवस्थासा, अवस्थासा, अवस्थासा

अवस्थासा* (= अ) (अवस्थासा धा. अवस्थासा) सा. ना. ना-य. मरुतु; धस्तिवा, सुराई; wish, desire. Comp. Per. अवस्थासा adequate to one's desire; अवस्थासा २११ (क्रि. अ.) at one's pleasure or will; वं. ६, २. ३२. ३५. ३८. ४१. ४३; वं. ७, ४०. ७७; वं. ८, २२; वं. १२, २. ४. ६. ८. १०. १२. १४. १६. १८. २०; वं. १५, ४५; धिन्. ८, ५; धिन्. ३२, १५; अवस्थासा (at my will) २११ धिन्. ५०, ६; अवस्थासा . . . अ in desire (आहेशि तरई—मां) २११ धिन्. ४३, ८; अवस्थासा (wishes) धिन्. ३१, ११. अवस्थासा अवस्थासा, अवस्थासा, अवस्थासा

अवस्थासा (अवस्थासा धा. अवस्थासा) सा. ना. ना-य. मरुतु. आहेशि, सुराई; wish, desire. Comp. अवस्थासा अवस्थासा अवस्थासा thou art sovereign at thy will तारी मरुतु मुनय वुं हकुमत करनारी छे. (अवस्थासा अवस्थासा अवस्थासा) ३११ य. १७, १५.

* अनेनी उपरथी क्षारसी अवस्थासा = साहीअये तेठळ, मरुतु मुनयवुं (अवस्थासा अवस्थासा); पुरजुं. यस.

अवस्थासा (अवस्थासा अवस्थासा तथा अवस्थासा) समास ना. नारी. मरुतु प्रमात्ये इरवुं हरवुं; छुटापावुं; going about at will; freedom. Comp. अवस्थासा अवस्थासा; अवस्थासा अवस्थासा ६११ धिन्. ५३, ६. अवस्थासा अवस्थासा

अवस्थासा (अवस्थासा अवस्थासा तथा १ धा. अवस्थासा) समास कृ. वि. मरुतु मुनय राव इरतो; ruling at one's will; अवस्थासा अवस्थासा नर. १११ धिन्. २१, ३; य. २२, २; य. २४, ५३.

अवस्थासा (अवस्थासा अवस्थासा तथा अवस्थासा) समास ना. नारी. मरुतु प्रमात्ये इरवुं हरवुं; going about at will. Comp. अवस्थासा अवस्थासा; अवस्थासा अवस्थासा २११ धिन्. १२, ३. अवस्थासा अवस्थासा

अवस्थासा (अवस्थासा ना. नारी. मरुतु प्रमात्ये राव अलाववुं—हकुमत करवी; ruling at one's will (rt. अवस्थासा = to rule); or : living at one's own pleasure (rt. अवस्थासा = to live) मरुतु प्रमात्ये इरवुं—उंइगी गुनरवी; अवस्थासा अवस्थासा (Geld. अवस्थासा अवस्थासा) २११ धिन्. १२, ३.

अवस्थासा (अवस्थासा अवस्थासा तथा अवस्थासा) समास वि. पोतानी मरुतु मुनय हकुमत करतो; ruling at one's will. Compare अवस्थासा अवस्थासा; अवस्थासा अवस्थासा नर. १११ धिन्. ६, १७. २५; धिन्. ५७, २८; य. १०, ११२; अवस्थासा अवस्थासा नर. २११ य. १६, ११; अवस्थासा अवस्थासा

अवस्थासा (अवस्थासा अवस्थासा माल तथा अवस्थासा) समास वि. अंतर उपर साह्येपी मी-गवतो—अवस्थासा रापतो; swaying over the pasture-fields; epithet of Mithra; अवस्थासा अवस्थासा नर. २११ य. १०, ६०.

अवस्थासा (meaning unsettled); अवस्थासा अवस्थासा (Yt. 24, 23) the smallest twig (of Haoma) renders a man or a woman very powerful (Dar).

अभिधायक-इच्छा (शुभ्रिमा अभिधायक) समास वि.
 मरुत् प्रमात्रे मदद करनार; assisting at will;
 or : exercising authority over the aerial
 space (vide अभिधायक-उर्ध्व); हवानी नगगा उपर
 अभिधायक भोगवनार; अभिधायक-इच्छा नर. २।१ य.
 १०, ६०; अभिधायक-इच्छा नारी. २।३ य. १३, ३४.

अभिधायक-इच्छा (शुभ्रिमा उच्छाच्छा तथा अभिधायक)
 समास वि. पोतानी मरुत् मुन्य अक्षेरा करनार;
 अक्षेरा उपर अभिधायक राप्नार; bestowing
 gifts at will; अभिधायक-इच्छा नर. २।१ य. १०, ६०.

अभिधायक-इच्छा समास लू. इ. मरुत् मुन्य छुदेवो
 (दारमे.); (Haoma) pounded at will (Dar.);
 rt. मरुत् = to beat; अ + मरुत् = अभिधायक; अभिधायक-इच्छा
 २।१ य. २४, २३.

अभिधायक विशे शुभ्रिमा १ तथा २ उच्छा

अभिधायक (= अक्षि, उर्ध्व = वस्त्र) (शुभ्रिमा २ धा.
 उच्छा) सा. ना. ना. य. इ. कपडुं, लुगडुं; garment,
 apparel, dress, clothes; अभिधायक १।१ छिन्. १०, २०; य. १४, ६१; अभिधायक १।१ छिन्. ५५, २;
 अभिधायक २।१ वं. ८, २३. २४. २५; वं. १६, १६;
 अभिधायक ५।१ वं. ६, ३२; अभिधायक ७ (कपडां
 वगर—काहाडी नाभिनि) ५।१ वं. ५, ५४. ५६; वं.
 ६, ३३. ३४. ३५; अभिधायक ६।१ वं. ४, ४६;
 अभिधायक ६।१ वं. ५, ३८; वं. १२, २४;
 अभिधायक १।३ वं. ५, ५७. ५८; वं. ७, १२; अभिधायक
 २।३ वं. ५, ५५. ५६; वं. १७, ३; वं. १८, १६. २१;
 अभिधायक ७ कारांत नारी. २।३ वं. ३, १६; वं. ७,
 १३. १४; वं. ६, ४६; अभिधायक २।३ य. १७, १४;
 अभिधायक ४।३ वं. ३, १८; वं. ५, ४६; अभिधायक
 ६।३ वं. ६, २७; वं. १२, २. ४. ६. ८. १०.
 १२. १४. १६. १८. २०; शुभ्रिमा अभिधायक-उच्छाच्छा,
 अभिधायक-इच्छाच्छा, अभिधायक, अभिधायक-इच्छा,
 अभिधायक-उच्छाच्छा

अ) कपडां मुकवानी कपट—पेती; a wardrobe;
 a trunk; अभिधायक-उच्छाच्छा अभिधायक-उच्छाच्छा
 (as insects) eat up the clothes in the
 wardrobe (नेम उवडा) कपटमां कपडां करडी
 आच्छे (तेम) ७।३ वं. १७, ३.

अभिधायक-इच्छा (= अक्षि, उर्ध्व) (अभिधायक इच्छा)
 वि. वस्त्रवाणं; holding clothes (in the hand);
 अभिधायक-इच्छा अभिधायक-इच्छा आराक साधना
 (असल अर्थ गोशत साधना) तथा वस्त्र साधना हाथे
 नर. ३।१ य. १३, ५०.

अभिधायक (शुभ्रिमा धा. उच्छा) सा. ना. नर. मरुत्,
 आदेशि, छिच्छा; wish, desire; अभिधायक ३।१ छिन्.
 ५५, ६; य. १६, ११; अभिधायक ३।१ छिन्. ४६, १६;
 अभिधायक छिन्. ५०, ११; छिन्. ६५, १४; नीत्मा १,
 २. शुभ्रिमा अभिधायक-इच्छाच्छा

अभिधायक (शुभ्रिमा १ धा. उच्छा य) सा. ना. नर.
 नहडप, शीतापी; speed; swiftness; vide
 अभिधायक-उच्छाच्छा the speed of an arrow.

अभिधायक = इ) आलवुं, केहेवुं; to speak, to say;
 probably, from अ + उच्छा; अ + उच्छा वत.
 आत्मने. २।१ वं. ५, १७. २१; अभिधायक (Gold.
 अभिधायक) वत. आत्मने. ३।१ वं. १८, २६. ५१.

अ) महे आलाववुं; आतुरताथी मांगवुं
 (दारमे.); to call on for assistance; to covet
 (Dar.); अभिधायक वत. संश. आत्मने. ३।३
 य. १४, ३६; अभिधायक अ. लू. आत्मने. ३।१ य.
 १४, ३६.

अभिधायक-उच्छाच्छा = पाछुं केहेवुं, पाछे नवाय आपवी;
 to reply; to answer; अभिधायक-उच्छाच्छा
 अ. लू. आत्मने. ३।१ वं. १६, ७; वं. २२, ६.
 शिश् आतना = Augment ना छे.

अभिधायक-उच्छाच्छा = नहेर शीते केहेवुं, महेटे साहे केहेवुं;
 नहेर करवुं; to proclaim; to say aloud;
 अभिधायक-उच्छाच्छा अ. लू. आत्मने. ३।१ य. १४, ५४;
 य. १७, १८.

अभिधायक वि. ना. नर. पाहाडजुं नाम; name of
 a mountain; अभिधायक-उच्छाच्छा
 (Wester. अभिधायक-उच्छाच्छा) (आड वधन ना-
 मना पर्वते) १।१ य. १६, ३.

अभिधायक (= अ + उच्छा) विशे शुभ्रिमा. धा. उच्छा

अभिधायक विशे शुभ्रिमा १ धा. उच्छा

the best wish or desire (lit.); —
 = वहिशतोश्ति गार्था (वि. ना. नारी.) = वहिशतोश्ति गार्था, पांचमा गार्थानु नाम; the Vahishtoishsti Gâthâ; name of the fifth Gâthâ; = $\text{वहिशतोश्ति गार्थानो हा}$, $\text{वहिशतोश्ति गार्थानो हा}$; the Vahishtoishsti Hâ.

“The Vahishtoishsti Gâthâ, named from its first words, consists of Chapter LIII of the Yasna. While its matter is homogeneous with that of the other Gâthâs, it bears some evidence of having been composed in the latter portion of Zarathushtra’s life. It is, as usual, separated from the other Gâthâs by its metre, which shows four lines with two half lines. The first two have eleven or twelve syllables; the third seems to have fourteen plus a half line with five, so also the last. Irregularities seem frequent. The composition has for its substance a marriage song, but one of a politically religious character” (Mills).

“The Vahishtoishsti Gâthâ contains but one Hâ (Yasna LIII) of a complicated rhythm. The stanza consists of 4 verses, the first two are of 12 syllables, divided in 7 + 5, and the last two of 19 syllables, divided in 7 + 7 + 5. The formula is then: 2 (7 + 5); 2 (7 + 7 + 5)” —Dar.

* वहिशतोश्ति गार्था (वहिशतोश्ति) १/१ छन्द. ५३, १; वहिशतोश्ति गार्था २/१ छन्द. ५३, १०; वहिशतोश्ति गार्था २/१ छन्द. ५३, १०; वीस्प. २, ६; आक्षरं. गाथा ३, गेह २, ५; वहिशतोश्ति गार्था (वहिशतोश्ति गार्था) २/१ वीस्प. २०, २; वहिशतोश्ति गार्था ६/१ वं. १६, ३८; छन्द. ५३, १०; वीस्प. १, ७; य. २४, ५३; आक्षरं. गाथा १.

वहिशतोश्ति गार्था विरो शुभ्या लम्ब

वहिशतोश्ति गार्था (शुभ्या ४ धा. लम्ब) सा. ना. नर. मान आपवुं, नामवुं स्मरलु, कीर्ति, आराधना;

* सभासने बहसे छुटां ३५भां आब्यो.

वहिशतोश्ति गार्था ; homage, glory, invocation, mental recitation of the name of a divine being; prayer; वहिशतोश्ति गार्था १/१ छन्द. ६८, ७; वहिशतोश्ति गार्था — कारांत नारी. १/१ छन्द. ४५, ६; वहिशतोश्ति गार्था २/१ छन्द. २१, २; छन्द. ४८, १; वहिशतोश्ति गार्था २/१ छन्द. ६०, ६; वीस्प. ११, १६; वीस्प. २१, १; वहिशतोश्ति गार्था छन्द. ११, १८; छन्द. ३५, ७; वहिशतोश्ति गार्था ३/१ य. ५, १३२; वहिशतोश्ति गार्था ४/१ छन्द. ४६, १०; छन्द. ५३, २; वहिशतोश्ति गार्था ४/१ वं. १६, ११; छन्द. १, २४; वीस्प. ४, २; तथा द्वैक न्नी-आम्भिरा, गेह तथा यशतां वहिशतोश्ति गार्था ना इकराभां; वहिशतोश्ति गार्था ६/१ छन्द. १, २१; वहिशतोश्ति गार्था ६/१ छन्द. ५०, ७; वहिशतोश्ति गार्था ७/१ छन्द. ३४, २; वहिशतोश्ति गार्था २/३ छन्द. ४१, १; छन्द. ४५, ८; छन्द. ४६, १७; वहिशतोश्ति गार्था २/३ छन्द. २३, ३; छन्द. ६०, ६; Frag. 7, 2. शुभ्या वहिशतोश्ति गार्था तथा न्नीयेना आब्यो.

वहिशतोश्ति गार्था वि. ना. नर. नामांकित पुरुषवुं नाम; name of an illustrious personage; वहिशतोश्ति गार्था ६/१ य. १३, ११५. (शुभ्या भाटी.)

वहिशतोश्ति गार्था (वहिशतोश्ति गार्था) वि. मान अथवा कीर्तिने लाम्भिक; worthy of homage or glory; वहिशतोश्ति गार्था २/१ वीस्प. २१, ३.

वहिशतोश्ति गार्था (शुभ्या वहिशतोश्ति गार्था तथा वहिशतोश्ति गार्था) सभास वि. आराधना— वहिशतोश्ति गार्था राशु यता; pleased with invocation—prayers; वहिशतोश्ति गार्था नर. २/१ य. १०, २५.

वहिशतोश्ति गार्था (वहिशतोश्ति गार्था) वि. आराधना—परस्तेरा—कीर्तिने लाम्भिक; worthy of homage —adoration—glory; वहिशतोश्ति गार्था नर. १/१ छन्द. ६२, २; य. १०, ५. ७८; य. १४, ५४; वहिशतोश्ति गार्था नर. १/१ य. ८, १५; य. १३, १५२; वहिशतोश्ति गार्था नारी. २/१ छन्द. ६५, १; य. ५, १; य. १३, ४; न्नीय्या. ४, १; वहिशतोश्ति गार्था नारी. १/३ य. १३, ३४; वहिशतोश्ति गार्था नर. १/३ छन्द. १, १६; छन्द. २३, ४; छन्द. ७१, १०; वहिशतोश्ति गार्था नर. २/३ वीस्प. २, ३; वहिशतोश्ति गार्था नान्य. २/३ य. १३, १५३. शुभ्या वहिशतोश्ति गार्था , वहिशतोश्ति गार्था

वहिशतोश्ति गार्था (वहिशतोश्ति गार्था) सा. ना. नारी. आराधना—मान—कीर्तिनी आब्यता; state of

(Yas. 16, 5); **अथर्ववेद*** २/३ वं. १०, १४.
अथर्ववेद (= **अथर्व**) (शुद्धि) **अथर्व**
 तथा १ धा. **अथर्व** क) सभास लू. कृ. वि. पवनथी
 बहिष्वाग्मिलो—धसडाहिग्मिलो (नसा); (any
 dead matter) that has been brought by
 winds; **अथर्ववेद** नर. १/१ वं. ५,
 ३. ६; **अथर्ववेद**...**अथर्व** नर. १/३ वं. ५,
 ४. ७.

अथर्ववेद विरो शुद्धि धा. **अथर्व**
अथर्ववेद (शुद्धि) **अथर्व** तथा **अथर्व**
 सभास लू. कृ. वि. पवनथी धसडाहिग्मिलुं, पवनथी
 द्वाडतुं (वाहणुं); driven or pushed by the
 wind (as clouds); **अथर्ववेद**...**अथर्व**
 (पवनथी द्वाडतां वाहणांती भाङ्क) नर. २/१
 छिन्. ६, ३२.

अथर्ववेद विरो शुद्धि धा. **अथर्व**
अथर्ववेद विरो शुद्धि ३ धा. **अथर्व**, **अथर्व**
अथर्व (= बाध) (शुद्धि ३ धा. **अथर्व**) सा. ना.
 नर. भारवातुं हथियार; भारतुं, कृष्टका; a weapon
 for smiting; smiting; a blow. Comp. **अथर्व**;
अथर्व २/१ य. १०, ५२.

अथर्ववेद, **अथर्ववेद** हत्यादि
 ज्योति विरो शुद्धि १ तथा २ धा. **अथर्व**, **अथर्व**

अथर्ववेद (= **अथर्व** = **वार** = **वार**) = वरसाद
 वरसवो; to rain; **अथर्ववेद** अकर्वुं कृ.
 (Impersonal Verb) परस्मै. ३/३ (अथवा वर्त.
 कृ. ७/१) वं. ८, ४; **अथर्ववेद** ना. सा. कृ.
 (Denom. Verb) वर्त. अथवा कृत्त वर्त.
 आत्मने. ३/३ (वरसाद वरसेछे) य. ५, १२०;
अथर्ववेद **अथर्ववेद** in the rainy night
 (वरसाद वरसती राते) वर्त. कृ. वि. नारी. ६/१ (७/१
 नी मतलमे) य. १६, १०. शुद्धि १ **अथर्व**, **अथर्व**

अथर्ववेद = वरसाद वरसवो; to rain; शुद्धि
अथर्ववेद वरसाद वरसतो raining.

अथर्ववेद = वरसतु; to rain (intr.); **अथर्ववेद**

वर्त. परस्मै. ३/३ वं. २१, ३; **अथर्ववेद**
 (Caus.) I rain down upon the earth (हुं
 वरसाद वरसादहुं) प्रथो. वर्त. परस्मै. १/१ वं. ५, २०.

अथर्ववेद, **अथर्ववेद** (= **अथर्व** = **वार**, **वारि** =
वार) (शुद्धि धा. **अथर्व**) सा. ना. नर. वरसाद;
 rain; **अथर्ववेद** २/१ छिन्. १०, ३; य. ५, १२०;
अथर्ववेद ३/२ छिन्. ५७, २८; शुद्धि **अथर्ववेद**,
अथर्ववेद, **अथर्ववेद**, **अथर्ववेद**

अथर्ववेद (= **वार**) (शुद्धि २ धा. **अथर्व**) सा. ना.
 नर. क) आहेश, भरतु; पुरा करतु; wish, desire,
 satisfying; **अथर्ववेद** २/१ छिन्. ४६, १८; **अथर्ववेद**
 (पुरा करवाने) ४/१ (infinitively) छिन्. ५१, ६.

अ) धर्म संबंधी च्यतिक्राद (३ धा. **अथर्व** उपरथी);
 religious faith; **अथर्ववेद** ४/१ छिन्. ३३, २.

अथर्ववेद (= Vedic वार = **वार**) (शुद्धि १ धा.
अथर्व) सा. ना. नर. पांथ; a wing; शुद्धि
अथर्ववेद, **अथर्ववेद**

अथर्ववेद (= **वार**) (शुद्धि १ धा. **अथर्व**) सा.
 ना. नर. दंडलु, पंथाव; shelter, protection;
 शुद्धि **अथर्ववेद**

अथर्ववेद (meaning unsettled); rain (M.);
 Pehl. **अथर्ववेद** = **अथर्व** (Per. com.) = the heart;
अथर्ववेद Geld. (**अथर्ववेद** Wester.) छिन्. १०, १४.

अथर्ववेद (= **वार**) (शुद्धि ३ **अथर्व** तथा १
अथर्व) सभास वि. पांथ कृत्तरावतुं (पक्षि); flutter-
 ing the wings (as a bird). Compare
अथर्ववेद; **अथर्ववेद** . . . **अथर्ववेद** (Geld.
अथर्ववेद) नर. ६/१ य. १४, १६; य. १६, ३५.

अथर्ववेद (orig., **अथर्व** + **अथर्व**) (= **वार**)
 (शुद्धि ३ **अथर्व**, **अथर्व**) सभास वि. पांथ कृत्तरावतुं
 (पक्षि); fluttering the wings (as a bird).
 Comp. **अथर्ववेद**; **अथर्ववेद** . . . **अथर्ववेद**
 (Geld. **अथर्ववेद**) नर. ६/१ य. १४, ३५.

अथर्ववेद (= **वार**) (शुद्धि १ धा. **अथर्व** क) सा.
 ना. नाथ. दाल, पंथाव; a shield, shelter;
अथर्ववेद १/१ य. ११, २.

* Geld. **अथर्ववेद**

श्रीलोक (श्रीलोक क उपरथी) वि. धांस-अर-
 वानी लजाने लगतो, मेदानने लगतो धिमाने अर-
 वानी लजाने भाउे राप्पनार; the owner or
 the keeper of the pasture-field. श्रीलोक
 नर. १/१ वं. १५, ४२.

श्रीलोक (शुभ्रि श्रीलोक य
 तथा ४ धा. शुभ्रि य) समास वि. अंतरना अना-
 लनी कापथीने लगतो (हींगाम); (the time)
 of mowing the ripe fields of corn; epithet
 of the Maidhyoshem Gâhâmbâr. श्रीलोक
 नर. २/१ वीर्य. २, २;
 श्रीलोक नर. १/१ वीर्य. १, २.

श्रीलोक (शुभ्रि श्रीलोक क तथा
 श्रीलोक य) समास वि. धांस-अरिे उत्पन्न करतु;
 pasture-producing; श्रीलोक नर.
 ६/१ वीर्य. १, ६.

श्रीलोक (श्रीलोक य उपरथी) क) सा.
 ना. नर. अडुत; a farmer; a cultivator; a hus-
 bandman; श्रीलोक the thrifty
 husbandman (देरानी) आभादी-वृद्धि करनार
 अडुत; श्रीलोक साधना श्रीलोक नां विभ-
 क्तिनां शुदां शुदां र्पे तथा धरारा आये शुभ्रि
 १ धा. शुभ्रि; श्रीलोक (अडुतना) १/१
 धि. ३१, १५.

य) सा. ना. अेती, अेतीवाडी; tillage, agri-
 culture; श्रीलोक नारी. २/१ वं. ३, ३३.

ग) सा. ना. नान्य. उद्योग, उद्योग; business,
 occupation, industry; श्रीलोक ५/१ धि.
 ३१, ६; श्रीलोक २/३ वीर्य. १५, १; श्रीलोक
 २/३ धि. २६, १; धि. ३३, ६.

घ) वि. उद्योगी, मेहेनतु; industrious, dili-
 gent, toiling; श्रीलोक नर. १/१ धि. ३१, ६;
 श्रीलोक नर. २/३ धि. ४०, ३; श्रीलोक
 श्रीलोक नर. ४/३ धि. ५३, ४.

श्रीलोक (शुभ्रि श्रीलोक य तथा
 धा. श्रीलोक) समास वि. अेतीनु काम करतो (असल.);
 मेहेनतु, उद्योगी; diligent working श्रीलोक
 श्रीलोक the diligent maiden नारी.

१/१ धि. २३, ३; श्रीलोक १/३
 धि. ६८, १२.

श्रीलोक (= शुभ्रि = वह वाह, वह, = Lat.
 Vehiculum = Waggon) (धा. श्रीलोक =
 शुभ्रि + श्रीलोक; शुभ्रि १ धा. श्रीलोक ध) सा. ना.
 नर. गाडी; a chariot; श्रीलोक १/१ य. १३, ५२;
 श्रीलोक २/१ वं. ७, ४१; य. १०, ५२. १८. १२४;
 य. १७, १२; य. १६, ४४; श्रीलोक ३/१ य. १०,
 १७. १३६; श्रीलोक ६/१ य. ५, ११; य. १०, १२८;
 य. १७, २१; श्रीलोक ७/१ य. १०, १२५; श्रीलोक
 Geld. नारी. २/३ य. ५, १३१; श्रीलोक Wester-
 नारी. ७/३ य. ५, १३१. शुभ्रि श्रीलोक-श्रीलोक

श्रीलोक they drive the chariot
 (तेभ्रि गाडी यलावेछे-हकिछे); (श्रीलोक
 उपरथी); नाम साधित कि. (Denom. Verb)
 वर्त. आत्मने. ३/३ य. १७, १२.

श्रीलोक (= श्रीलोक = वि. = Lat. Avis) (शुभ्रि
 १ धा. श्रीलोक) सा. ना. नर. पक्षी, पंथी, पंथेई; a
 bird *श्रीलोक १/१ वं. २, ४२; †श्रीलोक १/१ य. १३, ३;
 श्रीलोक ६/१ वं. ७, २६. ३०. ३३. ३४; श्रीलोक
 ३/३ य. १०, ११६; श्रीलोक ५/२ धि. ५७, २८;
 श्रीलोक १/३ वं. ५, १२. १३; वं. ६, ४५. ४६. ४७; वं. ७,
 ३; वं. ८, ६. १०; श्रीलोक ६/३ वं. ३, २०; वं. ६,
 ४६; य. १४, १६. २१; श्रीलोक ६/३ वं. २, ८. ६.
 १२. १३. १६. १७; श्रीलोक ६/३ धि. ४२, ६;
 श्रीलोक ६/३ वं. ५, १४.

श्रीलोक (य. १५, ५५.) (अरसम) छो-
 उती (दारमे.); (the Baresma) untied (Dar.)

श्रीलोक = क) विञ् = दुःख देवु, नुक्सान करवु; to
 afflict, to do harm; शुभ्रि श्रीलोक, श्रीलोक
 य) लारी थवु; to be heavy; अेनु पीशु

* अेना आलासा आये शुभ्रि मोदीनी इरदअ
 श्रीलोक याल.
 † मेहेल, मुकम (दारमे.); a palace (Dar.).
 ‡ • नी गुथ थर्धने ६/१ ने • लागिसे गथीये तो.

વર્તે. પરસ્મે. ૧/૧ વં. ૧૭, ૯; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ વં. ૨, ૯. ૧૩. ૧૭; ...

* સંશયાર્થની મતલબ; જુઓ માફ અવસ્તા બ્યાકરણ, સંદે ૩૦૪.

† જાણવું જે એ બોલનાં મેવડું રૂપ (ષ) નીકળી ગયું છે. જુઓ માફ અવસ્તા બ્યાકરણ, સંદે ૨૩૯ બો.

પૂ. જૂ. પરસ્મે. ૩/૧ ય. ૧૩, ૯૬; ય. ૧૯, ૮૫. ...

૨ ષ્ઠી = ૧૧૨:૩૧ = વિદ = Ger. Find-en = To Find = ક) પાંખવું, પોહોંચવું, માલમ પડવું, મેળવવું, સંપાદન કરવું; to get, to reach, to be known; to obtain; cl. 6.

વર્તે. પરસ્મે. ૩/૩ વં. ૨, ૯. ૧૩. ૧૭; ...

વર્તે. પરસ્મે. ૩/૧ ય. ૧૦, ૧૨૦; ...

વર્તે. પરસ્મે. ૩/૧ ય. ૫, ૮૫. ...

વર્તે. પરસ્મે. ૩/૧ ય. ૫, ૮૫. ...

વર્તે. પરસ્મે. ૩/૧ ય. ૫, ૮૫. ...

વર્તે. પરસ્મે. ૩/૧ ય. ૫, ૮૫. ...

* આએ ઉકાણે એનો અર્થ અંગ્રેજી To treat, to regard ની મતલબે ' ગણી શકે ' અર્થે લાગુ પડશે.

† વેરકરગાર્ડના પુસ્તક પ્રમાણે જુઓ મતલબે લઈએ તો પૂ. જૂ. આત્મને. ૩/૨

વડા = વડ = મિદ્ = ભાંગવું, કાપીને છુટું પાડવું; to break, to cut asunder; જુઓ ૧૭૫૭

વડાવડાવડા વિ. ના. નર. નામાંકિત પુરુષનું નામ; one of the six foremost helpers of Saoshyant, q. v.; for particulars, vide જુઓ ૧૭૫૭-૧૭૫૮; —વડાવડાવડાવડા (Wester. વડાવડાવડાવડા) ૧/૧ ય. ૧૩, ૧૨૮.

વડાવડાવડાવડા અતિ. વિ. અકલથી ધણેજ પારખતો-પીછાંતો; most discerning; rt. વડા = વિદ્ to know, જાણવું; ધા. જા = ચિ to search for; તલારા કરવી, પીછાનવું; (જાણીને ને અર્થ); વડાવડાવડાવડા. વડાવડાવડાવડા નર. ૮/૧ ય. ૧૨, ૭.

વડાવડાવડા (= વિદ્યા) સા. ના. નારી. જ્ઞાન, વિદ્યા; knowledge. Comp. વડાવડાવડા-વડાવડાવડા ૧/૧ ય. ૨૪, ૧૫.

વડાવડાવડાવડા વિ. ના. નર. પાહાડનું નામ; name of a mountain; વડાવડાવડાવડા વડાવડાવડા the four Vidhwana summits ૧/૩ ય. ૧૯, ૩.

વડાવડા = વેળ, વેળ = વડા* = જોવું, નજર કરવી; to see, to observe; to look to; cl. 1; ચ્ચિ ધાતુ ૧ લા વર્ગનો છે; જુઓ ૧૭૫૭ વર્ત. પરસ્મૈ. ૩/૧ ય. ૧૦, ૧૦૫; ય. ૧૪, ૩૧; જુઓ ૧૭૫૭ આત્મને. વં. ૨, ૪૦; ઈજ. ૧૦, ૧૪; ઈજ. ૧૧, ૧૦; —જુઓ ૧૭૫૭ વર્ત. સંશ. ૩/૧ વં. ૨, ૨૪; વડાવડાવડા શક્યા. પરસ્મૈ. ૩/૧ ઈજ. ૯, ૨૯; વડાવડાવડા અ. જુ. પરસ્મૈ. ૩/૩ ય. ૧૦, ૯૨; વડાવડાવડા અ. જુ. સંશ. ૩/૧ ય. ૧૯, ૯૪; જુઓ ૧૭૫૭ (જોવાને, નજર કરવાને) સામાન્ય રૂપ (infinitive) ઈજ. ૩૨, ૧૦; વડાવડાવડાવડા વર્ત. કૃ. પરસ્મૈ. નર. ય. ૫, ૧૨૯; વડાવડાવડા આત્મને. ૨/૧ ય. ૧૯, ૩૪. ૮૦.

* ફારસી વડા નો અર્થ 'જો, નેગાહકર' કરીને થાય છે. 'જોવું' ને માટે વડાવડા આવે છે. એ (Av. ૧૭) ક્રિયાપદ પોતાના બધાં ગરદાનમાં એ રૂપ લે છે:—૧ વડા, ૨ વડા (Av. ૧૭); એજ પ્રમાણે લાટિનમાં બી આવે છે:—જેમકે Lat. Fero = હું લઈ જાઉં; Lat. Instus (જૂત ફૂંત) લઈ ગએલું.

વડાવડાવડા = જોવું, નજર કરવી; to observe, to see; to look at; જુઓ ૧૭૫૭ વર્ત. પરસ્મૈ. ૨/૧ ઈજ. ૩૧, ૧૩; જુઓ ૧૭૫૭-૧૭૫૮ Wester. ૩/૧ વં. ૭, *૩; ય. ૧૩, ૮૪; ય. ૧૪, ૩૩; વડાવડાવડાવડા અ. જુ. (વર્તમાનની મતલબે) પરસ્મૈ. ૧/૧ ય. ૭, ૩; નીચા. ૩, ૫; વડાવડાવડાવડા ૩/૧ ય. ૨૪, ૧૦; વડાવડાવડાવડા સંશ. વં. ૧૯, ૨. ૮. ૯. ૧૦. ૧૧.

વડાવડાવડા = નેગાહ કરવી, ધ્યાન લગાડીને જોવું; to behold, to observe attentively; જુઓ ૧૭૫૭ આત્મ. પરસ્મૈ. ૨/૧ ઈજ, ૪૯, ૨; વડાવડાવડાવડા (= વડાવડાવડાવડા) ૨/૩ ઈજ. ૩૦, ૨.

વડાવડાવડાવડા = ક જોવું, નજર કરવી; to see, to look at; વડાવડાવડાવડાવડા અ. જુ. પરસ્મૈ. ૩/૧ ય. ૭, ૩; નીચા. ૩, ૫.

વડાવડાવડાવડાવડા (અસલ.) સાંભળે ધ્યાને ઉલટી નજરથી જોવું (અસલ.); ચિકારની નજરથી જોવું; to look down upon (lit.); to disdain, to slight; વડાવડાવડાવડાવડા અ. જુ. સંશ. પરસ્મૈ. ૩/૧ ય. ૧૯, ૯૪.

વડાવડાવડાવડાવડા = આસપાસ જોવું, બધી તરફ નજર કરવી; to see round about; વડાવડાવડાવડાવડાવડા વર્ત. પરસ્મૈ. ૧/૧ વં. ૧૯, ૩; વડાવડાવડાવડાવડાવડા શક્યા. આત્મને. ૩/૨ ય. ૧૩, ૩. વડાવડાવડાવડાવડાવડા અ. જુ. પરસ્મૈ. ૩/૧ ય. ૫, ૯૮; વડાવડાવડાવડાવડાવડા અ. જુ. સંશ. પરસ્મૈ. ૩/૧ સંશ. વં. ૧૯, ૩.

વડાવડાવડાવડાવડા = ક તદખીર કરવી; to manage; વડાવડાવડાવડાવડાવડાવડા . . . વડાવડાવડાવડાવડાવડાવડા how shall they manage? (તેઓ શું તદખીર કરે?) વર્ત. સંશ. આત્મને. ૩/૩ વં. ૯, ૧.

વડાવડાવડાવડાવડાવડા (અ) જોવું, નજર કરવી; to see, to look at; વડાવડાવડાવડાવડાવડાવડા શક્યા. આત્મને. ૧/૩ ઈજ. ૫૮, ૬.

વડાવડાવડાવડાવડા = વિષ્, વષ્ = ખી નાખવું; to emit seed;

* એ આખો ફકરો (વં. ૭, ૩) ડાઉટર ગ્રેડનરની ચોપડીમાં આવ્યો નથી.
† Geld. વડાવડાવડા (= વડાવડાવડાવડા).
‡ વડાવડાવડા ની પછાનો = અ. જુ. (augment) નો સુખજવો.

cl. 4; अवस्थावर्त. परस्मै. ४ धा वर्ग ३/१ वं. ८, २७; कर्त्तव्यं अ. ६. नर. १/१ वं. ८, ३२.

अवस्था = अवस्थावर्त करवी, साथे संबंध करवा;

to copulate; अवस्थावर्त. परस्मै.

३/३ वं. ७, ५५. शुद्धि अवस्थावर्त, अवस्थावर्त

अवस्था = अनी काहाडी नापवुं; अनी-मूल-

मांथी उभेडी काहाडवुं = नाश करवा; to take off the roots; to extirpate, to destroy;

अवस्था (ते अद्योर्ध करनारनी विचार शक्तिने तु नाश कर) आसा. परस्मै. २/१ धन. १०, १२.

अवस्था (शुद्धि २ वं ३ तथा

अवस्था) समास वि. द्वेषने दूर करतुं; remov-

ing malice; अवस्था... २/१ धन. ५४, २.

अवस्था (शुद्धि धा. वं. ६. अनी ना-

पता, अनी नापनार धामाने पुरुष; one who emits semen virile, i. e., a male, man;

अवस्था नर. ७/१ वं. ८, २६. २७.

अवस्था वि. ना. नर. पुरुषनुं नाम; अवस्था

(Wester. ... अवस्था) name of a chief whom King Feridoon had sent to the top of a mountain, and who had lost his way in a glacier (Modi) १/१ य. ५, ६१; आइरीन पेगम-यर नरतोशत, ४. (शुद्धि मोदी.)

अवस्था (असल ३५ अवस्था + वं; अ

अदलधने " थयो) (शुद्धि २ वं तथा धा.

अवस्था) सा. ना. छुट्टे पाडनार; शुद्धि पाडनार;

he that separates; अवस्था (Geld. अवस्था) नर. १/१ य. १५, ४७.

अवस्था (शुद्धि १ धा. वं. ७) अ. ६. वि. अवस्था,

वकिं थय्यो; informed of; aware, know- ing; vide अवस्थावर्त

अवस्था वि. ना. नर. नादरनो छोडरो अरुतेहेम;

the son of Naotara (Per. نوزر) and the brother of Tusa (Per. نوس). Nodar had two sons, Tus and Gustahm. Comp. Per.

अवस्था; for particulars, see अवस्थावर्त;

अवस्था १/१ य. ५, ७६; अवस्था १/१ य. १३, १०२.

अवस्था (शुद्धि १ धा. वं. ७) सा. ना. नारी. कंध

अवस्थाते, अप्यर, मान, वकिं; information, knowledge; शुद्धि अवस्था.

अवस्था (शुद्धि अवस्था तथा

अवस्था) समास वि. दीनथी वकिं थय्यो, अथवा दीन उपर पुरतो अतिक्रम रापनार;

well-versed in religious lore; or: keeping implicit faith in religion; ... अवस्था अवस्था

अवस्थावर्त नर. २/१ गेह ४, ६.

अवस्था = विष = पाणी छारवुं, लीनुं करवुं; to

sprinkle, to moisten; शुद्धि २ वं

अवस्था (= अ = विष) सा. ना. न्हेर, विष;

poison. Comp. १ वं; अवस्थावर्त नारी.

५/१ य. २२, ३६. शुद्धि अवस्थावर्त

अवस्था (शुद्धि अवस्था तथा अवस्था)

समास वि. न्हेरना वासवाणो (आराक); (food) of poisonous stench; अवस्थावर्त

Wester. य. २२, ३६.

अवस्था वि. ना. पाहाडनुं नाम; name of a

mountain; अवस्थावर्त य. १६, ४. Wester.

अवस्था

अवस्था (Yt. 19, 8) branching off

(Dar.). शाखा अथावनी (दारमे.). Comp. Sans. विद्यासन dissecting; rt. वास् to dissect.

१ अवस्था (= अ = विष) सा. ना. न्हेर, विष;

poison. Comp. अवस्था; अवस्था १/१ धन. ६, ११.

२ अवस्था (शुद्धि धा. वं. ७) सा. ना. पाणी;

water; शुद्धि अवस्थावर्त

३ अवस्था क्रि. अ. दूर, हांगि; afar, at a distance;

वं (वि) नुं अनीशुं ३५; अवस्था, अवस्था

नी भाइं छेउं अ वागो. अवस्था धन. १०, १.

अवस्था (= अवस्था) (शुद्धि २ वं तथा

अवस्था ग) समास ना. ना-य. (अड पानमांथी)

* Wester. अवस्थावर्त

रस नीयवीने काहोडेली दवा; म्मिदाजनु मूल (दारमे.); the fluid part or the juice extracted from medicinal plants. *Otherwise*: a source of remedies (Dar.); from ७७ = ७७ = ७७ = remedy; ७७ = source; ७७ २/१ वं. २०, ३.

७७ (= ७७ + ७७) (७७ १ धा. ७७) सा. ना. नर. जालुनार; तपासनार, चोकसी रायनार; one who knows; one who watches or superintends; ७७ १/१ य. १२, ८. Geld. ७७

७७ (७७ ७ तथा ७७)-समास ना. पक्षिना मार्ग, धमिाने ले सांकडी जगाय्य पक्षि उडे ते जगा; the pathways of the birds; ७७ (Geld. ७७) २/१ ध्रि. १०, ४. ११.

७७ (= ७७) (७७ २ ७७) तथा २ ७७) समास ना. नर. मोहोद्वानो पासयानी—चोकसी करनार (कुतरि); (the dog) that watches the street; ७७ १/१ वं. ५, २६; वं. १३, ४६; ७७ १/१ ने अदले) वं. १३, १८; ७७ २/१ वं. १३, १३. २१. २५; ७७ ३/१ वं. १३, ११; वं. १५, ३; ७७ १/३ वं. १३, ८; ७७ १/३ वं. १३, ४२.

७७ (७७ २ ७७ तथा धा. ७७) समास वि. पुंकण पालीवायुं, पालीमां पुंकण; abounding in waters; ७७ २/१ वं. १, ८.

७७ (= ७७) (७७ १ ७७) तथा ७७) समास वि. (देउडा) लेनु लेहेर—विष सुकड़गमिले ते; (a frog) whose venom is dried up; ७७ नर. १/१ वं. ५, ३६; वं. १२, २२.

७७ = बी = क) होडीने जवुं, उडवुं; पडवुं; to run after; to fly; to fall; cl. 2. ७७ (पुडे जमिछे) वर्त. परस्मै. उड ध्रि. ५७, २६; ७७ frightens by running after

(पुडे होडीने जडकावेछे) प्रथि. वर्त. उ/१ वं. १५, ५. ७७ ७

७७) अषि पंथराडि जवुं, अषि कुलावुं; to pervade; to spread through; ७७ वर्त. परस्मै. १/१ य. १५, ४३. ७७ ७

७७) पुडे लागवुं; नाहासी जवुं; to pursue; to flee; ७७ (पुडे लागतो) वर्त. कृ. परस्मै. नर. १/१ य. १३, ३५; ७७ (नाहासी जतो) आत्मने. य. १३, ३५; ७७ य. १३, ३५.

७७ = हांकी काहाडवुं; to drive away; to put to flight; ७७ (त्यांहांधी तेने हांकी काहाडेछे) य. ८, २३. २६.

७७ = आववुं, पधारवुं; to come to (a place); ७७ वर्त. परस्मै. उ/३ य. १३, ४६; ७७ वर्त. कृ. परस्मै. नर. ६/३ य. १३, ८४; य. १६, १७.

७७ = आगण जवुं, सरस थवुं, सरसाध जोगववी; to come foremost (lit.); to excel, to surpass; ७७ शक्या. परस्मै. उ/१ वीस्व. २२, २.

२ ७७ (= ७७ = Lat. Dē, Dist = Fr. Dē† = बी, कड) (७७, ७७ उपरथी) उपसर्ग. क) जवुं, वगर, सिवाय, नही, उलडुं; apart, separate from; different from, exclusive of; contrary to; e. g., ७७ = पाली वगरनु (वं. ३, १५); ७७ आडपान वगरनु (वं. ६, ३); ७७ = आनंद—पुशीना लंग करनारो धमिाने गमगीनी उपजननारो देव (वं. १६, २६); ७७ = देवथी जवुं-उलडुं (वं. २, २२); ७७ = जवुं विचार = जुमान (वं. १, ७). ७७ म्मिनी पछीना जोलो.

* Geld. ७७.
† E. g., Lat. Dēstringere, Lat. Dēstruere, Lat. Disjungere.
‡ E. g., Fr. Dépolir, Fr. Déplaisir, &c.
§ E. g., ७७ (= ७७); ७७ (= ७७); ७७ (= ७७) &c. ३.
¶ ७७ 'सिवाय'ने भाडे जे जे जोस आवेछे ते, ७७ अथवा ७७ नो अनेसो छे.

अपपप (= $\text{प} = \text{ह}, \text{ह}$) सा. ना. अपर्या
 युना, रेती युनानो गरी, छेअमे; mortar;
 a mixture of lime and sand with water;
 अपपपपपप ७३ वं. ६, ५१; वं. ८, १०.

अपपप (गुअमे १ धा. अपपप ५) सा. ना.
 ना-य. ३) युकादि, ठेराव; decision; final
 judgment; अपपपप १११ धन. ४६, १८.

५) आरीक तथास अथवा पीछान; discern-
 ing, discrimination; अपपपपप ६११ धन.
 ३०, २; अपपपप ७११ धन. ३२, ८.

ग) वि. पीछानतो, पारपतो, अइं जोडुं सम-
 नतो; discerning, discriminating, distin-
 guishing right from wrong; अपपपप
 ना-य. ११५. १२, १. Wester. अपपपप. Comp.
 Sans. विचित्र wonderful.

अपपप विरो गुअमे अपपप ग.

अपपपप विरो गुअमे १ धा. अपपप

अपपप* (= अपप) (गुअमे धा. अपपप ३)
 सा. ना. नर. युंटी काहाडनार, पसंद करनार; a
 discerner; the discerning arbiter; अपपप
 १११ धन. २६, १; धन. ४६, १.

अपपपप (गुअमे धा. अपप) वि. पोहोअतो;
 reaching; orig., $\text{अ} + \text{अपपप} + \text{प}$ (reduplic.)
 अपपपपप ; अपपपपपपप (super.) most reach-
 ing (for giving help); most helpful.
 अपर्यात धुणोअ पोहोअतो, धुअने धुणोअ मदद.
 करतो; अपपपपपपप ना-य. ११५. १, २.

अपपपपप (गुअमे अपपप तथा अपपप)
 ३) समास विरोषथु. नोकरमे अमेवा भासो
 रापनार; he who holds a piercing
 spear; अपपपपपपप १११ नर. ११५. १५, ४८.

५) समास ना. नारी. नोकरमे अमेवा भासो; a
 piercing spear; अपपपपपप* १११ य. १५, ४८.

अपपप (गुअमे १ धा. अपप ५) वि. नोकरमे
 तेषु, नोकरतु; piercing; गुअमे अपपपप

अपपपप विरो गुअमे २ अपप

अपपपपपप वि. ना. नर. युशतास्प पादशाहना
 अमेक अरशीनु नाम; name of a kinsman of
 King Gushtasp. Lit., one who holds a
 piercing spear. Comp. अपपपपपप;
 अपपपपपप (Geld. अपपपपपपप) ६११
 य. १३, १०१. (गुअमे मोदी.)

अपपपपपप (orig., $\text{अपपप} + \text{अपपप}$) (अपप
 अपप & rt. अपप) सा. ना. अधी तरक; सधणी
 दिशा; all directions; अपपपपपप २३ (क्रि.
 अ.) धन. १०, ११. Comp. Sans. विष्वास्त
 (Justi).

अपपपप (गुअमे २ अप क तथा अपप) वि.
 नेर धुअने क्रियानी नेठने माटे नालाअमेक; un-
 fit for a sacred offering; Pehl. अपपप, १
 अपप; अपपपपपप नारी. २११ वं. ७, ७८.

अपपपप (गुअमे २ अप ५ तथा अपप) स-
 मास वि. पोहोअनां मोहोअं साधनो, उधाअं नडपुं
 साधनो (राक्षस); (a monster) with open jaws;
 अपपपप (Geld. अपपपप) नर. ११५ य.
 १८, ४१.

अपपपप (= अपपप) (गुअमे धा. अपपप-प)
 वि. ना. नर. गभगीनी उपनवनार (असल.);
 पापी माथुसोने दोअपमां लई ननार देव; the
 Demon who binds and drags off the soul
 of the wicked to hell; अपपपप अपपपपप १११
 वं. १८, २८. (गुअमे मोदी.)

अपप (गुअमे ४ धा. अप) सा. ना. नर. अमेक अ-
 कस नतनो कुतरै; नछी नोअसतु कुतरानु अअयुं
 (हारले); a species of dog; a puppy that does
 not bark (Har.); from अप = not; rt. अप = ह =

* Comp. Pehl. अपप, Per. اقرار a decision;
 युकादि. ठेराव.
 † अपपपपपे अने अर्थ 'धनसाध करनार' हायु
 पडये.
 ‡ Geld. अपपपपपपप

* Geld. अपपपपपपपप

to utter a sound; अथर्ववेद १/१ वं. ५, ३२;
अथर्ववेद* ६/१ वं. १३, १६.

अथर्ववेद (शुद्धि २ वं क तथा अथर्ववेद)
विशे शुद्धि अथर्ववेद (वि. नापाक नष्टि=पाक, सौम्यं;
not foul or filthy; pure, clean; अथर्ववेद
Geld. ६/३ वं. ८, १०. Wester. अथर्ववेद, q. v.

अथर्ववेद (शुद्धि २ वं य तथा धा. अथर्व) सा.
ना. नर. जे कांई आडुं अथर्ववेद-वाडुं ते (असल.);
अथर्ववेद; crookedness (lit.); dis-
honesty; अथर्ववेद १/१ वं. २, २८. ३७.

अथर्ववेद वि. अथर्व वेगरेनु (मिल्स); lifeless
(Mills); अथर्ववेद Wester. (in lifeless
bodies) loc. plu. Frag. 4, 8.

अथर्ववेद (शुद्धि २ वं य तथा ३ धा. अथर्व)
अति. वि. अथर्ववेद जेरेमंढ-कौवतवाणे; most
powerful; strongest; अथर्ववेद Wester.
६/३ वं. ८, १०. Geld. अथर्ववेद, q. v.

अथर्ववेद (शुद्धि १ धा. अथर्व) (= विल = १८)
क) अ. क. अथर्ववेद रहेलु; अथर्ववेद-अथर्ववेद पडेलु; gone,
departed; separated; severed.
अथर्ववेद साइं, ठीक; good, right, proper; अथर्ववेद
अथर्ववेद not good; not proper; अथर्ववेद = अ, q. v.

अथर्ववेद (शुद्धि धा. अथर्ववेद) सा. ना.
नारी. पीगणठि अथर्ववेद; melting; अथर्ववेद
३/१ वं. २, २४; वं. ६, ३८.

अथर्ववेद वि. ना. नारी. नदीनु नाम.
" A river, the name of which does not re-
appear elsewhere; if the episode appertains
to the cycle of Nodar-Afrâsyâb, it ought to
be in the region of the North, in the
watershed of the Patashkhârgar. Vistauru
(अथर्ववेद) having escaped from the massacre
of his family, after having killed thou-
sands of his enemy who pursued him,
is arrested by this river (viz., Vitangu-

haiti); Ardvi-Sûra saves him by stopping
for him the course of the waters"
(Dar.); अथर्ववेद २/१ य. ५, ७६. ७७.

अथर्ववेद (शुद्धि १ धा. अथर्व य) सा. ना. नर.
क) अथर्ववेद अथर्ववेद अथर्ववेद, सर्व व्यापक;
All-pervading; epithet of Ahura Mazda;
अथर्ववेद १/१ य. १, १३.

अथर्ववेद) पुडे अथर्ववेद; one who pursues;
अथर्ववेद अथर्ववेद अथर्ववेद pursuing after
his enemies (अथर्ववेद पुडे अथर्ववेद) २/१ य.
१७, १२.

अथर्ववेद, अथर्ववेद (शुद्धि २ वं य अथर्ववेद-
अथर्ववेद) अथर्ववेद. वि. क) अथर्ववेद अथर्ववेद-
अथर्ववेद; more extended-wide; compara. adj. from
अथर्ववेद; अथर्ववेद २/१ (कि. अथर्ववेद).

अथर्ववेद) अथर्ववेद नीचे (अथर्ववेद अथर्ववेद);
downwards; अथर्ववेद अथर्ववेद ४/३ य. १५, ५५.

अथर्ववेद) अथर्ववेद दूर-अथर्ववेद; far off; at a distance;
अथर्ववेद अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद

अथर्ववेद-अथर्ववेद (शुद्धि अथर्ववेद अथर्ववेद तथा
अथर्ववेद) सभास ना. ना. अथर्ववेद-अथर्ववेद-अथर्ववेद
अथर्ववेद अथर्ववेद; removing affliction—indigence
अथर्ववेद-अथर्ववेद ६/१ अथर्ववेद. ६८, १३;
य. ८, १२.

अथर्ववेद-अथर्ववेद (शुद्धि अथर्ववेद अथर्ववेद
तथा अथर्ववेद) सभास ना. ना. अथर्ववेद-अथर्ववेद-
अथर्ववेद अथर्ववेद; removing malice or rancor-
ous feelings; अथर्ववेद-अथर्ववेद २/१ अथर्ववेद.
११, १३.

अथर्ववेद-अथर्ववेद (शुद्धि अथर्ववेद अथर्ववेद
तथा अथर्ववेद) सभास ना. ना. अथर्ववेद-अथर्ववेद-
अथर्ववेद अथर्ववेद; removing malice or ran-
corous feelings; अथर्ववेद-अथर्ववेद-अथर्ववेद;
६/१ अथर्ववेद. ६८, १३; य. ८, १२.

अथर्ववेद (शुद्धि अथर्ववेद तथा अथर्ववेद)
सभास ना. ना. अथर्ववेद-अथर्ववेद-अथर्ववेद अथर्ववेद
अथर्ववेद; removing affliction—indigence; अथर्ववेद
अथर्ववेद-अथर्ववेद; अथर्ववेद २/१ अथर्ववेद. ११, १३.

* कटकीअथर्ववेद वअथर्ववेद कारांत अथर्ववेदनी ६/१ अथर्ववेद अथर्ववेद-
अथर्ववेद; अथर्ववेद अथर्ववेद, अथर्ववेद, अथर्ववेद. अथर्ववेद
अथर्ववेद अथर्ववेद अथर्ववेद अथर्ववेद अथर्ववेद.

अवस्था-शब्द-कोश नर. २/१ य. २३, ६०; अवस्था-शब्द-कोश नारी. २/१ ध्रुव. १५, १; य. ५, १; य. १३, ४; नीत्मा. ४, २; अवस्था-शब्द-कोश नारय. २/१ व. १६, १६; ध्रुव. २, १३; ध्रुव. २५, ६; अवस्था-शब्द-कोश नर. ६/१ य. १३, १४६; अवस्था-शब्द-कोश नारय. ६/१ ध्रुव. १, १३; अवस्था-शब्द-कोश नारय. ६/१ य. ११, १७. शुद्धि नीयेना षोड.

अवस्था-शब्द-कोश (शुद्धि अवस्था-शब्द तथा १) समास वि. देवनी सांखि काम करतो, देवना तरीकाथी उलट्टुं करतो; working against the Daevas; अवस्था-शब्द-कोश* नर. १/१ य. १५, ४६; अवस्था-शब्द-कोश (Geld. अवस्था-शब्द) नर. ८/१ य. १५, ५३.

अवस्था-शब्द (शुद्धि २ धा. शब्द) सा. ना. नर. ५-मनार, मेणवनार; he who obtains or acquires; अवस्था-शब्द १/१ य. १५, ४५.

अवस्था-शब्द-कोश विरोधनाम नर. नामांकित पुरधनु नाम; name of an illustrious personage; अवस्था-शब्द-कोश. अवस्था-शब्द-कोश ६/२ य. १३, १२७. (शुद्धि मोदी.)

अवस्था-शब्द-कोश (= अवस्था) वि. ना. ना-य. ५-निरथ नामनां केशवरनी दक्षिण पूर्व दिशां अवेका सुलुकनु नाम; one of the seven Keshvars of the earth, lying to the south-east of Khanira; अवस्था-शब्द-कोश २/१ वं. १६, ३६; य. १०, १५, १३३; य. १२, १२; अवस्था-शब्द-कोश ४३ (द्वि.) वीर्य. १०, १; वीर्य. ११, १७. शुद्धि मोदी.

अवस्था-शब्द (शुद्धि ४ धा. शब्द) सा. ना. ना-य. युक्ति, ईसो; decision, final judgment; अवस्था-शब्द. अवस्था-शब्द ७/१ ध्रुव. ४७, ६.

अवस्था-शब्द-कोश विरो शुद्धि १ धा. शब्द

अवस्था-शब्द-कोश विरो शुद्धि २ धा. शब्द

अवस्था-शब्द-कोश (शुद्धि धा. शब्द) सा. ना. नर.

अधी तरुं नवर करनार—बोकरसी रायनार; surveying round about; अवस्था-शब्द १/१ य. १४, १३.

अवस्था-शब्द-कोश (शुद्धि २ धा. शब्द तथा अवस्था-शब्द) वि. ना. नर. कीर्ति पांमता (असल.); प्रधनु नाम; acquiring glory (lit.); name of a person; अवस्था-शब्द-कोश (Geld. अवस्था-शब्द) नर. ६/१ य. १३, ११६. (शुद्धि मोदी.)

अवस्था-शब्द-कोश (शुद्धि १ धा. शब्द) सा. ना. नारी. ज्ञान, ज्ञेय, वाकिरी, धनेश; knowledge, learning; wisdom; अवस्था-शब्द-कोश १/१ ध्रुव. ५५, ३; अवस्था-शब्द-कोश (२/१ ने अदले) वीर्य. २१, ३; शब्द-कोश ३/१ ध्रुव. ५८, ४.

अवस्था-शब्द-कोश ६. वि. पवित्र करतुं; पवित्र; purifying; holy; rt. शब्द = शीघ्र to purify; पवित्र करतुं; अवस्था-शब्द-कोश ... अवस्था-शब्द-कोश (पवित्र—सारां कामिने क्षीध) ३३ ध्रुव. ५१, १. Wester. अवस्था-शब्द

अवस्था-शब्द-कोश (अवस्था-शब्द नुं दुं ३५) वर्तमान कृतं मत्तये. ज्ञेयता, ज्ञेयता, ज्ञेयता; knowing; शब्द (१/१ नी मत्तये) ध्रुव. २८, ४; ध्रुव. ४५, ८. शुद्धि नीयेना षोडि.

अवस्था-शब्द-कोश (शुद्धि शब्द तथा २ शब्द) ३) समास ना. ना-य. पाक धरिदि, पवित्र निष्ठा—दीमानत—नेम; a pious intent; अवस्था-शब्द-कोश ३/१ य. १०, १९. वेररगाई प्रमाणि अवस्था-शब्द-कोश छुटा लक्ष्मि तो (शुद्धि) ज्ञेयता—समजने पवित्राध्या' अर्थ प्रमाणि अर्थ धरिदि.

अ) समास वि. रास्तीने सभलता; पवित्राध ज्ञेयता; cognizant of purity—holiness; अवस्था-शब्द-कोश अवस्था-शब्द. अवस्था-शब्द नर. २/१ य. २४, १५.

अवस्था-शब्द-कोश (शुद्धि शब्द तथा अवस्था-शब्द) समास वि. गाथा—पवित्र गायन ज्ञेयता; knowing the Gāthās, i. e., the divine hymns; अवस्था-शब्द-कोश... अवस्था-शब्द नर. २/१ वं. १८, ५१.

अवस्था-शब्द-कोश (शुद्धि शब्द तथा अवस्था-शब्द) समास वि. ध्रुव. रने ज्ञेयता; knowing the Yasna, q. v.; अवस्था-शब्द-कोश ... अवस्था-शब्द नर. २/१ वं. १८, ५१.

* Geld. अवस्था-शब्द-कोश
† Wester. अवस्था-शब्द
‡ जेना मोलासा जाये शुद्धि भाई अवस्था व्याक-
रणा, सहे ५६-६०.

अवस्था (शुद्धि अवस्था) सा. ना. ना. ५.

नेत्र; seeing; अवस्था for seeing; to see (नेवाने मारे) ७/१ (४/१ नी मतलमे) ५. १०, ८२.

अवस्था विरो शुद्धि अवस्था

अवस्था विरो शुद्धि १ धा. ७.

अवस्था (शुद्धि २ च ५ तथा २ धा. १)

५) वर्त. इ. आत्मने. मज.पु. ४ प. ५ उतां; holding fast; अवस्था ६/१ वं. ४, ४५.

अवस्था (शुद्धि २ च ३ तथा अवस्था)

वि. इ. ५—आत्मने दूर करतो, द्वेषने काहाडी ना-पतो; expelling evil; driving out malice; अवस्था २/१ छं. ३४, ११.

अवस्था (शुद्धि २ च ३ तथा अवस्था)

अवस्था सा. ना. दुश्मनी—छं वगरतो; द्वेषथी वेगलो; he in whom there is no harm; separate from malice; अवस्था २/१ छं. १/१ य. १, ८; वी. १५, ३.

अवस्था विरो शुद्धि १ धा. ७.

अवस्था (शुद्धि धा. २) सा. ना. नर.

नेनार, नेगाह राप्पनार, चौकसी करनार; one who watches or surveys; अवस्था १/१ य. १०, ४६.

अवस्था (शुद्धि २ च ३ तथा धा. १, १)

वि. इगनारथी दूर; नही इगाम्लो (दारमे.); इगाम्ले तोडनार (हारमे.); wide apart from a deceiver; he who is not deceived (Dar.); he who baffles deceit (Har.); अवस्था २/१ य. १, १४.

अवस्था विरो शुद्धि २ धा. ७. ३.

अवस्था (शुद्धि ४ धा. १) वि. ना. नर.

(मायुसनां हाडकां) भांनार—कापनार देव; one of the demons of Death, breaking the bones of men; vide अवस्था-देव the bone-dislocator (lit.); the Demon-of-Death who binds the parting soul (see Vend. V, 8-9). In later writings he is said to throw a noose over the neck of the soul to drag it

to hell, but if its good works have exceeded its sins, it throws off the noose and goes to heaven (West.); अवस्था नु पीयुं ३५ अवस्था आविष्टे; अवस्था ५/१ छं. ५७, २५; य. १०, ६३; य. १३, ११. २८. शुद्धि न्निवेना भांन.

अवस्था (शुद्धि धा. २, २) वि. ना. नर. (मायुसनां हाडकां) भांनार—कापनार देव; same as अवस्था, q. v.; vide अवस्था-देव

अवस्था (शुद्धि १ धा. ७) पू. अ. इ. परस्मै.

३) भायुतो, वाकिंगार; knowing; acquainted with; अवस्था २/१ वं. १५, २; वी. ११, १६; अवस्था (भायुतो) २/१ छं. ३१, १२;

अवस्था (वाकिंग) छं. ४४, १६; अवस्था (विद्वान) छं. ३१, ६. १७. अवस्था* (विद्वान, पंडिता)

नारी. १/१ य. १६, १५; अवस्था (भायुती); वाकिंग) २/१ वं. १८, ६७. ६६; अवस्था (Wester.

अवस्था) (विद्वान,) २/१ य. १३. १४६;

अवस्था (भायुवाने मारे) ४/१ छं. ३०, १;

अवस्था (विद्वान मायुसने) ४/१ छं. ३१, १७;

अवस्था ५/१, ८; अवस्था १/३ छं. ३४, ६; अवस्था

अवस्था शीमानां (घोडा) २/१ छं. ५७, २७; य. १०, ६८; अवस्था-अवस्था

with Zaothras intelligently offered (सारी समनथी अपेयु प्रीविली जेरोथी) ५/३ (३/३

नी मतलमे) वी. १, १; अथवा अथु संतोष पमाडे अथी जेरोथी with gratifying

Zaothras (rt. अवस्था = अवस्था = to satisfy

तृप्त करवु; च = वि = अथु, वधारे); शुद्धि

अवस्था-अवस्था, अवस्था-अवस्था

५) सर्वज्ञ, तमाम भायुनारी. All-knowing; in the sense of अवस्था-अवस्था;

epithet of Ahura Mazda; अवस्था २/१ य. १२, १; अवस्था २/१ छं. २६, ६.

अवस्था विरो शुद्धि १ धा. ७.

अवस्था विरो शुद्धि २ धा. ७. ५.

अवस्था विरो शुद्धि १ धा. ७.

अवस्था विरो शुद्धि १ धा. ७.

अवस्था विरो शुद्धि १ धा. ७.

* अथु भासासा अथु शुद्धि भाइ अवस्था अथु २५, सं. १२२ मे.

अशुभ्रुवृष्ट (शुभ्रुवृष्ट २ च तथा अशुभ्रुवृष्ट)
 वि. ना. नर. धृष्टा छाकटपलानो देव; माणुसोने
 छाकटपलानो जेमान करनार देव; the Demon of
 extreme drunkenness; the Demon who
 inebriates men (Comp. अशुभ्रुवृष्ट); without
 swallowing intoxicating liquors (Dar.);
 अशुभ्रुवृष्ट अशुभ्रुवृष्ट अशुभ्रुवृष्ट अशुभ्रुवृष्ट the
 Demon Kunda, who is drunken without
 drinking (Dar.); अशुभ्रुवृष्ट २/१ वं. १६, ४१;
 य. २४, २९.

अस्त्य (शुभ्रुवृष्ट २ च तथा अस्त्य) सा. ना.
 नर. जे हाथ लांया करीये तेथुं माप (असल.);
 अस्त्य वाम; the length of extended arms;
 a measure of about 72 inches; *vide* अस्त्य;
 अस्त्य (नव वाम) २/३ वं. ६, २.
 शुभ्रुवृष्ट नीयेनो जाल.

अस्त्य (शुभ्रुवृष्ट २ च तथा अस्त्य) सा. ना.
 नर. जे हाथ लांया करीये तेथुं माप (असल.);
 अस्त्य वाम; the length of extended
 arms; double the length of अस्त्य, q. v. ;
 अस्त्य २/१ वं. ७, ३४.

अस्त्य (=विस्तृत) (शुभ्रुवृष्ट १ धा. अस्त्य)
 इ. वि. इलाय्मिली ध्माने सारी पेटे जलु-
 य्मिली (अस्त्यनवर.); spread abroad (lit.);
 well-known. Orig., अस्त्य + अस्त्य + अस्त्य + च
 य्मिना जेलासा जे शुभ्रुवृष्ट माई अस्त्य व्याकरु,
 सई २९९ मा; अस्त्य अस्त्य अस्त्य अस्त्य
 नर. २/१ ध्म. ६, १४; अस्त्य अस्त्य अस्त्य य. १६, ८१.

अस्त्य (शुभ्रुवृष्ट २ च क तथा अस्त्य)
 सा. ना. ना-य. वस्त्यांनो भाग नही ते; छेडा,
 छेडो भाग; ६६, सीमा; boundary, exterior
 limit. Contrast अस्त्य, q. v. ; अस्त्य
 २/१ य. १०, १०४; य. १२, २१; य. १५, ३१.*

अस्त्य (शुभ्रुवृष्ट १ धा. अस्त्य) समास ना. दग-
 दगो-धास्ती उत्पन्न करतो; अथवा मननी जेयेनी
 उत्पन्नवतो; he who strikes fear (अस्त्य =
 अस्त्य doubt, apprehension). *Otherwise*: he
 who produces inquietude or distraction of

the mind (rt. वि-मत्) ; अस्त्य-अस्त्य* नर. ८/१
 य. १५, ५३.

अस्त्य (= अस्त्य = अस्त्य) (शुभ्रुवृष्ट २ च
 क तथा अस्त्य) सा. ना. ना-य. शक, शुभान;
 doubt, suspicion; शुभ्रुवृष्ट नीयेनो जाल.

अस्त्य (अस्त्य उत्पत्ती) वि.
 शुभान-शकने लगतु; (दीन जामे) शक उत्पन्न
 याम्मे तदु; unsettled in religious belief;
 अस्त्य ना-य. २/१ वं. १, ७. शुभ्रुवृष्ट
 अस्त्य-अस्त्य

अस्त्य (शुभ्रुवृष्ट २ च तथा अस्त्य) वि.
 पाक-पवित्र करतु; purifying; अस्त्य
 (super. adj.) most purifying; ना-य. १/१
 य. १, २. ४.

अस्त्य (शुभ्रुवृष्ट १ धा. अस्त्य) सा. ना.
 ना-य. २. दवा, तंदरीस्ती आपवानो ज्मलाज;
 medicine; a remedy for restoring health;
 अस्त्य २/१ वं. ७, ३८. ४०.

अस्त्य (शुभ्रुवृष्ट २ च क तथा धा. अस्त्य)
 १ धा. अस्त्य इ. इ. वि. माप-प्रमाणुथी उलटुं
 थय्मिलुं (असल.); आडुं अडाडुं; formed
 irregularly; crooked; शुभ्रुवृष्ट नीयेनो जाल.

अस्त्य (शुभ्रुवृष्ट २ धा. अस्त्य तथा
 अस्त्य) समास ना. नर. आडा अडाडा हांत;
 अंदाज-प्रमाणु वगरना हांत, ध्माने अंदाज हांत;
 आडा हांतवाणो, ध्माने अपशाब्द जालनार;
 ill-formed teeth; also, crooked-toothed,
 i. e., speaking evil words; अस्त्य-अस्त्य
 १/१ वं. २, २६. ३७; य. ५, ६३.

अस्त्य (= अस्त्य = वीर = अस्त्य = Lat. Vir) सा. ना.
 नर. माणुस, पुरध, नर, वीरि; a man; a
 manly person; अस्त्य २/१ य. ८, १४; अस्त्य
 ५/१ (६/१ जे अस्त्य) ध्म. ३१, १५; अस्त्य
 (अस्त्यवाणना) ६/१ य. १४, २७; अस्त्य ७/१ य.

* Geld. अस्त्य
 † शरुआतनो ध नीकणी गधाथी अस्त्य नो अस्त्य.

* Geld. अस्त्य

of a hero (lit.); heroic, valiant; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** નારી. ૨૧ ૫. ૮, ૧૫.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 (જુઝ્મો ૨ ધા. ૨૭) વિ. ખુશ લેહે-
કીવાળી (આમદાદ); breezy (dawn); **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** (Geld. **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**) નારી. ૨૧ ૫. ૫, ૬૨.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 વિશે જુઝ્મો ધા. **𐬀𐬀𐬀𐬀𐬀𐬀**

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 (= **𐬀𐬀𐬀𐬀**, **𐬀𐬀𐬀𐬀** = વિવસ્વત્)
વિ. ના. નર. વીંધામ; જમશેદ પાહશાહનો બાપ,
તથા પાદશાહ હોરાંગના નાપીરા; Vivanghant,
father of King Jamsheed, the grand-son
of King Hoshang. He was the first to
perform the Haoma ceremony, and the
fifth from Gaya Maretan, the Iranian
Adam. (Y. 9, 4). For particulars, vide
𐬀𐬀𐬀𐬀; **𐬀𐬀𐬀𐬀𐬀𐬀** ૧/૧ ઇલ. ૯, ૪; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**
૬/૧ ઇલ. ૯, ૫.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 (= **𐬀𐬀𐬀**) વિ. ના. નર. વીંધામ;
એ યોલ પી ઉપલા યોલની માફક **𐬀𐬀𐬀** (જમ-
શેદ) ના સંબંધમાં આવેછે; સાધારણ રીતે
એના અર્થ ' વીંધામનો છેાકરો ' કરવામાં આવ્યા
છે; same as **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**, ૫. ૧; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**
૬/૧ વં. ૨, ૬ (Wester.); ૫. ૧૩, ૧૩૦.
𐬀𐬀𐬀𐬀𐬀𐬀 ૮/૧ વં. ૨, ૩. ૯. ૧૩. ૧૭. ૨૨.
(જુઝ્મો મોદી.)

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 વિ. ના. નર. વીંધામ; જમશેદ
પાદશાહનો બાપ; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** નું ખીજું રૂપ સમ-
જવું; same as **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**, ૫. ૧; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀**
૧/૧ ઇલ. ૩૨ ૮; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** ૫/૧ ૫. ૧૯, ૩૫.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 (= **𐬀𐬀** + **𐬀** + **𐬀𐬀𐬀𐬀**)
(જુઝ્મો ધા. **𐬀𐬀𐬀𐬀**) કર્તારી. બુ. કૃ. ઉલટી
રીતે કામ કરનાર; બીટી રીતે કામ કરનાર; act-
ing in opposition to; doing otherwise;
𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 **𐬀𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀** (ઉલટી રીતે કામ
કરનાર છુટારાની સાથે) નર. ૬/૧ ઇલ. ૯, ૩૦.

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 (Y. 45, 8) I wish to extol
(Haug); I would faithfully serve (Mills);

* એના યોલાસા બાબે જુઝ્મો માઈ અવસ્તા બ્યાક-
રથ, સૈદા ૨૬૬ તો.

rt. **𐬀𐬀𐬀**; હું વખાણવાને ઇચ્છું છું (હાઉગ); નીમક-
હલાલીથી હું એદમત કરું (મિલ્સ).

𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀 વિશે જુઝ્મો ૧ ધા. **𐬀𐬀𐬀**

𐬀𐬀𐬀𐬀 (= **𐬀𐬀𐬀**) (અસલ રૂપ **𐬀𐬀** + **𐬀**);
* ૨ નકામો છે); (જુઝ્મો ૨ ષ ક તથા ૨ ષ)
સા. ના. પાણી વગરની હાલત, પાણીની તંગી—
ટીપણી; પેરાણપણું; want of water; drought;
𐬀𐬀𐬀 ૨/૧ ઇલ. ૧૨, ૩; **𐬀𐬀𐬀𐬀**
૫/૧ ઇલ. ૧૨, ૨. જુઝ્મો નીચેનો યોલ.

𐬀𐬀𐬀𐬀 (**𐬀𐬀** ઉપરથી) નામ સાધિત ક્રિ.
(Denom. Verb) અ. બુ. પરસ્મૈ ૩/૧ ઇલ.
૩૨, ૧૦; Pehl. **𐬀𐬀𐬀**; **𐬀𐬀𐬀** **𐬀𐬀𐬀**
𐬀𐬀𐬀 who parches the fields with
drought (જે કોઈ એતરોને પાણી વગરના
ઈઆને વેરાન કરે) ઇલ. ૩૨, ૧૦.

𐬀𐬀𐬀 (જુઝ્મો ધા. **𐬀𐬀**) સા. ના.
નારી. ઘણો વરસાદ; copious rains; **𐬀𐬀**
૭/૩ વં. ૨૧, ૩.

𐬀𐬀𐬀𐬀 વિ. ના. નર. નામાંકિત પુરૂષનું
નામ; name of an illustrious personage.
𐬀𐬀𐬀 + ૬/૧ ૫. ૧૩, ૧૨૨.

𐬀𐬀 વિશે જુઝ્મો ૧ ધા. **𐬀**

૧ **𐬀** વિષ = ક) થવું; to be, to become;
cl. 6; **𐬀** (**𐬀** ને બદલે) વર્ત. સંરા.
પરસ્મૈ. ૨/૧ વં. ૨, ૪; **𐬀** આમા. આત્મને.
૧/૧ વં. ૨, ૫; **𐬀** (**𐬀** ને બદલે)
(તું થા) વં. ૨, ૩; **𐬀** વર્ત. આત્મને.
૩/૧ ૫. ૧, ૧૯; ૫. ૧૩, ૭૧; **𐬀**
(અસલ રૂપ **𐬀**) પૂ. બુ. આત્મને.
૨/૧ વં. ૨, ૪.

અ) આવવું; to come; **𐬀** વર્ત. આત્મ-
ને. ૩/૩ ઇલ. ૪૮, ૧૦; ૫. ૧૩, ૭૩; **𐬀**
૫. ૧૩, ૭૩; **𐬀** અ. બુ. આત્મને. ૩/૩
ઇલ. ૩૨, ૧૪.

બ) ભાંગવું; દાખલ થવું, લાગવું; to pierce,
* જુઝ્મો માઈ અવસ્તા બ્યાકરથ, સૈદા ૩૮-૩૯.
† Wester. **𐬀**

to enter, to touch; ॥॥॥॥॥ वत. आत्मने. ३३ य. १, १८.

ध) कभूल राभुवु, स्वीकारवु; to accept, to receive; ॥॥॥॥॥ वत. परस्मै. ३१ धन. ८, ४; ॥॥॥॥॥ ३३ य. ५, ६५; ॥॥॥॥॥ वत. आत्मने. १३ धन. ७, २४; धन. ४१, ५.

झ.) कभूल थवु; to agree to, approve of; ॥॥॥॥॥ वत. आत्मने. ११ वीस्प. ५, १; ॥॥॥॥॥ वत. संश. आत्मने. ११ धन. १४, १; वीस्प. ३, ७; ॥॥॥॥॥ आ. लू. आत्मने. ३१ धन. ५७, २२; य. १३, ६६; य. १६, ८५.

छ) होकमने ताभे थवु; to obey the order; to comply with the commands; ॥॥॥॥॥ (pres. subj. 1st sing.) I will obey the order; I will come (and fulfil the services which fall to his, i.e., the Hâvanân's, the Atare-vakhsha's charge) (Mills); here I am (Dar.).

ज) मरायुल थवु, मन—अत्त लगावु; to be engaged; to pay attention to; to heed; ॥॥॥॥॥ वत. आत्मने. १३ धन. ५८, ३.

अ॥॥॥॥॥=कभूल करवु; to receive, to accept; ॥॥॥॥॥ आ. लू. परस्मै. ११ य. ७, ३; नीआ. ३, ५.

अ॥॥॥॥॥ = कभूल करवु; कभूल राभुवु; to receive; to accept; ॥॥॥॥॥ वत. आत्मने. ११ य. ५, ६३; ॥॥॥॥॥ ३३ य. ५, ६५; ॥॥॥॥॥ आ. लू. परस्मै. ११ य. ७, ३; नीआ. ३, ५; ॥॥॥॥॥ आमा. आत्मने. २१ य. १०, ३२.

अ॥॥॥॥॥ = क) आगण आववु, to come forth; ॥॥॥॥॥ वत. परस्मै. ३१ य. १०, ४६; ॥॥॥॥॥ आत्मने. संश. धन. १०, ८.
प) थवु; to be, to become; ॥॥॥॥॥ I will be a faithful praiser to thee (तारो स्नेही अथवा शीढ थअभेला स्तुति करनार हुं थधशि) धन. १०, ६.

अ॥॥॥॥॥* (=अ = विह = Lat. Vic-us) सा. ना.

* ॥॥॥॥॥ तथा स्काठला-डनां डेठलांअेक मतानां

नारी. क) मोहोलेला; गामडुं; a street; a village; ॥॥॥॥॥ २१ व. ८, १०३; धन. ६२, ५; ॥॥॥॥॥

२१ धन. ३१, १८; य. १०, १८; ॥॥॥॥॥ (मोहोलेलाभांथी) ३१ (५१ नी मतलभे) व. १०, ५. ६. ६. १०. १३. १४; ॥॥॥॥॥ ४१ य. १३, ६६; ॥॥॥॥॥ ५१ व. १६, १२; धन. ५७, १४; ॥॥॥॥॥ ११ व. ७, ४१. ४२; वं. ६, ३७; वं. १०, ५. ६. ६. १०.

१३. १४; वीस्प. ३, २; ॥॥॥॥॥ (वेरेवेर अने मोहोलेले मोहोलेले) ७१ वं. ५, १०; ॥॥॥॥॥ २३ वं. १३, ११. ४०; वं. १८, १२; धन. १२, ३; ॥॥॥॥॥ ५३ वं. १३, ११. १८. ४०; ॥॥॥॥॥ ६३ धन. १२, २; य. १०, १८; ॥॥॥॥॥ धन. ८, ७; धन. २३, १; य. १३, १५०. शुभ्रिमा ॥॥॥॥॥, ॥॥॥॥॥, ॥॥॥॥॥

प) आनदान, कुटुंब; a family; a household; ॥॥॥॥॥ ४१ धन. ६८, १४; धन. ६०, २; ॥॥॥॥॥ ४१ (७१ नी मतलभे) धन. १०, ७; ॥॥॥॥॥ ५१ य. १३, ४६; ॥॥॥॥॥ ५१ धन. ६०, ३; ॥॥॥॥॥ ६१ वं. ७, ४३; धन. ६, ७; य. ५, ३३; ॥॥॥॥॥ ५३ वं. १३, ८. शुभ्रिमा ॥॥॥॥॥, ॥॥॥॥॥

अ॥॥॥॥॥, ॥॥॥॥॥ (= १०० = विंशति = Lat. Viginti = Fr. Vingt = 20) डेवण संख्या. वि. वीस, २०; twenty; 20; ॥॥॥॥॥ २३ वं. ८, ६५; वं. १२, १३; य. १०, १२२; ॥॥॥॥॥ (Geld. ॥॥॥॥॥) पांअ अने वीस = पन्नीस २३ वं. १२, ६. ११. शुभ्रिमा नीचेना जालो. ॥॥॥॥॥ (शुभ्रिमा ॥॥॥॥॥ तथा ॥॥॥॥॥) सभास ना. ना-य. वीस कदम; वीस पगलां; twenty paces; ॥॥॥॥॥ २१ वं. १७, ४.

नाभो 'wick' धी आभेर थाअेछे. अे wick = ॥॥॥॥॥ = मोहोलेला — नेभडे Berwick धअाने 'अर' नाभने मोहोलेला (असल अर्थ) अर नाभनुं आत अथवा नगर; अेअ प्रभाछे Warwick, Zerwick, धत्यादि.

+ अेना ओलासा बाभे शुभ्रिमा भाइ अवरता व्याकरण, ६३१ ६२७ ने, संके ३०१.

‡ By the insertion of ' before the termination (॥॥॥॥॥ + ' + ॥॥॥॥॥)

‡ शुभ्रिमा भाइ अवरता व्याकरण, ६३० ने, संके ३०१.

॥ 'मोहोलेला' अर्थ धी यथ शिके.

of the Resurrection; she is so called, because she will give birth to one who will destroy the malice of all Daevas and men. She is otherwise called *अश्वि-पुत्रिणी* (born of noble parentage); *अश्वि-पुत्रिणी* १/१ य. १३, १४२; *अश्वि-पुत्रिणी* १/१ य. १३, १४२; *अश्वि-पुत्रिणी* ६/१ य. १६, ६२. *शुभ्रिणी* भा. ६.

अश्वि-पुत्रिणी वि. ना. नारी. नामाङ्कित स्त्रीं नाम; name of a noted and pious woman; *अश्वि-पुत्रिणी* (*अश्वि-पुत्रिणी*—Geld.) ६/१ य. १३, १३८.

अश्वि-पुत्रिणी (*शुभ्रिणी* तथा धा. *शुभ्र*) सभास ना. नर. अधिष्ठातेना धाट ध्वजना, अधिष्ठातेना अनावनार; He Who shapes or models; epithet of Ahura Mazda; *अश्वि-पुत्रिणी* (Geld. *अश्वि-पुत्रिणी*) १/१ य. १, १४.

अश्वि-पुत्रिणी (*अश्वि* उपरधी) वि. तमाम, अधु; पुङ्; all, whole, entire; *अश्वि-पुत्रिणी* नर. १/१ य. २, १२.

अश्वि-पुत्रिणी वि. ना. नर. अरजस्यनी तरङ्ना कोर्ष तुराणी दीन दुश्मनन्तु नाम; an adherent of Arjâsp, a Turanian by birth, antagonistic to the Zoroastrian religion; *अश्वि-पुत्रिणी* १/१ य. ६, ३०; य. १७, ५०.

अश्वि-पुत्रिणी वि. ना. नर. अरजस्यनी तरङ्ना कोर्ष तुराणी दीन दुश्मनन्तु नाम; one of the adherents of Arjâsp, a Turanian by birth, antagonistic to the Zoroastrian religion; *अश्वि-पुत्रिणी* ६/१ य. ६, ३०; य. १७, ५०.

अश्वि-पुत्रिणी (*शुभ्रिणी* तथा *अश्वि*) सभास ना. ना-य. तमाम अङ्गी, ध्वजानेतमाम अदन उपर अङ्गी; all bonds (lit.); i. e., bonds all over the body; *अश्वि-पुत्रिणी* ३/३ य. ८, ५५.

अश्वि-पुत्रिणी } अश्वि अश्वि विरि श्वि अश्वि धा. *अश्वि*
अश्वि-पुत्रिणी }

* Geld. *अश्वि-पुत्रिणी*

अश्वि-पुत्रिणी (*शुभ्रिणी* १ धा. *शुभ्र*) सभास ना. नर. अधिष्ठातेना नार—उत्तनार; He Who smites everybody; He Who conquers everything; epithet of Ahura Mazda; *अश्वि-पुत्रिणी* (Geld. *अश्वि-पुत्रिणी*) (१/१ नी मतलये) य. १, १४.

अश्वि-पुत्रिणी (*शुभ्रिणी* तथा *अश्वि*) सभास ना. नर. तमाम ज्ञेनार, *अश्वि-पुत्रिणी* तपासनार; the All-seeing One (i. e., Ahura Mazda); He Who surveys all things; *अश्वि-पुत्रिणी* (*अश्वि* ३५ + *अश्वि-पुत्रिणी*) १/१ य. १, ८; *अश्वि-पुत्रिणी* १/१ ध्रु. ४५. ४; base *अश्वि*

अश्वि-पुत्रिणी (= *अश्वि* + *अश्वि*) (*शुभ्रिणी* *अश्वि*) वि. तमाम, संपूर्ण; perfect, entire; whole; *अश्वि-पुत्रिणी* *अश्वि-पुत्रिणी* perfect happiness; life-long state of blessedness (for the holy) (M.) (संपूर्ण सुभाकारी) नारी. २/१ वीर्य. १८, २.

अश्वि-पुत्रिणी (*अश्वि* उपरधी) अति. वि. तमाम, अधु; whole, entire (super. adj.); कृष्णिष्ठीक वपते अति. वि. नी नीशानी *अश्वि* ने अदृष्टे कृत *अश्वि* लागेछे; *अश्वि* *अश्वि* (= *अश्वि* + *अश्वि*) तेमल *अश्वि*, धत्यादि; *अश्वि-पुत्रिणी* *अश्वि-पुत्रिणी* (तमाम हाडमंद दुनियां) नर. ४/१ (७/१ नी मतलये) य. १०, ५; नीआ. २, १४.

अश्वि-पुत्रिणी (*शुभ्रिणी* तथा *अश्वि*) सभास वि. सधणाश्विमां सउथी अश्वि—अदृते दरजनेना; the most exalted of all; *अश्वि-पुत्रिणी* २/१ ध्रु. ३३, ५; *अश्वि-पुत्रिणी* *अश्वि-पुत्रिणी* ६/३ आक्षर. गाढाम. १.

अश्वि-पुत्रिणी (*शुभ्रिणी* *अश्वि*) सभास वि. तमाम ध्विरी स्तुतिनां गायनवाणी (दीन); *अश्वि-पुत्रिणी* *अश्वि-पुत्रिणी* the Mâzdayasni religion, with all its hymns नारी. २/१ य. २४, १४.

अश्वि-पुत्रिणी (*शुभ्रिणी*) सभास ना. ना-य. दररोज; तमाम दाहाडा; every day; all the days; day after day; *अश्वि-पुत्रिणी* २/१ य. १६, ५४.

१/१ य. १०, २४; य. १२, १; **अवस्था-शब्दावली** **अवस्था-शब्दावली**
अवस्था-शब्दावली नर. २/१ वीस्प. १६, १; य. १०, ३५;
अवस्था-शब्दावली **अवस्था-शब्दावली** (अवस्था सर्वत्र
 होतमन्व.६!) नर. ८/१ वं. १६, २०, २६.

अवस्था-शब्दावली (शुद्ध्या अवस्था) समास वि.
 तमाम काम करतुं (असक्ष.); पुरती रीते असर-
 कारक—अवस्थावर्ज; sufficiently efficacious;
अवस्था-शब्दावली नारी. २/१ य. २४, १४.

अवस्था-शब्दावली (शुद्ध्या अवस्था) समास
 वि. तमाम कृतं साधि; (a man) with all
 victory; अवस्था-शब्दावली नर. १/१ य. १८, ४.

अवस्था-शब्दावली (शुद्ध्या अवस्था) समास
 वि. पुत्रकण गाव्यं होरनां टोणां साधि; (a man)
 with all sorts of flocks; अवस्था-शब्दावली
 नर. १/१ य. १८, ४.

अवस्था-शब्दावली (शुद्ध्या अवस्था) समास
 वि. दरेकं जतनुं; (trees) of every kind;
अवस्था-शब्दावली...**अवस्था-शब्दावली** दरेकं जतनां अमारवरी
 (नारी. १/३ ने यदले) वं. ५, १६.

अवस्था-शब्दावली समास वि. तमाम
 कामो साधि; with all the performances;
अवस्था-शब्दावली नारी. २/१ य. २४, १४.

अवस्था-शब्दावली (शुद्ध्या अवस्था) समास वि.
 अंशुगीने लगती तमाम सारी स्त्री
 आपनार; तमाम अंशुगीनुं सुख आपनार;
 giving all the good things or comforts of
 life; अवस्था-शब्दावली नर. १/१ य. १३, ६०.

अवस्था-शब्दावली* (शुद्ध्या अवस्था) समास वि.
 अंशुगीनी सारी स्त्रीनेथी भरपुर;
 अंशुगीनां सुखथी भरपुर; thriving with every
 blessing of life; अवस्था-शब्दावली १/१ वं.
 ३, ३. शुद्ध्या अवस्था-शब्दावली

अवस्था-शब्दावली (२ शब्द उपरथी) क) वि. मोहोस्त्रा—
 गामांने लगतुं, मोहोस्त्रानुं; pertaining to the
 village or borough; अवस्था-शब्दावली नर. १/१ वं.

* डेलीमिड वन्ते समासिनो चेट्ठो जाल विभ-
 कितना इपमा आवेछे (नेभके अवस्था-शब्दावली). शुद्ध्या
 माइ अवस्था व्याकरथ, संके ५३-५४.

१६, १८; अवस्था-शब्दावली नर. १/१ वं. १६, १८;
 अवस्था-शब्दावली नर. ८/१ य. १०, ११५; अवस्था-शब्दावली
 १/३ वीस्प. १२, ५; अवस्था-शब्दावली नारी. २/३ वं. २६,
 १; वं. १७, १८; य. १३, २१.

अ) सा. ना. नर. मोहोस्त्रा—गामांने वडा;
 the chief of the village or borough.

ग) वि. ना. नर. मोहोस्त्रा—गामांने पास-
 पाली करनार कुरेशी, वीस्प; the guardian angel
 of the village or borough; Vīçya; अवस्था-शब्दावली
 २/१ वं. २, ३. १८; वं. ६, २; गेह १, ६;
 अवस्था-शब्दावली ४/१ वं. १, ३. २३; वं. ३, ५;
 गेह १, १; अवस्था-शब्दावली ६/१ गेह १, ७.

अवस्था-शब्दावली वि. ना. नर. नामांकित पुरषनुं
 नाम; name of an illustrious personage;
 possibly, name of a High-priest (Modi);
 अवस्था-शब्दावली ६/१ य. १३, १२१.

अवस्था-शब्दावली वि. ना. नर. नामांकित पुरषनुं
 नाम; name of an illustrious personage;
 possibly, name of a High-priest (Modi);
 अवस्था-शब्दावली ६/१ य. १३, १२१.

अवस्था-शब्दावली विशे शुद्ध्या ३ शब्द

अवस्था-शब्दावली (असल इप अवस्था) (शुद्ध्या २
 शब्द तथा १ धा. अवस्था) वि. मोहोस्त्राने लाव्येकनुं,
 मोहोस्त्राने माटे जेवन्नि तवुं; (शुद्ध्याव्ये) मो-
 होस्त्रो अथवा गामांने जेवन्नि अथवा स्थापितुं
 (दारने.); fit for the street or village;
 (those) who have conquered or founded
 the village (Dar.); अवस्था-शब्दावली नर. २/३ य.
 १३, १५१.

अवस्था-शब्दावली (= अवस्था) वि. रात (नां
 अंधारां) ने नाशुद करनार. अमे जाल पुनमना अंशु
 (अवस्था-शब्दावली) नी सिद्धतां आवेछे; अवस्था-
 शब्दावली =वि= exclusive of, not सिवाव्ये, वगेरे; अवस्था-
 शब्दावली =रात=night; अवस्था-शब्दावली =
 अवस्था-शब्दावली = तिथि a lunar
 day; तथि, तिथि, दाहोडा; अवस्था-शब्दावली =
 night-destroying lunar day (lit.); इ. e.,
 the day of the full-moon; रात (नां अंधारां)
 ने नाशुद करनार तथि—दाहोडा = पुनमना दाहोडा;
 पुनमने दाहोडा रातना अंधाई शुद्ध नही, कारवुके,
 अमेक गमथी नेवा सुरज अस्त पामे अंधारणी

गमथी अंद्रमा द्विगे; णेठमएलमपुत्रे नर. २११ ध्रिज.
 २, ८; ध्रिज. ६, ७; य. ७, ४; नीय्या. ३, ६;
 मएलमपुत्रे ४११ ध्रिज. १, ८; ध्रिज. ३, १०;
 मएलमपुत्रे the days following the full
 moon (plu.); रातनां अंधाराने नायुद करनारो
 पुनमनी पछीना दाहाडा २३ य. ७, ४; नीय्या. ३, ६.

द्विगुणमपुत्रे (= ७५५५५५५५५) (शुय्यो मपुत्रे)
 वि. णेठेरवाहुं; full of poison; venomous;
 मएलमपुत्रे नर. २११ ध्रिज. ६, ११; य. १६, ४०.

मएलमपुत्रे-द्विगुणमपुत्रे (शुय्यो मपुत्रे तथा धा. ए)
 समास वि. णेठेर उत्पन्न करतुं; poison-produc-
 ing (lit.); (a dragon) belching forth
 his poison; मएलमपुत्रे-द्विगुणमपुत्रे ... मएलमपुत्रे
 (णेठेर उत्पन्न करता सांपनु) नर. ६११ ध्रिज. ६, ३०.

मएलमपुत्रे विशेषे शुय्यो धा. हे-ए

मएलमपुत्रे (= मएलमपुत्रे = ७५५५५५५५५) वि. ना.
 नर. युशतास्य पादराह, लोहरास्यपेनो छे।करे; King
 Gushtâsp, the son of Aurvat-aspa (Per.
 Lohrâsp). He was the fifth king of the
 Kayânian dynasty. It was in his reign
 that Zarathushtra successfully preached his
 religion of which he became the patron. He
 was ' the Constantine of Zoroastrianism and
 Defender of the Faith.' His services in
 spreading the new religion are acknowl edged
 in Yt. 13, 99, where he is said to have
 made himself the arm and support of the
 Law of Ahura, of the Law of Zarathush-
 tra. In Yasna XLV. 14, Zarathushtra
 calls Vishtâspa his friend and considers
 him to be a great and wise man, and
 blesses him in a special Afrin-i-Spitamân
 Zaratosht and the Vishtâsp Yasht.

हेलमएलमपुत्रे १११ य. ५, ६८. १०८; य. ६, २६; य.
 १७, ४६. ६१; य. १६, ८७; हेलमएलमपुत्रे मएलमपुत्रे
 (= मएलमपुत्रे = कय्ये युशतास्य) १११ ध्रिज.
 १२, ७; ध्रिज. ४६, १४; ध्रिज. ५१, १६; मएलमपुत्रे
 हेलमएलमपुत्रे १११ ध्रिज. ५३, २; मएलमपुत्रे
 २११ य. ५, १०५; मएलमपुत्रे मएलमपुत्रे य. १६, ८४;
 मएलमपुत्रे ४११ ध्रिज. २८, ७; य. २३, २;
 य. २४, २२; मएलमपुत्रे मएलमपुत्रे ६११ ध्रिज.

२३, २; ध्रिज. २६, ५; य. ५, १३२; य. १३, ६६;
 य. १५, ३६; य. २३, १; मएलमपुत्रे मएलमपुत्रे
 ८११ य. २४, १. १६; मएलमपुत्रे मएलमपुत्रे (१११ ने
 अदले) य. २४, २१; मएलमपुत्रे मएलमपुत्रे
 ८११ य. २४, ४५. (शुय्यो भादी.)

द्विगुणमपुत्रे (Sax. Wore = Ger. Werk = Work)
 (शुय्यो धा. द्विगुण क) सा. ना. नारी. काम;
 work, a deed. Comp. द्विगुणमपुत्रे-द्विगुणमपुत्रे
 the glorious deeds (प्रकाशित कामो)
 २३ वीर्य. १६, २; द्विगुणमपुत्रे मएलमपुत्रे
 २३ य. ३, १. २; द्विगुणमपुत्रे मएलमपुत्रे
 the glorious deeds of righteousness
 (रास्तीनां प्रकाशित-नामांकित कामो) २३ ध्रिज.
 १६, ७. शुय्यो द्विगुणमपुत्रे

द्विगुणमपुत्रे (शुय्यो धा. द्विगुण क) सा. ना. काम;
 work, a deed. Comp. द्विगुणमपुत्रे (a deed). शुय्यो
 मएलमपुत्रे, मएलमपुत्रे.

य) वि. काम करतुं; असरकारक; working;
 efficacious; शुय्यो मएलमपुत्रे, मएलमपुत्रे

मएलमपुत्रे-द्विगुणमपुत्रे (शुय्यो द्विगुण य तथा मएलमपुत्रे)
 समास वि. असरकारक आंयवाहुं, ध्रिज्याने
 तीक्ष्ण नेवानी शक्तिवाहुं; (the Fravashis)
 whose eyes are powerful; of effective
 glance. Comp. मएलमपुत्रे-द्विगुणमपुत्रे-द्विगुणमपुत्रे
 नारी. १३ य. १३, २६.

मएलमपुत्रे-द्विगुणमपुत्रे (शुय्यो द्विगुण य तथा मएलमपुत्रे)
 समास वि. तीक्ष्ण नेवानी शक्तिवाहुं, तीक्ष्ण दृष्टि-
 वाहुं; (the Fravashis) whose eyes are
 powerful; of effective glance. Comp.
 मएलमपुत्रे-द्विगुणमपुत्रे-द्विगुणमपुत्रे नर. ६३ य. १६,
 १५; मएलमपुत्रे-द्विगुणमपुत्रे नारी. ६३ ध्रिज. २६, ३;
 य. १३, ८२.

मएलमपुत्रे विशेषे शुय्यो धा. द्विगुण क.

मएलमपुत्रे-द्विगुणमपुत्रे (शुय्यो द्विगुण क तथा मएलमपुत्रे)
 समास वि. काममां आलाक; active in work;
 मएलमपुत्रे (नर. १११ ने अदले) य. १, १५.

मएलमपुत्रे-द्विगुणमपुत्रे (शुय्यो द्विगुण क तथा मएलमपुत्रे)

ક) સમાસ વિ. દુશ્મનને મારતો—મારી નાખતો, ક્રૂતેહ-હમેદ; smiting or killing the enemy; victorious; an epithet generally used for Âtar, Mithra, Vâta, Verethraghna (Behrâm), Saoshyant and Sraosha. Comp. Sans. वृषहन्; ... વીર્ય. ૧૫, ૨.

ખ) સા. ના. દુશ્મનને મારવાનું કૌવત; ક્રૂતેહ, ક્રૂતેહમંદી; the strength of smiting the enemy; victory; ... વીર્ય. ૨૦, ૧; ય. ૧૦, ૧૬. ૨૭; ... ૨૧૧ ય. ૫, ૮૬; ય. ૧૦, ૩૩; ... ૨૧૧ ઈજ. ૫૭, ૩. ૬. ૮. ૧૦. ૧૨. ૧૪. ૧૮. ૨૦. ૨૨. ૨૬. ૨૯. ૩૨. ૩૫; ય. ૧૦, ૬૭; ય. ૧૧, ૮. ૧૩. ૧૪. ૧૭. ૨૨; ... ૩૭; ... ૪૧૧ વીર્ય. ૯, ૪; ય. ૧૦, ૫; ય. ૨૪, ૩૭; ... ૬૧૧ વં. ૧૮, ૬૪; ય. ૧૦, ૧૧૭.

ગ) વિ. ના. નર. એહેરામ ઈજ.૬; ... = ... = the angel presiding over victory; Verethraghna. In the Bundehešn the planet Mars is called ... ૫.૧૦, ૭૦; ય. ૧૪, ૧. ૬. ૮. ૧૦. ૧૪. ૧૬. ૧૮. ૨૨. ૨૪. ૨૬. ૪૪; વં. ૧૯, ૩૭; વીર્ય. ૨, ૮; ... ૨૧૧ વં. ૧૯, ૩૭; ઈજ. ૧૬, ૫; ય. ૧૪, ૧. ૬. ૮. ૧૦. ૧૪. ૧૬. ૧૮. ૨૨. ૨૬. ૨૬; ... ૨૧૧ ઈજ. ૨, ૬; ય. ૧૪, ૪૫; ... ૬૧૧ ઈજ. ૧, ૬; ઈજ. ૩, ૮; વીર્ય. ૧, ૬; ય. ૧૪, ૦. ૪૨. ૪૯.

ઘ) વિ. ના. નર. એહેરામ રેજ; the twentieth day of the month; ... ગાહમ. ૧૧.

... (...) ક) વિ. દુશ્મનને મારનાર (કલામ); ક્રૂતેહમંદ; smiting the adversary; victorious; ... ૧/૩ ય. ૧૪, ૪૬.

ખ) સા. ના. દુશ્મનની સાંઝિ લડવું; ક્રૂતેહ, ક્રૂતેહમંદી; fighting against foes; victory; ... ૪૧૧ વીર્ય. ૫, ૧; ... (in fights against foes) ૭/૩ ય. ૧૩, ૨૩. ૨૭. ૪૫.

... (= વૃષહન્) (...) ધ તથા

ધા. ૧૫) ક) સમાસ વિ. દુશ્મનને—વેરીને મારતો, ક્રૂતેહમંદ; smiting or killing the enemy; victorious; ... વીર્ય. ૧૫, ૩; ય. ૧૧, ૩; ય. ૧૩, ૧૨૯; ય. ૨૪, ૩૦; ... ૫૫, ૪; ઈજ. ૫૭, ૩. ૬. ૮. ૧૦. ૧૨. ૧૪. ૧૮. ૨૦. ૨૨. ૨૬. ૨૯. ૩૨. ૩૫; ય. ૫, ૬૧; ય. ૨૩, ૨; ... ૧૬; ય. ૧, ૨૦; ... ૨૭; ઈજ. ૫૭, ૨. ૫. ૭. ૯. ૧૧. ૧૩. ૧૫. ૧૯. ૨૧. ૨૩. ૨૭. ૩૦. ૩૩; ઈજ. ૫૯, ૨૮; ય. ૧૧, ૧. ૧૦. ૧૪. ૧૫. ૧૮; ય. ૧૪, ૫૭; ય. ૧૯, ૮૯; ગેહ ૧, ૬; ... ૫૫; ય. ૧૨, ૪; ... ૬૧૧ ઈજ. ૨૬, ૧૦; ... ૬૧૧ ઈજ. ૧, ૭; ... ૧૬, ૯૫; ... ૧૩, ૩૮; ... વિ. નર. ૧૧૧ ઈજ. ૧૦, ૬; ... ૧૦, ૯૮; ય. ૧૧, ૩; frag. ૭, ૧.

ખ) સા. ના. ક્રૂતેહમંદી, ક્રૂતેમંદ કૌવત; victory; victorious strength; ... ૬૮, ૨.

... (...) સા. ના. નારી. ક્રૂતેહમંદી, ક્રૂતેહમંદ કૌવત; victory; victorious strength; ... ૨૨, ૧૧.

... (...) સમાસ વિ. વેરીને તોડતો—દાખી નાખતો; દુશ્મનને ત્વર કરતો; smiting or breaking down the enemy; ... ૧૧૧ ઈજ. ૧૦, ૯.

... (...) સમાસ ના. નર. ક્રૂતેહનો મુગંધ; the smell or the breath of victory; ... ૧૧૧ ય. ૧૩, ૪૬.

શાન, અલામત. *Otherwise*: verily, certainly (Sans. वै); અચીત; ઠેક ઠેક. ૩૬, ૩;

O Fire! thou art an emblem of Ahura Mazda; or: thou art verily the Fire of Ahura Mazda! (અચ્ચે આતશ! તુ હૈરમજની ચ્ચેક નિશાન છે; અથવા અચીત તુ હૈરમજનેને આતશ છે.) ઠેક. ૩૬, ૩.

અવેસ્તીય (= વિષ) (જુઓ ધા. ૬૫) સા. ના. નારી. સંકટ; પીડા, દુઃખ, અડચણ; affliction, trouble, distress; from વિ + હન્ + ષ (Prof. Benfey); rt. વિ-હન્ = to smite, to torment; મારવું, દુઃખ દેવું; અવેસ્તીય ૧/૧ યં. ૮, ૫૬; ય. ૧૪, ૪૮; અવેસ્તીય ૧/૩ ઠેક. ૫૭, ૧૪; અવેસ્તીય ૨/૩ ય. ૧૯, ૬૭; અવેસ્તીય (Geld. અવેસ્તીય) ૫/૩ ઠેક. ૬૮, ૧૩; અવેસ્તીય ૬/૩ વં. ૧, ૩.

અવેસ્તીય (orig., અ + ધમ્) (જુઓ ધા. ૬૫ ક) = દુઃખ દેવું, નુકસાન કરવું; to torment, to do harm; અવેસ્તીય અ. ભૂ. ૫૨૨મૈ. ૩/૧ ઠેક. ૩૨, ૧૦.

અવેસ્તીય-અવેસ્તીય = નુકસાન કરવું; દુઃખ દેવું; to torment, to do harm; . . . અવેસ્તીય (નુકસાન કરનાર માણસના...) = કારાંત વર્તે. કૃ. નર. ૬/૧ ઠેક. ૯, ૩૧; (આચ્ચે કેકાણે વર્તે. કૃ. નો પ્રત્યય લાગીને પછી ચ્ચેક = લાગો).

અવેસ્તીય, } ચ્ચે યોજા વિશે જુઓ ૨ ધા.
અવેસ્તીય-અવેસ્તીય } યુ

અવેસ્તીય વિશે જુઓ ૧ ધા. યુ

અવેસ્તીય (= વહ) વિ. પોહોળું, યોહોળું, કુશાદેહ ;

wide, spacious, great, large; જુઓ ચ્ચેની પછીના યોજા.

અવેસ્તીય (જુઓ ઠેક તથા અવેસ્તીય) સમાસ વિ. કુશાદેહ જગાવાળું, યોહોળા વિસ્તારવાળું (મુકામ); (an abode) wide-extending; અવેસ્તીય (Geld. અવેસ્તીય) (યોહોળાવિસ્તારવાળું મુકામ) નાન્ય. ૧/૧ ય. ૧૦, ૪૪.

અવેસ્તીય (જુઓ ઠેક તથા અવેસ્તીય) વિ. ના. નાન્ય. વોહરકરા નામનો દરિયા; ચ્ચેને Caspian Sea સાથે સરખાવામાં આવ્યો છે. Pehl. અવેસ્તીય; the modern Caspian Sea. It is the largest of all seas, rather lakes. Etymologically, the words અવેસ્તીય, અવેસ્તીય and Caspian mean one and the same thing, viz., wide-shored; for, ઠેક = અવેસ્તીય = فراخ wide; and અવેસ્તીય = گرد shore; while, 'Cas' = کش = shore; 'pian' = عريض wide, broad; અવેસ્તીય અવેસ્તીય (= અવેસ્તીય) ૧/૧ વં. ૫, ૨૩; વં. ૨૧, ૪. ૮. ૧૨. ૧૬; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય ૨/૧ વં. ૫, ૧૯; વં. ૧૯, ૩૫; ઠેક. ૪૨, ૪; ઠેક. ૬૫, ૩; વીસ્પ. ૭, ૪; ય. ૫, ૩. ૧૧૬; ય. ૮, ૬; ય. ૧૨, ૧૬; ય. ૧૯, ૫૧; નીચા. ૪, ૪; અવેસ્તીય અવેસ્તીય-અવેસ્તીય ૫/૧ વં. ૫, ૧૫ ૧૭; ય. ૮, ૨૩; ય. ૧૩, ૬૫; ય. ૧૯, ૫૭; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય ૬/૧ ઠેક. ૪૨, ૪; ય. ૧૨, ૧૭; ય. ૧૯, ૫૬; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય ૭/૧ ય. ૮, ૮; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય ૭/૧ ઠેક. ૬૫, ૪; ય. ૫, ૪; નીચા. ૪, ૫. (જુઓ યોદી.)

અવેસ્તીય (= વહ-ગઢાણ) (જુઓ ઠેક તથા અવેસ્તીય) સમાસ વિ. યોહોળાં એતરવાળા—રાખનાર; the lord of wide pastures; epithet of અવેસ્તીય, p. v.; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય (અવેસ્તીય ગાહ, અવેસ્તીય યાહ, અવેસ્તીય યાહ) Mithra of the wide pastures; યોહોળાં એતરવાળો માલિક મેહર ઠેક. ૬) નર. ૧/૧ ય. ૮, ૭; ય. ૧૦, ૩; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય નર. ૨/૧ વં. ૧૯, ૧૫; વીસ્પ. ૨, ૯; ય. ૧૦, ૧; અવેસ્તીય-અવેસ્તીય-અવેસ્તીય વં. ૩, ૧;

* Mark the termination અવેસ્તીય for અવેસ્તીય.
† એના યોજાસા બાબે જુઓ માફે અવસ્તા બ્યાક-રથ, સંદી ૨૫૫ યો.
‡ વહ ના અધિકાર્યક (Compara.) તથા અતિ-શયાર્યક (Super.) રૂપમાં વ સજીવન ધાએછે:— જમકે વરીવહ (વધારે પોહોળું); વરિહ (ધણું જ કુશાદેહ); એ યોજાને ધા. વૃ (= મેરી સેવું) ઉપરથી ગણનામાં આવ્યો છે.

more bemoaning अघि. वि. (नर. ११ ने यद्वे) वं. १३, ८. शुष्मो नीयेनो योव.

शुष्मोऽपि (शुष्मोऽपि) सा. ना. ना-य.

धास्ती; धास्तीथी भारतुं (भिस्स); पाङ्क्तुं हटाडतुं; दूर करतुं (हारले तथा दारमे.) impressed fear; smiting with fear (M.); driving back (Dar.); श्रीलक्ष्मी ६१८. ३४, १०.

शुष्मो विरो शुष्मो शुष्मो

शुष्मोऽपि वि. ना. नर. नामांकित पुत्रपुत्र नाम; name of an illustrious personage; शुष्मोऽपि (Geld. शुष्मोऽपि) ६११ य. १३, १२२. (शुष्मो मोदी.)

शुष्मोऽपि (= शुष्मो) (शुष्मो शुष्मो तथा शुष्मो) सभास ना. नारी. अघि जतनी शुष्मो; शुष्मोऽपि नाम; अगार; a sort of perfume, burnt on the fire for fumigation; aloewood; शुष्मोऽपि ६११ वं. ८, २. ३. ७६; वं. ६, ३२; वं. १४, ३; वं. १८, ७१.

शुष्मोऽपि (= शुष्मोऽपि, शुष्मोऽपि, शुष्मोऽपि)

(शुष्मो शुष्मो तथा श्रीलक्ष्मी) वि. ना. वेदु-क्षत्र गाथा; ४ था गाथानु नाम; धिश्नेनो ५१ मा हा; name of the fourth Gāthâ, Vohu-Khshathra Gāthâ. This Gāthâ consists of the single chapter (Yasna LI.). Each stanza consists of three lines of fourteen syllables with the cæsura in the middle (7+7); शुष्मोऽपि .शुष्मोऽपि (= शुष्मोऽपि)

शुष्मो वेदुक्षत्रगाथा) नारी. २१ धिश्. ५१, २३; वीर्य. २, ६; गेह २, ५; आहुरं. गाथा, ५; शुष्मोऽपि शुष्मोऽपि (= शुष्मो .शुष्मोऽपि)

वेदु-क्षत्र नामनो हा) नारी. २१ धिश्. ५१, २३; शुष्मोऽपि शुष्मोऽपि .शुष्मोऽपि शुष्मोऽपि between the Gāthâ Vohu-khshatra and the Gāthâ Vahishtoishti, i. e., Yas. LII. (वेदु-क्षत्र गाथा तथा वहिश्तोऽशित गाथानी वर्ये, धिश्नेनो धिश्नेना पर मा हां) २१ वीर्य. २०, २; शुष्मोऽपि .शुष्मोऽपि शुष्मोऽपि नारी. ६१ वं. १६, ३८; धिश्. ५१, २३; आहुरं गान गाथा, २.

शुष्मोऽपि (= शुष्मोऽपि) (शुष्मो शुष्मो तथा शुष्मो ग) क) सभास वि. सारा रंगतुं, सोनेरी;

अथवा पीला रंगतुं; fine-coloured. Other-wise: gold-coloured. Comp. Sans. वर्य gold. शुष्मोऽपि ... शुष्मोऽपि नर. २१ य. ८, ५८; य. १४, ५०.

अ) सभास ना. अघि जतनी शुष्मो; शुष्मो-योतु नाम; योष्मो; a sort of perfume burnt on the fire for fumigation; benzoin; frankincense; शुष्मोऽपि ६११ वं. ८, २. ३. ७६; वं. ६, ३२; वं. १४, ३; वं. १८, ७१; शुष्मोऽपि ६१३ वं. १६, २४. ४०.

शुष्मोऽपि (शुष्मो शुष्मो तथा शुष्मो) सभास वि. नेक शुष्मोऽपि; (a person) leading a good life; शुष्मोऽपि नर. ८११ य. २३, १.

शुष्मोऽपि वि. ना. नर. नामांकित पुत्र-पुत्र नाम; name of an illustrious personage; शुष्मोऽपि ६११ य. १३, १२४.

शुष्मो विरो शुष्मो शुष्मो

शुष्मोऽपि (= शुष्मो) सा. ना. नर. योहीनी तल-यने मोटे हाडनारी कुतरी (असल.); नसी, सुरदार तथा अरंस्तर आनार कुतरी (साधारण अर्थ); अघि जतनी कुतरी योतानी यदनतुं पोषणु करवासि-वाय पीणे कांछुनु नर ज्योतु नथी; a species of dog that lives on corpses and hunts after noxious creatures; lit., going after blood; from शुष्मो, शुष्मो blood; शुष्मो redup. of शुष्मो to go after. He is the dog without a master, the vagrant dog (سگ غریب). शुष्मोऽपि .शुष्मो ५११ वं. ५, ३०; शुष्मोऽपि .शुष्मो (४११ ने यद्वे) वं. १३, १६; शुष्मोऽपि .शुष्मो २१ वं. १३, १४. २२. २६; शुष्मोऽपि शुष्मो ६१३ वं. १३, ८. ४२.

शुष्मोऽपि (= शुष्मो) (शुष्मोऽपि उपरथी)

वि. योहीवातुं; शुष्मोऽपि शुष्मो a woman who has an issue of blood (दस्ता-नना योहीवाणी आहुरी) नारी. ११ वं. १६, ३; शुष्मोऽपि .शुष्मो नारी. २१ वं. १५ ७; वं. १६, १७; वं. १८, ६७. ६६; . . . शुष्मोऽपि शुष्मोऽपि नारी. ६११ वं. १६, ५. ६. १३. १४.

शुष्मोऽपि, शुष्मोऽपि (= शुष्मो = यथा = शुष्मो) सा.

अवस्था विरो ज्योत्सो धा. १/६-७

अवस्था (causal verb) (meaning unsettled); (the crowing of the cock) rouses (me) from sleep (Har. and Dar.); rt. १/६-७, or २/१ = री = to cry; भरघो (भने) आलावेछे, (प्रीछाना उपरथी) उठवा केहेछे (हारये तथा दारमे.); ६/६-७ अवस्था प्रथि. वर्त. आत्मने. ३/१ वं. १८, २६.

अवस्था वि. मदद करतुं (ज्योत्सो धा. १/६ ग), अथवा पवस यतुं, दापल यतुं (ज्योत्सो १ धा. ७); helpful (rt. १/६ to help); or, far-piercing (rt. ७/७ to pervade, to pierce); ६/६-७ नर. २/१ य. ८, २; अवस्था (Wester. अवस्था) नारी. ८/१ य. १७, ६.

अवस्था (Yt. 13, 11) probably, from अवस्था + अव;— अव (a prefix); अवस्था (demon. pro. fem. loc. plu. in them, i. e., in the wombs of women.

अवस्था सा. ना. आमदाद, आमदादनी शेरान्ती; dawn; the faint light which is reflected upon the earth before sunrise. Comp. Sans. ह्युष्ट dawn; rt. अवस्था-अव = वि-वस् to shine; अवस्था is originally अव + अवस्था + अव; weakest base अवस्था (by the elision of the medial अव); अवस्था (१/१ नी मतलमे) य. २२, ७. २५; य. २४, ५५.

अवस्था Jus. (असल ३५ अव + अवस्था + अव) (ज्योत्सो ३ धा. अवस्था-अव) सा. ना. नारी. आमदाद, परोठयुं; dawn, daybreak. Comp. Sans. ह्युष्ट; अवस्था (Jus.) २/१ य. ५, ६२.

अवस्था, अवस्था विरो ज्योत्सो १ धा. ७

अवस्था विरो ज्योत्सो १ अवस्था ३.

अवस्था = अवस्था = भारयुं, नारा करवो, कापयुं; to smite, to destroy, to cut.

अवस्था = नारा करवो, रोकस्त करवो; to smite

down, to destroy, to defeat; अवस्था अवस्था अ. ज्य. आत्मने. ३/३ य. १७, १८.

अ

अवस्था सा. ना. देप्पाव (दारमे.); appearance, show; rt. अवस्था to appear (Dar.); अवस्था (Wester. अवस्था) १/१ य. १५, ४७.

अवस्था विरो ज्योत्सो १ धा. अवस्था य तथा ग.

अवस्था (ज्योत्सो १ धा. अवस्था) सा. ना. ३) काय— बिलार कुकती वप्पते वधिला काय; बिलारनो कठका; a shred or bit of glass; अवस्था अवस्था अवस्था (कायना—बिलारना ज्युदाज्युदा कठकातुं, बिलार अनावतां कायना ज्युदा ज्युदा वधिला कठकातुं) ६/३ वं. ८, ८५.

अवस्था कयरो, पुंजे, गलीची; filth, dirt, rubbish. Comp. अवस्था & अवस्था

अवस्था वि. ना. नर. इरेदुन पादशाहना छेकरा सलभने भागे आविजा मुलुकनुं नाम; शीरदासी प्रमाथि अने भागे पश्चिम तरकूनो मुलुक आव्याहता; the region of Salam (Per. اسلام) the eldest son of King Feridoon, as Tûrân and Irân were inherited by Tûra (Per. تور) and Airyu (Per. ایر) respectively. According to the Shâh-Nâmeh, Salam inherited the kingdom of Rûm (that is to say, Europa and Western Asia) and Hvâvar (Per. خاور) lying to the west of Persia. अवस्था अवस्था ६/३ य. १३, १४३; ज्योत्सो मोदी.

अवस्था thinking (or bearing in mind) as a chief (Dar.) = अवस्था; सरदार तरीके गयुतां (दारमे.); अवस्था ६/३ य. २४, ५२.

अवस्था सा. ना. ना-य. कयरो, पुंजे; अवस्था वरनुं छाथु; लीद (स्पी.); गाअनेनुं छाथु (दारमे.); filth, rubbish; dung (Sp.); cow-dung (Dar.). Comp. Per. سركون cow-dung; Pehl. अवस्था; अवस्था (Jus.) ५/१ वं. ८, ८३.

* Wester. अवस्था, Geld. अवस्था, q. v.

* Wester. and Geld. अवस्था

... सा. ना. भेटोडुं, धुण; earth, dust; ...

... (= ... = ...) वि. ना. नर. शोहेरेवरं अम- ...

१ ... (= ...) वि. ना. नर. नरतोश्वी ...

२ ... वि. ना. नर. पक्षिनुं नाम; ...

३ ... सा. ना. आउनुं शिअर—मथालु; the ...

४ ... वि. ना. नर. देवनुं नाम; name ...

... Geld., ...

Wester. (शुअि ... तथा ...) समास वि. हुअी ...

... (१ ...) वि. हुअुं, अुलद; high; ...

... (शुअि धा. ...) वि. (धातु) ...

१ ... (= ...) (शुअि धा. ...) सा. ...

... वि. ना. आअिदे करनार ...

२ ... (शुअि धा. ...) सा. ना. नर. ...

... (शुअि १ ...) वि. आअिदे ...

Geld. ...

करतो, धर्तुं सुय आपतो) अति. [वि. नर. १/१ य. १४, ३. ७. ६. १३. १५. १७. २१. २३. २५. २७.

अशुभं वि. ना. नर. पाहाउनु नाम; a mountain in the vicinity of Hukairya; vide ... १, ८; Frag. 5, 2; ... ६/१ Frag. 5, 1; (शुभो मोघी)

अशुभं (शुभो धा. ण) वि. उ- कण्ठ, अण्ठ; गंधकवाणुं (दारमे.); boiling; burning; brimstoned (Dar.); ... नारी. २/१ वं. ४, ५४. ५५.

अशुभं (शुभो धा. ण) सा. ना. नर. अण्ठ; a blazing fire; flame; ... ३; नीम्ना. ५, ६. शुभो अशुभं-दुः

अशुभं (शुभो धा. ण) वर्त. ६. वि. अण्ठ; burning; blazing; ... ५/१ वं. ६, ५६; वं. १३, ५५; ... नर. ६/३ वं. २, ८. ६. १२. १३. १६. १७.

अशुभं (शुभो धा. ण) वि. अण्ठो, शैरान्तिवाणो, प्रकाशित; shining, glittering. Comp. Sans. शीत्स् light, glitter; ... नर. १/१ य. १५, ४७; Wester. ण

अशुभं सा. ना. मशकरी, ढङ्गा (दारमे.); derision (Dar.); ... २४, ३७.

अशुभं (शुभो धा. ण) वि. अण्ठो- वाणो; resplendent; ... ५. २३, ६.

अशुभं सा. ना. नर. (तलवारनी) सुड; the hilt (of a sword). Comp. अशुभं, Sans. हूल; vide अशुभं-अशुभं

अशुभं (Áfringân Rapi., 6.) renders prosperous (Dar.); ... as the wind

from the southern quarter renders the entire corporal world prosperous (Áfringân Rapi., 6.)

अशुभं (शुभो धा. ण) क) अवि. ६. परस्मै. वि. शुभो करतो—करनार; लोडानु अशु करतो (असल.) सा. ना. नर. दीनना मार्गे शुभ- उनार, धर्म समन्वयनार, परहेनगारीमां कामिल; दीनना अमलममां पुरी; वेगमयर; doing good to the people; beneficent (lit.); leading to the path of religion; interpreter of religion; a person well versed in the precepts of religion; a prophet ... १/१ धन. ४८., ६; ... २/१ य. २४, १५; ... ६/१ धन. ५३, २; ... ६/१ धन. ४८, १२; वीर्य. ११, १३; ... ६, २; धन. ६१, ५; धन. ७०, ४; य. १३, ३८; Frag. 4, 1; ... २/३ वीर्य. ३, ५; ... २/३ धन. १३, ३; ... २/३ धन. ४५, ११; ... २०, ३; ... १६, २२; वीर्य. ११, ३. ७; धन. ३४, १३; धन. ४६, ३; य. १३, १७. ७४; य. १७, २; धन. १२, ७; वीर्य. ५, १; य. ११, १७. २२; ... ६/३ धन. ५५, ४; वीर्य. २२, १.

अ) वि. ना. नर. अशुभं = सोशोस, अशुभ- श्रेणी (अशुभ-श्रेणी) नामनी भाताने षेठे के आ- मतने वपति नन्म पामनार वेगमयर; अशुभं अशुभं नाम अस्तवत-अशुभं (अशुभ-अशुभं) अशुभाने हाड-शरीर उशुं करनार; रस्ताअशुभं करनार छे; the prophet who will be born of the mother Eredat-fedhri on the day of judgment, otherwise called Astvat-ereta, q. v.; for particulars, vide ... १/१ वं. १६, ५; य. २४, ३०; ... २/१ धन. ५६, २८; ... २/१ नी मतलये) (सोशोसने) य. १६, ८६; ... ५/१ धन. २६, १०; य. १३, १४५.

अशुभं = शिअवदु; to teach. Comp. अशुभं (शास्);

श्रीमन्म अ. लू. संश. परस्मै. ३।१ छन्द. ४४, ६ ;
श्रीमन्म आशी. परस्मै. ३।१ छन्द. ४४, १ ;
शुभ्र्या नीयेनो योल.

शुभ्र्या (= शुभ्र = शुभ्र) (शुभ्र्या धा. शुभ्र)
सा. ना. ना. स. स. न. न. सि. ह. क. ल. म. ; words,
admonitions ; uttered indications (M.).
Comp. Gâthic शुभ्र्या (Y. 53, 5) & Av.
-शुभ्र्या ; — शुभ्र्या २।३ छन्द. २६, ४.

शुभ्र्या = शिक्ष = शिष्यवृत्तु ; to learn ; *शुभ्र्या
(तमो शिष्यो) आसा. परस्मै. २।३ छन्द. ३०, ११ ;
शुभ्र्या (शिष्यनारे) वर्त. ६. परस्मै. न. १।१
छन्द. १६, १० ; शुभ्र्या २।१ य. २४, ५२ ;
शुभ्र्या आत्मने. २।३ छन्द. ५५, ६. शुभ्र्या
शुभ्र्या

शुभ्र्या = शिष्यवृत्तु ; to learn ; शुभ्र्या
अनि. (-Aor.) परस्मै. ३।३ छन्द. १६, १०.

शुभ्र्या (शुभ्र्या धा. शुभ्र्या) वि. शिष्यवा
लायिक ; fit for learning ; शुभ्र्या २।१ छन्द.
१६, ११. Otherwise : शुभ्र्या (Geld.)
fit for teaching ; शिष्यवृत्तु लायिक.

शुभ्र्या = शंस, शास = क) शिष्यवृत्तु, शिष्याभन—
नसिहत आपवी ; शुभ्र्या वर्त. आत्मने. ३।१ छन्द.
३०, ८ ; शुभ्र्या (देयाउछे) छन्द. ४६, १२ ;
शुभ्र्या आसा. परस्मै. १।१ य. २४, १३ ; शुभ्र्या
(तमो शिष्यो) २।३ छन्द. २६, १ ; शुभ्र्या (तं शि-
ष्यं) (असल इय * + शुभ्र्या) अनि.
(Root-Aor.) परस्मै. २।१ छन्द. ४३, ११ ; छन्द.
४६, १६ ; शुभ्र्या शुभ्र्या, शुभ्र्या

शुभ्र्या) केहेवृत्तु ; to say ; to speak ; शुभ्र्या
(केहेछे) वं. १८, १. २. ३. ४, ५ ; शुभ्र्या शिष्या.
परस्मै. २।१ वं. २२, ७ ; शुभ्र्या अ. लू. ३।१
वं. २२, ८.

ग) शिष्ये कर्तव्य ; मान साथे कर्तव्य शिष्ये (हारले) ;
to declare ; to accept or receive with
respect (Harlez) ; शुभ्र्या शुभ्र्या

शुभ्र्या (शरतोश्ने मारि कलाम शिष्ये क्रीषी
अथवा मान साथे कर्तव्य शिष्यो) अनि. परस्मै.
३।१ वं. १६, १५. ३५.

घ) वप्यावृत्तु ; to praise (vide rt. शुभ्र्या) ;
शुभ्र्या शुभ्र्या

शुभ्र्या = अभि-शंस = आप-अद दुःखा देवी ;
to curse ; to imprecate evil upon. Contra,
शुभ्र्या-शुभ्र्या ; शुभ्र्या-शुभ्र्या शुभ्र्या
if I have a curse thrown upon me (न्यारे
दुःखाप दीयिलो थारि) लू. ६. न. १।१ य. १४, ३४.

शुभ्र्या = आप-अद दुःखा देवी ; आप दधने
हांकी काहावृत्तु ; to curse back ; to drive away
by curses ; to exorcise ; शुभ्र्या-शुभ्र्या
वर्त. परस्मै. १।१ वं. २०, ७ ; शुभ्र्या-शुभ्र्या
शुभ्र्या-शुभ्र्या-शुभ्र्या त पीछांधी (तारा) दुःखनने
आप दधने शुभ्र्या हांकी काहावृत्तु शिष्ये शिष्या.
आत्मने. २।१ य. १४, ३५. शुभ्र्या शुभ्र्या-शुभ्र्या

२ शुभ्र्या (शुभ्र्या १ धा. शुभ्र्या क) सा. ना.
शिष्याभलु ; होकम (दारमे.) ; admonition ;
instruction ; commandment (Dar.) ; -शुभ्र्या
शुभ्र्या (Geld. शुभ्र्या) ६।१ य. १३, १३३.

शुभ्र्या (= शंसा) (शुभ्र्या १ धा. शुभ्र्या क)
सा. ना. न. २. क) शिष्याभलु, केषवृत्तु ; स. स. न. ;
admonition ; instruction ; a word. Comp. 2
शुभ्र्या ; - शुभ्र्या २।१ य. १०, १३८. शुभ्र्या
शुभ्र्या-शुभ्र्या, शुभ्र्या-शुभ्र्या, शुभ्र्या-शुभ्र्या, शुभ्र्या-शुभ्र्या

शुभ्र्या) रीति, कानुन ; a principle ; a doctrine ;
moral ; शुभ्र्या-शुभ्र्या (वधारे उतरती-हलकी
नीतिवाणाने) वं. १५, २.

शुभ्र्या-शुभ्र्या वि. ना. नारी. शमशेद पादशाहनी
जेहेननु नाम, शिष्येनाज. ; शमशेद पादशाहनी
छेकरीनु नाम (मोहल तथा दारमे.) ; name of
one of the two sisters of King Jamsheed ;
name of one of the daughters of King
Jamsheed (Mohl. & Dar.). Comp. Per.
शुभ्र्या ; for particulars, vide शुभ्र्या-शुभ्र्या ;
शुभ्र्या-शुभ्र्या* १।१ (२।१ ने अदले) य. ५, ३४ ;
य. ६, १४ ; य. १५, २६. शुभ्र्या मोदी.

* वणी येन इय वर्त. परस्मै. २।३ वी थारि शिष्ये.
शुभ्र्या माई अथवा व्याकरथ. शिष्ये १७३ तथा १७५.

* Wester. शुभ्र्या-शुभ्र्या

२२, २. ६. ६. १५; य. १३, ५८. ६०; अष्टाध्यायी
 अष्टाध्यायी वं. ४, ५; अष्टाध्यायी-अष्टाध्यायी वं. ४, ६;
 अष्टाध्यायी-अष्टाध्यायी वं. ४, ७; अष्टाध्यायी-अष्टाध्यायी वं.
 ४, ८; अष्टाध्यायी-अष्टाध्यायी वं. ४, ९; अष्टाध्यायी-अष्टाध्यायी वीर्य.
 ८, १. शुभ्रो अष्टाध्यायी-अष्टाध्यायी, अष्टाध्यायी-अष्टाध्यायी,
 अष्टाध्यायी-अष्टाध्यायी, अष्टाध्यायी-अष्टाध्यायी तथा न्यायेना योसो.

अष्टाध्यायी = ५) समास वि. सोधयुं (शुभ्रो २
 अष्टाध्यायी); a hundredfold. Comp. अष्टाध्यायी;
 अष्टाध्यायी ४/१ वं. ७, ५५. ५६; य. ५, ५४. ५८.
 ११७; य. ८, ६१; य. ९, ३१; य. १३, ४८;
 अष्टाध्यायी ३/३ वं. ७, ५५. ५६; य. ५, ५४. ५८.
 ११७; य. ८, ६१; य. ९, ३१; य. १३, ४८.

५) समास ना. नान्य. सोधयुं भारवुं (शुभ्रो
 १ अष्टाध्यायी); smiting (evil beings) hundred
 times; अष्टाध्यायी ४/१ य. १०, ४३; अष्टाध्यायी
 ३/३ य. १०, ४३.

अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी तथा अष्टाध्यायी
 ५) समास वि. सो दुं गरा-दुयका साधनो (गुह्य);
 (a club) with a hundred knobs. . . . अष्टाध्यायी
 अष्टाध्यायी (नर. १/१ ने अष्टाध्यायी) य. १०, १३२;
 अष्टाध्यायी . . . अष्टाध्यायी नर. २/१ य. १०, ६६.

अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी तथा अष्टाध्यायी) समास
 ना. नान्य. सो वरस; one hundred years;
 अष्टाध्यायी २/३ य. २४, ४५.

अष्टाध्यायी (= अष्टाध्यायी) वि. ना. नर. पश्चिम
 तरङ्गना मुष्य सेतारिः; the name of a star.
 Geiger identifies it with Viga, and Dar-
 mesteter with the Pleides. It is the leader
 of southern stars; literally, it means having
 a hundred habitations (अष्टाध्यायी = Sans. शत
 a hundred; अष्टाध्यायी = Sans. वेहा a dwelling).
 It receives the waters of the ocean, and
 distributes them on the earth for the
 nourishment of men and animals, and the
 growth of plants (vide Yt. 13, 43-44);
 अष्टाध्यायी १/१ य. ८, ६. ३२; य. १३, ४४;
 अष्टाध्यायी य. २४, ३८; अष्टाध्यायी २/१ य.
 १३, ४३; सीरी. २, १३; अष्टाध्यायी ६/१ य.
 ८, ०. ६२; सीरी. १, १३.

अष्टाध्यायी (अष्टाध्यायी ७/५२थी) वि. सोधयुं ;
 hundred times. Comp. अष्टाध्यायी ३; अष्टाध्यायी
 ३/१ य. २, १४; अष्टाध्यायी नारी. ६/३ वं. ५, १८.

अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी तथा अष्टाध्यायी ५) वि. सो-
 धयुं ; a hundredfold. Comp. Sans. शतायुस्;
 अष्टाध्यायी १/१ य. १०, ११७.

अष्टाध्यायी वि. सोधयुं ; a hundredfold;
 अष्टाध्यायी-अष्टाध्यायी with a hundred times
 hundredfold Yt. 2, 14. Wester. अष्टाध्यायी-अष्टाध्यायी.
 —Comp. अष्टाध्यायी and अष्टाध्यायी

अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी तथा अष्टाध्यायी)
 समास वि. सो येलावाणो-राभनार; (Saena)
 with a hundred pupils; अष्टाध्यायी-अष्टाध्यायी नर.
 १/१ य. १३, ६७.

अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी) समास वि. सो
 (धयुं) काम करतो; सो (धयुं) आलाक-कौवतमंद;
 (a ram) of hundredfold energy; अष्टाध्यायी-अष्टाध्यायी
 अष्टाध्यायी-अष्टाध्यायी . . . नर. ६/१ य. १७, ५६.

अष्टाध्यायी-अष्टाध्यायी (शुभ्रो अष्टाध्यायी) समास
 वि. सो धयुं सो = १००००; a hundred times
 a hundred = 10,000; अष्टाध्यायी-अष्टाध्यायी २/३ य.
 २४, १८.

अष्टाध्यायी (= अष्टाध्यायी) (शुभ्रो अष्टाध्यायी)
 समास वि. सो धारवाणो (गुह्य); (a club)
 with a hundred edges; अष्टाध्यायी-अष्टाध्यायी
 (नर. १/१ नी मतलमे) य. १०, १३२; . . . अष्टाध्यायी
 अष्टाध्यायी-अष्टाध्यायी नर. २/१ य. १०, ६६.

अष्टाध्यायी (= अष्टाध्यायी) (शुभ्रो
 अष्टाध्यायी) समास वि. सो धारीवाणो (मेहेल);
 (a palace) with a hundred windows;
 अष्टाध्यायी-अष्टाध्यायी . . . अष्टाध्यायी नान्य. १/१ य. ५,
 १०१.

अष्टाध्यायी (= अष्टाध्यायी) (शुभ्रो अष्टाध्यायी) समास
 वि. सो मायुसना जेठली ठुम्पी (ठितरयुं); (a pre-
 cipice) a hundred times the height of a man;
 अष्टाध्यायी-अष्टाध्यायी २/१ वं. ४, ५२.

॥ अ० ॥ (शु० २ ॥) समास वि. सो सेतारावाहुं, ध्वाने सो नवाहैरथी संगारेषु (सोनेरी ताज); (a golden crown) with a hundred gems (lit., stars); ॥ अ० ॥ (Geld. ॥ अ० ॥) नारी. २/१ य. ५, १२८.

॥ अ० ॥ (= ॥ अ० ॥ = ॥ अ० ॥) (शु० ॥) समास वि. सो थाभला—स्तंभवाहुं (घेर); (a house) with a hundred columns; ॥ अ० ॥... ॥ अ० ॥ ना-य. २/१ वं. १८, २८.

१ अ० = क्षाघ = Lat. Cad-ere = ५) नुकसान करवुं, ॥ अ० ॥ करवी; to damage, to ravage; ॥ अ० ॥ अ. ॥ संश. परस्मै. ३/१ वं. २, २४.

॥ अ०) (कोधनी उपर) टुडी पडवुं, ॥ अ० ॥ दुमलो करवी; to rush upon, to attack; ॥ अ० ॥ अ. ॥ परस्मै. ३/१ वं. ६, ५१; ॥ अ० ॥ ३/३ य. १४, ५६; ॥ अ० ॥ (= ॥ अ० ॥) प्रथि. आमा. आत्मने. २/३ छि. ३१, १८; ॥ अ० ॥ नु प्रथिलय ३५ ॥ तोडी पाडवुं; (॥ अ० ॥ आलासा ॥ अ० ॥ शु० ॥ माइं अचस्ता व्याकरणु, सके २५१ सो).

ग) पडवुं सुकवुं; leave off, to defer; ॥ अ० ॥ वत. परस्मै. ३/१ य. १०, ७१.

घ) नवुं रेहेवुं, अस्त पामवुं; to pass away, to set (as the sun); शु० ॥ अ० ॥

॥ अ० ॥ = ॥ अ० ॥ पोंहोंयाडवी, नुकसान करवुं; to do harm, to hurt; ॥ अ० ॥ Intensive Verb शक्या. परस्मै. ३/१ य. ८, ५४.

॥ अ० ॥ = मारवुं, दापी नापवुं; to smite, to crush; ॥ अ० ॥ य. २४, १६.

२ अ० = ५) देआवुं, नजरे पडवुं; to appear, to seem; ॥ अ० ॥ I appear to thee (हुं तुने देआईहुं) वत. परस्मै. १/१ य. २२, १२; ॥ अ० ॥ thou dost appear to me (तु मने देआईहुं) २/१ य. २२, ११; य. २३, १; ॥ अ० ॥ ३/१ य. २२, ७; य. २४, ५५.

॥ अ०) आववुं, आवी पोंहोंयवुं; to come, to arrive; ॥ अ० ॥ वं. १८, १६. २/१. २२.

ग) आसपास हेरववुं; to turn about; to turn round; ॥ अ० ॥ वत. परस्मै. ३/१ वं. ३, ३२.

॥ अ० ॥ (शु० १ धा. ॥ अ० ॥) सा. ना. (॥ अ० ॥ रशे, अंर तथा तारायोनुं) अस्त पामवुं; setting (of the sun, the moon and the stars). ॥ अ० ॥ ३/१ वं. २, ४०.

॥ अ० ॥ वि. ना. नर. पुरषनुं नाम; name of a person; ॥ अ० ॥ ६/१ य. १३, ११५.

॥ अ० ॥ विशे शु० ॥ धा. ॥

॥ अ० ॥ the southern basin of the Tigris (Rangha). Contrast ॥ अ० ॥ (the northern basin of the Tigris) Yt. 12, 18; ताईथीस नदीने दक्षिण भाग; ॥ अ० ॥ ३/१ य. १०, १०४; य. १२, १६.

१ ॥ अ० ॥ (= ॥ अ० ॥) सा. ना. नर. ॥ अ० ॥ मिडी-मेटोडी; ठीकरं; a kind of earth or clay potsherd. Comp. ॥ अ० ॥ and ॥ अ० ॥ २/१ वं. ६, ११.

२ ॥ अ० ॥ (= ॥ अ० ॥ = ॥ अ० ॥ = ॥ अ० ॥ = Ger. Hulf=Hoof) सा. ना. नर. ॥ अ० ॥, ॥ अ० ॥; the hoof of an animal; ॥ अ० ॥ १/३ छि. ५७, २७. शु० ॥ ॥ अ० ॥, ॥ अ० ॥

॥ अ० ॥ Jus. = ॥ अ० ॥ = नरम पडवुं, शांत थवुं; to be quiet or calm.

॥ अ० ॥ विशे शु० ॥ धा. ॥

१ ॥ अ० = ॥ अ० ॥ नापवुं, कटका करी नापवा; ॥ अ० ॥—छि करवी; to break into pieces, to torment, to injure. शु० ॥ ॥ अ० ॥, ॥ अ० ॥, ॥ अ० ॥

२ ॥ अ० = पडी रेहेवुं; to lie, to lie down; शु० ॥ १ ॥ अ० ॥, ॥ अ० ॥, ॥ अ० ॥

१ ॥ अ० ॥ (शु० २ धा. ॥ अ० ॥) सा. ना. ना-य. पडी रेहेवुं; lying down; ॥ अ० ॥ (पडी रेहे-वामां) ३/१ वं. ३, ८. १२; वं. ७, ४५. ४६. ४७. ४८.

* Geld. ॥ अ० ॥

૪૯ ; વ. ૧૫, ૧૭. ૨૦. અગરજે જીવંતે ને બદલે ગણીએ તો, પૂ. જી. આત્મને. ૩/૩ ધા. ૨૦ = ૫૩૫; ... ની માફક બેવડાં રૂપનેા શરૂઆતનેા ભાગ (the reduplicative syllable) નીકળી ગયો: (પંડેલાં છે). જીવંતે ૨૦ ધાતુમાં જીવંતે બોલ.

૨ જીવંત, જીવંત (= જી = શિરસ્ = સ્) ક) સા. ના. નર. માથું; the head; ... ૭૩ ય. ૧૦, ૪૦.

ખ) સા. ના. નર. સરદારી; authority, headship; જીવંતે રાંધે ઈજ. ૭, ૨૫; ઈજ. ૧૨, ૪. ૬; ઈજ. ૪૧, ૬; જીવંતે રાંધે ઈજ. ૪૯, ૮. ૯; જીવંતે* ૭૧ ઈજ. ૩૫, ૮; જીવંતે ૭૧ ઈજ. ૪૮, ૧૭.

જીવંતે ૨ જીવંતે ગ) સા. ના. નર. સરદાર; આવંદ, ધણી; a chief; a husband; જીવંતે રાંધે ઈજ. ૫૩, ૩.

જીવંતે (૨ જીવંત (ખ) નું ખીજું રૂપ) સા. ના. ના-૫. સરદારી; supremacy, command; જીવંતે રાંધે ઈજ. ૩૧, ૨૧.

જીવંતે (૨ જીવંત (ખ) નું ખીજું રૂપ) સા. ના. નાન્ય. સરદારી; leadership; જીવંતે રાંધે ઈજ. ૪૯, ૩.

જીવંતે (= સરજ) (જીવંતે ૨ જીવંતે ક તથા ધા. ૧૫) સમાસ વિ. માથાંમાં મારનાર, માથું ભાંગનાર (અસલ અર્થ); ધાતકી, શીતુરી; breaking the head (lit.); cruel, seditious; જીવંતે નર. ૧/૧ ઈજ. ૨૯, ૩.

જીવંતે (= જીવંત = સુર = Ger. Kalt = cold) વિ. ક) થંડું, ઠાઠાડું; cold; જીવંતે નર. ૧/૩ વં. ૧, ૩.

ખ) ખીહીતો, ધુજતો; fearing; trembling; જીવંતે જીવંતે

જીવંતે (જીવંતે ૧ જીવંતે ખ તથા ૧ જીવંતે) સમાસ ના. સરદારી ધરાવનાર-રાખનાર (અસલ.); સરદાર; holding authority (lit.); a leader; a chief; જીવંતે રાંધે ઈજ. ૪૩, ૧૪.

૧ જીવંતે (શરદ, શરદા = શર) ક) સા. ના. નર.

૩૬૫૪ દહાડાનું વરસ; the solar year; a year of 365 1/4 days; એ બોલની સમજ :— જીવંત = શર = water; પાણી; rt. જીવંત = શર = વહેવું, to flow; જીવંત = જીવંતે શર to give આપવું; જીવંતે = શરદા the rainy season (lit.); a year; પાણી આપનારી મોસમ, વરસાદની ઋતુ, ચોમાસું (અસલ.); વરસ* (સાધારણ અર્થ); જીવંતે

જીવંતે જીવંતે જીવંતે (પંદરમા વરસ પછી) રાંધે વં. ૧૪, ૧૫; વં. ૧૮, ૫૪. ૫૮; જીવંતે ૬/૧ Frag. 8, 1; જીવંતે જીવંતે રાંધે વં. ૧૫, ૪૫; જીવંતે રાંધે ઈજ. ૨, ૯; વીરપ ૨, ૬; ય. ૨, ૮; ય. ૪, ૦; જીવંતે જીવંતે ૪/૩ ઈજ. ૧, ૯; ઈજ. ૩, ૧૧; વીરપ. ૧, ૮; ય. ૨, ૩; જીવંતે ૬/૩ ઈજ. ૧, ૧૭; આફરં. ગાહામ. ૧: જીવંતે જીવંતે જીવંતે જીવંતે વરસોમાંના ૫૦ (વરસ) પછી (તે જમીન પાક થાયએ) ૬/૩ વ. ૭, ૪૮. જીવંતે ૧ જીવંતે

ખ) વિ. વરસાદની ઋતુવાળો (મઝ્દેઘીઆ-રેમ ગાહામઆર); (Maidhyāiryā) of the rainy season; જીવંતે જીવંતે રાંધે વીરપ. ૨, ૨; જીવંતે જીવંતે જીવંતે ૬/૧ વીરપ. ૧, ૨.

૨ જીવંતે (= જીવંત = શર્ધસ્ = sort) સા. ના. નર. જાત, તરોહ; sort, kind; જીવંતે ૬/૩ વં. ૨, ૨૭. ૩૫. ૪૧; ય. ૧૩, ૧૨. જીવંતે જીવંતે-રાંધે, જીવંતે-રેલવં, જીવંતે-રાંધે

૧ જીવંતે (૧ જીવંતે ક ઉપરથી) વિ. વરસ-ઋતુને લગતું; relating to the season or year; જીવંતે નર. ૧/૧ Frag. 9, 1.

૨ જીવંતે (૧ જીવંતે ખ ઉપરથી) વિ. સરદારી ભોગવતો—રાખતો; મરદાર; enjoying power; holding authority; a leader; જીવંતે રાંધે ઈજ. ૩૩, ૯.

જીવંતે (જીવંતે ધા. ૧) સા. ના. નાન્ય. નફા ફા-એફા, બદલો; profit, gain; reward; good; blessing; જીવંતે ૭/૧ ઈજ. ૪૩, ૧૨; જીવંતે ૧/૩ ઈજ. ૩૦, ૧૧; જીવંતે રાંધે વીરપ. ૧૩, ૧.

* Geld. જીવંત † જીવંત ની માફક સરદાર, ધણી, આવંદ

* 'વરસ' બોલ પોતે અસલ વર્ષ છે; અને વર્ષ તે અર્થ 'વરસાદની ઋતુ, ચોમાસું.'

अशुद्ध (अशुद्ध यं नुं यीशुं इय) सा. ना. य. कुचरो, पुंजो, गलीची; अपवित्रार्थ; rubbish, filthiness, impurity. Comp. अशुद्धी; शुद्धो नीचेनो भाव.

अशुद्धि-शुद्धि (शुद्धो अशुद्ध तथा धा. क्तु य) समास वि. गलीचीने साक्षु करी नापतु; नशुसातने दूर करतु; purifying impurity; epithet of Haoma; अशुद्धि-शुद्धि* नर. २/१ य. १४, ५७.

अशुद्धि-शुद्धि वि. ना. नर. पाहाडनु नाम; name of a mountain; अशुद्धि-शुद्धि १/१ य. १६, ४.

अशुद्धि वि. ना. नर. शोहेरेवर अमशास्पंदनी सांभेनो देव; the adversary of Khshathra Vairya; variant: अशुद्धि, q. v.; for particulars, vide अशुद्धि-शुद्धि (Geld. अशुद्धि) (१/१ नी मतलये) वं. १६, ४३.

अशुद्धि = शास्त्र = क) शिष्यवतु; to teach; cl. 2. Comp. rt. अशुद्धि शस्त्र; अशुद्धि वतं. परस्मै. ३/१ अशुद्धि. ४८, ३; अशुद्धि शक्या. अशुद्धि. ५०, ६; अशुद्धि आया. अशुद्धि. ४५, ६. शुद्धो अशुद्धि

य) होकम करवो, सत्ता अलाववी, करमावतु; to command, to exercise authority, to order; शुद्धो अशुद्धि

अशुद्धि-अशुद्धि = होकम करवो, शिष्यामणु आपवी; to command, to admonish; शुद्धो अशुद्धि-अशुद्धि

अशुद्धि-अशुद्धि = सारी चेठे शिष्यवतु, अरापर केणवली आपवी; to train properly, to give good education; शुद्धो अशुद्धि-अशुद्धि-अशुद्धि, अशुद्धि-अशुद्धि

अशुद्धि-अशुद्धि विरो शुद्धो अशुद्धि-अशुद्धि

अशुद्धि-अशुद्धि वि. ना. नर. पुरषनु नाम; name of a person; अशुद्धि-अशुद्धि (Wester. अशुद्धि-अशुद्धि) ६/१ य. १३, १२४. (शुद्धो मोदी).

अशुद्धि (शुद्धो धा. अशुद्ध) सा. ना. ना. य. नसिहत, शिष्यामणु; नसिहतनो सपुन; moni-

tions, words of admonitions. Other forms of the same:— अशुद्धि, अशुद्धि;— अशुद्धि २/३ अशुद्धि. ५३, ५.

अशुद्धि-अशुद्धि (शुद्धो ४ धा. अशुद्ध) प्रयो. वतं. क. परस्मै. शिष्यवतां; teaching (caus. pres. partic.); rt. अशुद्धि to learn; vide अशुद्धि-अशुद्धि

अशुद्धि (शुद्धो धा. अशुद्ध) सा. ना. नर. शुद्धम-गार, मरदुम-आणर; शुद्धम राजकर्ता; a tyrant, an oppressor; a tyrannical ruler; अशुद्धि-अशुद्धि ६/१ य. १०, १०६; अशुद्धि-अशुद्धि ६/३ अशुद्धि. ६, १८; य. १, १०; य. ५, १३; य. १०, ३४; य. १३, १३५.

अशुद्धि विरो शुद्धो १ धा. अशुद्धि ग.

अशुद्धि (शुद्धो १ धा. अशुद्धि क) सा. ना. संकट, दुःख, पीडा; अशुद्धि: affliction, distress, pain; misery; woe; अशुद्धि नारी. १/१ अशुद्धि. ६३, *११; अशुद्धि. ४५, ७; वीर्य. १८, २; गेह ३, ६; अशुद्धि-अशुद्धि-अशुद्धि Misery (be) to that man ना. य. १/१ य. १०, १३८; अशुद्धि-अशुद्धि woe (be) to me! (मारी उपर अशुद्धि!) ना. य. १/१ य. ८, २३. अशुद्धि-अशुद्धि-अशुद्धि-अशुद्धि (निशतर अशुद्धि पीतानां दुःख तथा हार आये नमनताधेयी भोलेछे) २/१ य. ८, २३; अशुद्धि-अशुद्धि ना. य. २/३ अशुद्धि. ३४, ७.

अशुद्धि (शुद्धो धा. अशुद्धि क) सा. ना. नारी, छेडा; destruction; ruin; end; अशुद्धि २/१ य. १६, ४४.

अशुद्धि (= अशुद्धि = अशुद्धि) वि. ना. नर. साम (अशुद्धि धरिणी पेहेलवान); Sâma; the father of Thrîta and the grandfather of Kereshâspa and Urvâkshaya, q. v.; अशुद्धि-अशुद्धि ६/१ य. १३, ६१. १३६; अशुद्धि-अशुद्धि ६/३ अशुद्धि. ६, १०. (शुद्धो मोदी).

अशुद्धि (= अशुद्धि) वि. कानु; dark; black; अशुद्धि-अशुद्धि नर. ६/१ य. ८, २१.

अशुद्धि-अशुद्धि वि. ना. नर. पुरषनु नाम, जेना ये छेकरा अपवण-दंधल अने अशुद्धि (अशुद्धि-अशुद्धि

* Geld. अशुद्धि-अशुद्धि

* अशुद्धि-अशुद्धि अने अर्थ 'अशुद्धि' लायु पडशे.

अने २९/१७) अमिअमि तुरानी दीन-दुश्मने। साथे लडीने तेअमाने शिकस्त आपी हवी; name of a person whose sons Ashavazdang and Thritha fought with and vanquished the Túránians, who were the enemies of the Zoroastrian religion; २९/१७ ६/१

य. ५, ७२; २९/१७ ६/१ य. १३, ११३.

अ (२ अ अ उपरथी) Denom. Base.†

क) सरदारी आपवी; सरदार तरीके गल्लुवु, श्रेष्ठ गल्लुवु; to consider a person as the leader of; to give superiority; २९/१७ वतं. आत्मने. ३/३ छिन्. ५१, ३; २९/१७ अनियमित (७-Aor.) आत्मने. ३/१ छिन्. ४६, ५.

अ) सरदारी भोगवची; to rule, to sway authority; २९/१७ वतं. कृ. आत्मने. नर. १/१ छिन्. ३२, २.

अ (२ अ क उपरथी) सा. ना. नर. क)

भायुं; the head. Comp. २ अ; २९/१७ २/१ य. ५, ७३; य. १४, ४६. शुअमि २९/१७ २/१ य. ५, ७३; य. १४, ४६.

अ) सरदार. शुअमि २९/१७ २/१ य. ५, ७३; य. १४, ४६.

ग) मथाळु, टोप्य; top, summit; शुअमि २९/१७ २/१ य. ५, ७३; य. १४, ४६.

अ (२ अ क उपरथी) सा. ना. माथांनु

दरद; headache; २९/१७ ६/१ वं. २०, ३. ६. ६; २९/१७ (८/१ ने अदले) वं. २०, ७.

अ (= २९/१७) (शुअमि २९/१७ क तथा ४

अ) सभास ना. नर. माथांनु ठांडळु (असल.); लडाछनी टोपी; defensive armour for the head; a helmet; २९/१७ १/१ वं. १४, ६.

अ सा. ना. नारी. ताहाडयो ताव; cold

fever; ague; २९/१७ १/१ वं. ७, ५७; २९/१७ ६/१ य. १३, १३१.

अ सा. ना. नर. चोडस जतनी पीमा-

रीनु नाम; a kind of sickness or distem-

per; probably, same as २९/१७, q. v.

२९/१७ ६/१ वं. २०, ३. ६. ६; २९/१७

२९/१७ (८/१ ने अदले) वं. २०, ७.

अ (शुअमि) विरी शुअमि २९/१७

अ (= ३/१७) (७/१७ उपरथी)

क) सा. ना. नर. नई हसिल करवानु काम; धंधारोन्गारनु काम; business of gaining profit; business work.

अ) वि. ना. नर. इरेस्तानु नाम, सावंधहि; name of an angel; a collaborateur of Hâ-vani; vide २९/१७; Sâvanghi; २९/१७ २/१ छिन्. २, ३. १८; छिन्. ६, २; गेह १, ६; २९/१७ ४/१ छिन्. १, ३. २३; छिन्. ३, ५; गेह १, १; २९/१७ ८/१ छिन्. १, २०.

१ अ (शुअमि धा. ७/१७) अ. कृ. वअषा-

अळु, मान पामिळु; अहवाअळु; noted, honoured, beloved. Comp. Sans. शास्त; शुअमि २९/१७ २/१ य. ५, ७३; य. १४, ४६.

२ अ (२ अ अ नु हुंकु ३५) सा. ना. नर.

दुःअ हेनार, शुअलम करनार; an oppressor, a tyrant; २९/१७ (नर. ४/१ ने अदले) य. ४, ३; २९/१७ १/३ य. १७, ५६. शुअमि २९/१७ २/१ य. ५, ७३; य. १४, ४६.

अ (= २९/१७ = शास्त) (शुअमि धा.

७/१७ अ) सा. ना. नर. क) राजकर्ता, पाद-शाह; a king; a ruler; २९/१७ १/१ य. १३, १८. ६६; य. १४, १३; २९/१७ १/३ य. १०, १४; २९/१७ ६/३ य. १४, ३७.

अ) शुअलमगार, दुःअ हेनार; an oppressor, a tyrant; २९/१७ १/१ वं. २१, १; छिन्. ६५, ८; य. १५, ५०; २९/१७ २/१ वं. ४, ४६; २९/१७ ६/१ छिन्. ६, ३१; २९/१७ ६/१ छिन्. १६, ८; छिन्. ६१, ४; छिन्. ६८, ८; २९/१७ १/३ छिन्. ४६, १.

* छेडेनी गुळु यधने प्रत्यय लागो. शुअमि माई अवस्ता व्याकरथ, सई ७८ भो.

† २९/१७ नु ३५ अदलेने २९/१७ ययुं.

* , नीकणी गयाधी अे ३५ ययुं.
† अेना चोलासा पाये शुअमि माई अवस्ता व्याक-रथ, सई २४८ भो.

अपमृग्युत्पन्नस्य (शुच्यो अपमृग्युत्पन्नस्य तथा अपमृग्युत्पन्नस्य) समास लृ. कृ. वि. शुलभमारथी उत्पन्न यन्मिषी (अरायणी); (evils) produced by oppressors; **अपमृग्युत्पन्नस्य** १३, १३५.

अपमृग्युत्पन्नस्य विशे शुच्यो अपमृग्युत्पन्नस्य
अपमृग्युत्पन्नस्य (= शासन) (शुच्यो धा. लृ. कृ. क) सा. ना. नारी. शिष्यामण्यु, नसिहत, दीननुं कुरमान; doctrine, admonition, religious command. *अपमृग्युत्पन्नस्य Geld. ३१ छि. २६, ७; **अपमृग्युत्पन्नस्य** २३ छि. २६, ८; छि. ४६, ६; **अपमृग्युत्पन्नस्य** २३ य. १३, ८७; **अपमृग्युत्पन्नस्य** २३ छि. ३१, १८; **अपमृग्युत्पन्नस्य** ६३ छि. ४८, ३; य. २४, १३. शुच्यो अपमृग्युत्पन्नस्य पथीना मेलिा.

अपमृग्युत्पन्नस्य (शुच्यो अपमृग्युत्पन्नस्य तथा धा. लृ. कृ. क) समास ना. नर. दीननुं कुरमान सांभजनार, दीननी केणवली उपर ध्यान आपनार; one who listens to the teachings of religion; one who pays attention to religious instruction; **अपमृग्युत्पन्नस्य** ६३ छि. २६, ४; य. १३, १४६.

अपमृग्युत्पन्नस्य Wester. (अपमृग्युत्पन्नस्य उपरथी) वि. नसिहत—शिष्यामण्युने लगनुं (असल.); शिष्यामण्युने कलाम; pertaining to instruction (lit.); (words) of admonition; **अपमृग्युत्पन्नस्य** २३ छि. २६, ७.

अपमृग्युत्पन्नस्य (धा. लृ. कृ. क) = (कोष्ठमिणनी उपर) पडी रेहेवुं—तेने लागवुं; to lie down; to touch; to rest; **अपमृग्युत्पन्नस्य** (Geld. **अपमृग्युत्पन्नस्य**) अ. लृ. परस्मै. ६ मो वर्ग. ३१ य. १४, ७. ६.

अ) पंथरथि लवुं; to spread over; to extend in all directions; **अपमृग्युत्पन्नस्य** (अपमृग्युत्पन्नस्य ने यदले) अ. लृ. परस्मै. ३१ गेह ५, ५.

ग) नीचे पडी लवुं; नारा थरि लवो; to fall down; to be destroyed; शुच्यो अपमृग्युत्पन्नस्य

अपमृग्युत्पन्नस्य = सिख = शिष्यवुं; to learn; **अपमृग्युत्पन्नस्य** learning; शिष्यतां वर्त. कृ. शुच्यो **अपमृग्युत्पन्नस्य**

अपमृग्युत्पन्नस्य वि. शेताय, लहडपवायुं; quick;

* Wester. **अपमृग्युत्पन्नस्य**

speedy. Comp. Sans. सिख; **अपमृग्युत्पन्नस्य** ५. १४, ५६.

अपमृग्युत्पन्नस्य (= लृ. कृ. क) वि. ना. नर. पाहाडनुं नाम; name of a mount; a branch of the Antare-Kangha (**अपमृग्युत्पन्नस्य**) १. १. **अपमृग्युत्पन्नस्य** ११ य. १६, ५. (शुच्यो मोदी).

अपमृग्युत्पन्नस्य (शुच्यो धा. लृ. कृ. क) तथा १ धा. लृ. कृ. क) = क) नारा कुरवो; to destroy; **अपमृग्युत्पन्नस्य** destroying वर्त. कृ. नर. ११ य. १६, ८४.

अ) छोडी देवुं, रई—अतिल करवुं; to reject, to abandon; **अपमृग्युत्पन्नस्य** वर्त. कृ. आत्मने. १३ छि. ३२, ४.

अपमृग्युत्पन्नस्य विशे शुच्यो अपमृग्युत्पन्नस्य

अपमृग्युत्पन्नस्य विशे शुच्यो अपमृग्युत्पन्नस्य

अपमृग्युत्पन्नस्य विशे शुच्यो धा. लृ. कृ. क

अपमृग्युत्पन्नस्य (शुच्यो धा. लृ. कृ. क) सा. ना. नारी. पाय-माली; destruction, ruin; **अपमृग्युत्पन्नस्य** २१ छि. ४४, १४.

अपमृग्युत्पन्नस्य, **अपमृग्युत्पन्नस्य** = **अपमृग्युत्पन्नस्य** = **अपमृग्युत्पन्नस्य** = क) वेहे—सुराय पाडवो (असल.); उथणपाथण करवुं, जोदवुं; to bore, to pierce (lit.); to turn upside down; to dig; cl. ७; **अपमृग्युत्पन्नस्य** अ. लृ. परस्मै. ३१ व. २, १०. १४. १८.

अ) पिगणववुं; ताववुं; to melt; to smelt; शुच्यो **अपमृग्युत्पन्नस्य**

अपमृग्युत्पन्नस्य = धसरवुं; to rub; to rub on; **अपमृग्युत्पन्नस्य** २१ य. १४, ३५.

अपमृग्युत्पन्नस्य क) वि. पीहामयुं, अयंकर; dreadful, frightful. **अपमृग्युत्पन्नस्य** at the fearful dragon नर. ६१ छि. ६, ३०; **अपमृग्युत्पन्नस्य** **अपमृग्युत्पन्नस्य** to withstand the dreadful brigand. य. १३, १३६; **अपमृग्युत्पन्नस्य** नर. ६३ य. १३, १०५.

* **अपमृग्युत्पन्नस्य**, **अपमृग्युत्पन्नस्य**, **अपमृग्युत्पन्नस्य** नी भाकक समास रूपमां धातु आओ. शुच्यो भाइं अवस्ता व्याकरथ, संके २५५ मो.

५) सा. ना. धास्ती, लय; धास्ती—लय लरैली
स्त्री; fear, dread; a thing of fear or dread.
Comp. Per. ५५०;—५६० नारी. २/३ ८, ४३.

२ ५६० (शुष्मा धा. ५) सा. ना. शुष्मरी; yoke;
५६० नारी. २/१ य. १०, १२५. शुष्मा नीये.

५६० (२ ५६० उपरधी) सा. ना. शुष्मरीनु
नेतर; the strap or cord of the yoke;
५६० नारी. २/१ य. १०, १२५.

५६० विरो शुष्मा १ धा. ५६०

५६० = शिष् = छोडी देवु, रई-आतेल करवुं; नुक-
सान करवुं, दुःख देवुं; to reject; to abandon;
to hurt, to torment; शुष्मा ५६०

५६० = शी = रेहेवुं, पडी रेहेवुं, सुवुं, सुधरेहेवुं; to

lie down, to sleep, to stretch; cl. 2; rt. ५
gunates (sometimes vriddhies) its vowel
in all the forms; vide Av. Gr. p. 195.

५६० वर्त. आत्मने. ३/१ धं. १८, ५; ५६०

अ. लू. व. ३, २४; ५६० (पडेलां छे) पू. लू.
आत्मने. ३/३ य. १०, ८०. अमे ओलमां धातु द्वित्व
नछी थयो तथा ५६० ने अहले ५६० प्रत्यय लागो.*

५६० ५६० ५६० ५६० who,
reposing in the wide (mental) light of
the pious (Mills) वर्त. ५. परस्मै. नर. १/१ छं. ५६०

३२, १६; ५६० (पडीने, सुधनि) आत्मने.
नर. १/१ वं. ३, २५; ५६० (lying) पडेला.

२/१ य. १४, ३१; ५६० ६/३ वं. १८, २६.

५६० = आसपास पंथरछं लवुं; to extend
all over; to stretch all along; ५६०
वर्त. आत्मने. ३/१ य. १६, १. ५६० = ५६०;
in some rare instances, ५६० is used for
५६०, e. g., ५६० (Yt. 14, 15).

५६० विरो शुष्मा धा. ५६०

* शुष्मा भाइ अवस्ता व्याकरण, संके २३८ नो.
† शिषवतां (स्पीगल तथा युस्ती); डणवणी,
ताक्षीम (धारमेस्ते).
‡ Wester. ५५० ५६०

५६० ५) वि. कांटादार, कांटावाणुं; prickly;
Pehl. ५५०; ५६० ५६० the dog with
the prickly back नर. २/१ वं. १३, २. ४.

५) सा. ना. संसिलीआंणी नतनु कांटावाणुं
ननवर; a hodggehog; ५६० २/३ य.
८, ३६.

५६० विरो शुष्मा ५६०

५६० सा. ना. नुकसान, परापी (धारमे.);
harm, evil (Dar.); Pehl. ५५०;— ५६०
य. २४, ५१.

५६० = शिष् = शिषववुं; to teach, to instruct;

५६० रक्ष्या. परस्मै. ३/१ छं. ४३, ३;
५६० teach us (हमुने शिषव) आमा.
परस्मै. २/१ छं. ३४, १२.

५६० = शिषववुं; to teach; ५६०
५६० teach me (मने शिषव) छं. २८, ११.

५६० = काश्मेदा करवो; काश्मेदा भेणववो; to do
good; to derive advantage; to be bene-
fited; ५६० (caus.) to benefit. काश्मेदा करवो;

५६० प्रयो. अ. लू. संश. ३/१ य. १३, १२६;
५६० वर्त. ५. आत्मने. १/१ वं. ४, २;
५६० १/३ छं. ७०, ४; ५६० १/३

छं. ५५, ४; ५६० (५६० ने अहले)
प्रयो. वर्त. ५. नर. १/१ छं. ५१, ६; ५६०
(infini.) सामान्य ३५ (काश्मेदा करवानेमाटे)

छं. ४६, ३; ५६० infini. (काश्मेदा हांसिला
थवाने) छं. ४४, २; ५६० infini. (काश्मेदा
करवाने माटे, सुष आपवाने माटे); छं. ४६,

६. शुष्मा १ ५६०, ५६०, ५६०

५६० (शुष्मा धा. ५६०) सा. ना. नर.

* अेणी उपरधी पेहेलवी ५६० तथा धारसी ५६० =
नरो, काश्मेदा.
† नणवुं ५६० धातु काश्मेदा थवो (अकर्मक) अने
काश्मेदा करवो (सकर्मक) अे अेक अर्थे वपराअेसो आवेछे.
‡ Geld. ५६०; ५६० नी आइकणी =
नी पछीना, नकाओ आवेसो दसेछे.

वं. २, ७; ५५१ (Geld. ५५१) ३/१
वं. २, १०. १४. १८.

५) हथियार; an implement; ५५१
(Geld. ५५१) ३/१ वं. २, ३०. ३८.

५५१ सा. ना. ५) अपारनुं आनुं; mid-day
meal; from ५१ * Sans. the sun; the
light of the sun; सुरज, सुरजनी रोरानी or:
५१ = Per. ५१ a banquet, feast; ५१
२/१ छि. ६२, ७; नीआ. ५, १३.

५) हथियार; a weapon (Sans. शूल);
अथवा रोरानी; the light of the sun (Sans.
शूर); ५१ २/१ य. १८, २०. शुआ ५१

५१ (शुआ धा. ५१) सा. ना. नर. ५)
आंआनी रोरानी; दृष्टि; जेवानी शक्ति; lustre,
eye-sight; ५१ २/१ य. १०, २३; य. १८, २६.
३१. ३३; य. १६, ७. ६; ५१ २/३ य. १०, १०७.
शुआ ५१

५) (अकलनी) तेज; (मननी) रोरानी;
illumination; enlightenment; ५१ ४/१
छि. ६८, ४.

५१ (= ५१) (शुआ धा. ५१) सा.
ना. साआ; a needle; ५१ नारी. ६/१ य.
१४, ३३; य. १६, १३.

५१ (शुआ धा. ५१) वि. रोरान. प्रकाशित;
अणकट भरेलुं; clear, enlightened; ५१
५१ with an enlightened judgment
(रोरान विआर शक्तिथी) नान्य. ३/१ छि. ३०, २.

५१ (= शून्य) वि. आली (असल अर्थ);
हाजतमंद, तंगदस्त; empty (lit.); indigent,
poor; शुआ ५१

५१, ५१ }
५१, ५१ } आं आलो विशे शुआ ५१

५१ (५१) विपरथी) सा. ना. कुतई; a dog;

* Comp. Per. शाम evening, also supper (= रात,
तथा रातनुं आनुं).

५१ (Wester. ५१) १/१ वं. १३, ५०;
५१ १/३ वं. १३, ५१; वं. १४, १.

५१ = शूर = आहादुर-हिभतवान थनुं; to be
courageous; to act the hero; शुआ आनी
पछीना जाल.

५१ (= शूर) (शुआ धा. ५१) वि. आहा-
दुर, हिभतवान, थरी; brave, valiant, coura-
geous; ५१ नर. १/१ य. १०, १५. १४१; य.
१३, ६०; ५१ (नर. १/१ ने अदले) य. १, १५;
५१ नारी. १/१ छि. ६५, ४; य. ६, ५; ५१
नान्य. १/१ य. ५, १०१; ५१ नर. २/१ वं. १, ५.
१६; छि. ५७, ११; वीरप. २, ७; य. १, २६;
य. २, ७; य. १०, ६; सीरो. २, ३; ५१ नारी.
२/१ वं. १८, १५. २३. ५१; छि. ६२, ३; छि.
६५, १; य. ५, १; य. ६, १; य. १७, १; ५१
नान्य. २/१ य. ५, १३८; ५१ ३/१ य. १३, १४६;
५१ नर. ६/१ य. १, २६; य. १३, १८. १३०;
सीरो. १, २७; ५१ नारी. ६/१ छि. ६, ७;
छि. ६२, ३; य. ५, ३३. ६२; ५१ नर. ८/१ य.
१०, ३१; ५१ नर. १/३ वीरप. ६, ३; ५१
नारी. १/३ य. १०, ३; छि. ६०, ४; ५१ नारी.
२/३ छि. २, ६; छि. १६, ५; य. १३, २१. १४७;
५१ नारी. ४/३ य. १३, ४६. शुआ ५१,
५१-५१

५१ (= शूल) सा. ना. नर. हथियार; आलो;
a weapon; a spear; rt. Sans. शो to cut, to
sharpen (Benfey); ५१ २/१ नीआ. १, ८;
नीआ. २, ८. शुआ ५१

५१-५१ (शुआ १ ५१ तथा ५१)
आ) सभास लू. कृ. वि. अपकादर अनविली
—पेदा कीविली (रोरानी); (lights) created
powerful or made splendid; ५१
५१-५१ नान्य. ६/३ वं. १६, २३.

५१-५१ (वि. ना. नर. नामांकित पुरुषनुं
नाम; name of an illustrious personage ;
५१-५१ ६/१ य. १३, ११८.

हृद-मृग्य = दुःख देवुं, धन करवी; to torment; to do harm; *हृद-मृग्य* अ. लू. संश. परस्मै. ३।१ य. १, १८; य. १३, ७२.

हृद-मृग्य = कापी नाप्युं, नारा करवो; to cut off, to destroy; **हृद-मृग्य* (तमो कापी नाप्यो) आमा. आत्मने. २।३ ध्रु. ४८, ७.

हृद-मृग्य = नुकसान करवुं; to do harm; *हृद-मृग्य* अ. लू. संश. परस्मै. ३।१ ध्रु. ४९, ८. *हृद-मृग्य* = *मृग्य*

हृद-मृग्य = क) तद्भावत ज्ञायुवो, अकलथी तपीछानु; to discriminate, to discover by the intellect; *हृद-मृग्य* (orig., *हृद-मृग्य* + *मृग्य*) अ. लू. आत्मने. ३।१ ध्रु. ३०, ९.

अ) पसंद करवुं; आमत्यार करवुं; to choose, to select; *हृद-मृग्य* अ. लू. ३।१ ध्रु. ३०, ३.

हृद-मृग्य सा. ना. नान्य. क्षामेदा, सुख; profit, good, welfare. Comp. Pehl. ९४, Per. १००; *हृद-मृग्य* २।१ ध्रु. ५८, १.

हृद-मृग्य विरो शुभ्या धा. २०

हृद-मृग्य अं अंके अंयय छे, अने ते 'काधिया' ने अर्थे हमेशां *हृद-मृग्य* (तमाम) नी पछी आविरे; an enclitic particle, subjoined to *हृद-मृग्य* (entire), implying 'any.' *हृद-मृग्य-हृद-मृग्य* ध्रु. २४, ४; वीरप. ४, २; वीरप. ६, ७. (Geld. *हृद-मृग्य-हृद-मृग्य*)

हृद-मृग्य विरो शुभ्या १ धा. ७३

हृद-मृग्य (शुभ्या १ धा. ७३ ध) सा. ना. नान्य. वपायु; praise; *हृद-मृग्य* gen. plu. Vend. 2, 18. (Pehl. Commen.).

हृद-मृग्य (शुभ्या १ धा. ७३ ध) सा. ना. नान्य. नसिहत, अध; exhortation, teaching (Dar.); an exhorter (Mills). *हृद-मृग्य* ४।१ ध्रु. ४९, ३.

* Geld. *हृद-मृग्य-हृद-मृग्य*
† अंयय to decide, to discern जोसोना धातु-ओनो असल अर्थणी कापवुं, छुडुं पाडवुं धाअये.

हृद-मृग्य सा. ना. नारी. गाम्मे-दोरने नुकसान कर-नारी अंके जलनी मांय, अगाध; तीउ (दारमे.); the cattle-fly; the grasshopper (Dar.); *हृद-मृग्य* २।१ य. १, ४.

हृद-मृग्य सा. ना. लश्करगाह, लश्करनी छावणी; शिकारी अंकेनी छावणी; military encampment; hunting ground. *हृद-मृग्य* ५।१ वं. ८, ६५.

हृद-मृग्य = स्खल = गोल करवुं, हिलवुं, हालवुं; to turn round, to move. शुभ्या नीयेनो जाल.

हृद-मृग्य (Lat. Circulus = Circular) (शुभ्या धा. १०) वि. गोल; circular, round; *हृद-मृग्य-हृद-मृग्य-हृद-मृग्य-हृद-मृग्य* (आम्मे गोल पृथीनुं) नारी. ६।१ वं. १६, ४; य. १०, ६५; *हृद-मृग्य-हृद-मृग्य* नारी. ६।१ य. ५, * ३८; *हृद-मृग्य-हृद-मृग्य-हृद-मृग्य* (५।१ ने अदले) य. १७, १६.

हृद-मृग्य-हृद-मृग्य वि. ना. नर. नामांकित पुर-धनु नाम; name of an illustrious personage; *हृद-मृग्य-हृद-मृग्य-हृद-मृग्य* ६।१ य. १३, १०८.

हृद-मृग्य = स्कु=ढांकवुं, ढांकी नाप्युं (असल.); अकल-नेवान्नी शक्तिने ढांकी नाप्युं; to cover, to cover over (lit.); to obscure the light of intelligence. शुभ्या *हृद-मृग्य*, *हृद-मृग्य*

हृद-मृग्य (शुभ्या धा १०) अधि. वि. सम-नमां वधारे आंधणो; दुःख देनार (स्त्री, युस्ती तथा दारमे.); उगारो (हाडिग); धातकी (हारले); wanting (lit., more blind) in intelligence; a tormentor (Sp., Jus. & Dar.); an impostor (Haug); cruel (Har.); *हृद-मृग्य-हृद-मृग्य-हृद-मृग्य* नर. ८।१ वं. १६, ३.

हृद-मृग्य (*हृद-मृग्य* नुं पीशुं ३५) = तोडवुं, लां-नवुं, धा लागवो; to break, to be wounded. Comp. rt. *हृद-मृग्य*; शुभ्या नीयेनो जाल.

हृद-मृग्य (शुभ्या धा. *हृद-मृग्य*) क) सा. ना. नर. धा. नप्यम; a wound, hurt; *हृद-मृग्य* १।१ वं. ५, ५६; व. ७, १६.

* अंठुकाये हेरि जाल गुप्त (understood) छे.
† अं धातु उपरधी Ob-scure (लंभुं) तथा दारसी क्रक (आंधणुं) जोसो नीकय्या छे.

५) वि. तुटेवुं, भागेवुं; broken, wrecked;
 ६) ५) (तुटेवो) नर. १/१ छिन्. ३०, १०; ६) ५)
 ७) ५) ६) ५) ७) ५) paralyse his intellect
 (तेनी विस्मर शक्तिने तुं तुटेवी कर) नान्य. २/१
 छिन्. ६, २८.

८) ५) = स्कम्भ = टेके आपवो; पुष्टि आपवी;
 to support; शुभो नीचिनो ओल.

९) ५) (= स्कम्भ) (शुभो धा. १/१) सा. ना.
 नर. थांभलो, आंभ; a pillar, a column; शुभो
 १०) ५)

११) ५) विशे शुभो ४ धा. १००

१२) ५) (शुभो नुं षीशुं ३५) = तोडवुं, भां-
 वुं; to break; to break down.

१३) ५) = तोडवुं, भांशु नांभुं; to break;
 to break down; शुभो १४) ५)

१५) ५) = १६) ५) = छिन् = स्कम्भ = I. Scind-
 ere = ५) भांशुं, तोडवुं, शिकस्त करवुं; to break;
 to break asunder; cl. 10; १७) ५)

वर्त. परस्मै. २/१ य. १०, ७६; १८) ५)
 ३/१ य. १८, ६२; १९) ५) ३/३ य. १०,
 ४२; य. १३, ३१; २०) ५) आशा. परस्मै.
 २/१ य. १०, ७६; २१) ५) आशा. आ-
 त्मने. २/३ य. १, २८.

२२) ५) क्षारी नांभुं, खीरी नांभुं; to tear to
 pieces; to lacerate. शुभो २३) ५)

२४) ५) = तोडी नांभुं; तोडवाने भाटे आववुं
 (दारमे.); to break asunder; to come to
 break asunder (Dar.); २५) ५)
 वर्त. परस्मै. ३/१ य. १८, ६२.

२६) ५) = कानी-तोडी नांभुं, नारी करवो;
 to cut off; to destroy; २७) ५) वर्त.
 परस्मै. य. १०, १८; २८) ५) ... २९)
 य. १०, २८.

३०) ५) = कुना करवुं; नारी करी नांभुं; क-
 यरी नांभुं; to destroy; to crush down; ३१) ५)

३२) ५) य. १०, ८७; ३३) ५) (pres.
 partic. fem. acc. plu.) breaking to pieces.
 वर्त. ६. परस्मै. वि. नारी. २/३ य. १३, ३३.

३४) ५) (शुभो नुं षीशुं ३५) = स्कम्भ = पुष्टि
 आपवी; to support; to uphold.

३५) ५) = ५) टेके आपवो; पुष्टि-आंभ
 आपवो; to support; to uphold.

३६) ५) पालीने अरे-आर्ध-सर हत्यादि पसार
 करवाने भाटे तेनी उपर लांभा लाकडांनां पाठीआं
 मुकवां; पगे खाली नवानो नाटवो पुल उभो करवो;
 to throw a bridge across a stream, a
 rivulet or a ditch; ३७) ५) प्रयो. शक्या.
 परस्मै. ३/१ वं. १८, ७४. शुभो ३८) ५)

३९) ५) (शुभो धा. १/१) वि. क्षारी
 नांभुं खीरी नांभुं; lacerating, tearing to
 pieces (as wolves); ४०) ५)
 नर. १/३ वं. १३, ४०.

४१) ५) (= स्तर = ४२) ५) (शुभो धा. १/१)
 सा. ना. नान्य. षीछानुं, षीस्तरो, पथारी;
 bedding, anything spread as a seat;
 ४३) ५) २/१ वं. ५, २७; ४४) ५) २/१ वं. ५,
 ५६; वं. ७, ६. १०. ११. शुभो ४५) ५)

४६) ५) सा. ना. टेकरी; पाहाडुं नाम (दारमे.);
 a mount; the Mount Staera in the
 group of Ghorband (Dar.); ४७) ५)
 २/३ छिन्. १०, ११. शुभो नीचिनो ओल.

४८) ५) Wester. (शुभो ४९) ५)
 तथा ५०) ५) समास ना. टेकरीनुं मथालुं; अथवा
 स्तम्भेतर नामनी टेकरीनी शैत्य; the summit
 of a mount; or: the summit of Staera; vide
 ५१) ५); ५२) ५) Wester. २/३ छिन्. १०,
 ११. Geld. ५३) ५)

५४) ५) (शुभो धा. १/१) ५) सा. ना. व-
 ष्यायु, क्षीति, क्षीतिनां गायन; praise, glory;
 songs of praise; ५५) ५) ३/३ छिन्. ३५,

* Lat. Scabellum, Lat. Scannum (a footstool
 = पग भेलवानुं दस, पग मुकवानो पाटलो) are from
 the same root.

* Geld. ५६) ५) = सेतारानी उंचाईवाणुं
 उंचाने सेतारा के टंछु उंचुं.

... नर. १/१
व. ४, ४८; ... २/१ व. ४, ४;
... नर. २/१ व. ४, १४.

गुणः = स्तक = सानि धनुं, पाशुं हडावधुं; (कोष्ठ
यीवनी) सानि भारधुं; to resist, to repel,
to strike against; शुभ्रि; शिषुः

शुभ्रिगुणः (= शुभ्रि = शुभ्रि =) (शुभ्रि धा.
गुणः) वि. मन्. ५४, सप्त; severe, rigorous;
... शिषुः (सप्त शिषुः) नर. १/१
व. २, २२; शिषुः नर. १/१ Frag. 8, 2.

शुभ्रि (गुणं नु यीशुं ३५) सा. ना. पेदाश्रिः;
creation; शुभ्रिः (अश्री पेदा-
श्रिः) ४/३ य. १३, ८६.

शुभ्रिगुणः सा. ना. नर. ३) कुतरानी गरदन—डोकी;
the neck of a dog; शुभ्रिः २/१ व. १३,
३०. ३७.

य) कुतरानुं मोहोः; the mouth of a dog;
शुभ्रिः २/१ व. १५, ४.

शुभ्रिगुणः, शुभ्रिगुणः विशे शुभ्रि धा. गुणः

१ शुभ्रि = स्तक = L. Ster-nere, L. Stru-
ere = पांथरधुं; to spread, to strew; cl. 9;
शुभ्रिः शिषुः आत्मने. ३/१ व. १२, २.
४. ६. ८. १०. १२. १४. १६. १८. २०; शुभ्रिः
शिषुः परस्मै. ३/३ य. ८, ५८; य. १४, ५०; शुभ्रिः
वर्त. ६. आत्मने. नर. १/१ य. १०, १३८. शुभ्रिः
शुभ्रिः, २ शुभ्रिः, शिषुः, शुभ्रिः

शुभ्रिगुणः = पांथरधुं ननु, इलापि पांथरधुं;
to be spread—diffused; शुभ्रिः शुभ्रिः

शुभ्रिगुणः = आ-स्तक = ३) पांथरधुं, पसरधुं, इलाधुं
(असल.); युनाह—रीमनीनु इलाधुं; to spread,

* ओहिसर युस्ती. वयमानो न नीकणी गयाधी द्वा-
रसी सन्म (शुभ्रि, सप्त). शुभ्रिः उपरधी शुभ्रिः
(the ancient Persepolis).

† अि धानुने शुभ्रिः उपसर्ग लाग्याधी पांथरवाने अर्थे
पेहेसवीभां शुभ्रिः (= शुभ्रि-धुं) तथा द्वा-रसीभां
शुभ्रिः (= शुभ्रि-धुं) पोशि नीकणीसा. के.

to disperse (as of defilement, sin, &c.) ;
शुभ्रिः (प्रयो.) = शुभ्रिः = रीमन करधुं;
युनेहगार करधुं, रीमनीनु इलापि करधुं; to make
guilty; to render culpable; to spread
defilement; शुभ्रिः * वर्त. परस्मै. ३/१
व. ५, ३. ६; शुभ्रिः † आत्मने. व.
४, ५-१०; व. १३, २०—२३; शुभ्रिः ‡
संश. ३/३ व. ६, ३; शुभ्रिः (Geld.
शुभ्रिः) व. ६, २६; शुभ्रिः §
वर्त. ६. नारी. २/१ व. ५, ४. ७. शुभ्रिः

य) युनाह मांथे येताडवे—लायु पाडवे; to
fix to, to attach (as a crime); शुभ्रिः
Wester. (शुभ्रिः ने अदले) व. १५, १२.
Geld. शुभ्रिः

शुभ्रिगुणः = (अरसम) पांथरधी; (अरसम)
पांथरधी (रुपी. तथा दारमे.); to spread forth
(the Baresma); to bind up, to tie (the
Baresma) (Sp. & Dar.); शुभ्रिः
अ. शु. आत्मने. ३/१ व. ५७, ६; शुभ्रिः
शिषुः. परस्मै. २/१ य. १२, ३; शुभ्रिः ३/१
व. १४, ४; व. १८, ७२; शुभ्रिः
शुभ्रिः (आंधिली अरसमधी) ना. य. ५/१ व. ३,
१६. १७; व. ५, ४७. ४८; व. ८, ९. ७; व. ८, ४. ५;
व. १७. ४. Wester. शुभ्रिः

शुभ्रिगुणः-शुभ्रिः (दरदनुं) पांथरधुं ननु; (रीगने)
इलापि पांथरधुं; (intr.) to spread, to diffuse
(as of a disease); शुभ्रिः-शुभ्रिः अ. शु. वि.
२/१ य. १८, २. ६.

२ शुभ्रिः, शुभ्रिः (= शुभ्रि = शुभ्रि = Lat.
Aster, Lat. Stella = Ger. Stern = Star)
(शुभ्रि १ धा. शुभ्रिः) सा. ना. नर. शैरानी पां-
थरनार (असल.); सेतरि, तारि; light-
spreader (lit.); a star; शुभ्रिः २/१ व. १६,
३७; व. १६, ४; य. ८, १. ४. ५. ६. ८. १०. १२.

* Geld. शुभ्रिः
† Geld. शुभ्रिः
‡ Geld. शुभ्रिः
§ Geld. शुभ्रिः

३५. ३६. ३७. ३८. ४१. ४३. ४५. ४८; ५. २०, १; **अणुमणुमणु** २/१ छिन्. ४४, ३; **होमणु** ६/१ छिन्. १, ११; छिन्. ३, १३; ५. ८, ०. ६२; ५. २०, ०. २; **गुणुमणुमणु** ६/१ य. १०, १४३; **होमणु** १/३ वं. ८, ४१; ५. ८, १. ८; **अणुमणुमणु** १/३ वं. २, ४०; ५. १२, २५; **गुणुमणु** २/३ वं. ११, १. २. १०. १३. १६. १८; ५. ८, १२; ५. १३, ६०; सीरि. २, १३; **अणुगुणुमणु** १/३ वं. ७, ५२; **अणुगुणुमणु** २/३ छिन्. २, ११; छिन्. ७१, ६; ५. १०, १४५; गेह २, ६; **होमणु** २/३ य. १२, २८; सीरि. २, १३; **होमणुमणु** ५/३ य. ५, ८५. १३२; **होमणु** ६/३ वं. १८, २३; **अणुहोमणु** ६/३ छिन्. १, ११; छिन्. ३, १३; ५. ८, ३८; सीरि. १, १३; **होमणु** (**होमणु** ने अदले) ६/३ य. १३, ५७; **होमणु** ८/३ वं. २१, १३. **गुणुमणु** **अणुगुणुमणु**-**होमणु**, **गुणुमणुगुणुमणु**

अणुमणु सा. ना. नर. पापी माणुस (दारमि.), अनन्तर (युस्ती); a sinner (Dar.); a dagger (Jus.); **अणुमणु** ४/१ य. ४, ३. Geld. **अणुमणु**

अणुमणुमणु (**गुणुमणु** १ धा. **मणु**) क) लू. कृ. वि. पांथरेलुं, फीछवेलुं; spread (as a carpet, &c.). **गुणुमणु** **अणुमणुमणु** (फीछवेली अडक) नर. १/१ य. १७, ७; **गुणुमणु** **अणुमणु** * व. ३, २५; **अणुमणु** * **अणुमणु** वं. १४, १४; **गुणुगुणुमणुमणु** ना. य. ७/३ य. १३, २७; **गुणुमणु** **अणुमणुमणु**

अ) लू. कृ. वि. फीधिलो, फीहीने; गभरधने; dismayed; trembled; frightened; distracted; Pehl. **अणुमणु**; **wide** **अणुमणुमणु**

ग) सा. ना. ना. य. फीस्तरै, पांथरनुं, सादरी; bedding, anything spread as a seat, matting; **अणुमणुमणु** २/३ वीरप. ११, २.

अणुगुणुमणुमणु सा. ना. टोपली, पांठी; a small basket; also, a broad open basket; from **अणुमणु** spread; पांथरेलुं; **गुणु** = इषीका a reed, a branch; hay; अइ, धांयरी, अमिक जगतनुं धांस; **अणुगुणुमणुमणु** ६/३ वं. १५, ४३.

अणुमणुमणु (**गुणुमणु** **मणु** तथा **अणुमणु**). स-

* **अणुमणु** जोखने नारी जगतीभां गच्छीअमेतो **अणुमणु**
 = कासंत १/१ यथं शक्ते.

मास वि. सेताराने धागे अमिबी टोअवणो (स्तअमिरे नामनोपाहाड); (Mount Staera) which has its summit up to the stars; **अणुमणुमणु** **अणुगुणुमणु** छिन्. १०, ११. Wester. **अणुमणुमणु** **अणुगुणुमणु**

अणुगुणुमणु सा. ना. ना. य. कइ, लंआठि; size; length; **गुणुमणु** **अणुगुणुमणु**-**अणुमणु**, **अणुगुणुमणु**-**अणुमणु**, **अणुगुणुमणु**-**अणुमणु**.

अणुमणु = स्तअ, स्तअ = मणु. अणु—उस्तेवार करवुं, टुंका आपवेा; to strengthen, to support; **गुणुमणु** नयिनेा जोल.

अणुमणुमणु (= स्थूल, स्थीवर, स्तअ) वि. मणु. अणु, उस्तेवार; strong, solid; **अणुमणु** नारी. २/३ य. १०, २८.

अणुमणु = **अणुमणु**, **अणुमणु** = स्था = **अणुमणु**, **अणुमणु** = Lat. Sta-re, Lat. Sistere * = क) उणुं इ-लेवुं; to stand; cl. ३; **अणुमणु** वर्त. परस्मै.

२/१ वं. ३, २८; **अणुमणु** ३/१ य. ५, १२३; ५. ८, ६; ५. १०, १२८; ५. १२, १७; **अणुमणु** **अणुमणु** आत्मने. छिन्. १०, १२; छिन्. ४२, ४; ५. ५, १०१; ५. ८, ३२; **अणुमणु** वर्त. परस्मै. ३/३ वं. ५, १८; ५. ६, १; **अणुमणु** (३/१ ने अदले.) वं. १३, ४८; **अणुमणु** **अणुमणु** आत्मने. वं. १३, २८; ५. १७, ८. ६; **अणुमणु** (सरीवरी) आवेला छे

य. १०, १४; **अणुमणु** **अणुमणु** अ. लू. आत्मने. ३/३ य. १३, ५३; ५. ५, ६८; **अणुमणु** (**अणुमणु** ने अदले) वर्त. संश. परस्मै. १/१ छिन्. १२, ३; **अणुमणु** अनि. (**अणु**-Aor.) परस्मै. ३/१ छिन्. ५०, ४; **अणुमणु** (उणुं राणुं, अठकाणुं) प्रथो. अ. लू. परस्मै. ३/१ य. १३, ७८; **अणुमणु** (सुकरर प्रथिा) आत्मने. य. १०, ८६; **अणुमणु** वर्त. कृ. आत्मने. नर. १/१ य. १५, ५२; ५. १७, ६१; **अणुमणु** य. २४, ३६; **अणुमणु** उस्तेवा (दीनने) लू. कृ. नारी. २/१ य. १३, १००.

अ) होवुं; to be, **अणुमणु** (Redupli.

* Mark the reduplicated form of Lat. Stare in Lat. Sistere. Lat. Sistere अवरतानी भाइकृत्रीण वर्जनां ३५भां, उअाने Lat. Stare. नो द्वित्व धर्मने आवेसो छे. अणुनो अर्थ अडक छे.

† वयभांनी • नीकणी गथाथी ल ने ल थयो.

Aor.; or : Imperf. Paras. 3 Sing.); orig., ...

ग) रहेवुं, इरी इम रहेवुं; to remain, to stay, to stop; ...

... = अव-स्था = (कोई मायुस ... नि-स्थानि) ...

... = आ-स्था = उभुं रहेवुं; to stand; ...

... = उप-स्था = नज-दीक उभुं रहेवुं; to stand near or by; ...

... = उक्-स्था = उभुं थवुं, उठवुं; to stand up, to rise, to get up; ...

* वर्तमानकालतो छेडेनो प्रत्यय नीकणी गयो.

अ३ वं. २, १८ (येहेलवी शरैह); वं. १६, ४. ३३; ...

... = नि-स्था = योक्स थवुं; मुकरर थवुं; to be fixed; ...

... = प्रति-स्था = क) मज्जपूठ उभुं रहेवुं; सांनि थवुं; सांनि उभुं रहेवुं; to stand firm, to oppose; ...

... = उभुं थवुं; उभुं रहेवुं; to stand up; ...

... = दूर न्तु रहेवुं, दूर थवुं; to stand off, to be removed; ...

... = प्र-स्था = क) आगण न्तु; इरवुं इरवुं; to proceed, to walk about, to run; ...

... = आगण उभुं रहेवुं; नीकणवुं, आहार-नहिरमां आववुं; to stand forth, to rise; to appear; ...

ग) उभुं रहेवुं; to stand; ...

* आये ठेकाये येनो अर्थ सकर्मकने अर्थे 'पाछुं उभुं करशे' (will raise, will cause to rise) धर्थ शके. Geld. ...

† धातु जेवडो थया वगर ... प्रत्यय लागो; अ-थवा प्रयो. ... ‡ शक्-आतनो = augment नो छे; ...

५९५-६३७ = आहार नीकण्युं, उच्ये अहं, उपर
पौहोत्युं; to rise up, to come up; -६३७
५९५-६३७ य. ८, ३२; ६३७-६३७ य. १६, १.

५९५-६३७ (= स्थिति) (शुच्यो धा. ५९५ क) सा.
ना. नारी. उच्युं रेह्युं, क्रय्मम रेह्युं; उस्तेवारी;
standing, firmness; ५९५-६३७ अ३ ध्रि. २०,
२. शुच्यो ५९५-६३७, ५९५-६३७-३१)

६३७-६३७ विशे शुच्यो धा. ५९५ क.

५९५-६३७ (= स्थित) (शुच्यो धा. ५९५ ग) लू.
६. इरीहाम रेह्युं; fixed, remained firm; stop-
ped; शुच्यो नीचिनो आल.

५९५-६३७ (शुच्यो ५९५ तथा १ ५९५ क)
समास वि. सरदार—सुरध्वी—वालीना आश्रमां
रेह्यी (कन्या); (a damsel) under the pro-
tection of a guardian or the chief of the
family; ५९५-६३७ ... ६३७ नारी. २१
व. १५, ६. १२. १३. १५. १८. शुच्यो ५९५-६३७

५९५-६३७ (= स्थान) (शुच्यो धा. ५९५ क)
सा. ना. नर. थान, आश्रम दोरने राप्पवाणी नरगा.
तयेलो; a stall, a stable; शुच्यो ५९५-६३७,
५९५-६३७, ५९५-६३७

५९५-६३७, ६३७, ६३७—अं आलो विशे
शुच्यो ५९५ आल.

५९५-६३७ (= स्याविष्ठ) (५९५ उपरथी)
अति. वि. धयुं न मेदा टुं (असल.); धयुं न अहं;
enormous; worst; super. of ५९५, ५. ५;
६३७-६३७ the worst deed
(सडिथी आहारी धयाने सडिथी अहं—दुष्ट काम)
ना-य. २१ य. १७, ५६.

५९५-६३७ (शुच्यो धा. ५९५ क) वि. उस्तेवार,
मन्यु; firm, strong; steady; ६३७-६३७ नर.
११ य. १३, *५२; ६३७-६३७ नर. ६३ य. २४,
६; नीच्या. ३, १०.

५९५ (= ५९५) सा. ना. नारी. क) पेदाअंश;

* संस्कृतने आधारे धा. ५९५ उपरथी गळाने 'आ-
दानी रतुति करतो' (दरभेस्तेले).

creation; अं आल मे रीते समनवी शक्राअंशे;
rt. ५९५ = अह - to exist, to be; हयाती आग-
ववी, होयुं; ५९५ = ५९५ (= नीकणी गयाथी); or:
rt. ५९५ = स्या = to exist, to be; हयाती आग-
ववी; होयुं; पथी धातुनो अ अदलधने थयाथी ५९५
थयुं. ५९५* ११ (१३ नी मतलमे) य. ८, ४८;
५९५-६३७ (मीनाहपिपेदाअंश) ११ व.
२, २० (पेहिली शिरेह); ६३७ २१ ध्रि. १६, ६;
ध्रि. ३५. १; वीरप. १६, १; वीरप. १८, १; गेह
३, ७; ५९५-६३७ ११ य. १०, ५. ६. १०. १३. १४;
ध्रि. ५२. १; ध्रि. ५५. ४; ध्रि. ५८, ४; ध्रि.
६१, ५; ध्रि. ६८, २२; वीरप. २, ४; य. ११, १७.
२२; य. १३, ८६; ५९५ in the creation (पेदा-
अंशमां) अ३ ध्रि. ३१, १८.

अ) दुनियां; ५९५-६३७ ११ ध्रि. ४३, १३;
५९५ (Geld.) in the world (दुनियांमां) अ३
य. १०, १०६; ५९५-६३७ ६३७-६३७ in those
veritably real worlds (Mills) (मोशुद दुनियां
तरुं) २३ ध्रि. ४३, ३. शुच्यो ५९५-६३७

६३७ सा. ना. (आश्रमी हयियारनो) हाथो; the
shaft or handle (of a weapon); *vile*
५९५-६३७

६३७ = लडाई = लडाई—मारामारी करवी; to
fight, to contend with; शुच्यो नीचिनो आल.

५९५-६३७ (= लडाई = लडाई) (शुच्यो धा. ५९५)
सा. ना. लडाई, मारामारी; battle, fight;
५९५ अ३ य. १०, ७१.

५९५-६३७ (शुच्यो धा. ५९५) सा. ना. नारी.
क्रय्ममी, पाअंशरी, हभेश सुधी क्रय्मम रेह्युं;
permanence; ५९५-६३७ ११ वीरप. १०, २.

५९५-६३७ (= ५९५) (शुच्यो ५९५ अ तथा
२ ५९५) समास. लू. ६. वि. आअंशे दुनियांनी

* अथवा ५९५ ने अदले आयेलो गळीअंशे १३
थर्ध शिके.

† आअंशे कुकाले ५९५ नो अर्थ 'हभेशा' थर्ध शिके.

‡ Wester. ५९५ a hundred सो.

§ नेम संस्कृतमां स्या उपरथी पृथक नाम स्थिति थयुं.
नेम प्रमाणे अवस्तामां ५९५ उपरथी ६३७
आल नीकण्या.

नारी. स्तुति, वप्यायु; praise; ७.१११० १/१
६११. १०, ९. शुभ्र्या १०११०-६११०

अष्टाध्यायी-३११० (शुभ्र्या ११० तथा अष्टाध्यायी)
समास वि. भेदादी अंशुली वाहुं (राज्य); (a
kingdom) with high tributes; ...अष्टाध्यायी
अष्टाध्यायी-१११० २/३ य. ५, १३०; य. १३, ७
(Wester.); गेह्नरे य. १७, ७ मां अंशु योल
(ध्याने अष्टाध्यायी-१११०) आये नथी.

६११० (शुभ्र्या धा. १०) क) सा. ना. नर. व-
प्यायु करनार, स्तुति गानार; a praiser; अपर
जेतां ६११० योल ६११० योलनी माइक वर्तमान धृदंतनां
३५ मां (स्तुति करतो) छे. ६११० ६/३ ६११. ३४, २.
अ) सा. ना. वप्यायु, स्तुति; praise; ६११०
१/१ ६११. ३४, १२. १५; ६११. ४१, *१; ६११०
६/३ ६११. २८, ९.

अष्टाध्यायी विरो शुभ्र्या १११०

अष्टाध्यायी (= १११० = स्तूणा = ستون) (शुभ्र्या धा.
अष्टाध्यायी) सा. ना. नर. थांभले, रतंभ; a pillar,
a column; ६११० १/१ य. १०, ७१; १११०
६११. ९, १ (पोलेलवी शरैहमां); ६११० = कारांत
नारी. २/३ य. १०, २८. शुभ्र्या १११०-६११०,
१११०-६११०, १११०-६११०

अष्टाध्यायी = स्तम्भ = टेका आपयो, टकावी राप्यु;
to support, to uphold; शुभ्र्या नीयने योल.

अष्टाध्यायी (= स्तम्भन) (शुभ्र्या धा. १११०)
सा. ना. नर. टेका, पुष्टि. थांभले; support, a pil-
lar; शुभ्र्या १११०-१११०

अष्टाध्यायी (शुभ्र्या १ धा. ११०) लू. ६. पीविलो,
पीडिने; dismayed, frightened, trembled;
Pehl. ११०; - ६११० नर. १/१ वं. १९, २;
य. १९, ३४.

अष्टाध्यायी-६११० (शुभ्र्या धा. ११० तथा

* ६११. ४१, १ मां आवेला अष्टाध्यायी-६११०
नो अर्थ 'सतुदगरनी आराधना' ध्याने सतुद-
गर नुरक भायुने कीधेली आराधना धर्ध थके;
अष्टाध्यायी = अष्टाध्यायी = सतुदगर नामनुं नुरक; २१
नुरकांमां पहेधलां नुरकनुं नाम.

अष्टाध्यायी) समास वि. क्रियामां परसम
पांथरनार; (Zoroaster) who spread
forth the Baresma at the religious
ceremonies; अष्टाध्यायी-६११० नर. १/१ य. १३,
६४. जे अंशु योलने ३/१ अष्टाध्यायी नी मतलये
लध्याने, अंशुने अर्थ 'पांथरेली परसमथी'
(with the Baresma spread forth) समास
नाम नान्यतरगतती धर्धरके.

अष्टाध्यायी (शुभ्र्या १ धा. ११०) वि.
ताकिलुं (हयियार); levelled (as a weapon)
Contrast अष्टाध्यायी (- uplifted, raised);
अष्टाध्यायी-अष्टाध्यायी ३/१ ६११. ५७, १०;
य. ४, ८.

अष्टाध्यायी (शुभ्र्या १ धा. ११०) सा. ना. लडा-
धनुं भेदान; field of battle; अष्टाध्यायी ७/३
य. ५, १३०.

अष्टाध्यायी (शुभ्र्या २ ११० तथा १ ११०)
समास वि. सेताराथी संगारेलु-आरास्ते कीधेलु;
(a palace) star-studded; inlaid with stars.
Comp. अष्टाध्यायी-अष्टाध्यायी-अष्टाध्यायी
ना. य. १/१ ६११. ५७, २१.

अष्टाध्यायी (शुभ्र्या २ ११० तथा
अष्टाध्यायी) समास वि. सेताराथी संगारेलु-
आरास्ते कीधेलु; star-studded, decorated
with stars; अष्टाध्यायी-अष्टाध्यायी-अष्टाध्यायी
नर. २/१
य. १०, १८३; अष्टाध्यायी-अष्टाध्यायी-अष्टाध्यायी
ना. य. २/१ ६११. ९, २६; य. १३, ३; ...अष्टाध्यायी
अष्टाध्यायी-अष्टाध्यायी नर. ३/१ य. १०, ९०.

अष्टाध्यायी-अष्टाध्यायी विरो शुभ्र्या अष्टाध्यायी-६११०

अष्टाध्यायी विरो शुभ्र्या धा. लू. डेाकु, to be.

अष्टाध्यायी क्रि. अ. हमेशां, जयुक; always; continu-
ally; rt. अष्टाध्यायी = to stand; उलुं रेहेपुं,
कायमेम रेहेपुं; ६११० ६११. ३१, ८; ६११. ३३,
१०; ६११. ४५, १०; ६११. ४६, १६; ६११. ४९,
१२; ६११. ५०, २. ६. शुभ्र्या अंशुनी पधनी योल.

* शरसीमां वपरांतो अष्टाध्यायी (हमेशा) योलपी 'उलुं
रेहेपुं' (लू) उपरथी नीकमेला छे.
† कायपी दाहाडे, कदीपी डेवर ने अर्थे.

अथर्ववेद, अथर्ववेद-अथर्ववेद (अथर्ववेद)

तथा अथर्ववेद) समास कृ. [व. हमेरां अथर्ववेद
आपतुं; ever bestowing gladness—delight;
अथर्ववेद... अथर्ववेद नर. २।१६१. ३८, ४;
नीत्या. ५, १८; अथर्ववेद-अथर्ववेद... अथर्ववेद नर. १।३
नीत्या. ३, ११०. य. २८, ६.

अथर्ववेद (अथर्ववेद धा. अथर्ववेद) सा. ना. तोडी
पाउतुं, नीचे नाथीद्वं, कापी नाथवुं (आउपायने);
felling (trees) down; अथर्ववेद अथर्ववेद-अथर्ववेद,

अथर्ववेद (= स्त्री) सा. ना. नारी. क) स्त्री, आर्द्धी;
a woman; rt. सु to give birth to; अथर्ववेद
आपवि; orig., सु + वृ + ई = स्त्री = अथर्ववेद (the
vowel of the root being dropped); the
female that gives birth to a child. = अथर्ववेद
आपनारी (असल.); अथर्ववेद १।१ वं. ८, ५८;
वं. ६, २१. अथर्ववेद अथर्ववेद

अथर्ववेद) मादा; a female; अथर्ववेद अथर्ववेद
a female and a male; (मादा तथा नर) १।१
वं. २, ४१; वं. १३, ५१; वं. १८, २८. अथर्ववेद
अथर्ववेद पथीतो अथर्ववेद.

अथर्ववेद-अथर्ववेद (अथर्ववेद अथर्ववेद अथर्ववेद) तथा अथर्ववेद)
समास वि. मादा नामतुं, नारी अथर्ववेद; of the
female species; अथर्ववेद-अथर्ववेद Geld. (Wester.
अथर्ववेद-अथर्ववेद) नारी. १।३ वं. १३, ५१; व. १४, १.

अथर्ववेद-अथर्ववेद, Geld. अथर्ववेद-अथर्ववेद (अथर्ववेद)
अथर्ववेद तथा अथर्ववेद (meaning unsettled);
अथर्ववेद अथर्ववेद अथर्ववेद Geld. (Afrin.
Gāhām., 4) the treasures which are bound
with women (Sp.); the treasures which
come from women (Har.); those who in
the intercourse with their wives follow the
laws of Pārendi (Dar.).

अथर्ववेद-अथर्ववेद (अथर्ववेद अथर्ववेद तथा अथर्ववेद अथर्ववेद)
समास [व. अथर्ववेद अथर्ववेदतुं (अथर्ववेद); (a camel)
with large humps. Comp. अथर्ववेद-अथर्ववेद;
अथर्ववेद-अथर्ववेद... अथर्ववेद नर. १।१ य. १८, १२.

* Geld. अथर्ववेद अथर्ववेद

† Geld. अथर्ववेद अथर्ववेद

अथर्ववेद-अथर्ववेद वि. ना. नर. अथर्ववेद वंशना
अथर्ववेद नाम; अथर्ववेद अथर्ववेद अथर्ववेद अथर्ववेद अथर्ववेद
अथर्ववेद; of the thick neck (lit.); probably,
name of an evil person of Tūranian
extraction; अथर्ववेद-अथर्ववेद १।१ य. ६, ३०.

अथर्ववेद (= अथर्ववेद, अथर्ववेद = अथर्ववेद) (अथर्ववेद धा.
अथर्ववेद) सा. ना. नाथ अथर्ववेद अथर्ववेद अथर्ववेद;
weapon for smiting (evil being); अथर्ववेद
१।१ अथर्ववेद. ५७, २२; अथर्ववेद-अथर्ववेद १।१ य. १३, ७१;
अथर्ववेद-अथर्ववेद २।१ वं. १६, १५; अथर्ववेद. ५७, ३१; अथर्ववेद-अथर्ववेद
३।१ अथर्ववेद. ५७, १०. १६; य. ४, ८; य. १७, २०;
अथर्ववेद-अथर्ववेद ३।१ अथर्ववेद. ३१, १८; अथर्ववेद-अथर्ववेद
३।२ अथर्ववेद. ५७, २६; अथर्ववेद-अथर्ववेद ६।३ य. १३, २६.
अथर्ववेद अथर्ववेद-अथर्ववेद

अथर्ववेद-अथर्ववेद (अथर्ववेद १ धा. अथर्ववेद) वर्त. कृ.
अथर्ववेद. अथर्ववेद (अथर्ववेद); dripping, falling in
snow; snowing; अथर्ववेद-अथर्ववेद अथर्ववेद-अथर्ववेद
(अथर्ववेद अथर्ववेद अथर्ववेद) नारी. ६।१ य. १६, १०;
अथर्ववेद-अथर्ववेद-अथर्ववेद अथर्ववेद अथर्ववेद (अथर्ववेद अथर्ववेद अथर्ववेद
अथर्ववेद) वं. ६, ३६.

१ अथर्ववेद-अथर्ववेद (= अथर्ववेद) (अथर्ववेद १ धा.
अथर्ववेद) वि. (लोढी) अथर्ववेद अथर्ववेद, अथर्ववेद अथर्ववेद लोढी
अथर्ववेद अथर्ववेद (अथर्ववेद); letting fall in drops
(lit.); causing to bleed (as a wolf);
अथर्ववेद-अथर्ववेद अथर्ववेद नर. १।३ वं. १३, ८०.

२ अथर्ववेद-अथर्ववेद (अथर्ववेद २ धा. अथर्ववेद) वि. लाउ
अथर्ववेद, लाउकुं; caressing, fondling (like a
child); अथर्ववेद-अथर्ववेद अथर्ववेद अथर्ववेद नर. १।१
वं. १३, ४८.

अथर्ववेद (अथर्ववेद धा. अथर्ववेद) वि. क) अथर्ववेद,
अथर्ववेद (असल अथर्ववेद); अथर्ववेद, अथर्ववेद;
dropping, falling (lit.); abundant,
in large quantity; अथर्ववेद अथर्ववेद-अथर्ववेद

अथर्ववेद) अथर्ववेद, अथर्ववेद, अथर्ववेद;
powerful, strong; अथर्ववेद अथर्ववेद-अथर्ववेद
अथर्ववेद-अथर्ववेद, अथर्ववेद-अथर्ववेद

अथर्ववेद-अथर्ववेद (अथर्ववेद अथर्ववेद अथर्ववेद तथा
अथर्ववेद) समास वि. अथर्ववेद-अथर्ववेद अथर्ववेद;
अथर्ववेद) समास वि. अथर्ववेद-अथर्ववेद अथर्ववेद

अश्रुमः = स्पर्ध = हरीक्षा—सरसाई करवी; to emulate; to vie; cl. 6. **अश्रुमः...६९** (I will vie with him) आमा. ६ डो वर्ग परस्मै. १/१ छिन्. ५३, ४.

अश्रुमः (शुभ्र २ धा. १०८) सा. ना. ना-य. दुःख, जेवेनी (दारमे.); pain, uneasiness (Dar.); **अश्रुमः** ७/१ य. २४. ३६.

अश्रुमः* = स्पृहा, पहा = Lat. *Spec-ere* = ज्ञेयु. तपासयु; to see, to look upon; to watch; **अश्रुमः** (१० नीकणी गयो) वर्त. परस्मै. १/१ छिन्. ४४, ११; **अश्रुमः** ३/१ य. १०, ८२; **अश्रुमः** (चोक्सी रायते) वर्त. ६. परस्मै. नर. १/१ य. ११, १४; **अश्रुमः** Inten. वर्त. ६. परस्मै. नर. २/१ य. ८, ३६; **अश्रुमः** आत्मने. १/३ य. १०, ४५ शुभ्र **अश्रुमः**, **अश्रुमः**

अश्रुमः-१११ = नजर करवी; **अश्रुमः-१११** अ. ५ मो वर्ग ३/१ य. ११, ५. शुभ्र **अश्रुमः-१११**

अश्रुमः = दाप्पी नाययु, अकदम डुमलो करवो; to crush, to attack suddenly.

अश्रुमः-१११ = अकदम डुमलो अथवा अढाई करवी; to attack suddenly, to surprise (an enemy); **अश्रुमः-१११** अ. ६. नर. १/१ य. १३, ६६.

अश्रुमः† (शुभ्र १ धा. १०८) सा. ना. नर. चोक्सी—तपास करनार; one who watches the actions of others; a spy; **अश्रुमः** (अश्रुमः ३५ य + **अश्रुमः**) १/१ य. १०, ८६; **अश्रुमः** २/१ य. १०, ६१; **अश्रुमः** १/३ य. १०, ४५.

अश्रुमः (शुभ्र १ धा. १०८) सा. ना. नर. तपासनार; चोक्सी करनार; one who watches

* जेनी उपरधी शरसी. **अश्रुमः** (शुकराना).

† **अश्रुमः** नुं जेवडुं ३५ **अश्रुमः**, **अश्रुमः** थयुं.

शुभ्र भाई आवस्ता व्याकरण, संक्षे १७१ मो.

‡ **अश्रुमः**, **अश्रुमः** नी भाईक धातु घेते नाम तरिके वच-रायो. शुभ्र भाई आवस्ता व्याकरण, संक्षे ४३ मो.

or guards; **अश्रुमः** १/३ वं. १३, २८. शुभ्र **अश्रुमः-१११**

अश्रुमः (शुभ्र १ धा. १०८) सा. ना. नर. संभाल रायनार, नगेहयानी रायनार; a protector, a guardian; **अश्रुमः** १/१ य. १, १३.

अश्रुमः (Yas. 53, 6) denom. verb impera. 2 per. plu.; keep a watch over; guard ye; rt. **अश्रुमः**, **अश्रुमः** to watch, to guard; नेगाई रायवी; **अश्रुमः**=a watch, guard; नेगाई, संभाल; or: **अश्रुमः**, **अश्रुमः**=पहा to block up; to shut up; अंद करवुं; **अश्रुमः** block up or cheek; तमो अंद करणे; **अश्रुमः**... **अश्रुमः** (६३७ ना मार्गधी तमो संभाल रायनारे; अथवा ६३७ ना मार्गने तमो अंद करणे (शे. दा. भरया) छिन्. ५३, ६.

अश्रुमः (शुभ्र १ धा. १०८) सा. ना. नारी. नजर, अंयाव; sight; protection; **अश्रुमः** **अश्रुमः** ५/१ य. १६, ६.

अश्रुमः = क) नाययु, नायपी देयु, काहाडी नाययु; to throw; to throw away; to take away; **अश्रुमः*** वर्त. आत्मने ३/१ वं. ३, ४१; **अश्रुमः** य. २४, ३५; शुभ्र **अश्रुमः** (अश्रुमः) नाश करवो; to destroy; शुभ्र **अश्रुमः**

अश्रुमः-१११ = नाययु; to throw; **अश्रुमः-१११** वर्त. परस्मै. ३/१ य. १४, १३.

अश्रुमः-१११ = (कपडां) काहाडी नाययां; to undress; to strip off garments; **अश्रुमः-१११** अ. ५. परस्मै. ३/१ य. १६, ५६.

अश्रुमः-१११ = नीचे नाययु; to throw down; to precipitate; **अश्रुमः-१११** let us throw (him) down below आमा. परस्मै. १/३ य. २४, ४४.

अश्रुमः-१११ (डोई नीलनी) अंदर पडवुं; नीचे पडवुं; to fall down into; **अश्रुमः-१११** अ. ५. संश. परस्मै. ३/१ वं. ३, ३५.

* Wester. **अश्रुमः**

𐬨𐬀𐬎𐬎𐬎𐬎𐬎𐬎 (= 𐬀𐬎𐬎𐬎𐬎) वि. ना. नर. नमरीदे
 पादशासनना भाषितु नाम. According to the
 Bundehesh, Spityura was a brother of
 Jamsheed. When Zohâk took possession
 of the throne, Jamsheed fled away. After-
 wards he was found and delivered to
 Zohâk, who, with Spityura, sawed him
 in two. He is said to have stood to his
 brother in the same relation as Barmâyûn
 and Katâyûn to Feridun, or Shâgûd to
 Rustam (Dar.); 𐬎𐬎𐬎𐬎𐬎𐬎 𐬎𐬀 𐬎. १८, ४६.

𐬨𐬀𐬎𐬎 (= 𐬨𐬀𐬎𐬎 = شمش, شمش) सा. ना.
 ना. ५. १५; a louse; 𐬎𐬎𐬎 𐬎𐬀 𐬎. १३, ३.

𐬨𐬀𐬎𐬎𐬎𐬎𐬎 (= 𐬨𐬀𐬎𐬎 = 𐬎𐬎𐬎𐬎) वि. ना.
 नर. देवतु नाम, जेने वाजि.शत धम्माने वीनलीना
 आतशानी सांभेथनारो नखुवेला छे; the Demon
 of Thunder-storm; he is vanquished by
 Vâzishta (the fire of lightning). He is
 also the demon who keeps off the rain
 from falling, a confrère of Apaosha and
 an enemy of Tishtrya (Dar.). Comp. Pehl.
 𐬨𐬀𐬎𐬎, 𐬎𐬎𐬎𐬎, Per. 𐬎𐬎𐬎𐬎; . . . 𐬎𐬎𐬎
 𐬎𐬎𐬎𐬎 𐬎𐬀 𐬎. १८, ४०.

𐬨𐬀𐬎𐬎𐬎 (शुद्धि २ धा. 𐬎𐬎, 𐬎𐬎) वि.
 ५) वृद्धि—आयादी करतो, वधारे करतार; boun-
 tiful; prosperity-increasing; 𐬎𐬎𐬎 𐬎𐬎𐬎
 = 𐬎𐬎𐬎𐬎 = वृद्धि करतार मीनो; सपेना मीनो;
 अनदीड आयादी करतार; 𐬎𐬎नु उलटुं 𐬎𐬎;
 𐬎𐬎𐬎 = 𐬎𐬎𐬎𐬎-आयादी 𐬎𐬎𐬎 करतार मीनो;
 𐬎𐬎𐬎. 𐬎𐬎𐬎 𐬎र. १/१ वं. १८, ८. 𐬎𐬎𐬎
 𐬎𐬎𐬎 ओलिनी शुद्धी शुद्धी विभक्ति तथा तेना
 धरारा आये शुद्धी १ 𐬎𐬎𐬎 𐬎.

𐬎) पवित्र, पाक; holy; pure; शुद्धी
 𐬎𐬎𐬎 𐬎𐬎𐬎, 𐬎𐬎𐬎 𐬎𐬎𐬎

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 (आयादी करतार अथवा पवित्र
 मांत्रवाणी) नर. १/१ वं. १८, १४; वं. २१, ६. १०.
 १४. 𐬎𐬎𐬎 𐬎𐬎𐬎 ओलिनी शुद्धी शुद्धी विभ-
 क्ति तथा तेना धरारा आये शुद्धी 𐬎𐬎𐬎 ५.
 𐬎𐬎𐬎 𐬎𐬎𐬎 ३/१ य. १३, १४६.

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 = 𐬎𐬎𐬎 the Genius
 of the Holy Text; the Divinity Mânthra
 Spenta; मरिस्पंद कुरेशो; मीनो मरिस्पंद (वि.
 ना. नर.); 𐬎𐬎𐬎 𐬎𐬎𐬎 १/१ वं. २२, २. ६;
 𐬎𐬎𐬎 𐬎𐬎𐬎 ३/१ य. १३, १४६.

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 = 𐬎𐬎𐬎 = संपदारमद नमीन;
 अस्पंददा अमशास्पंद; the bountiful earth or
 the surface of the earth; the female arch-
 angel presiding over the same; Spendâr-
 mad; also the female archangel Bounti-
 ful Devotion, in whose special charge
 are the earth and virtuous women.

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 ओलिनी विभक्ति तथा
 तेना धरारा आये शुद्धी 𐬎𐬎𐬎 𐬎 तथा ३.

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 = 𐬎𐬎𐬎 = 𐬎𐬎𐬎
 अमर तथा आयादी करतार मीनो (असल.);
 अमशास्पंद; the undying causers of pros-
 perity; immortal benefactors, archangels.
 The archangels are usually reckoned as
 seven in number, because Ahura Mazda,
 their Creator, is considered as presiding
 over the six others, whose names are Vohu
 Mano, Asha Vahishta, Khshathra Vairya,
 Spenta Ârmaiti, Haurvatât and Ameretât.

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 ओलिनी शुद्धी शुद्धी विभ-
 क्ति तथा तेना धरारा आये शुद्धी 𐬎𐬎𐬎

𐬨𐬀𐬎𐬎𐬎 (𐬨𐬀𐬎𐬎 = आयादी करतार गाथा.
 𐬎𐬎𐬎. 𐬎𐬎𐬎 𐬎र. २/३ आकुरं. गाथा ३;
 𐬎𐬎𐬎. 𐬎𐬎𐬎 ४/३ आकुरं. गाथा १.

𐬨𐬀𐬎𐬎𐬎 (Super. adj.) most boun-
 tiful. Comp. 𐬎𐬎𐬎 (ध्रुवो न वृद्धि—आयादी
 करतार) अति. वि. 𐬎𐬎𐬎 𐬎र. १/१ धर. १,
 १; धर. ४५, ५; य. १, १२; 𐬎𐬎𐬎 ३/१
 धर. ५, २; धर. ३७, ३. शुद्धी 𐬎𐬎नी पढीना
 ओलि.

𐬨𐬀𐬎𐬎𐬎 वि. ना. नर. पुरषनु नाम; name of

* ओन अर्थे 𐬎𐬎𐬎 या आवेछे. ओ जेड
 ओलो डारमजदनी सिद्धते मोटे आवेछे.

शुभ्रु (= १३१ = ओवि = Lat. Clunis = ۱۳۱) सा. ना. गांडनो थापो, कुक्षु; the hips; buttocks; thighs; शुभ्रु (नमस्त्रि थापो) नर. २/१ वं. ८, ५६. ५७; वं. ६, २०; शुभ्रु (उलो थापो) नारी. २/१ वं. ८, ५७. ५८; वं. ६, २०. २१. शुभ्रु न्निचनो ओध.

शुभ्रु (= शुभ्रु) (शुभ्रु शुभ्रु तथा शुभ्रु) समास वि. गांडना थापा न्नेक्षु ग्नेक्षु (हाडकु); (a bone) as large as a thigh; शुभ्रु...शुभ्रु...नर. २/१ वं. ६, २०.

शुभ्रु (शुभ्रु धा. १ १) सा. ना. ना-५. सां- लणवानी शक्ति; the sense of hearing; the quick hearing (of the ears); शुभ्रु २/१ य. १०, २३; य. १६, ७.

शुभ्रु (शुभ्रु शुभ्रु तथा शुभ्रु) समास वि. नामीची गाडीवाणु; देव्यामलुी गाडी सायनुं (धेर); (a house) with beautiful chariots; शुभ्रु... शुभ्रु... ना-५. २/१ य. १०, ३०; शुभ्रु...शुभ्रु... नारी. २/३ य. १०, ३०.

शुभ्रु (= शुभ्रु = ۱۳۱) (शुभ्रु १ धा. १) ५) सा. ना. नर. तायेदारी (असल.); धीन- ना होकमनी करमान अरदारी; obedience to the religious mandate; submission to the divine authority; lit., act of hearing; शुभ्रु १/१ ध्रु. ५६, १; ध्रु. ६०, ५; वीरप. ६, ७; शुभ्रु १/१ वीरप. १५, २; शुभ्रु २/१ य. १३, ८८; शुभ्रु २/१ ध्रु. ३३, १४; ध्रु. ४५, ५; शुभ्रु ३/१ ध्रु. ४९, १७; शुभ्रु ६/१ ध्रु. १०, १६. शुभ्रु शुभ्रु-शुभ्रु, शुभ्रु-शुभ्रु

अ) वि. तायेदार, करमान अरदार; obedient, submissive; शुभ्रु नर. १/१ वीरप. १२, १. शुभ्रु शुभ्रु

ग) वि. ना. नर. सरीशा ध्रु. ६; अशम देवनी सांनि धनार करैशेता; Sraosha Yazata; a personification of 'obedience' (orig.); as an angel, his work is to protect the crea-

tures of the Good Spirit, especially at night time. He is also the guardian angel of the soul for the first three nights after death. He is the opponent of Aeshma, the Demon-of-Wrath. He enjoys a high position among the angels.

Sraosha is described in the Avestic writings as holy, blessed, stately-formed, powerful, mighty-speared, fiend-smiting, fighting against the evil spirits, the best protector of the poor, wakefully guarding the creation of Ahura Mazda, rendering the world prosperous, incarnated with the Holy Word, chanting the divine hymns, &c.; for particulars, *vide* Yasna, ch. 57 and Yasht 11.

शुभ्रु १/१ वं. ८, २०; वं. ६, ५६; वं. १८, २३. ३०. ३३. ३६. ४२. ४५. ४८. ५३. ५६; वं. १६, ४०. ४१; य. १०, ४१. १००; य. ११, ३; य. १७, १६; शुभ्रु १/१ य. १०, ५२; शुभ्रु २/१ वं. १८, २२; वं. १६, १५. १६; ध्रु. ५७, २. ४. ५. ७. ६. ११. १३. १५. १६. २१. २३. २७. ३०. ३३; य. ११, १. १०. १४. १५. १८; शुभ्रु २/१ ध्रु. २८, ५; शुभ्रु (१/१ ने अदले) य. २३, ६; शुभ्रु ३/१ य. १३, १४६; शुभ्रु ४/१ ध्रु. ४, २; वीरप. ११, ६; शुभ्रु ५/१ ध्रु. ६०, ६; शुभ्रु ६/१ आदर. गाहाम. ४; शुभ्रु ६/१ वं. १८, १४; ध्रु. १, ७; ध्रु. ३, २०; ध्रु. ५७, १. १३; ध्रु. ७०, ३; य. ११, ०. १६. २३; य. १३, ८५; शुभ्रु ८/१ वं. १८, २२. ३१. ३४. ३७. ४०. ४३. ४६. ४८. ५४. ५७; ध्रु. ५७, २५; ध्रु. ६५, १२; शुभ्रु शुभ्रु

शुभ्रु (= शुभ्रु, शुभ्रु) (शुभ्रु शुभ्रु ३ तथा धा. शुभ्रु ३) समास ना. नर. करमान अरदारीथी अमल करनार; ताये- दारीथी आधनार—काम करनार: one who practises obedience; one who acts with obedience; epithet of the cock Parodarsh which wakes men for prayer (*vide* Vend. 18, 14). शुभ्रु १/१ वं. १८, १४.

अ) वि. ना. नर. धर्म अरु लोनी आगण कोर्द रास पीताथी थम्बेला शुभ्रु अमल करनार

to stick to; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** * वर्त. परस्मि. ४ था वर्गे ३/१ वं. ८, ३४; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** वर्त. ६. परस्मि. नारी. २/१ वं. ८, ३४.

𐬀) वजगी पडवुं, धसारी करवो; हुंमयो करवो; to lay hold of; to rush upon, to attack; **𐬀𐬀𐬀𐬀𐬀𐬀** वर्त. ६. आत्मने. नर. १/१ वं. १३, १७. १८.

𐬀𐬀𐬀 = शोभितु—सोहाभायु—पुयसुरत थवुं; to be beautiful or elegant. Comp. Sans. श्री = beauty, grace, prosperity; **𐬀𐬀𐬀** **𐬀𐬀𐬀𐬀𐬀**, **𐬀𐬀𐬀𐬀𐬀**, **𐬀𐬀𐬀**

𐬀𐬀𐬀 (**𐬀𐬀𐬀** १ धा. **𐬀𐬀**) वि. शोभितु, देष्पा-
भायुं; fair, beautiful; **𐬀𐬀𐬀** १/३ य. १७, ११.

𐬀𐬀𐬀 (= श्रील) (**𐬀𐬀𐬀** १ धा. **𐬀𐬀**) वि. सो-
हाभायुं, देष्पाभायुं, पुयसुरत; fair, fine, beau-
tiful, elegant; **𐬀𐬀𐬀** नर. १/१ वं. २, ३, ५;
६१. ५७, १६; य. ८, ६; य. ६, १७; य. १०,
८८; य. १३, ४४; **𐬀𐬀𐬀** नारी. १/१ वं. १६, ३०;
य. १३, १०७; **𐬀𐬀𐬀** (नारी. २/१ ने अस्ते) वं.
१६, १३. १६. १८; **𐬀𐬀𐬀** नर. २/१ य. १०, १२४.
१३२; **𐬀𐬀𐬀** य. २३, ३; **𐬀𐬀𐬀** नारी. २/१ वं.
१, ६. १२; य. ५, १२७. १२८; य. २२, १४; **𐬀𐬀𐬀**
नाम्य. २/१ वं. २२, १. ८. १४; **𐬀𐬀𐬀** नर. ३/१ य.
५, ७; **𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀** (सारी तथा भली
दुष्प्राथी) नारी. ३/१ वं. २२, ५. १२; **𐬀𐬀𐬀**
नर. ४/१ वं. २, २; **𐬀𐬀𐬀𐬀** नारी. ४/१ य. १०,
६४; **𐬀𐬀𐬀𐬀** नर. ६/१ य. ८, १८; य. १४, २.
७. २३. २५. २७; **𐬀𐬀𐬀𐬀** नारी. ६/१ य. ५, ६४;
य. ६, ३; य. १३, १०७; **𐬀𐬀𐬀𐬀** नाम्य. ६/१ य.
१३, ६; य. १७, ६०; **𐬀𐬀𐬀** नर. ८/१ वं. २, ३. ६.
१३. १७. २२; **𐬀𐬀𐬀** नर. ८/१ ६१. ३५, ३;
𐬀𐬀𐬀 नारी. ८/१ य. १७, ६; **𐬀𐬀𐬀** नर. १/३ य.
५, ७; **𐬀𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀𐬀** १/३
वं. १, २०; **𐬀𐬀𐬀** नर. २/३ य. १०, १०७; **𐬀𐬀𐬀**
२/३ य. ८, ४६; **𐬀𐬀𐬀** नारी. २/३ य. १३, ५३.

* अयेष्पाभां येष्पाभेदे धातुनो गुण्य धर्तुने ४ धा
वर्गिनो ... भागो. णुष्पा भाई अवकता व्याकरण,
संज्ञा २०७.

५५. ८१; य. १०, १३; **𐬀𐬀𐬀𐬀** नाम्य. २/३ य. १६,
१०; **𐬀𐬀𐬀𐬀𐬀𐬀𐬀** **𐬀𐬀𐬀𐬀** २/३ य. ८, ४२;
𐬀𐬀𐬀𐬀 वं. १६, १६; **𐬀𐬀𐬀𐬀** २/३ ६१. १५,
१; वीर्य. ६, १; **𐬀𐬀𐬀𐬀** नारी. ६/३ वं. १८,
६३; य. १८, ६; **𐬀𐬀𐬀𐬀𐬀** (compara. adj.
fem. acc. sing.) fairer (वधारे देष्पाभयुि—
सोहाभयुि) अधि. वि. नारी. २/१ य. २२, १४.
𐬀𐬀𐬀 **𐬀𐬀𐬀** **𐬀𐬀𐬀**

𐬀𐬀𐬀𐬀𐬀𐬀 वि. ना. नर. नामांकित पुरषवुं
नाम; name of an illustrious personage;
probably a brother of King Vishtâspa's;
𐬀𐬀𐬀𐬀𐬀𐬀 ६/१ य. १३, १०१. (**𐬀𐬀𐬀** मोदी.)

𐬀𐬀𐬀𐬀𐬀 वि. ना. नर. नामांकित पुरषवुं
नाम; name of an illustrious personage;
𐬀𐬀𐬀𐬀𐬀 ६/१ य. १३, ११८.

𐬀𐬀 = 𐬀𐬀𐬀 = 𐬀𐬀𐬀 = 𐬀𐬀𐬀 = 𐬀𐬀
सांभजवुं; to hear, to listen to; cl. 5.
𐬀𐬀𐬀 (caus.) = 𐬀𐬀𐬀 to cause to
hear; to chant, to sing; = संभजाववुं;
गावुं, गाधने भयवुं; कोर्ध वपते य्मिनो अर्थे
आशकारा—जहरे करवुं षी थाय्मिछे (**𐬀𐬀𐬀**
६१. ४६, ६); **𐬀𐬀𐬀** † वर्त. परस्मि. ३/१ य.
१०, १०७; य. २२, ४१; **𐬀𐬀𐬀** २/३ य. परस्मि.
२/१ ६१. ६८, ६; य. १०, ३२; **𐬀𐬀𐬀** (cl. 2)
आया. परस्मि. ३/१ ६१. ४५, ६; ६१. ४६, ७. ६;
𐬀𐬀𐬀 (तमो सांभजो) २/३ ६१. ३०, २;
६१. ३३, ११; ६१. ४५, १; **𐬀𐬀𐬀** (तमो
भाई सांभजो) य. २४, ३१; **𐬀𐬀𐬀** पू. लू.
आत्मने. १/१ य. १७, १७; **𐬀𐬀𐬀** (Geld.
𐬀𐬀𐬀) पू. लू. परस्मि. १/३ य. १३, १४८;
𐬀𐬀𐬀 † असल ह्य **𐬀𐬀𐬀**) आशी.
परस्मि. १/३ ६१. २८, ७; **𐬀𐬀𐬀𐬀** (आय्मि-
छे) प्रथितय वर्तमान परस्मि. ३/१ वं. १८, ६;

* From the same root: To Celebrate (=
𐬀𐬀 + 𐬀𐬀) and Laudation (orig., Claudation).

† = पछी, नकाभो आविरो छे. णुष्पा भाई अ-
वस्ता व्याकरण, संज्ञा २११ मो.

‡ Geld. **𐬀𐬀𐬀** chant (Dar.); गाधन गावु
(का. हने.)

शुभ-कर्ण; *शुभ-कर्ण-शुभ* नर. १/१ य. १०, १०७;
 य. १६, ३५; *शुभ-कर्ण-शुभ* (super. adj.)
 one whose ears are the quickest to hear;
 (*धृष्ट्या त्रीक्षु कानवाणो*) अति. वि. नर. १/१
 य. १६, ५२.

शुभ-कर्ण (शुभ्या १ धा. श् क) सा. ना.
 नारी. तापेदारी, इरमान-परदारी; obedience;
 submission; *vide शुभ-कर्ण*

शुभ-कर्ण क) अ. कृ. सांभजेषु (१ धा. श् क उप-
 रथी); heard, listened to. Comp. Sans. श्रुत;
शुभ्या शुभ-कर्ण-शुभ

य) सा. ना. नर. सांभजनार; a hearer
 (for *शुभ-कर्ण*, Sans. श्रोतृ); शुभ्या *शुभ-कर्ण*
शुभ-कर्ण

ग) अ. कृ. वि. सांभजायमिषो (असल.);
 आशंकारा-प्रभ्यात ययमिषो, वययययमिषो;
 well-heard (lit.); noted, famed; *शुभ-कर्ण*
 नर. १/१ वं. २, २१. छं. ६, १४.

शुभ-कर्ण-शुभ वि. ना. नारी. होशेदरयामि
 नामना भविष्य येगमपरनी माय्येनु नाम; the
 mother of Ukhshyat-Ereta (modern Ho-
 shedar-Bâmi), the future prophet to be
 born at the time of the Resurrection;
शुभ-कर्ण-शुभ ६/१ य. १३, १४१. (शुभ्या मोदी.)

शुभ-कर्ण-शुभ वि. ना. नर. नामांकित धर्मयुक्तं
 नाम; name of a noted high-priest of the
 Parthian period (Dar.); for particulars,
vide शुभ-कर्ण-शुभ; *शुभ-कर्ण-शुभ* ६/२ य. १३,
 ११५. (शुभ्या मोदी.)

शुभ-कर्ण-शुभ विशे शुभ्या. १ धा. श् क.

शुभ-कर्ण (= *शुभ*, *शुभ* = Ger. Horn = Lat.
 Cornu = Fr. Corne = Gr. *Keras* = Horn =
 كورنا, كورنا सा. ना. क) नय; a nail of
 a finger or toe; *शुभ-कर्ण* (Geld. *शुभ-कर्ण*),
 ४/१ वं. ३, १४; *शुभ-कर्ण* (Geld. *शुभ-कर्ण*),
 ४/१ वं. ७, २४. २७; *शुभ-कर्ण* ४/१ वं. ६, ४१;
शुभ-कर्ण ४/१ य. १४, ७; *शुभ-कर्ण* ना. य. २/२

वं. १७, २. ४; *शुभ-कर्ण* (dat. du.) for the nails
 of fingers and toes *शुभ* (हाथ पगना) नयने
 मटे, नारी. ४/२ वं. १७, ७; *शुभ-कर्ण* नारी. १/३
 वं. १७, ६; *शुभ-कर्ण* नारी. २/३ वं. १७, ६. १०.

य) शिगडु; the horn of an animal; शुभ्या
शुभ-कर्ण-शुभ, *शुभ-कर्ण-शुभ*, *शुभ-कर्ण-शुभ*,
शुभ-कर्ण-शुभ तथा य्येनी पछीना योषो.

शुभ-कर्ण-शुभ (*शुभ-कर्ण* य उपरथी) वि. शिगडुं ननु;
 शिगडुं; शिगडुं ननु कडु; made of horn;
 hard as a horn; or: of lead, (fr. *शुभ* =
 سرب lead), सीसाडुं; *vide* ३ *शुभ*; *शुभ-कर्ण*
 नर. १/३ छं. ५७, २७.

शुभ-कर्ण-शुभ वि. ना. नर. शिगडुंवाणो (असल.);
 राक्षी कदना अशुभ-हृदुं नाम; *lit.*, horny (fr.
शुभ a horn); Pehl. *शुभ*; name of a
 horse-devouring and man-devouring
 dragon of a gigantic size, over which
 yellow poison flowed a thumb's breadth
 thick. On his back the Iránian hero
 Kereshâspa cooked his meat in iron
 caldron; at the time of noon the fiend felt
 the heat and stood upon his feet. The
 heroic Kereshâspa killed him; *शुभ-कर्ण*
शुभ-कर्ण २/१ छं. ६, ११; य. १६, ४०.

शुभ-कर्ण-शुभ (शुभ्या *शुभ-कर्ण* तथा २ *शुभ*) समास
 वि. शिगडुं हाथा साथेना (तीर); (an arrow)
 with a hornshaft; *शुभ-कर्ण-शुभ*...*शुभ-कर्ण-शुभ*
 नर. ६/३ य. १०, १२६.

शुभ-कर्ण-शुभ (शुभ्या *शुभ-कर्ण* क—य तथा धा. *शुभ*)
 समास वि. नययययथी मारी नाययय; अथवा
 शिगडुंथी मारी नाययय; (Snâvidhaka) who
 killed with his nails or horns (*शुभ-कर्ण* a
 nail; a horn); *शुभ-कर्ण-शुभ** नर. २/१ य. १६, ४३.

शुभ-कर्ण (= *शुभ* = Lat. Canis = Fr. Chien =
 Ger. Hund = Hound) सा. ना. नर. कुतरि;
 a dog; rt. *शुभ* = Sans. अशु = to hasten, to
 go fast; शेतययथी—*शुभ-कर्ण*थी ननु; *शुभ-कर्ण*
 = *शुभ-कर्ण* = *शुभ-कर्ण*

* E. g., Rhino-ceros, Mono-ceros.

* Geld. *शुभ-कर्ण*

a cut, hurt, a stroke with a weapon; *hēšōšōšōšōšōšō* (Wester. *hēšōšōšōšōšōšō*) १/१ य. १०, २४.

hōšōšōšōšōšōšō = *hōšōšōšōšōšōšō* * = पीवुं, चुसवुं; to drink, to sip; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō (*hōšōšōšōšōšōšō* १ धा. *hōšōšōšōšōšōšō*) क) सा. ना. पा. यत्त, राजकत्तानु सुभय मथक, राजधानी; the chief city, capital. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

अ) येक, रेडेहाणु; सुकाम; an abode, residence, seat; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō = क) इच्छेवुं, आदेश राप्पवी (मिस्स तथा दारने.); to desire; to seek for (M. & Dar.); *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* अ. अ. परस्मै. ३/१ छिन्. ३२, १३.

अ) जेवुं, तपासवुं, नेहाह राप्पवी; to see, to examine, to observe minutely; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō = क) पुशी इथवुं, आनंद पामवो; to be pleased, to feel happy; to be delighted; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* वर्त. परस्मै. ३/३ छिन्. १६, ७; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* in order that our minds may be delighted *hōšōšōšōšōšōšō* इमारो मन पुशाल थाप्पे (१/३ न्दि मतलये) छिन्. ६०, ११. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

अ) पुशाल करवुं; पुशी इकरवुं; to rejoice; to exhilarate.

hōšōšōšōšōšōšō = पुशाल करवुं; to rejoice, to render gay; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* (*hōšōšōšōšōšōšō* ने यदले) वर्त. आत्मने. ३/१ आह्वं. २पि. ६.

* Per. *hōšōšōšōšōšōšō* = Av. *hōšōšōšōšōšōšō* to drink पीवुं. † उ जे वर्ड; अथवा Intensive ने क्षीधे धातु जेवडा थयो डोअे. ‡ लक्षवुं जे, डेटला येक धातु अकर्मक तथा सकर्मक जे येह अर्थे आवे छे. § अथवा रेडेहे, सुकाम करेछे; धा. *hōšōšōšōšōšōšō* सि = रेडेवुं डीपरथी लक्षये तो.

|| Geld. *hōšōšōšōšōšōšō*; Wester. *hōšōšōšōšōšōšō*

¶ Sometimes, *hōšōšōšōšōšōšō* is substituted for the prefix *hōšōšōšōšōšōšō*; *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō (*hōšōšōšōšōšōšō* १ धा. *hōšōšōšōšōšōšō*) वि. पुशाल, पुशी भरवुं; joyful, glad; happy; *hōšōšōšōšōšōšō* नारी. १/१ वं. ३, २४. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō (= *hōšōšōšōšōšōšō*) (*hōšōšōšōšōšōšō* १ धा. *hōšōšōšōšōšōšō*) सा. ना. नारी. पुशाली, आसुहणी, सुप्प; joy, comfort; happiness; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* २/१ वं. १, १; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* ३/१ य. १७, ६; *hōšōšōšōšōšōšō* (Wester. *hōšōšōšōšōšōšō*) य. १७, १०; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* ६/१ य. २२, २. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō (*hōšōšōšōšōšōšō* १ धा. *hōšōšōšōšōšōšō*) अति. वि. धखुंन पुशाल, धखुंन पुशाली भरवुं; most happy; most joyful (super. adj.); *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* नात्य. १/१ वं. ३, १. २. ४. ५. ६.

hōšōšōšōšōšōšō (= *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō*) (*hōšōšōšōšōšōšō* धा. *hōšōšōšōšōšōšō*) सा. ना. नर. डीपुं; a drop; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* २/३ वं. ५, ५१; वं. ७, ६६.

hōšōšōšōšōšōšō = रेडेवुं, सुकाम करवो; to dwell, to reside; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* २ धा. *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō = सुकाम करवो; रेडेवुं; to abide; to reside; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* आत्ता. परस्मै. २/३ य. १३, १४७. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* २ धा. *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō = *hōšōšōšōšōšōšō* = रेडवुं, डोणवुं, नाप्पवुं; to pour; to spill.

hōšōšōšōšōšōšō = डोणी नाप्पवुं, रेडवुं; to spill, to shed, to pour; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* वर्त. परस्मै. ३/३ य. १४, ५४.

hōšōšōšōšōšōšō (= किति) (*hōšōšōšōšōšōšō* २ धा. *hōšōšōšōšōšōšō*) सा. ना. नारी. सुकाम, रेडेहाणु; an abode, residence; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* १/३ य. १०, ३८; *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō* (Wester. *hōšōšōšōšōšōšō*) ५/३ य. २२, १६. *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō* *hōšōšōšōšōšōšō*, *hōšōšōšōšōšōšō*

hōšōšōšōšōšōšō = *hōšōšōšōšōšōšō* = क) जवुं, आलवुं; to go, to march; cl. 1; *hōšōšōšōšōšōšō* (हुं आलुं) वर्त. संश. आत्मने. १/१ छिन्. ३३, ८.

* Geld. *hōšōšōšōšōšōšō*

५) नदु र्हेदु; to depart; **इच्छे** Incho-
ative* Verb अ. अ. परस्मै. ३/१ य. १६, ३५

अ) वधवु; to increase; to grow.

ध) वधारवु; to advance, to promote;
वधवु वत. आत्मने. ३/१ छि. २६, ३.

इच्छे = (भासुती वपते) वयमांथी कांछि भुकी
दुवु; to omit, to leave out; **इच्छे** अ. अ. परस्मै. ३/१ य. १६, ३५

वधवु = वधारवु, वधारो करवो; to increase,
to extend; **वधवु** अति. (-Aorist)
परस्मै. ३/१ व. २, १०. १४. १८.

इच्छे = क) लंपाधमां वधवु; to extend in
length; **इच्छे** (लंपाधमां तथा
पोहोणाधमां वध) आसा. परस्मै. २/१ व. २,
१०. १४. १८.

५) आववु, पोहोअवु; to come, to arrive;
इच्छे Inten. शक्या. परस्मै. १/१ य. ८,
११; य. १०, ५५; **इच्छे** (आगण धसडी
लधजम्ये छे) प्रयोअय वत. परस्मै. ३/१ य. ८, ३३;
इच्छे (ने धमिाने
नेहेर छिद लडाधने आगण मदावि छे) प्रयो.
य. १०, ३६; **इच्छे** (सतवम्यस नामने सेतारे ते पाणीमिाने
आगण वेहेतां करे छे) प्रयो. य. ८, ६; **इच्छे**
Incho. Verb वत. परस्मै. ३/१ व. ४, १७; व. ५, २;
इच्छे परस्मै. ३/३ य. १३, ६५; **इच्छे**
आत्मने. य. १३, ४२; **इच्छे** Incho. Verb
अ. अ. परस्मै. ३/१ व. २, १०. १४. १८; व. १६, ४;
य. ५, ७; **इच्छे** य. १६, ३४; **इच्छे**
आसा. परस्मै. १/१ य. १७, ५७; **इच्छे** २/१
य. १६, २; य. १७, ६०; **इच्छे**
इच्छे (होम कुटवानी हावनीम ने
अरौधथी लाववामां आवेली तथा हवे पछी ने ला-
ववामां आवरी ते हावनीमनी) प्रयो. अ. अ. क. तथा
कर्म. वत. क. नारी. ६/१ वीस्व. १२, २; **इच्छे**
इच्छे (छिधी वाणवामां

आवती तथा पाछी सीधी बुकवामां आवती
हावनीम) नर. १/३ वीस्व. १२, ५.

इच्छे = क) पोहोणाधमां वधवु; to extend in
breadth; **इच्छे** (लंपाधमां वध तथा पोहो-
णाधमां वध) व. २, १०. १४. १८; **इच्छे**
प्रयो. अ. अ. परस्मै. ३/१ व. २, ११. १५. १६;
इच्छे प्रयो. वत. ३/३ व. २, ३१. ३२.

५) वीपरध नदु; to be dispersed;
इच्छे (caus.) = वीपररी नापवु; to
disperse; to scatter away; **इच्छे**
प्रयो. शक्या. परस्मै. ३/१ व. ८, ७५. ७६. ७७. ७८.

इच्छे, **इच्छे** = इच्छ = लुप लागवी, लुपुं थवु;
to become or feel hungry; **इच्छे**

इच्छे (= इच्छ = इच्छा) (**इच्छे** धा. **इच्छे**)
सा. ना. नर. लुप, इच्छा; hunger; **इच्छे**
१/१ व. ७, ७०; **इच्छे** २/१ य. १६, ६६; **इच्छे**
२/१ य. ६, १०; य. १६, ६९.

इच्छे (= इच्छ) अ. क. आवेवु, गम्येवु;
निकणेवु; having come—gone; pushed on;
issued; **इच्छे** **इच्छे**, **इच्छे**
इच्छे

इच्छे सा. ना. नीरात, नेम; an aim, a mark;
इच्छे **इच्छे**

इच्छे (तेने, तेनु) विरो **इच्छे**

इच्छे (= इच्छ = इच्छ) (**इच्छे** २
धा. **इच्छे**) सा. ना. रोहेर; a field; (orig.); a
city; **इच्छे** २/१ छि. ३१, १८; **इच्छे**
५/१ व. ६, ५३; व. १३, ५२; **इच्छे** ६/१ छि.
२, १६; य. ८, १; **इच्छे** ६/१ छि. ३१,
१६; छि. ४६, ४; **इच्छे** ७/१ व. ६, ५४०
५५. ५७; व. १३, ५३. ५४. ५६; य. १३, ६७;
इच्छे = कारांत नारी. १/३ व. १, २०;
इच्छे २/३ य. ८, ३३; सिरि. ३, २८; **इच्छे**

* Vide my Av. Gram., pp. 251—252.
† येना थोसासा थाये जुमो भाई अवस्ता व्यास-
२४५, स्रोत २५०—२५१

* छिदने करवी वपते. येकस भावतरमां हावनी-
मने छिधी बालवामां आवेछे, अने थोरपछी तेने पाछी
सीधी करवामां आवेछे.

સમાસ ૨/૩ ઇતિ. ૨, ૧૬; સમાસ ૨/૩ ઇતિ. ૧, ૨. ૪—૧૩. ૧૫—૧૬; ઇતિ. ૧, ૧૬; ઇતિ. ૩, ૧૮; ય. ૧૪, ૬૩. શુચ્યા ચિની પછીના યોષિ-

સમાસ ૨/૩ ઇતિ (શુચ્યા ઇતિ તથા ધા. ૧/૩) સમાસ ના. નર. શહેરને ખાલી કરનાર (અસલ.); શહેરને ઉગ્ર કરનાર; one who desolates (lit., empties) the city; સમાસ ૨/૩ ય. ૧૦, ૭૫. Contra, સમાસ ૨/૩ ઇતિ

સમાસ ૨/૩ ઇતિ (શુચ્યા ઇતિ તથા ૧ ધા. ૧/૩) સમાસ ના. નર. શહેરની પાસખાની કરનાર; શહેરનું રક્ષણ કરનાર; the guardian or protector of the city; સમાસ ૨/૩ ય. ૧૦, ૭૫. Contra. સમાસ ૨/૩ ઇતિ

સમાસ ૨/૩ ઇતિ (શુચ્યા ઇતિ તથા સમાસ) સમાસ વિ. શહેરમાં વિહેરવાનું—વહેરવાનું આપવાનું (પાણી); (the waters) which are to be distributed in the city; ... સમાસ ૨/૩ ઇતિ નારી. ૨/૩ ય. ૮, ૩૪.

સમાસ ૨/૩ ઇતિ (= કોષિય) (ઇતિ ઉપરથી) વિ. શહેરને લગતું; pertaining to or of the city; fields (Har., M. & Dar.); ઇતિ ૨/૩ (નારી. ૨/૩ ને બદલે) વીર્ય. ૧૬, ૩.

સમાસ ૨/૩ ઇતિ (શુચ્યા ધા. ઇતિ) સા. ના. નાન્ય. કામ; a work, a deed, an action; Gāth. સમાસ ૨/૩ ઇતિ & સમાસ ૨/૩ ઇતિ; ઇતિ ૨/૩ વ. ૩, ૪૨; વ. ૭, ૫૧; વ. ૧૩, ૭; ઇતિ. ૨૮, ૦; ય. ૧૩, ૮૩. ઇતિ ૨/૩ વ. ૩, ૪૧; વ. ૮, ૧૦૦—૧૦૩; વ. ૧૩, ૨૩; વ. ૧૬, ૧૭; વ. ૧૮, ૧૦. ૧૨; ઇતિ. ૨૨* સમાસ ૨/૩ નર. ૧/૧ ઇતિ. ૩૧, ૧૬; ઇતિ. ૨/૩ ઇતિ. ૩૨, ૫; સમાસ ૨/૩ ઇતિ ૩/૧ વ. ૧૬, ૧૪; ઇતિ. ૧, ૨૧; વીર્ય. ૨૨, ૨; ય. ૧૧, ૪; તથા દરેક આક્રમણને છેડે બાણાતા સમાસ ૨/૩ ઇતિ. ૧૧, ૧૮; ઇતિ. ૩૪, ૧; ઇતિ. ૫૧, ૨૧; સમાસ ૨/૩ ઇતિ ૩/૧ દરેક નીઆચિરા તથા યસ્તને છેડે બાણાતા સમાસ ૨/૩ ઇતિ. ૩૧, ૨૧; ઇતિ. ૪૭, ૧;

ઇતિ. ૪૮, ૪; સમાસ ૨/૩ ઇતિ. ૩૪, ૫; સમાસ ૨/૩ ઇતિ. ૩૨, ૭૨; સમાસ ૨/૩ ઇતિ. ૧, ૨. ૪, ૫૦—૫૪; વ. ૮, ૧૦૦—૧૦૩; વ. ૧૫, ૧૪; વ. ૧૮, ૧૭. ૨૫; ઇતિ, ૬૮, ૩; ય. ૧૬, ૬; સમાસ ૨/૩ ઇતિ. ૩૩, ૧૪; ઇતિ. ૪૫, ૫; સમાસ ૨/૩ ઇતિ. ૩૦, ૩૨; ઇતિ. ૪૧ ય. ૧૪, ૨૮. ૩૦. ૩૨; ઇતિ. ૩૦, ૩; ઇતિ. ૪૬, ૬; સમાસ ૨/૩ ઇતિ. ૩૦, ૩; ઇતિ. ૪૬, ૬; સમાસ ૨/૩ ઇતિ. ૧૬, ૧૫; ઇતિ. ૪૫, ૨; સમાસ ૨/૩ વ. ૧, ૧૧. ૧૨. ૧૬; વ. ૩, ૨૧. ૪૦. ૪૧; વ. ૫, ૨૬; વ. ૬, ૫૦; વ. ૧૮, ૬૮. ૭૫; ઇતિ. ૫૭, ૪ તથા દરેક કરદાને છેડે તથા સરેરાશ હાલના દરેક કરદાને છેડે; ઇતિ. ૨/૩ ઇતિ. ૨૮, ૧; ઇતિ. ૩૩, ૧; ઇતિ. ૩૪, ૧૪; ઇતિ. ૪૩, ૫; ઇતિ. ૫૮, ૬; સમાસ ૨/૩ ઇતિ. ૩૧, ૧૧; ઇતિ. ૫૦, ૧૦; સમાસ ૨/૩ ઇતિ. ૫, ૬૨; ઇતિ. ૬, ૩૦; વીર્ય. ૨, ૫; ઇતિ. ૩૦, ૫; સમાસ ૨/૩ ઇતિ. ૩૧, ૨૧; ઇતિ. ૩૬, ૪; સમાસ ૨/૩ ઇતિ. ૪, ૨૦. ૨૪. ૨૮. ૩૨. ૩૫. ૩૮. ૪૧. ૪૬; વ. ૭, ૫૩; વ. ૧૩, ૨૦. ૨૧. ૨૨. ૨૩; વ. ૧૫, ૨. ૩. ૫. ૭. ૮; વીર્ય. ૧૫, ૧; સમાસ ૨/૩ ઇતિ. ૨૮, ૪; ઇતિ. ૩૫, ૩; સમાસ ૨/૩ ઇતિ. (Wester. સમાસ ૨/૩ ઇતિ) ૬/૩ ઇતિ. ૧૬, ૧૩. શુચ્યા ઇતિ. સમાસ ૨/૩ ઇતિ. સમાસ ૨/૩ ઇતિ. સમાસ ૨/૩ ઇતિ. તથા નીચેના યોષિ.

સમાસ ૨/૩ ઇતિ (શુચ્યા ઇતિ તથા ધા. ૧/૩) સમાસ ના. નાન્ય. કામ કરવું; committing an action; સમાસ ૨/૩ ઇતિ. ૩/૧ વ. ૧૩, ૩૮; વ. ૧૫, ૧. ૨. ૩. ૪. ૫. ૬. ૭. ૮. (ય) સમાસ ના. નર. પાપી કામ કરનાર, ગુનેહગાર; the committer of a sinful action; a criminal; સમાસ ૨/૩ ઇતિ. ૧૩, ૨૩.

સમાસ ૨/૩ ઇતિ (ઇતિ ઉપરથી) સા. ના. નારી. કામની હાલત; કામનો મનુષ્ય; કામ બજાવવું તથા પાર પાડવું (મિલ્સ); the state of an action; the model of an action; the performance and realization of the actions (Mills); સમાસ ૨/૩ ઇતિ. ૧૬, ૬.

* Geld. સમાસ ૨/૩ ઇતિ

अग्रवृत्त (शुभ्रि धा. वृत्त) सा. ना. नारी. आगण वधु, वधारे; progress, increase; अग्रवृत्त २/१ ध्र. ३२, ३.

अग्रवृत्त (शुभ्रि २ धा. वृत्त) वर्त. कृ. परस्मै. रेहेतो, मुकाम करतो; dwelling, abiding; अग्रवृत्त नर. १/१ ध्र. ४४, ६.

अग्रवृत्त = अश्री यधु, अशाली पांमवी; to be pleased, to feel joyful; possibly, an extended form of अग्र, q. v.; अग्रवृत्त (अशाल) अ. कृ. वि. नर. १/१ ध्र. ५१, ८; अग्रवृत्त (ना. य. १/३ ने अद्वै) ध्र. ६०, ११.

अग्रवृत्त = अग्र, अग्र (Ved.) = अग्र = आगण आलधु; आगण अग्र; वधारे यवे; to proceed, to increase; धास्यामेणे धा. वृत्त नु वधधु ३ प छे. शुभ्रि अग्रवृत्त तथा अग्रवृत्त

अग्रवृत्त (शुभ्रि २ धा. वृत्त) सा. ना. नारी. रेहेकालु, मुकाम ; an abode, a residence; an extended form of अग्र (क्षिति) ; vide अग्र; अग्रवृत्त ५/३ ध्र. ५३, ८.

ॐ

अग्र (= अ) क) दर्श. सर्व. ते. अग्र अने अग्र (= ते) नु अग्रि ३ प समग्रधु; demon. pro., this, that; शुभ्रि अग्र, १ अग्र, २ अग्र

अग्र ७ प. साथे, अग्रक, अग्रकसरधु; अग्रकसान; prefix: with, same, alike, similar; e. g., अग्रकसुते having the same desire (lit.); a friend.

अग्र १) ७ प. साथे; prefix: together, in concert; as अग्रकसुते (for अग्रकसुते) working in concert; अग्रकसुते dying together (lit.); a foe.

अग्रवृत्त, अग्रवृत्त (विशे शुभ्रि अग्रवृत्त)

अग्रवृत्त (= अग्र) (अग्रवृत्त ७ प रथी) वि. सादधु, रास्त, अग्रधु, अग्रधु, अग्रधु. अग्र अग्र कृ. अ. तर्किके साधारणु रीति वपराअग्रि आवेछे; honest, true, truthful, right, real, evident (adj.); really, evidently, openly (adv.); rt. अग्र to exist; orig., अग्र + अग्रवृत्त;

अग्रवृत्त (अग्रधु रीति, अग्रधु रीति) नर. १/१ (कृ. अ.) ध्र. ४३, ८; अग्रवृत्त (अग्रधु अग्र) कृ. अ. ध्र. ५८, ४; अग्रवृत्त (सादधु धधु, प्रमाधुिके अग्रधु) नर. २/१ ध्र. ६, २३; अग्रवृत्त (अग्रधु अग्रधु करनार, अग्रधु मूण) २/१ ध्र. ३१, ८; अग्रवृत्त (अग्रधु अग्रधु) २/१ कृ. अ. ध्र. ३४, १५; अग्रवृत्त (अग्रधु रीति, अग्रधु रीति) ना. य. २/१ कृ. अ. वं. ७, ५३ (Wester.); ध्र. ३१, ६; अग्रवृत्त (अग्रधु अग्रधु) ध्र. ११, १; ध्र. ३४, ६; ध्र. ३५, ६; ध्र. ४६, १६; ध्र. ५१, १३; य. १०, ३८; अग्रवृत्त (अग्रधु अग्रधु) ध्र. १०, ४; अग्रवृत्त (अग्रधु रीति, अग्रधु रीति) ३/१ वं. ८, १०७; वं. १४, १८; ध्र. ४४, ६; ध्र. ४६, ११; ध्र. ५३, ६; अग्रवृत्त Geld. ध्र. ४६, ६; अग्रवृत्त अग्रवृत्त in those veritabily real† worlds (M.); (अग्रधु अग्रधु तर्क) २/३ ध्र. ४३, ३; अग्रवृत्त अग्रवृत्त by virtuous deeds (रास्त कर्मिधी करीने) ना. य. ३/३ ध्र. ३०, ५. शुभ्रि अग्रवृत्त तथा अग्रिनी पधुनी अग्रिनी.

अग्रवृत्त-अग्रवृत्त (शुभ्रि अग्रवृत्त तथा २ धा. अग्र अग्र) समास अग्रि. वि. रास्ती-सदधुअग्रिने धधुअग्रि अग्रि आवेता; supporting righteousness—truth the most; अग्रवृत्त अग्रवृत्त... अग्रवृत्त नारी. १/१ य. ११, ३.

अग्रवृत्त-अग्रवृत्त (शुभ्रि अग्रवृत्त तथा धा. अग्रि अग्रि) समास ना. नर. रास्त-नेक कर्म करनार; रास्तीनु कर्म करनार; one who practises righteous-virtuous deeds; अग्रवृत्त २/१ गेह ३, ७; अग्रवृत्त नर. ६/३ वीर्य. ११, १४; अग्रवृत्त (रास्त-नेक कर्म करनारी अग्रिनी) नारी. ६/३ वीर्य. ११, १४.

अग्रवृत्त-अग्रवृत्त (अग्रधु अग्रधु नी अग्रधु अग्रि) (शुभ्रि अग्रवृत्त तथा धा. अग्रि अग्रि) समास ना. नर. रास्त-नेक कर्म करनार; रास्तीनु कर्म करनार; one who practises virtuous deeds. Comp.

* Wester. अग्रवृत्त enchainor or terrifier (Mills.)
† Evidently in the worlds (Dar.)

...; the suffix ... stands for ... denoting an agent; ... १, ०; ... १, २; तथा ... तथा ... १३ ६१. ५०, ११; ६५, १४.

... (... तथा ...)

... (...) ... ; practising virtuous deeds; ... ७२ ३६ २, ७.

... (... तथा ...)

... वि. ... ; ... ; ... ७. ८. ... नारी. २१ ५. ४, ५.

१ ... (= ... = Ger. All = All)

वि. सर्व. ... ; all, entire; ... = ... = ... = ... , तमाम, ... ; all and entire; complete; ... नारी. २१ ६१. १६, १४; ६१. २०, ३; ... नारी. २१ ६१. ५८, ८; ... (संपूर्ण) २३ ६१. १३, २; ... (आप्ता, ... वगरना) २३ ६१. ५८, ६.

२ ... (...) सा. ना. नर.

... ; a protector, a guardian; ...

... (...)

... (...) सा. ना. नारी. ... ; fulness, completeness; abundance; health, comfort, ease; ... (...) ६१ ६१. ३१, ६; ६१. ३४, १; ... weal and immortality (...) २२ ६१. ४५, ५. १०; ...

* ... निकायानि ... ; ... (...) १७, १७.)

... (...) २२ ६१. ४४, १७; ... २२ ६१. ५८, ७; ... २२ ६१. ४७, १; ... ४२ ५. २२, ७. ... ६, ५.

... (...) वि. ना. नारी. ... = ... = ... ; the sixth of the seven Amshâspands, presiding over health, weal and water. He is the Chief (Rat) of the years, months and days. His collaborators are Tir, Farvardin and Govâd (Vâta); he is the opponent of the Demon Tauru; ... ११ ६१. ५७, २४; ... (...) ११ ६१. १६, ६६; ... २१ ६१. १६, ३; ६१. ७१, १२; ... १०; ५. २, ८; ... ४४, १८; ... ६१ ६१. ४, ०. १; ... (...) १२ ५. १, २५. ५. १०, ६२; ... (२२ नी मतलये) ६१. ३४, ११; ५. ४, १; ... ४२ ६१. १, २; ... ६२ ६१. ७०, २; ... * ... ४२ ६१. ३३, ८. ...

... सा. ना. नारी. ... २२ ६१. ३, १; ६१. ७, १. २०.

... (...)

... सा. ना. नर. ... ; herds of cattle in a sound state; healthy herds; ... २३ ६१. ५८, ६.

... (Geld. Yt. 19, 67)

... (...) सा. ना. ना-य-

* Geld. ...

होमोद्वय विरो शुभोपाय

होमोद्वय (= होमोद्वय = सोमवन्) (होमोद्वय क उपरथी) वि. होमने लगनु, होम साथनु; (an offering) accompanied with the Haoma; ... नारी. १/१ धर. ६८, १; ... नारी. २/१ धर. ६६, १; ... नारी. २/३ धर. २२, २; वीर्य. ११, ४; ... ५/३ वं. १४, ४; वं. १८, ७२; ५. ५, ६३.

होमोद्वय (होमोद्वय क उपरथी) वि. होमने लगतो (असल.); होमनी क्रिया करनार; adj. provided with the Haoma (lit.); one who performs the Haoma ceremony. ... Geld. mas. nom. plu.; ... होमोद्वय (होमोद्वय) होमनी क्रिया करनार (अथवा होमनी क्रिया कयूल रायनारा) (तेजो) शुभामथी (तथा) अरसम धत्यादिथी (इलाना धर.दने) आराधये छिये— ५. ३, १८; ५. १०, ६; तथा दैक नीआमेश तथा यस्तने छेउ.

होमोद्वय-होमोद्वय (शुभोपाय होमोद्वय क तथा धा.) सभास वि. होम गाणवानी (वरसीआना आलनी आणुनी); (the filter) for straining the Haoma; ... ४/१ वीर्य. १०, २; वीर्य. ११, १८.

होमोद्वय-होमोद्वय (शुभोपाय होमोद्वय क तथा धा.) सभास लू. क. वि. होमना रसथी नीरवेणी (नयान); Haoma-moistened tongue); ... ६/१ आकूर. २पि. ५.

होमोद्वय-होमोद्वय वि. ना. नर. नामांकित पुरधनु नाम; name of an illustrious personage; ... ६/१ ५. १३, ११६.

होमोद्वय-होमोद्वय Wester. (शुभोपाय होमोद्वय क तथा) सभास वि. होम सथीना रंगनु;

Haoma-coloured; ... १२. २/१ ५. ८, ५८; ५. १४, ५०.

होमोद्वय-होमोद्वय (शुभोपाय होमोद्वय क तथा १ धा.) सभास वि. होम कुटवानी (हावनीम); (the mortar) for pounding the Haoma; ... ६/२ वीर्य. १२, २.

होमोद्वय (= सोमव) (होमोद्वय क उपरथी) क) वि. होमने लगनु, होमनु; relating to the Haoma; of the Haoma; ... the Haoma-water, i. e., the water mixed with the Haoma (होमनु पाणी ध्याने होममां जेजुनु—नामेलु पाणी) नारी. २/१ धर. ३, ३; धर. ७, ३; ... ११, ४; ... the Haoma-cups (होम मुकवानी रकापी) ना. १/३ वं. १४, ८.

... सा. ना. ना. होम मुकवानु वासयु; होम नामवानु दुधी—रकापी; the Haoma-cup, i. e., ... these Haoma cups २/३ वीर्य. ११, २.

होमोद्वय विरो शुभोपाय

होमोद्वय सा. ना. ये आलने चोक्स अर्थ युवी नथी; पोलाद (दारने.); तांबू, तांबू (स्पी.); पित्तल तथा कल्ल (हारले); नसद ?; (meaning unsettled); Zinc ?; steel (Dar.); copper (Sp.); brass, tin (Har.) शुभोपाय नीयेने आल.

होमोद्वय-होमोद्वय, होमोद्वय-होमोद्वय (होमोद्वय उपरथी) वि. पोलादनु (वासयु); of steel; steel; ... (a utensil) of steel नर. १/१ वं. ७, ७५; ... (Geld. ...) quoits of steel; (लडाधमां दुस्तन उपर कुकवाना) पोलादना अकरा-मांना नर. ६/३ ५. १०, १३०. शुभोपाय नीयेने आल.

होमोद्वय-होमोद्वय (शुभोपाय) सभास वि. पोलाद आतवानु (करपानु);

* Geld. ... a head of cattle of the same colour अथवा अथवा अथवा इंगुनु पशु.

† ... Geld. तथा Wester.

* शुभोपाय भाई अवस्ता व्याकरथ. सं. ३०१. † Wester. ...

(a foundry) for smelting steel and moulding it into various forms; . . .

... २२. ५१ वं. ८, ६०.

... (= शुभ्या २ १० तथा १

...) सभास ना. ना-५. सारी

... ; fair fame, good renown;

... १/१ य. ८, ४; य. १०, ६०;

... २/१ य. १०, ३३; ...

... ४/१ य. २४, ३२; ...

...) वि. ना. १२. केकाविस पादशाहना

... ; केअसरे पादशाह =

... the son of Syâvarshâna (Per. Syâvakhsh)

... and the grandson of Kavi Usa (Per.

... Comp. ...

... (केआनी तेअमनाकेअसरे पाद-

...) २/१ सीरि. २, ६; ...

... ५/१ य. ६, १८; नीआ ५, ५

... that I may flee from King

... ; केअसरे पादशाह (नां पंजमां)

... ५/१ नी मतलबि) य. १५, ३२;

... १/१ य. १३, १३२.

...) वि. ना. १२. सरोवरनु नाम; the Lake

... according to the Bunde-

... is within 50 leagues to the north-

... (Lake Urumiah).

... For particulars, vide ... & Yt.

... २/१ सीरि. २, ६; ...

... ५/१ नीआ. ५, ५; सीरि. १, ६;

... ५/१ नीआ. ५, ५; सीरि. १, ६;

... ५/१ नीआ. ५, ५; सीरि. १, ६;

...) (= ...)

... ; केअसरे पादशाहने

... ; केअसरे पादशाह-

... (a member) of the family

... ; the son of Husrav-

... ; members of the family of

... (केअसरे पादशाहना

... (= शुभ्या २ १० तथा १

...) सभास ना. ना-५. पुरवी

... ; full joy; happy

... ; १/१ य. १३, ११.

... (= ...) वि.

... १२. पेशदादी आनदाननो

... ; युनेहेहेरा तथा वजरकईदीनी

... ; श्रीआमकना

... ; Hushangh; the founder of the

... according to the

... and the Vajarkard-dini, he

... the son of Fravak, the son of

... the grandson of Gayo-mard.

... According to the Shâh-Nâmeh, he

... the grandson of Gayomard, and the

... son of Syamak; his father having been

... killed by the black Div, he

... encountered him at the head of an

... army and destroyed him. He then

... succeeded his grandfather;

... १/१ य. ५, २१; य. ६, ३;

... ५, १५, ७; य. १७, २४;

... २/१ य. १६, २६; ...

... १/१ य. १३, १३७. (शुभ्या

...) विरी शुभ्या १ धा. १० म.

... सभास वि. नेकनाभीना

... ; सारी नामदारी

... ; possessing qualities adapted for

... ; fame; = Sans. क्व = a quality;

... ; १/१ य. ४, ६.

... (शुभ्या धा. ...)

—सच=सच= (वरी शुभो धा. १०८)

शुभं सा. ना. पुष्कणपल्लुं, पुरतापल्लुं; अथवा सुभ्य; abundance, sufficiency; or: enjoyment, comfort; —सच=सच= (the comfort of food and clothing) १/१ वं. ५, ३८; or: सच=सच= (adv.) sufficiently पुरती रीते १/१ (कि. अ. नी मतलमे) छिन. ५३, ४.

सच=सच= = सच= Lat. Sequi = क) पुठे नवुं; पुठे आलवुं, साथे साथे आलवुं, साथे रेडीने आलवुं; पोहोअवुं; to follow, to pursue, to go after, to reach; cl. 1; सच=सच= वर्ते. परस्मै. १ शेा वर्गे २/१ य. १७, ६. ७. ८; सच=सच= ३/१ य. १०, ६६. १०७; सच=सच= आत्मने. छिन. १०, ८; छिन. ३४, २; य. १४, ४४; सच=सच= (अनुसरतुं होअमेछे) छिन. ४८, ४; सच=सच= (अनुसरतां—अमेक पीजने मणतां होअमेछे) ३/३ छिन. ४५, २; सच=सच= (उपलेन अर्थे) छिन. १६, १५; सच=सच= (उसकेरेछे) छिन. १०, ८; सच=सच= (साथे साथे नअमेछे) छिन. ३३, ६; सच=सच= (साथे अथवा—वणगी रेहेरो) संश. छिन. ४८, १२; सच=सच= (साथे साथे आले) य. ८, १; सच=सच= आत्मा. आत्मने. १/१ य. ५, ६६; सच=सच= परस्मै. ३/१ य. २४ ८; सच=सच= अ. अ. संश. परस्मै. ३/१ य. १८, ४; य. १६, ५४; सच=सच= (caus.) to lead, साथे अथवा पुठेअलावुं(प्रयो.); सच=सच= (हुं अलावुं) प्रयो. आत्मा. आत्मने. १/१ य. ५, १८. १०५; य. ६, २६; सच=सच= य. २४, ४७; सच=सच= I will lead—guide (हुं अलावीरा, रेहेनुमाछिकरीरा) प्रयो. आत्मा. १/१ छिन. ८, ७; सच=सच= वर्ते. क. आत्मने. नर. १/१ छिन. ४३, १०; य. १०, ६७. १४१; य. १३, ३; य. १६, ५४; सच=सच= नारी. १/१ छिन. १६, १७; सच=सच= ३/१ छिन. ४४, १०; सच=सच=† Wester. ४/१ य. ५, ८;

* Wester. सच=सच= † धा. सच= नी उपर सच= वरीताडोअे अथवा भवि-अने सच= मथुवे. Wester. सच=सच= ‡ Geld. सच=सच= † सच=सच=

सच=सच= (साथ लछिने) नारी. १/३ छिन. ६०, ४; सच=सच= २/३ य. १३, ३२; सच=सच= ६/३ वीरप. ६, १.

अ) पांमवुं, भेजवुं; to get, to obtain; शुभो शुभं ग) अलावुं, मार्गे अतलाववेा, रेहेनुमाछिकरीरा; to lead, to guide; सच=सच= सच=सच= whom I shall lead on भवि. संश. आत्मने. १/१ छिन. ४६, १०; सच=सच= सच=सच= शक्या. २/१ वं. १६, २६; सच=सच= आत्मा. आत्मने. १/१ वं. १६, २६. ध) ताकीद करवी, इरभावुं; to enjoin, to urge; to order; सच=सच= (तुअे ताकीद करवी जे-छिअे) वं. ७, ५०.

सच=सच= = पुठे नवुं, साथे साथे आलवुं; to follow, to accompany; सच=सच= य. १०, ११७.

सच=सच= = क) नजदीक आवुं, पुठे आलवुं; वणवुं, वणगी रेहेवुं; to adhere with strong attachment; to cling, to follow, to attend; सच=सच= अ. अ. परस्मै. ३/१ वं. ६, ३६; य. १५, ४; य. १६, २६; सच=सच= सच= do thou attend me (मारी साथे रेहे—आल) आत्मा. २/१ य. १७, ७; सच=सच= (हुं वणगीरडीरा ||) प्रयो. आत्मा. परस्मै. १/१ य. ५, ८. शुभो सच=सच= अ) उत्पन्न थवुं, नीकणवुं, परिल्या म नीपणवुं; to issue, to spring, to proceed; सच=सच= वं. ७, ५६; सच=सच= सच= भवि. शक्या. परस्मै. ३/१ वं. १८, २७; छिन. ६२, १०; य. २४, ३८; नीआ. ५, १६.

—सच=सच= (= सच= सच= = ज') (शुभो धा. सच=) १) उप. दूर, थी;—far off, implying “ departure from; ” e. g., सच=सच= = to depart from, सच=सच= सच= = सच=सच= सच= (ते मालुमनी) शुद्धि अहार

* Wester. सच=सच= † Wester. सच=सच= ‡ अेठेकाअे अेनेा अर्थे वणगी पडी अथवा लस-आवी अे अेठे अर्थे यथ शक्ये. † Geld. सच=सच= | प्रयोअे २५ छतां अे अर्थे सामु पडेअे.

२२, २. ६. ८. १५; ५. १३, ६०; अष्टमस्कन्ध
५. १३, ५१; ५. १४, १; अष्टमस्कन्ध-शब्दकोश वीर्य. ८,
१. शुद्धी शब्दकोश-शब्दकोश तथा अष्टमस्कन्ध-शब्दकोश

५) हज्जर धातु; a thousand-fold;
अष्टमस्कन्ध ५. १०, ११७.

अष्टमस्कन्ध-शब्दकोश (= अष्टमस्कन्ध) (शुद्धी

शब्दकोश तथा अष्टमस्कन्ध) सभास वि. हज्जर क-
नवागो; अष्टमस्कन्ध सिद्ध मेहेर हज्जर. ६ने माटे आवेछे;
अष्टमस्कन्ध मतलब अष्टमस्कन्ध 'तेनी सांभगवानी शक्ति
हज्जर कानना जेठली तीक्ष्ण'; (Mithra) who
has a thousand ears; i. e., whose auditory
sense is as powerful as 1000 ears taken
together; अष्टमस्कन्ध-शब्दकोश नर. १/१५. १७, १६;
अष्टमस्कन्ध-शब्दकोश ५. १०, १४१; अष्टमस्कन्ध-शब्दकोश
नर. २/१ हज्जर. २, ३; हज्जर. ६, २; ५. १०, ७;
अष्टमस्कन्ध-शब्दकोश नर. ४/१ ५. १०, ६१;
अष्टमस्कन्ध-शब्दकोश नर. ६/१ हज्जर. १, ३; हज्जर.
३, ५; हज्जर. ४, ८; ५. १०, ०. १४६.

अष्टमस्कन्ध-शब्दकोश (शब्दकोश २

अष्टमस्कन्ध) सभास वि. सौधातुं (शुद्धी २
अष्टमस्कन्ध); a thousand times; अष्टमस्कन्ध-शब्दकोश
४/१ वं. ७, ५५. ५६; ५. ५, ५४. ५८. ११७; ५. ८,
६१; ५. ६, ३१; ५. १३, ४८; अष्टमस्कन्ध-शब्दकोश
३/३ वं. ७, ५५. ५६; ५. ५, ५४. ५८. ११७; ५. ८,
६१; ५. ६, ३१; ५. १३, ४८.

५) सभास ना. ना-य. सौधातुं भारतुं (शुद्धी
१ अष्टमस्कन्ध); smiting (evil beings) a thou-
sand times; अष्टमस्कन्ध-शब्दकोश ४/१ ५. १०, ४३;
अष्टमस्कन्ध-शब्दकोश ३/३ ५. १०, ४३.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी अष्टमस्कन्ध ५) सभास ना.

ना-य. हज्जर भारतुं; हज्जर धातु नारा; a thou-
sand-smiting; killing (the Daevas) a
thousand times; अष्टमस्कन्ध-शब्दकोश ८/१ हज्जर. १०,
६; ५. १३, ४५.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी धा. अष्टमस्कन्ध) सभास वि.

हज्जर (धातु) भारनार; one who smites or kills
(evil-beings) a thousand times; अष्टमस्कन्ध-शब्दकोश
नर. १/१ वं. १३, १०. २. ५. ६; अष्टमस्कन्ध-शब्दकोश
(अष्टमस्कन्ध-शब्दकोश नी मतलब) वं. ८, ८०.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी अष्टमस्कन्ध)

सभास वि. हज्जर युक्ति—तदपीरवागो; हज्जर
कौशलवागो; endowed with a thousand con-
trivances, artifices or powers; अष्टमस्कन्ध

अष्टमस्कन्ध-शब्दकोश नर. १/१ ५. १०, १०७; ५. १६, ३५;
अष्टमस्कन्ध-शब्दकोश-शब्दकोश = कारांत नर. १/१ ५.

२३, ३; अष्टमस्कन्ध-शब्दकोश नर. २/१ हज्जर. ६,
*८; ५. ५, ३४; ५. १०, ३५.

अष्टमस्कन्ध-शब्दकोश (शब्दकोश ३परथी) वि. हज्जर

धातु; a thousand times; अष्टमस्कन्ध-शब्दकोश
नारी. ६/१ वं. ५, १६.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी अष्टमस्कन्ध) सभास वि.

हज्जर धोडावातुं; हज्जर धोडेस्वारतुं (लश्कर);
अष्टमस्कन्ध-शब्दकोश-शब्दकोश a body of 1000
troops serving on horse-back; 1000 horse
(हज्जर धोडे स्वारतुं लश्कर) नारी. २/१ वं. १८, १२.

अष्टमस्कन्ध-शब्दकोश — अष्टमस्कन्ध (विशेष शुद्धी

अष्टमस्कन्ध-शब्दकोश

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी अष्टमस्कन्ध) सभास

ना. नर. हज्जर शियागो अष्टमस्कन्ध हज्जर वरस;
a thousand winters, i. e., a thousand years;
अष्टमस्कन्ध-शब्दकोश वं. २, २० (Wester.)

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी शब्दकोश तथा अष्टमस्कन्ध)

सभास वि. हज्जर धातु अष्टमस्कन्ध (नगा);
(a place) a thousand times dark; i. e.,
a place of thick darkness; अष्टमस्कन्ध-शब्दकोश
अष्टमस्कन्ध-शब्दकोश नर. ७/३ ५. १५, ५३.

अष्टमस्कन्ध-शब्दकोश-शब्दकोश (शुद्धी शब्दकोश)

सभास वि हज्जर धातु हज्जर = १००००००; a
thousand times a thousand; 1,000,000;
अष्टमस्कन्ध-शब्दकोश-शब्दकोश २/३ ५. २६, १६.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी अष्टमस्कन्ध)

५) सभास वि. हज्जर भारवटियांवातुं (घेर);
(a house) with a thousand beams; अष्टमस्कन्ध-शब्दकोश
अष्टमस्कन्ध-शब्दकोश-शब्दकोश... ना-य. २/१ वं. १८, २८.

अष्टमस्कन्ध-शब्दकोश (शुद्धी १ शब्दकोश)

* जेहाडनी सिद्ध तरिके आवेछे त्यारे अष्टमस्कन्ध
'हज्जर भक्करवागो' वधावे लागु पडथे.

समास ना. नर. हज्जर धल्लु वरसाद; a thousand showers of rain; हज्जर-धल्लु-वरसाद १/३ वं. २१, २.

हज्जर-धल्लु-वरसाद (शुच्यो अवि) समास वि.

हज्जर भायुसनी उंचाई न्हटलु (उंचुं), धच्याने भायुसनी उंचाईनी करती हज्जर धल्लुं (उंचुं); (the River Rangha) whose depth is a thousand times the height of a man; हज्जर-धल्लु-वरसाद हज्जर-धल्लु... हज्जर-धल्लु नारी. ६/१ य. १४, २६; य. १६, ७.

हज्जर-धल्लु-वरसाद (हज्जर-धल्लु = सहस्र-स्थूल)

(शुच्यो अवि) समास वि. हज्जर थांभलावाणुं (घेर); (a house) with a thousand pillars; हज्जर-धल्लु-वरसाद... हज्जर-धल्लु नान्य. १/१ धल्लु. ५७, २१; य. ५, १०१.

हज्जर-धल्लु-वरसाद (शुच्यो अवि) समास वि. ह-

ज्जर अच्योवाणुं (सिसवाट); (an alligator) with its thousand-fold brood; हज्जर-धल्लु-वरसाद हज्जर-धल्लु नारी. २/१ वं. १८, ६५.

हज्जर-धल्लु-वरसाद (= सहस्र) (शुच्यो धा. सु) सा. ना.

नान्य. क) लुट्टकूट; चोरी; छीनवी लेवानुं काम; plunder, spoliation; snatching away; हज्जर-धल्लु-वरसाद (लुट्टकूट) १/१ धल्लु. २६, १; हज्जर-धल्लु २/१ य. १६, ८०; हज्जर-धल्लु (छीनवी लीधाथी) ३/१ वं. ४, १. शुच्यो हज्जर-धल्लु-वरसाद

अ) जे, कौवत; strength, vigour; हज्जर-धल्लु २/१ धल्लु. ३३, १२; हज्जर-धल्लु २/१ धल्लु. ४३, ४.

ग) लुटारो; a plunderer; a freebooter; हज्जर-धल्लु-वरसाद नर. ५/१ धल्लु. १२, २.

हज्जर-धल्लु-वरसाद (हज्जर-धल्लु क उपरथी) सा. ना. नर.

लुटारो; a plunderer; a freebooter. Comp. Sans. ताहासिन (cruel, violent); हज्जर-धल्लु-वरसाद १/१ धल्लु. ६५, ८; हज्जर-धल्लु-वरसाद २/१ य. १२, ८; हज्जर-धल्लु-वरसाद * ६/३ धल्लु. ६१, ३; य. ६, ४; नीच्या. १, १४.

हज्जर-धल्लु-वरसाद = छीनवी लेवुं, लछि लेवुं; to snatch away, to seize from.

* १ नी आगभयने २ नीकणी गथाथी.

+ समास इपभा धातु आवेदोछे; हज्जर-धल्लु-वरसाद शुच्यो भांइ अवस्ता व्याकरण, संके रपय भो.

हज्जर-धल्लु-वरसाद = छीनवी लेवुं, लुटारो लेवुं; to snatch away; to rob away; हज्जर-धल्लु-वरसाद १/३ य. १३, १३.

हज्जर-धल्लु-वरसाद, हज्जर-धल्लु, हज्जर-धल्लु, हज्जर-धल्लु (= ह, ह = सं, सङ्, सञ्, सन्, सम्, = Gr. Syl, Sym, Syn = ह, ल) १. उप. साथे, सामनुं, च्छेकडुं, च्छेकडर, जेउ; तमाम; पुरीरीति; a prefix implying 'together; with; completely, wholly'; Gâthic forms: हज्जर-धल्लु, हज्जर-धल्लु, हज्जर-धल्लु

दायला:— हज्जर-धल्लु-वरसाद = साथे जवुं, साथे भणवुं (वं. १६, २७); हज्जर-धल्लु-वरसाद साथे भणवुं (धल्लु. ३०, ४); हज्जर-धल्लु-वरसाद (देवानुं) साथे होउवुं (वं. ३, ७; वं. ७, ५५. ५६); हज्जर-धल्लु-वरसाद = नसानी च्छीन साथे आ-लुडे थवुं; हमरीत थवुं (वं. १०, ६; वं. १६, २१); हज्जर-धल्लु-वरसाद तमाम पउवुं, उपर तुटी पउवुं (वं. १६, ४१); हज्जर-धल्लु-वरसाद = मेवा साथनुं, कृण आप-नाइं (वं. ३, २७); हज्जर-धल्लु-वरसाद = संपूर्ण करवुं; तमाम करवुं (धल्लु. ७१, १).

क्रेतली च्छेक वच्यते च्छे उपसर्ग क्रियापदनी पासेन नथी आवतो, पण तेनी आगभय नर दूर आवेउ; जेभके हज्जर-धल्लु-वरसाद हज्जर-धल्लु-वरसाद वं. ८, ११; हज्जर-धल्लु-वरसाद हज्जर-धल्लु-वरसाद वं. ७, ५८, धत्यादि.

२) राउद. अ. साथे; Prep. with, together with; हज्जर-धल्लु-वरसाद नारी च्छो— च्छो च्छोनी साथे (वं. ५, २७).

हज्जर-धल्लु-वरसाद (शुच्यो १ धा. हज्जर) सा. ना. नर. जेदिली नगा (असल अर्थ) ; जे च्छे, गेकू; संतावांनी नगा; च्छे जे ल अकुरासो च्छो च्छोनी संतावांनी नगाने लायु पडेछे; name of a cave on the top of a mountain, near Barda (on the frontier of Adarbaiján), where Afrásyáb, when defeated, took refuge. At last, he was discovered by the hermit Hom, who delivered him to King Kaikhesru. Firdosi calls this cave هذک افراسياب, i. e., the cave of Afrásyáb. In an older form of the legend, that cave was a palace built under-ground, with walls of iron and a hundred column (Dar.); हज्जर-धल्लु-वरसाद ७/१ य. ५, ४१. (शुच्यो मोदी)

अभिज्ञानम् (शुद्धिमा अभिज्ञानम्) वि. सांकुं ;
 contracted, narrow; **अभिज्ञानम्** .**अभिज्ञानम्**
अभिज्ञानम् .**अभिज्ञानम्** .**अभिज्ञानम्** .**अभिज्ञानम्** extended
 at the bottom, contracted at the top
 (नीचिना भाग तरङ्गिणी पोडोणुं अने उपरना भाग
 तरङ्गिणी सांकुं) २/१ वं. १४, ७.

अभिज्ञानम् (शुद्धिमा अभिज्ञानम्) समास ना. नारी.
 संपूर्ण करवुं; तमाम अक्षी नवुं; completing,
 accomplishing; **अभिज्ञानम्** **अभिज्ञानम्** the
 complete delivery of the Gāthās १/१
 छं. ७१, १.

अ) अक्षि, परस्तेरा; adoration, worship;
अभिज्ञानम् (Geld. **अभिज्ञानम्**) १/१ य.
 १५, ५४.

ग) संपूर्णता, अंत; छेडो; completion ;
 end; final state; **अभिज्ञानम्** (**अभिज्ञानम्**
 Geld.) ७/१ छं. ३१, १४.

अभिज्ञानम् (शुद्धिमा १ धा. अभिज्ञानम्) क) सा. ना.
 ना-य. संपूर्णता; छेडो; completion; end;
अभिज्ञानम् १/१ छं. १८, १९.

अ) वि. संपूर्ण—तमाम क्रीषिषु, छेडा सुवी
 लाविषु; छेडेनुं, आभिरनुं (निदस); छेडे सुवी
 अक्षिषु (दारमे.); completed, finished; end-
 ing (M.); finished up to the end (Dar.);
अभिज्ञानम् नर. २/३ छं. ७१, १८.

अभिज्ञानम् (शुद्धिमा १ धा. अभिज्ञानम्) समास
 ना. नर. साथि अमेकं करनार; साथि जेडी नापनार
 (रावने); one who has united or embodied
 into one whole (as a kingdom); **अभिज्ञानम्**
 १/१ य. ५, ४८; अमे सिकृत केपसर पादशाहने माटे
 आविछे; **अभिज्ञानम्** **अभिज्ञानम्** १/१ य. ५, ४८;
 य. ८, २१; य. १५, ३२.

अभिज्ञानम् = * **अभिज्ञानम्** = अयवुं, ताणुवुं; to
 extend, to stretch; **अभिज्ञानम्** अ. अ.
 आत्मने. १० मो वर्ग ३/१ वं. ८, ८. १०;
Otherwise: rt. **अभिज्ञानम्** = आ-सञ्च to annex
 lengthwise अमेकं प्नीजनी साथि लंआधमां
 जेडवुं.

अभिज्ञानम् = सञ्च = to adhere; to be attached,

to be rooted; योडवुं; नड धालवी; **अभिज्ञानम्**
 = सक्त attached, rooted; **अभिज्ञानम्** अ. अ.
 नारी. १/१ छं. ५३, ७.

अभिज्ञानम् (शुद्धिमा धा. अभिज्ञानम्) समास
 ना. ना-य. नभाय थवानी नगा; the gathering
 place (of the waters); **अभिज्ञानम्**
 १/१ वं. २१, ४. ८. १२. १६.

अभिज्ञानम् (= **अभिज्ञानम्** = सङ्गम = **अभिज्ञानम्**)
 (शुद्धिमा धा. अभिज्ञानम्) सा. ना. नर. क) अ-
 नशुभन, मंडणी (छिन्देदा अथवा सारां माणुसोनी);
 an assembly, a meeting (of the celestial
 spirits or of good men). Contrast
अभिज्ञानम् running together (of the
 Daevas) **अभिज्ञानम्** २/१ वं. २, २१;
अभिज्ञानम् २/१ गेह २, ८; **अभिज्ञानम्**
 ७/१ छं. ११, २; **अभिज्ञानम्** ३/३ य. ११, ४.

अ) साथि मणीने वीच्यार करवेा, मसलेहत;
 consultation; mutual deliberation; **अभिज्ञानम्**
अभिज्ञानम् ७/३ छं. १२, ५. ६.

ग) (रस्ता अमानुं) साथि मणवुं—अमेकं थवुं;
 the meeting (of the roads); **अभिज्ञानम्**
अभिज्ञानम् (रस्ता अमानुं साथि मणवुं) = कारांत
 नारी. २/३ छं. ४२, १.

अभिज्ञानम् सा. ना. नारी. वेहेवुं; flowing
 (rt. **अभिज्ञानम्** = सञ्च to flow); or: strengthen-
 ing (rt. **अभिज्ञानम्** = सञ्च = to strengthen
 क्वावत आपवुं); **अभिज्ञानम्** २/३ वं. २१, ७.
 ११. १५; **अभिज्ञानम्** २/३ य. २४, ४८.

अभिज्ञानम् (= सन्त = Lat. Ens*) (शुद्धिमा धा. अभिज्ञानम्)
 वर्त. कृ. होतां, उदगी भोगवतां, उवतां; हयात;
 being, existing, living; **अभिज्ञानम्** a person
 (शिपस †) नर. १/१ छं. ४६, ४. ५; छं. ४७,
 ४; छं. ५१, ५; **अभिज्ञानम्** नर. १/१ य. १३, १२८;
अभिज्ञानम् नारी. १/१ य. ५, ८५; **अभिज्ञानम्** नर. २/१

* असल इप Lat. Ent-s छे; † नीकणी गथाथी
 Lat. Ens थयुं. अनेनी उपरथी Entity (हयाती.)

† अनेन प्रभाषे To be उपरथी Being (पुइप,
 थपस) वपराअनेनी आविछे.

* Per. **अभिज्ञानम्** = Av. **अभिज्ञानम्**

ध्रि. २१, ४; वीर्य. १८, २; **अथर्ववेद** (अथर्व, आलाक, तेजवाणा) नर. २१ ध्रि. १०, १८; **अथर्ववेद**...**अथर्ववेद** (शैशान आतश) नर. २१ ध्रि. ६२, ८; नीत्मा. ५, १४; **अथर्ववेद** real (अथर्व, होतु) नारी. २१ ध्रि. ३२, ६; **अथर्ववेद** भोग्युद (दीन) ने नारी. २१ य. १३, १००; **अथर्ववेद** वं. १, २ (Wester.); य. २२, १४; **अथर्ववेद** (अथर्व) नान्य. २१ (क्रि. अ.) ध्रि. ३५, ६; **अथर्ववेद** (भोग्युदने) नारी. ४१ ध्रि. ५२, १; ध्रि. ६८, २२; **अथर्ववेद** नर. १३ ध्रि. ६० ११; **अथर्ववेद** नर. २३ य. १३, १४६; **अथर्ववेद** नारी. २३ (Geld. **अथर्ववेद**) य. १३, २१; **अथर्ववेद** (ध्रि. ३२, ६) विरो **अथर्ववेद** **अथर्ववेद** (२ धा. १०६ भां). **अथर्ववेद** (हयात आलुसाथी—साथि) नर. ३३ ध्रि. २१, २; **अथर्ववेद** (हयाती भोग्यवनारा-**अथर्ववेद**भांना, **अथर्ववेद**भांना) नर. ६३ ध्रि. ६५, ६; **अथर्ववेद** वं. १८, ४३; ध्रि. ४, २६; ध्रि. १२, ४; ध्रि. १६, ११; ध्रि. ३५, ३; य. १३, १५२; य. २४, ३०; तथा **अथर्ववेद** नीत्मा**अथर्ववेद**श, गेह तथा यशने छेडे **अथर्ववेद** **अथर्ववेद** ना **अथर्ववेद**भां; **अथर्ववेद** भोग्युद (दीना) भांती नारी. ६३ ध्रि. १२, ६; **अथर्ववेद** नारी. ६३ य. १३, ६१; ...**अथर्ववेद** **अथर्ववेद** **अथर्ववेद** **अथर्ववेद** (अथर्ववेद नी मतलये ध्रि. ४४, १०; **अथर्ववेद** धलुअ आलाक—तेजवाणा) अति. वि. नर. २३ ध्रि. १३, २. **अथर्ववेद** = **अथर्व** + **अथर्ववेद**

अथर्ववेद (अथर्ववेद धा. **अथर्ववेद**) सभास ना. नान्य. ५) साथि आंधवु; आंधवु, अंध, अंधी; binding together; a chain, a bond; **अथर्ववेद** **अथर्ववेद** ३१ वं. ६, ४८.

अ) साथि अणवी नापवु—अणुवु (अणुती अ-
लने प्थिन् लाकडां साथि); joining or mixing
together; uniting (as a fire brand with a
piece of log); **अथर्ववेद** २३ वं. ८, ७६.
७७. ७८.

* अथर्ववेद भां Live जोस विशेष अथर्ववेद तरीके वपराअथर्ववेद
तेम सभअथर्ववेद; **अथर्ववेद** **अथर्ववेद** **अथर्ववेद** **अथर्ववेद** **अथर्ववेद**
अथर्ववेद **अथर्ववेद**—अथर्ववेद भां अथर्ववेद गेहड नरनां
पुरतकभां नथी; नोडभां **अथर्ववेद** अथर्ववेद.

† Geld. **अथर्ववेद**

अथर्ववेद (अथर्ववेद धा. **अथर्ववेद**) } अथर्ववेद विरो **अथर्ववेद**
अथर्ववेद } धा. **अथर्ववेद**

अथर्ववेद (अथर्ववेद धा. **अथर्ववेद**) विरो **अथर्ववेद** **अथर्ववेद**

अथर्ववेद (अथर्ववेद २ धा. **अथर्ववेद**) सभास
ना. नारी. (सतुद यशनां) लआलुना **अथर्ववेद**; ल-
आलुनी आथर्व; the entire collection or the
complete writings (of the Staota Yasna);
अथर्ववेद २१ ध्रि. ५', ८; ध्रि. ७१, १८.

अथर्ववेद (अथर्ववेद २ धा. **अथर्ववेद**) सभास
ना. नान्य. साथि गेहडवीने अथर्ववेदु ते; तभास लआलु;
अथर्ववेदु; that which is put together or
arranged (lit.); the complete writings;
prayers; **अथर्ववेद** ३१ ध्रि. ४२, १; **अथर्ववेद**
२३ वीर्य. १६, ४; य. २४, २८; **अथर्ववेद**
६३ वीर्य. १, ३.

अथर्ववेद (= **अथर्ववेद**) (अथर्ववेद २ धा.
अथर्ववेद) सा. ना. नर. शरीरने साथि—अथर्ववेदु;
the hmb of the body; **अथर्ववेद** २३ य. १४, ५६.

अथर्ववेद (अथर्ववेद धा. **अथर्ववेद**) सभास
ना. नर. (देवो—अथर्ववेदु) साथि **अथर्ववेद**ु, साथि **अथर्ववेद**ीने
अथर्ववेदु यथु; running or gathering together
(as of the Daevas and Drujes). *Contra*
अथर्ववेद **अथर्ववेद**, q. v. **अथर्ववेद** **अथर्ववेद**
११ वं. ७, ५३. ५४.

अथर्ववेद (अथर्ववेद धा. **अथर्ववेद**) वर्त.
अथर्ववेद. (देव—अथर्ववेद) साथि **अथर्ववेद**तां—**अथर्ववेद**ीने;
running together (as of the Daevas).
अथर्ववेद **अथर्ववेद*** नर. १३ य. ११, ६.

अथर्ववेद (अथर्ववेद ३५ **अथर्ववेद** + **अथर्ववेद**) (अथर्ववेद २
धा. **अथर्ववेद**) सा. ना. नर. आहानार, आहेश राअ-
नार; one who loves or desires; **अथर्ववेद** ११
वं. ४, ४६.

* आथर्ववेदु अथर्ववेद वर्तमान अथर्ववेद अथर्ववेद
अथर्ववेद ने अथर्ववेद **अथर्ववेद** अथर्ववेदु **अथर्ववेद** Wester;
अथर्ववेद Geld.

† **अथर्ववेद**, **अथर्ववेद**, **अथर्ववेद** अथर्ववेदु अथर्ववेदनी भां अथर्ववेद
अथर्ववेद ने अथर्ववेद **अथर्ववेद** अथर्ववेदु अथर्ववेदु सभअथर्ववेदु.

२१०७ = सन् = आहावुं, आदेशे राप्पवी; to wish, to desire; शुभ्रि २९०७

२१०८ (Gr. Henos = Lat. Senex = सनात्, सनातन) (शुभ्रि १ धा. १०७ ५) सा. ना. नर. युद्धे मायुस; धरती—ज. धृक् राप्पस; an old man; २१०९ (fem.) an old woman; युद्धी याधृडी; धरती स्त्री; २११० नर. १/१ वं. ३, १८. २०; २१११ नारी. १/१ वं. १५, १४; २११२ नारी. १/१ वं. १५, १४; ५. २४, ४८; २११३ नारी. २/१ वं. १५, १३. १४.

२११४ (शुभ्रि १ धा. १०७ ३) क) वि. लायिक, सज्जवार; deserving, fit; २११५ १/१ ध्रु. ३१, १५.

५) सा. ना. नाय. हिस्सा; a portion, lot; due; २११६ २/१ ध्रु. ४७, ५.

२११७:— २११७ २११७ (Yt. 24, 31) Pehl. jut-dōstān, he who has no friends (Dar.); दोस्त वगरनो राप्पस (दारमे.).

२११८ = सण = वधारवुं; अंयाववुं; to promote, to nurture, to guard; २११९ वर्त. पररमे. २/१ ध्रु. ४३, ४; २१२० ३/१ ध्रु. ३१, २२.

२१२१ सा. ना. आणवानां काममां नही लाववा लायिक कोष कोषस जगतुं लीलुं लाकडुं; a species of green wood unfit for putting on fire; vide २१२२; २१२३ १/१ य. १४, ५५.

२१२४ (२१२४ ७५५५ ७५५५) वि. सीतिर धावुं; seventy-fold; २१२५ नर. १/१ य. १०, ११६.

२१२६ (२१२६ ७५५५ ७५५५) वि. सात भाग अथवा केश्वरवाणी (जमीन); २१२७ २१२७ २१२७ on the earth of the seven Keshvars, i.e., continents (सात केश्वर—अंडवाणी जमीन उपर) नारी. २/१ य. १८, २६.

२१२८ (= २१२८, २१२८) (अ-सल ३५ २१२८ + २१२८) (शुभ्रि २१२८ तथा २१२८) वि. ना. नर. ७ कर्दावाणी अंदगी

(असल.); हप्तान यस्त (ध्रु. ३५-४१); ४२ भा हा छेडा तरिके छेराय्ये छे; Yasna Haptanghâiti (Y. 35-41). Literally, it means 'the seven chapters' (२१२८ + २१२८) in praise of the seven archangels including Ahura Mazda. It is written in the prosaic Gâthâ dialect. The eighth chapter, viz., Yasna 42, which is commonly included in the Yasna Haptanghâiti, is a series of invocations consecrated to the grand objects of nature.

२१२९ २/१ ध्रु. ५७, २२; २१३० २/१ ध्रु. ४१, ७; ध्रु. ७१, १२; वीर्य. २, ७; वीर्य. २०, ३; २१३१ २/१ ध्रु. ४२, १; वीर्य. १, ५; वीर्य. १५, २.

२१३२ (= २१३२ = सप्तम = २१३२ = Lat. Septimus = Fr. Septième = Ger. Siebente = Seventh) (२१३२ ७५५५) कृम संख्या. वि. सातमुं, ७ मुं; seventh; 7th; २१३३ नर. १/१ वं. १४, ६; ५. १, ७; ५. १४, १८; ५. १८, २; २१३४ नर. २/१ वं. ५, २६; २१३५ नाय. २/१ (क्रि. अ.) वं. १, ६; वं. ४, १८. २४; वं. ८, ७७; २१३६ (पृथिवीना ७ आमा धम्याने केश्वरमां) ७/१ ध्रु. ३२, ३.

२१३७ (= २१३७ = सप्तदश = २१३७) (२१३७ ७५५५ ७५५५) कृम संख्या. वि. सातरमुं, १७ मुं; seventeenth; 17th; २१३८ (१/१ नी मतलये) ५. १, ८.

२१३९ (= २१३९ = सप्तदश = २१३९) (शुभ्रि २१३९ तथा २१३९) केवण संख्या. वि. सातर, १७; seventeen; 17; शुभ्रि उपरनो योख.

२१४० (= २१४० = सप्तन = २१४० = Gr. Hepta = Lat. Septem = Fr. Sept = Ger. Sieben = Seven) केवण संख्या. वि. सात, ७; seven; 7; २१४१ नर. १/३ वं. १, ३; ५. १३, ८३; २१४२ नारी. १/३ वं. १६, ६. १०; २१४३ २/३ वं. १५, ४५; २१४४ २/३ वं. १४, ६. १६; वं. १५, ४५; २१४५ २/३ वं. १, ६.

* २१४५ २१४५ = the basin of the affluents of the Indus, the modern Panjâb (= the Five

१८; ... २/३ वं. १८, ४२; ... २/३ वं. ४, १३. ५५; वं. १३, १३; वं. १५, ५१; ... (सात अमशासपंद) २/३ य. २, १२; ... ११-५. २/३ ध्र. ६१, ५; ध्र. ६५, ५; य. १०, ६४.

... (= १५५६-९९) (शुष्मा) ... तथा ... समास वि. सात महीनानु (पेठ-मांनु अ२३); (a woman with child) in the course of seven months; ... २/१ वं. ५, ४५.

... (शुष्मा) ... तथा ... समास ना. नारी. सात ३/५णी; 7 branches or stems; ... २/३ ध्र. ५७, ६.

... (= ७७ = सप्तति = ७७) (शुष्मा) ... ७०; seventy; 70; ... २/१ वं. ४, १८. २३. २७. ३१. ३४. ३७; वं. ६, १५; वं. ८, ८०; वं. १३, २६; वं. १६, १५; ... २/१ आ३२. गा६।म. १२.

... (शुष्मा) ... वि. सात ... ७/१; sevenfold; seven times more; ... ११, ८.

... (= ३५) वि. ना. नर. उत्तर त२३ना सेतारा... मंगलना हरीक गणुलो छे; The chief of the stars of the north; the Ursa Major. The north is the region of Demons, consequently it is particularly invoked against them. Its function is to guard the gate and passage of hell, and to keep back myriads of demons, fairies and sorcerers who are in opposition to the celestial sphere and constellations (Dar.); vide ... २/३ य. ८, १२; य. १२, २८; सी३।

Rivers), formerly called Hind, by contradistinction to Sindh, the basin of the lower river (Dar.).

* Geld. ...

१, १३; सी३।. २, १३; ... (Geld. ... २/३ य. १३, ६०. (शुष्मा) ...)

... (शुष्मा) ... ७/५२थी) समास वि. ह३ते केशवरने लगती, सात केशवरने लगती (नमीन); ... the earth consisting of the seven Keshvars, i. e., continents (ह३ते केशवर नमीन) नारी. २/१ वं. १८, १३; ध्र. ५७, २३; य. ११, १४; गे६ प, ५; ... २/१ य. ८, ८०.

... (= १५५-९९) (शुष्मा) ... समास ना. नान्य. ह३ते केशवर, पृथिवना सात ...-मुलुक; the seven Keshvars; the seven continents; for particulars, vide ... ७/३ य. ६, ३.

... वि. ना. नर. नामांकित पु३षनु नाम; गुशतास्प पादशाहना ... नाम धारवामां आवेछे; name of an illustrious personage; possibly, a member of the royal family of King Gushtâsp; ... १/१ य. १३, १०२. (शुष्मा) ...)

१ ... (= समा = Ger. Sommer = Summer) सा. ना. उनागो; summer. Comp. ... ६/१ वं. ८, ६. ७. ८; ... (७/१ नी मतलमे) वं. ५, ४२; वं. १५, ४५; वं. १६, १२; ध्र. १६, १०; ... १/३ वं. ५, १०. शुष्मा ...)

२ ... (= ५ = सम = Lat. Simul, Similis = Same = ...) (शुष्मा) ... ३) ७/५. ... अ prefix, implying 'alike, similar, same; in comparison with'; ...

... (वि. तमाम, पु३, द३क, ... अ-क; all, whole, every, similar, same; ... (Wester. ...) (...) न२. १/१ य. १३, ८३; ... (तमाम) नारी. १/१ य. १८, १; ... (...) नान्य. १/१ य. १३, ८३; ... १/१ ध्र. ३२, १६; ...)

* Geld. ...

સા. ના. નારી. ક) સાંભે થકું સાંભે
હડકું; encountering, fighting against;

સામાન્ય રૂપની મતલબે) ઇન્.
૫૨, ૪; ઇન્. ૬૧, ૫; સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૧, ૨. ૩. ૪.

ખ) દુઃખ, સંકટ; affliction, distress;
સામાન્ય રૂપને (દુઃખ—સંકટમાં પડેલા) ઓ
ઇન્. ૮, ૬.

સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૧, ૨. ૩. ૪.
નર. સાથે મરનાર; સાથે જીવ જોખમમાં નાખનાર
(અસલ.); દુસ્મન, હરીફ; a foe; an enemy;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૦, ૬૯; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૧, ૧૦, ૭૧;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૨૩, ૫. ૧૦, ૪૮. ૭૧; ય. ૧૩, ૩૩;
નીઆ. ૩, ૧૦; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૭, ૨૬;
ય. ૧૦, ૧૧; ય. ૧૩, ૧૩૩; ય. ૧૫, ૧; ય. ૨૪, ૧૯;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૩, ૫. ૨, ૧૨.

સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૦, ૬૯; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૧, ૧૦, ૭૧;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૨૩, ૫. ૧૦, ૪૮. ૭૧; ય. ૧૩, ૩૩;
નીઆ. ૩, ૧૦; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૭, ૨૬;
ય. ૧૦, ૧૧; ય. ૧૩, ૧૩૩; ય. ૧૫, ૧; ય. ૨૪, ૧૯;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૩, ૫. ૨, ૧૨.

સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૦, ૬૯; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૧, ૧૦, ૭૧;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૨૩, ૫. ૧૦, ૪૮. ૭૧; ય. ૧૩, ૩૩;
નીઆ. ૩, ૧૦; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૭, ૨૬;
ય. ૧૦, ૧૧; ય. ૧૩, ૧૩૩; ય. ૧૫, ૧; ય. ૨૪, ૧૯;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૩, ૫. ૨, ૧૨.

સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૦, ૬૯; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૧, ૧૦, ૭૧;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૨૩, ૫. ૧૦, ૪૮. ૭૧; ય. ૧૩, ૩૩;
નીઆ. ૩, ૧૦; સામાન્ય રૂપની મતલબે) ઇન્. ૫૭, ૨૬;
ય. ૧૦, ૧૧; ય. ૧૩, ૧૩૩; ય. ૧૫, ૧; ય. ૨૪, ૧૯;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૬૩, ૫. ૨, ૧૨.

lute power; સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સામાસ વિ. એકજ રંગનું; એકજ તરાહનું; of one
and the same colour; સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સામાસ વિ. એક સરખા વિચારનું; એકજ વિચાર
નું; (the Ameshâspands) who are of one
thought—accord; સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સામાસ વિ. એક સરખા—એકજ સપ્તનવાણું; એક સરખી-
રીતે બોલવું; of one speech; (the Ameshâs-
pands) whose speech is the same;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સામાસ વિ. એક સરખા કામવાળો ઇઆને એકજ
રીતે કામ કરતો; of one deed; (the Ameshâs-
pands) whose action is the same;
સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

૧) સર્વ = Lat. Salvere = બંધાવવું, રક્ષણ કરવું;
પોષણ કરવું; to protect, to shelter, to nourish.
ખા. સર્વ નું વધેલું રૂપ સર્વ ખી આવેલું.
જુઓ. સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

સર્વ-ક) = બંધાવવું, રક્ષણ કરવું; to guard,
to keep watch over; સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

ખ) બનવું, બનવી જવું; to be protected
or sheltered; સામાન્ય રૂપની મતલબે) ઇન્. ૧૩, ૧૦૭; ય. ૧૪, ૩૫; ઇન્.

* Wester. સામાન્ય રૂપની મતલબે) of the colour of the
Haoma.

† જ ને ભીથે જ નકામો આવેલો છે. અથવા ધાતુ
સર્વ-ક) ખી થઈ શકે.

‡ જ ની આગમ્યનો = નકામો આવેલો.

२) **गुण** = **गुण**, वेहेतु; to go; to move, to flow.
 Comp. Sans. सर who or what goes; moving; **गुणो** **गुणो**, **गुणो**, **गुणो**, **गुणो**

गुणो (**गुणो** २ धा. **गुण**) सा. ना. नारी.
 पाहाड, पाणीवाणी ઉચી જગા; a mountain, an elevated place of water. Comp. **ગુણ**;
ગુણ **ગુણ** (વિ. ના. નારી.) **ગુણ** = البرز = અલયુર્ નામનો પાહાડ; the Mount Alborz; for particulars, *vide* ૨ ક્રી; **ગુણ**
ગુણ **ગુણ** (અલયુર્ પાહાડ ઉપરથી) ૫/૧
 ૫. ૧૦. ૫૧; **ગુણ** **ગુણ** ૬/૧
 ઇ. ૧૦, ૧૦; ઇ. ૫૭, ૨૧; ૫. ૯, ૧૭; ૫.
 ૧૦, ૫૦. ૮૮; ૫. ૧૨, ૨૩; **ગુણ** **ગુણ**
 ૬/૧ ઇ. ૪૨, ૩; ૫. ૧૨, ૨૫. (**ગુણ** મોદી.)

ગુણો (= **ગુણો** = સરસ્વતી = Gr. Arachosia = Cune. Harauwatis) (**ગુણો** ૨ ધા. **ગુણ**) વિ. ના. નારી. મુલુકન નામ; કાબુલની દક્ષિણ પૂર્વે આવેલા કનદાહારની નજદીકનો મુલુક; name of the region near Kandâhâr, lying to the south-east of Kâbul. Dr. Stein identifies it with the modern Arghandâb (ارغنداب). **ગુણો** ૨/૧ વં. ૧, ૧૨.

ગુણ (**ગુણ** ૨ ધા. **ગુણ**) સા. ના. નારી.
 પાહાડ, પાણીવાળી ઉચી જગા; a mountain, an elevated place of water. Comp. **ગુણ**;
ગુણ **ગુણ** (વિ. ના. નારી.) **ગુણ** = البرز = અલયુર્ નામનો પાહાડ; **ગુણ**
ગુણ ૨/૧ વં. ૧૬, ૩૦; વં. ૨૧, ૫. ૯. ૧૩; ૫. ૧૦,
 ૧૩. ૧૧૮; ૫. ૧૨, ૨૩; **ગુણ** (અલયુર્ પાહાડની) ૬/૧ ૫. ૫, ૨૧; ૫. ૧૫, ૭; **ગુણ**
ગુણ (અલયુર્ પાહાડની) ૬/૧ ૫. ૯, ૩;
 ૫. ૧૭, ૨૪. (**ગુણ** મોદી.)

ગુણ (**ગુણ** ૧ ધા. **ગુણ**) સા. ના. ના-પ.
 નાખવું, ફેંકવું; throwing, casting; **ગુણ** ૨/૩
 વં. ૫, ૬૦. ૬૧.

ગુણ = નાખવું, ફેંકવું; to throw, to cast;

* આખે ઠેકાણે **ગુણ** બાલ નથી આવ્યો.

ગુણ અ. જી. સંરા. ૫૨સ્મે. ૩/૧ વં. ૫, ૬૦. ૬૧.

ગુણ = આગળ ફેંકવું—નાખવું; to fling; **ગુણ** અ. જી. ૫૨સ્મે. ૩/૧ ૫. ૧૬, ૪૬.

ગુણ = ક) આગવું, આગવું; to filter, to strain (as the Haoma); cl. 6; **ગુણ** (હોમ ગાળવામાં આવેલો) ક્રમણિ ભવિષ્ય કાળ ૩/૩ વીસ્પ. ૧૨, ૧. અસલ ૩૫ **ગુણ** + **ગુણ**; **ગુણ** ભવિ. ક. નર. ૬/૩ વીસ્પ. ૧૨, ૧. **ગુણ** **ગુણ**

ખ) છોડવું; છાંટવું, પાણી સીપવું, ભીજવવું, ભીનું કરવું; to sprinkle, to water, to moisten; **ગુણ** શક્યા. ૫૨સ્મે. ૩/૩ વં. ૬, ૨ ૩. ૪. **ગુણ** **ગુણ**

ગ) મળી છાંટવી, ખી નાખવું; to emit seed, to sow seed; **ગુણ** **ગુણ**

ઘ) રાખવું, રેહેવા દેવું; to let lie, to let stand; **ગુણ** વં ૮, ૨. ૩.

ચ) મોક્કલવું, રવાના કરવું; to let loose, to despatch; **ગુણ** વર્ત. ૫૨સ્મે. ૩/૩ ૫. ૧૩, ૪૩.

ગુણ = છોડી દેવું, માફ કરવું; to remit; to forgive; **ગુણ** **ગુણ**

ગુણ = પાછું હટાવવું; to repel, to drive away; **ગુણ** વર્ત. ૫૨સ્મે. ૧/૧ ઇ. ૧૦, ૧૫.

ગુણ = ક) છાંટવું, નાખવું, રેડવું; to sprinkle, to pour, to let down; **ગુણ**, શક્યા. આત્મને. ૩/૧ વં. ૫, ૫૧; **ગુણ** **ગુણ**, ૫૨સ્મે ૩/૧ વં. ૬, ૧૦. ૧૨. ૧૪. ૧૬. ૧૮. ૨૦. ૨૨. ૨૪.

ખ) નાખી દેવું, ફેંકી દેવું, બારેવાટ કરવું; to throw away, to waste; **ગુણ** વર્ત. ૫૨સ્મે ૩/૧ વં. ૬, ૧૦. ૧૨. ૧૪. ૧૬. ૧૮. ૨૦. ૨૨. ૨૪.

ગ) નાખવું; to throw (a thing on a person). **ગુણ** વર્ત. ૫૨સ્મે. ૩/૧ વં. ૮, ૨૩. ૨૪. ૨૫.

* પ્રેક્ષિતર વેસ્વરગાર્ડ પ્રમાણે **ગુણ** લઈએ તો Intensive Verb ગણવો પડે છે. † એનો અર્થ 'તેઓ હોમ ગાળશે' બી ધર્મ છે. **ગુણ** માં અવસ્તા વ્યાકરણ, સંદા ૨૫૫ મો.

श्रीमहाभारत = अरापर गाणतुं—आणतुं; to filter or strain thoroughly; अरापरगाणतुं—आणतुं

कर्म. अवि. ३।३; शुद्धिमा अरापरगाणतुं—आणतुं

श्रीमहाभारत = क) नीचे नापतुं, हलका दरजाने को करवा; to throw down; to degrade; -श्रीमहाभारत कर्म अ. अ. परस्मै. ३।१ वं. २, ६ (Wester.).

अ) भी—तोपम नापतुं; to emit seed; to have intercourse with: अरापरगाणतुं वतं. ३।१ वं. ८, ३२; वं. १५, ७. ८; वं. १६, १७; वं. १८, ६७. ६६; अरापरगाणतुं अरापरगाणतुं (भी अथवा तोपम नापनारा नरीनां अमाने नवान नरीनां) वतं. ६. नर. ६।३ य. १४, १३. शुद्धिमा अरापरगाणतुं

१ अरापरगाणतुं (शुद्धिमा १ धा. १म) अ. ६. वि. रक्षायु कथिलुं; पोषायु कथिलुं; protected, nourished; fed शुद्धिमा अरापरगाणतुं—अरापरगाणतुं

२ अरापरगाणतुं सा. ना. नर. दुश्मन, दुःख देनार; an adversary; a tormenter; अरापरगाणतुं १।१ य. ५, ६२.

अरापरगाणतुं (शुद्धिमा १ धा. १म) सा. ना. नर. अथावनार, रक्षायु करनार; आयाद करनार; a protector, a guardian, a thriver; अरापरगाणतुं १।१ अ. ५७, १५; य. ११, १०; अरापरगाणतुं १।१ य. १०, १०३; अरापरगाणतुं १।१ वं. २४. ५; अरापरगाणतुं २।१ य. १०, १०३.

अरापरगाणतुं—अरापरगाणतुं—अरापरगाणतुं (शुद्धिमा १ अरापरगाणतुं, अरापरगाणतुं तथा अरापरगाणतुं ग) समास वि. पोषायु कथिलुं तथा अरापरगाणतुं (नादलुं पशु); (small cattle) of all species and well-fed; अरापरगाणतुं—अरापरगाणतुं—अरापरगाणतुं नर. ६।३ वं. २२, ४. ११. १७.

अरापरगाणतुं सा. ना. नर. दुश्मन; a foe; an enemy, an adversary; अरापरगाणतुं २।३ य. १०, ३४.

अरापरगाणतुं (शुद्धिमा १ धा. १म) सा. ना. नाप्य. क) पोषायु, गुणरायु, आराक; nourishment, food, support; अरापरगाणतुं २।१ वं. १४, १७; वं.

* Geld. अरापरगाणतुं—अरापरगाणतुं

१५, १६. १७. १८—४२; अरापरगाणतुं ४।१ वं. १३, ३६; अरापरगाणतुं ७।१ अ. ६२, २; नीच्या. ५, ८.

अ) अथाव, रक्षायु; protection, shelter; अरापरगाणतुं ४।१ अ. ५५, ४; अरापरगाणतुं ४।१ अ. ५८, २; अ. ७१, ११; य. ५, ६. शुद्धिमा अरापरगाणतुं—अरापरगाणतुं तथा अमाने पछीना अयाव.

अरापरगाणतुं—अथाव करतुं; affording protection, sheltering; अरापरगाणतुं—अथाव करतुं नारी. १।३ अ. ५५, २.

अरापरगाणतुं वि. ना. नर. नामांकित नरतुं नाम; name of an illustrious personage; अरापरगाणतुं ६।१ य. १३, ११७.

अरापरगाणतुं सा. ना. दुःख; शुद्धिमा; दुश्मनी; affliction, oppression; enmity. Comp. अरापरगाणतुं १।१ वं. २, २६. ३७.

अरापरगाणतुं, अरापरगाणतुं } अथ अयाव
अरापरगाणतुं } विरी शुद्धिमा धा. अरापरगाणतुं क.

अरापरगाणतुं (= अरापरगाणतुं = सरथ = Cune. Hariva = Gr. Aria = Herat.) (शुद्धिमा २ धा. १म) वि. ना. नर. अरापरगाणतुं नदीनी पासिना मुकुड; अरापरगाणतुं; the region situated near the River Heri (اهری); Herat to the south of Khorâsân; अरापरगाणतुं २।१ वं. १, ८. शुद्धिमा अरापरगाणतुं.

अरापरगाणतुं (अरापरगाणतुं नुं अरापरगाणतुं ३५) सामान्य सर्व. अथावतुं; one's own; अरापरगाणतुं—अथावतुं (तनुं अथावतुं रवान); नर. १।१ वं. १३, ८; य. २२, १; अरापरगाणतुं अथावतुं (तनुं अथावतुं अथावतुं करतुं) नारी. १।१ य. २२, ६. ११; अरापरगाणतुं—अथावतुं नर. २।१ वं. १३, ६; अ. ५६, २८; अ. ७१, १८; य. ६, ४; नीच्या. १, ६; नीच्या. २, ६; अरापरगाणतुं—अथावतुं (नारी. २।१ ने अथावतुं) य. ४, ४; अरापरगाणतुं—अथावतुं नारी. २।१ अ. ५६, २८; अ. ७१, १८; नीच्या. १, ६; नीच्या. २, ६; अरापरगाणतुं—अथावतुं (अथावतुं अथावतुं) नर. ३।१ वं. १५, २; अरापरगाणतुं नर. ४।१ वं. १६, २७; अ. ७१, ११; य. १३, ३३. ६६; अरापरगाणतुं अथावतुं नारी. ४।१ य. १३, ६६; अरापरगाणतुं नर. ६।१

ઈજ. ૧, ૧૮; ઈજ. ૨૩, ૪; ફ્રાગ. ૬૧-૬૨ (પ્રાગ. ૬૧-૬૨) નારી. ૬/૧ વં. ૧૦, ૫. ૬. ૯. ૧૦. ૧૩. ૧૪; વં. ૧૬, ૭; ફ્રાગ. ૬૧-૬૨... (પોતાનાં અંતઃકરણનું) નારી. ૬/૧ વં. ૧૦, ૧૬; ફ્રાગ. ૬૧-૬૨ (પોતાનાં પેટનું) નારી. ૬/૧ ઈજ. ૧૧, ૧; ફ્રાગ. ૬૧-૬૨ (પોતાની જગાએ—જગામાં) ના. ૫. ૭/૧ ૫. ૧૩, ૬૭; ફ્રાગ. ૬૧-૬૨ નર. ૩/૨ વં. ૬, ૪૬; ૫. ૧૩, ૧૦૭; ફ્રાગ. ૬૧-૬૨ ના. ૫. ૩/૩ ૫. ૧૦, ૮૪; ફ્રાગ. ૬૧-૬૨ ૬/૩ ઈજ. ૮, ૫; Frag. 4, 2.

ફ્રાગ. ૬૧-૬૨ સા. ના. ના. ૫. ૬) કુટુંબની આપાદી, છોકરાં બચવાનો વધારો; prosperity of the family; propagation of offspring; ફ્રાગ. ૬૧-૬૨ ૩/૧ ઈજ. ૫૫, ૩; ફ્રાગ. ૬૧-૬૨ ૪/૧ ઈજ. ૧૪, ૧; વીર. ૫, ૧; વીર. ૧૧, ૨૦; ફ્રાગ. ૬૧-૬૨ ૪/૧ ઈજ. ૧૧, ૧૦; ૫. ૧૦, ૫; નીચા. ૨, ૧૪.

ખ) સુખાકારી, ખુશાલી; આનંદ; શાન્તિ; happiness, comfort; joy; tranquillity; ફ્રાગ. ૬૧-૬૨ ૧/૧ ૫. ૧૭, ૨૨; ઈજ. ૭૧, ૧૧; ફ્રાગ. ૬૧-૬૨ ૨/૧ ૫. ૧૦, ૩૩; ફ્રાગ. ૬૧-૬૨ ૪/૧ ઈજ. ૬૮, ૬; ફ્રાગ. ૬૧-૬૨ ૭/૧ ઈજ. ૬૨, ૬; નીચા. ૫, ૧૨.

જ્યુઝ્મા ફ્રાગ. ૬૧-૬૨

ફ્રાગ. ૬૧-૬૨ વિરો જ્યુઝ્મા, ફ્રાગ. ૬૧-૬૨ ખ.

ફ્રાગ. ૬૧-૬૨ (જ્યુઝ્મા ફ્રાગ. ૬૧-૬૨ ખ તથા ૧ ધા. ૭) સમાસ ના. વિ. ખુશાલી—સુખાકારી બખરતો; cheerfulness-giving, comfort-bestowing; ફ્રાગ. ૬૧-૬૨ ૧/૧ ૫. ૧૦, ૬૫; ફ્રાગ. ૬૧-૬૨ નર. ૨/૧ વં. ૧૮, ૬.

ફ્રાગ. ૬૧-૬૨ (= ડામ) (ને ક ઉપરથી) વિ. ૬) તેને લગતું, તે સાથે; accompanied with; provided with; vide ફ્રાગ. ૬૧-૬૨

ખ) તેટલું, એટલું; this much; so much; જ્યુઝ્મા ફ્રાગ. ૬૧-૬૨

ગ) જેવું; એકસરખું, એક સરખી રીતનું; like as; alike, similar, uniform; ફ્રાગ. ૬૧-૬૨ (Wester.

* Wester. ફ્રાગ. ૬૧-૬૨

ફ્રાગ. ૬૧-૬૨ નર. ૧/૧ વં. ૮, ૩૧; ફ્રાગ. ૬૧-૬૨ (Wester. ફ્રાગ. ૬૧-૬૨) ૧/૩ વં. ૧૫, ૧૪.

ઘ) અગાઉના જેવું, આગળની માફક; as before; જ્યુઝ્મા નીચેનો બોલ.

ફ્રાગ. ૬૧-૬૨ (જ્યુઝ્મા ફ્રાગ. ૬૧-૬૨ ઘ તથા ૬ ક) સમાસ ના. નારી. અગાઉના જેવી જમીન, આગળની માફકની જમીન; the ground (becomes pure) as before; ફ્રાગ. ૬૧-૬૨ ૧/૩ વં. ૭, ૪૭-૪૮.

ફ્રાગ. ૬૧-૬૨ (= ડામ) (જ્યુઝ્મા ફ્રાગ. ૬૧-૬૨ તથા ફ્રાગ. ૬૧-૬૨) સમાસ વિ. એટલું મોટું; એટલું ઉંચું દરજેનું; as great; so much grand or exalted; ફ્રાગ. ૬૧-૬૨ ના. ૫. ૨/૧ ઈજ. ૧૦, ૧૩.

ફ્રાગ. ૬૧-૬૨ (= સવન) (જ્યુઝ્મા ૧ ધા. ૭ ગ) સા. ના. ના. ૫. હોમ કુટવો; હોમ છુંદીને નીચવવો; હોમ કુટવાનું—છુંદીને નીચવવાનું કામ; expressing the juice of the Haoma; from Pehl. ૧૫; ફ્રાગ. ૬૧-૬૨ ૨/૧ ઈજ. ૧૦, ૨; ફ્રાગ. ૬૧-૬૨ ૪/૧ ફ્રાગ. ૬૧-૬૨ તારાં પેહેલાં નીચવવાના કામને; thy mortar for pounding the Haoma (Dar.); તારો હાવનીમનો નીચેનો ભાગ ઈઆને હાવનીમ પેતિ (દારમે.); ફ્રાગ. ૬૧-૬૨ ૪/૧ ફ્રાગ. ૬૧-૬૨ તારાં પીજું નીચવવાનાં કામને; the pestle (Dar.); હાવનીમનો ઉપરનો ભાગ ઈઆને હાવનીમનો બંતો—લાલો (દારમે.).

ફ્રાગ. ૬૧-૬૨ (અસલ ૩૫ ફ્રાગ. ૬૧-૬૨ † છે) (જ્યુઝ્મા ૨ ધા તથા ૧ ધા. ૭ ખ) સા. ના. ના. ૫. ખુખી, સારો ગુણ; excellence, a good quality, goodness; ફ્રાગ. ૬૧-૬૨ ૩/૩ ઈજ. ૫, ૨; ઈજ. ૩૭, ૨.

ફ્રાગ. ૬૧-૬૨ Yt. 24, 10 (meaning unsettled). ફ્રાગ. ૬૧-૬૨

ફ્રાગ. ૬૧-૬૨ (= ડામ = સવ્ય) વિ. ડામું; left (opposed to right). Comp. ફ્રાગ. ૬૧-૬૨ & ફ્રાગ. ૬૧-૬૨ (Wester. ફ્રાગ. ૬૧-૬૨) નર. ૨/૧ વં. ૮, ૪૫. ૪૬. ૪૮. ૫૪. ૫૫. ૬૦. ૬૧. ૬૨. ૬૪.

* Wester. ફ્રાગ. ૬૧-૬૨

† જેમ જ્યુઝ્મા (= સવ્ય = પેતિ) નું પીજું ૩૫ ફ્રાગ. ૬૧-૬૨ આવે છે તેમ આખે બોલમાં થયું છે.

६६. ६८. ७०; वं. ६, १७. १८. १६. २२. २३. २५;
 वं. १३, ३२. **मि** योद्धन्ती समनः— **मि**
 = **मि** = **मि**; पक्षी री नो ६ क्षायाथी
 ००००* थयु; **मि** नर. २/१ ध्रि. ११,
 ४; य. ५, १३१; **मि** (" नो) थयाथी)
 (Wester. **मि**) नारी. २/१ वं. ८, ४७. ४८. ५७.
 ५८; वं. १३, ३३; **मि** वं. ६, १७. ३०;
मि (Wester. **मि**) नर. २/३ वं. ८, ७१;
 वं. ६, २६.

मि (= **मि** + **मि**) (**मि** १ धा. **मि**
 य) सा. ना. नर. मुकाम, देहेकायु; an abode
 (lit.); an enclosure (for the cattle);
vide **मि**

मि विरो **मि** **मि**

मि (असल ३य **मि** + **मि**) (**मि** धा.
मि) सा. ना. नर. दोस्त, साथती; a friend,
 a companion; **मि** (**मि** कारांत) ४/१ ध्रि.
 ६२, ८; **मि** (**मि** दोस्तो वर्ये)
 २/२ य. १०, ११६; **मि** २/३ वं. १८, २६;
मि (= **मि** + **मि**) ६/३ ध्रि. ६८, १२.

१ **मि** (**मि** नुं पीयुं ३य) सा. ना. नर.
 दोस्त; a friend, a companion. Comp. **मि**;
मि, **मि**

२ **मि** वि. ना. नर. योक्स जतनी परापी
 करनार देवनुं नाम; name of a Daeva. Comp.
मि & **मि**; **मि** (२/१ ने अदले) य. ४, २;
मि (५/१ ने अदले) य. ४, ३.

मि (**मि** १ **मि** तथा धा. **मि**
 समास ना. नर. दोस्तने दुःख देनार—नुकसान कर-
 नार; a friend-tormenter; **मि**
 ४/१ ध्रि. ६५, ६.

मि (**मि** १ **मि** तथा ३ धा. **मि**)
 समास वि. दोस्तने दुःखने; (an evil-doer) who

* **मि** प्रभाषे **मि** नी २/१ **मि**,
मि धा. **मि**.

deceives his friend; **मि** ६/१ य.
 १३, १३७.

मि, **मि** विरो **मि**

मि (= **मि**) क) सा. ना. ना. य. अनान,
 दायु; corn; grains.

वि. अनाननी कापणीना वप्यतवाजो (पयति-
 शहेम गाहामयार); corn-giving; **मि**
मि the corn-giving (Paitish-
 hahya Gâhâmbâr) नर. २/१ वीर्य. २, २;
मि नर. ६/१ वीर्य.
 १, २; **मि**

१ **मि** (= सा, सो = कापुं, भाग करणे; to cut,
 to divide; **मि**, **मि**

२ **मि** विरो **मि**

३ **मि** (Vend. 7, 57) a sort of interjection
 (Justi).

मि (= **मि** = साति) (**मि** १ धा. **मि**)
 सा. ना. नारी. भाग, करणे *हा; a chapter; a
 section; **मि** २/१ ध्रि. १३, ८; ध्रि. २८,
 १२; तथा गाथाना दरेक हाने छेडे, धिमाने ध्रि.
 २८ थी ते उ३ सुधी; ध्रि. ४३ थी ते ५१ सुधी तथा
 ध्रि. ५३-**मि**मांनाना दरेक हाने छेडे; **मि**
 (Geld. **मि**) २/३ वीर्य. १३, ३.

मि (**मि** २ धा. **मि**) अति. वि.
 धियोन डार करतो; धियोन नारा करतो—मारी ना-
 यती; the best killer or destroyer; (su-
 per. adj.); **मि** नर. ८/१ य. १२, ८.

मि (**मि** धा. **मि**) सा. ना. नारी.
 यत्र्यांनो जन्म आपनारी माता—तय्यारत;
 a woman that gives birth to a child; a
 female; **मि** १/३ वं. १५, १६; य. १३, १५;
मि २/३ ध्रि. ६५, २; य. ५, २; नीय्या.
 ४, ३; **मि** ६/३ ध्रि. ६५, २; य. ५, २;
 य. १३, ५; य. २४, ५०; नीय्या. ४, ३.

* **मि** पुन्य अंशेभां Section **मि** Lat.
 Secare (कापुं) उपरमी नीकणेसा छे.
 † इकत **मि** (कं. १५, १६.) **मि** जाल जल-
 वरनी भादने भाटे वपरा **मि** छे.

શાગેદ, શિષ્ય; a pupil; a disciple; શાગેદશ્ચ
 શાગેદશ્ચ between two pupils of the same
 master (ય્મિક્ષ્ણ શિક્ષકતા) એ શાગેદો વચ્ચે રેર
 ય. ૧૦, ૧૧૬; શાગેદશ્ચ ૬/૩ ઇજ. ૬૮, ૧૨.

શ્ચ = સિ* = બાંધવું; ઘેરી લેવું; to bind; to sur-
 round; શ્ચોશ્ચ, શ્ચશ્ચ, શ્ચશ્ચ, શ્ચશ્ચ

શ્ચશ્ચશ્ચ = છુટું પાડવું, સંબંધ છોડવવા;
 શ્ચશ્ચશ્ચ... શ્ચશ્ચશ્ચ આશા. પરસ્મૈ. રેર ૩ શ્ચશ્ચશ્ચ
 શ્ચશ્ચશ્ચ તમારાં તનનો સંબંધ છોડવજો
 (શે. દા. ભરૂઆ) ઇજ. ૫૩, ૬.

શ્ચશ્ચશ્ચશ્ચ (ધા. શ્ચ = શ્ચોશ્ચ ર ધા. શ્ચ) સા.
 ના. સુકું રાખવાનું માધન (અસલ.); આગરતો
 બલવી રાખવાનું સાધન, જેમકે ઝાંડનાં લાકડાં;
 ધંમન (દારૂ.); the means of preserving
 the fire (from being extinguished), such
 as a hard knotty log of wood; a pair of
 round bellows (Dar.); શ્ચશ્ચશ્ચશ્ચ રેર ૧ વં. ૧૪, ૭.

શ્ચશ્ચશ્ચશ્ચ (ધા. શ્ચ = શ્ચોશ્ચ ર ધા. શ્ચ) વિ. સુકું,
 પુરક; શ્ચશ્ચશ્ચશ્ચ નર. રેર ૩ વં. ૧૮, ૨૭; ઇજ. ૬૨, ૧૦.

શ્ચશ્ચશ્ચશ્ચશ્ચ (ધા. શ્ચ = શ્ચોશ્ચ ૧ ધા. શ્ચ) વિ.
 ધુળવાળો (રસ્તો); dusty; શ્ચશ્ચશ્ચશ્ચશ્ચ... શ્ચશ્ચશ્ચશ્ચ
 the dusty way નર. રેર ૧ વં. ૩, ૧૧.

શ્ચશ્ચશ્ચશ્ચ (શ્ચોશ્ચ ૧ ધા. શ્ચ) સા. નારી. પાણી
 સીપવું; watering (the field); શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ
 ૪/૧ (સામાન્ય રૂપ) વં. ૬, ૬.

શ્ચશ્ચશ્ચશ્ચશ્ચ (= શ્ચશ્ચ) (શ્ચોશ્ચ ૨ ધા. શ્ચ) સા. ના.
 સુકો નસો, હેરનસો, જેમકે નખ, બાલ; dry
 unclean matter, such as the nails pared off
 and the hair shaven; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ રેર ૧ વં. ૫, ૧૬. ૧૮;
 શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ ૬/૩ વં. ૫, ૧૪.

શ્ચશ્ચશ્ચશ્ચશ્ચ = સ્મ = મારવું, તોડી નાખવું; to smite; to
 knock down.

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = નાશ કરવો, દફે કરી નાખવું; to destroy;

* એ ધાતુ ઉપરથી Se-ries (હાર, એક પછી એક)
 બાક નીકળ્યા છે.
 † સુધારેલું રૂપ. વેસ્તરગાંડ તથા ગેહડનરમાં નીચે
 મુજબ છે:— શ્ચશ્ચશ્ચશ્ચશ્ચ શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ

to annihilate; *શ્ચશ્ચશ્ચશ્ચ વર્ત. કૃ. આત્મને. નર.
 ૧/૧ ય. ૧૯, ૬૭; જે ય્મ બોલને ર ધા. શ્ચ ઉપરથી
 ગણીએતો ' સુકવી નાખતો ' અર્થ થઈ શકે.

શ્ચશ્ચશ્ચ (શ્ચોશ્ચ ૨ ધા. શ્ચ) વિ. સુકું; dry;
 શ્ચશ્ચશ્ચ નારી. ૧/૧ વં. ૯, ૩૧.

શ્ચશ્ચશ્ચશ્ચ = સિચ્ = ભીનું કરવું, ભીજવવું, પાણી
 સીપવું; to wet, to moisten, to water; cl. ૭.
 શ્ચશ્ચશ્ચશ્ચ વર્ત. પરસ્મૈ. ૩/૧ વં. ૫, ૫. શ્ચોશ્ચો
 શ્ચશ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચશ્ચશ્ચ

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = છાંટવું (પાણી અથવા ગોમેઝ);
 to sprinkle (a person) with gomez or water;
 to cleanse; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ વર્ત. પરસ્મૈ. ૩/૧
 વં. ૯, ૨૨; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ (શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ ને
 બદલે) વર્ત. સંશ. પરસ્મૈ. રેર ૧ વં. ૯, ૧૪; શ્ચશ્ચશ્ચ
 શ્ચશ્ચશ્ચશ્ચ શક્યા. રેર ૧ વં. ૮, ૪૦. ૫૮. ૭૧; વં. ૯,
 ૧૫-૨૬; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ ૩/૧ વં. ૯, ૪૭.

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = પાણીને બાહાર કાઢાડી નાખવું; to
 draw off the water; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ શક્યા.
 પરસ્મૈ. ૩/૩ વં. ૬, ૩૨. ૩૫. શ્ચોશ્ચો શ્ચશ્ચશ્ચશ્ચશ્ચ

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = Lat. sic-care = Fr. Séch-er = સુકઈ
 જવું; સુકું થઈ જવું; to dry, to become dry;
 શ્ચોશ્ચો શ્ચશ્ચશ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચશ્ચ,
 શ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચ, શ્ચશ્ચશ્ચશ્ચ

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = તદન સુકઈ જવું; to dry up (intran-
 sitive); શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ (caus.) to dry up, to
 desiccate (transitive); તદન સુકવી નાખવું;
 શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ (૫/૧ ન જમીને
 સુકવી નાખે) અ. ભૂ. સંશ. પરસ્મૈ. ૩/૧ વં. ૫,
 ૧૨. ૧૩; વં. ૮, ૯. ૧૦.

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ (૧ ધા. શ્ચ ઉપરથી) = વેહેવું; આગળ ચાલવું;
 ફરવું; to flow, to move on; to roll.

શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ = બધી તરફ વેહેવું; to flow round
 about, to roll along; શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ (Grôld.
 શ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચશ્ચ) આશા. આત્મને. રેર ૧ શ્ચ. ૨૧,
 ૪. ૮. ૧૨. ૧૬.

* ગેહડનરે એ બોલનો કકત પાછો ભાગ (કાષ્ટ-)
 એ પ્રમાણે આપ્યો છે.

११७७ (**११७७** नुं हुं ३५) सा. ना. ज्ञान; the tongue; **११७७** **११७७** * (ज्ञाननी दानेशवरे) ६/१ य. ३, १८; य. ५, १७; य. ६, २५; तथा दरेक नीआम्भिरा तथा यरतमां **११७७** **११७७** ना हुंकरां; **११७७** ६/१ आहुं. २पि. ५; **११७७** ६/१ (३/१ ने अदले) छिन्. ५१, †१३. **११७७** ३/३ छिन्. ४६, †४. **११७७** नीचेना योसो.

११७७ (असल ३५ **११७७** + **११७७**) (**११७७** **११७७** तथा **११७७**) समास वि. सच्युन-वाणी ज्ञानवाणो (असल.); २५७—सुभाषित योसवान्नी शक्ति धरावतो; fluent-tongued, ready-tongued. Contrast **११७७**-**११७७** tongue-fettered (Yaç. 65, 9). **११७७** (Wester.—**११७७** नर. १/१ य. १५, ४०.

११७७ (**११७७**) (**११७७** **११७७** तथा **११७७**) समास वि. क) लांणी ज्ञान—**११७७**, छिन्ने वारेधडिडे यकयदारे क्र-नारे; long-tongued (lit.); chattering, loquacious; **११७७** नर. १/१ वं. १३, ४८.

य) ज्ञान जेहुं लांयुं; as long as the tongue; **११७७** (Wester. **११७७** नर. १/१ वं. १८, १९.

११७७ (**११७७** उपरथी) सा. ना. नर. ज्ञान, ज्ञान; the tongue. Comp. **११७७** & **११७७**; **११७७** **११७७** (ज्ञानमांथी) ५/१ वं. ३, १४; वं. ६, ४०.

११७७ (**११७७** नुं अीशुं ३५) सा. ना. ना. य. ज्ञान, ज्ञान; the tongue. Comp. **११७७** & **११७७**; **११७७** २/१ छिन्. ५०, ६; **११७७** २/१ वं. १८, ५५. ५६. **११७७** **११७७**

११७७ (= **११७७** = **११७७** = Ger. Zunge = Lat. Lingua = Fr. Langue = Tongue = **११७७**)

• वेस्तरभाई प्रभाषे **११७७** लक्ष्मिनेतो समास ३५मां जेज अर्थ थाये, पथ **११७७** योस समास ३५मां **११७७** यथेसो सभजेने
† जे डेकाथे जेने अर्थ 'नालायिक सच्युन, अप-युद्ध' लाय ५६थे.

(**११७७** धा. **११७७**) सा. ना. नारी. ज्ञान, ज्ञान; the tongue; rt. **११७७**; reduplic. **११७७** = **११७७**; **११७७** १/१ वं. २, ६ (Wester.); ५. १६, *६५; **११७७** २/१ वं. १५, ४; छिन्. ६२, ४; ५. १, ३१; नीआ. ५, १०; **११७७** (ज्ञानथी छिन्ने योसवान्नी हुंसाहथी) ३/१ छिन्. २८, ५; **११७७** (ज्ञानथी) ३/१ छिन्. ३१, ३; **११७७** (ज्ञानने लीधि, नालायिक सच्युनने लीधि) ३/१ छिन्. ४५, १.

११७७ Geld. subs. the force (lit., movement) of the tongue; ज्ञाननुं छीलवुं (असल.); ज्ञाननुं क्रोवत; fr. **११७७** the tongue; **११७७** moving, going; rt. **११७७** = Sans. अहृ to go. **११७७** instr. sing. Yt. 5, 6; Nyâ. 4, 7. **११७७** Wester.

११७७ विरो **११७७** तथा **११७७**

(**११७७** तथा **२१७७**) समास ना. नर. ज्ञानने सीधि भागें यलावनार, छिन्ने रास्त सच्युन योसवनार; leading the tongue to the right direction, i. e., one who is fair in his utterances; **२१७७** २/१ छिन्. ५०, ६.

११७७ समास वि. ज्ञानने वराभां—**११७७** रायते, छिन्ने विचार करीने योसते; **११७७** **११७७** जे आवि ते नडी योसते; curbing the tongue, i. e., speaking after mature thought; not speaking recklessly. Comp. Sans. ब्रह्म subdued. **११७७** नर. १/१ छिन्. ३१, १६.

११७७ विरो **११७७**

११७७ (= **११७७** - **११७७**) वि. ना. नर. सिन्ध (असल.); हिंदुस्थान; the Sind (orig.); India; **११७७** **११७७** = Ved. सप्तसिन्धवश्च पंजाय, सिन्धु नदीने मुखक; the Punjab; a name

* Geld. **११७७**
† Geld. **२१७७**
‡ Geld. **११७७**

of the Indus country ; *વૃક્ષોલ* ૨૧ વ. ૧, ૧૯ (Wester.); *વૃક્ષોલ* ૩૧ વ. ૧, ૧૯ (Wester.); *વૃક્ષોલ* ૭૧ ઈસ. ૫૭, ૨૯; ય. ૧૦, ૧૦૪; *વૃક્ષોલ* ૨૩૩ વ. ૧, ૧૮ (Geld.)

વૃક્ષોલ વિ. ના. નર. પાહાડનું નામ; ઝમ્મિ બોલની આગમત્ત ના આલેલો છે તે ઉપરથી *વૃક્ષોલ* નાને સાથે ગણીને *વૃક્ષોલ* નામનો પાહાડ યુનેદેશમાં આવેલો છે. હાઉગ સિવાઝમ્મિ યુરોપિયન સ્કાલરો ઝમ્મને ઉસ-હિંદુમ નામનો પાહાડ ગણેછે. હાઉગ *વૃક્ષોલ* ને હિંદુકુશ કારેછે; the Mount Us-hindu that stands in the middle of the Sea Vouru-Kasha; the Hindu Kush (Haug); *વૃક્ષોલ* (Geld. *વૃક્ષોલ*) ૫૧ ય. ૮, ૩૨. (જુઝમ્મો મોદી.)

વૃક્ષોલ (= સિત્ત) (જુઝમ્મો ધા. ૧૭) ક બુ. કૃ. ખાધિલુ; દાખમાં—લગામમાં રાખિલુ; bound (lit.); curbed, restrained; *વૃક્ષોલ* નારી. ૨૧ ય. ૧૩, ૧૦૦; ય. ૧૯, ૮૬; *વૃક્ષોલ* ની *વૃક્ષોલ* (દાખમાં રાખેલા ઘોડાઝમ્મને) નર. ૨૩ ઈસ. ૯, ૨૨. જુઝમ્મો *વૃક્ષોલ*—*વૃક્ષોલ*, *વૃક્ષોલ*—*વૃક્ષોલ*

ખ) સા. ના. નર. ઘોડા; a horse; *વૃક્ષોલ* ૬૧ ય. ૧૪, ૧૩; *વૃક્ષોલ* *વૃક્ષોલ* (ઘોડાઝમ્મનેમાટે જોર) ૪૩ ઈસ. ૫૭, ૨૬; ય. ૫, ૫૩; ય. ૧૦, ૧૧. ૯૪.

વૃક્ષોલ વિ. ના. નર. ઝમ્મિક યુરા પુરૂષનું નામ; સામના છોકરા ઉવર્ક્ષનું યુન કરનાર; Hitâspa, the murderer of Urvâkshaya (one of the two sons of Sâma); he was avenged by his brother, Kereshâspa who dragged him to his chariot as Achilles dragged Hector; *વૃક્ષોલ* *વૃક્ષોલ*; *વૃક્ષોલ* ૨૧ ય. ૧૫, ૨૮; ય. ૧૯, ૪૧. (જુઝમ્મો મોદી.)

વૃક્ષોલ (જુઝમ્મો *વૃક્ષોલ* ક તથા *વૃક્ષોલ*) સમાસ વિ. દાખમાં—કૂબજમાં રાખેલી જ્યાનવાળો, અંધ કાવિલી જ્યાનવાળો; tongue-fettered. Contrast *વૃક્ષોલ* fluent-tongued (Yt. 15, 40). *વૃક્ષોલ* નર. ૧૧ ઈસ. ૬૫, ૯.

વૃક્ષોલ રહેઠાણુ (સ્પી. તથા યુસ્તી); યુખનું— આસાઝમ્મોશનું યુકામ (દારને.); ખંઈ (મિલ્સ); યુખ આસિયત (હારલે); an abode (Sp. & Jus.); the place of rest (Dar.); true (Mills); the essential characteristic (Har.); *વૃક્ષોલ* ૨૧ ઈસ. ૩૯, ૧૦.

વૃક્ષોલ (જુઝમ્મો ધા. ૧૭) સા. ના. નર. ગાંઠ, અંધણુ; અથવા જાહેર જીરાન; bond, union; or: a land-mark. Comp. Sans. સેન્નુ a boundary, a limit; *વૃક્ષોલ* ૧૧ ઈસ. ૪૮, ૭.

વૃક્ષોલ (જુઝમ્મો ધા. ૧૭) વિ. રીતાખ, તેજ, જલડપવાળું; hasty, speedy, quick; *વૃક્ષોલ* (રીતાખીધી) ના.ય. ૨૧ (કિ. ઝ.) ૧ ઈસ. ૧૯, ૧૫.

વૃક્ષોલ વિશે જુઝમ્મો ૧ ધા. *વૃક્ષોલ*

વૃક્ષોલ, *વૃક્ષોલ* } ઝમ્મિ બોલો વિશે જુઝમ્મો ૧ ધા. *વૃક્ષોલ*

વૃક્ષોલ (જુઝમ્મો ધા. *વૃક્ષોલ* ખ) સા. ના. નર. જોનારો, તપાસ—નેઘાહ રાખનાર; one who sees or surveys. ઝમ્મિ બોલ ધાતુ (*વૃક્ષોલ*) નાં બેવડાં રૂપમાં આવેલો છે; જુઝમ્મો *વૃક્ષોલ*—*વૃક્ષોલ*

વૃક્ષોલ (જુઝમ્મો ૧ ધા. *વૃક્ષોલ*) સા. ના. નર. અંચાવનાર, રક્ષણુ કરનાર; a guardian, a protector. Reduplicated form of *વૃક્ષોલ*, q. v. ધાતુ બેવડાં રૂપમાં આવેલો છે; *વૃક્ષોલ* ૧૧ ઈસ. ૫૭, ૧૭; ય. ૧૧, ૧૨.

વૃક્ષોલ, *વૃક્ષોલ* (=Lat. Siccus) (જુઝમ્મો ૨ ધા. *વૃક્ષોલ*) વિ. સુકું; dry; અસલ ધાતુ *વૃલ* = *વૃલ*; પછી *વૃલ* પ્રત્યય લાગ્યાથી *વૃલ* + *વૃલ* = *વૃલ* (૧) અને *વૃલ* અવારનવાર થયાથી; *વૃલ* નારી. ૧૧ વ. ૯, ૩૧; *વૃલ* (Geld.)

* *વૃલ*, *વૃલ* બોલોની મારક ૧૧ ખા છેડેના, ની ગુણ ધર્મ.

† *વૃલ* ધાતુ બી ધર્મ ધરે; જોની આસપાસની ને કાવિ છે નો *વૃલ* થયોઢોઝમ્મો; જુઝમ્મો મારૂ અવસ્થા બાકરજી, સંદેા ૪૩ મો.

* Geld. *વૃલ*

गुणः) नारी. १/१ वं. ८, ७८; वं. ७, ३०;
 गुणः* नाम. १/१ वं. ८, ३४; गुणः
 ४/१ वं. ८, ३४; गुणः अग्नि पञ्चमी भोज.

गुणः-गुणः (गुणः गुणः तथा गुणः)
 समास ना. नारी. सुकी धुण; dry dust;
 गुणः-गुणः १/१ वं. १६, २.

गुणः, गुणः विरो गुणः गुणः
 गुणः = मांगु, धरिष्ठु; to ask for, to beg;
 to desire; गुणः (हमे मांगीष्मि छिये)
 वर्त. आत्मने. १/३ छि. ४०, ४.

गुणः, गुणः } धत्वादि भोजाने भोटे गुणः धा.
 गुणः }
 गुणः } अग्नि विरो
 गुणः } गुणः २ धा. १६ क.

गुणः-गुणः (गुणः १ धा. गुणः) सा. ना.
 नारी. क) पाणी छांटवु (असल.); रीमन नह वारवु;
 sprinkling water (lit.); cleansing, purify-
 ing; धातुना अद्वयने यथाथी गुणः यवु;
 अग्नि भोजमां धातु भेवडां इपमां आविलो दीसेछे.
 गुणः-गुणः ३/१ वं. ८, ५२.

गुणः) रीमन करवु; defiling, rendering im-
 pure; गुणः-गुणः (Geld. गुणः-गुणः-
 ३/१ वं. ५, ३४.

गुणः, गुणः, गुणः विरो गुणः गुणः
 गुणः-गुणः विरो गुणः धा. गुणः क.

गुणः = सु = क) (देवी-इजने) हमेल रेहेवा;
 हमेलदार यवु; अग्नि ननवां; to be pregnant;
 to bear offspring (of evil beings); गुणः
 वर्त. परस्मै. ८ मे पत्रे १/१ वं. १८, ३१; गुणः
 २/१ वं. १८, ३०.

* Geld. गुणः
 † हमे उठीये-हि अत पकडीये (मित्त); हमे
 उसेरये छिये-आगण यलाये छिये (दारमे);
 दारमेस्तेते गुणः ने धातु गुणः नुं भेवडुं इप
 आछेछे.
 ‡ इडेनरनी योपडीमां अग्नि भोजाने नथी.

गुणः) तैयार करवु, पकावु; to prepare (food);
 to cook; गुणः शस्त्रे आत्मने. ३/३ (२/३
 ने अदले) वं. ७, ५७; गुणः अग्नि, अग्नि.
 संश. परस्मै. ३/३ वं. ८, ७३.

गुणः) आणवु; अग्नी नापवु. to burn; to burn
 out; गुणः वर्त. परस्मै. ३/१ छि. ७१, ८.

ध) गुणः = (होम) छुंदवो-कुटवो; होम छुंदीने
 तेनो रस काहाडवो; to pound the Haoma-twigs;
 to express the juice of the Haoma; गुणः
 अग्नि. ५ मे वर्ग आत्मने. ३/१ छि. ८, ३. ६.
 ८. १२; गुणः-गुणः = गुणः-गुणः = छुंदवो-
 कुटवो-नीअववो होम) अग्नि. ६. वि. नर. १/१
 व ६, ४३; गुणः-गुणः ६/१ वं. १८, १२; य. २१, ६;
 गुणः-गुणः ६/३ वीरप. १२, ३; गुणः-गुणः
 आत्मने. १/३ वीरप. ८, ३; गुणः-गुणः
 अग्नि. ६. परस्मै. १/३ वीरप. ८, ३.

गुणः) तैयार करीने आपवु, भेणवी आपवु;
 आपवु; to prepare, to provide, to give;
 गुणः-गुणः छि. ३१, १५.

गुणः-गुणः (होम) कुट्रीने-छुंदीने तेनो रस काहा-
 डवो; to express the juice of the Haoma-
 twigs; गुणः-गुणः अग्नि. ६. नर. २/१ छि. ११, ३.

गुणः-गुणः = (होम) कुट्रीने-छुंदीने रस काहाडवो;
 (होम) छुंदीने नीअववो-तैयार करवो; to express
 the Haoma-juice; to prepare the juice by
 pounding the Haoma-twigs; गुणः-गुणः
 गुणः-गुणः (मने छुंदीने तैयार कर) अग्नि.
 आत्मने. २/१ छि. ८, २.

गुणः (= गुणः = Gr. Eu = सु) उप. क) साइ, अग्नि-
 सुरत; अग्निअरती, पुरतीरती; a prefix
 implying "good, well, beautiful, much,
 sufficient;" sometimes, though rarely, गुणः
 and गुणः are used; e. g., गुणः-गुणः
 गुणः-गुणः, &c.

गुणः) मज्जु, इस्तेवार; strong, firm; गुणः
 गुणः-गुणः अग्नि, गुणः-गुणः, गुणः-गुणः

गुणः-गुणः-गुणः-गुणः (गुणः २ गुणः तथा गुणः
 गुणः) समास वि. अहं अग्नि, शीतानीथी

अक्षतेः running quickly; going fast;
 नारी. २/१ य. १६, १.

अभरणम् (शुष्मि २ ७ तथा धा. लो. ५)
 समास लृ. कृ. वि. सारी षेठे भरिलु—पुर क्रियुतु;
 well filled up; नारी. २/१ य. १०, १८.

अर्धम् (= १७) वि. ना. ना. य. हुकर
 नामने पाहाड; अर्ध पाहाड नालीता अलबुर्जनी
 अर्धे उर्या रोय छे; the Mount Hukar, one
 of the peaks of the Alborz wherefrom the
 River Aredvisura flows. Comp. अर्धम्
 the central and the highest peak of
 the Alborz; for particulars, vide 2 अर्धम्;
 नारी. १/१ य. १०, ८८; अर्धम् नारी.
 य. ५, ६६; य. १२, २४; अर्धम् अर्धम्
 अर्धम् ५/१ धन. ६५, ३; य. ५, ३. २५; य.
 ६, ८; य. १३, ९; य. १५, १५. (शुष्मि मोदी.)

अर्धम् (= लृ. कृ. = सुकृत) (शुष्मि २ ७
 तथा अर्धम्) समास लृ. कृ. वि. साईं क्रियुतु, सुंदर
 अनविः; अर्धम्—सारी रीति अनविः; well-
 made, well-shapen; अर्धम् नर. १/१ य. १७, २२;
 अर्धम् ना. य. १/१ य. ५, १०१; अर्धम् नारी.
 २/१ य. ५, १२८; अर्धम् ३/१ य. १०, १२५;
 अर्धम् नर. १/३ य. १७, ६; अर्धम् नर.
 १/३ (३/१ ने अर्धम्) वं. १६, ८. ६; अर्धम्
 नारी. ६/३ य. १०, १२८.

अर्धम् (शुष्मि २ ७ तथा अर्धम्) समास
 लृ. कृ. वि. साईं अनविः, सारा धाट—अकारनु;
 well-shapen; well-formed; अर्धम् नर.
 १/२ य. ५, १२७.

अर्धम् अति. वि. धर्मात्त सवाअकार, साईं
 काम करतो; most virtuous; practising good
 deeds in the highest degree; अर्धम् = *करुम्*
 = सवाअ, पु. अ. साईं काम; merit, virtue, a
 good deed; epithet of Ahura Mazda and
 of His Fravashi. Comp. Per. *करुम्*
 most virtuous; अर्धम् नारी. २/१ वं. १६, १४; धन. २६, २; य. १३, ८०;

अर्धम् नर. १/१
 धन. १, १.

अर्धम् (= लृ. कृ.) (शुष्मि २ ७ तथा अर्धम्)
 क) समास वि. सारां सुंदर शरीरवर्णो (असल.);
 सारा धाट—अपना; beautiful of form; अर्धम्
 नर. १/१ धन. ६, १६.

अ) समास ना. साईं—सुंदर शरीर; a beauti-
 ful shape or body; अर्धम् ३/१ (३/१ नी
 मतलमे) य. १०, ७०. १२७; य. १४, १५; Geld.
 अर्धम् नर. १/२; vide 1 अर्धम्.

अर्धम् (= लृ. कृ. = सुकृत) (शुष्मि २ ७
 तथा अर्धम्) समास वि. सारी धनेश—अकल-
 वर्णो; possessing good sense; discreet;
 sensible; अर्धम् नर. १/१ धन. ६, २३; धन.
 ३४, १०; धन. ५१, ५; अर्धम् (Wester.
 अर्धम्) नर. ८/१ धन. १०, २.

अर्धम् (= सुकृत) (शुष्मि २ ७ तथा
 अर्धम्) समास ना. नर. सारी पादशाह;
 नीतवान—अपना राज *कर्ता; a good king; a
 virtuous ruler; अर्धम् नु अर्धम्
 नेक पादशाह (छे) नर. १/१ धन. ४१, २;
 अर्धम् ४/१ वीर्य. ११, १; अर्धम्
 ८/१ धन. ४४, २०; अर्धम् १/३ वं. १६, ६;
 धन. ४८, ५; अर्धम् २/३ धन. २, २;
 अर्धम् २/३ धन. ७०, १; अर्धम्
 ३/३ धन. ५३, ८; अर्धम् ४/३
 धन. ४, ४; धन. २४, ६; वीर्य. ८, १;
 वीर्य. ६, ४; अर्धम् ६/३ धन. ५६, ३;
 अर्धम् ८/३ वीर्य. ५, २; अर्धम्
 (सर्वी तम राज करनार—हुकुमत अगवनार) अति.
 वि. नर. १/१ य. १६, ७६; अर्धम्
 (धर्मात्त साईंनी अगवनार) नर. २/१ य. १३, १५२;
 अर्धम् नर. ४/१ धन. ३५, ५; वं. १०,
 ८; वं. १८, ४३; वीर्य. ८, २; अर्धम्
 नर. ४/१ अर्धम्. ग्राहम. ६; अर्धम्
 नर. ८/३ अर्धम्. ग्राहम. ४.

* आरी पादशाही धरावतेक नेक सवा करतो अवे
 अर्धे विशेष अर्धे अर्धे अर्धे.
 १. अर्धे अर्धे वीर्य. ५, २. अर्धे अर्धे अर्धे अर्धे.

* वेरुवरमाई तथा गेडनरमां अर्धे प्रभा अर्धे छे;
 तथा * मो. अर्धे अर्धे अर्धे अर्धे.

अवैश्वर्य (= अवैश्वर्य) (ऋग्वेदा २ ७७ तथा अवैश्वर्य) क) समास वि. धृष्टि संतोषी—आनंद—पुशाल; well-satisfied, greatly pleased or happy; अवैश्वर्य अवैश्वर्य (कुतरे) आथवनना नवे धृष्टि संतोषी (होमिहे) नर. १/१ वं. १३, ४५.
 अ) समास ना. ना-य. धृष्टि पुशाली; धृष्टि आनंद; a great delight or satisfaction; अवैश्वर्य ७/१ य. १४, १३.

अवैश्वर्य (ऋग्वेदा २ ७७ तथा २ धा. अवैश्वर्य) समास अ. कृ. वि. अराअर—सारीपेडे तीक्ष्ण कृषिबुं; (a spear) well-sharpened; अवैश्वर्य अवैश्वर्य नारी. ६/१ य. १०, २४; अवैश्वर्य अवैश्वर्य १/३ य. १०, ३६.

अवैश्वर्य (ऋग्वेदा २ ७७ तथा अवैश्वर्य) समास ना. नारी. धृष्टि पुशाली; धृष्टि आनंद; a great satisfaction—delight; अवैश्वर्य २/१ य. १०, १०६.

अवैश्वर्य वि. ना. नर. नामांकित पुरुषतुं नाम; name of an illustrious personage; अवैश्वर्य ६/१ य. १३, ११८.

अवैश्वर्य (ऋग्वेदा २ ७७ तथा अवैश्वर्य) समास वि. क) सारी तोपमनु, नेक अ-यादनु; of a noble seed; of high parentage; अवैश्वर्य अवैश्वर्य...अवैश्वर्य नारी. १/१ य. १७, १५.

अ) सारां मृण्णी (अंदगी); साई परिशुभ नीपले तेवी (अंदगी); producing a good result; अवैश्वर्य अवैश्वर्य the prayer which has its beneficent results ना-य. २/१ ह्रि. ५८, १.

अवैश्वर्य वि. ना. नारी. नामांकित स्त्रीनुं नाम; name of a noted woman; lit., of high parentage; अवैश्वर्य ६/१ य. १३, १४१.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) समास ना. नारी. साई उहापयु, नेक अद्वि; sacred wisdom; अवैश्वर्य २/१ ह्रि. ३४, १४; अवैश्वर्य ६/१ ह्रि. ४६, ४.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) समास ना. नारी. सारी—अद्वि उंदगी; उंदगीनुं सुअ; a happy life;

the happiness of life; अवैश्वर्य २/३ ह्रि. १६, १३; अवैश्वर्य २/३ ह्रि. १३, ४; ह्रि. ३३, १०. वीर्य. ५, २.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) समास ना. नारी. उंदगीने लगती सारी—अवश्यनी अद्वि; उंदगीनुं सुअ; necessities of life; the happiness of life; अवैश्वर्य २/१ य. ५, १३०; अवैश्वर्य ६/१ (५/१ ने अद्वि) ह्रि. ४६, ८. ऋग्वेदा अवैश्वर्य-अवैश्वर्य, अवैश्वर्य-अवैश्वर्य

अवैश्वर्य (= अवैश्वर्य) (ऋग्वेदा २ अवैश्वर्य) समास वि. सारां हृथियारवाणो; well-armed; अवैश्वर्य अवैश्वर्य ना-य. १/१ वं. १६, २८; अवैश्वर्य अवैश्वर्य नर. २/१ वं. १६, १५.

अवैश्वर्य (ऋग्वेदा २ अवैश्वर्य) वि. सारां मानवाणो; सारी दानेशवाणो; of good intellect; of good sense. Comp. अवैश्वर्य; अवैश्वर्य ६/१ य. १३, १३४.

अवैश्वर्य (ऋग्वेदा ३ धा. अवैश्वर्य) समास वि. अराअर सीधा कंदनुं; erect, upright; of straight stature; अवैश्वर्य...अवैश्वर्य नारी. ६/१ य. २२, ६.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) समास ना. नारी. सोहेलाहृथी—आसान्नीथी अद्विआने न-म आपवो; कृष्टि वगर ननयुं; easy delivery or childbirth; अवैश्वर्य २/१ य. ५, ८७.

अवैश्वर्य (ऋग्वेदा २ अवैश्वर्य) समास ना. नारी. सोहेलाहृथी—आसान्नीथी अद्विआने न-म यवो; easy delivery or childbirth; अवैश्वर्य ७/१ ह्रि. ६५, २; य. ५, २; य. १३, ५. १५.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) समास वि. सारां उहापयुवाणो, सारी दानेश—अद्विवाणो; of good intellect—wisdom; highly intelligent; अवैश्वर्य नर. १/१ ह्रि. ४३, ३; अवैश्वर्य नर. १/१ ह्रि. ४६, ५; ह्रि. ४६, ५.

अवैश्वर्य (ऋग्वेदा अवैश्वर्य) अ. कृ. वि. सारी नीते आराधना पामिबुं; धरती नीते याद कृषिबुं;

* Wester. अवैश्वर्य
 † छेडेनो † कवितानी भावाने भाडे नडाभो आवेसो छे.

well-invoked; adequately called on for assistance; **सुसुहृत्** नारी. १/३ य. १३, ४२.

Geld. **सुसुहृत्** = **सुसुहृ** + **त्**

सुसुहृत् (शुष्मा ३ धा. ङ) समास ना. ना-य. धत्तुं कैवत; पुरतुं ज्ञेय; sufficient strength; **सुसुहृत्** strength, vigour. Comp. **सुसुहृत्** **सुसुहृत्** **सुसुहृत्** ३/१ य. ५, ६; नीत्मा. ४, ७. Geld. **सुसुहृत्**, q. v.

सुसुहृत् विरो शुष्मा १ धा. १० ग.

सुसुहृत् (= **सुसुहृ**) वि. ना. नारी. युशतास्प पादशाहनी आनुतुं नाम; केतायुन; the beloved wife of King Gushtâsp and the patroness of Zoroaster; she was a descendant of the illustrious Naodar family. The Gâthâs make an allusion to the pious influence of the queen on her husband (*vide* Yas LIII. 5). **सुसुहृत्** १/१ य. १५, ३५; **सुसुहृत्** २/१ य. ६, २६; य. १७, ४६; **सुसुहृत्** ६/१ य. १३, १३६. (शुष्मा मोदी.)

सुसुहृत्, **सुसुहृत्** (= **सुसुहृ**) (शुष्मा धा. ष्टु) समास लू. कृ. वि. सारो— सुंदर अनाविलो; सारो धाटनो; well-shapen; beautifully formed; **सुसुहृत्** नर. १/१ य. १४, ७. ४४; **सुसुहृत्** नर. २/१ य. १०, ७; नीत्मा. १, ६; नीत्मा. २, ११; **सुसुहृत्** नर. २/१ ध्रु. २, ६; ध्रु. ६, ५; य. २, १०; य. १३, ४२; गेह ४, १०; **सुसुहृत्** नर. ६/१ ध्रु. १, ६; ध्रु. ३, ८; ध्रु. ४, ११; ध्रु. ७, ८.

सुसुहृत् (शुष्मा **सुसुहृ**) समास लू. कृ. वि. सारीपेठे ष्येत्तुं-विस्तो अहडावेत्तुं (कामयुं); (a bow) well-bent or stretched; **सुसुहृत्** लू. **सुसुहृत्** ना-य. ५/१ य. १०, ३६.

सुसुहृत् (= **सुसुहृ**) समास वि. सारी दीनवाणो; (शुष्मा **सुसुहृ** क); अथवा सारी धानतवाणो, नेक नयतवाणो (शुष्मा **सुसुहृ** य); (a man) of good religion; **सुसुहृत्** of good conscience; **सुसुहृत्** नर. १/१ य. ४, ६; **सुसुहृत्** नर. १/१ वीस्य. ३, ३; गेह ४, ८; **सुसुहृत्** नर. ६/१

य. २२, १८; **सुसुहृत्** (Geld. **सुसुहृत्**) नर. १/३ य. १६, ६५; **सुसुहृत्**... **सुसुहृत्** O thou youth of good religion नर. ८/१ य. २२, ११.

सुसुहृत् (= **सुसुहृ**) (शुष्मा २ **सुसुहृ**) समास वि. सारो उहापयुवाणो, धत्तुं दानेशवाणो; (a man) of good wisdom; possessing great intelligence. Comp. **सुसुहृत्**; **सुसुहृत्** नर. १/१ ध्रु. ३१, १६; **सुसुहृत्** नर. १/१ ध्रु. ४६, ६; ध्रु. ५०, ६; **सुसुहृत्** (Wester. **सुसुहृत्**) the Wisest of the Wise (धत्तुं सारी दानेशवाणो) अति. वि. नर. १/१ य. १, १५.

सुसुहृत् **सुसुहृत्** = सारो उहापयुनी इये करतो इहे—काम करतो इहे; act with good wisdom (= **सुसुहृत्** + **सुसुहृत्**); **सुसुहृत्** good wisdom; **सुसुहृत्** impera. **Âtmane**. 2 per. sing.; orig., **सुसुहृत्** + **सुसुहृत्**; **सुसुहृत्** ध्रु. ५३, ३.

सुसुहृत् विरो शुष्मा २ **सुसुहृत्**

सुसुहृत् समास ना. ना-य. सारो ६म (इ. १०); अथवा सारी—धत्तुं शक्ति; **सुसुहृत्** = सारो, धत्तुं; good; sufficient; **सुसुहृत्** = **सुसुहृत्** = self-command; **सुसुहृत्** **सुसुहृत्** **सुसुहृत्** I wish to give him (*i. e.*, Zarathustra) the fluency of speech (*lit.*, a sufficient command of words); तेने (धत्तुं नरतोशतने) ओलवानी इसाहत—शक्ति हुं आपवा मांयुं २/१ ध्रु. २६, ८.

सुसुहृत् (शुष्मा **सुसुहृ**) समास वि. सारी नर-रवाणो; तीक्ष्ण जेवानी शक्ति धरावतो; gazing with sharp looks; epithet of Fravashi; **सुसुहृत्** नारी. १/३ य. १३, २६.

सुसुहृत् (= **सुसुहृ**, **सुसुहृ**) (शुष्मा २ धा. **सुसुहृ** क) समास वि. सारी पेदाय्येरातुं; belonging to the good creation; **सुसुहृत्** **सुसुहृत्** (सारी पेदाय्येरातुं गोस्पंद) नर. १/१ ध्रु. १२, ७;

* , कारांतोलनी १११ मां केर्ष वपते अथ अविष्टे; नरके **सुसुहृत्** **सुसुहृत्**

+ *Vide* my Av. Gram., pp. 255—256, & p. 287.

સભ્યભૂત .સભ્ય ર/૧ વં. ૧૩, ૪૫; .સભ્યભૂત
 સભ્યભૂત વીર્ય. ૧૧, *૩; સભ્યભૂત . . .સભ્ય
 નર. ર/૧ ઇજ. ૧૬, ૫; સભ્યભૂત .સભ્ય નારી. ર/૧
 ઇજ. ૧૬, ૬; સભ્યભૂત સભ્યભૂત ૪/૧ વં. ૫, ૨૦;
 વીર્ય. ૧, ૬; વીર્ય. ૨, ૧૧; સભ્યભૂત .સભ્યભૂત
 પાંચ વીર્ય. ૭, ૪; સભ્યભૂત નર. ૬/૧ ઇજ. ૧૩, ૭;
 ઇજ. ૧૬, ૪; સારી. ૧, ૨૮; Frag. 6, 1; સભ્યભૂત
 નર. ૮/૧ વં. ૨૧, ૧. નીચા. ૫, ૧૪.

ખ) સભ્યભૂત .સભ્યભૂત = ગોશોદો, આજમાં દર-
 નની ઉપર ધી અથવા કવાય મુકે છે તે; clarified
 butter or mutton-ball placed on the sacred
 bread in the Bāj ceremony; Goshodo;
 સભ્યભૂત .સભ્યભૂત (ર/૧ ને અદલે) ઇજ. ૩, ૧;
 સભ્યભૂત .સભ્યભૂત ર/૧ ઇજ. ૪, ૧.

૨ સભ્યભૂત (જુઓ ખ) સમાસ વિ.
 સારાં ઉદાપણવાળો, ધણી દાનેશમંદ; possessing
 good sense; very discreet, judicious. Comp.
 સભ્યભૂત-સભ્યભૂત નર. ૧/૧ ઇજ. ૪૫, ૬; ઇજ. ૪૮,
 ‡૩; ઇજ. ૬૧, ૫; સભ્યભૂત નર. ર/૧ ય. ૧૦, ૬૦;
 સભ્યભૂત (૧/૧ ને અદલે) ય. ૨૩, ૩; સભ્યભૂત
 ૪/૧ ઇજ. ૩૧, ૨૨; સભ્યભૂત નર. ૧/૩ વં. ૧૬, ૬;
 ઇજ. ૨, ૨; ઇજ. ૭૦, ૧; સભ્યભૂત નર. ૧/૩ ઇજ.
 ૩૦, ૩; ઇજ. ૩૪, ૩; સભ્યભૂત નર. ૪/૩ ઇજ. ૪, ૪;
 ઇજ. ૨૪, ૬; વીર્ય. ૮, ૧; વીર્ય. ૧૦, ૪; સભ્યભૂત
 નર. ૪/૩ ઇજ. ૩૪, ૧૩; સભ્યભૂત નર. ૬/૩ ઇજ.
 ૫૬, ૩; સભ્યભૂત નર. ૮/૩ વીર્ય. ૫, ૨;
 સભ્યભૂત possessing good sense in the
 highest degree (super. adj.) ધણીજ સારાં
 ઉદાપણવાળો અતિ. વિ. નર. ર/૧ ય. ૧૩, ૧૫૨;
 સભ્યભૂત નર. ૮/૧ ઇજ. ૪૧, ૨. ૩.

સભ્યભૂત (૨ સભ્યભૂત ઉપરથી) સમાસ ના.
 ના-ય. સાંઈ ઉદાપણ, ધણી દાનેશ; good sense,
 great wisdom; સભ્યભૂત ૩/૧ ઇજ, ૫૫, ૩.

સભ્યભૂત (જુઓ ૨) સમાસ બ. ક. વિ.

* એ ઠકાણે 'ગોશોદો' અર્થ બી યથ શકે.
 † એ ઠકાણે એના અર્થ " સાંઈ આપનાર, કાચોદો
 કરનાર " બી યથ શકે.
 ‡ એ ઠકાણે એના અર્થ 'સારીનેઆમત બખશનાર.'

ક) સારી-નેક-ભણી પેદા કૃષિણા; well-created,
 noble-created; સારી-નેક નર. ૧/૧ ઇજ. ૬,
 ૧૬; ય. ૧૦, ૧૪૨; સારી-નેક નારી. ૧/૧ ય. ૧૭, ૧૫.

ખ) સાંઈ--મજામુટ આધિલું (ઘેર--મુકામ)
 (a palace) well-founded; સારી-નેક . . .સારી-
 ના-ય. ૧/૧ ય. ૫, ૧૦૧; *સારી-નેક સારી-
 નારી ૧/૩ ય. ૧૭, ૮.

સારી-નેક વિશે જુઓ સારી-નેક

સારી-નેક (જુઓ ૨) સમાસ વિ. સારાં
 ઉદાપણવાળો, ધણી દાનેશવાળો; possessing great
 wisdom; very sensible; સારી-નેક સારી-નેક
 સારી-નેક નર. ૬/૧ ઇજ. ૧, ૧.

સારી-નેક (જુઓ ૧ ધા. ૧૦ ક) સા. ના. નર. (ખ-
 રાખ પેદાએરાતું) અરચું--જનમ પામેલું તે; the
 brood (of evil creation). Comp. સારી-નેક;
 જુઓ સારી-નેક-સારી-નેક

સારી-નેક (જુઓ ૨ , સારી-નેક તથા ૧
 ધા. સારી-નેક) સમાસ વિ. પુરતી મરદાનગીથી ચાલ-
 નાર--જનાર; walking with great courage--
 manliness; સારી-નેક સારી-નેક નર. ર/૧ ય. ૧૦, ૧૦૨;
 સારી-નેક સારી-નેક નર. ૬/૧ ય. ૮, ૧૩.

સારી-નેક (= સારી-નેક) (જુઓ સારી-નેક) સમાસ ના.
 નર. ક) સારી તુણુ; ખુબી, હુનર; a good qua-
 lity; virtue, goodness, excellence; સારી-નેક
 ૬/૩ વં. ૧૩, ૧૬; જુઓ સારી-નેક-સારી-નેક, સારી-નેક
 સારી-નેક, સારી-નેક-સારી-નેક તથા નીચેના બેણા.

ખ) ધનસાકવાળી રીતિ, આદેલ કાચોદો; an
 equitable ordinance; a just code of laws;
 સારી-નેક, સારી-નેક (તારી ધનસાકવાળી રીતિ મુજબ)
 ૩/૧ ઇજ. ૪૩, ૫.

સારી-નેક (= સારી-નેક = سارینہ) (સારી-નેક ઉપર-
 થી) વિ. ખુબીવાળું, સારી તુણુ ધરાવતું, સદ્ગુણી;
 possessing excellence--good qualities;

* સારી-નેક-સારી-નેક (Geld.) = well-managed
 houses (Dar.)
 † એજ પ્રમાણે અચિજમાં virtne (ખુબી, નેકી)
 બાલ Lat. Vir (માણસ) ઉપરથી નીકળ્યો છે.

well-behaved children; virtuous offspring; **अथर्ववेद** २/१ ध्रु. १०, १५.

अथर्ववेद (शुद्धि अथर्व) समास वि. सेहला-
ध्वनि पगे पसार थर्क शक्ति च्छेत्तु (नंगल); (a
forest) that can be easily crossed; **अथर्ववेद**
अथर्ववेद (Wester. **अथर्ववेद**) नारी. १/१
य. १६, ३; **अथर्ववेद**... **अथर्ववेद** well-
forded waters नारी. २/३ ध्रु. ३८, ३.

अथर्ववेद (शुद्धि अथर्व ३) समास वि. सारी
पांयवाणुं (पक्षि); (a bird) well-winged.
Comp. **अथर्ववेद**; **अथर्ववेद** नर. १/१
य. १३, ७०.

अथर्ववेद समास वि. अरायन—सारी चेटे
संगारेतुं; well-adorned; **अथर्ववेद** = **अथर्ववेद** well,
properly = सारी चेटे; धा. **अथर्ववेद** = **अथर्ववेद** † = to
adorn संगारतुं; **अथर्ववेद**... **अथर्ववेद** (Wester.
अथर्ववेद) seats or beds well-adorned
नर. १/३ य. १७, ८.

अथर्ववेद (= **अथर्ववेद**) (शुद्धि अथर्व) समास
वि. सारां पानदानतुं, ईश्वरी—अशराङ्क तोयमनुः of
noble parentage; **अथर्ववेद**... **अथर्ववेद** नारी.
२/३ वीर्य. २, ७.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास वि.
दुशियारीथी (गाडीने) इरवतुं;
cleverly turning (the chariot) round;
अथर्ववेद नर. १/१ य. ५, १३१.

अथर्ववेद (शुद्धि धा. **अथर्ववेद**)
ब्र. कृ. वि. अरायन ईकेली—भोकेली (तलवार);
well-thrust, well-stabbed (as a sword);
अथर्ववेद **अथर्ववेद** नर. १/१ य. १३, ७२.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास ना.
नारी. सारी भेट; सारी अर्घ्युनी स्वीन; a
good offering or gift. Comp. **अथर्ववेद**;
अथर्ववेद ३/१ ध्रु. ६८, ६; य. १०, ७७.

* **अथर्ववेद** (चोदितुं) उपरथी गच्छीये तो 'भेदिलां
सारां विस्तारवाणां (पाथी)' थर्क शक्ति.

† शुद्धि धा. **अथर्ववेद**, **अथर्ववेद**

अथर्ववेद (शुद्धि अथर्ववेद) समास
ब्र. कृ. वि. सारी चेटे याद अर्घ्यु, अरायन लल्लु;
well-recited; epithet of the Gāthā Ahuna-
vaiti; **अथर्ववेद** नारी. २/१ वीर्य. १४, १.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास ना.
नारी. सारी चेटे याद करतुं—लल्लु; complete
recital; **अथर्ववेद** ४/१ वीर्य. ६, ३.

अथर्ववेद वि. ना. नर. नामाङ्कित पुरषतुं नाम;
name of an illustrious personage of the
family of Kahrka; ***अथर्ववेद** ६/१ य. १३,
१२७.

अथर्ववेद विरो शुद्धि **अथर्ववेद**

अथर्ववेद (शुद्धि अथर्ववेद) समास
ब्र. कृ. वि. सारी चेटे वप्यायामितुं—आराधना पा-
मेतुं; well-praised; well-invoked; **अथर्ववेद**
अथर्ववेद नारी. २/१ ध्रु. २१, ५; ध्रु. ६१, १;
वीर्य. २, ६; वीर्य. १४, १; **अथर्ववेद**
नारी. ६/१ वीर्य. १, ४; **अथर्ववेद** ६/३
वीर्य. १, ३.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास
ब्र. कृ. वि. अरायन धोली, सारी चेटे अनावेली
(तलवार); (a sword) well-moulded; well-
cast; **अथर्ववेद** **अथर्ववेद** नर. १/३ य.
१०, ४०.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास
ना. नारी. सारी आराधना, पुरती—पुष्कण व-
प्यायु; good offerings of Yasna; good
consecrations; **अथर्ववेद** ३/१ य.
१०, ७७; **अथर्ववेद** ४/१ वीर्य. ६, ३.

अथर्ववेद (शुद्धि अथर्ववेद) समास ना. नर. नेक
दुआ, भली वप्यायु; a good blessing; pious
benediction; **अथर्ववेद** ५/१ य. १६, ३.

अथर्ववेद (= **अथर्ववेद**) (शुद्धि अथर्ववेद) समास वि.
पुरायोदार, सुगंधी, सारा पमरातवाणुं; sweet-
scented; fragrant; **अथर्ववेद** नर. १/१ ध्रु.

* **अथर्ववेद** नी भाङ्क ६/१ नो **अथर्ववेद** न अदत्ते च सागि-
न च्छे भोस गेळ नरनां पुरतकभां नथी.

१०, ४; **अमृतोद्भिः** नर. १/१ य. २२, ७; **अमृतोद्भिः** नारी. १/१ य. १७, ६; **अमृतोद्भिः** नान्य. २/३ य. ५, १३०; य. १७, ७; **अमृतोद्भिः** (compara. adj.) sweeter-scented अदि. वि. नर. १/१ य. २२, ७; **अमृतोद्भिः** = **अमृतोद्भिः** (super. adj.) sweetest of odour १/३ वं. २, २८. ३८; **अमृतोद्भिः** नारी. ६/३ वं. ८, २. ३. ७८; वं. ८, ३२; वं. १४, ३; वं. १८, ७१. **अमृता** अमृता पृथीना मील.

अमृतोद्भिः (**अमृतोद्भिः** उपरथी) समास ना. नारी. अमृता, सुगंधी; sweet-scentedness; **अमृतोद्भिः** ३/१ य. २२, ११.

अमृतोद्भिः (**अमृतोद्भिः** उपरथी) समास वि. सुगंधी, अमृतादार, सारा पमरातवायुं; sweet-scented; **अमृतोद्भिः** नान्य. १/१ य. ५, १०२.

अमृतोद्भिः (= **अमृतो** = सुभग) (**अमृता** १ **अमृतो** ५) समास वि. सारां नसीयवाणी, अमृतावर, सधर्मा; fortunate, lucky; **अमृतोद्भिः** **अमृतो** fortunate women (अमृतावर अमरतो) नारी. २/३ वीर्य. २, ७.

अमृतोद्भिः (**अमृता** १ **अमृतो** ७) समास वि. सारी स्वारीने लायिकेनो (घोडा); (a horse) admirably fit for riding; **अमृतोद्भिः** नर. १/३ य. २४, ४८.

अमृतोद्भिः (**अमृता** **अमृतो**) समास वि धाया अणकट—अणकटवायुं; full of splendour—radiance; highly resplendent; epithet of Mithra; **अमृतोद्भिः** Wester. (१/१ नी मतलये) य. १०, १४३; Geld. **अमृतोद्भिः** of the radiance of the sun; as brilliant as the sun; सुरजना अणकवाणो.

अमृतोद्भिः समास वि. सारा तंदरेस्तीना उपायवायुं; (the tree) of good remedies; **अमृतो** for **अमृतो** remedy; **अमृतो** **अमृतो**, **अमृतो** **अमृतो** १/१ य. १२, १७.

अमृतोद्भिः (**अमृता** १ धा. **अमृतो** कः) समास ना. नर. सारी भेट लधननार; सारी भेट आपनार; one who offers good gifts; **अमृतोद्भिः** १/१ य. १०, ११२. **अमृतो** प्रत्यय कर्चरि तरीके छे.

५) समास ना. सारी भेट—अमृतोद्भिः नारी; a good offering; **अमृतोद्भिः** Wester. नान्य. २/१ य. १३, १८; **अमृतोद्भिः** नारी. २/३ य. १३, १८.

अमृतोद्भिः समास ना. नारी. सारी आलमलसु; सारां सलुकं; good treatment (lit., well carried, i. e., well-behaved) **अमृतो** **अमृतो** who may treat us well (**अमृतो** हमारी साथे सारी आल मलसु ध्याने हमारी साथे सारी रीते आले) २/१ य. १५, ४०.

अमृतोद्भिः (**अमृता** **अमृतो**) समास ना. नारी. सारी भेट—अमृतोद्भिः नारी; a good offering or gift; **अमृतोद्भिः** २/१ य. १०, ७८; **अमृतोद्भिः** २/१ धन. ६०, ६; धन. ६२, १. ७; **अमृतोद्भिः** (२/१ ने अदले) धन. ६८, १४; **अमृतोद्भिः** २/३ Frag. 7, 2.

अमृतोद्भिः (= **अमृतो** = सुभत) (**अमृता** **अमृतो**) क) समास ना. नान्य. सारी विचार, नेक मतशनी; a good or holy thought, an honest intention; **अमृतोद्भिः** १/१ धन. १८, १६; **अमृतोद्भिः** २/१ य. १०, १०६; **अमृतोद्भिः** ६/१ धन. १०, १६; **अमृतोद्भिः** २/३ वीर्य. १७, १; **अमृतोद्भिः** २/३ धन. ४, १; **अमृतोद्भिः** २/३ धन. ११, १७; **अमृतोद्भिः** ३/३ धन. ७०, ४; **अमृतोद्भिः** ३/३ वं. ५, २१; वं. १०, १८. १८; **अमृतोद्भिः** ४/३ धन. ११, १७; य. १, ०; **अमृतोद्भिः** ६/३ धन. ३५, २; **अमृतोद्भिः** ६/३ वीर्य. २०, २; **अमृतोद्भिः** ७/३ य. १३, ८४.

५) समास अ. क. वि. सारी विचारो; नेक वमसिधो (विचार); well-thought; honestly considered; **अमृतो** **अमृतो** नान्य. २/१ धन. १२, ८; **अमृतो** **अमृतो** नान्य. २/१ वीर्य. २, ५; **अमृतो** **अमृतो** नान्य. ६/१ वं. १८, १७. २५; **अमृतो** **अमृतो** २/३ धन. ३, ४. **अमृतो** **अमृतो**

ग) वि. ना. नान्य. हुमत पायानु मेहेश्त; सतर पायानु मेहेश्त; the Good-Thought Paradise, called in Pâzend Satar-Pâe Behesht

* **अमृतोद्भिः** Geld.

२२) तु वधारे आराधना पामेली धन्ने। अघि.
वि. नारी. १/१ य. ५, ६; नीआ. ४, *६.

समसास वि.
सारां—इलद्रुप वरसने लगतु; आयादीनी भास-
भनुं, सुकालनां वरसनुं; इलद्रुप; of fruitful or
cropful year; fertile, producing fertility.
Contrast ...
नारी. २/१ य. ८, ५१; ...
८, ३६; ... नारी. २/३ य. ८, ६. ४०.

असल इय + ...
(...)समसास ना. नर. सारी—धर्मी
आराधना करनार—धर्माने करनार; a good
performer of the Yasna ceremony; a good
adorer of spiritual beings; ... = यज्ञ
adoration, divine worship; आराधना;
... २/२ य. १०, ११६.

विशे शुभ्या १ धा. १० य.

समसास ना.
नारी. सारी-मली आराधना; a good or worthy
adoration; full-offered Yasna; ...
३/१ (२/१ ने पदले) धर्. ६८, १४; ...
३/१ य. १०, १०८; ... ३/१ धर्. ६८, ६.

समसास वि. सारी
गाडीवाणे, सुंदर गाडी रापनार; possessing a
good chariot; ... नर. १/२ य. १०, १६;
Geld. ... having good ways (Dar.).
Comp. ...

समसास वि. सारा
देआव-इय-इदने; शुभ्य सुरत; tall-formed;
stately; well-shapen; beautiful; Pehl. ...
... नर. १/२ वं. १६, ४०; य. १४,
७. ४४; ... नारी. १/१ वं. ३, २४; वं. १६,
३०; धर्. १०, १४; धर्. ११, १०; ... नर.
२/१ वं. १६, १५; धर्. २, ६; धर्. ५७, २. ५. ७.
६. ११. १३. १५. १६. २१. २३. २७. ३०. ३३; य.

११, १. १०. १४. १५. १८; ... नारी. २/१
धर्. २, १४; य. ५, १५; य. ६, २; य. १७, १;
... नर. ६/१ धर्. १, ६; धर्. ३, ८;
य. १, २७; य. ८, ८; ... नारी. ६/१ य.
५, ६४; य. १०, ६०; य. १३, १०७; य. २२, ६;
... नर. ८/१ वं. १८, २२. ३१. ३४. ३७. ४०.
४३ ४६. ४८. ५४. ५७; धर्. ५७, २५. शुभ्या
... पधनीना आल.

समसास
वि. सारा देआव—इय-इदने; beautiful, stately,
tall-formed; ... well-shapen
women नारी. २/३ वीर्य. २, ७.

(= ... = सुरा) (शुभ्या १ धा. १० य)
सा. ना. नारी. डेरीदाइ; डेइ—शुराली डेपप
करवाने माटे ने दाइ लीधामां आविछे ते; ... =
तंदरेस्ती आपवाने माटे—नाकौवती तोडी नाप-
वाने माटे ने दाइ लीधामां आविछे ते; strong
drink; intoxicating liquor. Contrast ...
health-giving wine; ... ६/१ वं. १४, १७;
... ६/१ आइरे. गाहाम. ४.

(धा. ८/१ = शुभ्या १ धा. १/१, १/१)
समसास ना. ना-य. सारे वधारे; सारी पेदायिशा;
good growth; good creation; ...
*... the good creation of Ahura (हिरम-
नदनी सारी पेदायिशा) १/१ धर्. १०, ४.

(= ...) (अ-
सल इय ... + ...) शुभ्या ...) समसास
ना. ना-य. शुभ्यनी शान्ति; रवाननी शुभ्यी हालत;
peace of mind; equanimity; blissful state
of soul; ... २/१ य. १०, ३३; ...
४/१ धर्. ६८, २; वीर्य. ५, १; वीर्य. ११, २०.

(शुभ्या १ ...) समसास
वि. धर्मी आयादीवाणुं, इलद्रुप, इलवंत (देश);
very prosperous or thriving; fruit-
ful (as a country); ...
४/१ वं. ४, २. Wester. ...

विशे शुभ्या ...

(शुभ्या १ धा. ...) समसास ...

* ...
† Geld. ...

* Wester ...

वि. सारी पेटे—अराअर रिअपवेलु; well-taught; properly instructed; ... नारी. १/१ य. १३, १३३.

अराअरअराअर (शुय्मि अराअरअ) समास अ. ३. वि. अराअर अराअरवेलु; सारी पेटे पांथरेलु; (a bed) well spread; ... नर. १/३ य. १७, ६.

अराअरअराअर* (= अराअर = अराअर) वि. ना. नर. ३) अराअरअराअर. ... अराअरअराअर (Per. Syāvakhsh) and the grandson of Kavi Usa (Per. Kāus). He successfully begs of Aredvi-sūra to enable him to overcome Afrāsyāb who had killed his father. In the Vishtāsp Yasht, he is called immortal. For particulars, vide ...

अराअरअराअर १/१ य. ५, ४६; य. ६, २१; य. १५, ३२; य. १७, ४१; ... १/१ य. ६, १८; य. १७, ३८; य. १६, ७७; य. २३, ७; य. २४, २; ... २/१ य. १६, ७४; शुय्मि मादी.

अ) सरावरनु नाम; a lake of the same name; the Var-i-Husru of the Bundelesh; ... (Geld. ...) १/१ य. १६, ५६.

अराअरअराअर (शुय्मि १ धा. अ) समास ना. ना-य. सारी राग; सारी रीते राग काहाडीने आयुवुं; good intonation; recital of prayers in a musical tone; ... ४, ८.

अराअर = अराअर = अराअर = सुकधलनुवुं, सुकु थधलनुवुं; to become dry; to dry (intrans.); शुय्मि अराअरअराअर, अराअरअराअर

अराअरअराअर (शुय्मि अराअरअ) समास अ. ३. वि. सारीपेटेकापेलु (अरिसम); अराअर कापेलु (लाकडुं) a log of wood) well-cut; ...

* गेहडनरे अये योसने अराअरअराअर अराअर अये. † अये योसने कि. आसा. पररअ. १/१ अरअये तो, अयेना अये 'इ सारी पेटे गार्ड-आरने अये' थर शके.

अराअरअराअर नर. १/३ वं. १८, ७१; ... अराअरअराअर नर. १/३ आइरं. गाहाम. ५.

अराअरअराअर (शुय्मि अराअरअ अ) समास वि. सारी. अरअकवाणो; सारीअरअक राअनार; (Tishtrya) of a good dwelling; epithet of ... and ... २/१ य. ८, २; य. १०, ४; नीआ. २, १३.

अराअरअराअर (= अरअति) (शुय्मि अराअरअ) समास ना. नारी. अरअनुमा मुकाम, साई रेहेहायु; a pleasant or joyful abode; a good residence; ... (Geld. ...) १/१ अरअर २६, १०; अरअर. ४८, ११; अराअरअराअर (२/१ ने अरअरे) अरअर. ६८, १४; अराअरअराअर (Geld. ...) २/१ य. १०, ७७; ... १/१ (७/१ नी अतअये) अरअर. ३०, १०.

अ) समास ना. नारी. (अरअनु) वअतसर आवी योहेअयवुं; the coming (of the season) at its proper time; ... अराअरअराअर (अरअरनां वअतसर आववाने) २/१ अरअर. २, ६; गेह ४, १०; ... १/१ य. २, ३; य. ४, ०; ... १/१ अरअर. १, ६; अरअर. ३, ८; गेह ४, २.

अराअरअराअर (शुय्मि धा. अ) समास ना. ना-य. सुअी मुकाम; सुअथी रेहेवुं; सुअथी अरअगी अरअरवी; a happy abode; living happily; ... १/१ अरअर. ५३, ५.

अराअरअराअरअराअर समास ना. ना-य. सारी—अरीमती *मता; a valuable property—possession; rt. अरअर = अरअर = to own; मरअक थयुं; ... १/१ अरअर. ४८, ६.

१ अराअरअराअरअराअर (शुय्मि अराअरअराअर) समास वि. साई काम करतो-करनार; नेक कुनशनीवाणो; (the youth) of good deeds; practising virtuous actions; ... नारी. १/१ अरअर. ४५, ४; ... नर. २/१ वीरप. ३, ३; गेह ४, ८; ... नर. १/१ य. २२, १८; य. २४, १७; ... अराअरअराअर O thou youth of good deeds!

* अरअनुमा मुकाम—अरअर (मरअर); अरअर (अरअर).

नर. ८/१ य. २२, ११; इत्येवमवस्था नर. १/३ य. १६, ६५.

२ अश्विनोऽश्विनो वि. ना. नर. अश्वि नामना ये शुद्ध नामांकित पुरुषानां नाम आवेलानां छे; अश्वि मंडुनां इरीहरीने आराध्यां छे. अश्विने (य. १३, १०३) अश्विनास्प पादशाहने छे। इरी धारवामां आवे छे; अश्विने (य. १३, १०४) इरीशस्तरनां आनदानेना-कुडुं अश्वि छे; names of two different illustrious personages; (1) possibly, a son of King Gushtāsp's (vide Yt. 13, 103); (2) a member of the well-known family of Frashaostra (vide Yt. 13, 104); अश्विनोऽश्विनो ६/१ य. १३, १०३. १०४. (शुष्मि मादी.)

अश्विनोऽश्विनो (= अश्विनो = शुष्क = خشک) (शुष्मि धा. अश्विनो) वि. सुकं; dry; अश्विनो नर. २/१ छिन. ७१, ८; य. ५, ७७. ७८; अश्विनो ७/१ वं. ६, २६. ३१. ३४. ३७. ४०; अश्विनो ६/३ य. ७, २६. ३०. ३१. ३३. ३४; वं. ८, ३३. शुष्मि अश्विनो-अश्विनो तथा अश्विनो-अश्विनो

अश्विनोऽश्विनो (= अश्विनो-अश्विनो) (शुष्मि अश्विनो तथा अश्विनो) समास वि. सुक्री नमीनने लगतु; नमीननु; (the place) whereof the ground is dry; अश्विनोऽश्विनो ६/३ वं. ८, ८; अश्विनोऽश्विनो (= अश्विनो-अश्विनो) सधुथी सुक्री नमीनने लगती (नमीना) अति. वि. ना-य. १/१ वं. ३, १५; य. ५, ४६; वं. ८, ५; वं. ६, ३.

अश्विनोऽश्विनो (असल ३५ अश्विनो + अश्विनो) (शुष्मि अश्विनो तथा धा. अश्विनो) समास वि. अश्विनो इंधानो, नीरांतथी सुतो; sleeping pleasantly; enjoying a happy sleep (adj.); अश्विनो नर. १/१ छिन. ५७, १७; य. ११, १२. Otherwise:— perf. Parasmai. 3 per. sing.; rt. अश्विनो Sans. स्वप् to sleep; reduplic. अश्विनोऽश्विनो;— अश्विनोऽश्विनो इरी इरी who (i. e., the holy Sraosha) has never slept (vide Yas. 57, 17; Yt. 11, 12).

अश्विनोऽश्विनो (शुष्मि अश्विनो) समास ना.

* अ ने अथि अ उभेराथि; शुष्मि माइं अवस्ता अश्विनो, सदे २८२ भा.

नर. सारी—अथि दोस्त; a good or well-wishing friend. Comp. अश्विनो-अश्विनो;— अश्विनो-अश्विनो १/१ छिन. ३२, २.

अश्विनोऽश्विनो (शुष्मि अश्विनो) समास ना. नर. सारी—अथि दोस्त; a good companion; a real friend; अश्विनो-अश्विनो २/१ छिन. ४६, १३.

अश्विनोऽश्विनो (शुष्मि अश्विनो) समास वि. सारी दोस्ती धरावतो-राश्वतो; (the Fravashis) whose friendship is good; ... अश्विनोऽश्विनो ३/१ य. १३, ३०.

अश्विनोऽश्विनो (शुष्मि अश्विनो तथा १ धा. अश्विनो) समास अ. इ. वि. सारी षेठे अश्विनो क्रीधु, पुरती रीते नमाव क्रीधु; पुरतुं अश्विनो राश्विनो; well-hoarded, provided with full store; अश्विनोऽश्विनो नर. २/१ य. १८, १; अश्विनोऽश्विनो ५/१ य. १३, ६७.

अश्विनोऽश्विनो (शुष्मि अश्विनो तथा अश्विनो) समास अ. इ. वि. सारीषेठे शि-अश्विनो; पुरती रीते—अश्विनो डेलवली पामिलो; सारा तरतीकानो; well instructed or trained; well-principled; अश्विनोऽश्विनो ... अश्विनोऽश्विनो नारीअती २/१ वीरप. ३, ४; गेह ४, ६; अश्विनोऽश्विनो ... अश्विनोऽश्विनो नारी. ४/१ य. २२, १८.

१ अश्विनो (= अश्विनो, अश्विनो) सा. ना. नर. दुकर; a swine. Comp. Sans. अश्विनो, अश्विनो; अश्विनो, अश्विनो; अश्विनो in the shape of a wild boar (दुकरनां शरीरमां) य. १०, ७०. १२७; य. १४, १५. Wester. अश्विनो in the beautiful shape.

२ अश्विनो विरो शुष्मि अश्विनो

१ अश्विनो (शुष्मि अश्विनो १ धा. अश्विनो ग) सा. ना. नारी. होमने छुडी—कुडीने तेनो रस काहाउथो; expressing the juice of the Hoama. Comp. Sans. अश्विनो a place where Soma juice is extracted; अश्विनो १/१ छिन. १०, ६.

२ अश्विनो (= अश्विनो) सा. ना. नर. कासीगर,

* Mark the lengthening of the vowel of the base (viz., ').

हुतुकशान धर्मा-हुनर जलुनार शिपस; an artisan; **हुतुकशान**, handiocrftsman. The hütukhshân (Pehl. हुतुकशान) are the fourth class of the community, and are very rarely mentioned in the Avesta. The first three classes of the anoiient Irânians are: Áthraavan (Av. हुतुकशान), Rathaeshtar (Av. हुतुकशान) and Vâstrya Fshuyant (Av. हुतुकशान); corresponding to the three classes of India, viz., Brahmana, Khshatriya and Vaishya; हुतुकशान १/१ छन्द. १६, १७.

हुतुकशान (हुतुकशान = हुतुकशान २ १०, १९५७) समास ना. नारी. सारी छन्दो-मुखाद; a good wish or desire; हुतुकशान हुतुकशान हुतुकशान Wester. २/१ य. ४, ८. हुतुकशान हुतुकशान हुतुकशान Geld. य. ४, ७.

हुतुकशान (हुतुकशान = हुतुकशान २ १० तथा १ धा. हुतुकशान) समास ना. नर. साई काम करनार; जलु करनार; a doer of virtuous actions; a well-doer; हुतुकशान = कर्तृ = a doer in general करनार; हुतुकशान १/१ छन्द. ३८, १३. Wester. हुतुकशान

हुतुकशान (= हुतुकशान = हुतुकशान) (अक्षर ३५ हुतुकशान + १०; हुतुकशान अमे जे जेजो) क) समास ना. ना-य. सारो सधुन-जोड; नेक गवशनी; a good word; a well-intentioned speech. Contra, हुतुकशान; हुतुकशान १/१ छन्द. १६, १६; हुतुकशान २/१ य. १०, १०६; हुतुकशान ६/१ छन्द. १०, १६; हुतुकशान १/३ Frag. ३, १; हुतुकशान २/३ वीरप. १७, १; हुतुकशान २/३ छन्द. ४, १; हुतुकशान २/३ छन्द. ११, १७; हुतुकशान ३/३ छन्द. ७०, ४; हुतुकशान ३/३ वं. ५, २१; वं. १०, १८. १६; हुतुकशान ४/३ छन्द. ११, १७; य. १, ०; हुतुकशान ६/३ छन्द. ३५, २; हुतुकशान ६/३ वीरप. २०, २; हुतुकशान ७/३ य. १३, ८४.

हुतुकशान) समास बु. हु. वि. साई-नेक जोडिहु; well-spoken; honestly uttered; हुतुकशान हुतुकशान ना-य. २/१ छन्द. १२, ८; हुतुकशान हुतुकशान ना-य. २/१ वीरप. २, ५; हुतुकशान हुतुकशान ना-य. ६/१ वं. १८, १७. २५; हुतुकशान हुतुकशान २/३ छन्द. ३, ४. हुतुकशान हुतुकशान

ग) वि. ना. ना-य. हुतुकशान पायानु जेहेशत, माहे पायानु जेहेशत; the Good-Word Paradise; called in Pâzend Mâh-Pâe-Behesht (हुतुकशान हुतुकशान); हुतुकशान ७/१ य. २२, १५; हुतुकशान (हुतुकशान) २/३ य. २२, १४.

हुतुकशान-हुतुकशान विरो हुतुकशान हुतुकशान

हुतुकशान विरो हुतुकशान २ हुतुकशान

हुतुकशान (हुतुकशान = हुतुकशान २ १० तथा धा. हुतुकशान) समास वि. सारीपेठे धातु; परापर साई करतु; well-washing, purifying thoroughly; effective for the bathings (as water); हुतुकशान हुतुकशान नारी. २/३ छन्द. ३८, ३.

हुतुकशान, हुतुकशान, हुतुकशान, हुतुकशान } अमे जोडो विरो हुतुकशान १ धा. हुतुकशान

हुतुकशान, हुतुकशान विरो हुतुकशान हुतुकशान

हुतुकशान, हुतुकशान विरो हुतुकशान हुतुकशान

हुतुकशान हुतुकशान विरो हुतुकशान हुतुकशान

हुतुकशान हुतुकशान विरो हुतुकशान धा. हुतुकशान-हुतुकशान

हुतुकशान (हुतुकशान धा. हुतुकशान) वर्त. हु. वि. अमेहुतुकशान यतु, साथे मणी जतु (पावुनी); gathering or meeting together; (waters) that stand in pools (Mills); the water that flows from the mountains, that is to say, the rivers (Bund. & Dar.); हुतुकशान is the Gâthic form of हुतुकशान-हुतुकशान; हुतुकशान हुतुकशान हुतुकशान नारी. २/३ छन्द. ३८, ३; वं. ११, ५.

हुतुकशान-हुतुकशान विरो हुतुकशान २ धा. हुतुकशान-हुतुकशान

हुतुकशान-हुतुकशान (हुतुकशान धा. हुतुकशान-हुतुकशान) समास

* धारमेरेते अमे जोडने = धारांत ना. ना-य. ३/१ हुतुकशान 'सारां काम मुजय' अर्थ करेछे.

अथर्ववेद-शब्द विरो श्रुत्या २ धा. अथर्व-शब्द

अथर्ववेद-शब्द (श्रुत्या धा. अथर्व-शब्द) समास ना. नारी. साथे संबंधमां आववु, संबंध; connection; coming in contact; *अथर्व-शब्द ७।१ वं. ५, ५७. ५८; वं. ७, १७. १८.

१ अथर्ववेद-शब्द (= अथर्व) (श्रुत्या १ अथर्व-शब्द) समास ना. ना-य. नसाने—भुवेलांने अ-उकाने रीमन थवु, हभरीत; direct defilement; *vide* अथर्ववेद-शब्द indirect defilement; अथर्ववेद-शब्द २।१ वं. १०, ६; वं. ११, ६. १२; वं. १६, १२.

२ अथर्ववेद-शब्द नाम साधित क्रियापदने अ-धुरी आकार (base of the Denom. Verb) क) हभरीत थवु, भुवेलांने अउकाने रीमन थवु; to be polluted by direct defilement; caus. अथर्ववेद-शब्द (the Druj Nasus) defiles (a man) directly (हभरीत करेछे) प्रयो. वर्त. ५२-२मै. ३।१ वं. ५, ३३. ३४. ३५. ३६; वं. १२, २१; वं. १६, २०; अथर्ववेद-शब्द (हुं रीमन करीश) आत्मा. ५२२मै. १।१ य. १६, ५८.

अ)साथे मणी नवु:साथे जेणध नवु; आधुदेह थवु (सारी यीनवु अराय साथे); to be mixed a bad thing with a good one (orig.). अथर्ववेद-शब्द mixes (caus.) (साथे आधु-देह करेछे) प्रयो. वर्त. ५२२मै. ३।१ वं. १८, ६२; अथर्ववेद-शब्द अथर्ववेद-शब्द अथर्ववेद-शब्द अथर्ववेद-शब्द अथर्ववेद-शब्द वं. १८, ६२.

अथर्ववेद-शब्द (श्रुत्या १ धा. अथर्व, अथर्व) वि. उ-धरतो, उठरतो, कदावर (छे)करी; (an offspring) growing up; thriving; stately. Comp. अथर्ववेद-शब्द... अथर्ववेद-शब्द नारी. २।१ अथर्ववेद-शब्द, ५; नीत्मा. ५, ११.

अथर्ववेद-शब्द (श्रुत्या अथर्ववेद-शब्द) वि. मोडे-अत भरिधी, इतेहमंद (दोस्ती); friendly; victorious; अथर्ववेद-शब्द अथर्ववेद-शब्द नारी. २।१ वीर्य. ७, १; य. २, ६; अथर्ववेद-शब्द अथर्ववेद-शब्द नारी. ६।१ य. २, १; सीरि. १, २.

* अथर्व प्रभाषि अथर्ववेद, अथर्ववेद-शब्द नी ७।१ अथर्ववेद, अथर्ववेद-शब्द आधिछे.

अ) सा. ना. नारी. इतेहमंदी, इतेहमंद कीवत; तथा तेनी उपरनेो भवक्रोव इरेशेो (वि. ना. नारी); triumphant success; victorious power; also, the angel presiding over the same; अथर्ववेद-शब्द अथर्ववेद-शब्द (हुं) अथर्व वेदीर्य. ११, १६.

१) अथर्ववेद-शब्द (अर्थ अथोक्रस); भेटो मेवो (स्त्री. तथा युस्ती); छालवाणो मेवो (हाउग); (दुधनेो) अथर्ववेद अनाविद्यो नरम अथर्ववेद (दारमे.); (meaning unsettled); a large fruit (Sp. & Jus.); fruits with rind (Haug); (milk) with pap (Dar.); *vide* अथर्ववेद-शब्द; अथर्ववेद-शब्द ६।३ वं. ५, ५२.

२) अथर्ववेद-शब्द (Geld. अथर्ववेद-शब्द) (श्रुत्या १ धा. अथर्ववेद) सा. ना. नारी. अथाव, उठो; कीवत, जेर; protection, support; strength; vigour; अथर्ववेद-शब्द १।१ य. १०, ६६; य. ११, २; य. १६, ३६; अथर्ववेद-शब्द २।१ अथर्ववेद. ६२, ४; नीत्मा. ५, १०; वीर्य. ७, ३; य. १६, ३६; सीरि. २, २२. अथर्ववेद-शब्द ३।१ य. १०, ७१; अथर्ववेद-शब्द (Geld. अथर्ववेद-शब्द) ५।१ य. १६, ३८; अथर्ववेद-शब्द ६।१ सीरि. १, २२. श्रुत्या नीत्मे.

अथर्ववेद-शब्द (अथर्ववेद-शब्द उपरथी) वि. अथाव करतो; कीवत—हभमतवाणो; affording protection—support; giving vigour—courage; अथर्ववेद-शब्द नर. ६।१ अथर्ववेद. ५७, ३३; य. ११, १६; अथर्ववेद-शब्द नारी. २।३ य. १३, ३३. श्रुत्या अथर्ववेद-शब्द-शब्द

अथर्ववेद-शब्द (श्रुत्या धा. अथर्ववेद-शब्द) अथर्ववेद. वि. शिअयो, डेलवणी पामियो; instructed, trained, educated; श्रुत्या अथर्ववेद-शब्द-शब्द, अथर्ववेद-शब्द-शब्द

अथर्ववेद-शब्द (= संस्थिति) (श्रुत्या अथर्ववेद) समास ना. नारी. साथे उभुं इहेवु; साथे थधने उभुं इहेवु; standing together (to fight); अथर्ववेद-शब्द ४।१ य. १३, ३६.

अथर्ववेद-शब्द (meaning unsettled);

* Geld. अथर्ववेद-शब्द
† Geld. अथर्ववेद-शब्द

... (Yt. 24, 36) thou art entreated (for charity) by the whole of the living world (Dar.).

વિશે જુઓ

નિ નાન્યતર રૂપને સર્વનામ ની માફક 'કે જે, જે કાંઈ' ને અર્થે ધણું કરીને ગાથામાં વપરાયેલા આવેછે; પ્રોફેસર વેસ્ટરગાર્ડનાં પુસ્તકમાં કેટલેક ટેકાણે ને બદલે નેવામાં આવેછે: an indefinite pronoun of the neuter gender, mostly used in the Gâthâ dialect, implying 'that which'; ને, જે કાંઈ' ઇ. ૭, ૨૪; ઇ. ૧૫, ૩; ઇ. ૩૧, *૫; ઇ. ૩૭, ૪; ઇ. ૪૯, ૧૨; ઇ. ૫૬, ૧. ઇ. ૬૫, ૧૪;

વળી જે સર્વનામ નર જાતીનાં નામને માટેની વપરાયેલા આવેછે; sometimes, used in the mas.; e. g., નેવા the leader who (સરદાર કે જે) ઇ. ૨૯, ૨.

Sometimes, though rarely, used in the plu.; બહુવચનનાં નામને માટેની આવે છે; જેમકે, નેવા the names which (નામો કે જે) ઇ. ૩૮, ૪; નેને માટે) ઇ. ૪૩, *૧૮.

વળી કેટલીક વખતે અવ્યય તરીકે નીચે જણાવેલા અર્થે વપરાયેલા આવેછે; નેવા is also used as a particle, with following different meanings:—

ક) જેટલા માટે; therefore, consequently; નેવા ઇ. ૨૯, ૮.

ખ) જોઈ કરીને; thereby; નેવા ઇ. ૪૪, ૧૭.

ગ) જ્યારે; when; નેવા ઇ. ૩૦, ૪. *૬.

ઘ) જ્યારથી; from the time; નેવા ઇ. ૩૧, ૮.

ચ) કારણ કે; because; નેવા ઇ. ૪૩, ૪.

છ) હિંમને, એટલે, અર્થાત; that is, i. e.; નેવા ઇ. ૫૮, ૧.

જ) નામ તથા વિશેષણની વચ્ચે; as a connecting particle between a noun and its

qualifying adjective. Compare Per. ... ૨૮, ૯.

વળી કેટલીક વખતે નેવા બાલક આથામાં કવિતાનાં મીઝન ઇમિને માત્રાનેમાટે નકામી આવેછે (સ્પી.); in several instances, નેવા is used as an expletive in the Gâthâs for the purposes of scansion (Sp.); e. g., નેવા ઇ. ૩૧, ૧૪.

નેવા, નેવા, નેવા } જે બાલક વિશે જુઓ ૧ ધા. ૭

નેવા (= સ્વ = Lat. Se, Suus) ક) વિ. પોતાનું; એનું બીજું રૂપ નેવા આવેછે. pronominal adj.: own; belonging to one's self; also નેવા; નેવા નર. ૧/૧ વં. ૭, ૫૪; ૫. ૨૪, ૫૩; નેવા નારી. ૧/૧ વં. ૨, ૬. (Wester.); ૫. ૨૨, ૯. ૧૧; ૫. ૨૪, ૫૬; નેવા નારી. ૨/૧ વં. ૨. ૧૧. ૧૫. ૧૯; વં. ૫, ૨૧; વં. ૮, ૩૬—૪૦. ૯૮; વં. ૯, ૧૫. ૩૧; વં. ૧૦, ૧૮. ૧૯; નેવા નર. ૧/૨ ૫. ૧૦, ૧૧૩; સમાસ રૂપમાં કેટલીક વખતે નેવા આવેછે; in compound forms નેવા is generally used; e.g., નેવા, નેવા, નેવા, નેવા, નેવા

ખ) સામાન્ય સર્વ. પોતે; હું પોતે, તું પોતે, તે પોતે—એ પ્રમાણે પુરુષોમાં વપરાયેલા આવેછે: reflex. pron.; self, used in the three persons; viz., myself; thyself; himself; itself; નેવા

I myself; (હું પોતે) નર. ૧/૧ ઇ. ૩૩, ૬; નેવા thou thyself (તું પોતે) નર. ૧/૧ ઇ. ૭, ૨૪; ઇ. ૪૦, ૨; ઇ. ૪૪, ૨; નેવા he himself (તે પોતે) નર. ૧/૧ ઇ. ૨૯, ૪; ઇ. ૪૩, ૧૬; ઇ. ૫૧, ૧૯; ઇ. ૫૩, ૮; ઇ. ૭૧, ૧૩; નેવા (તું પોતાને માટે) નર. ૪/૧ ઇ. ૫૯, ૩૦.

નેવા (નેવા + નેવા + નેવા) (જુઓ ૨ ન તથા ધા. ૭ ગ) સમાસ બ. ક. વિ. બરખર તાંકીને—ફેંકેલા મારેલા (બાલો); (a spear) well-darted. Comp. નેવા; નેવા

* Wester. નેવા

† Wester. નેવા

* નેવા ઉપરથી નેવા (માટે માટે) આપેલે તે મુજબ નેવા ઉપરથી નેવા થયું.

... नारी. १/१ य. १३, ७२. Wester.

...

... (= ... + ... + ...) (शुद्धि २ ...) तथा ...) समास ना. नर. सारी—सुखी ... ; a blissful life; ... a blissful life for all eternity, (हमेशा सुखीजी सुखी ...) री १ छं. ५३, १; Geld. ...

... (= ... + ...) (शुद्धि २ ...) तथा ...) समास वि. सारी सयुक्त ओलनार; speaking good—gracious words; ... नर. १/१ छं. ५७, २०; ... नर. २/१ वीस्य. ३, ३; गेह ४, ८; ... नर. ६/१ य. २२, १८; ... O thou youth of good words! नर. ८/१ य. २२, ११; ... नर. १/३ य. १६, ६५.

... (शुद्धि २ ... तथा ...) समास वि. सारी हंकवा लायिक (गाडी); (a chariot) admirably fit for driving. ... (the sovereign) with good horses to ride and good chariots to drive नर. १/३ य. २४, ४८.

... (= ... + ...) (शुद्धि २ ... तथा ...) समास वि. सारी—शीलधृति आधर सायनी (गादी—तक्यो); (a cushion) beautifully-fringed; ... १/१ य. ५, १०२. Geld. ... provided with cushions. Comp. ... Yt. 17, 9 & 10.

... विरी शुद्धि ... समास वि. साई काम करते, यमत्कार करते; सुखीवाणी; करामतवाणी; well-working (lit.); working wonders; possessing intrinsic merit; orig. ... - ... good साई; ... = Lat. Opus, work, काम.

Otherwise: ... = Per. ... नर. १/१ य. ५, ८५;

... नर. १/१ य. १०, ५४; ... नर. ८/१ छं. ७१, १०; ... (सुखीवाणी पाणी) नारी. २/३ छं. ३८, ३.

१ ... = ... = ... प्रकाशित; to shine, to give light; शुद्धि २ ...

२ ... (= ... = ...) (शुद्धि १ ...) सा. ना. ना-य. सुरज, अर्थ, आइताय; the sun. Comp. Gáthic ... (Yas. 44, 8). ... १/१ वं. २, ४०; वं. ७, ५२; य. १२, २५; ... १/१ वं. ६, ४१; य. १०, ६०; य. २३, ६; ... १/१ छं. ३६, ६; छं. ५८, ८; ... २/१ वं. ११, १. २. १०. १३. १६. १६; ... २/१ छं. २, ११; छं. ७१, ६; वीर्य. १६, २; य. ६, ५; ... (... मांथी ... नीकणी ... प्रत्यय लायाथी) ६/१ छं. १, १६; छं. ३, १८; य. १३, ५७; ... (... नीकणी गयाथी) ६/१ वं. २, १०. १४. १८; वं. ७, ७. ५८; वं. १३, १. २. ५. ६; छं. १६, ८; छं. ५७, १०. १६; य. ४, ८; य. ५, ६१. ६४; य. १०, १३. ६५; य. १२, ३. शुद्धि ... नीकणी पाणी.

३ ... (१ ... नु ...) = ... ; to eat; शुद्धि ...

... = ...) ... ; to eat; ... वं. परस्मै. ३/१ वं. ५, १; ... ३/३ वं. ५, ८; य. ५, ६३; ... संश. ३/१ वं. ७, २३. ७६; य. १०, १२०; ... शक्या. २/१ य. ५, ६१; ... || यामा. परस्मै. ३/३ य. ५, ६२; ... ६. ६/३ वं. ५, १४-...) पीतु (पाणी); to drink; ... वं. ७, ७१; ... (...) ने ... प्रयो. अ. अ. परस्मै. ३/१ आइर. गाहाम. ४

* Geld. ... + येना ओलासा यामि शुद्धि भाई अवस्ता व्याक- २७, सई ३३ यो. † Comp. Per. ... to eat; to drink. § Geld. ... || Geld. ...

अथर्ववेद-शब्दकोश (= अथर्व = अथर्व)

(शुद्धि २ तथा अथर्व) समास ना. ना-य. नुरभे-अथर्ववाणे आकृताय (असल.); इकत 'आरशेद, आकृताय' ने अर्थे साधारण्य रीति वप-रायमेला आविष्टि; the shining sun; commonly used for 'the sun.' अथर्व-शब्दकोश १/१ वं. १६, २८; य. १०, ११८; अथर्व-शब्दकोश २/१ य. ५, ६०; य. ६, १; य. १२, ३४; य. १३, ८१; नीय्या. १, ७. ११; छन्द. १६, ४; छन्द. २५, ४; अथर्व-शब्दकोश ४/१ छन्द. ६८, २२; नीय्या. १, ५; अथर्व-शब्दकोश ६/१ छन्द. २२, २४; य. ६, ०; नीय्या. १, १०; सीरि. १, ११; अथर्व-शब्दकोश (६/१ नी मन्त्रमे) छन्द. १, ११; छन्द. ३, १३; अथर्व-शब्दकोश ८/१ व. २१, ५.

अथर्ववेद-शब्दकोश (= अथर्व*) वि. ना. नर. क) रस्तापेनना छेह्लां प७ वरसनी मुह्तमां ने ७ नन रस्तापेन उतपन करवामां भाग लेरी तेय्यो-मानो आय्ये अय्ये क छे; one of the six foremost helpers of Sraoshyant; for particulars, vide अथर्ववेद-शब्दकोश; अथर्ववेद-शब्दकोश ६/१ य. १३, १२८.

अ) नामांकित पुत्रपुत्र नाम; अथर्व शब्दकोश अथर्व नामना उपला शब्दकोश शुद्धि गणुवे; name of an illustrious personage, different from the one mentioned above; अथर्ववेद-शब्दकोश ६/१ य. १३, १२१.

अथर्ववेद-शब्दकोश (= अथर्व*) वि. ना. नर. पेशमय अर्रो नरतोस्तना सथि नाठला छेकरानु नाम; आरशेदयेहेर; the youngest son of Zoroaster; he was a warrior, commanding the armies of Peshutan, son of King Gushtâsp's; अथर्ववेद-शब्दकोश ६/१ य. १३, ६८. (शुद्धि मोदी.)

अथर्ववेद-शब्दकोश (असल ३५ अथर्व + अ) (शुद्धि २ तथा अथर्व क) समास वि. साई काम करनार; काममां नेक-प्रमाथिक; good in deed; honest in work—practice; अथर्व-शब्दकोश नर. १/१ छन्द. ६, १६.

अथर्ववेद-शब्दकोश वि. ना. नर. नामांकित पुत्रपुत्र नाम;

name of an illustrious personage; अथर्व-शब्दकोश ६/१ य. १३, १२४.

अथर्ववेद-शब्दकोश (असल ३५ अथर्व + अ) (शुद्धि २ तथा अथर्व क) समास क. वि. साई काम करतो—करनार; doing good; benefiting; अथर्व-शब्दकोश नारी. २/३ य. १३, ३०.

अथर्ववेद-शब्दकोश (= स्वर्ण) (शुद्धि २ तथा अथर्व) समास वि. सुरनना देव्यावना,* सुरनना नेवे अथर्वाने धृष्टाने नुरभेद; sun-faced; sunlike; or: (the most glorious of all men) born to behold the sun; epithet of King Jamsheed; अथर्व-शब्दकोश नर. १/१ छन्द. ६, ४; य. १५, १६.

अथर्ववेद-शब्दकोश (शुद्धि २ तथा अथर्व) समास वि. आरशेदने नेतु, आरशेद तरक ननर करतु; आरशेद-नगीरशेदने नेतु; beholding the sun; exposed to the sun; अथर्व-शब्दकोश २/१ वं. ५, १३. १४; अथर्ववेद-शब्दकोश २/३ वं. ६, ५१; वं. ७, ४५. ४६.

अथर्ववेद-शब्दकोश वि. ना. नारी. नामांकित कन्यानु नाम; name of a famous maiden; lit., beholding the sun (अथर्व the sun & अथर्व, अथर्व to behold). अथर्व-शब्दकोश ६/१ य. १३, १४१.

अथर्ववेद-शब्दकोश (= अथर्व*) (शुद्धि २ तथा अथर्व) समास वि. आरशेदनी उथर्वनेतु; high-reaching as the sun; अथर्व-शब्दकोश २/३ छन्द. ६०, ४; य. १३, ३२.

अथर्ववेद-शब्दकोश (शुद्धि २ तथा अथर्व) समास ना. ना-य. आरशेदनी शैशानी; the light of the sun; अथर्ववेद-शब्दकोश १/१ य. ६, १; नीय्या. १, ११.

अथर्ववेद-शब्दकोश (शुद्धि २ तथा अथर्व) * वजी येना अर्थे 'सुरनना तरक नेनार' धृष्टाने आथने दीपाव्या वगर सुरननी तरक नेवानी अथर्व धरावनार' भी यथं शके.

† अथर्ववेद-शब्दकोश (Wester.); अथर्ववेद-शब्दकोश (Geld.)

* धारयागेने पेहेलवीवाणा अथर्व-शब्दकोश सम-छने अथर्वने क्रीषे.

समास ना. नान्य. ओरशेदना अणकाट—नुर; the brightness of the sun; *हेनो-शेदना* * १/१ य. ६, १; नीआ. १, ११.

अथर्ववेद-शब्दकोश (शुद्धि २) तथा *अथर्ववेद*) समास वि. ओरशेदनी साथे अमेकन भरु राअतो धिआने अमेक हिलथी साथे काम करतो; (the Amesha-Spentas) in one accord with the sun; epithet of *अथर्ववेद* *अथर्ववेद*; *अथर्ववेद-शब्दकोश* नर. १/३ य. १०, ५१; *अथर्ववेद-शब्दकोश* नर. ८/३ नीआ. १, १.

अथर्ववेद-शब्दकोश—अमेनो योक्स अर्थ हरयो नथी. ओरशेदना अणकाट—अणकाट (मिहस); the splendours of the sun (Mills); *अथर्ववेद* ओरशेदना पुकण अणकाटमां धिआने ओरशेद पायाना अथर्ववेदमां; in the many splendours of the sun (i. e., in the Khorshed-Pâe Behesht) loc. plu. Y. 50, 2. Geld. *अथर्ववेद-शब्दकोश*

अथर्ववेद-शब्दकोश (असल ३५ *अथर्ववेद* + *अथर्ववेद*) (शुद्धि ३) सा. ना नारी. आहुं; ओराक आवि; eating; eating the food; शुद्धि *अथर्ववेद-शब्दकोश*

अथर्ववेद-शब्दकोश (= *अथर्ववेद*) (असल ३५) तथा *अथर्ववेद*; शुद्धि अमे अमे () क) समास ना. नान्य. साई काम, नेक कुनशनी; a good deed; a moral action; *अथर्ववेद* १/१ हिन. १८, १६; *अथर्ववेद* २/१ य. १०, १०६; *अथर्ववेद* ६/१ हिन. १०, १६; *अथर्ववेद* २/३ वीरप. १७, १; *अथर्ववेद* २/३ हिन. ४, १; *अथर्ववेद* २/३ हिन. ११, १७; *अथर्ववेद* ३/३ हिन. ४८, ४; हिन. ७०, ४; *अथर्ववेद* ३/३ वं. ५, २१; वं. १०, १८. १८; *अथर्ववेद* ४/३ हिन. ११, १७; य. १, ०; *अथर्ववेद* ६/३ हिन. ३५, २; *अथर्ववेद* ७/३ य. १३, ८४. शुद्धि अमेनी पछीनो ओल.

अ) समास लू. कृ. वि. साईं क्रीविलु; नेक क्रीविलु (काम); (a deed) well-done; honestly performed; *अथर्ववेद* नान्य. १/१

* *हेनो-शेदना* Geld.

वं. ३, ४२; *अथर्ववेद* नान्य. २/१ हिन. १२, ८; *अथर्ववेद* २/१ वीरप. २, ५; *अथर्ववेद* ६/१ वं. १८, १७. २५; *अथर्ववेद* (सारी रीति—पुर कविलियतथी अनावेला मांअ) नारी. २/३ हिन. ३, ४; वीरप. १६, २; *अथर्ववेद* (सारां अमलमां आवेला वयने) २/३ हिन. ३, ४; *अथर्ववेद* (साम सारां क्रीविलां काम) नान्य. २/३ हिन. ५७, ४; तथा अमेन हाना दरेक करदाने छेउ तथा सरीशे हदोपतना दरेक करदाने छेउ; *अथर्ववेद* *अथर्ववेद* नान्य. ६/३ वीरप. १५, १; *अथर्ववेद* नान्य. ६/३ वीरप. १२, ३. शुद्धि *अथर्ववेद*

ग) वि. ना. नान्य. हवरशत पायानुं अथर्ववेद, ओरशेद पायानुं अथर्ववेद; the Good-Deed Paradise, called in Pâzend Khorshed-Pâe Behesht (*अथर्ववेद*); *अथर्ववेद* ७/१ य. २२, १५; य. २४, ५४; *अथर्ववेद* (हं हं) २/३ य. २२, १४.

अथर्ववेद-शब्दकोश (शुद्धि *अथर्ववेद* क तथा *अथर्ववेद* क) समास वि. साईं काम करतो; नेक काम करनार; (the Saints) who do good deeds. Contra, *अथर्ववेद*; *अथर्ववेद* नर. ६/३ वीरप. ११, १४; *अथर्ववेद* नारी. ६/३ वीरप. १६, १४.

अथर्ववेद-शब्दकोश (शुद्धि २) तथा *अथर्ववेद*) समास वि. (पगनां) सारां टेटांवाणो; मजपूट टेटांवाणो; having good—strong legs (lit., calves of legs); *अथर्ववेद* नर. १/१ य. १७, २२.

अथर्ववेद-शब्दकोश (= *अथर्ववेद*) (शुद्धि २) तथा *अथर्ववेद*) समास लू. कृ. वि. सारी पेटे तंअने क्रेकेलु—नाअेलु (हथियार); (a weapon) well-flung, well-shot; Comp. *अथर्ववेद*; *अथर्ववेद* २/१ य. १०, २१; य. १४, २०; *अथर्ववेद* नारी. ६/१ हिन. ५७, २८.

१ *अथर्ववेद-शब्दकोश* (= *अथर्ववेद* = स्वच) (शुद्धि २) तथा *अथर्ववेद*) समास वि. सारी—तेज. घोटो राअनार; having a fleet horse; (riding) on a good horse; *अथर्ववेद* नर. १/१ य. १०, ७६;

or: self-forgiving (fr. **अशुभं** + **अशुभं**)
पोति नति माशी अशुभं नर
रिं य. १०, १८०.

(a weapon) sufficiently smiting; **अशुभं**
अशुभं ... ना-य. २१ ह्रि. ५३, ३२. Geld.
अशुभं (the weapon) which flies as
of itself (Mills & Dar.).

अशुभं (शुभं **अशुभं**) समास वि.
पोति पाक—पवित्र करतुं (**अशुभं** + **अशुभं**),
अथवा साग्रीपिठे पवित्र करतुं; पुनरीति पाक करतुं
(**अशुभं** + **अशुभं**); purifying one's self
(fr. **अशुभं** + **अशुभं**); or: cleansing well
(fr. **अशुभं** + **अशुभं**); **अशुभं** नाग्री.
रिं य. १६, १.

अशुभं (शुभं तथा **अशुभं**) वि.
पोताना नये; like one's self; as himself;
अशुभं नर. रिं य. १३, १८९.

अशुभं क) समास वि. पोति मदद करतो; पोति
दिके आपतो; assisting or supporting one's
self (*vide* **अशुभं** & **अशुभं** ग); **अशुभं**
नर. रिं य. ३, ३.

अशुभं (शुभं तथा धा. ग)
ग) समास वि. पोति मदद करतुं; पोति दिके आपतुं
self-helping; self-supporting; **अशुभं**
३ रिं ह्रि. ५५, ८.

प) समास वि. ध्यां—पुगतां कौवतवाणे;
possessing sufficient vigour (*vide* **अशुभं** &
अशुभं ग); **अशुभं** नर. रिं य. १८, २८.
३०. ३२; **अशुभं** नाग्री. रिं य. १६, १;
अशुभं नर. रिं य. १३, ३.

अशुभं (शुभं तथा **अशुभं**)
समास वि. पोतानां यत्र साधनो ह्यिमाने पुदरती
दांकायु मायनो; self-clothed; **अशुभं**
नर. रिं य. १३, ३८.

ग) समास ना. ना-य. पोतानुं मुकाम—शेडेकायु
one's own residence (शुभं **अशुभं** प);
अशुभं **अशुभं** **अशुभं** गठोमान
ओडेभन दोरभरदनुं पोतानुं मुकाम (छे.) रिं
य. ३, ३.

अशुभं विशेषे शुभं तथा प.

अशुभं विशेषे शुभं तथा प.

अशुभं (- **अशुभं** सुर्वार) (शुभं तथा
अशुभं) समास वि. ध्यां कौवतवाणुं, पेल्लवानना
नेवु नैरेभंद; possessing heroic strength;
as powerful as a hero; **अशुभं** नाग्री. रिं
ह्रि. ६२, ५; नीआ. ५, ११; **अशुभं**
नाग्री. रिं य. १३, १३८; **अशुभं** नर. रिं य.
१३, ३८.

अशुभं (शुभं तथा **अशुभं**)
समास वि. पोतान्ती भेगे शेरान्ती आपतुं; self-
shining; self-lighted. Comp. **अशुभं**;
अशुभं नर. रिं य. १०, १८२.

अशुभं (शुभं तथा **अशुभं**)
अशुभं) समास वि. पोति पुडेयादनार; पोतिसाथे आ-
लनार; self-following; going hand in hand;
अशुभं नाग्री. रिं ह्रि. ५२, १.

अशुभं (= **अशुभं** + **अशुभं**) (शुभं तथा
धा. ग) समास वि. पोति धसरो करतुं; पोति धमीने
नरुं; rushing on one's self; self-attack-
ing; **अशुभं** नाग्री. रिं य. १३, २३.

अशुभं विशेषे शुभं नयेनो ओल.

अशुभं (= **अशुभं**, **अशुभं**) वि. ना. नर. नामां-
कित आनदाननुं नाम, ने ह्युपनां आनदानथी
भरादुर थय्मलु छे. पोगमयर अशी नरतोशतनी
आहडी, करशोगतर तथा नभारप य्म आनदाननां
हतां. गाथामां **अशुभं** आवेछे; the most

अशुभं (शुभं तथा **अशुभं**)
समास वि. न्नेसथी इठके वागे तेवुं (हयियार);
† In compound forms, **अशुभं** is, in several
instances, changed to **अशुभं**, e.g., **अशुभं**

* Of good intelligence (Dar.). सारी-ईथी युधि
धरावतुं (दारभे.).

† अथ प्रभाषे **अशुभं** नुं गाथा इप **अशुभं**
आवेछे. ल वयमां नकापो आओ. |

